

संग्रह-१४



# बुद्धकालीन गृहस्थीहरू

## [भाग - २]

आचार्य  
भिक्षु अमृतानन्द

Dhamma.Digital



भार. १२/-

नेरु. १५/-



स्वर्गीय श्रीमती कान्छी साहनी उपासिका

Dhamma.Digital

स्वर्गीय श्रीमती कान्छी साहनी उपासिका ४ पुत्र र ३ पुत्रीहरूलाई छाडी २०३४ साल फागुन १० गते ५४ वर्षको उमेरमा परलोक भएको थिएन् । उनकोनिमित्त पुण्यदान दिन श्री भाइकाजी रजिज्जतकारले आनन्दकुटी विहार गुठीलाई यो पुस्तक छपाउने कामको लागि रु. ३०००। —प्रदान गर्नु भयो । यस पुण्यको प्रभावद्वारा स्वर्गीय कान्छी साहनी उपासिकाले सुखशान्ति पाउन् भनी श्री भाइकाजी रजिज्जतकार सहित उनका पुत्र, पुत्रीहरू कामना गर्दछन् ।

संग्रह-१४

# बुद्धकार्लीन गृहस्थीहरू

[ भाग - २ ]



भार. १२/-

नेर. १५/-

प्रकाशकः

“आनन्दकुटी विहारगुठी”

(सं. द. नं. १/०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. १४४२०

( सर्वाधिकार सुरक्षित )

बुद्धाब्दः २५२२

प्रथमावृत्ति १०००

मुद्रकः

नेपाल प्रेस

काठमाडौं, नेपाल ।



राज वरकार  
लेपाल

शुभ मित्रो सम्बोधन

श्री ५ नहाराचाचिराच बीरेन्ट शीर विक्रम शाहदेववाट  
पक्षेन्द्रो सन्देश

बीद पाठी बाढ़वन्ना उत्कृष्ट गृन्य वानिएको त्रिपिटकना कवत्र इरिस्का दुकालका  
विभिन्न उत्स्तीय पात्रस्त कमबद इस्ते संकलित र बार्मिङ गरी तयार पारिएको यो पुस्ताल्लै  
बीद इतिहास र दर्जाको वतिरिक्त दुद्धालीन साक्षात्क चित्रण पनि प्रस्तुत गरेको प्रयास  
रात्री देखिन्छ । यस्तो प्रकाशवाट नेपालमा वार्मिं सहिष्णुताचात्र होइन नेपालीले संसारका  
गृन्य अवधि पनि नहिरो कहा रास्तामूँ मन्ने कुरा पनि देताउनु बटीया हुँदै । नेपाली  
साहित्यको ज्ञानरात्रीमा नेपालमा बन्नेका विश्व तान्त्रिका ब्रह्मूत सिदार्थ गोतम दुष्ट सम्बन्धी  
यस किलिमको उपयोगी गृन्य अभिन्न निश्चय पनि प्रसंसनीय योगदान भएको मान्युर्व ।

यस किलिमका गृन्य निर्माणाका विक्रमिक गरी तोजमुण्ड कार्य सम्पादन गर्ने भिड्दु  
श्री ब्रह्मानन्द शहास्यविर बन्धवाचका भाव इन् ।



**Collection No. 14**

# **Buddhakalina Grihasthiharu**

**( PART II )**

**Bhikshu Amritananda**



Published by  
**ANANDA KUTI VIHARA TRUST**  
**Ananda Kutti, Kathmandu**  
**N E P A L.**  
**1978**

## यसमा—

PREFACE

प्रकाशकीय

भूमिका

प्रावक्तव्य

मूल-ग्रन्थ

सहायक ग्रन्थहरू

संकेत शब्दको अर्थ

त्रिपिटक-सूची

विषय-सूची

“बुद्धकालीन गृहस्थीहरू” भाग-२

नामावली

शब्दावली

गाथा-सूची



**Homage to the Buddha, the Supreme Enlightened One.**

## **FOREWORD**

The present Volume “The Laymen of the Buddha’s time” Part II is the fourteenth publication of The Ananda Kuti Vihara Trust and the thirteenth in the list of the Volumes on the Buddha’s Time.

“The Laymen of the Buddha’s time” Part I was published on Aug. 28, 1972.

As mentioned in the foreword on “The Brahmans of the Buddha’s Time” Part III my aim is to complete the series one by one. The present volume is the second part of “The Laymen of the Buddha’s Time.” And the Part III of it will be the concluding volume in this series.

In this volume too the characters are arranged as per alphabetical order for the convenience of the readers and accordingly names starting from (A) and concluding in

## [II]

(Na) have been alphabetically arranged. Altogether twenty-five subjects have been dealt here. The present collection is also entirely based on the researches on Tripitaka written in the original Pali Magadhi.

Thirty one Sutras (discourses) have been found on these twenty five characters and they have been translated into Nepali. Besides, attempts have been made to prepare introductory notes on each of them with the help of researches carried on in Pali canon and Atthakatha (Commentaries). These one Sutras (discourses) have been collected from the following :-

(1) One from Dighanikaya, (2) Three from Majjhimanikaya, (3) thirteen from Sanyuttanikaya, (4) Six from Anguttaranikaya, (5) Two from Udanapali, (6) Three from Suttanipatapali, (7) One from Mahavaggapali, (8) One from Parajikapali and (9) One from Pacittiyapali.

The thirty one Sutras (discourses) are as follows :-

### 1. ASSAROHA GAMANI

Page<sup>1</sup>:

Page:

1. S. III. 275: Assarohasuttan,  
Gamanisanyuttan

R.<sup>2</sup> IV. 310

- 
1. References given here are to the pages of Pali Text, Nagari Edition of Nalanda, India.
  2. R. refers to the pages of the Pali Text Society, Roman Editions, London.

[III]

2. ASIBANDHAKAPUTTA GAMANI

2. S. III. 276: Asibandhakaputta Suttan,  
Gamanisanyuttan R. IV. 311
3. S. III. 278: Khettupama Suttan,  
Gamanisanyuttan R. IV. 314
4. S. III. 281: Sankhadhama Suttan,  
Gamanisanyuttan R. IV. 317
5. S. III. 285: Kusala Suttan,  
Gamanisanyuttan R. IV. 322

3. ICCHANANGALA UPASAKA

6. U. 76: Upasaka Suttan,  
Mucalindavaggo R. 13

4. UGGAHA MENDAKANATTA

7. A. II. 303: Uggaha Suttan, Sumanavaggo R.III. 36

5. UDENA UPASAKA

8. Mh. 145: Sattahakaraniyanujanana,  
Vassupanayikakkhandhakan R. 139

6. UPAKA MANDIKAPUTTA

9. A. II. 193: Upaka Suttan,  
Brahmanavaggo R. II. 181

[IV]

7. UPALI DARAKA

- |         |  |        |
|---------|--|--------|
| 10. Pc. | 174: Upalidarakavatthu,<br>Pancasathimapacittiyā | R. 128 |
| Mh.     | 80: Upalidarakavatthu,<br>Mahakhandhakan         | R. 77  |

8. UPALI GAHAPATI

- |             |                     |            |
|-------------|---------------------|------------|
| 11. M. II.  | 43: Upali Suttan    | R. I. 371  |
| 12. S. III. | 102: Nalanda Suttan | R. IV. 110 |

9. ISIDATTA PURANA THAPATAYO

- |            |   |           |
|------------|---|-----------|
| 13. S. IV. | 296: Thapati Suttan<br>Setapattisanyuttan | R. V. 348 |
|------------|---|-----------|

10. KALYANABHATTIKA GAHAPATI

- |        |                          |        |
|--------|--------------------------|--------|
| 14. P. | 241: Atthamasanghadiseso | R. 160 |
|--------|--------------------------|--------|

11. KEVATTA GAHAPATI

- |           |                     |        |
|-----------|---------------------|--------|
| 15. D. I. | 183: Kevatta Suttan | R. 211 |
|-----------|---------------------|--------|

12. GHATIKARA NAMA KUMBHAKARA

- |            |                       |       |
|------------|-----------------------|-------|
| 16. M. II. | 271: Ghatikara Suttan | R. 45 |
|------------|-----------------------|-------|

13. GHOSITA GAHAPATI

- |             |  |            |
|-------------|--|------------|
| 17. S. III. | 105: Ghosita Suttan,<br>Slayatanasanyuttan | R. IV. 113 |
|-------------|--|------------|

## 14. CANDA GAMANI

18. S. III. 271: Canda Suttan R. IV. 305

## 15. CAMPEYYAKA UPASAKA

19. A. III. 197: *Danamahapphala* Suttan,  
Mahayannavaggo R. IV. 59

## 16. CUNDA KAMMARAPUTTA

20. A. IV. 316; Cunda Suttan R. V. 263  
 21. U. 164: Cunda Suttan R. 81  
 D. II. 98: Kammaraputta Cundavatthu R. 126  
 22. Sn. 283: Cunda Suttan R. 15

## 17. TALAPUTA NATA GAMANI

23. S. III. 272: Talaputa Suttan,  
*Gamanisanyuttan* R. IV. 306

## 18. DASAMA GAHAPATI

24. M. II. 15: Atthakanagara Sutta R. I. 349

## 19. DARUKAMMIKA GAHAPATI

25. A. III. 99: Darukammika Suttan,  
Mahavaggo R. III. 391

## 20. DIGHAJANU KOLIYAPUTTA

26. A. III. 375: Dighajanu Suttan,  
Gotamivaggo R. IV. 281

## [VI]

21. DIGHAVU UPASAKA
27. S. IV. 292: Dighavu Upasaka Suttan R. V. 344
22. DHANIYA GOPA
28. Sn. 271: Dhaniya Suttan, Uragavaggo R. 3
23. DHAMMADINNA UPASAKA
29. S. IV. 348: Dhammadinna Suttan,  
Sotapattisanyuttan R. V. 406
24. DHAMMIKA UPASAKA
30. Sn. 323: Dhammika Suttan, Culavaggo R. 66
25. NANDIYA SAKKA
31. S. IV. 339: Nandiya Sakka Suttan,  
Sotapattisanyuttan. R. V. 397

Mr. Vatukrishna "Bhusan" lecturer, Amrit Science Campus, Tribhuvan University has kindly taken pains to improve the language and to read the proof as he has been doing since the beginning of the publication of my series and I am deeply indebted to him for his invaluable co-operation. I am also thankful to him for the preface he has written as before with so much intelligence and wisdom. Thanks are also due to Mr. Asha Ram Sakya senior lecturer, Department of English, Patan Campus, T. U., who has kindly rendered my 'Foreword' into English. Rcv. Mahanama also deserves my hearty thanks for the initial classification of the words. I also thank

[VII]

Mr. Khadga Bahadur Upasaka for his untiring co-operation in bringing proof sheets from the press every day. Finally I thank Mr. Tirtha Narayan Manandhar the member-secretary of the Ananda Kuti Vihara Trust and other members for kindly publishing this volume on behalf of the Trust.

“Ciran Titthatu Saddhammo”

**Bhikshu Amritananda**

Ananda Kuti,  
Kathmandu, Nepal.  
July 15, 1978  
Phone : 14420



List of Abbreviation :

- D. = Dighanikaya.
- M. = Majjhimanikaya.
- S. = Sanyuttanikaya.
- A. = Anguttaranikaya.
- U. = Udanapali.
- Sn. = Suttanipatapali.
- Mh. = Mahavaggapali.
- P. = Parajikapali.
- Pc. = Pacittiayapali.

## प्रकाशकीय

अद्येय चिक्षु अमृतानन्द महास्थविरज्जूले दिन रात नभनी अहं  
कुनै कामको वास्ता नराखो लेखिरहनु भएको यस संसारलाई उपयोगी  
हुने “बुद्धकालीन” गन्यहरूको प्रथम भागका क्रम प्रकाशित गरी पाठक-  
वर्गहरूका सामुन्ने राखिसकेका छौं। अब दोश्रो चरणको कामको  
शिलशिलामा “बुद्धकालीन ब्राह्मण” भाग २ र ३ पनि प्रकाशित गरि-  
सकेका छौं। प्रस्तुत संग्रह त्यस शिलशिलाको “बुद्धकालीन गृहस्थीहरू”  
भाग-२ हो र प्रकाशनार्थ यसे आनन्दकुटी विहारगुठीलाई दिनुभएकोमा  
बहाँ आचार्य महास्थविर प्रति भक्तिपूर्वक कृतज्ञता अर्पित गरेको छु ।  
बहाँको यस अथक परिश्रमलाई जति धन्यवाद अर्पित गरे तापनि थोरे  
नै हुन्दै । बहाँको यस्तो कलाकृतिद्वारा हामीहरूलाई मात्र होइन अपितु  
सम्पूर्ण राष्ट्रलाई समेत अवश्य पनि लाभदायक सिद्ध हुनेछ भन्ने कुरामा  
पूर्ण विश्वस्त हुन सकिन्दै ।

यसपछि “बुद्धकालीन गृहस्थीहरू” भाग-३ पनि चाँडे नै  
प्रकाशमा आउने अवस्थामा पुगिसकेको कुरा जानकारी दिन पाएकोमा  
खुशीलाग्नु स्वाभाविक हो ।

मवतुसब्बमङ्गलं ।

— तीर्थनारायण मानन्धर  
सवस्य-सच्चिद  
“आनन्दकुटी विहारगुठी”

## मूल ग्रन्थहरू—

१. दीघनिकाय (नालन्दा प्रकाशन I, II, III.)
  २. मञ्चनिकाय (नालन्दा प्रकाशन I, II, III.)
  ३. संयुतनिकाय (नालन्दा प्रकाशन I, II, III, IV.)
  ४. अङ्गुत्तरनिकाय (नालन्दा प्रकाशन I, II, III, IV.)
  ५. उद्धानपालि (नालन्दा प्रकाशन)
  ६. मुस्तिष्ठपालि (नालन्दा प्रकाशन)
  ७. महावग्गवपालि (नालन्दा प्रकाशन)
  ८. पाराजिकपालि (नालन्दा प्रकाशन)
  ९. पाचित्तियपालि (नालन्दा प्रकाशन)
-

## सहायक ग्रन्थहरू—

अङ्गुतरनिकायटुकथा वा मनोरथपूरणी

(हे. वि. प्रकाशन I, II)

उदानटुकथा (हे. वि. प्रकाशन)

जातकटुकथा (हे. वि. प्रकाशन I, II, III, IV, V, VI, VII)

चेरगाथटुकथा (हे. वि. प्रकाशन I, II)

दीघनिकायटुकथा वा सुमङ्गलविलासिनी

(हे. वि. प्रकाशन I, II)

धर्मपदटुकथा (जे. डि. फनान्दो प्रकाशन)

पटिसम्भवामगगपालि (नालन्दा प्रकाशन)

पटिसम्भवामगटुकथा (हे. वि. प्रकाशन)

मजिह्मनिकायटुकथा वा पपञ्चसूदनी

(हे. वि. प्रकाशन I, II, III, IV)

मजिह्मनिकाय (हिन्दी)

विभङ्गपालि (नालन्दा प्रकाशन)

समन्तपासादिका (नालन्दा प्रकाशन I, II, III)

सुत्तनिपातटुकथा (हे. वि. प्रकाशन)

सुत्तनिपातपालि (हिन्दी)

## भूमिका—

विशाल दृष्टिकोणलाई लिएर कल्पना गर्ने मात्र होइन यथार्थ करण गरेर हेन खोज्ने हो भने अथवा विश्वका कुनै पनि धर्मरूपी कसी खगाएर हेन्हैं हो भने पनि सिमित परिधिभित्र बसी जसरी प्रकृतिले उद्भिद पदार्थदेखि लिएर विभिन्न जीवजन्तु र ब्रह्माण्डलाई सुनियोजित योजनाको परिधिभित्र संरक्षण र दिनानुदिन क्रमशः सम्बर्धन गर्दै आएको इतिहासको पाना पढ्नुको साथै प्रत्येक जन्मको अनुभवसंग गार्सिदै आएको अनुभव हामीले गरेकाछौं त्यसरी नै सुख दुःखरूपी चक्रमा फन्कोमार्दै नियम अनुसार गृहस्थाधम धर्म पालन गरी विभिन्न उपायद्वारा परिवारको पोषणमा तल्लीन हुने ध्यक्तिलाई नै गृहस्थी भन्ने चलन चलेर आएको आज होइन परापूर्वकाल देखिकै हो । तर जुन रूपमा स्वयं निमित नियमरूपी प्राङ्गणमा प्रकृतिले खेलेको अनुशासित खेल देखदछौं त्यही रूपमा समाजनिमित गृहस्थाधम धर्मभित्र गृहस्थीहरू सिमितमई दैनिक क्रियाकलाप, घ्यवहार, विवेक, दया, क्षमा आदिको बातावरण तथार पारी बस्नुपर्ने हो त्यसको शृङ्खला भने सृष्टिको क्रमवेखि नै विशृङ्खलित हुँदै आएको शृङ्खलालाई समय समयका महापुरुषहरूबाट शृङ्खलाबद्ध गर्ने ठूलो प्रयास भएको छ भन्ने

कुरालाई जुनसुके समयको समाजले पनि गृहस्थाश्रम धर्मलाई दिगो र दरिसो पार्न गरेको प्रयासबाट प्रछिटएको छ र ठूलो माछाले सानु माछा खाने सिद्धान्तमाथि सङ्घर्ष गर्दै आइरहेको छ । यो केवल हिजोआजको विचार मात्र होइन पहिलेदेखिकै हो ।

हुन त आधुनिक वा पौराणिक जुनसुके इतिहासको पाना पल्टाए ता पनि गृहस्थिहरूको प्रादुर्भाविको समुल्लेख भएको नपाइने होइन पाइन्छ तर यो दुवैमा प्रकारान्तरले भिन्नता पाइन्छ भन्ने कुरालाई पूर्वोघ्य दर्शनको आधारमा आधारित वर्णभेदमा—ब्राह्मण, क्षत्री, वैश्य र शूद्रको विशद् चर्चा भएको पाइन्छ भने पश्चिमी दर्शनमा आपनै पनको वर्णभेद पाइन्छ । तर आधुनिक इतिहासले भने समय र परिस्थितिलाई आधार स्तम्भ बनाई त्यसेमा “मनुष्य मात्र एक हुन् जन्मले ठूलो सानो हुँदैन कर्मले मात्र हुन्छ” भन्ने भावनालाई विकसित पार्ने लक्षराखी वर्गभेदको आधारमा बनेको पुरानो गृहस्थाश्रम धर्मलाई नामेट पार्ने भावनाल्पी लिपि अङ्कित हुँदैछ ।

यसको सन्दर्भमा गृहस्थाश्रम धर्म खडा हुनुभन्दा अगाडितिरको अवस्थातिर चिह्नाउंदा पनि ठूलाको आहार सानोले हुनुपर्ने परम्पराको सिद्धी हेरेर पत्तालगाउन नसकिने खालको छ । जसबाट उत्पन्न भएको अशान्तिल्पी कोलाहलको आवाज पनि टड्कारे सुन्न सकिन्छ । यसलाई साम्यावस्थामा ल्याउनकोनिमित्त नै समाजलाई गृहस्थाश्रम धर्मतिर उन्मुख गराउने मस्तिष्क पनि त्यस्तै समाजबाट प्रादुर्भाव भएको हो । जसको प्रयासले स्वच्छ वातावरण सिन्जिए ता पनि क्रमशः शृँखलित

विश्वस्तुतित हुँदाहुँद दुबै पक्षको द्वन्द्वपनलाई समाप्त गरी शान्तिरूपी बृक्षको छहारीमा समाजलाई उभ्याई सहिबाटोको निर्देशनदिने महापुरुष-हरूमध्ये अन्तरराष्ट्रिय स्थानिति प्राप्त महापुरुष बुद्धको प्रादुर्भावले बढी निर्भयता विलाएको कुरा प्रस्तुत संग्रहरूपी मञ्चमा देखापरेका गृहस्थीहरूले देखाएका अभिनयरूपी दृश्यको आधारमा निर्णय गर्न सरलता प्रदान गरेको छ ।

हुनत विश्वमा जेजति त्याग, तपस्या, दान र शान्ति स्थापनाको शांख घोष सुनिर्द आएको छ यो सबैको मूलश्रोत नै गृहस्थीहरू हुन् । अफ साँच्चं भन्ने हो भने जेजति धर्महरू छन् ती सबै गृहस्थीहरूकैनिमित्त हुन् । यति मात्र होइन राजनीति आर्थिकनीति र सामाजिकनीति पनि गृहस्थीहरूकैनिमित्त तयार भएको हो न कि ज्ञानी त्यागी र तपस्वीको-निमित्त । किनकि गृहस्थीहरू इहलौकिक तथा पारलौकिक दुबै मुखलाई गृहस्थाथम नीतिनियमको हिसाबले अनुभोग गर्न चाहन्दछन् अर्थात् चिची पनि पापा पनि भने जस्तै दुबै कुरामा लालायित हुन्दछन् तर महात्मा वा महापुरुष भने पारलौकिक आनन्दकोनिमित्त नै बढी सक्रीय भएको पाइन्दै र इहलौकिक मुखतिर निष्कृयता । त्यसैले स्वर्ग र नरक भन्ने शब्द मुनाउने मात्र होइन यसको यथार्थ ज्ञान गराउन पनें अवस्थाका पात्रहरू गृहस्थी नै हुन् जसलाई यसको श्रवणले अनुशाशित बनाउन बढी महत गर्दछ जुन कुरालाई प्रस्तुत संग्रहका असिबन्धकपुत्र प्रामणी, दीघजानु कोलीयपुत्र र नन्दीय शाक्य जस्ता चरित्रहरूलाई देखाएको इहलौकिक र पारलौकिक उपदेशरूपी चुलीमा बसेर चारैतिर हेर्दा काइदा र बेफाइदाको बाटो खोज्न गृहस्थीहरू भन्यत्र मौतारिन नपनें

कुराको अनुभव हुने मात्र होइन अझ यथार्थरूपमा प्रत्यक्ष समेत हुन्छ । अझ यसबाट के प्रत्यक्ष हुन्छ भने—राजमय, चौरमय, अग्निमय, पानीमय आदि अष्टमयहरूबाट गृहस्थीहरूलाई बचाई दुवै लोक सुधार्ने योजनामा आवश्यक महत गरिएको छ । असमयमा घुम्ने कुराबाट सावधान गराउँदै मानिसलाई प्रमत्त पार्ने—रूप, रस, गन्ध, स्पर्शहरूलाई त्याग्न, अध्यात्म चिन्तनमा मन लगाउन, छुल्याहा नबन्न मिक्षुहरूलाई चेतावनी दिएको छ र नियममा बसी कामगर्न अहाइएको छ । मति मात्र होइन गृहस्थीहरू शुद्धिनु नै क्रमशः घर, गाउँ, जिल्ला, राष्ट्र र विश्वले नै प्रातिपथको राजमार्ग पहिल्याउनु हो भन्ने कुराको अवलोकन गर्न सकिन्दू र यो पनि अनुभव हुन्छ कि जबतक गृहस्थीहरूको शरीर बचन र मनलाई सुधार्न सकिदैन त्यसबेलासम्म यिनीहरूकानिमित्त जे जस्ता उपायहरू प्रयोग गरे पनि बालुवामा पानी हाले जस्तै हुनेछ । यसको सायसाये जुनबेलासम्म समय र परिस्थिति अनुकूल मानसिक परिवर्तन प्रक्रियामा सुदृढता आउँदैन त्यसबेलासम्म चाहे सामाजिक, आर्थिक र राजनीतिक चाहे धार्मिक र मनोवैज्ञानिक आदि जस्ता कुनै पनि कुराहरूलाई आघार मानेर गरिएका प्रयोग र अभ्यासहरूले सन्तोषजनकरूपमा सफलताको स्थायी सङ्क तयारपार्न सक्तेन्त र यसको सफलताले त्यहाँ आएर मात्र स्थायीत्व प्राप्तगर्न सक्छ — जहाँ करकापले होइन स्वेच्छाले, अन्ध-विश्वासले होइन यथार्थताले, लोभ्याएर होइन उदारताले, गुणानुवर्णनले मात्र होइन सद्वृत्तताले परिपोषित मानव मस्तिष्क निर्माण हुन्छ । यसैप्रकारको मानव मस्तिष्क अभिनिर्माण गर्ने अभियानमा मनो-वैज्ञानिकताले प्राथमिकता पाएको छ । यसबाट स्वार्थरूपी मानव

भस्तिष्ठकको अप्रेशन बुद्धधर्मले गरेर देखाइदिएको छ र 'बहुजनहिताय' को शंखघोष वर्द्दे गृहस्थाधमको महत्वकै क्रममा काम, ओध, लोम, मोह, मद र मास्तर्य जस्ता मानव मनलाई खलबल्याउने आश्यन्तरिक शत्रु-हृष्टको नामनिसाने नराल्ले योजना बनाएको कुरालाई प्रस्तुत संग्रहले संगाल्दे— हिसा, चोरी, घूटोबोली, छुल्याहा, परदार गमन, मदचपान आदिबाट पैदाहुने भयझ्कर दुःखको फल प्रदर्शनको साथै यस बाटोमा हिङ्गन निषेध गर्दे अटाङ्गः उपोसथ शील पालन गर्ने गृहस्थी कामावचर देवलोकमा उत्पन्न हुने कुराको सारांशले गृहस्थीहृष्टको खुल्बुली मेटिदिएको छ र सही बाटो देखाएको छ । उक्त कुराहृलाई सेरोफेरो मारी त्रिपिटक निर्मित प्रस्तुत (बुद्धकालीन गृहस्थीहृष्ट माग—२, संग्रह १३) संग्रहाकाशतिर सिंहावलोकन गर्दा बुद्धधर्म प्रहण गर्ने पच्चीस (२५) ताराहृषी विभिन्न पात्रहृष्ट झलमलाएका देखिन्दृष्ट । जसको परिचय छोटकरीमा लिन खोज्दा—

बुद्धधर्मोपासक राजगृहवासी अश्वारोह ग्रामणी, ब्राह्मणभक्तबाट जैनभक्त र अन्त्यमा बुद्धधर्म प्रहण गर्ने असिबन्धकपुत्र, पछि बुद्धधर्म प्रहण गर्ने इच्छानञ्जलक निवासी इच्छानञ्जलक, अञ्जदेश स्थित अतिशय धनाढ्य कुलोत्पन्न भद्रीय नगर निवासी उग्रह मेण्डकनत्ता, कोशलवासी विहारदान गर्ने उदेन, अर्काको निन्दागर्नु हुन्न भनी बुद्धलाई भश्नजाने देवदत्त समर्थक र पछि बुद्धोपदेश सुनी बुद्धकै शरणपन्ने उपकमण्डिकापुत्र, शारीरिक वा मानसिक कुनै पनि कामगर्वा सास्ती हुन्छ भनेर बाबुद्वारा बुद्धधर्ममा समावेश गराएका राजगृहवासी धनाढ्यपुत्र उपाली केटा,

पहिले निगण्ठ (जनधर्मका गुरु) का चेला मात्र नभई प्रमुख दाता समेत भएका तथा पछि बुद्धोपदेशद्वारा बुद्धधर्म ग्रहण गर्ने धनाढ्य उपाली गृहपति, श्रावस्ती स्थित साधुक गाउँ निवासी तथा सकृदागामी ऋषिद्वत्त स्थपति र स्रोतापन्न भएका पुराण स्थपति, प्रतिदिन तृप्तहुने गरी चारजना भिक्षुहरूलाई भोजनदिने राजगृहवासी कल्याण भक्तिक गृहपति, तत्कालीन समयमा सर्वश्रेष्ठ घोषित भएको नालन्दा नगरवासी तथा ऋद्धिप्रातिहार्य हेने बुद्धसंग अनुरोध गर्ने धनाढ्य केवटू, काश्यप सम्यक्-सम्बुद्धका पालामा अनागामी फलमा प्रतिष्ठित घटिकार कुमाले, बुद्धलाई विहार दानदिने घोषित गृहपति, बुद्धसंग चण्ड र सुशील कस्तालाई भन्दछन् ? भनी श्रावस्तीमा गई प्रश्न सोध्ने चण्डगामणी, सारिपुत्रलाई माध्यम बनाई सातप्रकारका दानहरूको उपदेश बुद्धद्वारा सुन्ने चम्पावासी उपासकहरू, बुद्धलाई अन्तिम भोजन सूकरमहद्व प्रदान गर्ने पावावासी सुवर्णकारपुत्र तथा धनाढ्य चुन्दकम्मारपुत्र, राजगृहवासी नर्तकी कुलोत्पन्न तथा अर्हत्व प्राप्तगर्ने तालपुट नटगामणी, भगवान्ले विमुक्ति हुने धर्म बताउनु भएको छ कि छनेर भनेर बुद्धको परिनिर्वाणपछि आनन्द महास्थविरसंग प्रश्न सोध्ने अटुकनगर निवासी दशम गृहपति, व्यक्तिलाई दिएको दानभन्दा सङ्घलाई दिएको दानको महत्व धेरे छ भन्ने कुराको उपदेश बुद्धद्वारा सुन्ने तथा दाउराको कामबाट जोविका गर्ने दारकम्मिक गृहपति, इहलौकिक तथा पारलौकिक हितमुखको बारेमा बुद्धोपदेश सुन्नमा उत्कण्ठा राख्ने कवकरपत्त निगमवासी दीघजाणु कोलियपुत्र, अनागामी फलमा प्रतिष्ठित राजगृहवासी दीघावु उपासक, २० हजार वर्षसम्म काश्यप सम्यक्-सम्बुद्धको पालामा २० जना भिक्षुहरू-

स्वार्ड प्रतिदिन दानविने तथा हाल बुद्धको पालामा ३० हजारजति गाई  
याली जीविका गर्ने धर्मकोण्ड नगरवासी धनीयगोप, ५०० उपासकहरूका  
साथ श्रावस्तीमा गई 'धरमार त्यागी श्रावक हुने र घरमै बसी उपासक  
हुने यी बुद्ध कसरी असल हुन्छन् ?' भन्ने आदि प्रश्नकर्ता धम्मिक उपासक  
र बुद्ध, धर्म, सङ्ग तथा आर्यकान्त शीलले सम्पन्न व्यक्ति स्नोतापन्न हुन्छ  
भनेर बुद्धोपदेश श्रवण गर्ने कपिलवस्तुवासी नन्दीय शावघहरूको परिचय  
राम्ररी पाइन्छ र यो पनि ज्ञानगर्न सकिन्छ कि उक्त २५ भन्दा बढी  
पात्रहरूको मोटामोटी तेजपुञ्जहरूले एकातिर निष्प्रयंचीले वास्तविक  
सुखभोग गर्न पाउन्छ, धनीले धनको मात्र सुखहेन हुन्न, यो लोक सुधारेर  
मात्र हुन्न परलोक पनि सुधानुपालं तपस्ते गृहस्थीहरूको कर्तव्य, स्त्रीहरूको  
चरित्र, भिक्षुजीवन बिताउने तरिका, नियम उल्लंघन गरेर जतिसुकं  
फाइदा हुने भए पनि दानलिनु हुँदैन भन्ने जस्ता कुराहरूको अभिव्यक्तिको  
साथसाथै बुद्धदर्शनको आधारमा दानको महत्व, त्याग र उदारताको  
मूल्य, गृहस्थीहरूलाई सद्विवेकतिर उन्मुख गराउने उत्प्रेरणा, सामाजिक  
नियमको साथै धर्मपरिवर्तनका आवश्यक कारणहरूलाई प्रष्टसंग  
देखनसक्ने आलोक प्रदान गरेका छन् भने अर्कोतिर युद्धमा यरेर स्वर्ग  
पुणित्व भनेर युद्धरत हुने अन्धविभासीले यो लोक र परलोक विगालं,  
छेउन टुप्पोको कठिन तपस्याले मात्र यथार्थबोध हुन सक्तैन, चुक्लीको  
परिणाम मीठो होइन तीतो हुन्छ, अनुदारताबाट हुने बेफाइदाको  
तुलनात्मक उपदेश, स्वार्थ साधनको पराकाष्ठा र अशान्तिबाट उत्पन्न  
परिणाम आदि जस्ता कुराहरूको दशनीय दृश्यहरूलाई प्रकाश पारेका  
छन् ।

साच्चे भन्ने हो भने प्रस्तुत संग्रहले इहलोक तथा परलोकमात्राहिने आवश्यक नीति, नियम र साधन प्राप्तगर्ने उपायको पथप्रदर्शन गराउँदै राजादेखि रड्डसम्मका गृहस्थीहरूलाई कर्म अनुसारको फल पाइने कुरामा विश्वस्त गराउने सत्प्रयास संगसंगै यस जन्म र परजन्म सुधार्ने उपाय कौशलताको उपदेशदिवै निर्वाणसम्मको शिक्षा विएको कुरालाई निम्नलिखित गाथाले पुष्टचाँडागरेको छ ।

ददतो पुञ्जं पवड्ढति,  
संयमतो वेरं न चीयति ।  
कुसलो च जहाति पापकं,  
राग दोस मोहकख्या स निब्बुतो'ति ॥

(अर्थात्—गच्छे अनुसार दानकर्म गर्नले पुण्यबद्ध, संयमले साधारण शत्रुदेखि लिएर काम, क्रोधादि बैरभावको उछित्तो गराउँछ, ज्ञानीले पापको नामनिशाना नै राख्दैन र राग, द्वेष, मोहको क्षय गरेर पनि उ निर्वाणगामी हुनसक्छ । )

यसबाट के प्रष्ट हुन्छ भने—खास गरेर प्रस्तुत संग्रहले सर्वप्रथम गृहस्थीहरूलाई ज्ञानज्योति प्रदान गर्नकोनिमित्त कहिले गृहस्थीहरूको कहिले मिक्षुहरूको, कहिले बुद्धधर्ममा उपासकत्व ग्रहण गर्नेहरूको, कहिले अन्यधर्मविलम्बीहरूको र कहिले पारलौकिक कुराहरूको आधारस्तम्भ बनाएको छ भने कुरालाई त प्रस्तुत संग्रहका विभिन्न पात्रहरूको सहित्याङ्कनलाई आधारस्तम्भ बनाएर हेर्दा प्रत्यक्ष हुन्छ, अलमलिनु ।

पहेंन । यस्तं यो २५ भन्दा बढी पात्रहरूमध्ये आनन्द महास्थविरसंग “मिथुहरू अप्रमत्तमई आत्पत् युक्तमई विहार गर्दा अविमुक्त चित्त पनि विमुक्त हुन्छ, अपरिक्षीण आल्लबहरू पनि परिक्षीण हुन्छन् अप्राप्त अनुत्तर योगक्षेम पनि प्राप्तहुन्छ” भनेर प्रश्न सोधने दशमगृहपति र मिथुहरूलाई सेँधै खोजन वानदिने कल्याणभक्तिक गृहपति बाहेक अरु सबै पात्रहरूले बुद्धबाट उपदेश पाएका छन् । जसबाट प्रत्येक पात्रहरूले आत्मसन्तुष्टिको सासफेनै मात्र मोका पाएका होइनन् वरत्र र परत्र मुघानै सहिमागां पत्ता लगाउन समेत सक्षम भएका छन् भने कुरालाई शरीर, वचन र मनद्वारा गरिने—प्राणीधात, मिथ्याचरण, घूटोबोली, चुक्ली, रुखो बोली, सम्प्रलापी, महालोभी, द्वेषचित्त लिने र मिथ्यादृष्टिक यी दश अकुशल पक्षलाई त्याने पुहष्टले इहलोक र परलोकको यथार्थज्ञान गर्नसक्छ भन्ने जस्ता उपदेशहरूको आधारमा पुष्टघाइ गर्न सकिन्दै ।

Dhamma.Digital

यति मात्र होइन यस संग्रहरूमा जिति पात्रहरू समावेश भएका छन् तिनीहरूमध्ये प्रायजसोमा भिन्नाभिन्न विशेषता पाइने भएता पनि मुख्यतया सामाजिक र आर्थिक अवस्थाकै आडमा अडिएका देखिन्दैन र कतै कतै राजनेतिक गन्ध पनि । यस संग्रहले धर्मको नाउंमा समाजलाई कुश्याउने प्रयास गरेको छैन बरु सहिमागांको अवबोध गराउने महत्वपूर्ण जिम्मा लिन खोजेको कुरा पनि धेरेंजसो पात्रहरूको मनोभावनालाई आधार बनाएर हेर्दा प्रत्यक्ष हुन्छ र यो पनि मुक्तकण्ठले भन्न सकिन्दै कि—जुन धर्मले मानिसलाई अन्धविश्वासतिर बढी घँचेटेको छ त्यस्तो

धर्मसंग कस्ते पनि सम्बन्ध राख्न पर्देन भन्ने कुरालाई प्रकारान्तरले विभिन्न ठाउँहरूमा विभिन्न पात्रहरूलाई आधार बनाई विश्लेषण गरी सम्बन्धित पात्रहरूको चित्र बुझाएको मात्र होइन मन परिवर्तन समेत गरिबिएको छ । ‘मुखले राम राम बगलीभा छुरा’ को धारणा नलिई सबैलाई सद्वृत्तमा लगाउने आयोजनाको साथै खर खुसामद र कुराको पुल बाँधेर खानेहरूलाई धृणाको पात्र बनाउंदै जुनसुकै कुरामा पनि राम्ररी जानेर बुझेर मात्र लाग्नुपर्छ भन्ने कुरातिर समाजलाई डोःयाउने प्रयास बुद्धबाट भएको छ र परस्त्री गमन गर्नु, मदध्यपान गर्नु, जुदा खेल्नु र खराबसाथीबाट हुने संगतले गृहस्थीहरूको उछित्तो हुने कुरा देखाउंदै यसबाट सतर्क हुन सहि निर्देशन दिएको छ । यस्तै यस्ता उपदेशको क्रममा कतै कतै दार्शनिक शौलीमा उपदेश दिइएको भएता पनि सरलभन्दा सरलरूपमा बुद्धदर्शनको गति विकास भएको छ । जसलाई बुझ्नको लागि बढी दार्शनिक बनि नरहनु पर्ने कुरालाई आनन्द महास्थविरले घोषित गृहपतिलाई दिएको—चक्रु, श्रोत, द्राण, जिह्वा, काय र मन यी छ धातु नानन्दबाट कसरी सुख दुःख उत्पन्न हुन्छ भन्ने कुराको विशद् व्याख्याको साथै निर्वाणिको बाटो पहिल्याउन गर्नुपर्ने प्रथम ध्यानवेदिति चतुर्थध्यानसम्मका कुरा र मैत्री, करुणा, मुदिता र उपेक्षा सहगत चित्तको साथै आकाशानन्त्यायतन, विज्ञानन्त्यायतन, आकिञ्चन्यायतन र नैवसंज्ञानासंज्ञायतनको समाधिले निर्वाण-मार्ग फेलापार्न सकिन्छ भनेर दशम गृहपतिलाई सम्झाउन गरेको उपदेशको आधारमा अनुमान गर्नसकिन्छ । हुन त जसरी चिताइन्छ त्यसरी नै सबै कुराहरू त्यति सरल हुँदैनन् । त्यसमा लागिपरेपछि क्रमशः तत्सम्बन्धी सिढी चढ़े जान

सकिने कुरा स्वतंसिद्ध छ । यस अवस्थामा पुणेपछि मात्र केवट्टले पृथ्वी, आप्, तेज र वायु कहाँ हुँदैन भनेर सोधेको प्रश्नको उत्तरमा—

विज्ञाणं अनिदस्सनं अनन्तं सब्बतोभयं ।  
एत्थ आपो च पथवी तेजो वायो न गाधति ॥

(अर्थात्—जुन विज्ञान (=निर्वाण) अनिदर्शन छ, जुन अनन्त छ (उत्पत्ति, स्थिति र विनाश नभएको) तथा सर्वतिर प्रभा छ त्यहाँ आप्, तेज, पृथ्वी र वायु रहेदैन । )

भनेर बुद्धले दिएको उपदेशलाई राम्ररी अवगत गर्ने क्षमताको विकास हुन्छ ।

प्रस्तुत संग्रह केवल धार्मिक दृष्टिकोणले मात्र परिपूर्ण होइन सामाजिक, अर्थिक, बौद्धिक, मनोवैज्ञानिक, दार्शनिक र साहित्यिक आदि विभिन्न दृष्टिकोणले पनि त्यत्तिनै परिपूर्ण छ भन्ने कुरालाई औल्याउन खोज्ने हो भने—घटिकार कुमाले, घोषित गृहपति, उपालि केटा, कल्याण भत्तिक गृहपति, धनीय गोप र उपालि गृहपति जस्ताको मर्म स्पर्शी शैलीमा उल्लेख भएका कथाहरूले आदर्शोन्मुख यथार्थ चित्रणको उद्घाटन गरेको अनुभवको साथै सामाजिक क्रान्तिको पृष्ठभूमि तयार पारेको देखिन्छ र मनोवैज्ञानिकताको आधारमा बौद्धिक खुराक प्रदान गरेको पाइन्छ । यसको साथै सत्यको विजय र असत्यको पराजयको चित्रण मात्र होइन कार्यरूपमा परिणत गरेर देखाउने अमोघ प्रयास पनि भएको छ ।

यसरी ने विभिन्न विषयतिर औल्याउंदे जाँदा दानको महत्वको साथसाथै विहार दान गर्ने उदेन, दशम गृहपति र घोषित गृहपति २० हजार वर्षसम्म कश्यप सम्यक्सम्बुद्धको पालामा भिक्षुहरूलाई प्रतिदिन भोजन दिने धनीय गोपको चरित्रले हिजोआजका शोषक मनोवृत्ति भएका द्रव्य पिचासहरूलाई परोपकारको फल देखाएको छ र धनसम्पत्ति भएर मात्र मानिसले शान्ति पाउन सक्तेन भने कुराको सुरिलो आवाज पनि धन्काइएको छ । जसबाट उद्धत, चपल, मुखर, अहंकारी, संयत-बोली नभएको, प्रजाहीन र असंयमी आदि जस्ता भिक्षुहरूलाई दानदिनु बालुवा पेलेर तेल निकाल्नु जस्तै हो भने कुरा पनि प्रतिष्ठनित भएको छ ।

प्रस्तुत संग्रहले साधारण गृहस्थीले आपना गृहस्थीधर्म पालन गर्नुपर्ने नियमदेवि लिएर मृत्युपर्यन्तका कुराहरू मात्र नभई कर्म अनुसारको फल कसरी कुन कुन लोकमा पाउन सक्दछ भनी परलोक समेतको वर्णन गर्दै रूप शब्द गन्ध रस र स्पर्श आदिमा नभूली परिनिर्वाण हुनेसम्मको सफा बाटो यसले तथारपारिदिएको छ ।

अन्त्यमा—

स्वास्थ्यको पनि बेवास्ता गरी अविच्छिन्नरूपमा पालिवाङ्मय (मागधि) त्रिपिटकबाट विभिन्न वर्गका गृहस्थी पात्रहरू छानी तत्कालीन

१. गृहस्थी सम्बन्धी अन्य विषयको बारेमा हेर्न इच्छा भए बुद्धकालीन गृहस्थी भाग-१ को भूमिकामा हेर्न् ।

पालि वाडमयके शैलीमा नेपालीमा अनुवाद गरी बुद्धकालीन ब्राह्मणहरू-देखि लिएर विभिन्न विषयसँग सम्बन्धित ग्रन्थहरू तयारपारी नेपाली साहित्यमा बधुरो भइरहेको बुद्धधर्म सम्बन्धी साहित्य र दर्शनको खाँचो-लाई पुरा गर्दै आइरहनु भएका आचार्य भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुवित यो 'बुद्धकालीन गृहस्थीहरू' भाग-२, संग्रह-१३ हो । जसबाट नेपाली भाषाको माध्यमद्वारा सबैले बुद्धधर्मको ज्ञान गर्ने सौभाग्य सजिलैसँग पाएका छन् । यसको श्रेय पूज्य महास्थविरज्यूलाई मात्रै छ । यदि वहाँले यसरी परिश्रम नगरिदिनु भएको भए साधारण नेपालीले बुद्धधर्मसँग परिचय गर्न अर्के युगलाई पर्खनुपर्यो होला । महास्थविरको सद्विवेकताले गर्दा उक्त कल्पना गर्न परेन ।

प्रस्तुत संग्रह केवल अनुवित मात्र नभई पात्र परिचय, पाद-टिप्पणीले गर्दा संग्रहको अर्को मूल्य बढेको छ र पाठकहरूलाई धेरै सजिलो बनाइदिएको छ । यस्तै पात्रहरूको छनोटमा पनि त्यति नै कौशलता देखिन्छ । यसको साथै तत्कालीन शैलीमै अनुवाद भइदिएकाले पनि त्यसबेलाको भाषाशैलीसँग परिचित हुन पाठकहरूलाई अपठेरो परेन । अन्यथा आधुनिक शैलीमा अनुवाद भइदिएको भए अनुसन्धान-कर्ताहरूलाई पनि निकै अपठेरो पनै थियो । भब त्यो रहेन । साथै विभिन्न स्थानहरूमा पाली ड्याकरण अनुसार पालिशब्द नै प्रयोग भएका छन् न कि संस्कृत वा नेपाली ।

विजयेश्वरी, काठमाडौं,  
नेपाल ।

१५ आषाढ २०५५

- चटुकृष्ण “भूषण”

नमो तस्म मगवतो अरहतो सम्मासम्बुद्धस्स ।

## प्राक्कथन

प्रस्तुत “बुद्धकालीन गृहस्थीहरू” भाग-२ आनन्दकुटी विहारगुठीको प्रकाशन क्रमको चौधौं ग्रन्थ हो र बुद्धकालीन ग्रन्थहरूको क्रमको तेह्रीं ग्रन्थ हो ।

“बुद्धकालीन गृहस्थीहरू” को पहिलो भाग १५।५।०२९ मा प्रकाशित भएको थियो ।

“बुद्धकालीन ब्राह्मण” भाग-३ को प्राक्कथनमा उल्लेख गरे कि अब उप्रान्त प्रत्येक बुद्धकालीन संग्रहको काम दुँग्याउंदै लेजाने लक्ष राखे बमोजि प्रस्तुत संग्रह “बुद्धकालीन गृहस्थीहरू” को दोश्रो भाग हो र तेश्रो भागबाट यस संग्रहको काम पनि अहिलेको बोजना अनुसार समाप्त हुनेछ ।

यस संग्रहमा पनि पाठकहरूको सुविधाको लागि अकारादि क्रममै पात्रहरू राखिदिएको छु । तबनुसार यस संग्रहमा ‘अ’ देखि ‘न’ सम्मका नामहरू समावेश भएका छन् र जम्मा चौबीस (२४) जना पात्रहरूका

कुराहरु यसमा संग्रहित भएका छन् । यो संग्रह पनि त्रिपिटक मूलपालि-बाट मात्र खोजगरी संकलन गरेको हुँ ।

यो पच्चीस (२५) जना पात्रहरुको सम्बन्धमा जन्मा एकतीस (३१) बटा सूत्रहरु पाइएका छन् र जसको अनुवाद यहाँ अगाडि गरिविएको छु । यसको असाधा प्रत्येक पात्र सम्बन्धी मूल पालि र अटुकथाहरुमा खोजगरी पाइएका कारणहरुलाई एकत्रित पारी परिचय लेख्ने प्रयास गरेको छु । उपरोक्त तीस सूत्रहरु निम्न मूल ग्रन्थहरुबाट संकलन गरेको छु । जस्तै—

(१) दीघनिकायबाट-१, (२) मञ्जिममनिकायबाट-३,  
 (३) संयुत्तनिकायबाट-१३, (४) अङ्गगुत्तरनिकायबाट-६,  
 (५) उदानपालिबाट-२, (६) सुत्तनिपातपालिबाट-३, (७)  
 महाबगगपालिबाट-१, (८) पाराजिकपालिबाट-१ र (९) पाचि-  
 त्तियपालिबाट-१.

यो तीस सूत्रहरु यसप्रकार छन्—

### १. अस्सारोह गामणि

१. सं. नि. III. पृ. २७५: अस्सारोहसुत्तं, गामणिसंयुत्तं	पृष्ठ <sup>१</sup> १३
--	--------------------------

१. नालन्दा प्रकाशन पुस्तकहरुको पृष्ठ ।

२. यसै पुस्तकको पृष्ठ ।

## २. असिद्धन्धकपुत्र गामणि

२. सं. नि. III. पृ. २७६ः असिद्धन्धकपुत्रसुतं, गामणिसंयुतं	११
३. सं. नि. III. पृ. २७८ः खेतूपमसुतं, गामणिसंयुतं	१६
४. सं. नि. III. पृ. २८१ः सञ्च्छधमसुतं, गामणिसंयुतं	२१
५. सं. नि. III. पृ. २८५ः कुलसुतं, गामणिसंयुतं	२९

## ३. इच्छानङ्गलक उपासक

६. उदा. पा. पृ. ७६ः उपासकसुतं, मुचलिन्दवग्गो	३६
--	----

## ४. उग्रह मेण्डकनत्ता

७. अं. नि-५. पृ. २०३ः उग्रहसुतं, मुमनवग्गो	४०
--	----

## ५. उद्देन उपासक

८. महा. व. पा. पृ. १४५ः सत्ताहकरणीयानुजानना, वस्सूपनायिकवर्खन्धकं	५१
--	----

## ६. उपक मण्डिकापुत्र

९. अं. नि-४. पृ. १९३ः उपकसुतं, ब्राह्मणवग्गो	५६
--	----

## ७. उपालि केटा

१०. पाचि. पा. पृ. १७४ः उपालिदारकवत्थु	६३
महा. व. पा. पृ. ८०ः उपालिदारकवत्थु	

*उपालि गृहपति*

११. म. नि. II. पृ. ४३ः उपालिसुत्तं	७०
१२. सं. नि. III. पृ. १०२ः नालन्दासुत्तं, सलायतनसंयुत्तं	१२७

*६. कृषिदत्त र पुराण स्थपतिहरू*

१३. सं. नि. IV. पृ. २९६ः अपतिसुत्तं, सोतापत्तिसंयुत्तं	१३७
--	-----

*१०. कल्याणभक्तिक गृहपति*

१४. पारा. पा. पृ. २४१ः अट्टमसञ्चाविसेसो	१५२
---	-----

*११. केवट्ट गृहपति*

१५. वी. नि. I. पृ. १८३ः केवट्टसुत्तं	१६०
--------------------------------------	-----

*१२. घटिकार कुमाले*

१६. म. नि. II. पृ. २७१ः घटिकारसुत्तं	१८७
--------------------------------------	-----

*१३. घोषित गृहपति*

१७. सं. नि. III. पृ. १०५ः घोषितसुत्तं, सलायतनसंयुत्तं	२४६
---	-----

*१४. चण्ड गामणि*

१८. सं. नि. III. पृ. २७१ः चण्डसुत्तं, गामणिसंयुत्तं	१५३
---	-----

*१५. चम्पेय्यवासी उपासकहरू*

१९. अ. नि-७. पृ. १९७ः दानमहफ्लसुत्तं, महायज्जवगो	२५८
--	-----

**१६. चुन्द कम्मारपुत्र**

२०. अं. नि-१०. पृ. ३१६ः चुन्दसुत्तं, जाणुस्सोणिवग्गो	२८७
२१. उवा. पा. पृ. १६४ः चुन्दसुत्तं, पाटलिंगामिषवग्गो	२९०
दी. नि. II. पृ. ९८ः कम्मारपुत्र चुन्दवत्थु	
२२. सुत्त. नि. पा. पृ. २८३ः चुन्दसुत्तं, उरगवग्गो	१०९

**१७. तालपुट नटगामणि**

२३. सं. नि. III. पृ. २७२ः तालपुटसुत्तं, गामणिसंयुत्तं	३१८
---	-----

**१८. दशम गृहपति**

२४. म. नि. II. पृ. १५ः अटुकनागरसुत्तं	३२४
---------------------------------------	-----

**१९. दारुकम्मिक गृहपति**

२५. अं. नि-६. पृ. ९९ः दारुकम्मिकसुत्तं, महावग्गो	३३८
--	-----

**२०. दीघजागु कोलियपुत्र**

२६. अं. नि-८. पृ. ३७५ः दीघजाणुसुत्तं, गोतमीवग्गो	३४३
--	-----

**२१. दीघावु उपासक**

२७. सं. नि. IV. पृ. २९२ः दीघाउउपासकसुत्तं, सोतापत्तिसंयुत्तं	३५४
--	-----

**२२. धनिय गोप**

२८. सुत्त. नि. पा. पृ. २७१ः धनियसुत्तं, उरगवग्गो	३६४
--	-----

### २३. धम्मदिक्षा उपासक

२९. सं. नि. IV. पृ. ३४८: धम्मविज्ञसुत्तं, सोतपत्तिसंयुत्तं ३९७

### २४. धम्मिक उपासक

३०. सुत्त. नि. पा. पृ. ३२३: धम्मिकसुत्तं, चूलवग्गो ४०९

### २५. नन्दिय शाक्य

३१. सं. नि. IV. पृ. ३३९: नन्दियसबकसुत्तं, सोतपत्तिसंयुत्तं ४४०



बुद्धकालीन ग्रन्थहरूको शुरुदेखि छैं अहिले पनि प्रस्तुत तुस्तकको भाषा संस्कृत र प्रूफ हेनै काममा समेत निरन्तररूपले श्री प्रा. वटुकुण्ठ ‘शूष्ण’ ज्यूले सहयोग दिवै आउनु भएको छ र यसबारेमा वहाँ प्रति म ज्यादै आभारी छु । अळ वहाँले अधि अधि जस्तै यसमा पनि विहाता-पूर्वक भूमिका लेखिदिनु भएको छ । नेपालीको प्राक्कथनलाई अंग्रेजीमा रूपान्तर गरिदिनु हुने श्री प्रा. आशाराम शाक्ययूलाई पनि हार्दिक धन्यवाद दिएको छु र शब्दावलीहरूको प्रारम्भिक वर्गीकरण गरी छुट्टाइ दिएकोमा आयुष्मान् महानाम स्थविर र विनहुँ छैं दिक्क नमानी प्रेसबाट प्रूफ ल्याउने र लेजाने गरिदिएकोमा श्री खड्गबहादुर उपासक साई पनि धन्यवाद दिएको छु । अन्तमा प्रस्तुत पुस्तक पनि आनन्दकुटी विहारगुठीको तरफबाट प्रकाशित गरिदिनु भएकोमा आनन्दकुटी

[ ३६ ]

प्राक्कथन

विहारगुठीका सबस्य-सचिव ओ तोर्थनारायण मानन्धर लगायत गुठीका  
सबै सबस्यहरूलाई पनि धन्यवाद दिएको छु ।

— भिक्षु अमृतानन्द

आनन्दकुटी विहार, स्वयम्भू, Digitized by srujanika@gmail.com आषाढ ३१, २०३५  
काठमाडौं, नेपाल ।  
फो. नं. १४४२०

## संकेत-शब्दको अर्थ—

अं. नि-१ = अङ्गुत्तरनिकाय एककनिपात ।

अं. नि. अ. क.  
अं. अ. क. } = अङ्गुत्तरनिकायटुकथा ।

अप. वा. पा. = अपदानपालि ।

अप. वा. अ. क. = अपदानटुकथा ।

अ. क. = अटुकथा ।

अभि. ध. सं. = अभिधम्मटुसंगहो ।

उवा. पा. = उवानपालि ।

उवा. अ. क. = उवानअटुकथा ।

चुल्ल. व. पा. = चुल्लवगापालि ।

जा. अ. क. = जातकटुकथा ।

येर. गा. पा. = येरगाथापालि ।

येर. गा. अ. क. = येरगाथटुकथा ।

वी. नि. = वीघनिकाय ।

वी. नि. अ. क. = वीघनिकायटुकथा ।

धम्म. प. अ. क. = धम्मपदटुकथा ।

पटि. म. पा. = पटिसम्बवामगपालि ।

पटि. भ. अ. क. = पटिसम्भवाभट्कथा ।

पपं. सू. = पपञ्चसूवनी ।

पाचि. पा. = पाचित्तियपालि ।

पा. रा. पा. = पाराजिकपालि ।

बु. वं. पा. = बुद्धवंसपालि ।

बु. वं. अ. क. = बुद्धवंसभट्कथा ।

बु. भा. भू. = बुद्धकालीन भारतीय भूगोल ।

बु. भा. भा-१, २, ३ = बुद्धकालीन ब्राह्मण,

भाग-१, भाग-२, भाग-३

बु. गृ. भा-१ = बुद्धकालीन गृहस्थीहरू भाग-१

बु. रा. भा-१ = बुद्धकालीन राजपरिवार भाग-१

बु. म. भा-१ = बुद्धकालीन महिलाहरू भाग-१

बु. प. भा-१ = बुद्धकालीन परिद्राजकहरू भाग-१

बु. व. भा-१ = बुद्धकालीन ब्रह्मादिवेष भाग-१

बु. श्र. च. भा-१ = बुद्धकालीन श्रावक चरित भाग-१

बु. वि. = बुद्धकालीन विमानकथा ।

बु. प्रे. = बुद्धकालीन प्रेतकथा ।

म. नि. = मजिदमनिकाय ।

मनो. र. पू. = मनोरथपूरणी ।

महा. व. पा. = महावग्गपालि ।

महा. नि. पा. = महानिदेशपालि ।

विभं. पा. = विभज्जपालि ।

विमा. व. अ. क. = विमानवत्युअट्कथा ।

सं. नि. = संयुतनिकाय ।

सं अ. क.  
सं. नि. अ. क. } = संयुतनिकायट्कथा ।

सम. पा. = समन्तपासादिका ।

सार. प. = सारथपकासिनी ।

सुत्त. नि. पा. = सुत्तनिपातपालि ।

सुत्त. नि. अ. क. = सुत्तनिपातट्कथा ।

सुमं. वि. = सुमङ्गलविलासिनी ।

हे. वि. = हेवावितारन

G. D. = The Geographical Dictionary of Ancient and  
Mediaeval India.

D. P. P. = Dictionary of Pali-Proper Names

## त्रि-पिटक-सूची

सुत्तिपटक :	विनयपिटक :	अभिधर्मपिटक :
१—दीघिनिकाय	१—पाराजिकपालि	१—धम्मसङ्गणि
२—मञ्जिसमनिकाय	२—पाचित्तिवपालि	२—विभज्ञ
३—संयुत्तनिकाय	३—महाबरगपालि	३—धातुकथा
४—भड्डगुत्तरनिकाय	४—चूल्लवरगपालि	४—पुरागतपञ्चतिक्ति
५—खुद्दकनिकाय	५—परिवारपालि	५—कथावरयु
(१) खुद्दकपाठ		६—यमक
(२) धम्मपद		७—पट्टान
(३) उदान		
(४) इतिवृत्तक		
(५) सुत्तनिपात		
(६) विमानवत्तु		
(७) पेतवत्तु		
(८) येरगाथा		
(९) येरीगाथा		
(१०) जातक		
(११) निहेस	१—महानिहेस २—चूल्लनिहेस	
(१२) पटिसम्मदामगग		
(१३) अपदान		
(१४) बुद्धवंस		
(१५) चरियापिटक		



Dhamma.Digital

## बिषय – सूची

विषयः	पृष्ठः	पृष्ठः
<b>१. अस्तारोह गामणी</b>	<b>१-६</b>	
परिचय	१	
१- युद्धमा मरे स्वर्गं पुगिन्थ	३	
<b>२. असिष्टन्थपुत्र गामणी</b>	<b>७-१३</b>	
परिचय	७	
१- प्रार्थनाद्वारा सुगति वा दुर्गति पुन संकिदेन	११	
२- बुद्ध सबैमाथि दयापूर्वक धर्मोपदेश गर्नुहुन्थ	१६	
३- निगण्ठ-नाटपुत्रको उपदेश	२१	
बुद्धको उपदेश	२५	
(वशकुशल)		
४- निगण्ठ-नाटपुत्रले कुरा सिकाए	२९	
कुलगृह प्रति बुद्धको अनुवद्या	३१	
(अष्टभय)		

विषयः	पृष्ठः	पृष्ठः
४. इच्छानक्षलक उपासक	३४-३७	
परिचय		३४
१- प्रपञ्चमा लाग्नेताई सुख हुम्ह		३६
५. उग्रह मेण्डकनस्ता	३८-४७	
परिचय		३८
१- विवाह हुने कुमारीलाई अतिबुद्धि		४०
६. उदेन उपासक	४८-५३	
परिचय		४८
उदेन नामका भिन्नाभिन्नं पात्रहरू		४९
१- उदेन उपासकको विहार दान		५१
७. उपकमण्डकापुत्र	५४-५८	
परिचय		५४
उपक नामका पात्रहरू		५५
१- परनिन्दवाबाट कुशलसिद्ध हुम्ह		५६
८. उपालि केटा	५९-६७	
परिचय		५९
उपालि नामका भिन्नाभिन्नं पात्रहरू		६०
१- बीसवर्ष नपुगेकालाई उपसम्पदा नगर्ने		६३

विषयः	पृष्ठः	पृष्ठः
५. उपालि गृहपति	६८-१३१	
परिचय		६८
१- बुद्धसेंग पहिलो भेट		७०
निगण्ठको धर्ममा दण्ड भनिन्छ		७१
बुद्धको धर्ममा कर्म भनिन्छ		७५
उपालि गृहपति बुद्धकहाँ गए		७९
बुद्धसेंग छलफल		८८
उपालिको शरणागमन		९६
(आनुपूर्विकथा)		
निगण्ठ-नाटपुत्रद्वारा उपालिको परीक्षा		१०६
उपालिद्वारा शावकत्वको घोषणा		११६
निगण्ठको रगत वमन		१२४
२- कसरी यसे जीवनमा परिनिर्वाण हुन्छ ?		१२७
६. ऋषिदत्त र पुराण स्थपतिहरू १३२-१४८		
परिचय		१३२
केही ऋषिदत्त नामहरू		१३५
१- टाढा हुँदा दुःख र नजिक हुँदा सुख		१३७
चार अङ्गले युक्त पुरुष लोतापन्न हुन्छ		१४६
१०. कल्याणभक्तिक गृहपति	१५०-१५६	
परिचय		१५०
१- असल भोजन प्रदान गर्ने गृहपति		१५२

विषयः	पृष्ठः	पृष्ठः
११. केवटु गृहपति	१५७-१८६	
परिचय		१५७
केही केवटु नामहरू		१५८
१- ऋद्धिप्रातिहार्यं देखाउनु होस्		१६०
तीन प्रातिहार्यहरू		१६४
चतुर्महाभूतहरू कहाँ निरुद्ध हुन्वा रहेथन् ?		१७४
१२. घटिकार कुमाले	१८४-२१६	
परिचय		१८४
घटिकार नामहरू		१८५
१- घटिकार कुमालेको भक्ति		१८७
भगवान् मुस्काउनु भयो		१८७
घटिकारको पूर्वकथा		१९०
घटिकारको साथी जोतिपाल		१९२
जोतिपाल प्रदजित भए		१९६
भगवान् कश्यप वाराणशीमा		१९९
घटिकार कुमालेको बयान		२०४
भाँडाको भात बुद्धले खाए		२०७
किकी राजाको उपहार		२१५
१३. घोषित गृहपति	२१७-२४६	
परिचय		२१७

विषयः	पृष्ठः
धोषित गृहपतिको अतीतकथा	२१८
धोषित गृहपतिको वर्तमानकथा	२२४
केही धोषित नामहरू	२३६
१- धातुनानात्व	२४६
 १४. चण्ड गामणी	२५०-२५५
परिचय	२५०
केही चण्ड नामहरू	२५१
१- कसरी 'चण्ड' हुन्थे ?	२५३
 १५. चम्पावासी उपासकहरू	२५६-२७०
परिचय	२५६
१- कस्तो दान महाफलदायी हुन्थे ?	२५८
 १६. चुन्द कम्मारपुत्र	२७२-३१५
परिचय	२७२
केही चुन्द नामहरू	२७५
१- कस्का शुद्धिहरूलाई रचाउँछौ ?	२८०
दश अकुशल कर्मपथ	२८२
दश कुशल कर्मपथ	२८५
२- चुन्दको भोजन दान	२९०
कुशीनगरको यात्रा	२९७

विषयः	पृष्ठः	पृष्ठः
चुन्दको अन्तिम भोजनको प्रशंसा	३०५	
३- कति किशिमका धरणहरू छन् ?	३१०	
<b>१७. तालपुट नटगामणी</b>	<b>३१६-३२१</b>	
परिचय	३१६	
१- नृथद्वारा स्वर्ग पुगिन्छ	३१८	
<b>१८. दशम गृहपति</b>	<b>३२२-३३५</b>	
परिचय	३२२	
१- आयुष्मान् आनन्दसेंग प्रश्न	३२४	
आयुष्मान् आनन्दको उत्तर	३२७	
दशम गृहपतिको प्रसन्नता	३३३	
<b>१९. दाहकस्मिक गृहपति</b>	<b>३३६-३४१</b>	
परिचय	३३६	
१- सञ्ज्ञमा दान देऊ	३३८	
<b>२०. दीघजाणु कोलियपुत्र</b>	<b>३४२-३५०</b>	
परिचय	३४२	
१- गृही मुख हुने उपदेश गर्नुहोस्	३४३	
चारसम्पदा	३४४	
विनाशका चार कारणहरू	३४७	

बिषयः	पृष्ठः	पृष्ठः
२१. दीघावु उपासक	३५१-३५८	
परिचय		३५९
केही दीघावु नामहरू		३५२
१- विरासी दीघावु उपासक		३५४
२२. धनिय गोप	३६६-३६३	
परिचय		३५९
केही धनीय नामहरू		३६२
१- बुद्धसंग धनियको वार्तालाप		३६४
२३. धम्मदिक्ष उपासक	३६५-४००	
परिचय		३९५
१- हामीलाई उपदेश गर्नुहोस्		३९७
२४. धम्मिक उपासक	४०१-४३२	
परिचय		४०१
केही धम्मिक नामहरू		४०२
१- गृही प्रतिपत्ति		४०९
२५. नन्दियशाक्य	४३४-	
परिचय		४३४
भिन्नाभिन्न नन्दिय नामहरू		४३५

[४८]

विषयः	पृष्ठः
१- प्रमाद तथा अप्रमाद विहारी (बुद्धगुण, धर्मगुण, सञ्चागुण, आर्यशोल)	४४०
२- चारकारणले स्रोतापन्न हृन्थ	४४६
३- हामीले केगर्नु पर्छ (बुद्धगुण, धर्मगुण, )	४४८
नामावली	४५४
शब्दावली	४८२
गाया-सूची	५४०



# बुद्धकालीन गृहस्थीहरू

## [ भाग-२ ]

Dhamma.Digital

नमो तस्य भगवतो अरहतो सम्मासम्बुद्धस्य ।

## १. अस्सारोह गामणि

### परिचय

घोडसवारलाई 'अस्सारोह' भनिएको हो । संयुक्तनिकाय III. पृ. २७२ मा उल्लेख भएको तालपुट सूत्रमाथि विचार गर्दा यी अस्सारोह गामणि राजगृहवासी हुन् र राजगृहको कलन्दकनिवाप-मा बसिरहनु भएका भगवान्कहाँ गई यिनले प्रश्न सोधेका थिए भन्ने कुराको अनुमान लगाउन सकिन्थ्य ।

यी अस्सारोह गामणिले अधि अधिका घोडसवारका आचार्य प्राचार्यहरूले भनेका कुरा सुनेका थिए कि—जो पुरुष युद्धमा मर्ठ उ स्वर्गलोकमा उत्पन्न हुन्थ्य । यस्ता कुरा राजनेतिक बातावरणबाट प्रेरित भई युद्धमा जानेहरूलाई प्रोत्साहित पार्ने उद्देश्यले नै युद्धमा मर्नेहरू स्वर्गमा पुग्दछन् भनी केही घर्महरूले भनेका हुन् । तर बुद्धधर्मले यस कुरालाई मान्दैन । त्यसैले अस्सारोह गामणिले युद्धमा मर्नेहरू स्वर्गमा पुग्दछन् भन्ने विषयमा भगवान् के भन्नुहुन्थ्य भनी प्रश्न सोडवा बहसि “यो कुरा मसेंग नसोध” भनी भन्नुभएको थियो । जब अस्सारोह गामणिले जोडगरे तब भगवान्‌ले “युद्धमा भरेर स्वर्गमा पुगिन्थ्य” भन्ने

【२】

## बुद्धकालीन गृहस्थीहरू

धारणा बिलकुल गलत हो र गलत धारणा हुनेको गति नरकयोनि<sup>१</sup> वा तिरश्चीनयोनिमध्ये कुनै एकमा हुन्छ भनी भन्नुभयो । जुन कुराउभगाडि अनुदित मूलसूत्रबाट प्रष्ट भएको छ । उपदेशको अन्तमा बुद्धको शरणमा परी अस्सारोह गामणिले उपासकत्व ग्रहण गरे ।

Dhamma.Digital

x

x

x

मूल सूत्र—

### १—युद्धमा मरे स्वर्ग पुगिन्द्य

अनि अस्सारोह गामणि (अभ्यारोह ग्रामणी) जहाँ भगवान् हुनुहुन्द्यो त्यहाँ गए; त्यहाँ पुगेपछि एक छेउमा बसे'। एक छेउमा बसेका अस्सारोह गामणिले भगवान्‌सेंग यस्तो भने—

“भन्ते ! मैले अधि अधिका घोडसवार आचार्य-प्राचार्यहरूले भनेका कुरा सुनेको छु कि—‘जो घोडसवार संग्राममा उत्साहित हुन्द्य, बल देखाउँद्य—त्यस्ता उत्साहित हुने, बल देखाउनेलाई अरूपे मारिदिन्द्यन्, ज्यान लिन्द्यन्; मरण भएपछि उ ‘परजित’ भन्ने देवताहरूको सहबासमा उत्पन्न हुन्द्य।’ यस सम्बन्धमा भगवान् के भन्नुहुन्द्य ?”

“गामणि ! भइहाल्यो, यो कुरा छाडिवेऊ; मर्सेंग यो कुरा नसोध ।”

दोश्रो पटक पनि...तेश्रो पटक पनि अस्सारोह गामणिले भगवान्‌सेंग यस्तो भने—

---

१. सं. नि. III. पृ. २७५: अस्सारोहसुतं, गामणिसंयुतं ।

“मन्ते ! मैले अधि अधिका घोडसवार आचार्य-प्राचार्यहरूले भनेका कुरा सुनेको छु कि — ‘जो घोडसवार संग्राममा उत्साहित हुन्छ, बल देखाउँछ—त्यस्ता उत्साहित हुने र बल देखाउनेलाई अरुले मारिविन्दून्, ज्यान लिन्दून्; मरण भएपछि उ ‘परजित’ भन्ने देखताहरूको सहवासमा उत्पन्न हुन्छ।’ यस सम्बन्धमा भगवान् के भन्नुहुन्छ ?”

‘गामणि ! ‘भद्रहाल्यो, यो कुरा छाडिदेउ; मसेंग यो कुरा नसोध’ भनी भन्दा पनि मुक्त पाउन सकिन्न भने—गामणि ! त्यसोभए तिमीलाई म बताउनेछु । गामणि ! जो त्यो घोडसवार संग्राममा उत्साहित हुन्छ र बल देखाउँछ—उसको चित्त पहिले ने—‘यी सत्वहरू मारियुन् वा बन्धित होउन् वा उचित्यन्न होओउन् वा विनाश होउन् वा आँको नरहुन्’ भनी दूषित भएको हुन्छ, खाराबदिशातिर लागेको हुन्छ । अनि उत्साहित हुने तथा बल देखाउने उसलाई अरुले मारिविन्दून्, ज्यान लिन्दून् । अनि शरीर छाडी मृत्युपछि—जहाँ ‘परजित॑’ भन्ने नरकलोक छ—उ त्यहाँ उत्पन्न हुन्छ; यदि उसले—‘जो घोडसवार

१. सं. अ. क. III. पृ. १०० मा: ‘सरजित’ । यो सरजित अब्दवा ‘परजित’ भन्ने नरक कतै अलग छैन । यो नरक अदीचि नरककै एक भाग हो । यो नरकमा उत्पन्न हुनेहरू पञ्चायुधसम्बद्ध भएका हात्ती घोडाको रथमा चढी संग्राममा युद्ध गरे जस्तैगरी भोग गर्दून् भनी सं. नि. अ. क. III. पृ. १००: योधाजीवसुत्तवण्णना, गामणि-संयुत्तले उल्लेख गरेको छ ।

संग्राममा उत्साहित हुन्छ, बल देखाउँछ त्यस्ता उत्साहित हुने, बल देखाउनेलाई अरुले मारिदिन्छन्, ज्यान लिन्छन् अनि मरणपछि उ‘परजित’ भन्ने देवताहरूको सहवासमा उत्पन्न हुन्छ’ भन्ने विश्वास गर्छ भने—यो उसको गलत विश्वास हुनेछ (सासहोति मिच्छादिटि)। गामणि गलत विश्वास हुनेको (मिच्छादिटिकस्स) दुइगतिहरूमध्येमा कुनै एक गति हुन्छ—नरकयोनी वा तीर्येकयोनी—भनी म भन्दछु।”

यस्तो भनुहुँदा आँखाबाट आँसु बघाई अस्सारोह गामणि  
रुनथाले ।

“गामणि ! भझाल्यो, यो कुरा छाडिवेऊ, यो कुरा मसंग नसोध भनी भन्दा पनि म तिमीबाट मुक्तहुन सकिन ।”

Dhamma.Digital

“भन्ते ! जुन कुरा भगवान्ले मलाई सुनाउनुभयो म त्यस कुराबाट रोएको होइन । भन्ते ! बल्कि अघि अघिका घोडसबार आचार्य-प्राचार्यहरूको—‘जो त्यो घोडसबार संग्राममा उत्साहित हुन्छ, बल देखाउँछ—त्यस्ता उत्साहित हुने, बल देखाउनेलाई अकालि मारिदिन्छन्, ज्यान लिन्छन्; अनि मरणपछि उ‘परजित’ भन्ने देवताहरूको सहवासमा उत्पन्न हुन्छ’ भन्ने कुराबाट म धेरै समयसम्म छाकिएँ, ठगिएँ तथा मोहित भएँ ।

“भन्ते ! धन्यहो, भन्ते ! धन्यहो, भन्ते ! जस्तै घोप्टेकोलाई उत्तानो पारिदिदा वा ढाकेकोलाई उघारिदिदा वा बाटो भुलेकोलाई

[ ६ ]

## बुद्धकालीन गृहस्थीहरू

बाटो देखाइर्दिदा वा भैंध्यारोमा तेलको बत्ती राखिर्दिदा आँखा हुनेहरूले रूप देख्ने हुन् — त्यस्तैगरी तपाइले मलाई अनेकप्रकारले धर्मप्रकाश पारिदिनुभयो । अब म भगवान्‌को शरणमा पर्छु, धर्म र भिक्षुसङ्घको पनि । आजदेखि भगवान्‌ले मलाई आजीवन शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् ।”

## २. असिबन्धकपुत्र गामणि

परिचय

असिबन्धकपुत्र गामणिको सम्बन्धमा चारवटा मूल सूत्रहरू पाइएका छन् । यिनीहरूको अनुवाद अगाडि गरिदिएको छु । यी सूत्रहरूको भनाह अनुसार निगरठ-नाटपुत्रको शिष्यत्वमा आउनुभन्दा अगाडि बी असिबन्धकपुत्र गामणि ब्राह्मणभक्त थिए होलान् भनी अनुमान लगाउन सकिन्थ्य । किनभने—जब यिनले नालून्दाको पावारिक-आम्रवनमा बसिरहनु भएका बुद्धसेंग सर्वप्रथम भेटेका थिए तब यिनले पश्चिमभूमिमा बस्ने कमण्डलुधारी ब्राह्मणहरूको जिक्री गरेका थिए । स्पसवखत यिनले बुद्धसेंग यस्तो पनि भनेका थिए कि—ती ब्राह्मणहरूले मरेकालाई स्वर्गं पुन्याउन सक्छन् । अतः तपाइ गौतमले पनि मरेकालाई स्वर्गं पुन्याउन सक्नुहुन्थ के ?

यसको उत्तरमा भगवान्ले असिबन्धकपुत्र गामणिलाई उत्तराहरण सहित चित्तबुझनेगरी जुन उपदेश गर्नुभएको थियो त्यो कुरा अगाडिको पहिलो सूत्रमा उल्लेख भएको छ ।

अर्कोपटक यिनले बुद्धसेंग उपदेशको सम्बन्धमा प्रश्न सोधेका थिए । उत्तरमा बुद्धले खेतका उपमाहरूसेंग मिलाई तथा पानीका भाँडाहरूसेंग तुलना गरी जवाफदिनु भएको थियो । जुन कुरा अगाडिको दोश्रो सूत्रले प्रष्ट गरिदिएको छ ।

तल्ला दुइ सूत्रहरूमा ( ३ र ४ ) भने स्पष्टरूपमा ‘निगणका श्रावक’ भनी उल्लेख भएका छन् । यसको आधारमा हेर्दा यिनी पछि-गएर निगण-नाटपुत्रको शिष्यत्वमा पुरोका थिए भनी सजिलेसेंग भन्न सकिन्द्य ।

अगाडिको तेश्रो सूत्रमा चाहिं भगवान्ले यिनीसेंग ‘निगण-नाटपुत्रले आपना शिष्यहरूलाई कसरी धर्मोपदेश गर्छन् ?’ भन्ने सम्बन्धमा चर्चा भएको छ । अनि चौथो सूत्र अनुसार चाहिं एकदिन निगण-नाटपुत्रले यिनलाई दोधारे प्रश्न सिकाई बुद्धकहाँ वादारोपण गर्नकोनिमित्त पठाएको कुरा उल्लेख भएको पाइन्द्य । यस छलफलद्वारा पनि अस्विबन्धकपुत्र गामणि बुद्धप्रति प्रसन्न ने भएको कुरा थाहा-पाइन्द्य ।

किन्तु यस सूत्रको सम्बन्धमा एउटा प्रश्न उठनसक्छ । त्यो केहो भने ? —

“एक समयं भगवा कोसलेसु चारिकं वरमानो महता भिक्खु-सङ्घेनसङ्घि येन नालन्दा तदवसरि ।” अर्थात्—“एक समय भगवान् कोशलमा चारिका गर्दै धेरै भिक्खुहरूकासाथ जहाँ नालन्दा हो त्यहाँ जानुभयो” भन्ने बारेमा ।

यस भनुसार — ‘कोशलमा चारिका गर्द नालन्दामा जानुभयो’ भन्ने बाक्यद्वारा यो नालन्दा कोशल राज्यभित्र रहेको छ भन्ने कुरा बुझिन्छ । त्यसोभए यसमा जुन ‘पावारिक-आम्रवन’ भनिएको छ रयो कुनचाहि हो त ? भन्ने अर्को प्रश्न उठ्छ ।

पालिसाहित्यमा ‘पावारिक’ नामका सेठहरू दुइजना बाहेक अरू देखिन्नन् । यिनीहरूके आम्रवनहरूलाई ‘पावारिक-आम्रवन’ भनिएको हो । यी दुइजना पावारिकहरूमध्ये एकजना कौशम्बीवासी (हेर बु. रा. मा-१, पृ. ४९९ः राजा उदेन) र अर्को नालन्दावासी हुन् । यी दुइजनाहरूको नाम छुटचाउने उद्देश्यले नालन्दावासी (राजगृह नजिकको नालन्दा) पावारिकलाई अटुकथाहरूले ‘दुस्स-पावारिक’ नामले चिनाएका छन् । (पं. सू. II. पृ. ३२७ः कोसम्बक-सुत्तवण्णना; सुमं. वि. II. पृ. ६३३ः सम्पसादनसुत्तवण्णना; मनो. र. पू. I. पृ. २३५ः खुञ्जुतराकथा, एककनिपातवण्णना; सार. प. III. पृ. १६९; नालन्दासुत्तवण्णना, नालन्दावग्गो र D. P. P. II. पृ. १९५.) यसे सूत्रको आधार लिएर भरतसिंह उपाध्यायले बु. मा. भू. पृ. २२७ मा दुइवटा नालन्दा छन् भनी लेखेका हुन् ।

अर्को कुरा विचार गर्ने हो भने — कोशल देशमा निगण्ठ-नाटपुत्रको कुनै केन्द्र रहेको कुरा मूल सूत्र वा अटुकथाहरूमा पाइँदैनन् । पाइन्छन् भने — राजगृह, नालन्दा, वैशाली र कपिलवस्तु आदि नामहरू पाइन्छन् । (हेर बु. प. मा-१, पृ. १६६ः निगण्ठ-नाटपुत्र) ।

उपरोक्त कुराहरू ध्यानमा राखदा अगाडिको सूत्र (नं. ४) मा

[ १० ]

## बुद्धकालीन गृहस्थीहरू

जुन 'कोशलमा चारिका गर्दै... नालन्दा जानुभयो' भन्ने वाक्य  
उल्लेख भएको छ यस विषयमा राम्ररी विचार गरी खोज गर्नुपर्ने  
देखिन्दछ । अर्को कुरा कोशलमा बालन्दा रहेको कुरा यही एक सूत्रमा  
उल्लेख भएको देखिएको छ । अरु कुराहरू अगाडिका मूल सूत्रहरूबाट  
प्रष्ट भएका छन् ।

Dhamma.Digital

×

×

×

## मूल सूत्र—

### १-प्रार्थनाद्वारा सुगति वा दुर्गति पुग्न संकिदेन

एक समय भगवान् नालन्दाको पावारिक-आश्रवनमा<sup>१</sup> विहार गरिरहनु भएको थियो<sup>२</sup> । अनि असिबन्धकपुत्र गामणि जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए; त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका असिबन्धकपुत्र गामणिले भगवान्‌लाई यस्तो भने—

“मन्ते ! पश्चीम भूमिमा बस्ने कमण्डलुधारी क्षात्र लगाउने, पानीमा डुङ्की लगाउने तथा अग्निपरिचर्या गर्ने ब्रह्मणहरू छन्<sup>३</sup> ।

- 
१. यो आश्रवन दुस्र सावारिकसेठको आश्रवन थियो । हेर बु. प. भा-१, पृ. २१६ को पादटिप्पणीमा । यो नालन्दा राजगृहबाट एक योजन टाढापर्छ । सुम. वि. I. पृ. २७: ब्रह्मजालमुत्तरणना ।
  २. सं. नि. III. पृ. २७६: असिबन्धकपुत्रसुतं, गामणिसंयुतं, अ. क. III. पृ. १००.
  ३. यस्तै कुरा अ. नि-१०, पृ. ३१६: चुन्दमुतं, जाणुस्सोणिवग्गमा पनि उल्लेख भएको पाइन्छ ।

उनीहरूले मरेकोलाई हिडन लगाउँछन् (उच्यापेन्ति), संज्ञापन गराउँछन् र स्वर्गमा पनि पठाउँछन् । भन्ते ! भगवान् सम्यक्-सम्बुद्ध हुनुहुन्छ, तपाइ पनि त्यस्तो गर्न सक्नुहुन्छ के जस्तो गर्दा सबैलोक; शरीरछाडी मृत्युपछि सुगति स्वर्गलोकमा उत्पन्न हुन सकोस् ?”

(क) “गामणि ! त्यसोभए म तिमीसेँगै सोधेन्छु; जस्तो तिमीलाई लाग्नेछ त्यस्तो बताऊ । गामणि ! (भनोकि) यहाँ कुनै पुरुष — प्राणीघाती, अदिन्नादायी, काममिथ्याचारी, मृषावादी, पंशुन्यवादी, पश्चवादी, सम्प्रलापी, अभिध्यातु, क्रोधी तथा मिथ्यादृष्टिक हुन्छ । अनि महाजनसमूह एकत्रित भई उसेंग आयाचना गर्छ, प्रशंसा गर्छ, हात जोर्छ तथा प्रयत्न गर्छ—‘यो पुरुष शरीर छाडी मरणपछि सुगति स्वर्गलोकमा उत्पन्न होओस् ।’ गामणि ! यस सम्बन्धमा तिमी के भन्दछौ त ? के त महाजनसमूहको आयाचनाको कारणबाट वा प्रशंसाको कारणबाट वा हात जोराइको कारणबाट अथवा प्रयत्नको कारणबाट शरीर छाडी मरणपछि सो पुरुष सुगति स्वर्गलोकमा उत्पन्न हुन सक्छ त ? यस सम्बन्धमा तिमी के भन्दछौ त ?”

“भन्ते ! सबैदेन ।”

“गामणि ! जस्तै—कुनै पुरुषले ठूलो हुँगालाई पानीको गहिराइमा खसालछ । अनि महा जनसमूह एकत्रित भई—त्योसेंग आयाचना गर्छ, प्रशंसा गर्छ, हात जोर्छ तथा प्रयत्न गर्छ — ‘हे ठूलो हुँगा ! माथि आ, हे ठूलो हुँगा ! बघ, हे ठूलो हुँगा ! तीरमा आ ।’ गामणि ! यस सम्बन्धमा तिमी के भन्दछौ त ?—के त महा जनसमूह-

को आयाचनाको कारणबाट वा प्रशंसाको कारणबाट वा हातजोराइको कारणबाट अथवा प्रयत्नको कारणबाट ये ठूलो ढुँगा पानीमाथि उत्तेज्ज्वला वा बष्ट्रि वा तीरमा आउँछ त ?”

“भन्ते ! आउँदैन ।”

“गामणि ! त्यस्तेगारी जो ये पुरुष प्राणीघाती, अदिन्दावादी, ... तथा मिथ्यादृष्टिक हुन्छ; यद्यपि महाजनसमूह एकत्रित भई उसेंग आयाचना गर्छ, प्रशंसा गर्छ, हात जोर्छ तथा प्रयत्न गर्छ—‘यो पुरुष शरीर छाडी मरणपछि सुगति स्वर्गलोकमा उत्पन्न होओस्’ तैपनि ये पुरुष शरीर छाडी मृत्युपछि अपाय दुर्गति विनिपात नरकमै उत्पन्न हुन्छ ।

(ख) “गामणि ! (भनौकि) यहाँ कुनै पुरुष—प्राणीघात नगर्ने, अदिन्दावान नलिने, काममिथ्याचार नगर्ने, सृषावाद नगर्ने, पंशुन्यवाद नगर्ने, परुषवाद नगर्ने, सम्प्रलाप नगर्ने, असिद्धालु नहुने, क्रोधी नहुने तथा सम्यक्दृष्टिक हुन्छ । अनि महाजनसमूह एकत्रित भई उसेंग आयाचना गर्छ, प्रशंसा गर्छ, हात जोर्छ तथा प्रयत्न गर्छ—‘यो पुरुष शरीर छाडी मरणपछि अपाय, दुर्गति, विनिपात तथा नरकमा उत्पन्न होओस् ।’ गामणि ! यस सम्बन्धमा तिमी के भन्दछो त ?—के त महाजनसमूहको आयाचनाको कारणबाट वा प्रशंसाको कारणबाट वा हातजोराइको कारणबाट अथवा प्रयत्नको कारणबाट शरीर छाडी मरणपछि सो पुरुष अपाय, दुर्गति, विनिपात तथा नरकमा उत्पन्न हुन सक्छ त ? यस सम्बन्धमा तिमी के भन्दछो त ?”

“मन्ते ! सदैन ।”

“गामणि ! जस्तै—कुनै पुरुषले घिउको ठेकी वा तेलको ठेकी-  
लाई गहिरो पानीमा डुबाई फुटालछ । त्यहाँ जो ती गिर्खाहरू वा काठका  
टुकाहरू हुन् ती तलतिर डुब्छन्; जो त्यो घिउ वा तेल हो त्यो माथितिर  
उठ्छ । अनि महाजनसमूह एकत्रित भई—त्योसेंग आयाचना गर्छ,  
प्रशंसा गर्छ, हात जोर्छ तथा प्रयत्न गर्छ—‘हे घिउ वा तेल ! डुबेर जा,  
हे घिउ वा तेल ! तल डुबेर बस, हे घिउ वा तेल ! तलतिर जा ।’  
गामणि ! यस सम्बन्धमा तिमी के भन्दछौ त ?—के त महाजनसमूहको  
आयाचनाको कारणबाट वा प्रशंसाको कारणबाट वा हातजोराइको  
कारणबाट अथवा प्रयत्नको कारणबाट त्यो घिउ वा तेल डुबेर जान्छ वा  
तल इबेर बस्छ वा तलतिर जान्छ ?”

“मन्ते ! जाँदैन ।”

“गामणि ! त्यस्तैगरी—जो त्यो पुरुष प्राणीघातबाट, अदिशा-  
बानबाट, ... सम्प्रलापबाट विरत रहन्छ, अभिध्यालु हुन्न, कोधी हुम्ह तथा  
सम्यक्दृष्टिक हुन्छ; यदच्यपि महाजनसमूह एकत्रित भई उसेंग आयाचना  
गर्छ, प्रशंसा गर्छ, हात जोर्छ तथा प्रयत्न गर्छ—‘यो पुरुष शरीर छाडी  
भरणपछि अपाय, दुर्गंति, विनिपात तथा नरकमा उत्पन्न होओस्’ तंपनि  
त्यो पुरुष शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकमै उत्पन्न हुन्छ ।”

यस्तो भनुहुँदा असिक्षिकपुत्र गामणिले भगवान्लाई यस्तो  
भने—

“धन्यहो, भन्ते ! धन्यहो, भन्ते !! ... आजवेखि आजीवन  
शरणमा आएको उपासक हो भनी भगवान्ले मलाई स्वीकार गर्नुहोस् ।”

x

x

x



मूल सूत्र —

## २-बुद्ध सबैमाथि दयापूर्वक धर्मोपदेश गर्नुहुन्छ

एक समय भगवान् नाल्लन्दाको पावारिक आन्नबनमा विहार गर्दै हुनुहुन्थ्यो । अनि असिबन्धकपुत्र गामणि जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए; त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका असिबन्धकपुत्र गामणिले भगवान्‌लाई यस्तो भने—

“भन्ते ! भगवान् सबै प्राणीहरू प्रति हितानुकम्पी भई विहार गर्नुहुन्छ होइन ?”

“गामणि ! हो; तथागत सबै प्राणीहरू प्रति हितानुकम्पी भई विहार गर्छन् ।”

“भन्ते ! त्यसोमए किननि भगवान्‌ले कसैलाई सत्कारपूर्वक धर्मोपदेश गर्नुहुन्छ र कसैलाई त्यसरी सत्कारपूर्वक धर्मोपदेश गर्नुहुन्छ ?”

“गामणि ! त्यसोमए तिमीसंगे सोष्ठेषु । जस्तो तिमीलाई

१. सं.नि. III. पृ. २७८: खेतूपमसुत्तं, गामणिसंयुतं, अ.क. III. पृ. १००.

लाग्नेछ त्यस्तो बताऊ । गामणि ! (भर्तों कि) यहाँ कुनै कुनै गृहपतिका तीनवटा खेतहरू छन् । जस्तै—एउटा उत्तम खेत, एउटा मध्यम खेत तथा एउटा कमसल खेत—सारो, नुनीलो तथा खराब भूमि हुन्छ । यस सम्बन्धमा तिमी के भन्दछौं त ? गामणि ! खेतमा बिऊ रोप्न चाहने अमुक कृषक गृहपतिले कुन खेतमा पहिले बिऊ रोप्छ—जो त्यो खेत उत्तम हो, त्यसमा वा जो त्यो खेत मध्यम हो, त्यसमा अथवा जो त्यो खेत कमसल छ, सारो छ, नुनीलो छ तथा खराब भूमि छ त्यसमा ? यस सम्बन्धमा तिमी के भन्दछौं त ?”

“भन्ते ! खेत रोप्न चाहने अमुक कृषक गृहपतिले जो त्यो उत्तम खेत हो त्यसमा पहिले बिऊ रोप्छ । त्यसमा बिऊ रोपिसकेपछि जो त्यो मध्यम खेत हो त्यसमा बिऊ रोप्छ । त्यसमा बिऊ रोपिसकेपछि जो त्यो कमसल खेत हो—सारो, नुनीलो तथा खराब भूमि हो त्यसमा बिऊ रोप्न पनि सबैछ, न रोप्न पनि सबैछ । किनमने ?—कमसेकम गाईको-निमित्त खाना भए पनि हुनेछ ।”

“गामणि ! जस्तै—त्यो अमुक खेत उत्तम छ—त्यस्तैगरी—मेरा भिक्षु र भिक्षुणीहरू उत्तम छन् । म उनीहरूलाई धर्मोपदेश गर्दछु—आविकल्याण, मध्यकल्याण, पर्यवशानकल्याण, सार्थक, सब्यञ्जन, केवल परिपूर्ण परिशुद्ध ब्रह्मचर्य प्रकाश पार्दछु । किनमने ?—गामणि ! उनीहरू मेरे द्वीप, मेरे सहारा, मेरे त्राण र मेरे शरणमा बस्दछन् । गामणि ! जस्तै—त्यो अमुक खेत मध्यम छ—त्यस्तैगरी—मेरा उपासक र उपासिकाहरू मध्यम छन् । उनीहरूलाई म धर्मोपदेश गर्दछु

—आदिकल्याण, मध्यकल्याण, पर्यवशानकल्याण, सार्थक, सब्यञ्जन, केवल परिपूर्ण परिशुद्ध ब्रह्मचर्य प्रकाश पार्दछु । किनभने ? — गामणि ! उनीहरू मेरै द्वीप, मेरै सहारा, मेरै त्राण र मेरै शरणमा बस्दछन् । गामणि ! जस्तै — त्यो अमुक खेत कमसल, सारो, नुनीलो तथा खराब भूमि छ — त्यस्तैगरी—मेरा अन्य तीर्थीय श्रमण-ब्राह्मण परिव्राजकहरू छन् । उनीहरूलाई पनि म धर्मोपदेश गर्दछु—आदिकल्याण, मध्यकल्याण, पर्यवशानकल्याण, सार्थक, सब्यञ्जन, केवल परिपूर्ण परिशुद्ध ब्रह्मचर्य प्रकाश पार्दछु । किनभने ? — कमसेकम एक पद भएपनि जान्नेछन् जो उनीहरूकोनिमित्त दीर्घकालिक हित र सुख हुनेछ ।

“गामणि ! (भनौं कि) कुनै पुरुषका तीनवटा पानीराख्ने खरखण्डाहरू (मणिका) छन्—एउटा पानीराख्ने खरखण्डा प्वाल नपरेको, पानी नचुहिने तथा पानी अड्ने; एउटा पानीराख्ने खरखण्डा प्वाल नपरेको, (तर अलि अलि) पानी चुहिने तथा पानी नअड्ने; एउटा पानीराख्ने खरखण्डा प्वाल परेको, पानी चुहिने तथा पानी नअड्ने हुन्छ । गामणि ! पानीराख्न चाहने अमुक पुरुषले कुनमा पहिले पानीराख्न्छ ? —जो त्यो प्वाल नपरेको, पानी नचुहिने तथा पानी अड्ने पानीराख्ने खरखण्डा हो त्यसमा पानीराख्न वा जो त्यो प्वाल नपरेको तर (अलि अलि) पानी चुहिने तथा पानी नअड्ने पानीराख्ने खरखण्डा हो त्यसमा पानीराख्न अथवा जो त्यो प्वाल परेको, पानी चुहिने तथा पानी नअड्ने पानीराख्ने खरखण्डा हो त्यसमा पानीराख्न ? यस सम्बन्धमा तिमी के भन्दछौ ?”

“भन्ते ! पानीराख्न चाहने अमुक पुरुषले जो त्यो प्वाल नपरेको, पानी नचुहिने तथा पानी अड्ने पानीराख्ने खरखण्डा हो त्यसमा पानी-राख्छ; त्यसमा राखेर पक्षि जो त्यो प्वाल नपरेको तर (अलि अलि) पानी चुहिने तथा पानी नअड्ने पानीराख्ने खरखण्डा हो त्यसमा पानी-राख्छ; त्यसमा राखेर पाछ जो त्यो प्वाल परेको, पानी चुहिने तथा पानी नअड्ने पानीराख्ने खरखण्डा हो त्यसमा पानीराख्न वनि सक्छ, न राख्न पनि सक्छ । किनभने ? — कमसेकम भाँडाहरू पखाल्नकोनिमित्त त हुनेक भनी ।”



“गामणि ! जस्तै — जो त्यो प्वाल नपरेको, पानी नचुहिने तथा पानी अड्ने पानीराख्ने खरखण्डा हो—त्यस्तै—मेरा मिक्कु र मिक्कुणीहरू हुन् । उनीहरूलाई म धर्मोपदेश गर्दछु—आदिकल्याण, मध्यकल्याण, .. ब्रह्मचर्य प्रकाश पार्दछु । किनभने ? — उनीहरू मेरे द्वीप, मेरे सहारा, मेरे त्राण र मेरे शरणमा बस्दछन् । गामणि ! जस्तै जो त्यो प्वाल नपरेको तर (अलि अलि) पानी चुहिने तथा पानीराख्ने खरखण्डा हो त्यस्तै — मेरा उपासक र उपासिकाहरू हुन् । उनीहरूलाई म धर्मोपदेश गर्दछु—आदिकल्याण, मध्यकल्याण, ... ब्रह्मचर्य प्रकाश पार्दछु । किनभने ? — उमीहरू मेरे द्वीप, मेरे सहारा, मेरे त्राण र मेरे शरणमा बस्दछन् । गामणि ! जस्तै—जो त्यो प्वाल परेको, पानी चुहिने तथा पानी नअड्ने पानीराख्ने खरखण्डा हो, त्यस्तै—मेरा अन्यतीर्थीय श्रमण ब्राह्मण परिद्राजकहरू हुन् । उनीहरूलाई पनि म धर्मोपदेश गर्दछु—आदिकल्याण, मध्यकल्याण, ... ब्रह्मचर्य प्रकाश पार्दछु । किनभने ? —

[ २० ]

बुद्धकालीन गृहस्थीहरू

कमसेकम एक पद भएपनि जान्नेछन् जो उनीहरूकोनिमित्त दीर्घकालिक हित र सुख हुनेछ ।”

यस्तो भन्नुहुँदा असिंबन्धकपुत्र गामणिले भगवान्‌लाई यस्तो भने—“धन्यहो, भन्ते ! धन्यहो, भन्ते !! ... आजदेखि आजीवन शरणमा आएको उपासक हो भनी मलाई भगवान्‌ले स्वीकार गर्नुहोस् ।”

×

×

×

मूल सूत्र—

### ३-निगण्ठ-नाटपुत्रको उपदेश

एक समय भगवान् नालन्दाको पावारिक-आम्रवनमा विहार गर्नुभएको थियो<sup>१</sup> ।

त्यस समय निगण्ठश्रावक असिबन्धकपुत्र गामणि जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपच्छि एक छेउमा बसे । एक छेउमा बसेका निगण्ठ-श्रावक असिबन्धकपुत्र गामणिसँग भगवान्‌ले यस्तो सोधनुभयो—

“गामणि ! निगण्ठ-नाटपुत्रले आपना श्रावकहृलाई कसरी धर्मोपदेश गर्छन् ?”

“भन्ते ! निगण्ठ-नाटपुत्रले आपना श्रावकहृलाई यसरी धर्मोपदेश गर्छन्—

‘(१) ज-जसले प्राणीहत्या गर्छन् उनीहरू सबै अपायगामी र नरकगामी हुन्थ्यन् । (२) ज-जसले चोरी गर्छन् उनीहरू सबै अपायगामी

१. स. नि. III. पृ. २८१ः सह्वधमसुत्त, अ. क. III. पृ. १०१.

र नरकगामी हुन्छन् । (३) ज-जसले व्यभिचार गर्दन् उनीहरू सबै अपाय-  
गामी र नरकगामी हुन्छन् । (४) ज-जसले कूट बोल्द्धन् उनीहरू सबै  
अपायगामी र नरकगामी हुन्छन् । जुन जुन काममा धेरै समय बिताउँद्धन्  
सोही कारणले उनीहरू नरकगामी हुन्छन् ।'

"भन्ते ! यसरी निगण्ठ-नाटपुत्रले आपना श्रावकहरूलाई  
धर्मोपदेश गर्दन् ।"

"गामणि ! त्यसोभए 'जुन जुन काममा धेरै समय बिताउँक्ष  
सोही कारणले उ नरकगामी हुन्छ' भन्ने निगण्ठ-नाटपुत्रको कथनानु-  
सार त यहाँ कुनै पनि अपायगामी वा नरकगामी हुन सकदेन ।

१—"गामणि ! समयको हिसाबले जो त्यो पुरुष दिनमा वा  
रातमा प्राणीहत्या गर्ने हुन्छ—यी दुवै समयहरूमध्ये कुनचाहि समय धेरै  
हुन्छ ? प्राणीहत्या गर्ने समय कि प्राणीहत्या नगर्ने समय ? यसमा तिम्ही  
के भन्दौ ?"

"भन्ते ! समयको हिसाबले जो त्यो पुरुष दिनमा वा रातमा  
प्राणीहत्या गर्नेहुन्छ—यी दुवै समयहरूमध्ये प्राणीहत्या गर्ने समयभन्दा  
प्राणीहत्या नगर्ने समय नै धेरै हुन्छ ।"

"गामणि ! त्यमोभए 'जुन जुन काममा धेरै समय बिताउँक्ष  
सोही कारणले उ नरकगामी हुन्छ' भन्ने निगण्ठ-नाटपुत्रको कथनानु-  
सार त यहाँ कुनै पनि अपायगामी वा नरकगामी हुन सकदेन ।

२—"गामणि ! समयको हिसाबले जो त्यो पुरुष दिनमा वा

रातमा चोरी गर्ने हुन्छ—यी दुवै समयहरूमध्ये कुनचाहिं समय धेरै हुन्छ ? चोरी गर्ने समय कि चोरी नगर्ने समय ? यसमा तिमी के भन्दौ ?”

“भन्ते ! समयको हिसाबले जो त्यो पुरुष दिनमा वा रातमा चोरी गर्ने हुन्छ—यी दुवै समयहरूमध्ये—चोरी गर्ने समयभन्दा चोरी नगर्ने समय नै धेरै हुन्छ ।”

“गामणि ! त्यसोमए ‘जुन जुन काममा धेरै समय बिताउँछ सोही कारणले उ नरकगामी हुन्छ’ भन्ने निगण्ठ-नाटपुत्रको कथनानुसार त यहाँ कुनै पनि अपायगामी वा नरकगामी हुन सकदैन ।

३—“गामणि ! समयको हिसाबले जो त्यो पुरुष दिनमा वा रातमा काममिथ्याचारी हुन्छ—यी दुवै समयहरूमध्ये कुनचाहिं समय धेरै हुन्छ ? काममिथ्याचार गर्ने समय कि काममिथ्याचार नगर्ने समय ? यसमा तिमी के भन्दौ ?”

“भन्ते ! समयको हिसाबले जो त्यो पुरुष दिनमा वा रातमा काममिथ्याचारी हुन्छ—यी दुवै समयहरूमध्ये—काममिथ्याचार गर्ने समयभन्दा काममिथ्याचार नगर्ने समय नै धेरै हुन्छ ।”

“गामणि ! त्यसोमए ‘जुन जुन काममा धेरै समय बिताउँछ सोही कारणले उ नरकगामी हुन्छ’ भन्ने निगण्ठ-नाटपुत्रको कथनानुसार त यहाँ कुनै पनि अपायगामी वा नरकगामी हुन सकदैन ।

४—“गामणि ! समयको हिसाबले जो त्यो पुरुष दिनमा वा

रातमा झूटबादी हुन्छ—यो दुवै समयहरूमध्ये कुनचाहिं समय धेरै हुन्छ ? झूटो कुरा गर्ने समय कि झूटो कुरा नगर्ने समय ? यसमा तिमी के भन्द्रो ?”

“भन्ते ! समयको हिसाबले जो त्यो पुरुष दिनमा वा रातमा झूटबादी हुन्छ—यो दुवै समयहरूमध्ये—झूटो कुरी गर्ने समयभन्दा झूटो कुरा नगर्ने समय नै धेरै हुन्छ ।”

“गामणि ! त्यसोभए ‘जुन जुन काममा धेरै समय बिताउँछ सोही कारणले उ नरकगामी हुन्छ’ भन्ने निगण्ठ-नाटपुत्रको कथनानुसार त यहाँ कुनै पनि अपायगामी वा नरकगामी हुन सकदैन ।

“गामणि ! यहाँ केही शास्ताहरू यस्ता वादी हुन्छन्, यस्ता दृष्टिका हुन्छन्—‘ज-जसले प्राणीहत्या गर्छन् उनीहरू सबै अपायगामी र नरकगामी हुन्छन्; ज-जसले चोरी गर्छन् उनीहरू सबै अपायगामी र नरकगामी हुन्छन्; ज-जसले कामसिथ्याचार गर्छन् उनीहरू सबै अपायगामी र नरकगामी हुन्छन्; ज-जसले झूटा कुरा गर्छन् उनीहरू सबै अपायगामी र नरकगामी हुन्छन्।’ गामणि ! त्यस्ता शास्ता प्रति अभिप्रसन्न हुने श्रावक पनि हुन्छ । उसको मनमा - ‘मेरा शास्ता यस्ता वादी हुनुहुन्छ, यस्ता दृष्टिका हुनुहुन्छ—ज-जसले प्राणीहत्या गर्छन् ती सबै अपायगामी र नरकगामी हुन्छन् । मैले पनि प्राणीहत्या गरेको छु, अतएव म पनि अपायगामी र नरकगामी हुँ’ भन्ने धारणा हुन्छ । गामणि ! त्यो धारणा, त्यो वचन, त्यो चित्त (=चेतना) नहटेसम्म उ पयाकेको जस्तैगरी नरकमा पर्नेछ । ‘मेरा शास्ता यस्ता वादी हुनुहुन्छ,

यस्ता दृष्टिका हुनुहुन्छ—ज-जसले चोरी गर्छन्...‘ज-जसले काममिथ्याचार गर्छन् ज-जसले झूटा कुरा गर्छन् ती सबै अपायगामी र नरकगामी हुन्छन् । मैले पनि चोरी गरेको छु, ...मैले पनि काममिथ्याचार गरेको छु, ...मैले पनि झूटा कुरा गरेको छु, अतएव म पनि अपायगामी र नरकगामी हुँ’ भन्ने धारणा हुन्छ । गामणि ! त्यो धारणा, त्यो वचन, त्यो चित ( = चेतना ) नहटेतम्म उ पयाकेको जस्तैगरी नरकमा परेँछ ।

### बुद्धको उपदेश

“गामणि ! यहाँ तथागत अरहत्, सम्यक्सम्बुद्ध, विदधाचरण सम्पन्न, सुगत, लोकविद, अनुत्तर, पुरुषवस्त्य सारथी, देवमनुष्यहरूका शास्ता, बुद्ध भगवान् लोकमा उत्पन्न हुन्छन् । अनि वहाँले अनेकप्रकारले प्राणीहत्याको निन्दा गर्नुहुन्छ र ‘प्राणीहत्यालाई त्याग्नु पर्छ’ भनी भन्नुहुन्छ । चौरकार्यको पनि निन्दा गर्नुहुन्छ र ‘चौरकार्यलाई त्याग्नुपर्छ’ भनी भन्नुहुन्छ ! काममिथ्याचारको पनि निन्दा गर्नुहुन्छ र ‘काममिथ्याचारलाई त्याग्नुपर्छ’ भनी भन्नुहुन्छ । मृषावादको पनि निन्दा गर्नुहुन्छ र ‘मृषावादलाई त्याग्नुपर्छ’ भनी भन्नुहुन्छ । गामणि ! त्यस्ता शास्ता प्रति अभिप्रसन्न हुने श्रावक पनि हुन्छ । उसले यस्तो विचार गर्छ—

‘भगवान्ले अनेक प्रकारले प्राणीहत्याको निन्दा गर्नुभएको छ र प्राणीहत्यालाई त्याग्नुपर्छ भनी भन्नुभएको छ । मैले यति वा उति प्राणीहत्या गरेको छु । जो मैले यति वा उति प्राणीहत्या गरें—त्यो ठोक छैन, त्यो राम्रो होइन । त्यसको कारणमा मैले पश्चात्ताप गरे

तापनि मेरो त्यो पापकर्म मैले नगरेको हुनेछैन ।’ अनि उसले राज्ञीरी सोच-विचार गरी प्राणीहत्यालाई त्यागछ । भविष्यकोनिमित्त उ प्राणी-हत्याबाट दूर रहन्छ । यसप्रकार पापकर्मको प्रहाण हुन्छ । यसप्रकार पापकर्मबाट उत्तीर्ण हुन्छ ।

‘भगवान्नले अनेक प्रकारले अदिन्नादानको (= चोरी) निन्दा गर्नुभएको छ .. काममिथ्याचारको निन्दा गर्नुभएको छ, .. मृषावादको निन्दा गर्नुभएको छ र मृषावादलाई त्यागनुपर्छ भनी भन्नुभएको छ । मैले यति वा उति अदिन्नादान लिएको छु, .. काममिथ्याचार गरेको छु .. मृषावाद गरेको छु । जो मैले यति वा उति मृषावाद गरें—त्यो ठीक छैन, त्यो राज्ञो होइन । त्यसको कारणमा मैले पञ्चात्तप गरे तापनि मेरो त्यो पापकर्म मैले नगरेको हुनेछैन ।’ अनि उसले राज्ञीरी सोच-विचार गरी मृषावादलाई त्यागछ । भविष्यकोनिमित्त मृषावादबाट दूर रहन्छ । यसप्रकार पापकर्मको प्रहाण हुन्छ । यसप्रकार पापकर्मबाट उत्तीर्ण हुन्छ ।

दशकुशाल—“(१) उ प्राणीहत्यालाई त्यागी प्राणीहत्याबाट विरत रहन्छ, (२) अदिन्नादानलाई त्यागी अदिन्नादानबाट विरत रहन्छ, (३) काममिथ्याचारलाई त्यागी काममिथ्याचारबाट विरत रहन्छ, (४) मृषावादलाई त्यागी मृषावादबाट विरत रहन्छ, (५) पैशुन्यतालाई त्यागी पैशुन्यताबाट विरत रहन्छ, (६) परषतालाई त्यागी परषताबाट विरत रहन्छ, (७) सम्प्रलापलाई त्यागी सम्प्रलापबाट विरत रहन्छ, (८) अभिध्यालाई त्यागी अनभिध्यालु (= निर्वासी) हुन्छ, (९)

व्यापादलाई त्यागी अव्यापादी हुन्छ तथा (१०) मिथ्यावृष्टिलाई त्यागी सम्यक्दृष्टिक हुन्छ ।

“गामणि ! अनि सो आर्यशावक, यसरी अभिध्यालाई दूर गरी, व्यापादलाई दूर गरी, असमूढ भई, संप्रज्ञानि भई तथा स्मृतिमान् भई — प्रथम दिशामा, द्वितीय दिशामा, तृतीय दिशामा तथा चतुर्थ दिशामा मैत्रीचित्त फैलाई बस्थ । त्यस्तैगरी उर्ध्व, अध, तीर्थ — सबैतिर, सबै प्रकारले, सबैलाई तथा सबै लोकमा — विपुल, महान, अप्रमाण-मैत्रीचित्त, अवैरचित्त तथा अद्वेषचित्त फैलाई बस्थ ।

“गामणि ! जस्ते कुनै शंख बजाउने बलवान्-पुरुषले केही मात्र बलगरी शंख बजाई चारैदिशातिर प्रतिध्वनित पाठ्य त्यस्तैगरी उपरोक्ताकारले जुन प्रमाणकरको रूपमा भाविता गरेको, बहुसिक्षित गरेको मैत्रीचित्त हो त्यसलाई प्रमाणकरमै सीमित राख्दैन, त्यसेमा सीमित भएर बस्दैन ।

“गामणि ! अनि सो आर्यशावक, यसरी अभिध्यालाई दूर गरी, व्यापादलाई दूर गरी, असमूढ भई, संप्रज्ञानी भई तथा स्मृतिमान् भई — प्रथम दिशामा, द्वितीय दिशामा, तृतीय दिशामा तथा चतुर्थ दिशामा करुणाचित्त फैलाई... मुदिताचित्त फैलाई .. तथा उपेक्षाचित्त फैलाई बस्थ । त्यस्तैगरी उर्ध्व, अध, तीर्थ - सबैतिर, सबैप्रकारले, सबैलाई तथा सबैलोकमा — विपुल, महान, अप्रमाण-करुणाचित्त... मुदिताचित्त .. तथा उपेक्षाचित्त फैलाई बस्थ ।

“गामणि ! जस्तै कुनै शंख बजाउने बलवान् पुरुषले केहो मात्र बलगरी शंख बजाई चारैदिशातिर प्रतिष्ठवनित पार्छ त्यस्तैगरी उपरोक्ताकारले जुन प्रमाणको रूपमा भाविता गरेको, बहुलिङ्गत गरेको करुणाचित्त, मुदिताचित्त तथा उपेक्षाचित्त हो त्यसलाई प्रमाणकरमै सीमित राख्दैन, त्यसेमा सीमित भएर बस्दैन ।”

यति कुरा सुनी असिवन्धकपुत्र गामणिले भगवान्सँग वस्तो भने—

“धन्यहो, भन्ते ! धन्यहो, भन्ते ! ... आजदेखि आजीवन शरणमा आएको उपासक हो भनो भगवान्ले मलाई स्वीकार गर्नुहोस् ।”

X

X

X

## मूल सूत्र—

### ४—निगण्ठ-नाटपुत्रले कुरासिकाए

एक समय भगवान् कोशलमा चारिकागदैं धेरै भिक्षुहरूका साथ जहाँ नालन्दा<sup>१</sup> हो त्यहाँ जानुभयो<sup>२</sup> । अनि भगवान्‌ले नालन्दाको पावारिक-आग्रबन्नमा विहार गर्नुभयो ।

त्यस समय नालन्दामा दुष्प्रिय परेको थियो, जीवन मरम्बको समस्या थियो । मुतक शरीरहरूका सेता सेता हाडहरू यथ्र तत्र देखिन्थे । केवल (धानको) बोट मात्र हुँथ्यो, फल फल्दैनथ्यो ।

१. यस सूत्रमा ‘कोशलमा चारिकागदैं’ भन्ने वाक्य भएको हुँनाले यहाँको ‘नालन्दा’ राजगृह र पाटलिपुत्रको बीचमा पर्ने ‘नालन्दा’ भन्दा भिन्नै ‘नालन्दा’ हो भन्ने कुरा बुझिन्छ । यसै सूत्रको अनुवाद बु. प. भा-१, पृ. २०३ः मा पनि भएको छ । तर त्यहाँ गल्तीले गर्दा ‘कोशलमा चारिकागदैं’ भनी लेख्नुपर्नेमा ‘वैशाली नगरमा चारिकागदैं’ भनी लेखिएकोमा ‘कोशलमा चारिकागदैं’ भनी सञ्चाएर पढ्नुहुन निवेदन गरेको छु ।
२. सं. नि. III. पृ. २८५ः कुलसुत्त, अ. क. III. पृ. १०२.

त्यसवधत निगण्ठ-नाटपुत्र विशाल निगण्ठ परिषद्कासाथ नालन्दामा बस्दथे । अनि निगण्ठ-शावक असिबन्धकपुत्र गामणि जहाँ निगण्ठ-नाटपुत्र थिए त्यहाँ गए । त्यहाँ पुगेपछि निगण्ठ-नाटपुत्र-लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका निगण्ठ-शावक असिबन्धकपुत्र गामणिलाई निगण्ठ-नाटपुत्रले यसो भने—

“गामणि ! तिमी जाऊ, श्रमण गौतमलाई वादारोपण गर । अनि तिम्रो यस्तो कल्याणकीर्ति शब्द फैलिने छ—‘असिबन्धकपुत्र गामणिले त्यत्रा महान् ऋद्धिसम्पन्न, त्यत्रा महानुभावसम्पन्न श्रमण गौतमलाई वादारोपण गरे’ !”

“भन्ते ! कसरी मैले त्यत्रा महान् ऋद्धिसम्पन्न, त्यत्रा महानुभावसम्पन्न श्रमण गौतमलाई वादारोपण गर्हे ?”

“गामणि ! तिमी जहाँ श्रमण गौतम छन् त्यहाँ जाऊ, त्यहाँ पुगेपछि श्रमण गौतमसँग यस्तो सोध—‘भन्ते ! भगवान्‌ले अनेक-प्रकारले कुलगृह प्रति अनुदया, अनुरक्षा तथा अनुकम्पाको वर्णना गर्मुहन्थ, होइन त ?’ गामणि ! यस्तो सोधदा श्रमण गौतमले यसो भन्ने छन्—‘गामणि ! हो, तथागतले अनेकप्रकारले कुलगृह प्रति अनुदया, अनुरक्षा तथा अनुकम्पाको वर्णना गर्छन् ।’ अनि तिमीले उनलाई यसो भन—‘भन्ते ! त्यसोमए यस्तो दुर्भिक्ष भएको समयमा, जीवन-मरणको समस्या भएको समयमा, मृतक शरीरहरूका सेता सेता हाडहरू जताततै देखिने समयमा, केवल बीज-बोटमात्र उम्रने समयमा

तपाइ भगवान् यत्तिका विशाल भिक्षुसङ्घलिई चारिका गर्नुहुन्छ, सो किननि ? तपाइ कुलगृहको विनाशकोनिमित्त चारिका गर्नुहुन्छ, तपाइ पोडाकोनिमित्त चारिका गर्नुहुन्छ, तपाइ कुलगृहको हानीकोनिमित्त चारिका गर्नुहुन्छ ।' गामणि ! तिथ्रा यस दोधारे प्रश्न सुन्दा श्रमण गौतमले न उकेलन सक्नेछन्, न त निल्न नै सक्नेछन् ।"

"भन्ते ! हवस्" भनी निगण्ठ-नाटपुत्रको कुरा सुनी असिवन्धकपुत्र गामणि आसनबाट उठी निगण्ठ-नाटपुत्रलाई अभिवादन तथा प्रदक्षिणागरी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका असिवन्धकपुत्र गामणिले भगवान्संग सोधे—

### कुलगृह प्रति बुद्धको अनुदया

Dhamma.Digital

"भन्ते ! भगवान्ले अनेकप्रकारले कुलगृह प्रति अनुदया, अनुरक्षा तथा अनुकर्म्माको वर्णना गर्नुहुन्छ, होइन त ?"

"गामणि ! हो, तथागतले अनेक प्रकारले कुलगृह प्रति अनुदया, अनुरक्षा तथा अनुकर्म्माको वर्णना गर्नुहोसन् ।"

"भन्ते ! त्यसोभए यस्तो दुर्भिक्ष भएको समयमा, जीवन-मरणको समस्या भएको समयमा, मृतक शरीरहरूका सेता सेता हाडहरू जतातते देखिने समयमा, केवल बीज-बोटमात्र उन्नने समयमा तपाइ भगवान् यत्तिका विशाल भिक्षुसङ्घ लिई चारिका गर्नुहुन्छ, सो किननि ? तपाइ कुलगृहको विनाशकोनिमित्त चारिका गर्नुहुन्छ, तपाइ कुलगृहको

‘पोडाकोनिमित्त चारिका गर्नुहुन्छ, तपाइ कुलगृहको हानीकोनिमित्त चारिका गर्नुहुन्छ ।’

“गामणि ! यहाँदेखि एकान्नब्बे (९१) कल्पसम्मको कुरा अनुस्मरण गर्दा पनि पाकेको भोजनमात्र दानदिनाको कारणले कुनै पनि कुलगृहको हानी नोकसानी भएको कुरा मलाई थाहाउने । बहु जो ती कुलगृहहरू धनी, महाधनी, महाभोगी, प्रसस्त सुन-चाँदी हुने, प्रसस्त वित्तोपकरण हुने, प्रसस्त धनधार्य भएका हुन्—ती सबै दानकै फलले, सत्यताको फलले र संयमको फलले नै भएका हुन् ।

अष्टभय—“गामणि ! कुलगृहहरूका हानी नोकसानी हुने हेतु-प्रत्ययहरू आठवटा छन्—(१) राजाको कारणबाट, (२) चोरीको कारणबाट, (३) अग्निको कारणबाट, (४) पानीको कारणबाट, (५) राखेको ठाउँबाट अलप हुनाको कारणबाट, (६) ठोक-ठोकसँग कामकाज गर्न नजान्नाको कारणबाट, (७) जसको कुलगृहमा कुलझार भन्ने जन्मन्छ र जसले घरको सम्पत्ति धूलो छ्वरे क्यै छ्वर्ण, विनाश पार्छ, विद्वंश पार्छ तथा (८) अनित्यताको कारणबाट कुलगृहहरूको हानी नोकसानी हुन्छ ।

“गामणि ! यिनै आठवटा हेतु-प्रत्ययहारा कुलगृहहरूको हानी नोकसानी हुन्छ । गामणि ! कुलगृहहरूको हानी नोकसानी हुने यी आठवटा कारणहरू छैदाउँदै जस्ते यस्तो भन्छ—‘कुलगृहको विनाशको-निमित्त भगवान् विचरण गर्छन्, कुलगृहको पोडाकोनिमित्त भगवान् विचरण गर्छन्, कुलगृहको हानीकोनिमित्त भगवान् विचरण गर्छन्’—

गामणि ! त्यो वचन नछोडेसम्म, त्यो चित्त (=चेतना) नछोडेसम्म, त्यो धारणा नछोडेसम्म, त्यो धारणाबाट मुक्त नभएसम्म सो पुरुष पयाकेको जस्तैगरी नरकमा पर्नेछ ।”

यति कुरा मुनी असिवन्धकपुत्र गामणिले भगवान्‌सँग घस्तो बिन्तिगरे—

“धन्यहो, भन्ते ! धन्यहो, भन्ते ! ... आजदेखि आजीवन शरणमा आएको उपासक हो भनी भगवान्‌ले मलाई स्वीकार गर्नुहोस् ।”



## ३. इच्छानङ्गलक उपासक

### परिचय

कोशल राज्यको उक्कटा नगर बाहिर इच्छानङ्गल<sup>१</sup> भन्ने एक गाउँ थियो । यस गाउँमा जन्मेका हुनाले वा यस गाउँमा बस्ने भएका हुनाले यिनलाई ‘इच्छानङ्गलक’ भनिएको हो भनी उदानटुकथाले<sup>२</sup> उल्लेख गरेको छ । यस गाउँमा कोशलका नामी नामी ब्राह्मणहरू आई छ छ महीनामा मन्त्रसोधन कार्य गर्दथे<sup>३</sup> । त्रिशरण ग्रहणद्वारा भगवान्समक्ष ‘उपासक हुँ’ भनी जनाएको हुनाले ‘उपासक’ भनिएको हो र यिनी पञ्चशील पालन गरी बुद्ध, धर्म तथा सङ्क्रका भक्त मरेका थिए<sup>४</sup> ।

१. हेर बु. बा. भा-१, पृ. २८२, ३१३.

२. पृ. ७९: उपासकसुत्तवण्णना, मुचलिन्दवग्गो ।

३. पं. सू. III. पृ. २९६: वासेट्टसुत्तवण्णना अथवा बु. बा. भा-१, पृ. २८२.

४. उदा. अ. क. पृ. ७९: उपासकसुत्तवण्णना, मुचलिन्दवग्गो ।

यो उपासक अधि अधि बुद्धकहाँ बराबर जाने गर्ये । यसपटक चाहि केहो समयपछि मात्र बुद्धकहाँ गएका हुनाले अगाडिको सूत्रमा भगवान्‌ले 'धेरै दिनपछि आयौ' भनी भन्नुभएको हो । त्यसपछि आफू आउन ढिला हुनाको कारण बताउँदै उनले सूत्रमा कुनै न कुनै काममा व्यस्त भएको कुरो जनाएका हुन् । कुनै अनादर वा अश्रद्धाको कारणले होइन' । बाँकी कुराहरु अगाडिको मूल सूत्रबाट प्रष्ठ भएका छन् ।

X

X

X




---

१. उदा. अ. क. पृ. ७९: उपासकमुत्तवण्णना, मुचलिन्दवरगो ।

मूल सूत्र—

### १-प्रपञ्चमा लाग्नेलाई सुख हुन्न

यस्तो मैले सुनेँ ।

एक समय भगवान् आवस्तीस्थित अनाथपिण्डिको जेतवनाराममा बस्नुभएको थियो । त्यस समय इच्छानङ्गलक नामक उपासक कुनै कामले आवस्तीमा आइपुगेका थिए । अनि आवस्तीमा यो काम सिद्धाइसकेपछि सो उपासक जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए; त्यहाँ पुरेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका सो उपासकसँग भगवान्‌ले यस्तो भन्नुभयो—

“उपासक ! धेरे दिनपछि तिमीले यो कामगन्यो—जो कि तिमी यहाँ आयो ।”

“भन्ते ! धेरे दिनदेखि म भगवान्‌को दर्शनार्थ आउन चाहन्न्यै, किन्तु कुनै न कुनै काममा व्यस्त थिए । त्यसले म भगवान्‌को दर्शनार्थ आउन सकिन ।”

१. उदा. पा. पृ. ७६: उपासकसुतं, मुचलिन्दवगगो, अ. क. पृ. ७९.

अति त्यसवेला यो कुरा बुद्धु मई भगवान्‌हें यो उदान प्रकट  
गर्नुभयो—

“सुखं वत तस्स न होति किञ्चि,  
सङ्खातधम्मस्स बहुस्मुतस्स ।  
सकिञ्चनं पस्स विहन्नमानं,  
जसो जनस्मि॑ पटिबद्धरूपोति ॥”

अर्थे—

“जसलाई कुनै प्रपञ्च छैन—त्यस्ता संख्यातधर्म ( = निवाण )  
र बहुश्रुत हुनेलाई सुख नै हुन्छ । ती सकिञ्चन पुरुषहरूले कष्टभोग  
गरिरहेको हेर—जो आफू आफूमा प्रतिबद्ध छन् ।”

Dhamma.Digital

१. स्थाम र रोमनमा: ‘जनम्हि’ ।

## ४. उग्रगह मेण्डकनत्ता

### परिचय

अङ्गवेशको भद्रिय (=भद्रीय) नगरमा मेण्डक<sup>१</sup> भन्ने महाधनवान् अमृतभोगी<sup>२</sup> एक सेठ थिए। ‘उग्रगह’ यिनके नाति हुन्। त्यसैले अगाडिको मूल सूत्रमा ‘मेण्डकका नाति उग्रगह’ भनी लेखिएको हो।

जस्तै ‘उग्रगह’ मेण्डक सेठका नाति हुन्। त्यस्तैरी विशाखा महा उपासिका पनि यिनके नातिनो हुन्<sup>३</sup>। जस्तै विशाखा महा उपासिकाको सम्बन्धमा पालिसाहित्यले स्पष्टरूपले धनञ्जय सेठकी छोरी भनी उल्लेख गरेको छ त्यसरी यी उग्रगहको बारेमा कतै उल्लेख भएको पाइदैन। केवल मेण्डकका नाति भन्ने मात्र पाइन्दछ।

१. अं. अ. क. I. पृ. २९९: विशाखाकथा अथवा बु. म. भा-१, पृ. २०: विशाखा महाउपासिका तथा बु. रा. भा-१, पृ. ६३: राजा बिम्बिसार।
२. बु. रा. भा-१, पृ. ११: राजा बिम्बिसार; बु. म. भा-१, पृ. २०.
३. हेर बु. म. भा-१, पृ. ९८: विशाखा महाउपासिका।

जसरी धनञ्जय सेतुले आफ्नो छोरी विशाखालाई पतिकुलमा दिएर पठाउने बेसामा पतिकुलमा गर्नुपर्ने कर्तव्यको सम्बन्धमा अतिबुद्धि दिएका थिए<sup>१</sup> त्यसरी नै यी उग्राहले पनि पतिकुलमा पठाइने आफ्ना छोरीहरूलाई अतिबुद्धि सुनाउनकोनिमित्त बुद्धसेंग प्रार्थना गरेका कुरा अगाडिको मूल सूत्रद्वारा प्रष्टसेंग बुझिएको छ । जब भगवान्‌ले कुमारीहरूलाई उपदेशगर्न थाल्नुभयो तब उपदेश सुनिरहने छोरीहरूलाई असजिलो महोस् भन्ने विचारले यिनी उठेर गएका हुन् भन्ने कुरा मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समयोचित देखिन्छ । जुन उपदेश भगवान्‌ले कुमारीहरूलाई दिनुभयो सो अगाडिको मूल सूत्रमै प्रष्टसेंग उल्लेख भएको छ । अर्थकथामा उल्लेख भएका अरु खास खास कुराहरू सूत्रको सम्बन्धित ठाउँहरूमा पादटिप्पणीहरू लेखिएको छु ।

x

x

x

Dhamma.Digital

---

१. हेर बु. म. भा-१, पृ. ३५ र पृ. ४५ मा ।

मूल सूत्र—

### १—विवाह हुने कुमारीलाई अर्तिबुद्धि

एक समय भगवान् भद्रिय<sup>१</sup> (= भद्रीय) नगरको ज्ञातीय-  
वनमा<sup>२</sup> बस्दे हुनुहुन्थ्यो<sup>३</sup> ।

अनि मेण्डकका नाति उग्रह (=उद्य्रह) जहाँ भगवान्  
हुनुहुन्थ्यो त्यहाँ गए; त्यहाँ पुरोपछि भगवान्‌लाई अभिवादन गरी एक  
छेउमा बसे । एक छेउमा बसेका मेण्डकका नाति उग्रहले भगवान्‌संग  
यस्तो भने —

१. अटुकथामाः ‘भद्रिक’ छ । अं. अ. क. II. पृ. ५९७: उग्रहसुत्त,  
सुमनवग्गो ।
२. स्वयंजात वम । यो वन, भद्रियनगरदेखि लिएर हिमालसम्म एकाबढ  
भईरहेको छ । भगवान् भद्रिय नगरको आश्रय लिएर यो जातीय  
वनमा बस्नु भएको थियो । अं. अ. क. II. पृ. ५९७: उग्रहसुत्त-  
वण्णना, सुमनवग्गो ।
३. अं. नि-५, पृ. ३०३: उग्रहसुत्त, सुमनवग्गो, अ. क. II. पृ. ५९७.

“भन्ते ! भगवान् समेतं चारजनाकोनिमित्तं भोलिको मेरो भोजन भगवान्ले स्वीकार गर्नुहोस् ।”

तूणीभावद्वारा भगवान्ले स्वीकार्नुभयो ।

अनि भगवान्ले स्वीकार्नु भएको कुरा बुझी आसनबाट उठी भगवान्लाई अभिवादन र प्रश्निणागरी मेण्डकका नाति उग्रह फक्केर गए ।

अनि त्यस रात बितिसकेपछि पूर्वाङ्गह समयमा चीवर पहिरो, पात्र चीवर ग्रहणगरी जहाँ मेण्डकको नाति उग्रहको निवासस्थान हो त्यहाँ भगवान् जानुभयो । त्यहाँ पुगेपछि बिच्छाइराखेको आसनमा बस्नुभयो । अनि मेण्डकको नाति उग्रहले प्रणीत खाक्षय भोज्यद्वारा

१. किन चारजनालाई मात्र निम्त्याएका होलान् ? उग्रहको घरमा विवाह मङ्गलको ठूलो कार्यक्रम थियो । धेरै भिक्षुहरू हुँदा हुल-मुलको बीचमा वहाँहरूलाई राङ्ररी स्वागत सम्मान पुऱ्याउन गाहो हुनसक्छ भन्ने सोचेर चारजनालाई मात्र निम्त्याएका हुन् । उनको मनमा यस्तो पनि लागेको थियो कि—धेरै भिक्षुहरू भएमा, भिक्षुहरूका बीच भगवान्ले ती तरुणी कुमारीहरूलाई अर्तिबुद्धि मुनाउनु हुँदा लाजको कारणले अर्तिबुद्धिका कुराहरू राङ्ररी सुन्न सक्ने छैनन् । त्यसैले पनि चारजनालाई मात्र निम्त्याएका हुन् भनी अं. अ. क. II. पृ. ५९७: उग्रहसुत्तवण्णना, सुमनवग्गले उल्लेख गरेको छ ।

आपने हातले भगवान्‌लाई सन्तप्त गरे । अनि भोजन सिद्धिएपछि पात्रबाट भगवान्‌ले हात हटाइसकेपछि मेण्डकका नाति उग्रह एक छेउमा बसे । एक छेउमा बसेका मेण्डकका नाति उग्रहले भगवान्‌सँग यस्तो विन्तिगरे—

“भन्ते ! यी मेरा कुमारीहरू पतिकुलमा जाँदैछन् । भन्ते ! भगवान्‌ले यिनीहरूलाई अववाद (=अति उपदेश) गर्नुहोस् ; भन्ते ! भगवान्‌ले यिनीहरूलाई अनुशासन गर्नुहोस् ; भन्ते ! जुनकुरा उनीहरूका लागि दीर्घकालसम्म हित र सुख हुनेछै ।”

त्यसपछि ती कुमारीहरूलाई भगवान्‌ले यस्तो भन्नुपयो—

(१) “कुमारी हो ! अतः तिमीहरूले यस्तो सिक्खनुपर्द—

‘हितैषी अर्थकामी आमाबाबुहरूले अनुकम्पाको कारणबाट अनु-कम्पाराखी जुन पतिलाई दिनेछन्—सो पतिभन्दा पहिले उठ्ने र पछि

१. भगवान्‌सँग यति प्रार्थना गरी मेण्डकका नाति उग्रह भगवान्‌लाई अभिवादन गरी आसनबाट उठेर गए । किनभने ? — अतिनुद्धि सुनिरहने आफ्ना छोरीहरूलाई अफ्ठचारो नपरोस् भन्ने हेतुले । आपनो अगाडि कुरा सुनुपर्दा शायद उनीहरूलाई लाज वा संकोच पनि हुनसक्छ । त्यसैले छोरीहरूलाई अति उपदेश दिनुहोस् भनी भगवान्‌सँग प्रार्थनागरी उनी उठेर गएका हुन् भनी अ. अ. क. II.
२. ५९८: उग्रहसुत्तवण्णना, पञ्चकनिपात, सुमनवग्गले उल्लेख गरेको छ ।

मुत्ने' ; के गर्नुपर्छ भनी विचारणनें; मनपराउने स्वभावको हुने तथा प्रियबोली बोल्ने हुनेछौं ।' कुमारी हो ! यसरी तिमीहरूले सिक्खनुपर्छ ।

(२) "कुमारी हो ! अतः तिमीहरूले यस्तो सिक्खनुपर्छ—

'जी ती पतिका मौरवनीय आमा वा बाबु वा धमण जाहाणहरू हुन् उनीहरूको सत्कार, गौरव, मान तथा पूजा गर्नेछौं र आफूकहाँ

१. 'पहिले उठ्ने र पछि सुत्ने' भनी घरका जहानहरूमा सबभन्दा पछि सुत्ने र सबभन्दा अधि उठ्ने भनी भनिएको हो । किनभने ? — पहिले खाएर पहिले नै स्त्रीहरूले सुत्नु हुन्न । घरका सबै मानिस-हरूलाई खुवाइसकेपछि विभिन्न उपकरणहरू जस्तै—भाँडा-कुँडाहरू ठाउँ ठाउँमा थन्क्याई गाईगोरूहरू भित्र पसे वा पसेनन् भन्ने कुरा समेत बुझी, सबै कामकाजमा विचार पुऱ्याई, साँचाका लुप्पा (कुच्चिकमुटिक) हातमा लिई यदि भोजन छ भने भोजन खाएर छैनभने अर्को पकाएर सबैलाई सन्तर्पित गरिसकेपछि मात्र सुलुपर्छ र सूर्योदय हुनुञ्जेलसम्म सुतिरहनु हुन्न । सबैभन्दा पहिले उठेर दाशकामदारहरूलाई बोलाई 'यो यो काम गर' भनी काममा लगाई वा अहाई, गाई दुहन लगाई, घरका सबै कामहरू आफैने अगाडि गर्न र गराउनु पर्छ । यिनै कुराहरूलाई ध्यानमा राखी 'पहिले उठ्ने र पछि सुत्ने' भनी भनिएको हो भनी अ. अ. क. II. पृ. ५९८: उग्रहसुत्तवण्णना, पञ्चकनिपात, सुमनवगगले उल्लेख गरेको छ ।

आएका उनीहरूलाई आसनद्वारा पूजा सम्मान गर्नेछौं । कुमारी हो !  
यसरी तिमीहरूले सिक्तुपर्छ ।

(३) ‘कुमारी हो ! अतः तिमीहरूले यस्तो सिक्तुपर्छ—

‘जो ती पतिको भित्री कामकाज हो—ऊनको वा कषासको कामकाज हो—त्यसमा दक्षा’ हुनेछौं, निरालसी हुनेछौं, त्यस त्यस काममा<sup>३</sup> उपाय कुशलले युक्ता हुनेछौं तथा आफूले पनि अर्कालाई पनि गर्न गराउनमा समर्थ हुनेछौं । कुमारी हो ! यसरी तिमीहरूले सिक्तुपर्छ ।

(४) “कुमारी हो ! अतः तिमीहरूले यस्तो सिक्तुपर्छ—

‘जो ती पतिका अभ्यन्तर, भित्र भएका दाशहरू वा प्रेष्यहरू वा कामदारहरू हुन्—उनीहरूले यरेकोलाई ‘गरे’ भनी जानेछौं, नमरेको-

१. बाख्राका रौंहरूको लट्टा फुटाउने, धुने तथा रंगाउने र वेणी बनाउने आदि काम र कपास फट्कने धागो काट्ने, बुन्ने आदि काममा दक्षा हुनेछौं । अ. अ. क. II. पृ. ५९८: उग्रहमुत्तवण्णना, पञ्चकनिपात, मुमनवगगो ।
२. ऊन र कपासको काम संविधान गर्नेमा उपाय जान्ने । अर्थात्— यस्तो वेलामा यस्तो गर्नुपर्छ भनी बुद्धि पुन्याउने । अ. अ. क. II. पृ. ५९८: उग्रहमुत्तवण्णना, पञ्चकनिपात, सुमनवगगो ।

लाई 'गरेनन्' भनी जान्नेछौं'; रोगी हुनेको बलाबल जान्नेछौं', उनीहरूकोनिमित्त आफूले पाउने भागबाट खादनीय भोजनीय दिनेछौं।' कुमारी हो ! यसरी तिमीहरूले सिक्नुपछं ।

(५) "कुमारी हो ! अतः तिमीहरूले यस्तो सिक्नुपछं—

'पतिले जुन धन-धान्य चाँदी (रजतं) अथवा सुन (जातरूपं) त्याउनेछन् त्यो आरक्षा सहित गुप्तगरी राखेछौं; हामीहरू त्यहाँ धूतिनी, चोरिनी, मतवाल्त्नी तथा विनाशकारिणी हुनेछेनो।' कुमारी

1. दिनभरी काम गर्नेलाई, आधादिन काम गर्नेलाई तथा काम नगरी त्यसैबस्नेलाई—यस्तो यस्तो दिनुपछं, यति यति दिनुपछं भन्ने आदि कुराहरू जान्नेछौं भनी सिक्नुपछं भनी भनिएको हो । अं. अ. क. II. पृ. ५९८: उग्रहसुत्तवण्णना, पञ्चकनिपात, सुमनवगणो ।
2. रोगी हुने वेलामा हेरविचार नगरी, औषधोपचार नगरेको खण्डमा उनीहरूले यस्तो सोच्ने छन्—'यी मालिकहरूले हामी निरोगी ठैंडा भने जे चाहे त्यो काम गराए । किन्तु अहिले हामी बिरामी तुँदा छ वा छैन भन्ने कुरा पनि थाहा पाउँदैनन्।' यस्तो सोचेर उनीहरू बेखुश भई पछि काम गर्ने छैनन् अथवा गरे तापनि राघ्री गर्ने छैनन् । अतः उनीहरू निरोगी भए वा भएनन्, उनीहरूलाई उचित औषधोपचार गरे वा गरेनन् तथा उनीहरूकोनिमित्त उचित खादथ भोज्य दिए वा दिएनन् भन्ने आदि कुराहरू जान्नेछौं भनी सिक्नुपछं भनी भनिएको हो । अं. अ. क. II. पृ. ५९८: उग्रहसुत्तवण्णना, पञ्चकनिपात, सुमनवगणो ।

हो ! यसरी तिमोहरूले सिक्षनुपर्छ । कुमारी हो । यो पांच गुणहरूले मुक्तहन्ते स्त्री मृत्युपछि शरीर छाडी मनापकायिका देवता<sup>१</sup>हरूको सहबासमा उत्पन्न हुनेछ ।

१. “यो नं भरति सब्बदा, निच्चं आतापि उस्सुको ।  
सब्बकामहरं पोसं, भत्तारं नातिमञ्चति ॥

२. “न चापि सोत्यि भत्तारं, इच्छाचारेन<sup>२</sup> रोसये ।  
भत्तु च गरुनो सब्बे, पटिपूजेति पण्डिता ॥

३. “उट्टाहिका<sup>३</sup> अनलसा, सङ्घहिता परिज्जना ।  
भत्तु<sup>४</sup> मनापं<sup>५</sup> चरति, सम्भतं अनुरक्खति ॥

४. “या एवं वत्ती नारी, भत्तुष्ठन्दवसानुगा ।  
मनापा नाम देवा, यत्थ सा उपपञ्जती’ति ॥”

### अर्थ—

१—“जसले संघे भरणयोषण गर्छ, जो नित्य आतप्त भई

- 
- १. मनापकायिकादेवता भनेको ‘निर्माणरती देवस्तोक’ हो । अ. अ.
  - क. II. पृ. ५९९: उगगहसुत्तवण्णना, पञ्चकनिपात ।
  - २. नालन्दा पालिमा: ‘इस्साचारेन’; रोमनमा: ‘इस्सावादेन’ ।
  - ३. स्याममा: ‘उट्टायिका’ ।
  - ४-५. सिंहलमा: ‘भत्तमनापा’ ।

उत्साहित मई बस्छ तथा जसले सबै इच्छा पूरा गरिदिन्छ – त्यस्ता स्वामीलाई उसले हेला गदिन ।

२—“पणिता स्त्रीले स्वैर्योभावको कारणले गर्दा आफ्नो स्वामी रिसाउने काम गदिन, स्वामीका आमा-बाबु लगायत सबै गौरवनीय जनहरूलाई पूजा गर्छे ।

३—“उत्थान बोर्य भएकी निरालसी तथा परिजनहरूलाई संप्रह गर्ने स्त्रीले स्वामी खुशी हुने गरी आचरण गर्छे र स्वामीले त्याएको धन रक्षा गर्छे ।

४—“जुन नारीमा स्वामीको इच्छानुसार काम गर्ने गुणहरू निहीत हुन्दैन् सो नारी जहाँ मनाप नामक देवताहरू हुन्दैन् त्यहाँ उत्पन्न हुन्छे ।”

## ५. उदेन उपासकं

परिचय

यी उदेन (=उदयन) उपासक कोशलवासी हुन् । यिनी श्रद्धालु तथा सङ्घउपस्थाक थिए । एकदिन यिनले सङ्घको उद्देश्यगरी एक विहार बनाएका थिए । अनि वानदिनकोनिमित्त सङ्घलाई निम्तो पठाए । त्यस समय वर्षावासको समय थियो । वर्षावासको बीचमा मिक्खुहरू कहींजान हुन्नथ्यो । त्यसले मिक्खुहरू आएनन् । यसले गर्दा उनको मन खिन्न भएको थियो । पछि यस घटनालाई लिएर भगवान्ले वर्षावासको बीचमा एक साताकोमित्र फर्कोर आफू बसेको ठाउँमा आइपुग्ने गरी जानहुने नियम बनाइविनुभयो । जुन कुरा अगाडिको मूल पालिमै प्रष्ट गरिएको छ ।

x

x

x

## उदेन नामका भिन्नाभिन्ने पात्रहरू

- (१) उदेन (राजा)—यिनी कोशस्वीवासी परन्तप राजाका पुत्र हुन् । यिनका बासुलदत्ता, श्यामावती र मागनिद्य भन्ने तीनवटी महिषीहरू थिए । (बु. रा. भा-१, पृ. ४१८ देखि हेर्न्) । यिनका एकमात्र बोधिराज कुमार भन्ने पुत्र थिए । (बु. रा. भा-१, पृ. ४३३; पयं. सू. III. पृ. २२४: बोधिराज-कुमारसुत्तवण्णना) ।
- (२) उदेन (राजा)—यिनी आफ्ना नड्डे करोड परिवारहरूका साथ कोणडब्ब बुद्धकहाँ प्रवर्जित भएका थिए । बु. वं. अ. क. पृ. १११: कोणडज्ञबुद्धवंसवण्णना ।
- (३) उदेन (राजा)—यिनी सिद्धत्थ (=सिद्धार्थ) बुद्धको पिता थिए । बु. वं. पा. पृ. ३५७: सिद्धत्थबुद्धवंसो, अ. क. पृ. १८७.
- (४) उदेन (राजा)—यिनी उक्खेप कटवच्छ स्थविरका अधिल्ला जन्मका थिता हुन् । अप. दा. पा. I. पृ. ६५: एकत्थमिकत्येर अपदान; येर. गा. अ. क. I. पृ. १४८: उक्खेप कटवच्छत्येरस्स माथावण्णना ।
- (५) उदेन—यिनी सुमन बुद्धका उपस्थाक थिए । बु. वं. पा. पृ. ३३०: सुमनबुद्धवंसो ।
- (६) उदेन (यक्ष) —यिनी वैशालीको उदेन भन्ने वृक्षमा बस्ने यक्ष

हुन् । सं. नि. अ. क. III. पृ. १९८ः चेतियसुत्तवण्णना, चापरस-  
वरगो ।

(७) उदेन (थेर)—यहाँ स्थविर, बुद्ध परिनिवारण मण्डपछि  
वाराणशीको खेमीय आम्रवनम् बस्तुभएको थियो । वहाँले  
घोटमुख ब्राह्मणलाई उपदेश गर्नुभएको थियो । बु. ब्रा. चा-२,  
पृ. २०८ः घोटमुख ब्राह्मण ।

(८) उदेन (बत्थु)—यस कथामा कौशम्बीवासी परन्तप राजाका  
छोरा उदेन राजाको सम्बन्धमा विस्तृत कुराहरू उल्लेख भएका  
छन् । धम्म. प. अ. क. पृ. ८१ः अध्यमादवरगो ।

(९) उदेनत्थेर अपदानं—अप. दा. पा. I. पृ. ४५३.

(१०) उदेन (चेतिय)—यो त्यो चंत्यस्थान हो जुन वैशालीमा थियो ।  
सं. नि. IV. पृ. २२१ः चेतियसुत्त, इद्विषादसंयुत्त, अ. क. III.  
पृ. १९८.

(११) उदेन (उपासक)—यिने उपासकका कुरा यहाँ अगाडि  
अनुवाद गरिदिएको छु ।

X

X

X

स्वयम्भू, काठमाडौं रथीत  
 आनन्द कुटी विहार गुडीको  
 मूल सूत्र—  
 तर्फबाट मैत्रीपूर्ण उवहार ।

### १—उदेन उपासकको विहारदान

अनि भगवान् राजगृहमा इच्छानुसार विहार गर्नुभई जहाँ  
 आवस्ती हो त्यहाँ चारिका गर्नुभयो<sup>१</sup> । चारिका गर्नुहुँदै क्रैसेंग  
 आवस्तीमा पुग्नुभयो । अनि त्यहाँ आवस्तीस्थित अनाथपिण्डिकको  
 जेतवनाराममा भगवान् बस्नुभयो ।

यस समय कोशल जनपदका उदेन (=उदयन) उपासकले  
 सङ्को उद्देश्य गरी विहार बनाएका थिए । अनि – ‘मदन्तहो ! आउनु-  
 होस्, म दान पनि दिन चाहन्छु, धर्म पनि सुन्न चाहन्छु र मिक्षुहरूको  
 दर्शन पनि गर्न चाहन्छु’ भनी उनले मिक्षुहरूकहाँ द्रूत पठाए । मिक्षुहरूले  
 (द्रूतलाई यस्तो भने) —

“आबुसो ! भगवान्ले ‘वर्षावास बसिसकेपछि पहिलो तीन-  
 महीनाभित्र वा पछिल्लो तीनमहीनाभित्र वर्षावास नसिद्ध्याइकन

१. महा. व. पा. पृ. १४५: सत्ताहकरणीयानुजानना, वस्सूपनायिक-  
 कर्तन्धक, अ. क. III. पृ. ११२८.

‘चारिकार्य जानहुम’ भन्ने नियम बनाउनु भएको छ । अतः भिक्षुहरूको वर्षावास नसिद्धिएसम्म उदेन उपासक पर्खून् । वर्षावास सिद्धिएपछि भिक्षुहरू जानेछन् । यदि अहिल्ये जरूरी भएमा उहीं बस्ने आवासीय भिक्षुहरूमा विहार प्रतिष्ठा गराउनू ।”

(यो सुनेर) “मैले खबर पठाउँदा पनि भद्रत्तहरू किन नभाउनु भएका होलान् । म वायक पनि हुँ कारक पनि हुँ तथा सङ्घ उपस्थाक पनि हुँ” भन्दे उदेन उपासक कराउन याले, खिञ्चहुन थाले र घिक्कार्न पनि याले । उदेन उपासकले कराइरहेका खिन्न भइरहेका तथा घिक्कारिरहेका कुरा भिक्षुहरूले सुने । अनि ती भिक्षुहरूले यो कुरा भगवान्लाई सुनाए । त्यसपछि यसे कारणमा यसे प्रसंगमा धार्मिक कथाहरू सुनाई भगवान्ले भिक्षुहरूलाई यसरी सम्बोधन गर्नुमयो—

“भिक्षु हो ! (निम्न) सात व्यक्तिहरूको सप्ताहसम्मको कामकोनिमित्त सन्देश पठाएमा जाने अनुमति दिन्छु, सन्देश नपठाएमा होइन । (१) भिक्षु, (२) भिक्षुणी, (३) शिक्षमाणा, (४) आमणेर, (५) आमणेरी, (६) उपासक तथा (७) उपाधिका । भिक्षुहो ! यी सात व्यक्तिहरूको कामकोनिमित्त सप्ताहसम्मकोलागि सन्देश पठाएमा जाने अनुमति दिन्छु । सन्देश नपठाएमा होइन । सप्ताहभरमा फर्केर आउनु पर्छ ।

“भिक्षुहो ! यहाँ सङ्घको उद्देश्य गरी उपासकले विहार बनाएको हुन्छ । यदि उसले भिक्षुहरूकहाँ ‘भद्रत्तहरू ! आउनुहोस्, म दान पनि दिन चाहन्छु, धर्म पनि सुन्न चाहन्छु तथा भिक्षुहरूको दर्शन

पनि गनं चाहन्तु' भनी दूत पठाउँछ भने—मिथुहो ! सप्ताहसम्मको-  
लागि गहादिनु पर्छ, दूत नपठाएमा होइन । सप्ताहमरमै फर्केर आउनु  
पर्छ ।"



## ६. उपक मणिङ्कापुत्र

परिचय

यी उपक मणिङ्कापुत्र देवदत्त समर्थक हुन् । एकदिन गृद्धकृट पर्वतमा बसिरहनु भएका बुद्धकहाँ गई अकालाई निन्दा गर्नुहुन्न भन्ने कुरा सुनाएका थिए । तर उनी स्वयं अकालीको निन्दा गर्दथे । बुद्धकहाँ गई यस्तो अन्नाको उनको खास अभिप्राय बुद्धले देवदत्तलाई ‘नरकगामी’ भन्नुभएको कुरा उनले सुनेका थिए र यस विषयमा बुद्धले के भन्नुहुँदो रहेछ भन्ने कुरा बुद्धकोनिमित्त उनी बुद्धकहाँ गएका हुन् । तर यसबारेमा कुनै कुरा सुन्नुभन्ना अगाडि नै बुद्धको प्रत्युत्तरद्वारा नाजवाक भएका थिए । जुन कुरा अगाडि अनुदित सूत्रहारा प्रष्ट भएका थन् ।

x

x

x

## उपक नामका पात्रहरू

- (१) उपक (आजीवक) — यिनी उही आजीवक हुन जसले बुद्धत्व प्राप्तपछि बुद्ध भगवान् बुद्धगयाबाट सारनाथ गइहनु भएको देलाभा गया र बुद्धगयाको तीनगाउत बाटोको बीचमा भेटेका थिए । (हेर बु. आ. च. भा-१, पृ. ५१, १५४) । त्यसपछि यिनले 'जब' वा 'चापा' भन्ने व्याधाको एक छोरीलाई देखेर मोहित भई उनीसँग विवाह गरे र पछि उनको तरफबाट 'सुभद्र' भन्ने एक पुत्र जन्माएका थिए । अनि केही समयपछि, बृद्ध अवस्थामा यिनी श्रावस्तीमा गई बुद्धकहाँ प्रवर्जित भई अनागामी फलमा प्रतिष्ठित भई मृत्युपछि 'अविहा' भन्ने अहम्लोकमा उत्पन्न भई त्यहीं अरहत् भए । पर्व. सू. II. पृ. १५८-५९: पासरासिसुत्तवण्णना; सुत्त. नि. अ. क. पृ. १८९: मुनिसुत्तवण्णना । यिनको जन्मस्थान नाला भन्ने गाउँ हो भनी थेरी. गा. अ. क. पृ. १७६: चापाथेरीगाधावण्णनाले उल्लेख गरेको छ ।
- (२) उपक (मणिकापुत्र) — यिनके कुरा यहाँ अगाडि अनुदित भएको छ ।
- (३) उपक (सुर्त) — यस सूत्रमा उपक मणिकापुत्रका कुराहरू उल्लेख भएका छन् । यसको अनुवाद अगाडि छ । अ. नि-४, पृ. १९३: ब्राह्मणवग्गो ।

x

x

x

मूल सूत्र —

### १—परनिन्दाबाट कुशल सिद्ध हुन्न

एक समय भगवान् राजगृह स्थित गृद्धकूट पर्वतमा बस्नु-  
भएको थियो । अति उपक<sup>र</sup> मणिङ्कापुत्र जहाँ भगवान् हुनुहुन्थ्यो  
त्यहाँ गए । त्यहाँ पुगेष्ठि भगवान्‌लाई अभिवावन गरी एक छेउमा  
बसे । एक छेउमा बसेका उपक मणिङ्कापुत्रले भगवान्‌लाई यस्तो  
भने —

Dhamma.Digital

१. अं. नि—४, पृ. १९३: उपकसुतं, ब्राह्मणवग्गो, अ. क. II. पृ. ५५४.
२. यी उपक मणिङ्कापुत्र देवदत्तका अनुयायी थिए । बुद्धले देवदत्तलाई  
निन्दा गर्छन् वा प्रशंसा — के गर्दा रहेछन् भन्ने कुरा बुझ्नकोनिमित्त  
यिनी बुद्धकहाँ यएका थिए । बुद्धले देवदत्तलाई ‘नरकगामी हुन्,  
कल्पस्थायी हुन् तथा अचिकित्सेय हुन्’ भनी भन्नुभएका कुरा  
यिनले सुनेका थिए । त्यसैले यिनी बुद्धले के भन्दा रहेछन् भन्ने  
कुरा बुझ्नकोनिमित्त बुद्धकहाँ गएका हुन् भनेर पनि भन्दछन् ।  
अं. अ. क. II. पृ. ५५४: उपकमुत्तवण्णना, चतुर्बनिपात, ब्राह्मण-  
वग्गो ।

“भन्ते ! म यस्तो वादी तथा यस्तो दृष्टिक हुं—‘जसले अकालाई निन्दा गर्छ, सो निन्दा गर्नाको कारणद्वारा उसले सर्वथा (कुशललाई) उत्पादन गर्न सक्दैन । (कुशललाई) उत्पादन गर्न नसक्नाको कारणद्वारा उ निन्दनीय हुन्दै र सदोषी पनि’ ।”

“उपक ! हो, परनिन्दा गर्नेले परनिन्दा गर्नाको कारणद्वारा सर्वथा (कुशललाई) उत्पादन गर्न सक्दैन । (कुशललाई) उत्पादन गर्न नसक्नाको कारणद्वारा उ निन्दनीय र सदोषी पनि हुन्दै । उपक ! तिमी परनिन्दा गर्दौ, परनिन्दाको कारणद्वारा तिमीले सर्वथा (कुशललाई) उत्पादन गर्न सक्दैनो । (कुशललाई) उत्पादन गर्न नसक्ने तिमी निन्दनीय र सदोषी पनि छौ ।”

“भन्ते ! जस्ते—पानीबाट उठ्न खोजनेलाई (उम्मुच्जमानकयेव) ठूलो पासोले बाँधदृष्टि, भन्ते ! त्यस्तैगरी—पानीबाट उठ्न खोजने मलाई अगवानले ठूलो वादल्पी पासोले बाँधनुपर्यो ।”

“उपक ! यो अकुशल हो भनी मैले प्रज्ञापन गरेको छु । त्यस सम्बन्धमा अपरिमित पदहरू, अपरिमित ध्यञ्जनहरू तथा अपरिमित तथागतका धर्मदेशनाहरू छन्—जसले यो यो अकुशल हो भनी भन्दृष्टन् । उपक ! त्यो अकुशललाई छाड्नुपर्य भनी मैले प्रज्ञापन गरेको छु । त्यस सम्बन्धमा पनि अपरिमित पदहरू, अपरिमित ध्यञ्जनहरू तथा अपरिमित तथागतका धर्मदेशनाहरू छन्—जसले यो यो अकुशललाई छाड्नुपर्य भनी भन्दृष्टन् ।

“उपक ! यो कुशल हो भनी मैले प्रज्ञापन गरेको छु । त्यस

सम्बन्धमा अपरिमित पदहरू, अपरिमित व्यञ्जनहरू तथा अपरिमित तथागतका धर्मदेशनाहरू छन्—जसले यो यो कुशल हो भनी भन्दछन् । उपक ! त्यो कुशललाई भाविता गर्नुपर्छ भनी मैले प्रज्ञापन गरेको छु । त्यस सम्बन्धमा पनि अपरिमित पदहरू, अपरिमित व्यञ्जनहरू तथा अपरिमित तथागतका धर्मदेशनाहरू छन्—जसले यो यो कुशललाई भाविता गर्नुपर्छ भनी भन्दछन् ।”

अति भगवान्‌को भाषणलाई अभिनन्दन र अनुमोदन गरी भगवान्‌लाई अभिवादन तथा प्रवक्षणा गरी आसनबाट उठी उपक मणिङ्कापुत्र जहाँ बैदेहीपुत्र मगधराजा अजातशत्रु थिए त्यहाँ गए । त्यहाँ पुरोपयि जति कुराकानी भगवान्‌सँग भएका थिए ती सबै कुराकानी बैदेहीपुत्र मगधराजा अजातशत्रुलाई सुनाए ।

यस्तोभन्दा बैदेहीपुत्र मगधराजा अजातशत्रु रिसाई असन्तुष्ट भई उपक मणिङ्कापुत्रलाई यस्तो भने—

“नुन बनाउनेहरूको गाउँमा बस्ने गुणधर्वसकारी यो केटा कति मुखर हो, कति प्रगल्म हो— जहाँ कि भगवान् अरहत् सम्यक्सम्बुद्धलाई समेत होच्याएर कुरागर्न चाहन्छ । हट उपक ! विनास होऊ, तिमीलाई हैनं नपरोस ।”

१. यस्तो भनेर मन्त्रधाएर बाहिर पठाउन लगाए भनी मनो. र. पू. H.

पृ. ५५५: उपकसुतवण्णना, ब्राह्मणवग्गले उल्लेख गरेको छ ।

## ७. उपालि केटा

### परिचय

राजगृहको एक धनाद्यकुलमा उपालि भन्ने एक केटा थिए । उनका आमाबाबुहरू उनलाई धेरै प्यार गर्दथे । प्यारको कारणले गर्दा उनलाई कुमै शिल्प सिकाउँदा उनको हात, आँखा तथा ओलाहरू बुखलान् भन्ने सोचेर अन्तमा उनलाई मिक्षुहरूकहाँ लगी प्रव्रजित गराए । उनीसंगे अरु सोहू जना उनका साथीहरू पनि प्रव्रजित भए । यिनीहरू सबै बीसवर्षभन्दा कम उमेरका थिए । प्रव्रजित भएका यिनीहरूले भोक सहन सकेका थिएनन् । खानाको लागि झगडा गर्दथे । यसं कारणलाई लिएर भगवान्ले बीसवर्ष पूरा नहुनेहरूलाई मिक्षु तथा उपसम्पदा गर्न नहुने नियम बनाइविनु भयो । अरु कुराहरू अगाडि अनुवित मूलपालिमै प्रष्ट भएका छन् ।

X

X

X

## उपालि नामका भिन्नाभिन्ने पात्रहरू

- (१) उपालि (स्थविर) — वहाँ त्यो स्थविर हुनुहुन्छ जसले बुद्धधर्ममा विनयसम्बन्धी अप्रस्थान प्राप्त गर्नुभएको छ । (अं. नि-१, पृ. २५: एतदगगवणो; बु. श्रा. च. भा-१, पृ. २३: प्राक्कथन) । वहाँ कपिलवस्तुवासी हुनुहुन्छ र नाऊको कुलमा जन्मिनु भएको थियो । (अं. अ. क. I, पृ. १७२: उपालिकथा) । पछि भगवान् बुद्ध अनुप्रिय भन्ने मल्लहरूको निगममा बसिरहनु भएको वेतामा भहिय, अनुरुद्ध, आनन्द, भगु, किमिल र देवदत्तहरू सँगै भगवान्कहाँ प्रवर्जित हुनुभएको थियो । (चुल्ल. व. पा. पृ. २८१: छसक्यपब्बज्जकथा) । त्यसबखत उक्त सातजनाहरूमध्येमा सर्वप्रथम उपालिलाई प्रवर्जित गराएका थिए । उपालि स्थविरका उपाध्याय कपितक स्थविर हुनुहुन्छ भनी पाचि. पा. पृ. ४२१: द्वापञ्जासमपाचित्यमा उल्लेख भएको पाइन्छ ।
- (२) उपालि (भागिनेत्रय उपालित्थेर) — अपदानटुकथा अनुसार यो स्थविर उपालि स्थविर (१) का भाडजा हुन् र यिनी पनि कपिलवस्तुके थिए । पछि यिनी उपालि स्थविर (१) कहाँगई प्रवर्जित भए । विनय-प्रश्नहरूको विषयमा यिनमा तोक्षण प्रज्ञा थियो । त्यसले यिनलाई विनय-प्रश्नहरूको विषयमा अप्रस्थान दिएका थिए भनी उहो उल्लेख भएको छ । अप. दा. अ. क.

पृ. ३११: भागिनेयउपालित्थेरअपदानं; अप. दा. पा. I.  
पृ. १०९। तर अडगुत्तरनिकायको एतदगपालिमा भने यो  
कुरा उल्लेख छैन ।

- (३) उपालि (गृहपति)—यिनी नालन्दावासी एक धनाढ्य साहु हुन् । यिनी निगण्ठ-नाटपुत्रका प्रमुख दाता हुन् । पछि यिनी बुद्धको अनुयायी भए । यिनका कुराहरू अगाडि उल्लेख गरेको छु ।
- (४) उपालि (केटा)—यिनके कुरा यहाँ अगाडि उल्लेख गरेको छु ।
- (५) उपालिगाथा—यो ती गाथाहरू हुन् जुन गाथाहरूद्वारा उपालि गृहपतिले निगण्ठ नाटपुत्रलाई बुद्धका गुणहरू सुनाउद्दे भनेका थिए । यो गाथाहरू शय पदहरूले युक्त छन् । (परं. सू. III. पृ. ६८: उपालिसुत्तवण्णना) । म. नि. II. पृ. ५९: उपालिसुत्तं । बु. प. भा-१, पृ. २४७.
- (६) उपालिबग्गो—यो वर्ग अडगुत्तरनिकायको दशकनिपातमा उल्लेख भएको छ । अ. नि-१०, पृ. १५४ र २४१.
- (७) उपालिपञ्चाकथा यो शीर्षक महावग्गपालिको चम्पेष्यक-ञ्चकमा पाइन्छ । यसमा उपालि स्थविरले विनय सम्बन्धी अनेक प्रश्नहरू भगवान्सँग सोधेका कुराहरू समावेश भएका छन् । महा. व. पा. पृ. ३४१.
- (८) उपालिपञ्चक—यो शीर्षक परिवारपालिको पृ. ३१६ मा

उल्लेख भएको छ । यसमा पनि उपालि स्थविरले विनय सम्बन्धी अनेक प्रश्नहरू बुद्धसंग सोधेका छन् ।

- (९) उपालिसुत्तं—यो सूत्र अङ्गुत्तरनिकायको दशकनिपात पृ. १५४ मा उल्लेख भएको छ । यस सूत्रमा उपालि स्थविरले कति कारणले भगवान्‌ले शिक्षापद तथा प्रातिमोक्ष उद्देशण गर्ने नियम बनाउनु भएको हो भन्ने कुरा बुद्धसंग सोधनु भएको छ ।
- (१०) उपालिसुत्तं—यो सूत्र पनि अङ्गुत्तरनिकायको दशकनिपात पृ. २६३ मा उल्लेख भएको छ । यस सूत्रमा उपालि स्थविरले आफू जड्डलमा एकान्तस्थानमा बस्नजान चाहेको कुरो व्यक्त गर्दा भगवान्‌ले लामो उपदेश गरी उपालि स्थविरलाई सञ्चिको बीचमै बस्ने कुराको संकेत दिनुभएको छ ।
- (११) उपालिसुत्तं—यो त्यो सूत्र हो जुन सूत्रमा उपालि गृहपतिले निगरण-नाटपुत्रको शिष्यत्वलाई छाडी बुद्धको शिष्यत्वमा गएका कुराको वर्णन छ । म. नि. II. पृ. ४३; अ. क. III. पृ. ३५ । यसको अनुवाद अगाडि गरिदिएको छ ।

X

X

X

## मूल सूत्र—

### १-बीसवर्ष नपुगेकालाई उपसम्पदा नगर्ने

त्यस समय बुद्ध भगवान् राजगृह स्थित वेणुवनको कलान्दकनिवापमा बसिरहनु भएको थियो ।

त्यस समय राजगृहमा सत्रजनाको सहायकमण्डल थियो । उपालि केटा त्यस मण्डलको प्रमुख थिए । अनि उपालिका आमा-बाबुहरूको मनमा यस्तो लाग्यो—“कुन उपायद्वारा हामीहरूको मृत्युपछि उपालिले सुखपूर्वक जीविका गर्नसक्ला र दुःखमोग गर्न नपर्ना ?” अनि उपालिका आमा-बाबुहरूलाई यस्तो लाग्यो—“यदि उपालिले लेख्न सिक्यो भने—हामीहरूको मृत्युपछि उपालिले सुखपूर्वक जीविका गर्नेछ र दुःख गर्नपनेछन् ।” फेरि उपालिका आमा-बाबुहरूलाई यस्तो लाग्यो—“यदि उपालिले लेख्न सिक्यो भने उसका औलाहरू दुखेष्ठन् । यदि उपालिले गणना गर्न सिक्यो भने हामीहरूको मृत्युपछि उपालिले

- पाचि. पा. पृ. १७४: उपालिदारकवत्थु, ऊनवीसतिवस्स-उपसम्पादने; महा. व. पा. पृ. ८०: उपालिदारकवत्थु, अ. क. II. पृ. ८९३.

सुखपूर्वक जीविका गर्नेछ र दुःख गर्नपने छैन ।” केरि उपालिका आमा-बाबुहरूलाई यस्तो लाग्यो—“यदि उपालिले गणना गर्न सिक्षयो भने उसको छाती दुखनेछ । यदि उपालिले सराफी काम सिकेमा—हामीहरूको मृत्युपछि उपालिले सुखपूर्वक जीविका गर्नेछ र दुःख गर्नपने छैन ।” केरि उपालिका आमा-बाबुहरूलाई यस्तो लाग्यो—“यदि उपालिले सराफीकाम सिक्षयोभने उसका आँखाहरू दुखनेछन् । यी शाक्य पुत्रीय अमणहरू सुखपूर्वक बस्थन् र सुखसमाचरण छन् । यिनीहरू सुभोजन भोजनगरी राङ्गो निवासस्थानमा राङ्गो शश्यामा सुख्न् । यदि शाक्यपुत्रीय अमणकहाँ गई उपालि प्रवर्जित भएमा—हामीहरूको मृत्युपछि उपालिले उक्तप्रकारले सुखपूर्वक जीविका गर्नेछ र दुःख गर्नपने छैन ।”

अनि आमा-बाबुहरूले यी कुराहरू गरिरहेको उपालि केटोले सुने । अनि उपालि केटो जहाँ ती केटाहरू (आफ्ना साथीहरू) यिए त्यहाँ गए । त्यहाँ पुगेर ती केटाहरूलाई यस्तो भने—

“हामीहरू शाक्यपुत्रीय अमणकहाँ गई प्रवर्जित हुन जाओ ।”

“यदि तपाइ व्रजित हुन चाहनु हुन्छ भने हामी पनि प्रवर्जित हुनेछौं ।”

त्यसपछि आ-आफ्ना आमा-बाबुहरूकहाँ गई ती केटाहरूले यस्तो भने—“घरबार छाडी अनगारिय भई प्रवर्जित हुनकोनिमित्त मलाई

१. सराफीको काम गर्दा रूपैयाँ गन्दा गन्दै आँखाहरू दुखन सक्छन् भनी सोचेका हुन् । सन. पा. II. वृ. ८९३: पञ्चसतिमपाचितियं ।

अनुमति दिनुहोस् ।” अनि “ती केटाहरू सबंको एउटे इच्छा र कल्याण अभिप्राय छ” भनी ती केटाहरूका सबै आमा बाबुहरूले अनुमति प्रदान गरे ।

त्यसपछि भिक्षुहरूकहाँ गई उनीहरूले प्रवज्ञया मागे । ती भिक्षुहरूले प्रवज्ञया गरी उपसम्पदा पनि गरिदिए । उनीहरू रातको प्रत्यूष समयमा उठेर “यागु देऊ, भात देऊ, खादनीय देऊ” भनी रह्ये । भिक्षुहरू यस्तो भन्दथे—“आवुसो ! रात नबितेसम्म पर्ख । उज्यासो भएपछि यदि यागु पाए यागु पिउनेछौ, यदि भात पाए भात खानेछौ,— यदि अन्य खादनीय पदार्थ पाए खादनीय पदार्थ खानेछौ । यदि यागु, भात, खादनीय पदार्थ नपाएको खण्डमा भिक्षाटन् गरेर खानेछौ ।” ती भिक्षुहरूले यस्तो भन्दा पनि उनीहरू “यागु देऊ, भात देऊ, खादनीयपदार्थ देऊ” भनी रोइने रह्ये । शयनासनमा (=बिच्छुधाइराखेको बछधानमा) विशा पनि विसाव पनि गर्दथे (ऊहदमिति पि उम्मिहमितिपि) ।

अनि रातको प्रत्यूष समयमा उठ्दा भगवान्‌ले केटाहरूको (रोइरहेको) आवाज सुन्नुभयो । सुन्नुभएपछि आयुष्मान् आनन्दलाई आमन्त्रण गर्नुभयो—“आनन्द ! केटाहरूको त्यो आवाज के हो ?” अनि आयुष्मान् आनन्दले भगवान्‌लाई यसको कारण बताउनु भयो । अनि यसै कारणमा, यसै सन्दर्भमा भिक्षुसङ्घलाई भेला गराई भगवान्‌ले भिक्षुहरूसँग सोच्नुभयो—

“भिक्षुहो ! साँच्चै हो के, जानेर पनि भिक्षुहरू बीसवर्षभन्दा कम उमेरका व्यक्तिलाई उपसम्पदा गर्नन् ?”

“सांच्चं हो, भगवान् ।”

अनि भगवान्ले—“मिक्षुहो ! कस्ता हुन् ती मोघपुरुषहरु ! जो जानेर पनि बीसवर्षभन्दा कम उमेरका व्यक्तिलाई उपसम्पदा गर्छन्”  
भनो मिक्षुहरुको निन्दा गर्नुभयो । मिक्षुहो ! बीसवर्ष भन्दा कम उमेरका व्यक्तिहरुले ठण्डी-गर्मी, भ्रोक-प्यासलाई सहनगर्न सकदेनन्, लामखुट्टे-क्षिणा, हावा-घाम, सर्प आदिहरुको स्पर्शलाई सहनगर्न सकदेनन्, आफूमा आइपरेका नराम्भा तथा कठोर बोलीलाई सहनगर्न सकदेनन्, उत्पन्न भएको शारीरिक वेवनालाई तीव्रदुःख, परुष, कटु, अस्वादिला, मन नपनें तथा प्राण हरणगर्ने जस्ता वेवनाहरुलाई सहनगर्न सक्ने स्वभावका हुन्दैन—अक्षम हुन्दैन । मिक्षुहो ! बीसवर्ष पुरोकाहरुले ठण्डी-गर्मी,...तथा प्राण हरण गर्ने जस्ता वेवनाहरुलाई सहनगर्न सक्ने हुन्दैन—सक्षम हुन्दैन । मिक्षुहो ! यो कार्यद्वारा न अप्रसन्न हुनेलाई प्रसन्न पार्नसक्छ, न प्रसन्न हुनेको प्रसन्नतालाई बढाउनसक्छ, बल्कि अप्रसन्न हुनेको अप्रसन्नतालाई कन् बढाउने र प्रसन्न हुने कुनै कुनैको प्रसन्नतालाई अन्यथा पार्नसक्छ ।...अतः मिक्षुहो ! यसरी शिक्षापद सिक्नुपर्छ—

“बीसवर्षभन्दा कम उमेरको व्यक्तिलाई जो मिक्षुले जानेर—

१. जानेर भन्नाले स्वयं जान्दछ वा अकाले भन्दछ वा स्वयंले बताउँछ ।

पाचि. पा. पृ. १७६: पञ्चसट्टिमपाचित्तियं, विभज्ञ ।

उपसम्पदा<sup>१</sup> गर्छ भने त्यो व्यक्ति पनि उपसम्पद हुँग, ती पिक्षुहरू पनि निन्दनीय हुन्छन् तथा त्यसमा पाचित्तिय (= दोष) लाग्छ ।”

---



- 
१. उपसम्पदा गर्नकोनिमित्त गण, आचार्य, पात्र, तथा चीवरको खोजी गर्छ अबवा सीमा सम्मत गर्छ भने दुष्कृत्य आपत्ति लाग्छ । उपसम्पदा गर्नकोनिमित्त जप्तिवाचयद्वारा दुष्कृत्य आपत्ति लाग्छ । दुइपटकको कर्मवाचाचाद्वारा पनि दुष्कृत्य आपत्ति लाग्छ र कर्मवाचाको समाप्तिद्वारा उपाध्याय हुनेलाई पाचित्तिय दोष लाग्छ । गणहरू र आचार्य हुनेलाई दुष्कृत्य आपत्ति लाग्छ भनी पाचि. पा. पृ. १७६३ पञ्चसट्टिमपाचित्तियं, विभज्जमा उल्लेख भएको छ ।

## ८. उपालि गृहपति

### परिचय

यो उपालि गृहपति नालन्दावासी हुन् । यिनी महाधनो थिए र यिनी निगण्ठ-नाटपुत्रका सेवक र दाताहरूमध्ये प्रमुख दाता थिए भन्ने कुरा—जब यिनले बुद्धधर्म ग्रहण गरे तब निगण्ठ-नाटपुत्रले “भब भने मेरो भातको हण्डी फुटथो” भनी गरेका अपशोचबाट प्रष्ट हुन्छ<sup>१</sup> । यिनो पण्डित थिए भन्ने कुरा चाहिं दीर्घतपस्वी निगण्ठले “यो उपालि पण्डित छन्<sup>२</sup>” भनी भनेबाट अनुमान लगाउन सकिन्दा । यिनको एउटा नूत बनाउने गाउँ पनि यियो<sup>३</sup> र सातबटा दलानहरू भएको एउटा घर पनि यियो<sup>४</sup> । जुन घरमा यिनले आफू बुद्धमार्ग भइसकेपछि परीक्षार्थ आएका आफ्ना अधिका गुरु निगण्ठ-नाटपुत्रसँग भेट गरेका थिए ।

- 
१. पं. सू. III. पृ. ६८: उपालिसुत्तवण्णना ।
  २. पं. सू. III. पृ. ६४: उपालिसुत्तवण्णना ।
  ३. पं. सू. III. पृ. ३६-३७: उपालिसुत्तवण्णना ।
  ४. पं. सू. III. पृ. ६४-६५: उपालिसुत्तवण्णना ।

नानन्दाको पाचारिक-आग्रवनमा बसिरहनु भएका बुद्धसंग  
बाद गर्नकोनिमित्त यिनी बुद्धकही गएका थिए । अनि बुद्धको पहिले  
प्रश्नको उत्तर सुनेवित्तिक यिनी प्रभावित भएको कुरा उपालि स्वयंले  
पछि बताएका कुरा अगाडिको सूत्रमै उल्लेख भएको छ । भगवान्को  
उपदेशको अन्त्यमा यिनले ल्लोतापत्तिफल साक्षात्कार गरेका थिए भन्ने  
कुरा पपञ्चसूदनीले<sup>१</sup> उल्लेख गरेको छ । ल्लोतापत्तिफल मात्र  
साक्षात्कार गरेका होइनन् ल्लोतापत्तिफलका साथसाथै शैक्षभूमिमै रहेर  
प्रतिसम्भिदा-ज्ञान पनि पाएका थिए भनी पपञ्चसूदनीले<sup>२</sup> उल्लेख  
गरेको छ । अरु कुराहरु अगाडिका मूल सूत्रहरूमै प्रष्ट भएका छन् ।  
उपालिको सम्बन्धमा दुइवटा मूल सूत्रहरू भेटिएका छन् । अरु विशेष  
कुराहरु सम्बन्धित ठाउँहरूमा पादिटिष्णीहरु लेखिएको छु । अतः  
यहाँ उत्ति सम्पादिरहनुपर्ने आवश्यकता ठाउँनन् ।

Dhamma.Digital

x

x

x

१. III. पृ. ६४: उपालिसुत्तवण्णना ।

२. III. पृ. ६८: उपालिसुत्तवण्णना । उपालि गृहपति जस्तै शैक्षभूमिमै  
रहेर प्रतिसम्भिदा-ज्ञान पाउनेहरु अरु पनि चारजना छन् ।  
जस्तै—(१) आनन्द महास्थविर, (२) चित्तगृहपति (=चित्र-  
गृहपति), (३) धम्मिक उपासक र (४) खुञ्जुत्तरा उपासिका ।  
विसु. म. पृ. ३३०: परिच्छेद-१४ र विअ. अ. क. पृ. ३९१:  
पटिसम्भिदाविभज्ञो, सुत्तन्तभाजनीयवण्णना ।

## मूल सूत्र—

### १-बुद्धसंग पहिलो भेट

यस्तो मैले सुनेः ।

एक समय भगवान् नालन्दा स्थित पावारिकको आग्रवन-  
मा<sup>३</sup> बस्तु जएको थियो ।

- 
१. म. नि. II. पृ. ४३ः उपालिसुत्तं, अ. क. III. पृ. ३५.
  २. नालन्दा नगरमा 'पावारिक' भन्ने एक सेठ थियो । उता कौशम्बीमा पनि 'पावारिक' भन्ने सेठ थियो । यी दुइजनाको बीचमा फरक देखाउनकोनिमित्त नालन्दाका पावारिकलाई 'दुभ्स पावारिक' भनेर चिनाइएको छ । (परं. सू. III. पृ. ३५; दी. नि. अ. क. II. पृ. ६३३) नालन्दा नजिक उनको एक आंपको बगैंचा थियो । भगवान्‌को उपदेशबाट प्रभावित भई यिनले आफ्नो आग्रवनमा कुटी, गुफा, मण्डप आदिले युक्त एक विहार बनाइदिएका थिए । त्यसैले यस विहारको नाम जीवकले आफ्नो आग्रवनमा बनाइदिएको विहारको नाम 'जीवक आग्रवन' रहे जस्तै 'पावारिक आग्रवन' वा 'पावारिकाराम' भनी प्रसिद्ध भयो । त्यसैले सूत्रमा

## निगण्ठको धर्ममा दण्ड भनिन्छ

त्यस समय निगण्ठ-नाथपुत्र<sup>१</sup> विशाल निगण्ठ-परिषद्का साथ नालन्दामा बसिरहेका थिए। त्यसबखत दीर्घतपस्वी<sup>२</sup> निगण्ठ (=जंन साधु) नालन्दामा विक्षाटन् गरे विक्षाटन्बाट फर्की भोजनोपरान्त पावारिकको आभ्रवनमा, जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए। त्यहाँ पुगेपछि भगवान्सँग सम्मोदन गरे। सम्मोदनीय कुराकानी गरिसकेपछि एक छेउमा उभिए। एक छेउमा उभिएका दीर्घतपस्वी निगण्ठलाई भगवान्ले यस्तो भनुभयो—

“तपस्वी ! आसनहरू छन्, यदि चाहन्छो भने बस ।”

भगवान्ले यति भनुभएपछि दीर्घतपस्वी-निगण्ठ एक होचो

‘पावारिकको आभ्रवनमा’ भनी भनिएको हो। पं. सू. III. पृ. ३५: उपालिसुत्तवण्णना; दी. नि. अ. क. II. पृ. ६३३: सम्प-सादनीयसुत्तवण्णना; अ. अ. क. I. पृ. २३५: खुञ्जुत्तरा, एकक-निपात; सं. नि. अ. क. III. पृ. १६९: नालन्दासुत्तवण्णना, अम्बपालिवग्गो, सतिपट्टानसंयुतं। कोशम्बीको सेठलाई ‘पावारिय’ वा ‘पावारिक’ भन्दछन्। हेर लेखकको बु. रा. भा-१, पृ. ४१९.

१. कहीं कहीं ‘निगण्ठ-नाथपुत्र’ भनी उल्लेख भएको पाइन्छ।
  २. अगलो भएकोले ‘दीर्घतपस्वी’ भनिएको हो। पं. सू. III. पृ. ३५:
- उपालिसुत्तवण्णना ।

आसन लिई एक छेउमा बसे । एक छेउमा बसेका दीर्घतपस्वी-  
निगण्ठसँग भगवान्‌ले यस्तो भन्नुभयो—

१—“तपस्वी ! पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिको-  
निमित्त निगण्ठ-नाटपुत्रले<sup>३</sup> कति कर्महरू बताउँछन् ?”

“आवुसो गौतम ! निगण्ठ-नाटपुत्रलाई ‘कर्म कर्म’ भनी  
बताउने अभ्यास छैन । आवुसो गौतम ! निगण्ठ-नाटपुत्रलाई ‘दण्ड-  
दण्ड’ भनी बताउने अभ्यास छ ।”

२—“तपस्वी ! पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिको-  
निमित्त निगण्ठ-नाटपुत्रले कति दण्डहरू बताउँछन् त ? (पञ्जापेति)”

“आवुसो गौतम ! निगण्ठ-नाटपुत्रले पापकर्मगर्नकोनिमित्त,  
पापकर्मको प्रवृत्तिकोनिमित्त तीनदण्डहरू बताउँछन्—काय-दण्ड, चचन-  
दण्ड तथा मन-दण्ड<sup>४</sup> ।”

१. पालि साहित्यमा जैनधर्मका प्रवर्तक महावीर तीर्थकरलाई ‘निगण्ठ-  
नाटपुत्र’ भनी भन्दछन् ।
२. जस्तै बुद्धधर्ममा कायद्वारा गरिने कियालाई ‘कायकर्म’ आदि भनी  
बताइएको छ त्यस्तै निगण्ठ अर्थात् जैनधर्ममा ‘काय-दण्ड’ आदि  
भनिन्छ । यी तीन दण्डहरूमध्ये पहिला दुइ दण्डहरूलाई अचित्क  
भनी निगण्ठ-नाटपुत्र बताउँछन् । उनी भन्दछन् कि—जस्तै हावा  
आउँदा रुखका शाखा हल्लिन्छन्, पानी चल्दछ तर त्यसमा चित्त  
छैन—त्यस्तैगरी कायदण्ड पनि अचित्क हुन्छ । जस्तै हावा आउँदा

३—“तपस्वी ! केत, काय-दण्ड अर्के, वचन-दण्ड अर्के तथा मन-दण्ड अर्के हो ?”

“आबुसो गौतम ! काय-दण्ड अर्के, वचन-दण्ड अर्के तथा मन-दण्ड अर्के हो ।”

४—“तपस्वी ! यसरी छुट्टाइएका, यसरी विभक्त गरिएका यो तीन-दण्डहरूमध्ये—पापकर्म गर्नकोनिमित्त पापकर्मको प्रवृत्तिकोनिमित्त निगण्ठ नाटपुत्रले कुन दण्डलाई महासावदथर भन्दछन् त ? — काय-दण्डलाई कि, वचन-दण्डलाई कि अथवा मन-दण्डलाई ?”

“आबुसो गौतम ! यसरी छुट्टाइएका, यसरी विभक्त गरिएका यो तीन दण्डहरूमध्येमा पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिको-निमित्त निगण्ठ-नाटपुत्रले काय दण्डलाई महासावदथर (= महादोष) भन्दछन् ; वचन-दण्डलाई र मन-दण्डलाई होइन ।”

५—“तपस्वी ! काय-दण्ड भनी भन्दौ ?”

तालवृक्षका पातहरूका आवाज आउँछन्, पानीको आवाज आउँछ तर त्यसमा चित्त लैन—त्यस्तैगरी—वचनदण्ड पनि अचित्तक हुन्दै । यी दुइ दण्डहरूलाई अचित्तक हुन् भनी बताउँछन् । चित्त-लाई मन-दण्ड भनी भन्दछन् । अनि दीर्घतपस्वी-निगण्ठलाई आफ्नो वचनमा कायम राख्न लगाउने विचारले बुद्धले अगाडि—‘तपस्वी ! केत...’ भन्ने आदि कुरा सोध्नु भएको हो भनी पं. सू. III. पृ. ३५: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

“हो, आवुसो गौतम ! काय दण्ड भनी भन्छु ।”

“तपस्वी ! काय-दण्ड भनी भन्छो ?”

“हो, आवुसो गौतम ! काय-दण्ड भनी भन्छु ।”

“तपस्वी ! काय-दण्ड भनी भन्छो ?”

‘हो, आवुसो गौतम ! काय-दण्ड भनी भन्छु ।”

यसरी तीन तीन पटकसम्म भगवान्ले यस विषयमा दीर्घतपस्वी निगण्ठलाई आफ्नो वचनमा प्रतिस्थापित गराउनु भयो ।

- किन भगवान्ले यस्तो गर्नुभएको होला भन्ने सम्बन्धमा अटुकथाले यसरी कारण दिएको छ ।

भगवान्ले देख्नु भएको थियो कि यी दीर्घतपस्वी निगण्ठले यो कुरा लिएर गई उनका शास्ता महानिगण्ठलाई र उनको परिषद्लाई सुनाउने छन् । अनि त्यो परिषद्मा बसेका उपालि गृहपति यो कुरा सुनेर मसंग बादगर्न आउनेछन् । त्यसब्बत उनलाई मैले धर्मोपदेश गर्नेछु र उनी तीन पटकसम्म शरणमा जानेछन् । अनि मैले उनलाई चारसत्यका कुराहरू प्रकाश पारिदिनेछु । सत्य प्रकाशनको अन्तमा उनी स्रोतापत्ति-फलमा प्रतिष्ठित हुनेछन् । मैले पारमीहरू पूरागरेको परोपकारार्थ हो । यिनै कारणहरूलाई देख्नु भएर वहाले यस्तो गर्नुभएको हो । परं सू.

III. पृ. ३५: उपालिसुत्तवण्णना ।

## बुद्धको धर्ममा कर्म भनिन्छ

अनि दीर्घतपस्वी निगण्ठले भगवान्‌सँग यस्तो सोधे—

(१) “आवुसो गौतम ! पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त तपाइले कति दण्डहरू बताउनु हुन्छ नि ?”

“तपस्वी ! तथागतलाई ‘दण्ड, दण्ड’ भन्ने अभ्यास छैन; ‘कर्म, कर्म’ भन्ने अभ्यास छ ।”

(२) आवुसो गौतम ! पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त तपाइ गौतमले कति कर्महरू बताउनु भएको छ त ?”

“तपस्वी ! पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त मैले तीन कर्महरू बताएकोछु १ (पञ्चापेमि), जस्तै कायकर्म, वचनकर्म तथा मनकर्म ।

१. जब दीर्घतपस्वी निगण्ठले बुद्धधर्म अनुसार ‘कति कर्महरू बताउनु भएको छ त ?’ भनी सोधे तब भगवान् बुद्धले अगाडिका कुराहरू बताउनुभयो ।

यहाँ कायकर्म, वचनकर्म तथा मनकर्म भनी निम्नप्रकारले भनिएको छ ।

(क) कायद्वारमा उत्पन्न हुने, कायद्वारबाट निस्कने, कायद्वारबाट गरिने तथा कायद्वारबाट सिद्धहुने आठ (द) कामा-वचर कुशल चेतनाहरू, बाह (१२) अकुशल चेतनाहरू लगायत जम्मा बीस (२०) चेतनाहरूलाई कायकर्म भनिएको हो ।

(ख) उपरोक्ताकारले कायद्वारवाट कार्य सिद्ध नभई वचनद्वारवाट कार्यसिद्ध हुने उक्त बीसैटा चेतनाहरूलाई वचनकर्म भनिएको हो ।

(ग) यी दुबै द्वारहरूमा उत्पन्न नभई मनद्वारमा उत्पन्न हुने उनन्तीस (२९) चेतनाहरूलाई मनकर्म भनिएको हो ।  
(हेर लेखकको बु. प. भा-१, पृ. १५९ मा)

संक्षेपमा भन्ने हो भने यहाँ—त्रिविध कायदुश्चरित्रलाई कायकर्म, चतुर्विध वचनदुश्चरित्रलाई वचनकर्म तथा त्रिविध मन-दुश्चरित्रलाई मनकर्म भनिएको हो ।

यस सूत्रमा कर्म (=क्रिया) प्रधानगरी उपदेश गर्नुभएको छ भनी पं. सू. III. पृ. ३५-३६: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

म. नि. II. पृ. ६३: कुकुरवतिकमुत्तमा चाहि चार-प्रकारले कर्मप्रधानका कुराहरू बताउनु भएको छ ।

कर्म प्रधानगरी देशमागर्नु भएता पनि कर्मको वास्तविक मूलभूत कारण चेतना नै हो । त्यसैले कतै कतै स्पष्टरूपले चेतना प्रधानगरी—‘चेतनालाई नै कर्म भन्दछु, किनभने—चिताएर कर्म भरिन्छ’ भनी निब्देधिकमुत्तमा उल्लेख भएको छ । (अ. नि-६, पृ. १२०) पं. सू. III. पृ. ३५-३६: उपालिसुत्तवण्णना ।

( ३ ) “आवुसो गौतम ! कायकर्म भिन्ने, वचनकर्म भिन्ने तथा मनकर्म भिन्ने हो कि (अथवा एउटे हो) ?”

“तपस्वी ! कायकर्म भिन्ने हो, वचनकर्म भिन्ने हो तथा मनकर्म भिन्ने हो ।”

( ४ ) “आवुसो गौतम ! यसरी छुटधाइएका, यसरी विभक्त गरिएका यी तीन कर्महरूमध्येमा—पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त तपाइले कुन कर्मलाई महासावदध्यतर (= महादोष) भन्नुहुन्छ नि ? कायकर्मलाई किं, वचनकर्मलाई कि अथवा मनकर्मलाई ?”

“तपस्वी ! यसरी छुटधाइएका, यसरी विभक्त गरिएका यी तीन कर्महरूमध्येमा—पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त मैले मनकर्मलाई महासावदध्यतर (= महादोष) भनी बताउँछु ; कायकर्मलाई र वचनकर्मलाई होइन ।”

१. यहाँ मनकर्मलाई किन महासावदध्यतर भनेको हो भन्ने कुरा यसरी बुझ्नुपर्छ —

साधारण लोकवासीले बुझ्नेगरी बताउनकोनिमित्त यहाँ द्वेरे र थोरै वा महान् वा अल्प अथवा ठूलो र स्थानो भन्ने विशेषण वद जोडिएको हो ।

अकुण्गल-पथमा आउँदा कायकर्म र वचनकर्म महान् हुन्छ भने कुशल पथमा आउँदा मनकर्मलाई महान् भनिन्छ । किनभने—पञ्चआनन्तरिय कर्महरूमध्ये मातृघात, पितृघात आदि चार

आनन्तरिय कर्महरू कायद्वारा प्रयत्नगरी, कायद्वारबाट कार्यसम्पन्न गरिन्छ वचनद्वारबाट होइन; कल्पसम्म नरकमा रहनपर्ने सङ्ख्येद जस्ता आनन्तरिय अकुशलकर्म चाहिं वचनद्वारबाट कार्यसम्पन्न गरिन्छ कायद्वारबाट होइन। अतः यी पाँच आनन्तरिय कर्महरू कायद्वार र वचनद्वारबाट गरिन्छ। त्यसैले अकुशलको विषयमा काय र वचन कर्मलाई महासावदचतर भनिएको हो। पञ्चआनन्तरिय कर्मभन्दा ठूलो अकुशल अरू छैन र यी अकुशलहरू काय र वचन-द्वारबाट नै सिद्ध हुन्छन्।

कुशल-पथमा आउँदा कसरी मनकर्म महान् हुन्छ त? —

एउटै छ्यानचेतनाले चौरासीहजार (८४,०००) कल्पसम्म आयु हुने स्वर्गसम्पत्ति पनि प्राप्त गराइदिन सबैछ। एउटै मार्ग-चेतनाले सबै अकुशलहरू समुच्छेदन गरी अरहत्-फल पनि प्राप्त गराइदिन सबैछ। त्यसैले कुशल-पथमा आउँदा मनकर्म महान् हुन्छ भनी भनिएको हो।

यस सूत्रमा चाहिं निश्चित मिद्यादृष्टिलाई लक्षणरी मनकर्मलाई महासावदचतर भनी भनिएको हो भनी पं. सू. III. पृ. ३६: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ। यस्तै कुराको सन्दर्भमा भगवान्‌ले अ. नि-१, पृ. ३४: एकधम्मपालिमा यसरी उल्लेख गर्नुभएको छ—

“नाहं भिक्खवे, अञ्जनं एक धम्मं पि समनुपस्थामि यं छवं महासावज्ञं, यथयिदं, भिक्खवे, मिच्छादिटि; मिच्छादिटि परमानि, भिक्खवे, वज्जानि।”

(५) “आवुसो गौतम ! मन-कर्म भनी भनुहुन्छ त ?”

“हो, तपस्वी ! मन-कर्म भनी भन्छु ।”

“आवुसो गौतम ! मन-कर्म भनी भनुहुन्छ त ?”

“हो, तपस्वी ! मन-कर्म भनी भन्छु ।”

“आवुसो गौतम ! मन-कर्म भनी भनुहुन्छ त ?”

“हो, तपस्वी ! मन-कर्म भनी भन्छु ।”

यसरी तीन तीन पटकसम्म दीर्घतपस्वी निगण्ठले यस विषयमा भगवान्‌लाई आपनो बचनमा प्रतिस्थापित गराई आसनबाट उठी, दीर्घतपस्वी निगण्ठ जहाँ निगण्ठ-नाटपुत्र थिए त्यहाँ गए ।

### उपालि गृहपति बुद्धकहाँ गए

त्यस समय निगण्ठ-नाटपुत्र उपालि प्रमुख बालकिनीय ।-परिचय

अर्थात्—“भिक्षुहो ! मिथ्यादृष्टि जस्तो महासाक्षद्य  
(=महादोष) अरू कुनै म देखिदन ; दोषहरूको प्रमुख कारण नै  
मिथ्यादृष्टि हो ।”

यति कुरा सुनिसकेपछि दीर्घतपस्वी निगण्ठले पनि भगवान्‌ले जस्तै अगाडि ‘आवुसो गौतम ! मनकर्म भनी भनुहुन्छ त ?’ भनी प्रश्न सोधे । पण. सू. III. पृ. ३६ः उपालिसुन्तवण्णना ।

१. उपालि गृहपतिको ‘बालक लोणकार गाम’ अर्थात् ‘नून बनाउने बालकको गाउँ’ भन्ने एक गाउँ थियो । त्यस गाउँबाट हुने आम्दानी

सहित विशाल गृही-परिषद्का साथ (नालन्दामा) बसिरहेका थिए । अनि निगण्ठ-नाटपुत्रले टाढेबाट दीर्घतपस्वी-निगण्ठलाई आइरहेको देखेर उनीसँग यस्तो सोधे—

“हे तपस्वी ! कताबाट तिमी दिनको मध्याह्न समयमा आइ-रहेका ह्यौ ?”

“मन्ते ! म त्यहाँबाटै श्रमण गौतमकहाँबाटै आइरहेको छु ।”

“तपस्वी ! के त श्रमण गौतमसँग तिम्रो केही कुराकानी भयो त ?”

“मन्ते ! श्रमण गौतमसँग मेरो केही कुराकानी भएको थियो ।”

---



गाउँलेहरूले उपालि गृहपतिलाई बुझाउन त्याउँदथे । एकदिन त्यस्तैगरी आम्दानी बुझाउन ल्याएको वेलामा उपालि गृहपतिले ‘हाज्रा शास्ता महानिगण्ठको दर्शनार्थ जाऊ’ भनी उनीहरूलाई साथमा लिई निगण्ठ-नाटपुत्रकहाँ गए । त्यसब्बत त्यहाँ अरु विशाल गृही-परिषद् पनि थियो । त्यसैले सूत्रमा ‘उपालि प्रमुख बालकिनी परिषद्...’ भनी भनिएको हो । पं. सू. III. पृ. ३६-३७: उपालिसुत्तवण्णना ।

‘बालकिनीय’ भनी बालुवा धेरै भएको बानवती अन्ते अर्थलाई पनि लिन सकिन्दै भनी पं. सू. III. पृ. ३७: उपालि-सुत्तवण्णनाले नै उल्लेख गरेको छ ।

“तपस्वी ! श्रमण गौतमसंग के कस्तो कुराकानी भएको  
थियो त ?”

अनि दीर्घतपस्वी निगण्ठले जे जति कुराकानी भगवान्संग  
भएका थिए ती सबै कुराहरु निगण्ठ-नाटपुत्रलाई सुनाए । यति  
सुनाइसकेपछि निगण्ठ-नाटपुत्रले दीर्घतपस्वी निगण्ठलाई यस्तो भने—

“साधु ! साधु !! तपस्वी ! शास्ताको शासन (=धर्म)  
लाई राम्ररी बुझ्ने श्रुतवान् श्रावकले जस्तो कुरा भन्नुपनेथियो त्यस्तै  
कुरा दीर्घतपस्वी निगण्ठले श्रमण गौतमलाई बताइदिए । त्यत्रो ठूलो  
काय-दण्ड (=काय-कर्म) को अगाडि यति स्यानो मन-दण्ड (=मन-  
कर्म) लाई (ठूलोष्ठ भन्नु) के मिल्ला र ! अतएव पापकर्म गर्नंको-

१. पालि साहित्यमा—‘राम्रो, असल, ठीक, बढिया, हो, धन्यवाद,  
स्यावास तथा हुन्छ’ भन्ने भाव व्यक्त गर्नकोनिमित्त ‘साधु’ शब्द  
प्रयोग गरिन्छ । स्वीकृति सूचनार्थ पनि ‘साधु’ शब्द प्रयोग गरिन्छ ।  
यहाँचाहिं ‘धन्य’ वा ‘स्यावास’ भन्ने अर्थ बुझ्नुपर्छ ।

२. पाप कर्म गर्नकोनिमित्त बुद्धले जुन काय-कर्मभन्दा मन-कर्मलाई  
महान् छ भनी भन्नुभयो त्यस कुरालाई लिएर निगण्ठ-नाटपुत्रले—  
‘त्यत्रो ठूलो शारीरबाट हुने कायकर्मको अगाडि विल्कुल नरेखिने  
मनकर्म के ठूलो हुन सक्लार, के गिन्ति हुन सक्लार !’ भन्दे  
बुद्धको कुरामाथि हँस्सी उडाउँदै यस्तो भनेका हुन् र आफूले पनि  
‘काय-कर्म नै महासावदथतर छ’ भन्ने कुरा समर्थन गरे । पं. सू.  
III. पृ. ३७: उपालिसुत्तवण्णना ।

निमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त काय-दण्ड ने महासावदथतर छ, न कि वचन-दण्ड र मन-दण्ड ।”

यो कुरा सुनेर उपालि गृहपतिले निगण्ठ-नाटपुत्रलाई यस्तो भने—

“साधु ! साधु !! भन्ते दीर्घतपस्वी ! शास्ताको शासनलाई (=धर्मलाई) राख्ने श्रुतवान् श्रावकले जस्तो कुरा भन्नुपर्ने यियो त्यस्ते कुरा दीर्घतपस्वी निगण्ठले श्रमण गौतमलाई बताइदिनु भयो । त्यत्रो ठूलो काय-दण्डको अगाडि यति स्यानो मन-दण्डलाई (ठूलो छ भन्नु) के मिल्ला र ! अतएव पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त काय-दण्ड ने महासावदथतर छ, न कि वचन-दण्ड र मन-दण्ड ।

“हबस् त भन्ते ! त्यसोभए म श्रमण गौतमकहाँ जानेछु र यस विषयमा श्रमण गौतममाथि बाद आरोप लगाउनेछु । भद्रन्त तपस्वीले प्रतिस्थापित गरे बमोजिम श्रमण गौतम उहो कुरामा प्रतिष्ठित हुन्थन् कि हुँदेनन् (हेरौं) । (यदि उहो कुरामा प्रतिष्ठित हुन्थन् भने)—

✓ (१) जस्तै कुनै बलवान् पुरुषले लामो लामो रौं भएको च्याँप्रालाई उसको रौं समाती अगाडितिर तान्छ, पछाडितिर तान्छ र कहिले अगाडि-पछाडि तान्छ, त्यस्तैगरी—मैले पनि श्रमण गौतमलाई बादले बादलाई अगाडितिर तान्नेछु, पछाडितिर तान्नेछु र कहिले अगाडि-पछाडि गरी तान्नेछु ।

(२) “जस्ते कुनै बलवान् जाँड बनाउने (= सोणिङकाकम्मकारो) पुरुषले—जाँड पकाएको भाँडो (खर्खण्डा) धेरै पानी भएको तलाउमा डुबाई, भाँडाको कान समाती अघिल्तिर तान्छ, पछिल्तिर तान्छ र कहिले अगाडि-पछाडि गर्छ, त्यस्तैगरी मैले पनि श्रमण गौतमलाई वादले वादलाई अघिल्तिर तान्नेछु, पछिल्तिर तान्नेछु र कहिले अबाडि-पछाडि गरी तान्नेछु ।

(३) “जस्ते कुनै बलवान् सुराधूर्तले जाँड छान्ने चाल्नीको कान समाती तलतिर पारी—माथितिर पारी धुन्छ बारम्बार टक्क-टक्याएर धुन्छ, त्यस्तैगरी—मैले पनि श्रमण गौतमलाई वादले वादलाई तलतिरपारी, माथितिरपारी, टक्क-टक्याउनेछु ।

(४) “जस्ते कुनै साठीबर्ष पुगिसगेको हात्ती गहिरो पोखरीमा पसी साजधोविकं? (= सनपाटकृडा) भन्ने खेल खेल्छ, त्यस्तैगरी—मैले पनि श्रमण गौतमलाई वादले वादलाई ‘सनपाट-कृडा’ जस्तै गरी खेलाउने छु । हवस् त भन्ते! म जानेछु र श्रमण गौतमलाई यसै कुरामा वाद भारोप लगाउनेछु ।”

१. मानिसहरू सनपाटलाई पानीमा डुबाई राख्छन् । केहीदिनपछि मुठी मुठी बनाई खूबसँग ढुँगामा चुट्छन् । त्यस्तैगरी हात्ती गहिरो पानीमा डुबी, सूँढले कहीले मस्तकमा, कहीले आङ्गमा पानी छाप्छ, पानीमा क्रिडा गर्छ । यसैलाई ‘साणधोविकं’ (= सनपाटक्रिडा) भनी भनिएको हो । म. नि. अ. क. II. पृ. २२६: चूल-सच्चकसुतं ।

“गृहपति ! जाऊत, तिमी श्रमण गौतमकहाँ गई यस विषयमा वाद आरोपन गर । मैले श्रमण गौतमलाई वाद आरोपन गरूँ अथवा दीर्घतपस्त्रीले अथवा तिमीले । (यसमा कुनै फरक पर्दैन )”

यस्तो भन्दा दीर्घतपस्त्री निगण्ठ-नाटपुत्रलाई यस्तो भने—

‘भन्ते ! यो कुरा म रुचाउंदिन कि उपालि गृहपति श्रमण गौतमकहाँ गई वाद आरोपन गरन् । भन्ते ! श्रमण गौतम मायावी छन् । उनी आवट्टनीय (= चक्रमा पानें माया) जान्दछन् । जुन विद्याहारा उनले अन्यतीर्थीय श्रावकहरूको मनलाई फर्काइदिन्छन् ।’

“तपस्त्री ! उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा जालान् भने कुरा असम्भव छ । बरु श्रमण गौतम ने उपालि गृहपतिको शिष्यत्वमा आउन सक्छन् । गृहपति ! जाऊत तिमीले श्रमण गौतमलाई वाद आरोपन गर । श्रमण गौतमलाई मैले वाद आरोपन गरूँ अथवा दीर्घतपस्त्रीले अथवा तिमीले ।”

बोश्रो पटक पनि . तेश्रो पटक पनि दीर्घतपस्त्री निगण्ठले निगण्ठ-नाटपुत्रलाई यस्तो भने —

“भन्ते ! यो कुरा म रुचाउंदिन... उनी आवट्टनीय जान्दछन् । जुन विद्याहारा उनले अन्यतीर्थीय श्रावकहरूको मनलाई फर्काइदिन्छन् ।”

“तपस्वी ! उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा जालान् भन्ने कुरा असम्भव छ । बहु श्रमण गौतम ने उपालि गृहपतिको शिष्यत्वमा आउन सक्छन् । गृहपति ! जाऊ, तिमीले श्रमण गौतमलाई बाद आरोपन गरे । श्रमण गौतमलाई मैले बाद आरोपन गर्न अथवा दीर्घतपस्वीले अथवा तिमीले ।”

“हवस, भन्ने !” भनी निगण्ठ-नाटपुत्रलाई प्रत्युत्तर दिई, उनलाई अभिवादन गरी, प्रदक्षिणा गरी उपालि गृहपति जहाँ पावारिक-आश्रवन हो, जहाँ भगवान् बुद्ध हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपच्छि भगवान्लाई अभिवादनगरी<sup>३</sup> एक छेउमा बसे । एक छेउमा बसेका उपालि गृहपतिङ्के भगवान्संग यस्तो भने—

“भन्ने ! यहाँ दीर्घतपस्वी निगण्ठ आए होइन ?”

Dhamma.Digital

- महानिगण्ठले तीन तीनबारसम्म उपालिलाई बुद्धकहाँ पठाउनलाग्दा पनि दीर्घतपस्वीले किन रोकेका होलान् भन्ने कुराको सम्बन्धमा अटुकथाले यसरी स्पष्टिकरण दिएको छ ।

निगण्ठ-नाटपुत्र बुद्धसंसर्वे ऐउट नगरमा बसे ता पनि उनले बुद्धलाई कहीत्यै देखेका छैनन् । अटुकथाको भनाइअनुसार महानिगण्ठले बुद्धको विरुद्ध आफ्नो वादलाई नछाडेसम्म उनले बुद्धकोदर्शन गर्न असम्भव हुन्छ । अर्थात् आफ्नो वादको घमण्डलाई नछाडिकन उनी बुद्धकहाँ जानसक्दैनन् । अतः बुद्धलाई नदेखेको हुँदा उनले बुद्धको व्यक्तित्वको बारेमा र वहाँको नैर्याणिक कथा-

हरूको बारेमा केही जानेका थिएनन् र उनले उपालिलाई तीन तीन बारसम्म पठाउन लागेका हुन् ।

दीर्घतपस्वी निगण्ठ चाँहीं समय समयमा बुद्धकहाँ गई उभिइरहन्थे पनि बस्थे पनि । समय समयमा उनले बुद्धसँग प्रश्नहरू पनि सोधदथे । त्यसैले बुद्धको दर्शन-सम्पत्ति तथा वहाँको नैर्याणिक कथाहरू सम्बन्धी उनलाई पूरा पूरा जानकारी थियो । त्यसैले उनको मनमा यस्तो लागदथ्यो—

“यी उपालि गृहपति विद्वान् छन्, पण्डित छन् । श्रमण गौतमकहाँ गएर उनी बुद्धको दर्शन मात्रले पनि प्रसन्न हुन सक्छन्, वहाँको नैर्याणिक उपदेश सुनेर पनि प्रसन्न हुन सक्छन्, त्यहाँबाट उनी हामीहरूकहाँ पुनः फक्केर नआउन पनि सक्छन् ।”

Digitized by  
Dhamma.Digital

यस्तो सोचेर नै उनले बारबार बुद्धकहाँ पठाउने विषयमा असहमति जनाएका हुन् । पं. सू. III. पृ. ३७: उपालिसुत्तवण्णना ।

- बुद्धलाई देखेर प्रसन्न हुनेले पनि, अप्रसन्न हुनेले पनि, प्रायः जसो सबैले वहाँलाई बन्दना गर्छन् । त्यसमध्ये अल्पसंख्यक मानिसहरूले बन्दना पनि गर्दैनन् । उच्चकुलीन भएर अनगारिय भावमा बसेको हुनाले बुद्धलाई बन्दना नै गर्न योग्य छ । यी उपालि गृहपतिले चाहि बुद्धलाई देखेर प्रसन्न भएर नै बन्दना गरेका थिए भनी पं. सू. III. पृ. ३७: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

“गृहपति ! हो, यहाँ दीर्घतपस्वी निगण्ठ आएका थिए ।”

“मन्ते ! के, दीर्घतपस्वी निगण्ठसँग तपाइको केही कुरा भएको थियो त ?”

“गृहपति ! भएको थियो; दीर्घतपस्वी निगण्ठसँग मेरो केही कुरा भएको थियो ।”

“मन्ते ! दीर्घतपस्वी निगण्ठसँग तपाइको के कस्तो कुरा भएको थियो त ?”

अनि जति कुराकानी दीर्घतपस्वी निगण्ठसँग भएका थिए ती जन्मे कुराहरू भगवानले उपालि गृहपतिलाई सुनाउनु भयो ।

Dhamma.Digital

यस्तो भन्नुभएष्ठि उपालि गृहपतिले भगवान्लाई यस्तो मन्ते—

“धन्यहो, धन्यहो भन्ते तपस्वी ! शास्त्राको शासनलाई राज्ञी बुद्धने श्रुतवान् धावकले जसरी कुरा भन्नुपनें हो त्यसरी ने दीर्घतपस्वी निगण्ठले भगवान्लाई कुरा बताइदिए । त्यत्रो ठूलो काष्ठ-दण्डको अगाडि यति स्थानो मन-दण्डलाई (ठूलो छ भन्न) के मिला र ! अतएव पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त काष्ठ-दण्ड ने महासावदथर छ, न कि बचन-दण्ड र मन-दण्ड ।”

“गृहपति ! यदि तिमी सत्यमा बसी<sup>१</sup> छलफल गछो<sup>२</sup> भने यहाँ तिमीसँग केही कुरा हुनसक्छ ।”

“भन्ते ! म सत्यमाबसी छलफल गर्नेछु; हुन्छ, हामीहरूका बीच यहाँ केही कुरा होस् ।”

### बुद्धसँग छलफल

(१) “गृहपति ! घनों कि यहाँ चीसोपानी निषेधगर्ने<sup>३</sup> र तातोपानी सेवनगर्ने (कुनै एक) निगण्ठलाई रोग लाग्यो, दुःख भयो, द्वाधिले अत्यन्त पीडादियो । चीसोपानी विउन नपाएर उसको मरणभयो भने—गृहपति ! निगण्ठ-नाटपुत्रले त्यस्ताको (मृत्युपत्रि) उत्पत्ति कहाँ बताउँछन् नि ? यसमा तिमी के भन्छो ?”

१. भुइमा गाडेको खम्बा जस्तै अचल भई आफूले भनेको वचन-सत्यमा अचल भई बसेर कुरा गछो<sup>४</sup> भने तिमीसँग केही कुरा गर्नेछु अथवा केही कुरा हुनेछ भनी भनिएको हो । पं. सू. III. पृ. ३७-३८: उपालिसुत्तवण्णना ।

२. निगण्ठ-सम्प्रदायका अर्थात् जैन-सम्प्रदायका साधुहरू चीसोपानीमा ‘जीव’ छ भने संज्ञालिएर चीसोपानी निषेध गर्ने भएका हुनाले यहाँ ‘चीसोपानी निषेध गर्ने’ भनी भनिएको हो । पं. सू. III-पृ. ३८: उपालिसुत्तवण्णना ।

“भन्ते ! मनस्त्व भन्ने देवलोक छ, उ त्यहाँ उत्पन्न हुन्छ (भनी बताउँछन्) । किनभने ? भन्ते ! मनः प्रतिबद्ध भई? (=मनमा आसन्त भई) उ मृत्यु भएको हुँदा ।”

“गृहपति ! रास्त्ररी मनमा सोच, गृहपति ! रास्त्ररी मनमा सोचेर बताऊ । तिच्छो अधिल्लो कुरा पछिल्लोसँग वा पछिल्लो कुरा अधिल्लोसँग मैल खान्न । गृहपति ! तिमीले यस्तो भनेकाछी कि—‘भन्ते ! म सत्यमा बसी छलफल गर्नेछु; हुन्छ, हामीहरूका बीच यहाँ केही कुराकानी होस्’ ।”

“भन्ते ! यदथपि भगवान्‌ले यस्तो भन्नुहुन्छ, तथापि पापकर्म

१. ‘मनः प्रतिबद्ध भई’ अर्थात् मनमा आशा लिएर मरेको हुँदा उ ‘मनस्त्व’ भन्ने देवलोकमा उत्पन्न हुन्छ भनी बताउँछन् ।

त्यो व्याख्याले पीडित भएको निगण्ठलाई पित्त-ज्वर भएको हुन्छ । त्यसैले उसलाई तातोपानी पिउनु वा हातखुट्टा धुन वा शरीर तुहाउनकोनिमित्त तातोपानी काम लाईन । किनकि यसले उसको रोग बढ्दछ । रोग निकोपानंकोनिमित्त चीसोपानीको आवश्यकता हुन्छ । परन्तु उसले तातोपानी मात्र सेवन गर्छ । त्यो नपाएमा तातोयानु वा भात सेवन गर्छ । चित्तले भने चीसोपानी पिउने वा सेवन गर्ने प्रबल आशा राख्छ । यसबाट उसको मन-दण्ड (=मन-कर्म) प्रबल छैन भन्ने कुराको खण्डन यही हुन्छ । काय-दण्ड (=काय-कर्म) र वचन-दण्ड (=वचन-कर्म) लाई

बचाउनकोनिमित्त उ चीसोपानी पिउँछु वा सेवनगर्दु भनी भन्दैन । यसरी उसले काय-दण्ड र वचन-दण्डलाई रक्षा गरे ता पनि यसद्वारा चयुति वा प्रतिसञ्चिद दिन सक्दैन । अर्थात् पुनर्जन्म दिन सक्दैन । मन-दण्डमा त्रुटी भए पनि त्रुटी नभए पनि पुनर्जन्मको कारण त मन-दण्ड (= मन-कर्म) नै हुन्छ । यसरी भगवान्ले उनलाई काय-दण्ड र वचन-दण्डभन्दा मन-दण्ड (= मन-कर्म) नै बलवान् छ, महान् छ र प्रबल छ भन्ने कुरा भनाउन लगाउनु भयो ।

उपरोक्त युक्तियुक्त कुरा सुनेर उपालि गृहपतिले पनि सोचे कि—हुन पनि हो, मूर्छा हुँदा एकहप्तासम्म पनि बेहोस भएर रहन सक्छ, तर चित्तको प्रवृत्ति छउच्छेलसम्म उसलाई मरेको भनी भन्दैन । तर जब चित्तको प्रवृत्ति बन्दहुन्छ तब मन्यो भनी भनिन्छ र यसलाई बाहिर लगी जलाइदैऊ भन्ने अवस्थामा पुछ । काय-दण्ड वा वचन-दण्डद्वारा त्यस्तो हुन सक्दैन । मन-दण्डद्वारा नै त्यस्तो हुन सक्छ । अतः मन-दण्ड नै महान् रहेछ, बलवान् रहेछ र प्रबल रहेछ; किनभने—मनको प्रवृत्ति टुटेर पनि उसले पुनर्जन्म दिलाउन सक्छ । हात्रा महानिगणठको कुरा अनैर्याणिक रहेछ ।

यस्तो सोचे तापनि उनले बुद्ध भगवान्को विचित्र उपदेश-लीला सुश्रोनिमित्त आफ्नो अनुमत चाहिं प्रकट गरेका थिएनन् । बल्कि आफ्नो उही कुरामाथि जोडिएका थिए । जुन कुरा सूत्रका अगाडिका कुराहरूबाट प्रष्ट भएकै छ । परं. सू. III.

पृ. ३८: उपालिसुत्तवण्णना ।

गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त काय-वण्ड ने महासावदघतर छ, न कि वस्त्रन-वण्ड र मन-वण्ड ।”

(२) “गृहपति ! निगण्ठ-नाटपुत्र चतुर्यामसंवरले<sup>३</sup> संवृत्त भई – (१) सबै (चीसो) पानी वर्जित गर्छन्<sup>३</sup>, (२) सबै (पाप) वर्जनले युक्त हुन्छ, (३) सबै पापलाई शुद्ध गर्छन् (=पखालछन्) तथा (४) सबै पाप वर्जित गर्नेमा तत्पर रहन्छन् । उनी अधाडि-पञ्चाडि हिँड्वा धेरै क्षुद्रकप्राणीहरू<sup>४</sup> (खुदके पाणे) मारिन्छन् । गृहपति ! यसलाई निगण्ठ-नाटपुत्रले कस्तो विपाक (=फलभोग) बताउँछन् नि ? यसमा तिमी के मन्दी त ?”

१. चार प्रकारबाट संयम हुनेलाई ‘चातुर्याम संवर’ भनिएको हो ।

ती हुन् - (१) प्राणीहिसा गर्दैन गराउँदैन तथा प्राणीहिसा गर्नेको अनुमोदन पनि गर्दैन, (२) चोरी गर्दैन गराउँदैन तथा चोरी गर्नेको अनुमोदन पनि गर्दैन, (३) कूटो बोल्दैन बोलाउँदैन तथा कूटो बोल्नेको अनुमोदन पनि गर्दैन, (४) पञ्चकाम विषयको सेवन गर्दैन गराउँदैन तथा पञ्चकाम विषय सेवन गर्नेको अनुमोदन पनि गर्दैन । दी. नि. III. पृ. ३८: उदुम्बरिकसुत्त; म. नि. अ. क. III. पृ. ३९: उपालिसुत्तवण्णना ।

२. कुनै प्रकारका चीसो पानीलाई सेवन गर्दैन । निगण्ठ-नाटपुत्र विश्वास गर्छन् कि चीसो पानीमा जीवहरू छन् । त्यसैले सबै-प्रकारका चीसो पानी वर्जन गर्छन् । पं. सू. III. पृ. ३९: उपालि-सुत्तवण्णना ।

३. एकेन्द्रिय र दुइ इन्द्रिय भएका प्राणीहरू छन् भनी निगण्ठ-नाटपुत्र

“मन्ते ! असञ्चेतनिक (= नचिताएको, नजानेको तथा चित्त नभएको) लाई निगण्ठ-नाटपुत्रले महासावदय (= महादोष) भनी भन्दैनन् ।”

“गृहपति ! यदि चित्ताएमा ? (= चेतना भएमा ?)”

“मन्ते ! महासावदय (= महादोष) हुन्छ ।”

“गृहपति ! चेतना (= चित्ताएको) लाई निगण्ठ-नाटपुत्रले (मायि उल्लिखित तीन दण्डहरूमध्येमा) कुन ‘दण्डमा’ राख्छन् त ?”

“मन्ते ! मन-दण्डमा !”

बताउँछन् (पञ्चपेति) । सुकेका रुखका काठहरू, पुराना पातहरू, तथा गिर्खाहरू पनि प्राणवान् नै हुन् (पाणोतेव) भनी बताउँछन् र यिनीहरूलाई एकेन्द्रिय प्राणी हुन् भन्दछन् । अरु प्राणीहरूलाई दुइ इन्द्रिय भएका प्राणी भन्दछन् । यसमध्ये पानीको स्थानो विन्दुमा स्थानो पानीको विन्दु जत्रै प्राण हुन्छ, ठूलोमा ठूलो प्राण हुन्छ भन्ने विश्वास गर्छन् । त्यसैले बुद्धले ‘क्षुद्रक प्राणी’ भनी भन्नुभएको हो भनी परं. सू. III. पृ. ३९: उपालिसुत्तवण्णनाले उल्केख गरेको छ ।

१. ‘मन-दण्डमा राख्छन्’ अर्थात् मन-कर्मको वर्गमा राख्छन् भनी भन्नेवित्तिकै उनले पनि आफ्नो बुद्धिले विचार गरे कि— हाम्रा निगण्ठले असञ्चेतनिक कर्मलाई धोरै दोष र सञ्चेतनिक कर्मलाई महादोष भनी भन्दछन् र चेतनालाई मन-दण्डमा राख्छन् । अतः यिनको कुरा अनैर्याणिक रहेछ बुद्धको कुरानै नैर्याणिक रहेछ । परं. सू. III. पृ. ३९-४०: उपालिसुत्तवण्णना ।

“गृहपति ! रास्त्ररी मनमा सोच, गृहपति ! रास्त्ररी मनमा सोचेर बताऊँ । तिच्छ्रो अधिल्लो कुरा पछिल्लो कुरासेंग र पछिल्लो कुरा अधिल्लो कुरासेंग मेल खान्न । गृहपति ! तिमीले यस्तो भनेका छौं कि —‘मन्ते म सत्यमा बसी छलफल गर्नेछु; हुन्छ, हामीहरुका बीच यही केही कुराकानो होस्’ ।”

“मन्ते ! यदधपि भगवानले यस्तो भन्नुहुन्छ, तथापि काय-दण्ड नै पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त महासाववधतर छ, न कि वचन-दण्ड र मन-दण्ड ।”

(३) “गृहपति ! के यो नालन्दा समृद्ध, सशीक तथा बहुजनाकीर्ण छ ?”

“मन्ते ! छ, यो नालन्दा समृद्ध, सशीक तथा बहुजनाकीर्ण छ ।”

“गृहपति ! यहाँ एक पुरुष तरबार लिई आउंछ र उ यसो भन्द्य—‘अहिल्यै यो नालन्दाका सबै प्राणीहरुलाई एकं क्षणमा, एकं मुहूर्तमा मासुको एउटै थूप्रो र एउटै रास पारिविनेछु ।’ गृहपति ! के उसले नालन्दाका सबै प्राणीहरुलाई एकं क्षणमा, एकं मुहूर्तमा मासुको एउटै थूप्रो र एउटै रास पानं सबला ? यसमा तिमी के भन्द्यो ?”

“मन्ते ! बश पुरुष, बीस पुरुष, तीस पुरुष, चालीस पुरुष, पचास पुरुषहरुले पनि नालन्दाका सबै प्राणीहरुलाई एकं क्षणमा,

एक मुहूर्तमा मासुको एउटे थूप्रो र एउटे रास पार्न सक्दैनन् भने एक पुरुषको त के कुरा ! ”

“गृहपति ! यहाँ चित्तवशीप्राप्त एक ऋद्धिवान् श्रमण वा ब्राह्मण आई ‘मैले यो नालन्दालाई एक क्रोधचित्तले (एकेनमनोपदोसेन) भस्मपानेछु’ भनी भन्दछन् । गृहपति ! के त चित्तवशीप्राप्त सो ऋद्धिवान् श्रमण वा ब्राह्मणले यो नालन्दालाई एक क्रोधचित्तले भस्मपार्न सक्लान् के ? यसमा तिमी के भन्दछी त ? ”

“भर्ते ! दश नालन्दा, बीस नालन्दा, तीस नालन्दा, चालीस नालन्दा, पचास नालन्दाहरूलाई पनि चित्तवशीप्राप्त सो ऋद्धिवान् श्रमण वा ब्राह्मणले भस्मपार्न सक्नेछन् भने एक नालन्दाको त के कुरा ! ”

“गृहपति ! राघ्ररी मनमा सोच, गृहपति ! राघ्ररी मनमा सोचेर बताऊ । तिम्रो अधिल्लो कुरा पछिल्लोसँग र पछिल्लो कुरा

१. हो त, दश त के पचासौ मानिसले पनि एक नालन्दालाई एक मुहूर्तमा मासुको एक थूप्रो पार्न सक्दैनन् । किन्तु चित्तवशी प्राप्त ऋद्धिवान् श्रमण वा ब्राह्मणले भने एक नालन्दा त के पचासौ नालन्दा भएपनि एक क्रोधचित्तले खरानी पार्न सक्छन् भने कुरा आफूले पनि महसूस गरी यस्तो भने । उनले यो पनि सोचेकि हाम्रा महानिगण्ठको कुरा नैर्याणिक रहेनछ, बुद्धकै कुरा नैर्याणिक रहेछ । पं. सू. III. पृ. ४०: उपालिमुत्तवण्णना ।

अधिळ्लोसंग भेलखान्न ! गृहपति ! तिमीले यस्तो भनेका छौं कि—  
“भन्ते ! म सत्यमा बसी छलफल गर्नेछु; हुन्छ, हामीहरूका बीच यहाँ  
केही कुराकानी होस् ।”

“भन्ते ! यद्यपि भगवान्‌ले यस्तो भन्नुहुन्छ, तथापि काय-दण्ड  
नै पापकर्म गर्नकोनिमित्त, पापकर्मको प्रवृत्तिकोनिमित्त महासावदघतर छ,  
न कि वचन-दण्ड र मन-दण्ड ।”

(४) “गृहपति ! तिमीले सुनेकाछौं के—दण्डकारण्य<sup>१</sup>,  
कालिङ्गारण्य<sup>२</sup>, मेध्यारण्य<sup>३</sup> (मेज्जारञ्ज), मातङ्गारण्यहरू<sup>४</sup>  
अरण्य भएका कुराहरू ?”

“भन्ते ! सुनेकोछु; कसरी दण्डकारण्य, कालिङ्गारण्य, मेध्यारण्य  
तथा मातङ्गारण्यहरू अरण्य भए भन्ने कुरा सुनेकोछु ।”

“गृहपति ! के तिमीले सुनेका छौं त ? कसले गरेर दण्डका-  
रण्य, कालिङ्गारण्य, मेध्यारण्य तथा मातङ्गारण्यहरू अरण्य  
भएका हुन् ?”

- १-१. यी अरण्यहरू कसरी अरण्य भए भन्ने सम्बन्धका सविस्तर  
कुराहरू परं. सू. III. पृ. ४०-४७: उपालिसुत्तवण्णनामा र  
जा. अ. क. VI. पृ. १५: सरभङ्गजातक, नं. ५२२ मा उल्लेख  
भएका छन्। धेरै लामो भएकोले यहाँ उल्लेख गरिन ।

- २-२. यस विषयका कुराहरू पनि विस्तृतपूर्वक परं. सू. III. पृ. ४७-  
६१: उपालिसुत्तवण्णनामा र जा. अ. क. V. पृ. ८४: मातङ्ग-  
जातक नं. ४९७ मा उल्लेख भएका छन् ।

“भन्ते ! मैले सुनेकोछु कि — ऋषिहरूको क्रोधचित्तले — दण्ड-कारण्य, कालिङ्गारण्य, मेधारण्य तथा मातङ्गारण्यहरू अरण्य भएका हुन् ।”

“गृहपति ! राघ्ररी मनमा सोच, गृहपति ! राघ्ररी मनमा सोचेर बताऊ । तिन्हो अधिल्लो कुरा पछिल्लोसंग र पछिल्लो कुरा अधिल्लोसंग मेलखाइ । गृहपति ! तिमीले यस्तो भनेकाछौं कि—भन्ते ! म सत्यमा बसी छलफल गर्नेछु; हुन्छ, हामीहरूका बीच यहाँ केही कुराकानी होस् ।”



### उपालिको शरणागमन

“भन्ते ! पहिलो उपमाद्वारा ने म भगवान् प्रति अभिप्रसन्न र सन्तुष्ट भएको थिए । किन्तु भगवान्का विचित्र प्रश्नका उत्तरहरू सुन्नकोनिमित्त यसप्रकार भगवान्लाई प्रतिवादी बनाउने विचार गरेको हुँ । आश्र्वय हो, भन्ते ! अद्भूत हो, भन्ते ! जस्तै—घोटेकोलाई उत्तानो पारिर्दिवा वा ढाकेकोलाई उधारिर्दिवा वा बाटो भूलेकोलाई बाटो देखाइर्दिवा वा अन्धकारमा तेलको बत्ती राखिर्दिवा—आँखा हुने पुरुषले रूपहरू देख्छ, त्यस्तैगरी—भगवान्ले मलाई अनेकप्रकारले घर्म प्रकाश पारिविनुभयो । भन्ते ! अब म भगवान्को शरणमा पछुँ, घर्म र भिस्तुसङ्घको पनि । आजदेखि भगवान्ले मलाई जीवनभर शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् ।”

(१) “गृहपति ! राज्ञरी जानी-बुझी गर, तिमी जस्ता स्थातिप्राप्त पुरुषले राज्ञरी सोच-विचार गरेर मात्र कुनै काम गर्नु उचित हुनेछ ।”

“भन्ते ! यस वाक्यद्वारा त म भगवान् प्रति कृन् अभिप्रसन्न तथा सन्तुष्ट भएँ, जो कि मलाई भगवान् यस्तो भन्नुहुन्छ —‘गृहपति ! राज्ञरी जानी बुझी गर, तिमी जस्ता स्थातिप्राप्त पुरुषले राज्ञरी सोच-विचार गरेर मात्र कुनै काम गर्नु उचित हुनेछ ।’

“भन्ते ! यदि अन्य तीर्थीयहरूले मलाई शिष्य बनाउन पाएका भए उनीहरूले—‘उपालि गृहपति हाम्रा शिष्यत्वमा आए’ भन्दै सारा नालान्दामा पताकाहरू फहराउने थिए होलान् ; परन्तु भगवान्ले मलाई यस्तो भन्नुहुन्छ —‘गृहपति ! राज्ञरी जानी-बुझी गर, तिमीजस्ता स्थातिप्राप्त पुरुषले राज्ञरी सोच-विचार गरेर मात्र कुनै काम गर्नु उचित हुनेछ ।’

१. पताकाहरू किन फहराउने थिए होलान् भन्ने सम्बन्धमा अटुकथाले यसरी उल्लेख गरेको छ ।

ती अन्य तीर्थीयहरूले यस्ता ठूला पुरुष हाम्रा धर्ममा श्रावक बन्न आए भनी धेरै खुशीभई पताकाहरू फहराई बेसकरी प्रचार गर्ने थिए होलान् । यस्तो गर्नाले ठूलो लाभ हुनेछ । यसरी प्रचारगर्नाको अर्को उद्देश्य चाहिं केही भएर शरणमा आएका पुरुष पछि उत्कण्ठित भई फर्केर जालान् भन्ने विचारले पनि यस्तो

“भन्ते ! म दोष्टो पटक पनि भगवान्‌के शरणमा पर्वछु, धर्म र मिक्षुसङ्ख्याको पनि । आजदेखि जीवनभर शरणमा आएको उपासक होः भनी भगवान्ले मलाई स्वीकार गर्नुहोस् ।”

(२) “गृहपति ! दीर्घकालदेखि तिक्रो कुल (गृह) निगण्ठ-हरूकोनिमित्त पानी पिउने कुवा जस्तो भएको छ । उनीहरू आउँदा (बुद्धको शरणमा गएको हुँदा) उनीहरूलाई ‘पिण्ड (=मिक्षा भोजन) नदिए पनि हुन्छ’ भने विचार नलेउँ ।”

गर्दछन् । भनीं कि शरणमा आउनेको मनमा पछि उत्कण्ठित भएर कर्कने विचार भए तापनि ‘त्यत्रो ठूलो प्रचार भैसकेकोले सबैले याहा पाइसके, अब कसरी फर्कने’ भन्ने लाग्छ । यसरी आफ्नो सम्प्रदायबाट केरि फक्त जान नदिनकोनिमित्त पनि पताकाहरू फहराउँछन् र बेसकरी प्रचार गर्न्छ भनी पयं. सू. III. पृ. ६१-६२: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

१. उपालि गृहपति महान् दाता भएका हुनाले ‘बुद्धको शरणमा गए’ भनेर अरुहरूलाई केही नदिन सकछन् भन्ने लागेर बुद्धमे उनलाई यो अर्ति दिनुभएको हो । भनाइको मतलब “गृहपति ! अथि अथि दश, बीस, तीस अथवा जतिजना निगण्ठहरू आए तापनि ‘छैन’ भनी नभनी तिमी उनीहरूलाई दान दिन्छौ । अतः अबदेखि मेरो शरणमा आए भनेर उनीहरूलाई दिने कार्य हटाउन पर्दैन । बल्कि दिवै रहनु पर्छ । पयं. सू. III. पृ. ६२: उपालिसुत्तवण्णना ।

“भन्ते ! यस वाक्यद्वारा त म भगवान् प्रति कन् अभिप्रसन्न तथा सन्तुष्ट थएँ; जो कि भलाई भगवान्‌ले यस्तो भन्तुहुन्छ—‘गृहपति ! शीर्घकालदेखि तिच्छ्रो कुल (गृह) निगण्ठहरूकोनिमित्त पानी पिउने कुबा जस्तो भएको छ । उनीहरू आजेदा ‘पिण्ड नदिए पनि हुन्छ’ भन्ने विचार नलेउ ।’

“भन्ते ! मैले सुनेको थिएँ कि—श्रमण गौतमले भन्तुहुन्छ कि ‘भलाई मात्र दानदेउ अरुलाई नदेउ; मेरा श्रावकहरूलाई मात्र दानदेउ अरुलाई नदेउ; भलाई दिएको मात्र महत्कल हुन्छ, अरुलाई दिएको महत्कल हुन्छ; मेरा श्रावकहरूलाई दिएको मात्र महत्कल हुन्छ, अरु श्रावकहरूलाई दिएको महत्कल हुन्छ ।’ तर (त्यसको विपरीत) भगवान्‌ले निगण्ठहरूलाई पनि दान दिनुपर्छ भनी भलाई बताउनु हुन्छ । भन्ते ! यस विषयमा हामी ने उचित समय जानेछौं ।

“भन्ते ! अब म तेश्वो पटक पनि भगवान्‌के शरणमा पछु”, धर्म र सङ्को पनि । आजदेखि जीवनभर शरणमा आएको उपासक हो भनी भलाई भगवान्‌ले स्वीकार गर्नुहोस् ।”

१. यस्तो कुरा कहाँ सुनेका थिए ? निगण्ठहरूकहाँ सुनेका थिए । कुलगृहरूमा जाँदा निगण्ठहरूले यस्तो प्रचार गर्दथे—‘हामी त धरमा आएका जसलाई पनि दान दिनुपर्छ भनी भन्दछौं तर श्रमण गौतमले चाहिं आफूलाई र आफ्ना शिष्यहरूलाई मात्र दान दिनुपर्छ र अर्कालाई दिनुहुन्न भनी भन्दछन्...।’ यसे कुरालाई ध्यानमा राखी गृहपतिले ‘मैले सुनेको थिएँ कि...’ आदि भनेका हुन् भनी पर्ण सू. III. पृ. ६२: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

(३) अनि भगवान्‌ले उपालि गृहपतिलाई आनुपूर्विकथा<sup>१</sup> सुनाउनु भयो । जस्तै—दानकथा<sup>२</sup>, शीलकथा, स्वर्गकथा, कामविषयको

१. क्रमैसँग भनिने कथालाई ‘आनुपूर्विकथा’ भन्दछन् । जस्तै—दानको तदनन्तर शील, शीलको तदनन्तर स्वर्ग आदि । जुन क्रमका कुराहरू सूत्रमै उल्लेख भएका छन् । पं. सू. III. पृ. ६२: उपालिसुत्तवण्णना ।
२. ‘दान’ भनेको सुखको कारण हो, सम्पत्तिहरूको मूल हो, भोगहरूको प्रतिष्ठा हो, कुमार्गमा लाग्नेको त्राण, लेण (=गुफा), गति तथा परायण हो । इहलोक र परलोककोनिमित्त दान जस्तो आस्था वा प्रतिष्ठा अर्को छैन ।

आस्थाको अर्थले यो दान भनेको रत्नमय सिंहासन जस्तै हो । प्रतिष्ठाको अर्थले महापृथ्वी जस्तै हो । आरम्भणको अर्थले आलम्बन गर्ने डोरी जस्तै हो ।

दुःख उत्तीर्णको अनुसार यो दान डुँगा जस्तो हो । आस्वासनको अर्थ अनुसार संग्राम सूर जस्तै हो । भयत्राणको अर्थ अनुसार सुसंकृत नगर जस्तै हो ।

मात्सर्यमलादिहरूद्वारा लिप्त नभएकोले ‘दान’ पद्म जस्तै हो । ती मात्सर्यादिहरूलाई दहन गर्ने भएकोले ‘दान’ अग्नि जस्तै हो । त्रास नहुने अर्थ अनुसार ‘दान’ सिंह जस्तै हो । बलवान् अर्थ अनुसार ‘दान’ हात्ती जस्तै हो । मङ्गल मानिने अर्थ अनुसार ‘दान’

सेतो गोह जस्तै हो । क्षेम भूमिमा पुन्याइदिने अर्थ अनुसार 'दान' वल्लभ अश्वराजा जस्तै हो ।

'दान' भनेको म (=बुद्ध) गएको बाटो हो । दानदिने कार्य मेरै वंश हो । किनभने ?—दशपारमीहरू पूरा गर्दै आएको वेलामा मिले—वेलाम-महायज्ञ (=महादान) (वेलामसुत्त, अ. नि-९, पृ. ३५ वा लेखकको बु. गृ. भा-१, पृ. ९६), महागोविन्द-महायज्ञ, (हेर लेखकको बु. ब्र. भा-१, पृ. ३२८: महागोविन्द सूत्रको अनुवाद), महाशुदर्शन-महायज्ञ, (महासुदस्सनसुत्त, दी. नि. II. पृ. १३०) तथा वेस्सन्तर-महायज्ञ, (जा. अ. क. VII. पृ. ४२०, नं. ५४७) र अनेक महायज्ञहरू पूरा गरेको थिएँ । खरायोको योनिमा उत्पन्न भएको वेलामा बलिरहेको आगोमा हाम्फाली आफुलाई बलिदान पनि दिएको थिएँ । ( जा. अ. क. III. पृ. ४०, नं. ३१६: ससजातकं । )

दानद्वारा यो लोकमा शक्रसम्पत्ति, मारसम्पत्ति, ब्रह्म-सम्पत्ति, चक्रवर्ती सम्पत्ति, श्रावकपारमीज्ञान, प्रत्येक बोधिज्ञान तथा अभिसम्बोधिज्ञान पनि पाउन सकिन्छ । यसरी अनेकप्रकारका गुणहरूले युक्त भएका दानका कुराहरू बताउनुभयो । दानदिनेले शील पनि पालन गर्न सक्ने हुँदा तदनन्तर शीलको कुरा भन्नुभएको हो भनी पं. सू. III. पृ. ६२-६३ ले उल्लेख गरेको छ ।

'शील' भनेको आस्था, प्रतिष्ठा, आरम्मण, त्राण, लेण आदि हो । 'शील' भनेको मेरो (=बुद्धको) वंश हो । सह्यापाल

नागराजा भएको वेलामा, (जा. अ. क. VI. पृ. ५८, नं. ५२४), भूरिदत्त नागराजा भएको वेलामा, (जा. अ. क. VII. पृ. १४१, नं. ५४३), चम्पेय्य नागराजा भएको वेलामा, (जा. अ. क. V. पृ. १४६, नं. ५०६), सीलव नागराजा भएको वेलामा, (जा. अ. क. I. पृ. २७३, नं. ८६), मातृपोषक हस्तीराजा भएको वेलामा, (जा. अ. क. IV. पृ. ११४, नं. ४५५) तथा छद्रन्त हस्तीराजा भएको वेलामा, (जा. अ. क. V. पृ. २१३, नं. ५१४) मैले अनेकों जन्महरूमा 'शील' पालन गरेको थिएँ ।

इहलोक र परलोक-सम्पत्तिहरूमध्येमा शील जस्तो आस्था, शील जस्तो प्रतिष्ठा...अरु छैनन् । शील-अलङ्कार जस्ता अलङ्कारहरू अरु छैनन् । शील-पुष्प जस्ता पुष्पहरू अरु छैनन् । शील-सुगन्ध जस्ता सुगन्धहरू अरु छैनन् । शीलरूपी अलङ्कारले अलंकृत, शीलरूपी कुसुम लगाएका, शीलरूपी सुगन्धलेप लगाएका पुरुषलाई देव सहित मनुष्यलोकले हेरेर पनि तृप्त हुन । यस्ता गुणहरू भएका शील पालन गर्ने पुरुष, यस्ता शीलले यस्तो स्वर्गलोक, यस्तो शीलले यस्तो स्वर्गलोकमा उत्पन्न हुनसक्छ भन्ने कुरा दर्शाउनकोनिमित्त शीलकथाको लगतै पछि स्वर्गको कुरा भन्नुभएको हो भनी पं. सू. III. पृ. ६३: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

स्वर्गकथा भनेको—यी स्वर्ग भन्ने ठाउँहरूमा—इष्ट, कान्त, मनाप तथा नित्यकृडा सम्पत्ति आदिहरू पाइन्छन् । यिनी-

हरूमध्ये चातुर्महाराजिक देवलोकमा नब्बेलाख (९०,००,०००) वर्षसम्म दिव्यसुख र दिव्यसम्पत्ति भोग्न पाइन्छ र त्रयस्त्रिश देवलोकमा तीन करोड साठीलाख (३,६०,००,०००) वर्षसम्म दिव्यसुख भोग्न पाइन्छ । यसरी स्वर्गसम्बन्धी गुणहरूका कुरालाई स्वर्गकथा भनिन्छ । स्वर्ग सम्बन्धी जति कुराहरू भने पनि बुद्धले अन्नसक्नु हुन्छ । यसको अन्त छैन । त्यसैले भनेको—‘भिक्षुहो ! मैले अनेक पर्यायद्वारा स्वर्गका कुराहरू अन्नसक्नु’ आदि । यसरी स्वर्गकथाद्वारा प्रलोभन गरी, हातीलाई अलंकृत गर्दै उसको सूँढ काट्ने जस्तै—यो स्वर्ग पनि अनित्य छ, अध्रुव छ; त्यसमा छन्दराग राघनदुष्म भन्ने कुरा दर्शाउनकोनिमित्त मञ्जिष्ठनिकायको चूलदुखखक्खन्ध सूत्रमा—‘अल्पसुख, बहुदुःख, बहुक्लेशहरू र बहु-दोषहरू छन्’ (हेर बु. ग. भा-१, पृ. २९९ मा) भन्ने अनेक प्रकारले कामविषयको दोष देखाउनु भई—‘कामविषयको दुष्परिणाम...’ भनी सूत्रमा उल्लेख गरेको हो भनी पं. सू. III. पृ. ६३: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

यसरी कामविषयको दोष देखाएर त्यसपछि नैष्कर्म्यको गुण बताउनुहुँदै ‘नैष्कर्म्यको आनिसंस प्रकाश पार्नुभयो’ भनी भनिएको हो भनी उक्त अट्कथामै उल्लेख भएको छ ।

यी दान आदि आनुपुच्छकथाको वर्णन मनो. र. पृ. II. पृ. ७५४: सीहसुत्तवण्णना, अट्कनिपातमा पनि पाइन्छ र उदा. अ. क. पृ. १९८: सुप्पबुद्धकुट्टिसुत्तवण्णनामा पनि ।

त्रुष्परिणाम, तुच्छता, संक्षिप्तता तथा नैष्कर्म्यको आनिसंस (—गुण) प्रकाश पार्नुभयो । जब भगवान्‌ले उपालि गृहपतिको चित्त उपयुक्त (कल्ल), मृदु, नीवरण रहित, हर्षित तथा प्रसन्न भयो भनी जान्नुभयो तब वहाँले स्वयं प्राप्तगर्नु भएको? (सामुद्रकंसिका) जुन धर्महरू हुन् तो धर्महरू प्रकाश पार्नुभयो—‘यो दुःख हो, यो समुदय हो, यो निरोध हो तथा यो मार्ग हो ।’ जस्तै मैलो नपरेको शुद्धवस्त्रमा राम्ररी रङ्गले समात्ख, त्यस्तैगरी उपालि गृहपतिलाई उसे आसनमा विरज, बीतमल<sup>३</sup> धर्मचक्रु उत्पन्न भयो—‘जे जति समुदय धर्महरू हुन्, तो सबै निरोध धर्म हुन् ।’ अनि उपालि गृहपति दृष्टधर्मी, प्राप्तधर्मी, विवितधर्मी भई धर्मको गहिराइलाई बुझी शंकारहित, निश्चिन्त, वैशारदघ तथा शास्त्राको धर्मलाई अबबोध गर्नकोनिमित्त कसैको आध्य नचाँहिने भएपछि उनले भगवान्‌सँग यस्तो भने—

Dhamma.Digital

१. स्वयम्भूज्ञानद्वारा आफैले प्राप्तगरेको ज्ञान, अरूहरूकोनिमित्त असाधारण हुने ज्ञान । पं. सू. III. पृ. ६४: उपालिसुत्तवण्णना ।
२. यहाँ ‘विरज बीतमल धर्मचक्रु’ भनेका—रागरूपी रजहरू नभएकाले ‘विरज’ र रागरूपी मल वा मैलाहरू नभएकाले ‘बीतमल’ भनिएको हो । ‘धर्मचक्रु’ भन्नाले मार्गफललाई भनिएको हो भनी पं. सू. III. पृ. ६४: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

‘धर्मचक्रु उत्पन्न भयो’ भन्ने वाक्य जुनसुकै सूत्रमा आए तापनि यसले स्रोतापत्ति-फल, सकृदागामी-फल, अनागामी-फल

“हवस् त भन्ते ! अब हामीहरु जान्छौं ।”

“गृहपति ! जस्तो उचित ठान्छौ ।”

त्यसपछि भगवान्को भाषणलाई अभिनन्दन तथा अनुमोदन गरी, आसनबाट उठी भगवान्लाई अभिवादन र प्रवक्षिणा गरी उपालि गृहपति जहाँ आपनो घर हो त्यहाँ गए । घरमा पुगेपछि द्वारपाललाई भने—

“सौम्य द्वारपाल ! आजदेखि निगण्ठ र निगण्ठीहरूकोनिमित्त ढोका बन्दरहने छ र भगवान्का भिक्षुहरू, भिक्षुणीहरू, उपासकहरू तथा

अथवा अर्हत्-फलहरूमध्ये कुनै एक फल प्राप्त भएको हो भने कुरा जनाउँछ ।

‘धर्मचक्षु लाभ भयो’ भन्नाले ब्रह्मायु सूत्रमा (म. नि. II. पृ. ३८२ अथवा हेर बु. बा. भा-१, पृ. १६४) ‘अनागामी-फल’ लाभ भयो भनी भनिएको हो; (परं सू. III. पृ. ६४: उपालि-सुत्तवण्णना, परं सू. IV. पृ. २१७: राहुलोवादसुत्तवण्णना); दीघनखसूत्रमा (म. नि. II. पृ. १९६ अथवा बु. प्र. भा-१, पृ. ३५७) ‘धर्मचक्षु लाभ भयो’ भन्नाले ‘स्रोतापत्ति फल’ प्राप्तभयो भनी भनिएको हो; चुल्लराहुलवाद सूत्रमा (म. नि. III. पृ. ३७६) ‘धर्मचक्षु लाभ भयो’ भन्नाले ‘अरहत्-फल’ प्राप्त भएको हो भनी भनिएको हो (परं सू. IV. पृ. २१७) र यहाँ वस सूत्रमा चाहि ‘धर्मचक्षु लाभ भयो’ भन्नाले ‘स्रोतापत्ति-फल’ प्राप्त भएको हो भने कुरा बुझ्नुपर्छ । परं सू. III. पृ. ६४: उपालिसुत्तवण्णना ।

उपासिकाहरूकानिमित्त ढोका खुला रहने छ । यदि कुनै निगण्ठ आए भने उनलाई यस्तो भन —‘भन्ते ! पर्खनुहोस्, नपस्नुहोस् । आजवेखि उपालि गृहपति श्रमण गौतमका शिष्यत्वमा गङ्गास्त्रके । निगण्ठहरू र निगण्ठीहरूकानिमित्त ढोका बन्दभयो । भगवान्का भिक्षुहरू, भिक्षुणीहरू, उपासकहरू तथा उपासिकाहरूकानिमित्त ढोका खुलाभयो । भन्ते ! यदि तपाइलाई भिक्षाको आवश्यकता छ भने—यहाँ बस्नुहोस् यहीं नै तपाइलाई (भिक्षा) ल्याइदिने छ’ ।”

“हवस्, भन्ते !” भनी द्वारपालले उपालि गृहपतिलाई प्रत्युत्तर दियो ।

### निगण्ठ-नाटपुत्रद्वारा उपालिको परीक्षा

“उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा गए” भन्ते  
कुरा दीर्घतपस्वी निगण्ठले सुने । अनि दीर्घतपस्वी निगण्ठ जहाँ

१. यी दीर्घतपस्वी निगण्ठले उपालि गृहपति बुद्धकहाँ गएदेखि नै ‘यी उपालि पण्डित छन् । बुद्ध पनि दर्शनीय छन् तथा उनको कुरा नैर्याणिक छ । अतः बुद्धलाई देखेवित्तिकै उपालि गृहपति प्रसन्न हुन सक्छन् । प्रसन्न भएर बुद्धको शरणमा पनि जान सक्छन् । उनी बुद्धको शरणमा गए कि गएनन्’ भन्ते कुराहरू सोच्दै उनी यताउता गई उनको विषयमा चर्चा गरी हिँडेका थिए । त्यसैले सर्वप्रथम दीर्घतपस्वीले उपालि गृहपति बुद्धको शरणमा गएको कुरा सुनेका थिए भनी पं. सू. III. पृ. ६४: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

निगण्ठ-नाटपुत्र थिए त्यहाँ गए । त्यहाँ पुरोपच्छि निगण्ठ-नाटपुत्रलाई यस्तो भने—

“मन्ते ! मैले सुनें कि उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा गइसके ।”

“तपस्वी ! उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा जावान् भन्ने कुरा सम्भव छैन । बरु श्रमण गौतम नै उपालि गृहपतिको शिष्यत्वमा आउन सम्भव छ ।”

दोश्रो पटक पनि .. तेश्रो पटक पनि दीर्घतपस्वी निगण्ठले निगण्ठ-नाटपुत्रलाई भने—

“मन्ते ! मैले सुनें कि उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा गइसके । भन्ते ! त्यसोभए उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा गएका हुन् वा होइनन् भन्ने कुरा बुझ्नकोनिमित्त म जानेछु ।”

“तपस्वी ! हुन्छ, जाऊ । उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा गएका हुन् वा होइनन् भन्ने कुरा बुझेर आऊ ।”

अनि दीर्घतपस्वी निगण्ठ जहाँ उपालि गृहपतिको घर हो रथहाँ गए । द्वारपालले दीर्घतपस्वी निगण्ठलाई टाढैबाट आइरहेको देख्यो । देखेर दीर्घतपस्वी निगण्ठलाई द्वारपालले यसो भन्यो—

“मन्ते ! पर्खनुहोस्, मित्र नजानु होस् । आजबेखि उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा जानुभयो । निगण्ठहरू, निगण्ठीहरूकानिमित्त ढोका बन्द भइसक्यो । भगवान्का मिक्षुहरू,

मिक्षुणीहरु, उपासकहरु तथा उपासिकाहरुकानिमित्त ढोका खुल्यो । भन्ते ! यदि तपाइलाई भिक्षाको आवश्यकता छ भने यहीं पर्खनुहोस, तपाइलाई (भिक्षा) यहीं त्याइदिने छ ।”

“आवुसो ! मलाई भिक्षाको आवश्यकता छन्” भनी दीर्घतपस्वी निगण्ठ त्यहाँबाट फक्केर जहाँ निगण्ठ-नाटपुत्र थिए त्यहाँ गए । त्यहाँ पुगेपछि निगण्ठ-नाटपुत्रलाई यस्तो भने —

“भन्ते ! उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा गए भन्ने कुरा सांच्चे रहेछ । भन्ते ! त्यसैले मैले तपाइलाई उपालि गृहपति श्रमण गौतमकहाँ गई वादारोपण गर्ने कुरा मलाई चित्त बुझ्दैन भनी भनेको थिएँ किन्तु मैले (त्यो) पाइन । श्रमण गौतम मायावी छन्, मन फर्काउने माया ( = आवर्तनीय माया) जान्दछन् । जुन मायाद्वारा उनले अन्यतोर्थीय श्रावकहरुको मनलाई फर्काइदिन्छन् । भन्ते ! अब उपालि गृहपतिको मन श्रमण गौतमको मन फर्काउने मायाद्वारा फर्किसक्यो ।”

“तपस्वी ! उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा जालान् भन्ने कुरा सम्भवछैन; बरु श्रमण गौतम नै उपालि गृहपतिको शिष्यत्वमा आउन सम्भव छ ।”

दोश्रो पटक पनि... तेश्रो पटक पनि दीर्घतपस्वी निगण्ठले निगण्ठ-नाटपुत्रलाई भने —

“भन्ते ! उपालि गृहपति श्रमण गौतमको शिष्यत्वमा गए भन्ने कुरा सांच्चे रहेछ । भन्ते ! त्यसैले मैले तपाइलाई उपालि गृहपति

थमण गौतमकहाँ गई वादारोपण गर्ने कुरा मलाई चित्त बुझेन भनी भनेको थिएँ किन्तु मैले (त्यो) पाइन । थमण गौतम मायाको छन्...। भन्ते ! अब उपालि गृहपतिको मन थमण गौतमको मन फर्काउने मायाद्वारा फक्किसक्यो ।”

“तपसोभए म जानेछु; उपालि गृहपति थमण गौतमको शिष्यत्वमा गएका हुन् कि होइनन् भन्ने कुरा स्वयं बुझेछु ।”

त्यक्षपछि निगण्ठ-नाटपुत्र विशाल परिषद् लिएर जहाँ उपालि गृहपतिको घर हो त्यहाँ गए । टाढैदेखि द्वारपालले निगण्ठ-नाटपुत्रलाई आइरहेको देख्यो । देखेर निगण्ठ-नाटपुत्रलाई यस्तो भन्यो —

“भन्ते ! यहीं पर्खनुहोस् भित्र नजानुहोस् । आजदेखि उपालि गृहपति थमण गौतमको शिष्यत्वमा जानुभयो । निगण्ठहरू, निगण्ठीहरूकानिमित्त ढोका बन्द भइसक्यो । भगवान्‌का भिक्षुहरू, भिक्षुणीहरू, उपासकहरू तथा उपासिकाहरूकोनिमित्त ढोका खुल्यो । भन्ते ! यदि तपाइलाई भिक्षाको आवश्यकता छ भने यहीं पर्खनुहोस, तपाइलाई (भिक्षा) यहीं त्याइदिने छ ।”

“सौन्य द्वारपाल ! त्यसोभए” जहाँ उपालि गृहपति छन् त्यहाँ जाऊ, त्यहाँ पुरोपछि उपालि गृहपतिलाई यस्तो भन—‘भन्ते !

१. द्वारपालको वचन सुनेर मनमा सारै दुःख लागेपछि उनले ‘त्यसोभए’ भनी द्वारपालसँग कुरागर्न थालेका हुन् । द्वारपालले ‘यहीं पर्खनुहोस् भित्र नजानुहोस्’ भनी भनेको कुराको अर्थ उनले बुझ्नै सकेका थिएनन् । पर्ण. सू. III. पृ. ६४: उपालिसुत्तवण्णना ।

निगण्ठ-नाटपुत्र विशाल परिषद् लिएर ढोका बाहिरको कोठामा  
पर्खिरहेका थन्; उनी तिसीसंग भेट्न चाहन्छन् ।”

“हवस्, भन्ते !” अनी निगण्ठ-नाटपुत्रलाई प्रत्युत्तर दिई द्वारपाल  
जहाँ उपाळि गृहपति थिए त्यहाँ गयो । त्यहाँ पुगेपछि उपालि गृहपति-  
लाई यस्तो भन्यो —

“भन्ते ! निगण्ठ-नाटपुत्र, विशाल परिषद् लिएर ढोका  
बाहिरको कोठामा पर्खिरहेका थन्; उनी तपाइसंग भेट्न चाहन्छन् ।”

“त्यसोमए, सौम्य द्वारपाल ! माझको द्वारशालामा<sup>१</sup>  
( = दलानमा) आसन लगाउ ।”

“हवस्, भन्ते !” अनी उपालि गृहपतिलाई प्रत्युत्तर दिई,  
माझको दलानमा आसनहरू लगाई जहाँ उपाळि गृहपति थिए त्यहाँ  
गहर उपालि गृहपतिलाई उसले यस्तो भन्यो —

१. ‘माझको द्वारशालामा’ भन्नाले—जुन घरमा सातवटा दलानहरू र  
सात खण्डहरू हुन्छन् त्यस्तो घरको सात खण्डको बीचको खण्डमा;  
अर्थात् यताबाट पनि चौथो खण्डमा उताबाट पनि चौथो खण्डमा  
पर्ने दलानमा; जुन घरमा पाँच खण्डहरू हुन्छन् त्यस्तो घरको  
यताबाट पनि तेश्रो खण्डमा पर्ने उताबाट पनि तेश्रो खण्डमा पर्ने  
दलानमा; जुन घरमा तीन खण्डहरू हुन्छन्, त्यस्तो घरको यताबाट  
पनि दोश्रो उताबाट पनि दोश्रो खण्डमा पर्ने दलानमा भनिएको हो ।  
उपालि गृहपतिको घरमा चार्हि सातवटा खण्डहरू थिए भनी अन्दछन्,  
पाँचवटा पनि । पं. सू. III. पृ. ६४-६५: उपालिसुत्तवण्णना ।

“भन्ते ! माझको दलानमा (अथवा कोठामा) आसनहरू लगाइसके । अब जे उचित ठानुहृन्ध ।”

त्यसपछि उपालि गृहपति जहाँ माझको दलान हो त्यहाँ गए । त्यहाँ पुरोपछि, जुन आसन त्यहाँ अग्र, श्रेष्ठ, उत्तम तथा प्रणीत थियोऽत्यसमा बसी द्वारपाललाई बोलाए —

“सौम्य द्वारपाल ! त्यसोमए, जहाँ निगण्ठ-नाटपुत्र अन त्यहीं जाऊ; त्यहाँ गई निगण्ठ-नाटपुत्रलाई यसो भन—‘भन्ते ! यदि चाहनुहृन्ध भने प्रवेश गर्नुहोस् ।’”

“हवस, भन्ते !” भनी उपालि गृहपतिलाई प्रथुसर विई जहाँ निगण्ठ-नाटपुत्र थिए त्यहाँ गयो; त्यहीं पुरोपछि द्वारपालले निगण्ठ-नाटपुत्रलाई यसो भन्यो—

“भन्ते ! उपालि गृहपति यसो भन्नुहृन्ध—‘भन्ते ! यदि चाहनुहृन्ध भने प्रवेश गर्नुहोस् ।’”

अनि निगण्ठ-नाटपुत्र, विशाल परिषद् लिएर जहाँ माझको दलान हो त्यहाँ गए ।

अधि उपालि गृहपतिले निगण्ठ-नाटपुत्रलाई टाढैबाट आइरहेको देखेवित्तिके त्यहींसम्म गई अगवानी गर्दथे र जुन आसन अग्र श्रेष्ठ, उत्तम तथा प्रणीत हो त्यसलाई उत्तरासङ्गले (=पञ्चघोराले) पुखी, (हात) समाती उनलाई (आसनमा) बसाल्दथे । आज सोही उपालि गृहपति जुन त्यहाँ अग्र, श्रेष्ठ, उत्तम तथा प्रणीत आसन हो त्यसमा आफू स्वयं बसी निगण्ठ-नाटपुत्रलाई यस्तो भने—

“भन्ते ! आसनहरू छन्, यदि चाहनुहुन्छ भने बस्नुहोस् ।”

यस्तो भन्दा निगण-नाटपुत्रले उपालि गृहपतिलाई यसो  
भने—

“गृहपति ! तिमी बहुला भयो । गृहपति ! तिमी जड भयो । तिमी—‘भन्ते ! म थमण गौतमकहाँ गई वादारोपण गर्नेछु’ भनेर गई, वाद-विवादको ठूलो पासोमा (सङ्घाट) बाँधिएर फक्केर आयो । गृहपति ! कुनै अंड (=अंडकोश) हारक पुरुष अर्काको अंडालाई छिकी ल्याउनेछु भनी गएर (आपने) अंडालाई छिक्कन लगाई फक्केर आउँछ; गृहपति ! जस्तै कुनै अक्षिहारक (=आँखा छिक्कने) पुरुष अर्काको आँखा छिक्केर ल्याउँछु भनी गई (आपने) आँखा छिक्कन लगाई फक्केर आउँछ; त्यस्तंगरी—गृहपति ! तिमी—‘भन्ते ! म थमण गौतमकहाँ गई वादारोपण गर्नेछु’ भनी गएर वाद-विवादको ठूलो धापमा फसेर फक्केर आयो । आवर्तनीय मायाद्वारा अमण गौतमले तिन्हो मनलाई फक्काईदिए ।”

“भन्ते ! आवर्तनीय माया असले हो ! भन्ते ! आवर्तनीय माया असले हो !! भन्ते ! यस आवर्तनीय मायाद्वारा मेरा रगत सम्बन्धी ज्ञातिहरू आवर्तित भएपनि हुन्छ, (यसबाट) उनीहरू सबैको दीर्घकाल-सम्मको लागि हित र सुख ने हुनेछ । भन्ते ! यस आवर्तनीय मायाद्वारा सबै क्षत्रीहरू आवर्तित भएपनि हुन्छ, (यसबाट) उनीहरू सबैको दीर्घकालसम्मको लागि हित र सुख ने हुनेछ । भन्ते ! यस आवर्तनीय मायाद्वारा सबै ब्राह्मणहरू... सबै वैश्यहरू... सबै शूद्रहरू आवर्तित

भएपनि हुन्छ, (यसबाट) उनीहरू सबैको दीर्घकालसम्मको लागि हित र सुख नै हुनेछ । भन्ते ! यस आवर्तनीय मायाद्वारां देवलोक सहित, मार सहित ब्रह्मा; ब्राह्मण सहित प्रजा, मनुष्यहरू सहित देवताहरू आवर्तित भएपनि हुन्छ, (यसबाट) उनीहरू सबैको दीर्घकालसम्मको लागि हित र सुख नै हुनेछ । भन्ते ! त्यसो हुनाले तपाइलाई उपमा दिनछु । उपमाद्वारा पनि यहाँ केहो विज्ञपुरुषहरूले भनिएकोकुरालाई बुझनसक्ने छन् ।

उपमा—“भन्ते ! पूर्वसमयमा एक जीर्ण, वृद्ध, वयोवृद्ध, बुढो ब्राह्मणकी तरणी माणविका प्रजापति थिई । उ गर्भिणी तथा प्रसवासन्न थिई । भन्ते ! अनि त्यो माणविकाले सो ब्राह्मणलाई यसो भनी—

‘ब्राह्मण ! तपाइ बजारमा गई एक बाँदरको बच्चा (खेलौना) किनेर त्याउनुहोस । जो भेरो बालकलाई खेलौना हुनेछ ।’

“भन्ते ! यस्तोभन्दा सो ब्राह्मणले त्यो माणविकालाई यसो भन्यो —

‘ओ ! बालक जन्मनुञ्जेलसम्म पर्ख । यदि तिमीले बालक जन्मायौ भने म बजारमा गई बाँदरको बच्चा (खेलौना) किनेर त्याउनेछु, जो तिन्हो कुमारलाई खेलौना हुनेछ । यदि तिमीले बालिका जन्मायौ भने म बजारमा गई बाँदरनीको बच्चा किनेर त्याउनेछु, जो तिन्हो बालिकालाई खेलौना हुनेछ ।’

“भन्ते ! त्यो माणविकाले दोशो पटक पनि... तेशो पटक पनि सो ब्राह्मणलाई भनी —

‘ब्राह्मण ! तपाइ बजारमा गई एक बाँदरको बच्चा किनेर ल्याउनु होस् । जो मेरो वालकलाई खेलौना हुनेछ ।’

“भन्ते ! अनि माणविका प्रति अनुरक्त, प्रतिबद्ध भएको सो ब्राह्मणले बजारमा गई बाँदरको बच्चा किनेर ल्याई त्यो माणविकालाई यस्तो भन्यो—

‘ओ ! बजारबाट किनेर ल्याएको बाँदरको बच्चा यही हो, जो तिझ्रो वालकलाई खेलौना हुनेछ ।’

“भन्ते ! यस्तोभन्दा त्यो माणविकाले सो ब्राह्मणलाई यस्तो भनी—

“ब्राह्मण ! तपाइ यो बाँदरको बच्चा लिएर रक्तपाणी-रङ्गितकार पुत्रकहाँ जानुहोस् । अनि त्यहाँ पुगेपछि रक्तपाणी-रङ्गितकारपुत्रलाई यस्तो भन्नुहोस्—‘सौम्य रक्तपाणी ! यो बाँदरको बच्चालाई चारेतिरबाट पिटी, दुवेतिरबाट मली, पहेलो गरी रङ्गाउन चाहन्छु ।’

“भन्ते ! अनि माणविका प्रति अनुरक्त, प्रतिबद्ध भएको सो ब्राह्मण, त्यो बाँदरको बच्चा लिई जहाँ रक्तपाणी-रङ्गितकारपुत्र हो त्यहाँ गयो । यहाँ पुगेपछि रक्तपाणी-रङ्गितकारपुत्रलाई भन्यो—‘रक्तपाणी ! म यो बाँदरको बच्चालाई चारेतिरबाट पिटी, दुवेतिरबाट मली, पहेलो गरी रङ्गाउन चाहन्छु ।’

“भन्ते ! यसोभन्दा रक्तपाणी-रङ्गितकारपुत्रले सो ब्राह्मणलाई यस्तो भन्यो—‘भन्ते ! यो तपाइको बाँदरको बच्चा रङ्गाउन त योग्यछ, तर चारेतिरबाट पिटी दुवेतिरबाट मल्न भने योग्य छैन ।’

“मन्ते ! यस्तंगरी बाल (=मूर्ख, अज्ञानी) निगण्ठहूलको बाद, अज्ञानीहूलाई मात्र रङ्गाउन योग्य छ, न कि पण्डितहूलाई; (त्यो बाद) न परीक्षण योग्य छ, न त विमर्शन योग्य छै । मन्ते ! त्यसपछि त्यो ब्राह्मण एक जोर नयाँ कपडा लिएर जहाँ त्यो रक्तपाणी-रङ्गितकारपुत्र थियो त्यहाँ गयो । त्यहाँ पुगेपछि रक्तपाणी-रङ्गितकार-पुत्रलाई यस्तो भन्यो—

‘सौम्य रक्तपाणी ! यो नयाँ एक जोर कपडा चारैतिरबाट पिटी, दुवैतिरबाट मली पहेँलो गरी रङ्गाउन चाहन्छु ।’

“मन्ते ! यस्तोभन्दा सो रक्तपाणी-रङ्गितकारपुत्रले त्यो ब्राह्मण-लाई यस्तो भन्यो—

‘मन्ते ! यो तपाइको एक जोर नयाँ कपडा भने रङ्गाउन पनि बोग्य छ, चारैतिरबाट पिटन पनि योग्य छ तथा दुवैतिरबाट मलन पनि योग्य छ ।’

“मन्ते ! त्यस्तंगरी—बहाँ भगवान् अरहत् सम्यक्सम्बुद्धको बाद, पण्डितहूलाई रङ्गाउन योग्य छ, न कि बालमूर्खलाई; (त्यो बाद)

१. जस्तै सेलौना बाँदरको बच्चालाई रङ्गाउन त सकिन्छ तर त्यसलाई पिट्न र मलन सकिन्न, चकनाचूर भएर जान्छ । त्यस्तंगरी यी निगण्ठहूलको बादमा पनि कुनै मानिसले धाँस चुटेर चामल खोजनु र केराको बोटमा कुनै सारत्व खोजनु जस्तै हो । किनकि परीक्षण-को वा विमर्शन गर्नेको यसमा कुनै गुँजाइस छैन । पप. सू. III.  
पृ. ६६: उपालिसुत्तवण्णना ।

परीक्षण योग्य पनि छ, विमर्शन गर्न योग्य पनि छ । ”

“गृहपति ! ‘उपालि गृहपति निगण्ठ-नाटपुत्रका श्रावक हुन्’ भन्ने कुरा राजा सहित अरु परिषदलाई पनि थाहा छ । गृहपति ! त्यसोमधु अब तिमी कसका श्रावक ह्वै भनी विश्वास गर्ने त ? ”

### उपालिद्वारा श्रावकत्वको घोषणा

यस्तोमन्दा उपालि गृहपति आसनबाट उठी, उत्तरासङ्ग (—पछ्यौरा) एकांश पारी जुन विशातिर भगवान् हुनुहुन्थ्यो त्यस दिशातिर हेरी दुवैङ्गात जोरी निगण्ठ-नाटपुत्रलाई यस्तो भने—

“भन्ते ! त्यसोमधु म कसको श्रावक हुँ भन्ने कुरा सुन्नुहोस् । ”

१. जस्तै त्यो नयाँ कपडा रङ्गाउन पनि पिट्न पनि तथा मल्न पनि योग्य छ त्यस्तैगरी बुद्धको धर्ममा परीक्षा गर्न सकिन्छ, विमर्शन गर्न सकिन्छ । पण्डितहरू चतुसत्यका कुराहरू सुनेर प्रसन्न हुन्छन्, प्रमुदित हुन्छन्, जतिसुने पनि तृप्त हुन्नन् । त्यसैले भनेका—बुद्ध-वचनमा जति जति गम्भीर भएर जान्छ उति उति रसास्वाद हुन्छ । अतः यो धर्म परीक्षणीय पनि छ, विमर्शनीय पनि छ । पं. सू. III. पृ. ६६: उपालिसुत्तवण्णना ।

१. 'धीरस्स विगतमोहस्स, पभिन्नखीलस्स' विजितविजयस्स ।  
अनीघस्स<sup>३</sup> सुसमचित्तस्स, बुद्धसीलस्स<sup>४</sup> साधुपञ्चस्स ।  
वेसमन्तरस्स<sup>५</sup> विमलस्स, भगवतो तस्स सावकोहमस्मि ॥
२. 'अकथङ्किथस्स तुसितस्स, वन्तलोकामिसस्स मुदितस्स ।  
कतसमणस्स मनुजस्स, अन्तिमसारिरस्स<sup>६</sup> नरस्स ।  
अनोपास्स विरजस्स, भगवतो तस्स सावकोहमस्मि ॥
३. 'असंसयस्स कुसलस्स, वेनयिकस्स सारथिवरस्स ।  
अनुत्तरस्स रुचिरधम्मस्स, निककङ्कस्स पभासकस्स<sup>७</sup> ।  
मानच्छिदस्स वीरस्स, भगवतो तस्स सावकोहमस्मि ॥
४. 'निसभस्स अप्पमेयस्स, गम्भीरस्स मोनपत्तस्स ।  
खेमङ्करस्स वेदस्स, धम्मटुस्स संवुततस्स<sup>८</sup> ।  
सङ्गतिगस्स मुत्तस्स, भगवतो तस्स सावकोहमस्मि ॥

१. रोमनमा: 'पभिन्नखीलस्स' ।
२. स्याम र रोमनमा: 'अनीघस्स' ।
३. स्याममा: 'बुद्धसीलस्स' ।
४. सिहल र रोमनमा: 'वेसमन्तरस्स' ।
५. स्याममा: 'अन्तिमसारीरस्स' ।
६. सिहलमा: 'पभासकरस्स' ।
७. स्याममा: 'सुसंवुततस्स' ।

५. 'नागस्स पन्तसेनस्स, खीणसंयोजनस्स मुत्तस्स ।  
पटिमन्तकस्स' धोनस्स<sup>३</sup>, पन्नधजस्स वीतरागस्स ।  
दन्तस्स निष्पपच्चस्स, भगवतो तस्स सावकोहमस्मि ॥
६. 'इसिसत्तमस्स अकुहस्स, तेविजजस्स ब्रह्मपत्तस्स ।  
नहातकस्स<sup>४</sup> पदकस्स, पस्सद्वस्स विदितवेदस्स ।  
पुरिन्ददस्स सक्कस्स, भगवतो तस्स सावकोहमस्मि ॥
७. 'अरियस्स भाविततस्स, पत्तिपत्तस्स वेय्याकरणस्स ।  
सतिमती विपस्तिस्स, अनभिनतस्स<sup>५</sup> नो अपनतस्स<sup>६</sup> ।  
अनेजस्स<sup>७</sup> वसिष्पत्तस्स, भगवतो तस्स सावकोहमस्मि ॥
८. 'समुगगतस्स<sup>८</sup> कायिस्स, अननुगतन्तरस्स सुद्धस्स ।  
असितस्स हितस्स<sup>९</sup>, पविवितस्स अगग्पत्तस्स ।  
तिणस्स तारयन्तस्स, भगवतो तस्स सावकोहमस्मि ॥

१. कम्बोजमा: 'पटिमन्तस्स' ।
- २ स्याममा: 'मोनस्स' ।
३. सिहल र रोमनमा: 'नहातकस्स' ।
४. स्याममा: 'अनभिनतस्स' ।
५. स्याममा: 'अपणतस्स' ।
६. स्याममा: 'अनिजस्स' ।
७. सिहल, स्याम र रोमनमा: 'सम्मगगतस्स' ।
८. सिहल र रोमनमा: 'अप्पहीनस्स'; स्याममा: 'अप्पभीतस्स' ।

९. 'सन्तस्स भूरिपञ्चस्स, महापञ्चस्स वीतलोभस्स ।  
तथागतस्स सुगतस्स, अष्टटिपुण्गलस्स असमस्स ।  
विसारदस्स निपुणस्स, भगवतो तस्स सावकोहमस्मि ॥'
१०. 'तण्हच्छिदस्स बुद्धस्स, वीतधूमस्स अनुपलितस्स ।  
आहुनेष्यस्स यक्खस्स, उत्तमपुण्गलस्स अनुलस्स ।  
महतो यसगगपत्तस्स, भगवतो तस्स सावकोहमस्मि ॥'

**अर्थ—**

१—'धीरबान्, विगतमोही', काँडा<sup>५</sup> भाँचिएका, विजित विजयी<sup>६</sup>, निर्दुँखी<sup>७</sup>, सु-समचित्त<sup>८</sup>, वृद्धशीली, असल प्रज्ञा, वेस्समन्तर<sup>९</sup> तथा विमल हनुभएका वहाँ भगवान्को म थाबक हुँ ।

१. दुःखमा अज्ञानता, दुःखसमुदयमा अज्ञानता, दुःखनिरोधमा अज्ञानता,  
दुःखनिरोधगामिनी प्रतिपद्मा अज्ञानता, पूर्वान्तमा अज्ञानता,  
अपरान्तमा अज्ञानता, पूर्वान्तअपरान्तमा अज्ञानता, यसकारणद्वारा  
प्रतित्यसम्रूपन्न हुन्छ भन्ने विषयमा अज्ञानता आदिलाई अज्ञान,  
मोह, अविदद्या भन्दछन् (विभं. पा. पृ. ४३३: तिकमातिकनिदेसो,  
खुद्दकवत्थुविभङ्गो) । यस्तो 'मोह' नभएकोलाई यहाँ 'विगतमोही'  
भनिएको हो ।
२. 'खील' वा 'कील' भनी काँडा वा किलालाई भनिएको हो ।  
चित्तमा काँडा बिछ्ने जस्तै बिछ्ने भएकोले निम्न पाँच कारणहरू-

लाई 'चेतोखिल' = चित्तको काँडा भन्दछन् । जस्तै—(१) शास्ता प्रति शंका गर्छ प्रसन्न हुन्न, (२) धर्म प्रति शंका गर्छ प्रसन्न हुन्न, (३) सङ्घ प्रति शंका गर्छ प्रसन्न हुन्न, (४) शिक्षा प्रति शंका गर्छ प्रसन्न हुन्न र (५) सहब्रह्मचारीहरू प्रति कोप गर्छ र असन्तुष्ट भई आधार राख्छ । यी हुन् चित्तका काँडा । (विभं. पा. पृ. ४५३: पञ्चकमातिकनिदेस, खुदकवत्थुविभज्ज; म. नि. I. पृ. १३७: चेतोखिलसुत्तं; अं. नि-५, पृ. ४८८: चेतोखिलसुत्तं । ) यस्ता काँडाहरू नभएकाले 'काँडा भाँचिएका' भनी भनिएको हो । पं. सू. III. पृ. ६६: उपालिसुत्तवण्णना ।

३. सबै प्रकारका पृथक्जनमाथि विजय प्राप्त गरिसकेका तथा मृत्युमार, क्लेशमार र देवपुत्रमारहरूमाथि विजय प्राप्त गरिसकेकालाई यहाँ 'विजित-विजयी' भनी भनिएको हो । पं. सू. III. पृ. ६६: उपालिसुत्तवण्णना ।
४. क्लेश-दुःख र विपाक-दुखबाट मुक्त भइसकेकालाई यहाँ 'निर्दुःखी' भनिएको हो । पं. सू. III. पृ. ६६: उपालिसुत्तवण्णना ।
५. देवदत्त, धनपालक, अङ्गुलिमाल, राहुल स्थविर आदि सबैमाथि समान चित्त राख्ने भएकाले 'मु-समचित्त' भमिएको हो । पं. सू. III. पृ. ६६: उपालिसुत्तवण्णना ।
६. रागादि विषमताबाट उत्तीर्ण भई बस्नेलाई यहाँ 'वेस्समन्तर' भनिएको हो । पं. सू. III. पृ. ६६: उपालिसुत्तवण्णना ।

२—‘अकथंकथी’<sup>१</sup>, सन्तुष्ट, सांसारिक कामभोगलाई त्यागी-सकेका, मुदितविहारी, अमण-धर्मलाई पुरागरिसकेका भनुज, अन्तिम शरीरधारी नर, अनुपम तथा क्लेशरूपी रजहरूबाट मुक्त हुनुभएका वहाँ भगवान्को म श्रावक हुँ ।

३—‘संशय रहित, कुशल (= दक्ष), शिक्षित गराउनमा सारथी, अनुत्तर (= सर्वोत्तम), शुद्ध धर्मवान्, शंका दूर भएका, प्रभाकर, निरभीमानी तथा वीर्यवान् हुनु भएका वहाँ भगवान्को म श्रावक हुँ ।

४—‘बृष्टम समान कसंसंग नडराउने, अप्रमेय, गम्भीर, मुनित्व-प्राप्त, क्षमंकर, ज्ञानी, धर्मस्थित, संयमी, बन्धन (सङ्ग<sup>२</sup>) रहित तथा मुक्त हुनु भएका वहाँ भगवान्को म श्रावक हुँ ।

Dhamma.Digital

१. ‘यो कस्तो हो, यो कसरी हो’ भन्ने आदि किशिमबाट शंकागरी कुरा गर्नेलाई ‘कथंकथी’ भन्दछन् । त्यस्तो नहुनेलाई ‘अकथंकथी’ भन्दछन् । पं. सू. II. पृ. १८१: चूलहत्थिपदोपमसुत्तवण्णना ।
२. राग, द्वेष, मोह, मान तथा दृष्टिलाई पञ्चसङ्ग (= पाँच बन्धन) भन्दछन् । (विभं. पा. पृ. ४५३: पञ्चकमातिकनिदेस, खुद्कवत्थ-विभङ्ग) यस्तो बन्धन नभएकालाई यहाँ ‘बन्धन रहित’ भनिएको हो ।

५—‘नागपुरुष’, एकान्तप्रेमी, क्षीणसंयोजन<sup>१</sup>, मुक्त, प्रतिभंत्रक (=वाद प्रतिवाद गर्न दक्ष), क्लेश पर्खालिसकेका ज्ञानी, प्राप्तध्वज, बोतरागी, दान्त तथा निष्प्रवृत्त हुनु भएका वहाँ भगवान्को म आवक हुँ ।

६—‘ऋषि-सप्तम<sup>२</sup>’, अपाखंडी, त्रिविदचायुक्त, ब्रह्मत्व प्राप्त (=श्रेष्ठत्व प्राप्त), स्नातक, पदकार, प्रश्रव्य, ज्ञानज्ञ, पहिले दिने तथा समर्थवान् हुनु भएका वहाँ भगवान्को म आवक हुँ ।

१. निर्भीक तथा बलवान् पुरुषलाई नागपुरुष भन्दछन् । चार कारण-द्वारा नागपुरुष भनिन्छ — (१) छन्दादिभयको कारणले कुनै पनि अनुचित काम नगर्नाले, (२) सबै क्लेसहरू प्रहीण भएकाले, (३) कुनै प्रकारको गोप्य काम नगर्नाले र (४) कायबल, ज्ञान-बलले बलवान् हुनाले । यी नै चार कारणहरूले युक्त पुरुषलाई ‘नागपुरुष’ भनिएको हो । मनो. र. पू. II. पृ. ५०५: दोणसुत्त-वण्णना, चतुर्कुनिपात ।

२. संयोजन दणवटा छन्—(१) कामराग संयोजन, (२) प्रतिघ संयोजन, (३) मान संयोजन, (४) दृष्टि संयोजन, (५) विचिकित्सा संयोजन, (६) शीलव्रत परामर्श संयोजन, (७) भवराग संयोजन, (८) ईर्ष्या संयोजन (९) मात्सर्य संयोजन तथा (१०) अविदच्या संयोजन । विभं. पा. पृ. ४७०: दसकमातिकानिदेषो, खुद्धकवत्थुविभज्ञो ।

३. विपश्ची आदि बुद्धहरूदेखि लिएर सप्तम बुद्ध हुनु भएका । पं. सू. III. पृ. ६६: उपालिसुत्तवण्णना ।

७—‘आर्यं, भावितात्मा, प्राप्तव्य-प्राप्त, व्याख्याता, स्मृतिमान्, विपश्ची ( = विशुद्ध दर्शन ), अरहन्त, अद्वैट, निर्बोधी तथा बशीप्राप्त हुनु भएका वहाँ भगवान्को म श्रावक हुँ ।

८—‘समुद्गत, ध्यानी, निकलेशचित्त, शुद्ध, अबद्ध, हितेषी, प्रविवेक प्राप्त, अप्र प्राप्त, उत्तीर्ण तथा तारणकर्ता हुनु भएका वहाँ भगवान्को म श्रावक हुँ ।

९—‘शान्त, भूरि-प्रज्ञा<sup>१</sup>, महाप्रज्ञ<sup>२</sup>, विगतलोभ, तथागत, सुगत, अप्रतिपुद्गत (= अनुल्य), असम-सम, विशारद तथा निपुण हुनु भएका वहाँ भगवान्को म श्रावक हुँ ।

१०—‘तृष्णा रहित, बुद्ध, अन्धकार रहित, अनुपलिप्त, वूजनीय, यक्ष ( = प्रभावशाली ), उत्तम पुद्गल, अनुल, महान् तथा अप्रयश प्राप्त हुनु भएका वहाँ भगवान्को म श्रावक हुँ<sup>३</sup> ।

१. भूरि-प्रज्ञा भनेको कस्तो हो भन्ने बारेमा पटि. म. पा. पृ. ४५८ मा हेनूं ।
२. महाप्रज्ञा भनेको कस्तो हो भन्ने बारेमा पटि. म. पा. पृ. ४५१ मा हेनूं ।
३. यसरी शय ( १०० ) पदहरूद्वारा बुद्धको निकलेश भावको गुण वर्णन गरी त्यस्ताको म श्रावक शिष्य हुँ भनी उपालिले घोषणा गरे । स्रोतापन्नका साथसाथै उनले प्रतिसम्भिदाज्ञान पनि पाएका यिए भनी पपं. सू. III. पृ. ६८: उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

## निगण्ठको रगत वमन

“गृहस्थि ! यी श्रमण गौतमका गुणहरू तिमीले कहिले संग्रह गरेका ह्यौ ?”

“भन्ते ! जस्तै—अनेकप्रकारका पुष्पराशिबाट वक्ष मालाकार वा मालाकार अन्तेवासीले विचित्र मालाहरू बनाउँछ ; भन्ते ! त्यस्तैगरी—अनेक गुणले युक्त, अनेक शतगुणहरूले युक्त भगवान् हुनुहुन्छ । भन्ते ! त्यस्ता वर्णनगर्न योग्य पुरुषको वर्णन कसले नगर्ना !”

१. यिनी अहिले भरखरै मात्र श्रमण गौतमकहाँ गएर आए । कहिले यिनले यी गाथाहरू सम्पण्डन गरेहोलान् भन्ने लागेर निगण्ठ-नाट-पुत्रले ‘कहिले संग्रह गरेका ह्यौ ?’ भनी सोधेका हुन् भनी पं. सू. III. पृ. ६८ः उपालिसुत्तवण्णनाले उल्लेख गरेको छ ।
२. यहाँ अनेक फूलहरूका रास तथा सुमेरु जस्तै गुणहरू भएका बुद्धका गुणहरू सम्झनु पर्छ । दक्ष मालाकार जस्तै उपालि गृहस्थिलाई सम्झनु पर्छ । मालाकारले माला बनाउने जस्तै उपालिले बुद्धको वर्णनगरी गाथाहरू बनाएको सम्झनु पर्छ । पं. सू. III. पृ. ६८ः उपालिसुत्तवण्णना ।

अनि निगण्ठ-नाटपुत्रले भगवान्को स्वागत-सत्कारलाई सहन  
नसकी त्यहीं नै मुखबाट तातो रगत बमन गरे ।

X

X

X

१. बुद्धलाई देखाएको स्वागत सत्कारलाई सहन नसकी निगण्ठ-नाटपुत्रले रगत बमन गरेको हो भनी पं. सू. III. पृ. ६८ः उपालिसुत्तवण्णनाले पनि लेखेको छ । यस्तो पनि लेखेको छ कि—अब यी गृहपति हामीलाई चाहन्नन् । पचास साठी जना निगण्ठहरू साथमा लिएर आई अब भोलिदेखि यिनको घरमा भोजन गर्न पाइनेछौन । मेरो भोजनको हण्डी फुटचो । अनि उनलाई यस कारणद्वारा अति गहिरो शोक भयो । यी सत्वहरू आ-आफनै ढंगले चिन्तन गर्छन् अन्दै शोकको कारणले निगण्ठ-नाटपुत्रको भित्रीभाग गर्मेर आयो । अनि उहीं उनले पात्रभरी जति रगत बमन गरे । यति मात्र होइन उनी उहीं थुँडाले टेकनेगरी घोप्टिन गए । अनि उनलाई पाल्कीमा राखी नगर बाहिर लगी त्यहाँबाट खाटमा राखी पावामा लगे । यसै रोगले गर्दा पावामा चिरकाल नवित्वे उनको मृत्यु भयो ।

यो सूत्र उग्घटितञ्जू-पुद्मललाई देशना गर्ने ढाँगले देशना गरिएको सूत्र हो भनी पं. सू. III. पृ. ६८ः उपालिसुत्तवण्णनाले उल्जेख गरेको छ ।

अ. नि-४, पृ. १४२ः उग्घटितञ्जूसूत्र अनुसार चार-प्रकारले धर्माविवोध गर्नसक्ने पुरुषहरू हुन्थन् । (१) उग्घटितञ्जू

अर्थात् उपदेशको साथ उदाहरण प्रस्तुत गर्ने वित्तिकै धर्मावबोध गर्ने पुरुष, (२) विपचितञ्जू अर्थात् विस्तारपूर्वक धर्मोपदेश गरेको सुनेर धर्मावबोध गर्ने पुरुष, (३) नेय्यो अर्थात् सुनेको उपदेश सम्बन्धी सोधपूछ गरी, कल्याणमित्रहरूको सत्संगत गरी क्रमैसँग धर्मावबोध गर्ने पुरुष, (४) पदपरमो अर्थात् जसले यस जीवनमा जतिसुकै पढेपनि जतिसुकै सत्संगत गरेपनि धर्मावबोध गर्न नसक्ने पुरुष । मनो. र. पू. II. पृ. ५३५: पुगलोवगगो, चतुर्कनिपातवण्णना ।

## मूल सूत्र—

### २—कसरी यसे जीवनमा परिनिर्वाण हुन्छ ?

एक समय भगवान् नालन्दाको पावारिक-आश्रवनमा बस्नुप्राप्ति थियो<sup>१</sup> । अनि उपालि गृहपति जहाँ भगवान् हुनुहुन्म्यो त्यहाँ गए । त्यहाँ पुणेष्ठि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका उपालि गृहपतिले भगवान्लाई यस्तो भने—

“भन्ते ! के हेतु, के प्रत्यय हो जो कि यहाँ केही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुन्नन् ? के हेतु, के प्रत्यय हो जो कि यहाँ केही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ?”

a. १—“गृहपति ! यहाँ चक्षुविज्ञेय रूपहरू छन् जो इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित र रजनीय हुन्छन् । जो मिक्खु ती रूपहरूको अभिनन्दन गर्छ, बयान गर्छ र त्यसेमा डुबिरहन्छ सो मिक्खु ती रूपहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेदा उसमा त्यसेको कारणले रूप-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त मिक्खु परिनिर्वाण

---

१. सं. नि. III. पृ. १०२: नालन्दासुतं ।

हुन सकदेन । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुँदेनन् ।

a. २—"गृहपति ! यहाँ श्रोतविज्ञेय शब्दहरू छन् जो इष्ट, कान्त... र रजनीय हुन्छन् । जो मिक्षु ती शब्दहरूको अभिनन्दन गर्छ, बयान गर्छ र त्यसेमा डुबिरहन्छ सो मिक्षु ती शब्दहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेंदा उसमा त्यसको कारणले शब्द-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त मिक्षु परिनिर्वाण हुन सकदेन । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुँदेनन् ।

a. ३—"गृहपति ! यहाँ व्राणविज्ञेय गन्धहरू छन् जो इष्ट, कान्त... र रजनीय हुन्छन् । जो मिक्षु ती गन्धहरूको अभिनन्दन गर्छ, बयान गर्छ र त्यसेमा डुबिरहन्छ सो मिक्षु ती गन्धहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेंदा उसमा त्यसको कारणले गन्ध-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त मिक्षु परिनिर्वाण हुन सकदेन । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुँदेनन् ।

a. ४—"गृहपति ! यहाँ जिह्वाविज्ञेय रसहरू छन् जो इष्ट, कान्त... र रजनीय हुन्छन् । जो मिक्षु ती रसहरूको अभिनन्दन गर्छ, बयान गर्छ र त्यसेमा डुबिरहन्छ सो मिक्षु ती रसहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेंदा उसमा त्यसको कारणले रस-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त मिक्षु परिनिर्वाण हुन सकदेन ।

गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुँदेनन् ।

a. ५—‘गृहपति ! यहाँ कायविज्ञेय स्पर्शहरू छन् जो इष्ट, कान्त ... र रजनीय हुन्छन् । जो मिक्षु ती स्पर्शहरूको अभिनन्दन गर्छ, बयान गर्छ र त्यसेमा डुबिरहन्छ सो मिक्षु ती स्पर्शहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेवा उसमा त्यसको कारणले स्पर्श-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त मिक्षु परिनिर्वाण हुन सकदैन । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुँदेनन् ।

a. ६—“गृहपति ! यहाँ मन:-विज्ञेय धर्महरू छन् जो इष्ट, कान्त ... र रजनीय हुन्छन् । जो मिक्षु ती धर्महरूको अभिनन्दन गर्छ, बयान गर्छ र त्यसेमा डुबिरहन्छ सो मिक्षु ती धर्महरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेवा उसमा त्यसको कारणले धर्म-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त मिक्षु परिनिर्वाण हुन सकदैन । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुँदेनन् ।

b. १—“गृहपति ! यहाँ चक्षु-विज्ञेय रूपहरू छन् जो इष्ट, कान्त, प्रियरूप कामूपसंहित र रजनीय हुन्छन् । जो मिक्षु ती रूपहरूको अभिनन्दन गर्दैन, बयान गर्दैन र त्यसमा डुबिरहेदैन सो मिक्षु ती रूपहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिनरहेवा उसमा त्यसको कारणले रूप-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त

मिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ के ही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।

b. २—“गृहपति ! यहाँ श्रोत-विज्ञेय शब्दहरू छन् जो इष्ट, कान्त... र रजनीय हुन्छन् । जो मिक्षु ती शब्दहरूको अभिनन्दन गर्दैन, बयान गर्दैन र त्यसमा डुबिरहेदैन सो मिक्षु ती शब्दहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिनरहेदा उसमा त्यसको कारणले शब्द-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त मिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ के ही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।

b. ३—‘गृहपति ! यहाँ ग्राण-विज्ञेय गन्धहरू छन् जो इष्ट, कान्त... र रजनीय हुन्छन् । जो मिक्षु ती गन्धहरूको अभिनन्दन गर्दैन, बयान गर्दैन र त्यसमा डुबिरहेदैन सो मिक्षु ती गन्धहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिनरहेदा उसमा त्यसको कारणले गन्ध-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त मिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ के ही सत्वहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।

b. ४—‘गृहपति ! यहाँ जिह्वा विज्ञेय रसहरू छन् जो इष्ट, कान्त... र रजनीय हुन्छन् । जो मिक्षु ती रसहरूको अभिनन्दन गर्दैन र त्यसमा डुबिरहेदैन सो मिक्षु ती रसहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिनरहेदा उसमा त्यसको कारणले रस-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त मिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु,

यही प्रत्यय हो जो कि यहाँ केही सत्त्वहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।

b. ५—“गृहपति ! यहाँ काय-विज्ञेय स्पर्शहरू छन् जो इष्ट, कान्त... र रजनीय हुन्छन् । जो मिक्षु ती स्पर्शहरूको अभिनन्दन गर्दैन, बयान गर्दैन र त्यसमा डुबिरहेदैन सो मिक्षु ती स्पर्शहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिनरहेवा उसमा त्यसको कारणले स्पर्श-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त मिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्त्वहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।

b. ६—“गृहपति ! यहाँ मनःविज्ञेय धर्महरू छन् जो इष्ट, कान्त... र रजनीय हुन्छन् । जो मिक्षु ती धर्महरूको अभिनन्दन गर्दैन, बयान गर्दैन र त्यसमा डुबिरहेदैन सो मिक्षु ती धर्महरूको अभिनन्दन, बयान र त्यसेमा डुबिनरहेवा उसमा त्यसको कारणले धर्म-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त मिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्त्वहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।”

---

## ६. ऋषिदत्त र पुराण स्थपतिहरू

### परिचय

अगाडि अनुदित मूल सूत्रको अध्ययन गर्दा ‘साधुक’ भन्ने गाउँ श्रावस्ती स्थित जेतवनारामको कर्ते आसपासमा रहेको हुनुपर्छ भन्न सकिन्छ । ‘यस गाउँ भएर नै भगवान्‌को जाने बाटो थियो !’ भन्ने कुराबाट उक्त कुराको पुष्टिचाइ गर्न सकिन्छ ।

यो साधुक गाउँ ऋषिदत्त (इसिदत्त) र पुराण स्थपतिहरूको आफ्ने गाउँ हो<sup>१</sup> । पुराण स्थपतिकी मिगसाला (= मृगशाला) भन्ने एउटी छोरी पनि यिइन् भन्ने कुरा मिगसालासुत्तबाट<sup>२</sup> ज्ञात हुन्छ ।

१. सार. प. III. पृ. २१५: थपतिसुत्तवण्णना, वेलवद्वारवग्गो, सोतापत्तिसंयुतं ।

२. सार. प. III. पृ. २१५.

३. अ. नि-६, पृ. ६२: धम्मकवग्गो र अ. नि-१०, पृ. २०९: आकङ्क्षवग्गो । यी दुइ सूत्रहरूमध्येमा माथिल्लो सूत्रमा ऋषिदत्त-

सारत्थपकासिनोले' ऋषिदत्त स्थपति सकृदागमी र पुराण स्थपति स्रोतापन्न हुन् भनी लेखेको छ । तर अङ्गुत्तरनिकायको छक्क र वशकनिपातका मिगसालामुत्तहरूले भने—“पुराणो ब्रह्मचारी अहोसि” अर्थात्—“पुराण चाहि ब्रह्मचारी थिए” भन्ने वाक्यद्वारा पुराण स्थपति सकृदागमी भन्ने र “इसिदत्तो अब्रह्मचारी अहोसि स्वदारसन्तुट्टो” अर्थात्—“ऋषिदत्त चाहि अब्रह्मचारी स्वदारसन्तुष्टि थिए” भन्ने वाक्यद्वारा ॠषिदत्त स्थपति स्रोतापन्न थिए भन्ने अर्थ जनाउँछ । यो कुरा तल माथि परेको होकि भन्ने आशंका हुन्छ ।

ऋषिदत्त र पुराण स्थपति (दुइ दाजुभाइ) हरू राजा प्रसेनजित् कोशलका विश्वासी कर्मचारीहरू थिए । यिनीहरूको श्रद्धा आपना मालिक प्रसेनजित् राजामाथिभन्ना पनि बढी बुढ प्रति भट्टल थियो भन्ने कुरा—

लाई मिगसालाको ‘पेत्तेय्य’ र तल्लो सूत्रमा ‘पितामह’ भनी उल्लेख भएको छ । हिन्दी अङ्गुत्तरनिकायमा चाहिं यी दुवै सूत्रहरूमा ‘पितामह’ भनी लेखेको छ ।

D. P. P. I. पृ. ३२१ ले चाहिं ऋषिदत्त स्थपति मिगसालाका काका हुन् भनी लेखेको छ । हुनुपर्ने पनि यस्तै हो ।

सिहल लिपिमा छापिएको अङ्गुत्तरनिकायमा चाहिं यी दुवै सूत्रहरूमा ‘पेत्तेय्य’ (= काका) भनी उल्लेख भएको छ ।

१. III. पृ. २१५: थपतिसुत्तवण्णना ।

चढाइमा जाँदा एकदिन प्रसेनजित् कोशल राजा संगसंगे  
यिनीहरू पनि एक साँगुरो ठाउँमा बास बसेका थिए । त्यसबबत बुद्ध  
हुनु भएको दिशातिर शीर पारी सुत्वा राजातिर खुट्टा पनें र राजातिर  
शीर पारी सुत्वा भगवान् हुनुभएको दिशातिर खुट्टा पनें हुँदा यिनीहरू-  
लाई ‘के गर्दै के गर्दौ’ जस्तो भयो । अनि उनीहरूले “राजातिर खुट्टा  
पारेर सुत्वा राजा रिसाएर हृदयारै हर्मिले पोउने तलब नादेन सक्लान्,  
तर बुद्ध हुनु भएको दिशातिर जानी जानी खुट्टा पारेर त कदाचित् सुन्न  
सकिन्न” भन्ने निश्चय गरी बुद्ध हुमु भएको दिशातिर शीर पारी  
राजातिर खुट्टापारी सुते । त्यतिङ्गेलसम्म राजा निदाएका यिएनन् र  
उनीहरूले आफूतिर खुट्टा पारेर सुतेको कारणबाट रिसाउनुको सहा  
आश्रय मानी—“अहो ! बुद्ध प्रति यिनीहरूको भक्ति ! अवश्य पनि  
यिनीहरूले बुद्ध धर्ममा कुनै विशेष फल पाएका होनान्” भनी प्रसन्न नै  
भएका थिए<sup>१</sup> ।

यस्तै यस्ता अद्वा र भक्तिको कारणले गर्दा नै जब यिनीहरूले  
बुद्ध भगवान् धावस्तीबाट कतै जाने कुरा सुन्दर्ये तब यिनीहरू दुःखी  
हुन्ने । जब बुद्ध भगवान् धावस्तीमा आउने कुरा सुन्दर्ये तब यिनीहरू  
प्रकृतिलित हुन्ने भन्ने कुरा पनि अगाडिकै सूत्रमा उल्लेख भएको छ ।

यिनीहरू राजा प्रसेनजित्का विश्वासी मात्र यिएनन् बल्कि  
यिनीहरूले राजाको सवारी चलाउने कामको व्यवस्था पनि पूर्णरूपेण

१. पं. सू. III. पृ. २४३: धर्मचेतियसुत्तवण्णना अथवा हेर बु. रा.

भा-१, पृ. ३५३-५४

गर्दथे भन्ने कुरा पनि अगाडि अनुवित मूल सूत्रको कुराबाट प्रष्ठ भएको छ ।

यिनीहरूको जीवनलाई बुद्धले पनि प्रशंसा गर्नुभएको छ भन्ने कुरा अगाडिकै सूत्रको अन्तका कुराहरूबाट प्रमाणित भएको छ ।

× स्वयम्भू, काठमाडौं स्थीत  
 × आनन्द कुटी<sup>x</sup> विहार गुडीको<sup>x</sup>  
 तर्फबाट मैत्रीपूर्ण उत्तर ।  
 केही ऋषिदत्त नामहरू

- (१) ऋषिदत्त (इसिदत्त) स्थविर — यिनी ती स्थविर हुन् जो चित्र गृहपतिका अदृष्ट मित्र थिए । यिनी अवन्ती राष्ट्रमा एक गाडिवान्को पुत्र भई जन्मेका थिए । यिनको नाम ऋषिदत्त (इसिदत्त) थियो । योवन अवस्थामा पुरोपञ्चि मच्छिकासण्डका चित्र गृहपतिसँग अदृष्ट साथी भई पछि उनले पठाएको बुद्धगुण भएको एक पत्र पाई बुद्ध धर्ममा प्रसन्न भई काल्यायन महास्थविरकहाँ प्रदर्जित भई चिरकाल नवितरै यिनी बडभिन्नलाभी अरहत भएका थिए । पछि मध्यदेशमा बुद्धको दर्शनार्थ यिनी गएका थिए । (थेर. गा. अ. क. I. पृ. २३८: इसिदत्तथेरस्सगाथावर्णना) । पछि यिनी मच्छिका-सण्डमा पनि आएका थिए र त्यहाँ चित्र गृहपतिको घरमा भोजनार्थ जाँदा सोधेका प्रश्नहरूको उत्तर सन्तोषजनक ढांगले

[ १३६ ]

## बुद्धकालीन गृहस्थीहरू

दिएका थिए । (हेर बु. गृ. भा-१, पृ. १४६-५४) ।

- (२) **मृषिदत्त** (स्थपति)—यिनके कुरा यहाँ अगाडि उल्लेख गरेकोछु ।
- (३) **इसिदत्तसुत्तं**—यो सूत्र सं. नि. III. पृ. २५३ः चित्तसंयुतमा उल्लेख भएको छ । यस सूत्रमा **मृषिदत्त** स्थविरले चित्र गृहपतिलाई धातुनानत्व सम्बन्धी उपदेश गरेका कुराहरू छन् । यसको अनुवाद बु. गृ. भा-१, पृ. १४६ मा पाइन्छ ।
- (४) **इसिदत्तसुत्तं**—यो सूत्र पनि सं. नि. III. पृ. २५५ः चित्त-  
संयुतमा उल्लेख भएको छ । यस सूत्रमा **मृषिदत्त** स्थविरले चित्र गृहपतिलाई शाश्वत र उच्छ्रेत्र आदि भन्ने सम्बन्धमा उपदेश गरेका कुराहरू छन् । यसको अनुवाद पनि बु. गृ. भा-१, पृ. १४९ मा पाइन्छ ।

x

x

x

## मूल सूत्र—

## १-टाढाहुँदा दुःख र नजिकहुँदा सुख

धावस्तीको कुरा<sup>१</sup> ।

त्यस समय “तीन महीनापछि चीबर (पनि) सिद्धिएपछि भगवान् चारिकामा जानुहुने छ” भन्दै केही भिभुहरू भगवान्को चीबर सिर्वेदं थिए ।

त्यस समय कुनै कामले ऋषिदत्त<sup>२</sup> (इसिदत्त) र पुराण<sup>३</sup>

१. सं. नि. IV. पृ. २९६: थपतिसुत्तं, सोतापत्तिसंयुत्तं, अ. क. III.  
पृ. २९५
२. यिनी सकृदागामी हुन् भनी सं. अ. क. III. पृ. २९५. थपति-  
सुत्तवर्णना, सोतापत्तिसंयुत्तले उल्लेख गरेको छ ।
३. यिनी स्वदार सन्तोषी स्रोतापन्न हुन् भनी सं. अ. क. III. पृ.  
२९५: थपतिसुत्तवर्णनाले उल्लेख गरेको छ । अ. नि-६, पृ. ६२९  
मिगसालासुत्तं, धम्मिकवग्म (अ. क. II. पृ. ६७२) र अ. नि-१०,  
पृ. २०९: मिगसालासुत्तं, आकङ्क्षवग्ममा (अ. क. II. पृ. ८४७)  
चाहि पुराणलाई ब्रह्मचारी र ऋषिदत्तलाई अब्रह्मचारी भनी लेखेको  
छ ।

‘स्थपतिहरू’ (थपतयो) साधुकमा<sup>२</sup> बसिरहेका थिए। अनि ऋषिदत्त र पुराण स्थपतिहरूले—“तीन महीनापछि चौवर (पनि) सिद्धिएपछि भगवान् चारिकामा जानुहुनेछ भन्ने र केही मिक्कुहरू भगवान्को चौवर सिउंदे छन्” भन्ने कुरा सुने ।

अनि ऋषिदत्त र पुराण स्थपतिले बाटामा एक पुरुषताई

१. पालि: ‘थपति’, संस्कृत: ‘स्थपति’ को अर्थ पालिटेक्सट शब्दकोषले ‘सिकर्मी, डकर्मी, कालीगरी, ओभरसियर तथा हाकीम’ भनी दिएको छ ।

अभि. धा. प. गा. नं. ५०६ ले ‘थपति’ को अर्थ ‘सिकर्मी’ भनी उल्लेख गरेको छ ।

२. ‘साधुक’ भन्ने एक गाउँ हो । यो गाउँ कोशल राज्यभित्र पर्छ । यो गाउँ ऋषिदत्त र पुराण स्थपतिहरूको निजी गाउँ हो भनी सं. अ. क. III. पृ. २१५: थपतिसुत्तवण्णना, सोतापत्तिसंयुत्तले उल्लेख गरेको छ ।

यो गाउँ श्रावस्ती स्थित जेतवनारामको आसपासमै थियो भनी भरतसिंह उपाध्यायले आफ्नो बु. भा. भू. पृ. २६४ मा उल्लेख गरेका छन् ।

राखी' यस्तो भने—‘हे पुरुष ! जब तिमीले भगवान् अरहत् सम्यक्सम्बुद्धलाई आउनु भएको देखेछौ तब हामीलाई भन ।’ दुइ तीन दिनपछि उसले भगवान्‌लाई टाढेबाट आइरहनु भएको देखेयो । देखेपछि जहाँ ऋषिदत्त र पुराण स्थपतिहरू थिए त्यहाँ गयो; त्यहाँ पुरोपच्छि ऋषिदत्त र पुराण स्थपतिहरूलाई यस्तो भन्न्वो—

“वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध आउंदै हुनुहुन्छ । अब जे जस्तो उचित सम्फन्नु हुन्छ जानुहोस् ।”

अभि ऋषिदत्त र पुराण स्थपतिहरू जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए; त्यहाँ पुरोपच्छि भगवान्‌को पछि पछि लागी अनुगमन गरे<sup>३</sup> ।

१. उनीहरूको गाउँ भएर नै भगवान्‌को जाने बाटो थियो । अतः वहाँ कुनै समयमा जान सक्नुहुन्छ । हामीहरू मुतिरहेको वेलामा वा कुनै काममा लागिरहेको वेलामा वहाँ जान सक्नुहुन्छ । यस्तो भयो भने हामीले वहाँलाई हेर्न पाउन सक्नेछैनौं भन्ने विचारगरी उनीहरूले बाटामा मानिस राखेका हुन् भनी सं. अ. क. III. पृ. २१५: थपतिसुत्तवण्णनाले उल्लेख गरेको छ ।
२. ‘पछि पछि लागेर अनुगमन गरे’ भनेको—धेरै टाढा भएर पनि होइन, धेरै नजिक पनि होइन । भगवान् चाहिं गाडा हिड्ने बाटाको बीचको पैदल बाटोबाट जानुभयो । यिनीहरू दुवै जनाले दाँयाँ बाँयाँ भएर भगवान्‌को अनुगमन गरे । सं. अ. क. III. पृ. २१५: थपतिसुत्तवण्णना ।

अनि भगवान् बाटोबाट हटेर जहाँ एक रुख हो त्यहाँ मनि जानुभयो<sup>१</sup> । त्यहाँ पुगेपछि विच्छिन्नाइराखेको आसनमा बस्नुभयो<sup>२</sup> । अृषिदत्त र पुराण स्थपतिहरू पनि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका तो अृषिदत्त र पुराण स्थपतिहरूले भगवान्सँग यस्तो भने—

(१) “भन्ते ! जब हामीहरू सुन्दर्छौं कि—‘भगवान् श्रावस्तीबाट कोशलमा चारिका गर्न जानुहुनेछ’ तब भन्ते ! त्यसबखत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दर्छौं कि—‘भगवान् श्रावस्तीबाट कोशल-चारिकामा जानुभयो’ तब भन्ते ! त्यसबखत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुने छ ।’

(२) “भन्ते ! जब हामीहरू सुन्दर्छौं कि—‘भगवान् कोशल-बाट मलमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसबखत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दर्छौं कि—‘भगवान् कोशलबाट मलमा चारिका गर्न जानुभयो’ तब भन्ते !

१. भगवान् किन बाटाबाट हट्नु भएको भने ? —

अरू साथीहरूसँग गइरहेका भए भगवान्सँग कुराकानी गर्न सकिन्छ । अन्यथा उचित सम्झौदैन । त्यस्तैगरी अरूसँग बसिरहनु भएका वा उभिइरहनु भएका भए भगवान्सँग दिनभरी

- भएपनि कुराकानी गर्नु उचित सम्भव्य है । अन्यथा उचित सम्भदैन । त्यरैले भगवान्‌ले यस्तो सोञ्जुभयो कि—हिंडिरहेका यिनीहरूसँग कुराकानी गर्नु उचित छैन । उभिएर कुराकानी गर्नु पनि उचित छैन । यिनीहरू फल-अधिगमन गरिसकेका, आफ्नो मालिक आफै भइसकेका तथा मेरो शासनलाई जानिबुझि सकेका हुन् । अतः यिनीहरूसँग दिनको समयमा कतै बसेर कुराकानी गर्नेछु । यति सोचेर भगवान् बाटोबाट हटेर कुनै एकातिर जानुभएको हो भनी सं. अ. क. III. पृ. २१५: थपतिसुत्तवण्णनाले उल्लेख गरेको छ ।
२. कसले त्यहाँ आसन विच्छिन्नाइदियो त ? — भन्ने सम्बन्धमा अट्ट-कथाले यसरी उल्लेख गरेको छ —
- Digitized by srujanika@gmail.com
- ती ऋषिदत्त र पुराण स्थपतिहरू न केवल फक्ताफक्ति गएका थिए, बल्कि आफ्नो साथमा छाता, उपानह, लट्टी, पाउमा घस्ने तेल सहित अष्टपानहरू र मृगको खुर जस्ता खुटा भएका पीराहरू पनि साथमा लिनलगाएर उनीहरू गएका थिए । अतः जब भगवान् रुखमनि पुग्नुभयो तब यिनीहरूले ल्याइराखेको आसन वछिन्नाइदिएका थिए । त्यसैले सूत्रमा: ‘विच्छिन्नाइराखेको आसनमा बस्नुभयो’ भनी उल्लेख भएको हो भनी सं. अ. क. III. पृ. २१५ थपतिसुत्तवण्णना, सोतापत्तिसंयुतले उल्लेख गरेको छ ।
३. यहाँ चारिका भन्नाले मध्यदेशको चारिकालाई ‘चारिका’ भनिएको हो भनी सं. अ. क. III. पृ. २१५: थपतिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

त्यसविषयत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुन्छ ।’

(३) “भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् मल्लबाट बज्जीमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसविषयत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् मल्लबाट बज्जीमा चारिका गर्न जानुभयो’ तब भन्ते ! त्यसविषयत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुन्छ ।’

(४) “भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् बज्जीबाट काशीमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसविषयत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् बज्जीबाट काशीमा चारिका गर्न जानुभयो’ तब भन्ते ! त्यसविषयत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुने छ ।’

(५) “भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् काशीबाट मगधमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसविषयत हामीहरूलाई असन्तोष लाग्छ, दौर्मनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् काशीबाट मगधमा चारिका गर्न जानुभयो’ तब भन्ते ! त्यसविषयत

हामीहरूलाई असन्तोष लाग्छ, सौमनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूबाट टाढा हुनुहुन्छ ।’

(१) “भन्ते ! जब हामीहरू सुन्दछौं कि—भगवान् मगधबाट काशीमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसबखत हामीहरूलाई सन्तोष लाग्छ, सौमनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् मगधबाट काशीमा चारिका गर्न जानुभयो’ तब भन्ते ! त्यसबखत हामीहरूलाई सन्तोष लाग्छ, सौमनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुन्छ ।’

(२) “भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् काशीबाट बज्जीमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसबखत हामीहरूलाई सन्तोष लाग्छ, सौमनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् काशीबाट बज्जीमा चारिका गर्न जानुभयो, तब भन्ते ! त्यसबखत हामीहरूलाई सन्तोष लाग्छ, सौमनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुन्छ ।’

(३) “भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् बज्जीबाट मल्लमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसबखत हामीहरूलाई सन्तोष लाग्छ, सौमनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दछौं कि—‘भगवान् बज्जीबाट मल्लमा चारिका गर्न जानुभयो’ तब भन्ते ! त्यसबखत हामीहरूलाई

सन्तोष लाङ्घ, सौमनस्य हुन्छ — ‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुन्छ ।’

(४) “भन्ते ! जब हामीहरू सुन्दर्छौं कि—‘भगवान् मल्लबाट कोशलमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसवधत हामीहरूलाई सन्तोष लाङ्घ, सौमनस्य हुन्छ —‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दर्छौं कि—‘भगवान् मल्लबाट कोशलमा चारिका गर्न जानुभयो’ तब भन्ते ! त्यसवधत हामीहरूलाई सन्तोष लाङ्घ, सौमनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुन्छ ।’

(५) “भन्ते ! जब हामीहरू सुन्दर्छौं कि—‘भगवान् कोशलबाट श्रावस्तीमा चारिका गर्न जानुहुने छ’ तब भन्ते ! त्यसवधत हामीहरूलाई सन्तोष लाङ्घ, सौमनस्य हुन्छ —‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुने छ ।’ भन्ते ! जब हामीहरू सुन्दर्छौं कि—‘भगवान् कोशलबाट श्रावस्तीमा चारिका गर्न जानुभयो’ तब भन्ते ! त्यसवधत हामीहरूलाई सन्तोष लाङ्घ, सौमनस्य हुन्छ—‘अब भने भगवान् हामीहरूको नजिक हुनुहुन्छ ।’

१. यहाँ नजिक भएको कारणले मात्र उनीहरूलाई सन्तोष लागेको होइन बल्कि ‘अब हामीले दानदिन सक्नेछौं, पुष्पगन्धहरूदारा

पूजागर्न सक्नेछौं, प्रश्न सोष्ठन सक्नेछौं तथा धर्मोपदेश सुन्न सक्नेछौं’ भनी उनीहरूको मनमा सन्तोष लाग्छ भनिएको हो भनी सं. अ. क.

III. पृ. २१६: थपतिसुत्तवण्णना, सोतापत्तिसंयुतले उल्लेख गरेको

छ ।

“स्थपति हो ! त्यसेले यो घरावास सम्बाधपूर्ण छै, रजपथ छ;  
प्रदर्जयात्व खुला आकाश समान छै। स्थपित हो ! अतः अप्रमादी  
हुनुपर्छ ।”

“भन्ते ! यो सम्बाधभन्दा पनि अर्को सम्बाध छ जो सम्बाधतर  
तथा सम्बाधसंख्याततर छ ।”

“स्थपति हो ! त्यो कस्तो सम्बाध हो त जुन यो सम्बाधभन्दा  
पनि सम्बाधतर तथा सम्बाधसंख्याततर छ ?”

“भन्ते ! यहाँ जब राजा प्रसेनजित् कोशल उवधानभूमिमा  
जान चाहन्छन्, तब जो त्यो राजा प्रसेनजित् कोशल चढेर जाने हात्ती  
हो त्यसलाई—जो ती राजा प्रसेनजित् कोशलका प्रियमनाप भएका  
प्रजापतिहरू हुन्—उनीहरूमध्ये एउटीलाई अगाडि र अर्कोलाई पछाडि  
बसाल्छौं । भन्ते ! सुगन्धले विभूषिता भएकी ती भगिनीहरूको शरीर-

- 
१. घरावासको कारणले गर्दा तिमीहरूबाट म टाढा हुँदा तिमीहरूलाई  
असन्तोष तथा दीर्घनस्य भएको हो । यो पनि सम्बाध नै हो । यदि  
घरावास छाडी प्रवर्जित भएको भए जहाँ जहाँ म जानेयिए त्यहाँ  
त्यहाँ तिमीहरू भेरासाथमा जानसक्ने थियो । त्यसेले तिमीहरू बढी  
अप्रमादी भएर बस्नसक्नु पर्छ । सं.नि.अ.क. III. पृ. २१६: थपति-  
सुत्तवण्णना ।
  २. ती अलंकृत भएकी दुइवटी स्त्रीहरूमध्ये एउटीलाई एक हात्तीमा र  
अर्कोलाई अर्को हात्तीमा बसाली दर्या बाँयामा राखी राजाको  
हात्तीलाई मार्फमा राख्दौं । सं. नि. अ. क. III. पृ. २१६: थपति-  
सुत्तवण्णना, सोतापत्तिसंयुत्तं ।

बाट यस्तो वासना आउँछ कि—मानो कुनै सुगन्धको बटाको बिर्को उघारेजस्तै; सुखपूर्वक पोषिता ती भगिनीहरूको काय-संस्पर्श यस्तो कोमल छ कि—मानो कट्टीको राखेको कपास वा सिम्मलको भुवा जस्तै। भन्ते ! त्यसबखत हामीले हात्तीको पनि रक्षा गर्नुपर्ने हुन्छ; ती भगिनीहरूको पनि रक्षा गर्नुपर्ने हुन्छ तथा आफूलाई पनि रक्षा गर्नुपर्ने हुन्छ<sup>१</sup>। भन्ते ! (त्यसबखत) हात्रो मनमा ती भगिनीहरूमाथि पापचित्त उत्पन्न भएको कुरा हामीलाई थाहाल्नें। भन्ते ! यही त्यो सम्बाध हो जो त्यो सम्बाधभन्दा पनि सम्बाधतर र सम्बाधसंख्याततर छ ।”

### चार अङ्गले युक्त पुरुष स्रोतापन्न हुन्छ

“स्थपति हो ! त्यसले घरावास सम्बाधपूर्ण छ, रजपथ समान छ; प्रदर्जयात्व खुला आकाश समान छ । स्थपति हो ! अतः अप्रमादी हुनुपर्छ । स्थपति हो ! चार अङ्गले सम्पन्न हुने आर्यश्रावक स्रोतापन्न

१. जस्तो गर्दा हात्तीले अनुचित ढङ्गले काम नगरोस् त्यस्तैगरी हात्तीलाई रक्षा गर्नुपर्ने हुन्छ । जस्तो गर्दा ती भगिनीहरू प्रमादी हुन नसक्ने हुन् त्यसरी रक्षा गर्नुपर्ने हुन्छ र आफूहरूले पनि मुस्काउनु, हाँस्नु, बोल्नु तथा हेर्नुबाट संयमी भई रक्षा गर्नुपर्ने हुन्छ । त्यस्तो संयम नगर्नेलाई स्वामीको मर्यादालाई भङ्गने भनी निन्दा गर्न सकिन्छ । सं.नि.अ.क. III. पृ. २१६: थपतिसुत्तवण्णना, स्रोतापत्ति-संयुतं ।

हुन्छ—अविनिपाती स्वभावको तथा निश्चित सम्बोधिपरायण हुन्छ ।  
कुन चारले भने ?—

( १ ) “स्थपति हो ! यहाँ आर्यंश्रावक—‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ, सम्यक्सम्बुद्ध हुनुहुन्छ, विद्याचरण सम्पन्न हुनुहुन्छ, सुगत हुनुहुन्छ, लोकविद् हुनुहुन्छ, अनुत्तर हुनुहुन्छ, पुरुषवस्त्य सारथी हुनुहुन्छ, देव-मनुष्यहरूका शास्ता तथा बुद्ध भगवान् हुनुहुन्छ’ भनी बुद्ध प्रति विशिष्टरूपले (अवेच्चप्यसादेव) प्रसन्न भएको हुन्छ ।

( २ ) “यहाँ आर्यंश्रावक—‘भगवान्को धर्म सु-आख्यात छ, प्रत्यक्षणीय छ, अ-कालिक छ, ‘आऊ हेर !’ भन्न योग्य छ, औपनिधिक (=निर्वाण नजिक पुन्याउने) छ तथा विज्ञपुरुषद्वारा बोधनीय छ’ भनी धर्म प्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ ।

( ३ ) “यहाँ आर्यंश्रावक—‘भगवान्को श्रावकसङ्ग सु-प्रतिपन्न छ, ऋचु प्रतिपन्न छ, ज्ञेयमार्ग प्रतिपन्न छ, उपयुक्तमार्ग प्रतिपन्न छ; यिने चार जोडा अर्थात् आठ पुद्गलहरू भगवान्को श्रावकसङ्ग हो—जो पूजनीय छ, पातुना बनाउन योग्य छ, दाक्षिणेय छ, हातजोरो नमस्कार गर्न योग्य छ र लोकवासीकानिमित्त पुण्यक्षेत्र समान छ’ भनी सङ्ग प्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ ।

( ४ ) “यहाँ आर्यंश्रावक मात्सर्यमल रहित भएको चेतना लिएर घरमा बस्छ, मुक्तत्यागी हुन्छ, शुद्धहात हुन्छ, दिनेकार्यमा अग्रसर हुन्छ,

याचक योग्य हुन्छ तथा वान संविभाजनमा रत हुन्छ ।’

“स्थपति हो ! यो चार अङ्गहरूले सम्पन्न हुने आर्यशावक स्रोतापन्न हुन्छ— अविनीपाती स्वभावको तथा निश्चित सम्बोधिपरायण हुन्छ ।

“स्थपति हो ! ‘बहाँ भगवान् अरहन्त हुनुहुन्छ, ... तथा देव-मनुष्यहरूका शास्ता बुद्ध भगवान् हुनुहुन्छ’ भनी तिमीहरू बुद्ध प्रति विशिष्टरूपले प्रसन्नछौ, ‘भगवान्को धर्म सु-आल्पात छ, ... तथा विज्ञ-पुरुषहरूद्वारा बोधनीय छ’ भनी धर्म प्रति विशिष्टरूपले प्रसन्नछौ, ‘भगवान्को आवकसङ्घ सु-प्रतिपन्न छ, ... र लोकवासीकानिमित्त पुण्य-सेव्र समान छ’ भनी सङ्घ प्रति विशिष्टरूपले प्रसन्नछौ तथा जो ती तिमीहरूका कुलगृहमा वातव्य वस्तुहरू छन् ती सबै शीलवान् कल्याण धर्मीहरूलाई अर्पित गरिसकेकाछौ भनी यसबाट भाग लगाएको हुन्न । स्थपति हो ! वानसंविभाजन गरिविने सम्बन्धमा यो कोशलमा कतिजना तिमीहरूजस्ता मानिसहरू बेखदछौ र ! यस सम्बन्धमा तिमीहरू के भन्दछौ ?”

“भन्ते ! हामीहरूको लाभ हो, भन्ते ! हामीहरूको मुलाभ हो; जसको बारेमा भगवान् यस्तो जान्नुहुन्छ ।”

१. “स्रोतापन्न हुनेको चार लक्षणहरू” भन्ने ठाउँहरूमा ‘आर्यशील’ लाई लिएर चार लक्षणहरू देखाइएका छन् । जस्तै—सं. नि. IV.

पृ. २९१: चक्रवत्तिराजसुत्तं, सोतापत्तिसंयुत्तंमा; उहीं पृ. २९२: ब्रह्मचरियोगाधसुत्तंमा; लेखकको बु. गृ. भा-१, पृ. ८७ मा; यहाँ यस सूत्रमा चाहिं ‘दान’ लाई लिएर चार अङ्गहरू दे खाइएका छन् ।

२. ‘भाग लगाएको हुन्न’ भनेको—‘यति सम्पत्ति भिक्षुहरूकोनिमित्त र यति सम्पत्ति हामीहरूकोनिमित्त हुनेछ’ भनी आफ्नो सम्पत्ति भाग लगाएको हुन्न । बल्कि घरमा भएका जम्मै श्रीसम्पत्तिहरू भिक्षुहरूकोनिमित्त हो भनी संकल्प गरिराखेको हुन्छ भनी भनिएको हो । सं. नि. अ. क. III. पृ. २१६: थपतिसुत्तबण्णना, सोतापत्ति संयुत्तं ।

## १०. कल्याणभत्तिक गृहपति

परिचय

राजगृहमा कल्याणभत्तिक भन्ने एक श्रद्धालु गृहपति थिए । राष्ट्रो, असल तथा सुन्दर भोजन दानदिने भएकाले उनको नाम नै ‘कल्याणभत्तिक’ (कल्याणभत्तक) भन्ने रहन गएको हो । मिथुहरूको-निमित्त उनी दिनदिनै चारवटा भोजन दिन्थे अर्थात् दिनदिनै चारजना मिथुहरूलाई भोजन गराउँदथे । भोजन गराउँद्वा स्त्री-पुत्रादिहरूकासाथ उनी स्वयंले भोजन अपित गर्दथे र ‘पुण्यो पुण्यो’ न भनुञ्जेलसम्म भोजनहरू राखिदिन्थे ।

एकदिन मेत्तिय र भुम्भजक मिथुहरू यिनको भोजनमा जाने पालो आएको थियो । यिनीहरूको पालोपरेको छ भन्ने कुरा सुन्नेबित्तिकै कल्याणभत्तिक गृहपतिको मन खिञ्च भएको थियो । त्यसैले त्यसदिन यिनले आफ्नै हातले भोजन नगराएका मात्र होइनन् वल्कि दाशीलाई भोजन गराइदिन अहोएका थिए र भोजन पनि उत्तमप्रकारको थिएन । भनिन्द्र कि यस्तो हुनाको कारण भोजनमा आउने मिथुहरूके अपुण्य-

वानताको प्रभावले वा अभाग्यताको कारणले भएको हो । यी मेत्तिय र  
भुम्मज्जक भिक्षुहरू छवर्गीय भिक्षुहरूमध्येका हुन् ।

x

x

x



## मूल पालि—

### १—असल भोजन प्रदान गर्ने गृहपति

त्यस समय मेत्तियभुम्मज्जक' भिक्षुहरू नयाँ तथा अभागी (= अपपुञ्जा) थिए<sup>१</sup> । अङ्गका जुन कमसल (लामकं) शयनासनहरू हुन्, जुन कमसल भोजनहरू हुन्—ती उनीहरूले पाउँदथे ।

त्यस समय राजगृहका मानिसहरू स्थविर भिक्षुहरूलाई राज्ञरी बनाइएका भोजनहरू दिन चाहन्थे र घिउ, तेल तथा मिठाईहरू (उत्तरिभङ्ग<sup>२</sup>) पनि । मेत्तियभुम्मज्जक भिक्षुहरूलाई साधारण खाना, नराम्रो खाना, कनिकाको खाना र मिठाईहरू दिइन्थ्यो । भोजन सिध्याएर फर्केपछि उनीहरूले स्थविर भिक्षुहरूसंग यस्तो सोच्वथे—“आवुसो ! तपाइहरूको भोजन कस्तो थियो ? आवुसो ! तपाइहरूको भोजन कस्तो थियो ?” अनि तीमध्ये कुनैले भन्दथे—“आवुसो !

- 
१. मेत्तिय र भुम्मज्जक भन्ने दुइ भिक्षुहरू हुन् । वर्मिमा: 'मेत्तिय-भुम्मज्जक' लेखिएको छ । यिनीहरू छवर्गीय भिक्षुहरूमध्येका हुन् । हेर बु. गृ. भा-१, पृ. २८० को पादटिप्पणीमा ।
  २. पारा. पा. पृ. २४१: अटुमसङ्घादिसेसो, अ. क. II. पृ. ५८०.

हामीहरुको भोजनमा घिउ तेल तथा मिठाईहरु थिए।” मेत्तिय-भुम्भज्जक भिक्षुहरु यस्तो भन्दये—“आवुसो ! हामीहरुको भोजनमा त केही थिएन, केवल साधारण खाना र नराओ खाना तथा कनिकाको खानाको साथ मिठाईहरु थिए।”

त्यस समय कल्याणभृत्तिक<sup>१</sup> (=कल्याणभृत्तक) गृहपति चारबटा नित्य भोजन दिन्दये । भोजन खुवाउने ठाउंमा पुत्रवारहरु सहित उपस्थित भई उनी भोजन पस्कन्द्ये—“कसेले भोजन राख्छो कि भनी सोधदछन्, कसेले तिहुन (सूप) राख्छो कि भनी सोधदछन्, कसेले तेल राख्छो कि भनी सोधदछन् तथा कसेले मिठाईहरु राख्छो कि भनी सोधदछन्।” त्यसबछत मेत्तियभुम्भज्जक भिक्षुहरुलाई कल्याण-

१. ‘कल्याणभृत्तिक’ भन्ने पालि शब्दको विग्रह वा अर्थ समन्तपासादिकाले यसरी गरेको छ—

“कल्याणभृत्तिको ति कल्याणं, सुन्दरं, अतिविषयणीतं भत्तमस्साति कल्याणभृत्तिको; पणीत दायकता भत्तेनेव पञ्चतो।”  
सम. पा. II. पृ. ५८१.

उनको खाना असल हुन्थ्यो वा असल खाना दिने भन्ने अर्थले उनको नाम ‘कल्याणभृत्तिक’ रहन गएको हो । ‘भात’ भन्ने शब्दलाई ध्यानमा राखेर नै मैले यसको रूपान्तर कोष्ठभित्र ‘कल्याणभृत्तक’ उल्लेख गरेको हुँ । संस्कृतमा भातलाई ‘भक्तं’ भन्दछन् ।

भौतिक गृहपतिको भोलिको भोजनकोनिमित्त जान नियुक्त गरिएको थियो । अनि (त्यसेदिन) कल्याणभौतिक गृहपति कुने कामले आराममा (=विहारमा) गए । उनी जहाँ आयुष्मान् दब्बमल्लपुत्र हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपक्षि आयुष्मान् दब्बमल्लपुत्रलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका कल्याणभौतिक गृहपतिलाई आयुष्मान् दब्बमल्लपुत्रले धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित पार्नुभयो । अनि कल्याण-भौतिक गृहपति आयुष्मान् दब्बमल्लपुत्रको धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित भई उनले आयुष्मान् दब्बमल्लपुत्रसँग यस्तो भने—

“भन्ते ! हात्रो घरमा हुने भोलिको भोजनको लागि जान कसलाई नियुक्त गरिएको छ ?”

“गृहपति ! तपाइको घरमा हुने भोलिको भोजनको लागि जान मेत्तियभुम्भज्जक भिज्ञहरूलाई नियुक्त गरिएको छ ।”

अनि कल्याणभौतिक गृहपति—“कसरी यी पापक मिक्षुहरू भोलि हात्रा घरमा भोजन गर्नेछन् !” भनी असन्तुष्ट भए । अनि घरमा गई दाशीलाई यस्तो भने—

“हे जे ! भोलि भोजनार्थ जो आउने छन् उनीहरूलाई दलानमा आसन बिच्छिधाई कनिकाको खाना र मिठाईहरू पस्क ।”

“हवस्, आर्य !” भनी सो दाशीले कल्याणभौतिक गृहपति-लाई प्रत्युत्तर दिई ।

अनि मेत्तियभुम्भज्जक भिक्षुहरू “आवुसो ! हिजो हामीहरू-  
लाई कल्याणभृतिक (—कल्याण-भृत्क) गृहपतिको घरमा भोजनको  
लागि जान नियुक्त गरिएको थियो । भोलि कल्याणभृतिक गृहपतिले  
हामीहरूलाई पुत्रदार सहित उपस्थित मई भोजन पस्काउने छन् ।  
कसैले भोजन राखौं कि भनी सोधनेछन्, कसैले तिहन (सूप) राखौं कि  
भनी सोधनेछन्, कसैले तेल राखौं कि भनी सोधनेछन् तथा कसैले  
मिठाईहरू राखौं कि भनी सोधनेछन् ।” (भनी सोचन थाले) उनीहरू  
यसे कुराको सन्तुष्टिताले गर्दा रातमा रात्ररी सुत्न पनि सकेनन् ।  
अनि मेत्तियभुम्भज्जक भिक्षुहरू पूर्वाणि समयमा चीबर पहिरी पात्र-  
चीबर ग्रहण गरी जहाँ कल्याणभृतिक गृहपतिको निवासस्थान हो  
त्यहाँ गए । अनि त्यो दाशीले मेत्तियभुम्भज्जक भिक्षुहरू आइरहेको  
टाढैबाट बेखी । देखेपछि दलानमा आसन बिच्छाई मेत्तियभुम्भज्जक  
भिक्षुहरूलाई यस्तो भनी—

“भन्ते ! बस्नुहोस् ।”

अनि मेत्तियभुम्भज्जक भिक्षुहरूको भनमा “अवश्य पनि भोजन  
तयार भएको छैन होला, त्यसैले दलानमा बसालेको होला” भन्ने  
ठाने । अनि कनिकाको भोजन सहित मिठाईहरू लिएर त्यो दाशी  
आई “भन्ते ! भोजन गर्नुहोस् भनेर भनी ।”

“भगिनी ! हामीहरू नित्य भोजनमा आउनेहरू छौं ।”

१. जसरी अघि इच्छानुसार सुत्ने हो त्यसरी सुत्न सकेनन् भनी  
भनिएको हो । सम. पा. II. पृ. ५८१: अट्टमसङ्घादिसेसो ।

“आर्यहरू नित्य भोजनमा आउनेहरू हुनुहुन्दै भन्ने कुरा मलाई आहाएँ। तर हिजे मलाई गृहपतिले अहाएका थिए कि—‘हे जे ! सोलि जो भोजनार्थ आउने छन् उनीहरूलाई दलानमा आसन बिच्छुचाई कनिकाको भोजन र मिठाईहरू (विलङ्घद्रुतियं) पस्क ।’ भन्ते ! खानुहोस् ।”

अनि मेत्तियभुम्भज्जक भिक्षुहरूले यस्तो सोचे—“आवृसो ! हिजो कल्याणभृत्तिक गृहपति आराममा गएका थिए। अवश्य पनि दब्बमल्पपुत्रले गृहपतिसँग हामीहरूलाई भेद-भिन्न गराएका होलान् ।” यसे कुरामा असन्तुष्ट भई उनीहरूले राज्ञोसँग खाना पनि खाएनन् । अनि भोजन सिद्धिएपछि, पिण्डचर्याबाट फक्किसकेपछि मेत्तियभुम्भज्जक भिक्षुहरू आराममा गई पात्र-चौबर राखी, विहार बाहिरको दलानमा<sup>१</sup> सङ्घाटी पठ्याएर चूपलागी, निःशब्द भई, शीर निहन्याई, मुख तल्लतिर पारी, चिन्तित भई केहो नबोली बसे ।

१. वेणुवनको बाहिर ढोकाको दलानमा । सम. पा. II. पृ. ५८१:  
अटुमसङ्घादिसेसो ।

## ११. केवटू गृहपति

### परिचय

नालन्दावासी यी केवटू गृहपति ४० कोटी धनसम्पत्ति भएका गृहपतिमहाशाल<sup>१</sup> कुलमा जन्मेका थिए । यिनी बुद्ध धर्ममा अत्यधिक श्रद्धा र भक्ति राख्दथे । यसै अत्यधिक श्रद्धाको कारणले गर्दा उनले बुद्धधर्म प्रचार गर्नकोनिमित्त कुनै एक श्रद्धिवान् मिक्तलाई दुइ हप्ताको एक पटक वा एक महीनाको एक पटक अथवा वर्षको एक पटक आकाशमा गई विविधप्रकारका श्रद्धि प्रातिहार्यहरू देखाउने गरेमा नालन्दामा खूबसंग बुद्धधर्मको ख्याति हुने थियो भन्ने सोचेका थिए र बुद्धसंग यस विषयमा प्रार्थना पनि गरेका थिए<sup>२</sup> । परन्तु यस कुरालाई बुद्ध भगवान्ले स्वीकारनु भएन । बुद्धको कुरालाई कसैले अमान्य गर्न

१. कस्तो कुललाई 'गृहपतिमहाशाल कुल' भन्दछन् भन्ने कुरा बुझ्नको-निमित्त बु. प. भा-१, पृ. ४७ को पादटिप्पणीमा हेतौ ।

२. सुमं. वि. I. पृ. २५५: केवटूसुत्तवण्णना ।

सवदेन । किन्तु यो गृहपति बुद्धको अतिविश्वासी र बुद्धको अति भक्त भएकाले यिनले बुद्धसेंग बारबार जोर गरेका थिए ।

त्यसवधात नालन्दा नगर कति समृद्ध थियो भने कुरा केवटु गृहपतिले अगाडिको सूत्रमा—“यो नालन्दा समृद्ध, उन्नत तथा बहुजनाकीण छ” भनी उल्लेख गरेको वाक्यद्वारा प्रष्ट हुन्छ । अरु कुराहरू अगाडि अनुदित सूत्रबाट प्रष्ट भएका छन् ।



- (१) केवटु (ब्राह्मण)—यिनी कम्पिङ्ग देशको उत्तर पश्चाल नगरवासी चूलनी ब्रह्मदत्त राजाका अर्थ र धर्मानुशासक ब्राह्मण हुन् । यो कुराहरू जा. अ. क. VII. पृ. ३४८ः महाउम्मगजातक, महाउम्मगकण्ठमा पाइन्छन् । जा. नं. ५४६.
- (२) केवटु (गृहपति)—यिनी नालन्दा नगरवासी महाधनी एक गृहपति हुन् । यिनके कुरा यहाँ अगाडि उल्लेख गरेको छु ।
- (३) केवटुसुर्स—यो सूत्र दो. नि. I. पृ. १८३ मा उल्लेख भएको छ । यस सूत्रमा केवटु गृहपतिले भगवान्सेंग एकजना श्रद्धिवान्

१. सुम. वि. I. पृ. २५६ः केवटुसुत्तवण्णना ।

केवट्ट गृहपति

[ १५९ ]

भिक्षुलाई नालान्दामा ऋद्धि देखाउनकोनिमित्त नियुक्त गर्नुहोस्  
मनी प्रार्थना गरेका कुरा र यसलाई भगवान्‌ले अस्वीकार गर्नु  
भएको कुराको साथे ऋद्धि-प्रातिहारिय देखाउँदामा हुने  
अपगुणका कुराहरू पनि बताइएका छन् ।

- (४) केवट्ट द्वार—यो द्वार वाराणशी नगरको एक द्वार हो । विमा.  
व. अ. क. पृ. ७८: लखुमाविमान ।

मूल सूत्र—

### १—ऋद्धि प्रातिहार्य देखाउनु होस्

यस्तो मैले सुनें ? ।

एक समय भगवान् नालन्दाको पावारिक आग्रवनमा<sup>१</sup> बस्नुभएको थियो । अनि केवट्ट गृहपतिपुत्र जहाँ भगवान् हुनुदुन्थ्यो थ्यहाँ गए । त्यहाँ पुरेषङ्गि भगवान्‌लाई अभिवावन गरी एक छेउमा बसे । एक छेउमा बसेका केवट्ट गृहपतिपुत्रले भगवान्‌सँग यस्तो विन्तिगरे —

१. दी. नि. I. पृ. १८३: केवट्टसुतं, अ. क. I. पृ. २५५.
२. ‘पावारिक आग्रवन’ भन्ने दुइवटा छन् । यौटा कौशम्बीवासी पावारिक सेठको आग्रवन । (पं. सू. II. पृ. ३२७: कोसम्बक-सुत्तवण्णना; पं. सू. III. पृ. ३५: उपालिसुत्तवण्णना) । अर्को नालन्दावासी पावारिक सेठको आग्रवन । (सुमं. वि. I. पृ. २५५: केवट्टसुत्तवण्णना; सुमं. वि. II. पृ. ६३३: सम्पसादनियसुत्त-वण्णना) । हेर बु. प. भा-१. पृ. २१६ को पादटिप्पणीमा र बु. भा. भा-३, पृ. १३२ मा अनि माथि पृ. ७० को पादटिप्पणीमा ।

“भन्ते ! यो नालन्दा समृद्ध, उन्नत तथा बहुजनाकीर्ण छ जो (नालन्दावासी) भगवान् प्रति अभिप्रसन्न छन् । भन्ते ! भगवान्‌ले एक मिक्षुलाई नियुक्ति गर्नुभए बेश हुनेयियो । जसले उत्तरीयमनुष्यधर्म ऋद्धिप्रातिहार्य देखाउने छन् । यसबाट यी नालन्दावासी भगवान् प्रति कन्त्र बढी अभिप्रसन्न हुनेछन् ।”

यस्तोभन्दा भगवान्‌ले केवट्ट गृहपतिपुत्रलाई यसो भन्तुभयो—

“केवट्ट ! म मिक्षुहरूलाई यस्तो धर्मोपदेश गर्दिन—‘मिक्षुहो ! तिमीहरू आऊ, तिमीहरूले शुद्ध जीवन विताई बस्ने गृहस्थीहरूलाई उत्तरीयमनुष्यधर्म ऋद्धिप्रातिहार्य देखाऊ’ ।”

बोश्रो पटक पनि केवट्ट गृहपतिपुत्रले भगवान्‌सँग यस्तो विन्तिगरे—

“भन्ते ! मैले भगवान्लाई विद्वंश<sup>१</sup> पानं खोजेको होइन । वल्कि यस्तो विन्ति गर्दछु—‘भन्ते ! यो नालन्दा समृद्ध, उन्नत तथा बहुजनाकीर्ण छ + जो (नालन्दावासी) भगवान् प्रति अभिप्रसन्न छन् । भन्ते ! भगवान्‌ले एक मिक्षुलाई नियुक्ति गर्नुभए बेश हुनेयियो । जसले उत्तरीयमनुष्यधर्म ऋद्धिप्रातिहार्य देखाउने छन् । यसबाट नालन्दावासी भगवान् प्रति कन्त्र बढी अभिप्रसन्न हुनेछन्’ ।”

१. तपाइको सुकीर्तिलाई विगानं खोजेको होइन भन्ने अर्थने यहाँ ‘विद्वंश’ शब्द प्रयोग गरिएको हो । दी. नि. अ. क. I. पृ. २५५: केवट्टसुत्तवण्णना ।

दोशो पटक पनि भगवान्‌ले केवट्ट गृहपतिपुत्रलाई यसो  
मनुभयो—

“केवट्ट ! म भिक्षुहरूलाई यस्तो धर्मोपदेश गदिन ? —‘भिक्षुहो !  
तिमीहरू आऊ, तिमीहरूले शुद्ध जीवन विताई दस्ते गृहस्थीहरूलाई  
उत्तरीयमनुष्यधर्म ऋद्धिप्रातिहार्य देखाऊ’ ।”

तेशो पटक पनि केवट्ट<sup>२</sup> गृहपतिपुत्रले भगवान्‌सँग यस्तो  
विन्तिगरे—

“मन्ते ! मैले भगवान्‌लाई विधंश पार्न खोजेको होइन ।  
बल्कि यस्तो विन्ति गर्दछु—‘मन्ते ! यो नालन्दा समृद्ध, उम्भत तथा  
बहुजनाकीर्ण छ । जो (नालन्दावासी) भगवान् प्रति अभिप्रसन्न छन् ।  
मन्ते ! भगवान्‌ले एक भिक्षुलाई नियुक्ति गर्नुभए बेश हुनेथियो ।  
जसले उत्तरीयमनुष्यधर्म ऋद्धिप्रातिहार्य देखाउने छन् । यसबाट  
नालन्दावासी भगवान् प्रति कन् बढी अभिप्रसन्न हुनेछन्’ ।”

१. यसभन्दा अघि भगवान्‌ले राजगृहसेठको कारणमा (चुल्ल. व. वा.  
पृ. २००; जुन कुराहरू बु.प. भा-१, पृ. २० देखि २३ सम्ममा उल्लेख  
भएका छन्) भिक्षुहरूलाई ऋद्धिप्रातिहार्य देखाउनमा प्रतिबन्ध  
लगाई नियम बनाइसक्नु भएको थियो । त्यसले यस सूत्रमा

भगवान्‌ले ‘म भिक्षुहरूलाई यस्तो धर्मोपदेश गर्दिन’ भनी भन्नुभएको हो । दी. नि. अ. क. I. पृ. २५५: केवट्टसुत्तवण्णना ।

२. केवट्ट गृहपतिपुत्र चालीस कोटी धनसम्पत्ति भएका एक महाधनी तथा बुद्ध धर्ममा अत्यधिक श्रद्धा राख्ने उपासक थिए । बुद्ध प्रति पनि यिनको अत्यधिक श्रद्धा भक्ति थियो । अधिक श्रद्धाको कारणले शर्दा नै उनको मनमा यस्तो कौतुहलपूर्ण कल्पना उठेको थियो । जस्तै—‘यदि कुनै एक भिक्षुले नालन्दामा समय समयमा आकाशमा गई ऋद्धिप्रातिहार्य देखाएको खण्डमा नालन्दाका मानिसहरू कर्त बढी बुद्धधर्ममाथि प्रसन्न हुनेथिए । यस सम्बन्धमा भगवान्‌ले एक भिक्षुलाई ऋद्धिप्रातिहार्य देखाउने काममा नियुक्ति गर्नुभए कर्ति बेश हुनेथियो ।’ यसै कल्पना वा इच्छाको कारणले गर्दा भगवान्‌कहाँ गई उनले बडो भक्तिपूर्वक भगवान्‌सँग यस्तो विन्ति गरेकाहुन् । उनको मनमा ‘यस्तो गराउँदा नालन्दाका जनतामा बढी प्रभाव पर्ने र बुद्धधर्म पनि बढीसे बढी मात्रामा प्रचार हुने थियो’ भन्ने विश्वास पनि लागेको थियो । त्यसैले भगवान्‌ले प्रतिक्षेप गर्नुभए ता पनि उनले पुनः पुनः विन्तिगरेका हुन् । भगवान्‌ले पुनः पुनः प्रतिक्षेप गर्नुभएको बुझी ‘शायद उनको प्रायंनालाई भगवान्‌ले अर्कै ढङ्गले सम्झनु भयो होला’ भन्ने लागेपछि उनले ‘भन्ते ! मैले भगवान्‌लाई विध्वंश पार्न खोजेको होइन’ भनी पष्टिकरण दिएका हुन् । दी. नि. अ. क. I. पृ. २५५: केवट्टसुत्तवण्णना ।

## तीन प्रातिहार्यहरू

“केवटु ! मैले स्वयं साक्षात्कार गरी बताएका प्रातिहार्यहरू तीन प्रकारका छन् । कुन तीन भने ?—(१) भृद्धिप्रातिहार्य, (२) आदेशनप्रातिहार्य, (३) अनुशासनीप्रातिहार्य ।

(१) भृद्धिप्रातिहार्य—“केवटु ! भृद्धिप्रातिहार्य भनेको कस्तो हो भने ?—केवटु ! यहाँ मिक्षु, अनेकप्रकारका श्रद्धिविधज्ञानलाई प्रत्यनुभव गर्छ—एक भएर पनि धेरै हुन्छ, धेरै भएर पनि एक हुन्छ; प्रकट पनि हुन्छ, लोप पनि हुन्छ; खेकबाटको बीचबाट पनि पर्खालिको बीचबाट पनि पर्बतको बीचबाट पनि—मानो आकाशमा छै—नछोइकन पारीजान्छ । पानीमा डुङ्की लगाए छै पृथ्वीमा डुङ्की लगाउन्छ; मानो पृथ्वीमा हिडे छै पानीमा पनि पानीले नभिज्जेगरी हिड्ख; मानो सकुण पक्षी छै आकाशमा पलेटीमारी जान्छ; यी महर्घिक महानुभाव सम्पन्न चन्द्रसूर्यलाई पनि हातले परामर्श गर्छ र ब्रह्मलोकसम्मलाई पनि आपनो शरीरद्वारा बशमा राख्छ ।

१. जब केवटु गृहपतिपुत्रले पुनः पुनः सोही कुरा दोहन्याउँदै प्रार्थना गर्नथाले तब ‘अधिक श्रद्धाको कारणले मैले प्रतिक्षेप गर्दा पनि यिनी बार बार उही कुरा भन्दछन् । अतः यिनलाई प्रातिहार्य देखाउनमा हुने अपगुणका कुराहरू बताइदिनु पन्यो’ भन्ने लागेपछि भगवान्ले तीनप्रकारका प्रातिहार्यका कुराहरू बताउन लाग्नु भएको हो । दी. नि. अ. क. I. पृ. २५६: केवटुसुत्तवण्णना ।

“अनि त्यसरी—एक भएर पनि धेरै हुने; धेरै भएर पनि एक हुने; प्रकट पनि हुने, लोप पनि हुने; छेकबारको बीचबाट पनि, पर्खालिको बीचबाट पनि, पर्वतको बीचबाट पनि—मानो आकाशमा क्यै—नछोइकन पारीजाने; पानीमा डुब्की लगाए क्यै पृथ्वीमा डुब्की लगाउने; मानो पृथ्वीमा हिड्ने क्यै पानीमा पनि पानीले नभिज्नेगरी हिड्ने; मानो सकुण पक्षी क्यै आकाशमा पलेटीमारी जाने; यी महर्द्धिक महानुभाव सम्पन्न चन्द्रसूर्यलाई पनि हातले परामर्श गर्ने र ब्रह्मलोक-सम्पत्ताई पनि आपनो शरीरद्वारा बशमा राख्नसक्ने सो भिक्षुलाई कुनै अद्भातु (उपासक) ले प्रसन्नतापूर्वक हेर्छ ।

“अनि त्यो अद्भातु प्रसन्नचित्त हुने (उपासक) ले कुनै अधद्भातु अप्रसन्नचित्त हुने (पुरुष) लाई बताउँछ—‘अहो आश्रव्य ! अहो अद्भूत !! अमणको कस्तो महर्द्धिकता, कस्तो महानुभावता !! मैले सो भिक्षुलाई अनेकप्रकारका ऋद्धिविधज्ञानलाई प्रत्यनुभव गरेको देखें । जस्तै एक भएर पनि धेरै भएको, धेरै भएर पनि एक भएको; प्रकट पनि भएको, लोप पनि भएको; छेकबारको बीचबाट पनि, पर्खालिको बीचबाट पनि, पर्वतको बीचबाट पनि—मानो आकाशमा क्यै—नछोइकन पारीगएको; पानीमा डुब्की लगाए क्यै पृथ्वीमा डुब्की लगाएको; मानो पृथ्वीमा हिड्ने क्यै पानीमा पनि पानीले नभिज्नेगरी हिडेको; मानो सकुण पक्षी क्यै आकाशमा पलेटीमारी गएको; यी महर्द्धिक महानुभाव सम्पन्न चन्द्रसूर्यलाई पनि हातले परामर्श गरेको र ब्रह्मलोकसम्पत्ताई पनि आपनो शरीरद्वारा बशमा राखेको देखें ।”

“अनि सो श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) लाई सो अश्रद्धालु अप्रसन्नचित्त हुने (पुरुष) ले यस्तो भन्द्य—‘ओ ! गन्धारी भन्ने विद्या छ । त्यही विद्याहारा सो भिक्षुले ती अनेकप्रकारका ऋद्धि-प्रतिहार्यहरू प्रत्यनुभव गरेकाहुन् । जस्तै—एक भएर पनि धेरै भएको, धेरै भएर पनि एक भएको; ... र बहालोकसम्मताई पनि आपनो शरीर-द्वारा वशमा राखेको ।’”

“केवटु ! सो अश्रद्धालु अप्रसन्नचित्त हुने (पुरुष) ले त्यो श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) लाई यसो भन्नसबै भन्ने कुरामा तिमी के ठान्दछौ, यसमा तिमी के भन्दछौ त ?”

“भन्ते ! भन्नसबै भन्ने म ठान्दछु ।”

“केवटु ! ऋद्धिप्रतिहार्यमा यही दोष देखेर म ऋद्धिप्रतिहार्य प्रति आत्तिएको छु, लजिजत छु, घृणित छु ।

(२) आदेशनाप्रातिहार्य — “केवटु ! आदेशनाप्रातिहार्य भनेको कस्तो हो भने ? — केवटु ! यहाँ भिक्षु परसत्त्व परपुदगलको चित्तलाई पनि जान्दछ, चेतसिकलाई पनि जान्दछ; तर्कना गरेको पनि जान्दछ विचार गरेको पनि जान्दछ—‘यस्तो तिन्नो मन छ, यस्तो तिन्नो चित्त छ ।’

“अनि परसत्त्व परपुदगलको चित्तलाई जान्ने, चेतसिकलाई जान्ने; तर्कना गरेको पनि जान्ने, विचार गरेको पनि जान्ने—‘यस्तो तिन्नो मन छ, यस्तो तिन्नो चित्त छ’ भनी जान्ने भिक्षुलाई कुनै श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) ले देखेक्छ ।

“अनि त्यो श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) ले कुनै अश्रद्धालु अप्रसन्नचित्त हुने (पुरुष) लाई बताउँछ—‘अहो आश्रय ! अहो अद्भूत !! श्रमणको कस्तो महाद्विकता, कस्तो महानुभावता !! मैले सो मिक्षुलाई ‘यस्तो तिम्रो मन छ, यस्तो तिम्रो चित्त छ’ भनी परसत्वको परपुद्गलको चित्त पनि जानेको, चंतसिक पनि जानेको, तर्कना गरेको पनि जानेको र विचार गरेको पनि जानेको देखें ।”

“अनि त्यो श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) लाई सो अश्रद्धालु अप्रसन्नचित्त हुने (पुरुष) ले यस्तो भन्दछ—‘मो ! मणिका भन्ने विद्या छ । त्यही विद्याहारा सो मिक्षुले—‘यस्तो तिम्रो मन छ, यस्तो तिम्रो चित्त छ’ भनी परसत्वको परपुद्गलको चित्त पनि जानेको हो, चंतसिक पनि जानेको हो, तर्कना गरेको पनि जानेको हो र विवार गरेको पनि जानेको हो ।’

“केवट्ट ! सो अश्रद्धालु अप्रसन्नचित्त हुने (पुरुष) ले त्यो श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) लाई यसो भग्नसञ्च भन्ने कुरामा तिमी के ठान्दछौ, यसमा तिमी के भन्दछौ त ?”

“भन्ते ! भग्नसञ्च भन्ने म ठान्दछु ।”

“केवट्ट ! आदेशनाप्रातिहार्यमा यही दोष देखेर म आदेशनाप्रातिहार्य प्रति आस्तिएको छु, लज्जित छु, घृणित छु ।

(३) अनुशासनीप्रातिहार्य—“केवट्ट ! अनुशासनीप्रातिहार्य अनेको कस्तो हो भने ?—केवट्ट ! यहाँ मिक्षु यसरी अनुशासन गर्छ—

‘यसरी तर्कना गरै, यसरी तर्कना नगरै; यसरी मनस्कार गरै,  
यसरी मनस्कार नगरै; यसलाई छाडै र यसलाई प्रहण गरी विहार  
गरै।’ केवटु ! यसेलाई अनुशासनीप्रातिहार्य भन्दछन् ।

तथागत उत्पन्न – “केवटु ! फेरि यो लोकमा तथागत  
अरहन्त, सम्यक् सम्बुद्ध, विद्याचरण सम्पन्न, सुगत, लोकविद्,  
अनुत्तर, पुरुषदम्य सारथी, वेदमनुध्यहरूका शास्ता तथा बुद्ध भगवान्  
उत्पन्न हुनुहुन्छ । वहाँले देव मार ब्रह्मासहित लोकलाई; श्रमण

१. नैष्क्रम्य वितर्कनालाई तर्कना गर भनी भनिएको हो । सुमं. वि. I.  
पृ. २५६: केवटुसुत्तवण्णना ।
२. कामवितर्कनादि वितर्कनाहरूलाई तर्कना नगर भनी भनिएको हो ।  
सुमं. वि. I. पृ. २५६: केवटुसुत्तवण्णना ।
३. अनित्यसंज्ञा वा दुःखसंज्ञाहरूमध्ये कुनै एक संज्ञालाई मनमा राख  
भनी भनिएको हो । सुमं. वि. I. पृ. २५६.
४. नित्यादि भन्ने संज्ञालाई मनमा नराख भनी भनिएको हो । सुमं.  
वि. I. पृ. २५६: केवटुसुत्तवण्णना ।
५. यी पञ्चकामगुणिक रागहरूलाई छाड भनी भनिएको हो । सुमं.  
वि. I. पृ. २५६: केवटुसुत्तवण्णना ।
६. चतुमार्गफल लोकोत्तर धर्महरूमध्ये कुनै एकलाई प्राप्तगरी विहार  
गर भनी भनिएको हो । सुमं. वि. I. पृ. २५६: केवटुसुत्तवण्णना ।

यसरी भगवान्ले ऋद्धिविघ्नाई ऋद्धिप्रातिहार्यं भनी, अर्काको चित्तलाई जानेर भन्नुलाई आदेशना प्रातिहार्यं भनी तथा श्रावकहरूद्वारा र बुद्धद्वारा सँधै धर्मोपदेश गर्नेलाई अनुशासनी प्रातिहार्यं भनी बताउनु भयो । त्यसमध्येमा प्रातिहार्यद्वारा अनुशासन गर्ने प्रातिहार्यं महामौद्गल्यायन स्थविरलाई अभ्यास छ; आदेशना प्रातिहार्यद्वारा अनुशासन गर्ने प्रातिहार्यं धर्मसेनापतिलाई अभ्यास छ । देवदत्तले सञ्च्चभेद गरी पाँचशय भिक्षुहरू लिई गयाशीर्षमा बसिरहेका उनीहरूलाई बुद्धलीलाले धर्मदेशना गर्नुभएका अग्रश्रावकहरूमध्ये धर्मसेनापति सारिपुत्रले उनीहरूको मनोवृत्तिलाई बुझेर धर्मोपदेश गर्नु भएको थियो । अनि स्थविरको धर्मदेशना सुनेर पाँचशय भिक्षुहरूले स्रोतापत्तिफल साक्षात्कार गरे । त्यसपछि महामौद्गल्यायन स्थविरले विकुर्वण ऋद्धि देखाई देखाई धर्मोपदेश गर्नुभयो । यो सुनेर सबै अरहत् फलमा प्रतिष्ठित भए । अनि दुवै महापुरुषहरू पाँचशय भिक्षुहरू लिई आकाशबाट वेणुबनमै जानुभयो । अनुशासनी प्रातिहार्यं चाहि सँधैभरी बुद्धको धर्मदेशनामा हुन्छ । यी मध्ये ऋद्धिप्रातिहार्यं र आदेशनाप्रातिहार्यहरू सदोष हुन्दैन, मार्गमा रहेनेन् । मार्गमा नरहनाले नैर्याणिक हुन्नन् । अनुशासनीप्रातिहार्यं चाहि निर्दोष हुन्छ, मार्गमा रहन्छ । मार्गमा रहने भएको हुनाले यो नैर्याणिक हो । त्यसैले भगवान्ले ऋद्धिप्रातिहार्यं र आदेशनाप्रातिहार्यको अपवाद गर्नुहुन्छ र अनुशासनीप्रातिहार्यको प्रशंसा गर्नुहुन्छ भनी सुमं. वि. I. पृ. २५६-२७: केवट्टसुत्तवणनाले उल्लेख गरेको छ ।

आहुण सहित प्रजालाई; देवसहित मनुष्यलाई स्वयं साक्षात्कार गर्नुभएको धर्मोपदेश गर्नुहुन्छ । वहाँले आदिकल्याण, मध्यकल्याण तथा पर्यवशान कल्याण हुने धर्मोपदेश गर्नुहुन्छ । वहाँले अर्थयुक्त, धर्मजनयुक्त, परिपूर्ण भएको र परिशुद्ध भएको ब्रह्मचर्य प्रकाश पार्नुहुन्छ । अनि गृहपति वा गृहपतिपुत्र अथवा कुनै पनि कुलगृहमा जन्मेकाले सो धर्मलाई श्रवण गर्छ । धर्म श्रवण गरेपछि उसको मनमा तथागत प्रति अद्वा उत्पन्न हुन्छ । अद्वा उत्पन्न भएपछि उसले यस्तो विचार गर्छ—'घरमा बासगर्नु बाधापूर्ण छ, प्रव्रज्या हुनु खुला आकाश जस्तो छ । घरमा बसेर परिपूर्ण-रूपले, परिशुद्धरूपले, शंख जस्तै सफागरी ब्रह्मचर्य (=मैथुन ब्रह्मचर्य) पालन गर्नु सम्भव छैन । अतः किन म, केशदाही क्षौर गरी अनगारिय भई प्रवजित नहूँ !' यस्ति विचार गरेपछि सो पुरुष – थोरै वा धेरै भोगसम्पत्ति त्यागी, थोरै वा धेरै ज्ञातिपरिवारहरू त्यागी, केशदाही क्षौर गरी, कषायवस्त्र धारण गरी, घरबाट त्यागी अनगारिय भई प्रवजित हुन्छ । यसरी प्रवजित भएको सो भिक्षु प्रातिभोक्षशीलले संयमित भई विहार गर्छ, आचार-पोचरले सम्पन्न हुन्छ, अणुमात्र दोषमा यनि भयदर्शी हुन्छ, शिक्षापदहरू समादान गरी रास्ररी सिक्ख, काय-बचन कुशलकर्मले सम्पन्न हुन्छ, परिशुद्ध जीविका गर्छ, शील सम्पन्न हुन्छ, इन्द्रियहरू आरक्षा गर्छ, स्मृतिसम्प्रजन्यताद्वारा युक्त भई सन्तुष्ट यनि हुन्छ ।

"उ प्राणीहिंसा त्यागी प्राणीहिंसाबाट विरत भई बस्छ । दण्डरहित, शस्त्ररहित, लज्जालु, वयालु तथा सबै प्राणी प्रति हितानुकम्पी

भई बस्थु । ...<sup>३</sup> । अनि उ, यो पञ्चनीवरणलाई त्यागी, चित्तको उपक्लेश (=चित्तमल) लाई प्रज्ञाद्वारा कमजोर पानंकोनिमित्त कामविषयबाट अलग भई, अकुशलबाट अलग भई, वितर्क र विचारयुक्त भएको विवेक (=ध्यान) बाट उत्पन्न प्रीति तथा सुख भएको प्रथमध्यान प्राप्तगरी बस्थु । केवट्ट ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनी भन्दछन् । ...<sup>४</sup> । द्वितीयध्यान प्राप्तगरी बस्थु ...<sup>५</sup> तृतीयध्यान प्राप्तगरी बस्थु— ...<sup>६</sup> चतुर्थध्यान प्राप्तगरी बस्थु । केवट्ट ! यसलाई पनि अनुशासनी-प्रातिहार्य भनी भन्दछन् । अनि उसले ज्ञानदर्शनार्थकोनिमित्त चित्त छुकाउँछ । उसले यस्तो जान्दछ—‘यो मेरो शारीरिक रूप चानुर्महाभौतिक (=पृथ्वी, आप, तेज वायु) हो, आमा-बाबुहरूको कारणद्वारा भएको हो, भात दालद्वारा संबंधित, बालककालमा खेदन-परिमाजंन-भेदन-विद्वंशन तथा अनित्य स्वभावको हो; यो मेरो विज्ञान (=चेतना) यसेमा सम्बन्धित छ, यसेमा प्रतिबद्ध छ ।’...<sup>७</sup> । केवट्ट ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनी भन्दछन् । अनि यसरी

१. यहाँका बाँकीकुराहरू बु. प. भा-१, पृ. २८२ देखि पृ. २८८ सम्मका सबै कुराहरू दोहन्याई पढ्नू अथवा यहाँका बाँकी कुराहरू सबै दी. नि. I. सामञ्जफल सुत्तमा लेखे बमोर्जि बुझनुपर्ण । अथवा बु. ब्रा. भा-२, पृ. २२७ देखि २४२ मा हेतू ।
२. यहाँका बाँकी कुराहरू बु. प. भा-१, पृ. २८९ मा कै दोहन्याई पढ्नू ।
३. यहाँका बाँकी कुराहरू दी.नि. I. पृ. ६७: सामञ्जफलसुत्तमा कै हुन् । अथवा बु. प. भा-१, पृ. ४५६ देखि ४६४ सम्म हेतू (सकुलुदायी) ।

समाहित चित्त भएपछि; परिशुद्ध, स्वच्छ, निर्मल, क्लेशरहित भएपछि;  
 मृदु तथा कर्मण्य भएपछि; निश्चलतामा पुरोपछि—उसले मनोमयकाय  
 अभिनिर्माण गर्नकोनिमित्त चित्त युकाउँछ । उसले यस कायबाट  
 अलगै अर्क अङ्ग-प्रत्यङ्गले युक्त, इन्द्रिय सहित मनोमयकायरूप निमित्त  
 गर्छ...<sup>१</sup> । केवटु ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनी भन्दछन् ।  
 अनि यसरी समाहित चित्त भएपछि... निश्चलताला पुरोपछि—उसले  
 श्रुद्धिविधकोनिमित्त चित्त युकाउँछ । उसले अनेकविध श्रुद्धिविधको  
 अनुभव गर्छ—एक भएर पनि बहुविध हुन्छ .. ब्रह्मलोकसम्मलाई पनि  
 आफ्नो शरीरद्वारा वशमा राख्छ...<sup>२</sup> । केवटु ! यसलाई पनि अनु-  
 शासनीप्रातिहार्य भनी भन्दछन् । अनि यसरी समाहित चित्त भएपछि  
 ...निश्चलतामा पुरोपछि—द्विव्यश्रोतधातुकोनिमित्त उसले चित्त  
 युकाउँछ । उसले अलौकिक विशुद्ध श्रोतधातुद्वारा देवताहरूको पनि,  
 मनुष्यहरूको पनि—टाढाको पनि, नगिचको पनि—दुर्ब शब्दहरू  
 सुन्छ...<sup>३</sup> । केवटु ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनी  
 भन्दछन् । अनि यसरी समाहित चित्त भएपछि . निश्चलतामा पुरोपछि—  
 परचित्तज्ञानकोनिमित्त (चेतोपरियज्ञानाय) उसले चित्त युकाउँछ ।  
 उसले परस्तवको, परपुद्गलको चित्तलाई आप्नो चित्तले जान्दछ—  
 सरागचित्तलाई ‘सरागचित्त’ भनी...<sup>४</sup> अविमुक्त चित्तलाई ‘अविमुक्त  
 चित्त’ भनी जान्दछ ..<sup>५</sup> । केवटु ! यसलाई पनि अनुशासनीप्रातिहार्य

१. यहाँका बाँकी कुराहरू बु. प. भा-१, पृ. ४५७-५९ मा हेतु ।

२. यहाँका बाँकी कुराहरू बु. प. भा-१, पृ. ४५९-६० मा हेतु ।

अथवा बु. ब्रा. भा-२, पृ. १९३-९५ मा हेतु ।

मनो भन्दछन् । अनि यसरी समाहित चित्त भएपछि...निश्चलतामा पुरोपछि - पूर्वानुसमृति ज्ञानकोनिमित्त उसले चित्त झुकाउँद्ध । उसले अनेकप्रकारका पूर्वजन्मका कुराहरु अनुस्मरण गर्दै...<sup>१</sup> । केवट्ट ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनो भन्दछन् । अनि यसरी समाहित चित्त भएपछि... निश्चलतामा पुरोपछि — अ्युतिरूपत्ति ज्ञानकोनिमित्त (चुत्पपत्तबाणाय) उसले चित्त झुकाउँद्ध । उसले अलौकिक, विशुद्ध विव्यवक्षुद्वारा हीन प्रणीत सुवर्ण दुर्वर्ण सुगति दुर्गतिमा च्युत हुने उत्पन्न हुने प्राणीहरूलाई देखदछ...<sup>२</sup> । केवट्ट ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनो भन्दछन् । अनि यसरी समाहितचित्त भएपछि...निश्चलतामा पुरोपछि—आत्मवक्ष्य ज्ञानकोनिमित्त उसले चित्त झुकाउँद्ध । अनि उसले 'यो दुःख हो' भनो यथार्थत जान्दछ, 'यो दुःख समुदय हो' भनो यथार्थत जान्दछ, 'यो दुःखनिरोध हो' भनो यथार्थत जान्दछ । 'यो आत्मव हो' भनो यथार्थत जान्दछ, 'यो आत्मव समुदय हो' भनो यथार्थत जान्दछ, 'यो आत्मव निरोधको मार्ग हो' भनो यथार्थत जान्दछ, 'यो आत्मव निरोधको मार्ग हो' भनो यथार्थत जान्दछ । यसप्रकार जानिसकेपछि, देखिसकेपछि उसको चित्त कामात्मवबाट पनि विमुक्त हुन्छ, भवात्मवबाट पनि विमुक्त हुन्छ ।

- 
१. यहाँका बाँकी कुराहरु बु. प. भा-१, पृ. ४६०-६१ मा हेनूं । अथवा बु. प. भा-१, पृ. २९० मा हेनूं । अथवा बु. ब्रा. भा-२, पृ. १९६ मा हेनूं ।
  २. यहाँका अरु बाँकी कुराहरु बु. प. भा-१, पृ. ४६२ मा वा दी. नि. I. पृ. ७२: सामञ्जफलसुत्तमा हेनूं ।

विमुक्त मझसकेपछि 'विमुक्त भए' भन्ने पनि (उसलाई) ज्ञान हुन्छ । 'जाति (= जन्म) क्षीण भयो, ब्रह्मचर्यवास पूराभयो, गर्नुपर्ने गरिसकै, अब उप्रान्त अर्कोजन्म लिनुपर्ने हेतु छैन' भन्ने पनि ज्ञान हुन्छ । ... । केवटु ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनी भन्दछन् ।

"केवटु ! यी तीन प्रातिहार्यहरू मैले स्वयं साक्षात्कार गरी प्रकाश गरेको छु ।"

### चतुर्महाभूतहरू कहाँ निरुद्ध हुँदारहेछन् ?

"केवटु ! अघि एकदिन यसे भिक्षुसङ्घमध्येमा एक भिक्षुको भनमा यस्तो परिवितर्कना उठेको थियो—'यी चार महाभूतरू—पृथ्वी, आप, तेज, वायु — कहाँ निशेषरूपले निरुद्ध हुँदारहेछन् ?'

१. यहाँका बाँकी निदर्शनहरू बु. प. भा-१, पृ. ४६३ मा अथवा दी।  
नि. I. पृ. ७४: सामञ्चफलसुत्तमा हेनूँ ।
२. यो कुरा किन उठाउनु भएको होला भन्ने सम्बन्धमा सुमं. वि. I.  
पृ. २५७: केवटुसुत्तवण्णनाले यस्तो भन्दछ—

ऋद्धिप्रातिहार्य र आदेशनाप्रातिहार्यहरूको अनैर्याणिकता देखाउनकोनिमित्त र अनुशासनीप्रातिहार्यको मात्र नैर्याणिकता देखाउनकोनिमित्त । हुनत सबै बुद्धहरूको महाभूतको खोजी गर्ने एक भिक्षु हुन्छ भनी भन्दछन् । महाभूतको खोजी गर्दै ब्रह्मलोकसम्म विचरण गरेर पनि कसैले बताउन नसके पछि उ अन्तमा बुद्धकहाँ आई प्रश्न सोधेर शंका निवारण मर्छ ।

(१) ‘केवटु ! अनि सो भिक्षु त्यस्तो समाधिदा समाधिष्ठ भए—जुन समाधिमा समाधिष्ठ हुँदा देवयानिय मार्गे॒ उत्पन्न भयो । केवटु ! अनि सो भिक्षु जहाँ चातुर्महाराजिक देवहरू थिए त्यहाँ गए । त्यहाँ पुरोपछि चातुर्महाराजिक देवहरूसँग उनले यस्तो भने—‘आवुसो ! यी चार महाभूतहरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन्॒ ?’ केवटु ! यस्तो सोधा चातुर्महाराजिक देवहरूले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! हामीहरू जान्दैनो कि यी चार महाभूत-हरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर चातुर्महाराजाहरू छन् । शायद उनीहरूले यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भने कुरा जान्दछन् होला॑ ।’

१. ऋद्धिविद्यज्ञानलाई नै यहाँ ‘देवयानिय मार्ग’ भनिएको हो भनी सुमं. वि. I. पृ. २५७: केवटुसुत्तवण्णनाले उल्लेख गरेको छ ।
२. यी भिक्षु ऋद्धि प्रकृतिका थिए । त्यसैले नजिकमा हुनु भएका भगवान्सँग यो प्रश्न नसोधी देवताहरू महानुभाव सम्पन्न हुन्छन् भने सौची ऋद्धिद्वारा यिनी देवलोकमा गएका हुन् भनी सुमं. वि. I. पृ. २५७: केवटुसुत्तवण्णनाले उल्लेख गरेको छ ।
३. बुद्ध विषयको प्रश्नको उत्तर देवताहरूले .दिन सकैदैनन् । त्यसैले यस्तो भनेका हुन् । अनि जब सो भिक्षुले यस प्रश्नको उत्तर देऊ भनी बार बार जोर भरे तब उनको यस कुराबाट बचनको लागि उनीहरूले ‘चातुर्मराजाहरू’ छन् भनी बताएका हुन् भनी सुमं. वि. I. पृ. २५७: केवटुसुत्तवण्णनाले उल्लेख गरेको छ ।

(२) “केवट्ट ! अनि सो मिक्खु जहाँ चातुर्महाराजाहरू यिए त्यहाँ गए । त्यहाँ पुरोपछि चातुर्महाराजाहरूसेंग उनले यस्तो भने—‘आवुसो ! यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवट्ट ! यस्तो सोध्वा चातुर्महाराजाहरूले सो मिक्खुलाई यस्तो भने—‘मिक्खु ! हामीहरू पनि जान्देनौं कि यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । मिक्खु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर त्रयस्त्रिश भन्ने देवहरू छन् । शायद उनीहरूले यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।’

(३) “केवट्ट ! अनि सो मिक्खु जहाँ त्रयस्त्रिश देवहरू यिए त्यहाँ गए । त्यहाँ पुरोपछि त्रयस्त्रिश देवहरूसेंग उनले यस्तो भने—‘आवुसो ! यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवट्ट ! यस्तो सोध्वा त्रयस्त्रिश देवहरूले सो मिक्खुलाई यस्तो भने—‘मिक्खु ! हामीहरू पनि जान्देनौं कि यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । मिक्खु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर शक्र भन्ने देवेन्द्र छन् । शायद उनले यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।’

(४) “केवट्ट ! अनि सो मिक्खु जहाँ शक्र देवेन्द्र यिए त्यहाँ गए । त्यहाँ पुरोपछि शक्र देवेन्द्रसेंग उनले यस्तो भने—‘आवुसो ! यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवट्ट ! यस्तो सोध्वा

शक्र देवेन्द्रके<sup>१</sup> सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! म पनि जान्दिन कि यी चार महामूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । भिक्षु ! हामीमन्दा सुन्दरतर तथा प्रणीततर (५) यामा भन्ने देवहरू,... (६) सुयाम भन्ने देवहरू,... (७) तुषित भन्ने देवहरू,... (८) सन्तुषित भन्ने देवहरू,... (९) निर्माणरती भन्ने देवहरू,... (१०) सुनिर्मित भन्ने देवहरू,... (११) परनिर्मितवशबर्ती भन्ने देवहरू,... (१२) वशबर्ती भन्ने देवपुत्रहरू छन् । शायद उनीहरूले यी चार महामूतहरू—पृथ्वी, आप, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।’

“केवट्ट ! अनि सो भिक्षु जहाँ वशबर्ती देवपुत्र थिए त्यहाँ गए । त्यहाँ पुगेपछि उनले वशबर्ती देवपुत्रसंग यस्तो भने—‘आवुसो !

१. भिक्षुको प्रश्न सुनेर शक्र देवेन्द्रले यस्तो सोचे—‘यो प्रश्न बुद्ध विषयको प्रश्न हो । बुद्धले बाहेक अरू कसैले पनि भन्नसक्ने छैन । यी भिक्षु आगोलाई छाडी जुनकिरी बाल्ने छैं, भेरी छाडेर पेट बजाउने छैं देवहरूकहाँ विचरण गर्दै यो प्रश्न सोध्दैछन् । अतः यिनलाई बुद्धकहाँ फर्काइ दिनुपन्यो ।’ तर फेरि उनको मनमा यस्तो नाम्यो—‘जसकहाँ गए पनि अन्तमा बुद्धकहाँ नपुगी सुख पाउने छैनन् । अतः जाउन् यी एकोहरे भिक्षु, जहाँसम्म जान सक्छन् अथवा जति टाढासम्म जान सक्छन् जाउन् ।’ यति सोची शक्रले पनि आफूमन्दा सुन्दरतर तथा प्रणीततर देवहरू छन् भन्ने कुरा बताएका हुन् भनी सुमं. वि. I. पृ. २५७-५८: केवट्टसुत्तवण्णनाले उल्लेख गरेको छ ।

यी चार महाभूतहरू... कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?' केवटु ! यस्तो सोध्दा वशवर्तीं देवपुत्रले पनि सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! म पनि जान्दिन कि यी चार महाभूतहरू... कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर ब्रह्माकायिक भन्ने देवपुत्रहरू छन् । शायद उनीहरूले यी चार महाभूतहरू... कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।’

(१३) ‘केवटु ! अनि सो भिक्षु त्यस्तो समाधिमा समाधिष्ठ भए—जुन समाधिमा समाधिष्ठ हुँदा सो भिक्षु ब्रह्मायानीय मार्गमा उत्पन्न भए । केवटु ! अनि सो भिक्षु जहाँ ब्रह्माकायिक देवहरू यिए त्यहाँ पुगे । त्यहाँ पुगेपछि उनले ब्रह्माकायिक देवहरूसँग यस्तो भने—‘आवुसो ! यी चार महाभूतहरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?' केवटु ! यस्तो सोध्दा ब्रह्माकायिक देवहरूले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! हामीहरू पनि जान्देनों कि यी चार महाभूतहरू... कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर—अपराजेय, विजेता (अभिभू, अनभिभूतो), साँच्चेकै वशवर्ती, ईश्वर, कर्ता, निर्माता, श्रेष्ठ, व्यवस्थापक (सज्जिता), वशी र प्राणीहरूका (भूतभव्यान) पिता, ब्रह्मा महाब्रह्मा छन् । शायद उनले यी चार महाभूतहरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।’

‘आवुसो ! सो महाब्रह्मा अहिले कहाँ छन् त ?'

‘भिक्षु ! हामीलाई याहाठिन कि ब्रह्मा कहाँ छन्, ब्रह्मा कुन-

प्रकारले छन् अथवा ब्रह्मा कुन ठाउंमा छन् । मिक्खु ! किन्तु जुन पूर्वलक्षणहरू देखा परिरहेका छन्, आलोकित भइरहेका छन्, प्रकाशमान् भइरहेका छन्—यी ब्रह्मा प्रकट हुने लक्षणहरू हुन्, जो आलोकित हुँदैछन्, प्रकाशमान् हुँदैछन् ।'

'केवट्ट ! अनि केही समयमै सो महाब्रह्मा प्रकट भए । केवट्ट ! अनि सो मिक्खु जहाँ महाब्रह्मा थिए त्यहाँ गए । त्यहाँ पुगेपछि महाब्रह्मालाई उनले यस्तो भने—

'आवुसो ! यी चार महाभूतहरू—पृथ्वी, आप, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्दैन् ?'

"केवट्ट ! यस्तो सोधा महाब्रह्माले सो मिक्खुलाई यस्तो भने—'मिक्खु ! म ब्रह्मा-महाब्रह्मा, अपराजेय विजेता, सांच्चर्के वशवर्ती, ईश्वर, कर्ता, निर्माता, श्रेष्ठ, व्यवस्थापक, वशी र प्राणीहरूका पिता हुँ ।'

"केवट्ट ! दोष्रो पटक पनि सो मिक्खुले महाब्रह्मालाई यस्तो भने—

'आवुसो ! म तिमीसंग यस्तो सोछिदन कि तिमी ब्रह्मा-महाब्रह्मा, अपराजेय विजेता, सांच्चर्के वशवर्ती, ईश्वर, कर्ता, निर्माता, श्रेष्ठ, व्यवस्थापक, वशी र प्राणीहरूका पिता ह्वौ वा होइनो ? परन्तु म तिमीसंग यस्तो भन्दैछु कि—'यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्दैन् ?'

"केवट्ट ! दोष्रो पटक पनि महाब्रह्माले सो मिक्खुलाई यस्तो

भने—‘मिक्खु म ब्रह्मा-महाब्रह्मा, अपराजेय विजेता, सांच्चर्चकं वशवर्तीं, ईश्वर, कर्ता, निर्मता, श्रेष्ठ, व्यवस्थापक, वशी र प्राणीहरुका पिता हुँ।’

“केवट्ट ! तेथो पटक पनि सो मिक्खुले महाब्रह्मालाई यस्तो भने—

‘आबुसो ! म तिमीसेंग यस्तो सोष्ठिव कि तिमी ब्रह्मा-महा-ब्रह्मा, अपराजेय विजेता, सांच्चर्चकं वशवर्तीं, ईश्वर, कर्ता, निर्मता, श्रेष्ठ, व्यवस्थापक, वशी र प्राणीहरुका पिता ह्वी वा होइनो ? परन्तु म तिमीसेंग यस्तो सोष्ठदछु कि—यी चार महापूतहरु कहाँ निशेषरूपले निरुद्ध हुन्थन् ?’

“केवट्ट ! अनि सो महाब्रह्माले सो मिक्खुको हात समातो एक छेउमा लगी सो मिक्खुलाई यसो भने—

‘मिक्खु ! यो ब्रह्माकायिक देवहरु यस्तो ठान्वथन् कि — ब्रह्माले नजानेका केही छैनन्, ब्रह्माले नदेखेका केही छैनन्, ब्रह्माले नबुझेका केही छैनन्, ब्रह्माले साक्षात्कार नगरेका केही छैनन् । त्यसेले उनीहरुका सामुन्ने मैले न भनेको हुँ । मिक्खु ! म पनि जान्दिन कि — यी चार महापूतहरु ..कहाँ निशेषरूपले निरुद्ध हुन्थन् । मिक्खु ! यो त तिङ्ग गल्ती हो, तिङ्ग अपराध हो जो कि भगवान्नलाई ढाडी बाहिर अरुबाट यो प्रश्नको उत्तर तिमी खोउदछी । मिक्खु ! तिमी जाऊ’, वहाँ भगवान्-

१. भिक्खुले प्रश्न सोष्ठेवित्तिकं महाब्रह्माले ‘यो बुद्ध विषयको प्रश्न हो’ भन्ने कुरा जानिसकेका थिए । किन्तु आफू प्रति अरु ब्रह्माहरूमा

कहाँ ने गई यो प्रश्न सोध । जस्तो भगवानले व्याकरण गर्नुहुने छ त्यस्तै तिमीले धारण गर ।'

"केवटु ! अनि सो भिक्षु, जस्तै कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ अथवा पसारेको बाहुलाई खुम्चयाउँछ, त्यस्तैगरी—ब्रह्मलोकमा अन्तर्घान भई मेरो अगाडि प्रकट भए । केवटु ! अनि सो भिक्षुले मलाई यसो भने—

जस्तो विश्वास थियो त्यसमा खलबली आउन सकला भन्ने कारणले यिनले ब्रह्मपरिषद्का अगाडि 'जन्मित' भनी नभनेका हुन् र प्रश्नकर्ता भिक्षुको ध्यान अर्केतिर आकर्षित गर्ने विचारले आँपको प्रश्न सोधादा लौकाको उत्तर दिए छैं गरी 'म नै ईश्वर हुँ, म नै कर्ता हुँ' भन्ने आदि कुरा बताएका हुन् । किन्तु जब भिक्षुले 'मैले तिमी को ह्वौ भनी सोधेको होइन' भनी बारम्बार परिषद्को अगाडि भन्नथाले तब परिषद्को अपवाद्वाट बच्चकोनिमित्त महाब्रह्माले उनलाई एक छेउमा लगी आफूले नजानेको कुरा मात्र भनेका होइनन् बल्कि बुद्धसँग सोधनुपर्ने प्रश्न अन्त सोधेर के उत्तर पाउन सकौला ? यो त कुनै तेल खोज गर्नेले तीललाई न निचोरी बालुवा निचोरेर तेल निकाल्न खोजेको जस्तो पो भयो भन्दै भिक्षुको दोष देखाई उनलाई बुद्धकहाँ जानकोनिमित्त उत्साहित समेत गराएका हुन् भनी सुम. वि. I. पृ. २५८: केवटुसुत्तवण्णनाले उल्लेख गरेको छ ।

‘मन्ते ! चार महाभूतहरू—पृथ्वी आप, तेज, वायु - कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’

‘केवटु ! यस्तोभन्दा सो मिक्खुलाई मैले यस्तो भने—

‘मिक्खु ! अघि सामुद्रिक व्यापारीहरू तीर देखनसक्ने चरो लिई जहाजमा बसी समुद्रमा गए । जहाजबाट तीर नदेखेपछि उनीहरूले तीर देखनसक्ने चरो छाडिए । उ पूर्वविशारित गयो, दक्षिणदिशातिर गयो, पश्चिमदिशातिर गयो, उत्तरदिशातिर गयो; माथितिर गयो, अनुदिशातिर गयो । तीर देखनसकेको भए उ गएको गर्यै हुन्थयो । किन्तु चारं दिशातिर उसले कतै पनि तीर देख्न नसकेपछि उ फक्केर आए जस्तै—मिक्खु ! तिमी पनि ब्रह्मलोकसम्म पुगी तिमीले यस प्रश्नको उत्तर पाउन सकेनो र अन्तमा भेरे छेउमा आयो । मिक्खु ! यो प्रश्न यसरी सोधिदैन कि—मन्ते ! यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ? बल्कि मिक्खु यो प्रश्न यसरी सोधिनु पर्छ—

“कथ्य आपो च पथवी, तेजो वायो न गाधति ।

कथ्य दीघं च रस्सं च, अणु थूलं सुभासुभं ।

कथ्य नामं च रूपं च, असेसं उपरुज्जती'ति ॥”

आर्य—

‘कहाँ आप, पृथ्वी, तेज तथा वायु रहेदैन ?

कहाँ लामो, छोटो, मसीनो, मोटो तथा शुभाशुभ रहेदैन ?

कहाँ नाम र रूप निशेषरूपले निरुद्ध हुन्छ ?’

अनि त्यहीं यसरी व्याकरण हुन्छ—

१. 'विज्ञाणं अनिदर्शनं, अनन्तं सब्बतोभयं ।  
एत्थ आपो च पथवी, तेजो वायो न गाधति ॥
२. 'एत्थ दीघं च रस्सं च, अणुं थूलं सुभासुभं ।  
एत्थ नामं च रूपं च, असेसं उपरुज्जृति ।  
विज्ञाणस्स निरोधेन, एत्थेतं उपरुज्जक्ती'ति ॥'

अर्थ—

१-'जुन विज्ञान ( $=$  निर्वाण) अनिदर्शन छ, जुन अनन्त ( $=$  उत्पत्ति स्थिति विनाश नभएको) छ तथा सबैतिरबाट प्रभा छ—  
त्यहीं आप, पृथ्वी, तेज तथा वायु रहेदेन ।

२-'यहीं लामो, छोटो, सूक्ष्म, शुभाशुभ रहेदेन; यहीं नाम र  
रूप निशेषरूपले निरुद्ध हुन्छन्; (अन्तिम) विज्ञान ( $=$  चरिम विज्ञान)  
को निरुद्ध भएपछि यहीं सबै निरुद्ध हुन्छन्' ।"

भगवान्ले यति भन्नुभयो । अनि सन्तुष्ट भएर केवट्ट गृहपति-  
मुत्रले भगवान्को भाषणलाई अभिनन्दन गरे ।

## १२. घटिकार कुमाले

परिचय

हुनत यी घटिकार कुमाले हाल गौतम बुद्धका पालाका होइनन् । यिनो कश्यप बुद्धका पालाका हुन् । किन्तु यिनको सम्बन्धमा स्वयं शाक्यमुनि बुद्ध भगवान्ले मजिकमनिकाय, भाग-२, पृ. २७१ः घटिकारसुत्तमा उल्लेख गर्नु भएको हुँदा मैले यिनलाई यस संग्रहमा समावेश गरेको हुँ ।

कश्यप सम्यक्सम्बुद्धका पालाका एक अति उच्च तथा आदर्शमय जीवन भएका यी कुमाले अनागामी मार्गफलमा प्रतिष्ठित थिए । त्यसबखत आपना दुर्बेजना अन्धा आमा-बाहुहरूलाई यिनले धर्मतापूर्वक पालनपोषण गरेका थिए । यिनका एक अति हितेषी साथी जोतिपाल भन्ने ब्राह्मण थिए । यिनो हालका बुद्ध बोधिसत्त्व हुनु-हुँदाका थिए । यही मित्रताको गाँठो रहेको हुनाले बुद्धले यिनका कुरा बताउनु भएको हुनुपर्छ ।

मृत्यु भएपछि घटिकार कुमाले घटिकार देवपुत्रको नामले

शुद्धावास ब्रह्मलोकमा उत्पन्न भएका थिए भन्ने कुरा घटिकारसुत्तं<sup>१</sup> द्वारा याहा पाइन्छ । ब्रह्मलोकमा उत्पन्न भएका यी घटिकार ब्रह्माले सिद्धार्थ नोधिसत्त्वले गृहत्याग गरी अनोम नदीको तीरमा गई प्रव्रजित हुँदा कषायवस्त्र ल्याइदिएका थिए भनी गोतमबुद्धवंस-बृण्णनाले<sup>२</sup> उल्लेख गरेको छ । यस सम्बन्धी अरु कुराहरु बुद्धकालीन ब्रह्मादिदेव, भाग-१, पृ. १७३ देखि १९० सम्म घटिकार देवपुत्रको कथामा हेर्नू । अगाडि अनुवित मूल सूत्र सम्बन्धी जति पनि विशेष स्पष्टिकरणहरु अटुकथाले दिएको छ ती कुराहरु मैले ठाउँ ठाउँका पादटिप्पणीहरुमा लेखिदिएको छु ।



Dhamma.Digital

## घटिकार नामहरू

(१) **घटिकार (ब्रह्मा)**—यी ती ब्रह्माको नाम हो जसले अनोम नदीको तीरमा प्रव्रजित हुनलाग्नुभएका सिद्धार्थ बोधिसत्त्व-लाई कषायवस्त्र ल्याइदिएका थिए । बु. वं. अ. क. पृ. २३६:

१. सं. नि. I. पृ. ३३: घटिकारसुत्तं, देवतासंयुतं अथवा हेर बु. ब्र. भा-१, पृ. १८६ मा ।
२. पृ. २३६; अथवा बु. ब्र. भा-१, पृ. १८२-८३ मा हेर्नू ।

[ १८६ ]

बुद्धकालीन गृहस्थीहरू

गोतमबुद्धवंसवण्णना; जा. अ. क. I. पृ. ५४: अविद्वैरे निदान;  
विमा. व. अ. क. पृ. २५३: कन्थकविमान ।

- (२) घटिकार (कुमाले)—यी उहो कुमाले हुन् जसको कुरा यहाँ  
अगाडि उल्लेख गरिएको छु ।
- (३) घटिकार (सुत्तं)—यो त्यो सूत्र हो जुन सूत्रमा कोशलमा  
चारिका गर्दा भगवान्ले एक ठाउँमा यी घटिकार कुमालेको  
सम्बन्धमा कुराहरू प्रकाश पार्नु भएको छ । म. नि. II. पृ.  
२७१, अ. क. III. पृ. १९१.
- (४) घटिकार (सुत्तं)—यो त्यो सूत्र हो जुन सूत्रमा घटिकार  
देवपुत्रले जेतवनाराममा बसिरहनुभएका बुद्धकहाँ आई आपना  
सातजना साथीहरू पनि अविहा ब्रह्मलोकमा उत्पन्न भई  
परिनिर्वाण भएको कुराको सूचित गरेका छन् । स. नि. I.  
पृ. ३३: देवतासंयुत्तं; स. नि. I. पृ. ५७: देवपुत्तसंयुत्तं । यस  
सूत्रको अनुवाद बु. ब्र. भा-१, पृ. १८६ मा भएको छ ।

X

X

X

**मूळ सूत्र—**

### १—घटिकार कुमालेको भक्ति

**भगवान् मुस्काउनुभयो**

यस्तो मैले सुनेँ ।

एक समय भगवान् कोशलमा महत् भिक्षुसङ्गका साथ चारिका गर्दै हुनुहुन्थयो । अनि भगवान् बाटोबाट एकातिर लागो एक स्थानमा मुसुक्ख हास्तुभयो<sup>१</sup> (सितंपात्वाकासि) । अनि आनन्दलाई यस्तो लाग्थो —

१. म. नि. II. पृ. २७१: घटिकारसुत्तं, अ. क. III. पृ. १११.

२. भगवान् मूल बाटोमा हिंडिरहनुभएको वेलामा एक ठाउँमा हेरेर “के म पारमी पूरा गर्दै आइरहेको वेलामा अघि म यस ठाउँमा वसेको रहेछु वा रहेन छु ?” भनी पूर्वानुस्मरण ज्ञानद्वारा अनुस्मरण गर्नुहुँदा वर्हाले—“कश्यप बुद्धको पालामा यो ठाउँ वेहलिङ्ग भन्ने गाउँ-निगम थियो र त्यसव्वित म जोतिपाल भन्ने माणव थिएँ र

मेरा साथी घटिकार भन्ने कुमाले थिए । उनीसँग यस ठाउँमा एक सु-कारण घटेको थियो” भन्ने कुरा जानुभयो र त्यो कुरा भिक्षु-हरूलाई थाहा नभएको हुनाले उनीहरूलाई बताउनु पन्यो भन्ने सोच्नु भई, बाटोबाट एकातिर लाग्नु भई एक ठाउँमा उभिएर नै वहाँ मुसुक्क हास्नु भएको थियो भनी परं, सू. III. पृ. १९१: घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

‘मुसुक्क हास्नुभयो’ भनेको—मुखका मुख्य दाँतहरू अलि अलि देखेगरी मन्द हाँसो हाँस्नु भएको हो । जस्तै—लौकिक महाजनहरू भए पेट पिट्दै ‘अहो कस्तो यो ठाउँ हो, अहो कस्तो यो ठाउँ हो !’ भन्दै हास्ने थिए त्यसरी बुद्धहरू हास्नुहन्न । बुद्धहरूको हाँसो केवल हर्षप्रहर्षित सूचक मात्रै हुन्छ ।

हाँसो भनेको तेह (१३) सौमनस्य सहगत चित्तहरूद्वारा सम्पन्न हुन्छ ।

यसमध्ये साधारण महाजनहरू अकुशलपक्षका चार (४) चित्त र कुशल पक्षका चार (४) कामावचर चित्त गरी जम्मा आठ (८) चित्तद्वारा हास्छन् । त्यसमध्ये शैक्षहरू उपरोक्त अकुशलपक्षका दृष्टिसम्प्रयुक्त संसंस्कारिक र असंस्कारिक भन्ने दुइ चित्त छाडी बाँकी छ (६) चित्तद्वारा हास्छन् । क्षीणास्रवीहरू चाहिं चार (४) सहेतुकक्रियाचित्त र एकवटा (१) अहेतुकक्रियाचित्त गरी जम्मा पाँच (५) चित्तद्वारा हास्छन् ।

त्यसमध्ये पनि जब बलवत् आरम्मण पथमा आउँछ तब  
दुइ ज्ञानसम्प्रयुक्त चित्तद्वारा हाँसो उठेछ । कमजोर आरम्मण  
पथमा आउंदा चाहिं दुइ द्विहेतुक चित्तद्वारा र अहेतुक चित्त  
गरी जम्मा तीन चित्तद्वारा हाँसो उठेछ ।

यहाँ चाहिं किया अहेतुकमनःविज्ञानधातु सौमनस्य सहगत-  
चित्त उत्पत्तिद्वारा मात्र भगवान् हास्नु भएको हो भनी पं. सू.  
III. पृ. १९१: घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

यहाँ एक प्रश्न उठेछ कि पछि पछि लागिरहनुभएका  
आयुष्मान् आनन्दले भगवान् मुस्काउनु भएको कुरा कसरी थाहा-  
पाउनुभयो त ?

Dhamma Digital

यस्तो अवस्थामा तथागतका चारवटा दाँतहृस्वाट  
निस्केको बिजुलीको चमक जस्तै महातालवृक्ष प्रमाणको रश्मी  
निस्की तीनपटकसम्म बेगले शरीर धुमी दाँतमा पुगेर लुप्त हुन्छ ।  
यही लक्षणद्वारा पछि पछि लागिरहनुभएका आयुष्मान् आनन्दले  
भगवान् मुस्काउनु भएको कुरा थाहापाउनु भएको हो भनी पं.  
सू. III. पृ. १९१ घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

भगवान् मुस्काउनु भएका कुराहू म. नि. II. पृ. ३००:  
मखादेवसुत्तंमा र जा. अ. क. IV. पृ. ५४: कण्हजातकं नं. ४४०  
मा पनि पाइन्छन् ।

“भगवान् मुस्काउनाको के कारण र के प्रत्यय रहेछ ? विनाकारणले तथागतहरू मुस्काउनु हुन्न ।”

अनि एकांश चीवरपारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ दुइहात-जोरी आयुष्मान् आनन्दले भगवान्संग यस्तो भनुभयो—

“भन्ते ! मुस्काउनाको के कारण र के प्रत्यय रहेछ ? विनाकारणले तथागतहरू मुस्काउनु हुन्न ।”

### घटिकारको पूर्वकथा

“आनन्द ! परापूर्वकालमा यस ठाउँ वेहलिङ्ग<sup>१</sup> नामक गाउँ निगम थियो । जो समृद्ध, विपुल, धेरे मनुष्यहरू आकोर्ण थिए । आनन्द ! भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध वेहलिङ्ग गाउँ निगमको आश्रयलिई बस्नुभएको थियो । आनन्द ! यहाँ भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको आराम (= विहार) थियो । आनन्द ! यहाँ भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध बसेर मिक्षुसङ्घलाई अवाद ( = अर्तिबुद्धि ) दिनुहुन्थ्यो ।”

अनि आयुष्मान् आनन्दले सङ्घाटी ( = दोबरी चीवर ) लाई चारदोबर पटचाएर बिल्लाई भगवान्लाई यस्तो विनिं गर्नुभयो—

१. नालन्दा पालिमा: ‘बेगलिङ्ग’; रोमनमा: ‘बेभलिङ्ग’; स्वाममा: ‘वेभलिङ्ग’ ।

“भन्ते ! त्यसोभए भगवान् यहाँ बस्नुहोस् । यो स्थान दुइजना अरहत्त सम्यक्सम्बुद्धहरूले परिभ्रोग गरेको हुनेछ ।” भगवान् बिच्छुधाइराखेको आसनमा बस्नुभयो । बस्नु भइसकेपछि आयुष्मान् आनन्दलाई भगवान्‌ले आमन्त्रण गर्नुभयो—

“आनन्द ! परापूर्वकालमा यस ठाउँमा वेहलिङ्ग नामक गाउँ-निगम थियो जो समृद्ध, विपुल, धेरै मनुष्यहरू आकीर्ण थिए । आनन्द ! भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध वेहलिङ्ग गाउँ-निगमको आध्य लिई बस्नुभएको थियो । आनन्द ! यहाँ भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध बसेर भिक्षुसङ्घलाई भववाद दिनुहुन्थयो ।

“आनन्द ! वेहलिङ्ग गाउँ-निगममा घटिकार भन्ने कुमाले

Dhamma.Digital

१. यति खेर आयुष्मान् आनन्दलाई यस्तो लाग्यो—यस ठाउँमा बसी कश्यप बुद्ध भगवान्‌ले भिक्षुसङ्घलाई अर्तिबुद्धि दिनुभयो । चतुसत्यका कुराहरू बताउनु भयो । भगवान्‌लाई पनि यस ठाउँमा बस्ने इच्छा प्रकट गराइदिनुपन्थ्यो । यसरी यो भूमिभाग दुइजना बुद्धहस्तारा परिभ्रोग गरेको हुनेछ र महाजनहरूले पनि यसै घटनालाई स्मरण गरी सुगन्धित पुष्पधूपहरूद्वारा पूजागरी चैत्य स्थापना गरी परिचर्या गरेर स्वर्गपरायण हुनेछन् । यस्तो सोचेर वहाँले बुद्धसँग प्रार्थना गरेको हो भनी परं. सू. III. पृ. १९१-९२: घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको उपस्थाक थिए । अग्र उपस्थाक थिए ।”

### घटिकारको साथी जोतिपाल

“आनन्द ! घटिकार कुमालेको जोतिपाल नामक माणव साथी थियो जो उनको प्रिय-सहायक थियो । आनन्द ! अनि घटिकार कुमालेले जोतिपाल माणवलाई आमन्त्रण गरे—‘हे सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ हामी जाओं । भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको दर्शनगर्नु मञ्जल हो ।’ आनन्द ! यस्तोभन्दा जोतिपाल माणवले घटिकार कुमालेलाई यस्तो भने—‘हे सौम्य घटिकार ! भइहाल्यो । ती मुण्डक श्रमणको दर्शनले के (फल) हुन्छ र !’ आनन्द ! दोश्रो पटक पनि घटिकार कुमालेले जोतिपाल माणवलाई आमन्त्रण गरे—‘हे सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ हामी जाओं । भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको दर्शनगर्नु मञ्जल हो ।’ आनन्द ! यस्तो-भन्दा जोतिपाल माणवले घटिकार कुमालेलाई यस्तो भने—‘हे सौम्य घटिकार ! भइहाल्यो ती मुण्डक श्रमणको दर्शनले के (फल) हुन्छ र !’ आनन्द ! तेश्रो पटक पनि घटिकार कुमालेले जोतिपाल माणवलाई आमन्त्रण गरे—‘हे सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ हामी जाओं । भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको दर्शनगर्नु मञ्जल हो ।’ आनन्द ! यस्तोभन्दा जोतिपाल

माणवले घटिकार कुमालेलाई यस्तो भने—‘हे सौम्य घटिकार ! भइहाल्यो । ती मुण्डक अमणको दर्शनले के (फल) हुन्छ र ! !’

‘हे सौम्य जोतिपाल ! त्यसोभए स्नानचूर्णहरू लिएर स्नानको-निमित्त नदीमा जाओँ तै ।’

“आनन्द ! अनि ‘हुन्छ सौम्य’ भनी जोतिपाल माणवले घटिकार कुमालेलाई प्रत्युत्तर दिए । आनन्द ! अनि स्नानचूर्णहरू लिएर घटिकार कुमाले र जोतिपाल माणव स्नानगर्नकोनिमित्त नदीमा गए ।

“आनन्द ! अनि घटिकार कुमालेले जोतिपाल माणवलाई

१. ब्राह्मण कुलमा जन्मेको हुनाले जाति अभिमानले सबैलाई भन्ने बानी जस्तै हेलाँको दृष्टिले हेरी, हेलाँगरी यस्तो भनेका हुन् भनी पं. सू. III. पृ. १९२: घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

२. एकै कुरामा जिद्दी गरिरहनुभन्दा अर्को विषयमा ध्यानाकर्षण गरी त्यहाँबाट बुद्धकहाँ लैजानेछु भन्ने विचार गरी घटिकारले ‘नुहाउन जाओँ’ भनी भनेका हुन् । जस्तै आजकल मानिसहरूलाई चैत्य-वन्दना गर्न जाओँ अथवा धर्मश्वरणकोनिमित्त जाओँ भन्दा उनीहरू उति उत्साह देखाउँदैनन् । तर नाचगान हेर्न जाओँ भन्दा चाहिं तुरन्तै उत्साहित हुन्छन् । त्यस्तैगरी उनी पनि ‘नुहाउन जाओँ’ भन्दा उत्साहित भएर एकै वचनमा मानेका थिए भनी पं. सू. III. पृ. १९२: घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

आमन्त्रण गरे—‘सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको आराम (=विहार) यहाँ नजिकमै छ । सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको वर्णनगर्न आराममा जाओँ । सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको वर्णनार्थ जानु साधुसम्मत छ ।’ आनन्द ! यस्तोभन्दा जोतिपाल माणवले घटिकार कुमालेलाई यस्तो भने—“सौम्य घटिकार ! भइहाल्यो । त्यस्ता मुण्डक श्रमणको दर्शनले के (फल) हुन्छ र !”

“आनन्द ! दोश्रो पटक पनि...आनन्द ! तेश्रो पटक पनि घटिकार कुमालेले जोतिपाल माणवलाई यस्तो भने—‘सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको आराम (=विहार) यहाँ नजिकमै छ । सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको वर्णनार्थ आराममा जाओँ । सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको वर्णनार्थ जानु साधुसम्मत छ ।’ आनन्द ! तेश्रो पटक पनि जोतिपाल माणवले घटिकार कुमालेलाई यस्तो भने—‘सौम्य घटिकार ! भइहाल्यो । त्यस्ता मुण्डक श्रमणको दर्शनले के (फल) हुन्छ र ?’

“आनन्द ! अनि घटिकार कुमालेले जोतिपाल माणवको पटुका (ओवटिकायं) समाती यस्तो भने—‘सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको यो आराम नजिकमै छ । सौम्य जोतिपाल ! भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको वर्णनार्थ आराममा जाओँ । वहाँ भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धको वर्णनार्थ जानु साधु सम्मत छ ।’ आनन्द ! अनि जोतिपाल माणवले पटुका छोडाई

घटिकार कुमालेलाई यस्तो भने—‘सौम्य घटिकार ! भइहाल्यो । ती मुण्डक श्रमणलाई हेरेर के (फल) होलार !’ आनन्द ! अनि घटिकार कुमालेले जोतिपाल माणवको नुहाइराखेको शीरको केश समाती यस्तो भने—‘सौम्य जोतिपाल ! भगवान् कशयप अरहत् सम्यक्-सम्बुद्धको यो आराम नजिकमै छ । सौम्य जोतिपाल ! भगवान् कशयप अरहत् सम्यक्-सम्बुद्धको दर्शनार्थ आराममा जाओँ । वहाँ भगवान् कशयप अरहत् सम्यक्-सम्बुद्धको दर्शनार्थ जानु साधु सम्मत छ ?’ आनन्द ! अनि जोतिपाल माणवलाई यस्तो ज्ञाय्यो—‘भो आश्रय हो ! भो अद्भूत हो !! जहाँ कि हीनजातिक भएर पनि यी घटिकार कुमालेले हात्तो नुहाएको शोरको केश समाले पनि हिम्मत गर्छन् भने अवश्य पनि यो (कुरा) कमसल होओइन होला !’ (यस्तो मनमा सोचेर)

१. घटिकार कुमालेले यस्तो सोचेका थिए कि—यी जोतिपाल माणव पण्डित तथा बुद्धिमानी छन् । यिनले बुद्धको दर्शन गरेको खण्डमा अवश्य पनि यिनी बुद्ध प्रति प्रसन्न हुनेछन् । वहाँको धर्मोपदेश सुनेर पनि प्रसन्न हुनेछन् । प्रसन्न भएर प्रसन्नाकार पनि प्रकट गर्न सक्नेछन् । यस्तै कारणको लागि नै कल्याणमित्र चाहिने हो । अतः जोतिपाल माणव नुहाएर कपडाहरू लगाई रहको वेलामा उनले पटुका मात्र समातेका होइनन् उनको केश पनि समेतका हुन् । जब घटिकारले यस्तोविघ्न प्रक्रिया देखाए तब जोतिपालको मनमा परिवर्तन आयो र उनले विहारमा गई बुद्धको दर्शन गर्न वचन दिए । पं. सू. III. पृ. १९२: घटिकारसुत्तवण्णना ।

घटिकार कुमालेलाई यस्तो भने—‘सोम्य घटिकार ! त्यसोभए हुन्थ्य ।’ ‘सोम्य जोतिपाल ! किन कि वहाँ भगवान् कशयप अरहत् सम्यक्सम्बुद्धको दर्शनगर्नु साधु सम्मत छ त्यसेले मैले यसरी जोर गरेको हुँ ।’ ‘सोम्य घटिकार ! त्यसोभए मेरो केश छाड । हामी जाओँ ।’

### जोतिपाल पद्धजित भए

“आनन्द ! अनि घटिकार कुमाले र जोतिपाल माणव जहाँ भगवान् कशयप अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान् कशयप अरहत् सम्यक्सम्बुद्धलाई अभिवादन गरी घटिकार कुमाले एक छेउमा बसे । जोतिपाल माणवले चाहिं भगवान् कशयप अरहत् सम्यक्सम्बुद्धसंग सम्मोदिन गरे । सम्मोदनीय कुशलवार्ता गरिसकेपछि उनी पनि एक छेउमा बसे । आनन्द ! अनि घटिकार कुमालेले भगवान् कशयप अरहत् सम्यक्सम्बुद्धसंग यस्तो विनित गरे—‘मन्ते ! यो जोतिपाल माणव मेरा साथी, प्रियसाथी हुन् । भगवान्ले यिनलाई धर्मोपदेश गर्नुहोस् ।’ आनन्द ! अनि भगवान् कशयप अरहत् सम्यक्सम्बुद्धले घटिकार कुमालेलाई र जोतिपाल माणवलाई धार्मिक कथाद्वारा<sup>१</sup> सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित

१. यहाँ ‘धार्मिक कथाद्वारा’ भनी स्मृति प्रतिलाभ गराउने अर्थात् पूर्वजन्मका कुराहरू स्मरण गराउने कुरालाई भनिएको हो भनी जानुपर्छ । भगवान्ले उनलाई ‘हे जोतिपाल ! तिमी कुनै हीन

पानुभयो । आनन्द ! अनि घटिकार कुमाले र जोतिपाल माणव भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहरित भई भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको भाषणलाई अभिनन्दन तथा अनुमोदन गरी आसनबाट उठी भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धलाई अभिवादन तथा प्रदक्षिणा गरी फर्केर गए ।

“आनन्द ! अनि जोतिपाल माणवले घटिकार कुमालेताई यस्तो भने—‘सौम्य घटिकार ! यस्तो धर्म सुनेर पनि तिमी घरबार छाडी अनगारिय भई प्रवजित हुन्नौ त ?’

स्थानमा जानकोनिमित्त उत्पन्न भएका होइनौ । महाबोधि आसनमा बसी सर्वज्ञज्ञान लाभार्थ प्रार्थना गर्दै आएका ह्वौ । त्यस्ता पुरुषले प्रमादी भई बस्नुहुन्न ।

परस्मुद्रवासी स्थविरले चाहिं यसरी उल्लेख गरेका छन् ‘जोतिपाल ! जस्तै म दशपारमीहरू पूरागरी सर्वज्ञज्ञानलाई अबबोध गरी, बीसहजार भिक्षुहरूले परिवृत्त भई विचरण गर्दू, त्यस्तै तिमी पनि दशपारमीहरू पूरागरी सर्वज्ञज्ञानलाई अबबोध गरी श्रमणगणहरूले परिवृत्त भई लोकमा विचरण गर्ने छौ ।’ यस्ता पुरुष प्रमादी भएर बस्नुहुन्न भन्ने आदि कुराहरू सुनाउनु भई प्रव्रज्या हुनेतिर उनको मन लाग्नेगरी कामबिषयको दुष्परिणाम र नैष्कर्म्यको महिमा सम्बन्धी उपदेश सुनाउनु भयो ।’ पं. सू.

III. पृ. १९३: घटिकारसुत्तवण्णना ।

‘सौम्य जोतिपाल ! तिमी जान्दछो कि—मेरा अन्धा वयोवृद्ध आमा-बाबुहरूलाई पोषण गर्दैछु ।’

‘सौम्य घटिकार ! त्यसोमए म घरबार छाडी अनगारिय भई प्रवजित हुनेछु ।’

“आनन्द अनि घटिकार कुमाले र जोतिपाल माणव जहाँ भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका घटिकार कुमालेले भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धसंग यस्तो विन्ति गरे—‘भन्ते ! यी जोतिपाल माणव मेरा साथी, प्रिय साथी हुन् । यिनलाई भगवान्ले प्रवजित गराउनु होस् ।’ आनन्द ! अनि जोतिपाल माणवले भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धकहाँ प्रवज्या पाए उपसम्पदा पनि ।

१. प्रवजित भएका बोधिसत्त्वले के चर्या गर्छन् त भन्ने कुराको सम्बन्धमा पपञ्चसूदनीले यसरी लेखेको छ—

बुद्धको सन्मुख प्रवजित भएपछि बोधिसत्त्व सिङ्ग खसेको गोरु जस्तै निरहङ्कारी हुन्छन् । चतुपारिशुद्धि शीलमा प्रतिष्ठित भई, त्रिपिटक बुद्धवचन अध्ययन गरी, तेहधुतज्ञशीलहरू समाटान गरी, अरण्यभित्र पसी, गमनागमनको नियम पालन गर्दै श्रमण-धर्म पालन गरी बस्थन् र विपश्यनाध्यान अभिवृद्धि गरी अनुलोम ज्ञानको अनुभूति गर्छन् । तर मार्गफलकोनिमित्त भने कोशिस गर्दैनन् । जोतिपालले पनि त्यस्तैगरी जीवन विताएका थिए । पं. सू. III. पृ. १९३: घटिकारसुत्तवण्णना ।

## भगवान् कश्यप वाराणशीमा

“आनन्द ! जोतिपाल माणव उपसम्पन्न भएको केही समय पछि (अर्थात्) दुइहस्तापछि वेहलिङ्गमा इच्छानुसार विहार गर्नुभई भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध जहाँ वाराणशी हो त्यहाँ चारिकार्थ आनुभयो । चारिका गर्दै क्रमशः वाराणशीमा पुग्नुभयो । आनन्द ! त्यहाँ भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध वाराणशीको भूषिष्ठतन मृगदायमा बस्नुभयो ।

“आनन्द ! अनि काशीराजा किकीले—‘भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध वाराणशीमा आइपुग्नु भई वाराणशीको भूषिष्ठतन मृगदायमा बस्नुभएको छ’ भन्ने कुरा सुने । आनन्द ! अनि काशीराजा किकी असल असल रथहरू सजाउन लगाई असल रथमा चढी असल असल रथहरू लिई महान् राजानुभावद्वारा वाराणशीबाट भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ गए । जतिसम्म रथको बाटोयिथो त्यतिसम्म रथमा गई (त्यसपछि) रथबाट ओल्हीं जहाँ भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्थ्यो त्यहाँसम्म पैदल गए । त्यहाँ पुगेपछि भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका काशीराजा किकीलाई भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धले धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित पार्नुभयो । आनन्द ! अनि काशीराजा किकी भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित,

समुत्तेरित तथा सम्प्रहरित भएपछि भगवान् कश्यप अरहत् सम्यक्-  
सम्बुद्धलाई उनले यस्तो विन्ति गरे—‘मन्ते ! भोलिकोनिमित्त मेरो  
भोजन मिक्षुसङ्घका साथ भगवान्‌ले स्वीकार गर्नुहोस् ।’ आनन्द !  
भगवान् कश्यप अरहत् सम्यक्‌सम्बुद्धले तूष्णीभावद्वारा स्वीकार गर्नुमयो ।  
आनन्द ! अनि काशीराजा किकी भगवान् कश्यप अरहत् सम्यक्-  
सम्बुद्धले स्वीकार्नु भएको कुरो बुझी आसनबाट उठी भगवान् कश्यप  
अरहत् सम्यक्‌सम्बुद्धलाई अभिवादन र प्रदक्षिणा गरी फक्तेर गए ।  
आनन्द ! अनि काशीराजा किकीले त्यसरात बितेपछि आफ्नो निवास-  
स्थानमा पण्डुमुटिक<sup>१</sup> (=रातो धान) को भात अनेक सूपहरू  
(=तिउनहरू), अनेक व्यञ्जनहरू र प्रणीत खाद्यभोज्यहरू तयार  
पार्न लगाई भगवान् कश्यप अरहत् सम्यक्‌सम्बुद्धलाई—‘मन्ते !

१. रातो धान बनाउनकोनिमित्त धानलाई रोप्ने वेलादेखि नै ठूलो सन्मानपूर्वक स्याहारसम्मान गरिन्दछ । जस्तै—खेत जोतिसकेपछि विउ रोप्ने वेलामा चाँदनी बाँधी विउ रोप्छन् र सुगन्ध जलले सिच्चाइ गर्छन् । धान पाकिसकेपछि धानका बाला काटी धान छिकी त्यसलाई थैलामा पोको पोको पारी राखी डोरीमा झुण्डचाई आकाशमै सुकाउँछन् र सुगन्ध चूर्णहरू छरी भकारीमा राख्छन् । तीन तीन वर्षमा सो भकारीको धान छिकछन् । यसो गर्दा सो धान रातो हुन्छ । यस्तो धानको भात पकाई अनेक सूपव्यञ्जनहरूका साथ भोजन गराए । पर्यं. सू. III, पृ. १९४: घटिकारसुत्त-बण्णना ।

भोजनको समय भयो, भोजन तयार छ' भनी समयको सूचना दिन पठाए ।

“आनन्द ! अनि पूर्वांग समयमा चौबर पहिरी, पात्र-चौबर ग्रहण गरी भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध जहाँ काशीराजा किकीको निवासस्थान हो त्यहाँ जानुभयो । त्यहाँ पुरेषष्ठि बिच्छाइ-राखेको आसनमा भिक्षुसङ्गका साथ बस्नुभयो । आनन्द ! अनि काशीराजा किकीले बुद्धसहित भिक्षुसङ्गलाई आफ्ने हातले प्रणोत खाद्य-भोज्यहरू ‘पुरयो पुरयो’ भन्नेगरी सन्तर्पित गरे । आनन्द ! अनि भोजन सिद्धिएषष्ठि भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धले पात्रबाट हात हटाइसकेपछि, ऐउटा होचो आसन लिई काशीराजा किकी एक छेउमा बसे । एक छेउमा बसेका काशीराजा किकीले भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धसंग यस्तो विनित गरे—

‘भन्ते ! भगवान्ले वाराणशीमा वर्षावास गर्न स्वीकार गर्नुहोस् । यस्तैगरी सङ्घको पनि उपस्थान हुनेछ ।’

‘महाराज ! भइहालयो; मैले वर्षावास गर्ने स्वीकार गरिसकेको छू ।’

“आनन्द ! दोथो पटक पनि...तेथो पटक पनि काशीराजा किकीले भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धसंग यस्तो विनित नरे—

‘भन्ते ! भगवान्ले वाराणशीमा वर्षावास गर्न स्वीकार गर्नुहोस् । यस्तैगरी सङ्घको पनि उपस्थान हुनेछ ।’

‘महाराज ! मझहाल्यो ; मैले वर्षावास गर्ने स्वीकार गरिसकेको छु ।’

“आनन्द ! अनि ‘वाराणशीमा वर्षावास गर्ने भेरो निम्तो भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धले स्वीकार गर्नुभएन’ भनी काशीराजा किंकीलाई दुःख लाग्यो, अन्यथा लाग्यो<sup>३</sup> । आनन्द ! अनि काशीराजा किंकीले भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धसंग यस्तो विन्ति गरे—‘भन्ते ! मध्यन्दा ठूलो अरु कुनै उपस्थाक छ के ?’

१. कसको वर्षावास वहाँले स्वीकार्नु भएको थियो ? भगवान् कश्यप वेहलिङ्गबाट आउनलाग्नु हुँदा घटिकार कुमालेले वहाँसँग वेहलिङ्ग-मा वर्षावास गर्ने प्रार्थना गरेकाथिए र भगवान्ले पनि स्वीकार गरिसक्नु भएकोथियो । त्यसैले भगवान्ले ‘वर्षावास गर्ने स्वीकार गरिसकेको छु’ भनी सूत्रमा उल्लेख भएको हो भनी पं. सू. III. पु. १९४ : घटिकारसुत्तवण्णनाले उल्लेख गरेको हो ।
२. ‘तीन महीनासम्म दानदिन, धर्मश्रवण गर्न र यस्तैगरी भिक्षुसङ्घको उपस्थान गर्न पाइन’ भनी यसै अलाभको कारणले गर्दा राजाको मनमा दुःख लागेको हो । बुद्धको कारणमा होइन । स्रोतापश्च भएका उनी बुद्ध प्रति अप्रसन्न भई दुःखी हुन सक्दैनन् ।

उनी अधि ब्राह्मणभक्त थिए । एकदिन प्रत्यन्तमा अगान्ति भएपछि शान्ति पार्नकोलागि प्रत्यन्तमा जाँदा राजाले उरच्छदा नामक छोरीलाई यस्तो भने—“अम्मे ! हामीहरुका देवता

(ब्राह्मणहरू) प्रति प्रमादिनी नहौं।” अनि दरबारमा आएका ब्राह्मणहरू राजकन्या देखेर मूर्खित भए। ‘यिनीहरू को हुन्?’ भनी सोधदा ‘तपाइका देवताहरू हुन्’ भनी भनेको सुनी ‘देवताहरू यस्ता हुन्छन् के?’ भन्दै थुक्दै राजकन्या प्रासादभायि गइन्।

एकदिन बाटामा उभिइरहेकी राजकन्याले कश्यप बुद्ध भगवान्का अग्रश्रावकलाई बाटामा देखेर बोलाउन लगाई भोजन प्रदान गरिन्। त्यसपछि अनुमोदन धर्मोपदेश सुम्दासुन्दै उरच्छ्रदा राजकन्या स्रोतापन्ना भइन्। त्यसपछि उनले अरू पनि भिक्षुहरू छन् के? भनी सोधदा अग्रश्रावकले बीसहजार भिक्षुहरूका साथ तथागत कृषिपतनमा बस्नुभएको छ भनी भन्नुभयो। अनि शास्तालाई पवि निम्त्याई दान दिइन्।

Dhamma.Digital

प्रत्यन्तमा शान्त पारी राजा फर्केर आएपछि ब्राह्मणहरूले राजकन्याको बारेमा चुक्ली सुनाए। यो थाहापाएर राजकन्या उरच्छ्रदाले आफू जन्मिदा राजाले दिइराखेको सातदिन राज्य चलाउने वर मागिन्। सो अनुसार राजाले सातदिनसम्म राज्य-चलाउन दिए। यस बीच राजकन्याले शास्तालाई भोजन गराउन थालिन् र राजालाई पनि बोलाई पर्दाबाहिर बसालिन्। शास्ताको अनुमोदन धर्मोपदेश सुनेर राजाले पनि स्रोतापत्तिफल साक्षात्कार गरे। अतः स्रोतापन्न हुनेको चित्तमा बुद्ध प्रति आघात उत्पन्न हुन सक्दैन। पं. सू. III. पृ. १९४-१५: घटिकारसुत्तवण्णना।

## घटिकार कुमालेको बयान

‘महाराज ! वेहलिङ्ग भन्ने (एक) गाउँ-निगम छ । त्यहाँ घटिकार भन्ने (एक) कुमाले छन् । उनी मेरा उपस्थाक, अग्र उपस्थाक हुन् । महाराज ! जसरी तपाइलाई ‘भगवान् कश्यप अरहत् सम्यक्-सम्बुद्धले वाराणशीमा बस्ने मेरो वर्षावासको निम्नो स्वीकार गर्नुहोन्न’ भनी अन्यथा तथा दुःखमनाउ लाग्छ - त्यसरी अन्यथा र दुःखमनाउ घटिकार कुमालेको मनमा अहिले पनि हुन्न र पछि पनि हुन्न । महाराज ! घटिकार कुमाले बुद्धको शरणमा गएका छन्, धर्मको शरणमा गएका छन् तथा सङ्ख्याको शरणमा पनि गएका छन् । महाराज ! घटिकार कुमाले प्राणातिपातबाट विरत छन्, अदिशादानबाट (= चोरीबाट) विरत छन्, काममिथ्याचारबाट विरत छन्, मृषावाद-बाट विरत छन्, सुरामेरयमदयप्रमादस्थानबाट विरत छन् । महाराज ! घटिकार कुमाले बुद्ध प्रति उत्कृष्ट प्रसन्नताले (अवेच्चप्यसादेन) सम्पन्न छन् । धर्म प्रति उत्कृष्ट प्रसन्नताले सम्पन्न छन् । सङ्ख्या प्रति उत्कृष्ट प्रसन्नताले सम्पन्न छन् र आर्यकान्तशीलहरूले<sup>१</sup> सुसम्पन्न छन् । महाराज ! घटिकार कुमाले दुःख सत्यमा निःसंदेही छन्, दुःख समुदय सत्यमा निःसंदेही छन्, दुःखनिरोध सत्यमा निःसंदेही छन्, दुःख-

१. ‘आर्यकान्तशील’ भनी विशेषरूपले अनागामी हुनेको शीललाई भनिएको हो । हेर लेखकको बु. गृ. भा-१, पृ. ६९-८७ मा; बु. ब्रा. भा-१, पृ. २५६ मा ।

निरोधगमिनी प्रतिपद्मा निःसंदेही छन् । महाराज ! घटिकार कुमाले एकछाके, बह्यचारी, शीलवान् र कल्याणधर्मी हुन् । महाराज ! घटिकार कुमाले मणिमाणिकय तथा सुनचाँदीहरूलाई त्याग्छन् अर्थात् ग्रहण गर्देनन् । महाराज ! घटिकार कुमाले खन्तीद्वारा वा आफने हातले भुइ खन्देनन् । जो यहाँ स्वयं युप्रिएको माटो हो अथवा जो मुसा र कुकुरहरूले खोतलेर युपारेको माटो हो—त्यो खर्षनमा त्याई भाँडाहरू बनाई यस्तो भन्दछन्—‘यहाँ चामलको पोको, मुगीको पोको, मटरको पोको अथवा जे इच्छा छ त्यो रात्वेर जजसले जे जे (भाँडा) चाहन्छन् ती तो लैजाउन्’ । महाराज ! घटिकार कुमाले अन्धा वयोवृद्ध आपना

१. यस वाक्यको भनाइको मतलब हो—घटिकार कुमालेले पोलिसकेका माटाका भाँडाहरू आफैले विक्री गर्देनन् । माटाका भाँडाहरू एक ठाउँमा राखेर—‘भाँडा लिन चाहनेले चामल, मुगी अथवा मटर-हरूमध्ये जे छ त्यो थेलामा राखिदिएर भाँडाहरू लैजाउन्’ भनी उनी जङ्गलमा गई दाउरा, माटा तथा परालहरू वा घाँसहरू ल्याउन जान्छन् । घटिकार कुमालेका माटाका भाँडाहरू राम्रा, बलिया तथा असल छन् भन्ने सुनेर महाजनहरू परिशुद्ध चामल, नून, दही, तेल, मह, सखर आदि लिएर आई भाँडाहरू लिन्छन् । कुनै पनि मानिसले कम मोल दिएर बढी मोलका भाँडाहरू लिदैनन् । त्याइएका तण्डुलहरू भाँडाको मोलभन्दा बढी भएमा—‘थी धार्मिक व्यापारीले आफना अन्धा तथा वयोवृद्ध आमा-बाबुहरूको

आमा-बाबुहरूको पोषण गर्छन् । महाराज ! घटिकार कुमालेले पाँच अधोभागीय संयोजनहरू<sup>१</sup> (ओरम्भागिनियानं संयोजनानं) लाई क्षीण गरिसकेका छन् । उनी औपपातिक (= ब्रह्मलोकमा उत्पन्न हुने) भई त्यसलोकबाट यहाँ नफर्क्ने भई उहाँ परिनिर्वाण हुने छन् ।

भरण पोषण गर्छन् र सम्यक्सम्बुद्धको पनि उपस्थान गर्छन् । अतः हामीले पनि धेरै पुण्य पाउनेछौं भन्दै ल्याएका वस्तुहरू जम्मै छाडेर जान्छन् । यदि ल्याएका तण्डुलादिका मोल भाँडाको मोलभन्दा कम हुन गएमा फर्केर गई फेरि वस्तुहरू ल्याई राखिदिन्छन् । बढता मोल पनेलाई कम मोलका अन्नहरू राखेर कहील्यै लैजान्नन् ।

यस्ता गुणले युक्तहुने पुरुष किन प्रवर्जित नभएका त भन्ने राजाको कुरा काटनकोनिमित्त भगवान्ले कारणहरू देखाउनु भई 'घटिकार कुमाले अन्धा वयोवृद्ध आपना आमा-बाबुहरूको भरण पोषण गर्छन्' भनी सूत्रको अगाडि भनिएको हो भनी परं. सू. III. पृ. १९५: घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

१. (१) सत्कायदृष्टि-संयोजन, (२) विचिकित्सा-संयोजन, (३) शीलतपरामर्श-संयोजन, (४) कामच्छन्द-संयोजन, (५) व्यापाद-संयोजन । यी पाँच संयोजनहरूलाई 'अधोभागीयसंयोजन' भन्दछन् । विभ. वा. पृ. ४५२: पञ्चकमातिकनिहेमो, खुद्दकवत्थुविभङ्गो; सं. नि. IV. पृ. ५९: ओरम्भागियसुत्त । अधोभागीय संयोजन भनेको तलतिर लैजाने संयोजन = बन्धन भनिएको हो ।

## भाँडाको भात बुद्धले खाए

(१) 'महाराज ! एक समय म वेहलिङ्ग नामक गाउँ-निगममा बसिरहेको थिए । महाराज ! अनि म पूर्वाण्ह समयमा चीवर पहिरी, पात्र-चीवर ग्रहण गरी जहाँ घटिकार कुमालेका आमा-बाबुहरू थिए त्यहाँ गए । त्यहाँ पुगेपछि घटिकार कुमालेका आमा-बाबुहरूसंग यस्तो भनें—'हाँ यी भार्गव (भगवो<sup>१</sup>) कहाँ गए ?'

'भन्ते ! तपाइको उपस्थाक बाहिर गइसक्यो । (माटाको) भाँडोबाट भात छिक्नु भई, (तिहुनको) भाँडोबाट तिहुन लिनुभई खानुहोस्<sup>२</sup> ।'

१. स्यामसाः: 'भगवो' ।

२. घटिकार कुमालेका आमा-बाबुहरूले किन यसो भनेका होलान् भन्ने विषयमा अटुकथाले यसरी लेखेको छ—

भात पकाई, तिहुन तयारपारी आमा-बाबुहरूलाई खुवाई, आफूले पनि खाई, भगवान्लाई चाहिने जति भात र तिहुन् राम्ररी सजाई, आसन बिच्छधाई, पानीको भाँडो राखी, आमा-बाबुहरूलाई सूचित गरी घटिकार कुमाले चाहि जङ्गलमा जान्छन् । त्यसैले उनका आमा-बाबुहरूले 'भाँडोबाट भात छिक्नुभई (तिहुनको) भाँडोबाट तिहुन लिनुभई खानुहोस्' भनी सूत्रमा भनेका हुन् भनी पं. सू. III. पृ. १९५-९६: घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

‘महाराज ! अनि (माटाको) भाँडोबाट भात फिकी, (तिहुनको) भाँडोबाट तिहुन लिई भोजन गरी आसनबाट उठी म फक्केर गए । महाराज ! अनि घटिकार कुमाले जहाँ उनका आमा-बाबुहरू थिए त्यहाँ आए । त्यहाँ आइपुगेपछि आमा-बाबुहरूसंग यस्तो भने—‘(माटाको) भाँडोबाट भात फिकी, (तिहुनको) भाँडोबाट तिहुनलिई कसले खायो र को आसनबाट उठेर गयो ?’

‘तात ! भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धले (माटाको) भाँडोबाट भात फिक्नु भई (तिहुनको) भाँडोबाट तिहुन लिनुभई भोजन गरी आसनबाट उठी वहाँ फक्केर जानुभयो ।’

‘महाराज ! अनि घटिकार कुमालेलाई यस्तो लाग्यो—‘अहो मेरो लाभ ! अहो मेरो सुलाभ !! जो कि भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध ममाच्छिय यत्रो विश्वास राखनुहन्छ ।’ महाराज ! अनि घटिकार कुमालेलाई त्यो प्रीतिले<sup>१</sup> आधामहीनासम्म छाइदैनध्यो र (उनका) आमा-बाबुहरूलाई एक हस्तासम्म (छाइदैनध्यो) ।’

- ‘प्रीतिले छाइदैन’ भनेको—निरन्तर उनलाई प्रीतिसुखको अनुभव भइरहन्थ्यो भनी भनिएको हो । चाहे रातमा होस्, चाहे दिनमा होस्, चाहे गाउँमा होस् र चाहे वनजङ्गलमा होस् । जब जब उनको मनमा ‘अहो ! देवसहित मनुष्यलोकमा अग्रपुरुष हुनुभएका महापुरुष मेरो घरमा पसी वर्हाले आफ्नै हातले भोजन लिई खानुभयो’ भने सम्झना हुन्थ्यो तब तब उनको मनमा प्रीति उत्पन्न हुन्थ्यो र

‘अहो लाभ ! अहो सुलाभ !!’ भनी अनुस्मरण गर्दै । यस्तो अनुस्मरण हुने वेलामा उनको मनमा पाँच प्रकारका प्रीतिहरू उत्पन्न हुन्थे । परं. सू. III. पृ. १९६: घटिकारसुत्तवण्णना ।

पाँच प्रकारका प्रीति भनेका यी हुन्—

(१) खुदिका-प्रीति, (२) खणिका-प्रीति, (३) ओक्कक्तिका-प्रीति, (४) उब्बेगा-प्रीति तथा (५) फरणा-प्रीति ।

‘पीणयतीति = पीति । सा सम्पियायनलब्धणा, कायचित्त पीणन रसा (=क्रिया), फरण रसा वा ओदग्य पञ्चुपट्टाना ।’

यी हुन् प्रीतिका लक्षण, रस (=क्रिया), प्रत्युपस्थान लक्षणहरू ।

(१) खुदिका अर्थात् क्षुद्रक-प्रीति (=स्थानो प्रीति) भनेको जिउमा लोमहर्षण मात्र गर्नसक्ने प्रीति ।

(२) खणिका अर्थात् क्षणिकां-प्रीति (=क्षणिक प्रीति) भनेको घरी घरी बिजुली चम्केको जस्तो मनमा पैदा हुने प्रीति ।

(३) ओक्कक्तिका अर्थात् अवक्रान्तिका-प्रीति (=भेल आउने प्रीति) भनेको समुद्रमा भेल आउने जस्तो लहर आउने प्रीति ।

(४) उब्बेका अर्थात् उद्बेगा-प्रीति (=ठूलो बलियो प्रीति) भनेको बलियो प्रीति हो । यस प्रीतिद्वारा शरीरलाई उचाली आकाशमा समेत लैजान सक्ने क्षमता हुन्छ ।

(२) 'महाराज ! एक समय म वेहलिङ्ग नामक गाउँ-निगममा बसिरहेको थिए । महाराज ! अनि म पूर्वाण्ह समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी जहाँ घटिकार कुमालेका आमा-बाबुहरू थिए त्यहाँ गए । त्यहाँ पुगेपछि घटिकार कुमालेका आमा-बाबुहरूसँग यस्तो भने—

'हाँ ! यो भार्गव कहाँ गए ?'

'भन्ते ! तपाइको उपस्थाक बाहिर गइसक्यो । (कुलमाष्टको) भाँडोबाट कुलमाष लिनुभई, (तिहुनको) भाँडोबाट तिहुन लिनुभई खानुहोस् ।'

(५) फरणा अर्थात् स्फरणा-प्रीति (=फिजिएर जाने प्रीति) भनेको अति बलियो प्रीति हो । यो प्रीति उत्पन्न हुँदा हावा भरिएको थैलो (भकुण्डो) जस्तै अथवा महा वर्षाद्विको पानी बघेर पर्वतको कुना काप्चामा अटाईनअटाई जाने जस्तो गरी शरीरभरी फैलिएर जान्छ । पटि. म. अ. क. पृ. १२८: मरगसच्चनिदेस-वण्णना-१३; विसु. म. पृ. १०६-०७: पठविकसिणनिदेसो-४.

१. किन भगवान्ले आफैले लिएर खानु भएको ? यस विषयमा शिक्षापद प्रज्ञापन गर्नुभएको छ होइन ? हो, तर ती शिक्षापद नियमहरू सञ्चकोनिमित्त बनाइएका हुन्, बुद्धकानिमित्त होइन् । बुद्धकोनिमित्त शिक्षापद-नियमहरूको सिमाना छैन । जस्तै—

‘महाराज ! अनि (कुल्माषको) भाँडोबाट कुल्माष लिई (तिहुनको) भाँडोबाट तिहुन लिई भोजन गरी आसनबाट उठी मफकेर गए । महाराज ! अनि घटिकार कुमाले जहाँ उनका आमाबाबुहरू थिए त्यहाँ गए । त्यहाँ पुगेपछि आमा-बाबुहरूसँग यस्तो भने — ‘(कुल्माषको) भाँडोबाट कुल्माष लिई (तिहुनको) भाँडोबाट तिहुन लिई कसले खायो र को आसनबाट उठेर गयो ?’

‘तात ! भगवान् कशयप अरहत् सम्यक्सम्बुद्धले (कुल्माषको) भाँडोबाट कुल्माष लिनुभई (तिहुनको) भाँडोबाट तिहुन लिनुभई भोजन गरी आसनबाट उठी वहाँ फकेर जानुभयो ।’

‘महाराज ! अनि घटिकार कुमालेलाई यस्तो लाग्यो—‘अहो मेरो लाभ ! अहो मेरो सुलाभ !! जो कि भगवान् कशयप अरहत् सम्यक्सम्बुद्ध ममाथि यत्रो विश्वास राख्नुहुन्छ ।’ महाराज ! अनि घटिकार कुमालेलाई त्यो प्रीतिले आधामहीनासम्म छाड्दैनथ्यो र उनका आमा-बाबुहरूलाई एकहस्तासम्म ।

राजाको उद्धानमा भएका फूल वा फलहरू अरू कसैले टिपेमा निन्दा वा दण्ड हुनसक्छ । तर राजा स्वयंले टिपेमा त्यस्तो हुन । यहाँ पनि त्यस्तै हो भनी सम्झनुपर्छ । पं. सू. III. पृ. १९६: घटिकारसुत्तवण्णना ।

परसमुद्रवासी स्थविरले भने भगवान्-लाई देवताले लिएर दिएका थिए भनी भन्दछन् भनी उही उल्लेख भएको छ ।

( ३ ) 'महाराज ! एक समय म वेहलिङ्ग नामक गाउँ-निगममा बसिरहेको थिए । त्यसबछत (मेरो) कुटीमा पानी चुहिन्थ्यो । महाराज ! अनि मैले मिक्खुहरूलाई बोलाई—'जाऊ, मिक्खुहो ! घटिकार कुमालेको घरमा गई तृण खोज ।' महाराज ! यसोभन्दा ती मिक्खुहरूले मलाई यस्तो भने—'मन्ते ! घटिकार कुमालेको घरमा तृण छैन; केवल उनको घरमा छाएको नयाँ तृण छ ।' 'त्यसो-भए मिक्खुहो ! जाऊ घटिकार कुमालेको घरलाई तृण रहित पार ।'

'महाराज ! अनि ती मिक्खुहरूले घटिकार कुमालेको घरलाई तृण रहित पारे । महाराज ! अनि घटिकार कुमालेका आमा-बाबुहरूले ती मिक्खुहरूसंग यस्तो भने 'घरलाई तृण रहित पार्ने को हुन ?'

'भगिनी ! भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको कुटीमा पानी चुहिदैछ' भनी मिक्खुहरूले भने ।

Dhamma.Digital  
‘हे भद्रमुखी हो ! लैजानुहोस्, लैजानुहोस् !!’

1. 'लैजानुहोस् ! लैजानुहोस् !!' भन्दै घटिकार कुमालेका आमा-बाबुहरूले यस्तो पनि सोचे—'हाम्रो छोरा कहाँ गयो भनी सोध्दा दशबल बुद्धकहाँ गयो भनी भन्दछौं । अहिले उ कहाँ गएको रहेछ । शास्ता वस्ते कुटीमा पानी चुहेको कुरा पनि उ थाहापाउँदैन ।'

यस्तो सोचेर पुत्र प्रति अपराधसंज्ञी भई तृण लगेकोमा सन्तुष्ट मरनी उनीहरू दुवैले हर्षपूर्वक 'लैजानुहोस्, लैजानुहोस्' भनेका हुन् भनी पर्यं. सू. III. पृ. १९६: घटिकारमुत्तवण्णनाले उल्लेख गरेको छ ।

‘महाराज ! अनि घटिकार कुमाले जहाँ उनका आमा-बाबुहरू थिए त्यहाँ आए । त्यहाँ आइयुगेपछि आमा-बाबुहरूसेंग यस्तो भने—‘यो घर कसले तुण रहित पान्यो ?’

‘तात ! मिक्षुहरूले; भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्धको कुटीमा पानी चुहिंदै छ रे !’

‘महाराज ! अनि घटिकार कुमालेलाई यस्तो लाग्यो—‘अहो मेरो लाभ ! अहो मेरो सुलाभ !! जो कि भगवान् कश्यप अरहत् सम्यक्सम्बुद्ध ममाथि यत्रो विश्वास राखनुहुन्छ । महाराज ! अनि घटिकार कुमालेलाई त्यो प्रीतिले आधामहीनासम्म छाडूनथ्यो र आमा-बाबुहरूलाई एकहृतासम्म । महाराज ! अनि सम्पूर्ण तीनमहीनासम्म<sup>१</sup> उनको घर आकाश नै छाना भई रह्यो । त्यहाँ पानी परेन<sup>२</sup> । महाराज ! यस्ता हुन् घटिकार कुमाले ।’

१. वर्षाद्को चारमहीनाको एक महीना बितेपछि भगवान्ले तुण लिन पठाउनु भएको थियो । त्यसैले सूत्रमा ‘तीन महीनासम्म’ भनिएको हो । त्यो तीन महीनाभरी उनीहरूको घरको छाना नभए तापनि आकाश नै छाना जस्तै भएको थियो । त्यहाँ पानी पर्दैनथ्यो । पं. सू. III. पृ. १९६: घटिकारसुन्तवण्णना ।
२. ‘पानी परेन’ भन्नाले छाना नभए तापनि त्यस घरभित्र पानी परेको थिएन भनिएको हो । घरको पाखाभित्र एक थोपो पनि पानी परेको थिएन । छाना भएको जस्तै घरभित्र हावा पानी घामले पनि वाधा पुन्याउन्नथ्यो । प्रकृति ऋतु फैलिने जस्तै रहेको थियो । त्यो निगम छाडेर गएपछि पनि त्यो स्थानमा पानी पर्दैनथ्यो । कामगरी रहने

मानिसहरू पानी पर्दा, पानीबाट बचनकोनिमित्त उनीहरू त्यस ठाउँमा गई कपडा वछचाई त्यहाँ बसेर कामगर्दथे । कल्पसम्म त्यो ठाउँ त्यस्तै रहनेछ भनी भनिन्छ ।

त्यसो भएको तथागतको क्रद्धिप्रभावद्वारा होइन बल्कि उनीहरूको गुणको प्रभावले भएको हो । 'तथागतले अन्त कतै तृण नदेखी हाम्रो घरको छानाको तृण छिक्न लगाए' भनी उनीहरूको चित्तमा कत्तिपनि दुःखमनाऊ वा अप्रसन्नता उत्पन्न भएको थिएन । बल्कि 'देवसहित मनुष्यलोकका अग्रपुरुष हुनु भएका वहाँले हाम्रो घरको छानाबाट तृण छिक्न लगाई गन्धकुटीमा छाउन लगाउनु भयो, अहा !' भनी उनीहरूको मनमा महत् ठूलो हर्षचित्त उत्पन्न भएको थियो । जुन प्रसन्नता वा प्रीति दुइहप्तासम्म रहेको थियो । अतः उनीहरूकै यस महान् गुणको प्रभावद्वारा यस्तो प्रातिहार्य सिद्ध भएको थियो भनी पं. सू. III. पृ. १९६-१७: घटिकार-सुत्तवण्णनाले उल्लेख गरेको छ ।

जस्तै घटिकार कुमालेको घर भएको ठाउँमा त्यहाँदेखि कल्पसम्म पानी नपर्ने हो त्यस्तैगरी पालि साहित्यमा कल्पस्थायी प्रभाव परेका अरू पनि कारणहरू छन् । जस्तै—

जा. अ. क. III. पृ. ३९, नं. ३१६: ससजातक अनुसार चन्द्रमामा खरायोको प्रतिबिम्बरहेको पनि कल्पस्थायी हो ।

जा. अ. क. I. पृ. १३०: नं. २०: नलपानजातक अनु-सार नलपान पोखरीको आसपासका बाँसहरूमा तलदेखि माथिसम्म व्वालहुनु पनि कल्पस्थायी हो ।

जा. अ. क. I. पृ. १६१, नं. ३५, वट्टकजातक अनुसार वट्टक चराले 'यहाँ आगो नलागोस्' भनी अधिष्ठान गरेको स्थानमा आगो नलागनु पनि कल्पस्थायी हो ।

‘भन्ते ! घटिकार कुमालेको लाभ हो, भन्ते ! घटिकार कुमालेको सुलाभ हो । जसमाथि भगवान् यत्रो विश्वास राख्नुहुन्छ ।’

### किकी राजाको उपहार

“आनन्द ! अनि काशीराजा किकीले घटिकार कुमालेलाई पाँचशय तण्डुल बाहहरू<sup>३</sup>, राता धानका चामलहरू र त्यसलाई चाहिने तिहुन पनि पठाए<sup>४</sup> । आनन्द ! अनि घटिकार कुमालेकहाँ गई राज-पुरुषहरूले यस्तो भने—‘भन्ते ! यी पाँचशय तण्डुल बाहहरू, राता धानका चामलहरू र त्यसलाई चाहिने तिहुन काशीराजा किकीले पठाएका हुन् । भन्ते ! ती ग्रहण गर्नुहोस् ।’

‘राजा बहुकृत्य तथा बहु करणीय हुनुहुन्छ । मलाई भैंहाल्यो; राजालाई नै होस्<sup>५</sup> ।’

- दुइ गाडाको एक ‘वाह’ हुन्छ भनी पं. सू. III. पृ. १९७ ले लेखेको छ ।
- तीन महीनासम्म एकहजार भिक्षुहरूलाई पुग्नेगरी चामल, तिहुन तथा त्यसलाई चाहिने अरू तेल र सखर आदि पनि पठाएका थिए । पं. सू. III. पृ. १९७: घटिकारसुत्तवण्णना ।
- किकी राजाले पठाएको उपहार घटिकार कुमालेले किन ग्रहण नगरेका होलान् ? अत्यन्त अल्पेच्छताको कारणले । उनको मनमा यस्तो लागेको थियो—“यी राजालाई मैले कहिल्यै बनि देखेको

“आनन्द ! शायद तिच्छे मनमा यस्तो लाभनसव्य कि त्यस समय जोतिपाल माणव अरु कुनै पुरुष थिए । आनन्द ! यसरो सोच्चन पर्देन । म ने त्यस समय जोतिपाल माणव थिएँ ।”

यति भगवान्‌ले भन्नुभयो । अनि आयुष्मान् आनन्दले भगवान्‌को भाषणलाई अभिनन्दन गर्नुभयो ।



Dhamma.Digital

छैन । कसरी यिनले उपहार पठाए होलान् ?” अनि उनले सोचे कि—शास्ता वाराणशीमा जानुभएको छ । अवश्य पनि राजाले वहाँसँग वर्षावास गर्नकोनिमित्त प्रार्थना गरे होलान् र भगवान्‌ले मलाई वचन दिइसक्नु भएको कुरो बताउनु भई मेरो वर्णन गर्नुभयो होला । अतः मेरो गुणकथाद्वारा प्राप्त भएको लाभ नर्तकीले नाचेर पाएको जस्तै हो । यसरी पाएको लाभद्वारा आमा-बाबुहरू र सम्यक्सम्बुद्धलाई के उपस्थान गर्ने ? यति सोचेर उनले प्रतिक्षेप यरेका हुन् भनी परं सू. III. पृ. १९७: घटिकारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

## १३. घोषित गृहपति

### परिचय

कौशम्बी नगरमा जतातते पोखरी र बगेचाहरू भएको हुनाले र जतातते कौशम्ब रुखहरू नै धेरै भएका हुनाले यस नगरको नाम नै ‘कौशम्बी’ रहन गएको हो भनो पपञ्चसूदनीले<sup>१</sup> उल्लेख गरेको छ । उहीं नै यो पनि उल्लेख भएको छ कि ‘कुसम्ब’ अथवा ‘कुसुम्ब’ भन्ने ऋषिको आश्रमको आसपासमा बसालिएको नगर भएको हुनाले यसलाई ‘कौशम्बी’<sup>२</sup> (कोसम्बी) भनिएको हो ।

यो कौशम्बी नगर कोशल राज्यको वक्षिणपट्टि यमुना नदीको किनारमा स्थित छ र यो वंश वा वत्स राज्यको राजधानी हो<sup>३</sup> ।

१. II. पृ. ३२४: कोसम्बकमुत्तवण्णना ।

२. यस प्राचीन कौशम्बीलाई वर्तमान भारतको इलाहबादबाट करीब ३० माइल पश्चिम यमुना नदीको किनारमा स्थित ‘कोसम’ भन्ने गाउँ हो भनी निर्धारण गरिएको छ । G. D. पृ. ९६.

३. D. P. P. II. पृ. ७९८.

यो नगरमा घोषित, कुक्कुट र पावारिक भन्ने तीनजना नामी गृहपतिहरू बस्दथे<sup>१</sup> । तीमध्ये घोषित गृहपतिको साधारण परिचय गराउने उद्देश्यले यहाँ शुरुदेखिका कुराहरू प्रस्तुत गरेको छु ।

### घोषित गृहपतिको अतीतकथा

अतीत समयमा अजित<sup>२</sup> देशमा कौतुहलिक (कौतुहलिक) भन्ने एक पुरुष थिए । यिनका काढी भन्ने भार्या र कापी भन्ने एक पुत्र थिए । पछि त्यस नगरमा भएको दुभिक्षको कारणले गर्दा यी कौतुहलिक आपनी पत्नीका साथ बालक समेत लिई कौशम्बीमा नई जीविका गर्नेछु भन्ने स्रोतेर गए<sup>३</sup> । बाटामा गइरहेका उनीहरूको बाटोखर्च बीचमा सिर्द्धिदा उनीहरू भोक र प्यासले पीडित थिए ।

१. बु. रा. भा-१, पृ. ४१९.

२. परं. सू. II. पृ. ३२४: कोसम्बकमुत्तवण्णनामा चाहिं 'अदिल्ल देश' र मनो. र. पू. I. पृ. २२६: खुञ्जुत्तराकथा, एकनिपातवण्णनामा चाहिं 'वज्जिदेश' भनी उल्लेख भएको छ ।

३. मनो. र. पू. I. पृ. २२६: खुञ्जुत्तराकथा, एकनिपातवण्णनामा चाहिं 'अहिवातक रोगको कारणले गर्दा' भन्ने उल्लेख भएको छ । 'अहिवातक रोग' भनेको कस्तो हो भन्ने कुरा बु. म. भा-१ पृ. २२२ मा उल्लेख भएको छ ।

वालकलाई समेत बोकेर लैजान नसवने भइसकेका थिए । अनि पुरुषले स्त्रीलाई घस्तो भने —

“भद्रे ! हामीहरु जीवित रहनसके फेरि पनि पुत्र याउन सक्नेछौं । अतः यो वालकलाई यहीं छाडेर जानुपन्यो ।”

आमाको हृदय चाहिं कमलो हुन्छ । त्यसैले उनी भन्दछिन् —

“भो स्वामी ! जिउंदे वालकलाई छाडन त सकिन्न ।”

“त्यसोभए के गर्ने त ?”

“आलोपालो गरी बोकों ।”

अनि आमाको पालोमा वालकलाई फूलको माला जस्तै काँधमा राखेर बोकिन् र फेरि बाबु चाहिलाई विनिष्ठन् । बाबु चाहिले बोकेर लगिरहेको बेलामा उसलाई भोकको कारणलेभन्दा पनि बोकाइको कारणले धेरै कष्टमयो । यसरी आलोपालो गरी बोकी लगिरहेको बेलामा वालक थाकेर बाबुको काखमा निदायो । वालक निदाएको देखेर उनले आमा चाहिसाई अधिअधि पठाई जाफूचाहिं पछिपछि बसी वालकलाई एक रुखमनि स्याउलामा सुताइदिए<sup>१</sup> । यसो गर्नाको कारण —वालक बोकेर कान्तार पारगर्न सकिन्न भन्ने सोचेर हो भनी मनोरथपूरणीले<sup>२</sup> उल्लेख गरेको छ । आमा चाहिले फक्त हेर्वा वालकलाई नदेखेपछि —“स्वामी ! मेरो वालक खोई ?” भनी सोधिन् ।

१. धम्म. प. अ. क. पृ. ८५: घोसकसेटिनोउप्पत्ति, अष्पमादवग्गो ।

२. I. पृ. २२७: खुञ्जुतराकथा, एकनिपातवण्णना ।

। “एक रुखमनि राखेर आएँ ।”

“स्वामी ! मेरो सत्यानाश नगर्नुहोस् । वालक विना म जिउन सकिदैन । मेरो वालक त्याइ दिनुहोस् ।” भन्दै छाती पिट्ठै रुनथालेपछि पुरुष केरि कर्कोर गई वालक लिएर आउंदा आउंदै वालक बोचबाटैमा मन्यो<sup>१</sup> ।

यसरी वालक छाडेको कर्मको प्रभावद्वारा उनी यस जन्ममा सात पटकसम्म प्याकिनु परेको हो । पापकर्मलाई अलिकता भनी हेप्नु हुन्न<sup>२</sup> ।

यसरी जाँदा जाँदा कान्तार पारगरी सन्ध्यासमयतिर उनीहरू एक गोपालको घरमा आइपुगे<sup>३</sup> । त्यसदिन गोपालकको धेनुमझ्लोत्सव थियो । गोपालको घरमा एक प्रत्येकबुद्धलाई नित्य भोजन गराउँथ्ये । त्यसदिन पनि प्रत्येकबुद्धलाई भोजन गराई मझ्ल गरेका थिए<sup>४</sup> । पानी नहालिकन धेरै पायस पनि पकाइ राखेका थिए । अनि गोपालकले उनीहरू आएको देखेर “कहाँबाट आएका ह्वौ ?” भनी सबै बृतान्त सुनेपछि उनीहरूलाई परिपूर्णरूपले घिउ सहित पायस दिन लगाए ।

१. मनो. र. पू. I. पृ. २२७ मा चाहिं वालक मरेको कुरा उल्लेख भएको छैन ।
२. धर्म. प. अ. क. पृ. ८५: घोसकवत्थु, अप्पमादवग्गो ।
३. मनो. र. पू. I. पृ. २२७.
४. धर्म. प. अ. क. पृ. ८५: घोसकवत्थु ।

अनि उनकी भार्याले उनलाई — “स्वामी ! तपाइ जिउदैरहेमा म पनि जिउने छु, धेरै दिनदेखि तपाइ भोक्त हुनुहुन्छ । भरिपूर्ण पेटगरी खानुहोस्” भनी आफूले पनि अलिकति घिउसंग पायस खाइन् । सात आठ दिनदेखि खान नपाएका उनले प्रमाणभन्दा बढता पायस खाएर पचाउन सकेनन् ।

यसरी उनीहरूलाई पायस दिनलगाई गोपालकले पनि खानाले । गोपालकले खाएको हेरिरहेदा खाट्मनि बसिरहेको कुकुरनीलाई पायस पिण्ड दिएको देखेर कौतुहलिकले “धन्यहो यो कुकुरनी ! दिनदिनै यसरी खाना पाउँछे” भन्ने सोचे । अनि राती सुतिरहेका उनी खाना पचाउन नसकी मरेर त्यही कुकुरनीको कोखमा उत्पन्न मए । अनि दाहसंस्कार गरिसकेपछि उनकी भार्या उसै घरमा नोकरी गर्न थालिन् र ज्यालाको रूपमा पाएको चामल पकाई प्रत्येकबुद्धको भिक्षापात्रमा राखी “यो पुण्य तपाइको दाशलाई पुगोस्” भनी प्रार्थना गरिन् । पछि उनले यस्तो सोचिन्—“म यहाँ बस्नुपर्यो । यहाँ प्रतिदिन आर्य आउनु हुन्छ । दिनेवस्तु भएपनि नभएपनि प्रतिदिन आर्यलाई अभिवादन गरी, गर्नुपर्ने सेवाटहल गरी चित्तप्रसन्नपारी धेरै पुण्य कमाउनेछु ।” अनि उनी उहाँ नोकरी गरी बसिन् ।

त्यो कुकुरनीले छ वा सात महीनामा एउटै मात्र कुकुरको बच्चा जन्माई । गोपालकले उसलाई एउटी गाईको दूध दिनलगाए । उ चाँडै नै ठूलो भयो । अनि प्रत्येकबुद्धले उसलाई संघे एकमुट्ठी भात दिनथाल्नुभयो ।

१. मनो. र. पृ. I. पृ. २२७: एकनिपातवण्णना ।

आतको कारणले गर्दा उ प्रत्येकबुद्धमाथि ठूलो स्नेह गर्नथाल्यो । दिनको बुइपटक गोपालक प्रत्येकबुद्धको उपस्थानकोनिमित्त जाने गर्थे । यसरी जाँदा बाटाका बीचमा भालुमृगादिहरूलाई हटाउनकोनिमित्त छारपात-हरूमा लट्टीले ठोकी मुखले पनि 'स्यु स्यु' भनी आवाज निकाली भालुमृगादिहरूलाई लखेदथे । कुकुर पनि उनीसेंग सँगै जान्थ्यो । अनि एकदिन उनले प्रत्येकबुद्धलाई यस्तो भने—“भन्ते ! कुनै दिन मलाई आउने फुसंत नभएको वेलामा यो कुकुरलाई पठाउनेछु र कुकुर आएको संज्ञाद्वारा तपाइ आउनुहोस् ।” त्यहाँदेखि फुसंत नभएको वेलामा “तात ! जाऊ, आर्यलाई बोलाएर ल्याऊ” भनी कुकुरलाई पठाउदथे । उ पनि भन्नेवित्तिकै बौद्धरगई आपनो मालिक जानेबाटोतिर लागी जसो जसो आफ्नो मालिकले बाटामा गर्दथे त्यसो त्यसो गरी तीनचोटि भुकेर भालुमृगादिहरूलाई धपाउन्थ्यो । अनि बिहान सबैर शरीरकृत्य गरी पर्णशालामा पसी बसिरहनु भएका प्रत्येकबुद्धको पर्णशालाको दैलोको छेउमा गई तीनपटक भुकेर आफू आएको कुरो ज्ञापनगरी कुकुर एक छेउमा पलिट्न्थ्यो । अनि समय विचारागारी बाहिर आउनुभएका प्रत्येक-बुद्धको अगाडि अगाडि भुक्दै उ जान्थ्यो । बाटोको बीच बीचमा उसलाई जाँचनकोनिमित्त प्रत्येकबुद्ध अँक बाटो लागेर जानुहुन्थ्यो र कुकुर अगाडितिर गई बाटो छेकी वहाँलाई पहिलेकं बाटोमा ल्याउन्थ्यो<sup>१</sup> । प्रत्येकबुद्धले आफूले खाने भोजनबाट जुन खाना उसलाई दिनुहुन्थ्यो यसबाट उ वहाँ प्रति अत्यन्त स्नेह गर्दथ्यो<sup>२</sup> ।

१. धम्म. प. अ. क. पृ. ८६: घोसकवत्सु ।

२. मनो. र. पृ. २२८: खुञ्जुतराकथा, एककनिपातवण्णना ।

एकदिन त्यस्तैरी अर्को बाटोमा लाग्दा प्रत्येकबुद्धको अगाडि गएर बाटो छेकदा पनि बहाँ फर्कनु नभई कुकुरलाई खुट्टाले हटाई जानुभयो । वहाँ फर्कनु नहुने भाव बुझेर कुकुरले वहाँको वस्त्रको एक छेउमा समाती तानेर उही बाटोमा ल्यायो । यसरी उसले वहाँमाथि ठूलो स्नेह गर्दथ्यो । समय बित्दै गएपछि प्रत्येकबुद्धको चीवर वस्त्र पुरानो भई फाटेर गयो । अनि गोपालकले चीवरकोनिमित्त वस्त्र प्रदान गरे । अनि उनलाई प्रत्येकबुद्धले यस्तो भन्नुभयो —

“आबुसो ! चीवर भनेको एकलंले सिउन गाहो छ । अतः अनुकूल स्थानमा गई चीवर सिउनेछु ।”

“भन्ते ! यहों बसेर सिउनुहोस् ।”

“आबुसो ! सकिन्न ।”

“भन्ते ! त्यसोभए चिरकाल नविताउनु होला ।”

वहाँहरूको कुरासुनी कुकुर उहों बसिरहेको थियो । अनि “हुन्छ” भनी गोपालकलाई फर्काई प्रत्येकबुद्ध आकाशमाथि गई गन्धमादानतिर लागेर जानुभयो । आकाशतिर जानुभएको प्रत्येकबुद्धलाई हेदैं कुकुर उहों भुक्दै बसिरहो र प्रत्येकबुद्धलाई आँखाले देखनछोडेपछि छाती फुटी उ उहीं मन्यो । तिरश्रीन जाति भनेको सोजो हुन्छ, बांगो हुन्न । मानिसहरू चार्हि एउटा मनले सोच्छन् र अर्के मुखले भन्छन् । त्यसैले भनिएको हो—“भन्ते ! मानिसहरू भनेका बांगा हुन्छन् र तिरश्रीनहरू भनेका सोजा र अबांगा हुन्छन् ।” यसरी उ सोजो र अबांगो चित्त

१. म. नि. II. पृ. ५: कन्दरकसुत्तं ।

लिएर मृत्युपछि ब्रयस्त्रिश भवनमा उत्पन्न भई एकहजार अप्सराहरू-द्वारा परिवृत्त भई महासम्पत्तिहरू अनुभव गरी बस्यो । उसले कानमा गर्ने कुराको आवाज समस्त दशहजार योजन देवलोकमा सुनिन्थ्यो<sup>१</sup> । यसै कारणले गर्दा उसको नाम ने ‘घोषक देवपुत्र’ भन्ने रहनगयो । केको प्रभावले यस्तो भएको हो त ? प्रत्येकबुद्ध प्रति स्नेहपूर्वक भुकेको प्रभावले हो भनी धम्मपदटुकथाले<sup>२</sup> उल्लेख गरेको छ ।

### घोषित गृहपतिको वर्तमान-कथा

अनि सो देवपुत्र चाँडे नै त्यहाँबाट च्युतभए । देवताहरू देवलोक-बाट चारप्रकारले च्युत हुन्छन् । जस्तै— (१) आयुक्षयद्वारा, (२) पुण्यक्षयद्वारा, (३) आहारक्षयद्वारा र (४) कोपद्वारा ।

(१) यीमध्ये जसले धेरै पुण्य गरेको हुन्छ उ देवलोकमा उत्पन्न भई आयु छउच्छेलसम्म बसी त्यसपछि माथिल्लो माथिल्लो लोकमा उत्पन्न हुन्छ । यस्तालाई आयुक्षयद्वारा च्युत भएको भनी भन्दछन् ।

(२) जसले अल्प पुण्य गरेको हुन्छ उ चाहिं राजकोष्ठागारमा खन्याइएको तीन चार माना धान जस्तै बीचमै उसको पुण्य सिद्धिन्छ र

१. मनो. र. पू. I. पृ. २२८ मा चाहिं केवल सबै देवलोकमा सुनिन्थ्यो भनी उल्लेख भएको छ ।

२. पृ. ८६-८७: घोसकवत्थु, अप्पमादवग्गो ।

बीचेमा मृत्यु हुन्छ । यस्तालाई पुण्यक्षयद्वारा च्युत भएको भनी भन्दछन् ।

(३) अर्को चार्हिको कामविषयको परिभ्रोग गर्दागर्दे बिस्मृतिभई आहार ग्रहण नगरी बलान्त शरीर भएर मृत्यु हुन्छ । यस्तालाई आहारक्षयद्वारा च्युत भएको भनी भन्दछन् ।

(४) अर्को चार्हिको अर्काको सम्पत्तिमाथि सहन गर्न नसको जोधी भई मृत्यु हुन्छ । यस्तालाई कोपद्वारा च्युत भएको भनी भन्दछन् ।

यी देवपुत्र चार्हि कामविषयहरूको परिभ्रोग गर्दागर्दे बिस्मृतिभई आहारक्षयद्वारा च्युत भएका हुन् । यसरी च्युत भएर कौशम्बीमा एक गणिकाको<sup>१</sup> कोखमा प्रतिसन्धि ग्रहण गरे । अनि वालक जन्मेपछि गणिकाले दाशीसंग ‘के जन्मयो?’ भनी सोध्दा ‘छोरो’ भन्ने सुनेर त्यसोभए ‘हे ! यो वालकलाई नाड्लोमा राखी कर्सिगर फाल्ने ठाउंमा फाल्न लेजाऊ’ भनी फाल्न पठाई । भनिन्छ कि गणिकाहरू छोरीहरूको भरण पोषण गर्नेन् छोराहरूको भने गर्देनन् । किनभने छोरीहरूबाट उनीहरूको परम्परा कायम रहन्छ ।

१. धम्म. प. अ. क. पृ. ८७: घोसकवत्थु, अप्पमादवग्गो र मनो. र. पू. I. पृ. २२८: एककनिपातवण्णना । पं. सू. II. पृ. ३२४: कोसम्बकसुत्तवण्णनामा र दी. नि. अ. क. I. पृ. २२४: जालिय-सुत्तवण्णनामा चार्हि एक कुलगृहमा उत्पन्न भए भनी उल्लेख गरेको छ ।

अनि वालकलाई कौवा र कुकुरहरूले घेरेर बसे । अधिल्लो जन्ममा प्रत्येकबुद्धमाथिको स्नेहको प्रभावद्वारा र भुकेको प्रभावद्वारा उसलाई कसैले केही गर्न सकेन । त्यसबबत एक पुरुष<sup>१</sup> बाहिर गइरहेको बेलामा वालकलाई कौवा र कुकुरहरूले घेरेर बसिरहेको देखी ‘के रहेछ ?’ भनी हेर्नजाँदा वालक देखेर पुत्र-स्नेह उत्पन्न गरी ‘मैले पुत्र पाए’ भन्दै उसले वालकलाई घरमा लग्यो<sup>२</sup> । सात सात पटकसम्म मार्नकोनिमित्त प्रयत्न गर्दा पनि पुण्यको प्रभावले गर्दा घोषक वा घोषितलाई मार्न सकेनन्<sup>३</sup> ।

अनि उनको पिता मरेपछि राजाले उनलाई नै श्रेष्ठीस्थानमा राख्ने घोषणा गरेको हुनाले उनको नाम नै ‘घोषित’ रहन गएको हो

Dhamma.Digital

१. अ. नि. अ. क. I. पृ. २२८: एककनिपातवण्णनामा चाहिं—त्यस-बबत कौशम्बी सेठकहाँ काम गर्नजाने एक पुरुष विहान सबैरे सेठकहाँ गइरहेको बेलामा त्यो वालकलाई देखेर ‘यो वालक महा पुण्यवान् हुनेछ’ भन्ने सोचेर एक अर्को मानिसको हातद्वारा आफ्नो घरमा पठाई आफू सेठको घरमा गयो भनी उल्लेख भएको छ ।
२. धर्म, प. अ. क. पृ. ८७-८८: घोसकवत्थु, अप्पमादवग्गो ।
३. सात सात पटकसम्म मार्न नसकेका कुराहरू बु. म. भा-१, पृ. १८८ देखि १९९ मा लेखिएको छ । उहीं हेर्नूँ ।

मनी पपञ्चसूदनी<sup>१</sup>, दीघनिकायट्टकथाले<sup>२</sup> तथा मनोरथपूरणीले<sup>३</sup>  
उल्लेख गरेका छन् ।

घोषित श्रेष्ठीका भद्रवती नगरका भद्रवती श्रेष्ठीसँग अदृष्ट  
मित्रता थियो<sup>४</sup> र पछि भद्रवती श्रेष्ठी मरेपछि यिनकी छोरी श्यामा-  
वतीलाई घोषित श्रेष्ठीले पालेका थिए<sup>५</sup> । पछि उदेन राजासँग  
उनको विवाह गरिदिए<sup>६</sup> ।

कौशम्बी नगरमा अर्का पनि कुक्कुट श्रेष्ठी र पावारिक श्रेष्ठी  
मन्ने दुइजना श्रेष्ठीहरू थिए । यिनी समेत तीनजना श्रेष्ठीहरू कौशम्बी  
नगरमा थिए<sup>७</sup> । यी तीनेजना परस्पर घनिष्ठ मित्र थिए<sup>८</sup> ।

१. II. पृ. ३२५: कोसम्बकसुत्तवण्णना ।
२. I. पृ. २२४: जालियसुत्तवण्णना ।
३. I. पृ. २३२: एकनिपातवण्णना ।
४. हेर बु. म. भा-१, पृ. २२१: श्यामावती ।
५. हेर बु. म. भा-१, पृ. २२९: श्यामावती ।
६. हेर बु. म. भा-१, पृ. २३१: श्यामावती ।
७. पं. सू. II. पृ. ३२५: कोसम्बकसुत्तवण्णना, दी. नि. अ. क. I.  
पृ. २२४: जालियसुत्तवण्णना र धम्म. प. अ. क. पृ. १०३: मरण-  
परिदीपित उदेनवत्थु, अप्पमादवर्गो ।
८. मनो. र. पू. I. पृ. २३४: एकनिपातवण्णना, खुञ्जुतराकथा ।

त्यस समय यो तीने सेठहरूका कुलपग पांचशय ऋषिहरू पर्वतको फेदीमा बस्दथे । उनीहरू समय समयमा नून र अभिलो सेवन गर्नको-निमित्त कौशम्भी नगरमा आउँदथे । उनीहरूकोनिमित्त यो तीन मित्र सेठहरूले आ-आपना उदधानहरूमा पर्णशालाहरू बनाई उपस्थान गर्दथे<sup>१</sup> । उनीहरू चारमहीना त्यहाँ बसी आठमहीना हिमालतिर बस्दथे<sup>२</sup> । अनि एक पटक गृष्मको समयमा मनुष्यपथमा आइरहेको बेलामा पानी नभएको कान्तार पार गरेपछि विशाल बरको रुख देखेर उनीहरूले यस्तो सोचनथाले—

“यो बरको रुखको ढाँचाकाँचा हेर्दा त यो रुखमा अवश्य पनि कुनै महाप्रभावशाली देवताले बास गरेको हुनुपर्छ । हामीहरूलाई पानी वा भोजनीय वस्तुहरू दिए कति असल हुने थियो ।”

ऋषिहरूको अभिप्रायलाई बुझी—“यिनीहरूलाई संग्रह गर्नुपर्यो” अन्ने सोचेर देवताले आपनो प्रभावद्वारा रुखको शाखाको कापबाट हलोको टुप्पो जत्रै पानीको धार बघाइदिए । चाँदी जस्तै पानीको धार देखेर ऋषिहरूले आ-आपना भाँडाहरूमा पानी थापी पानी पिई यस्तो सोचनथाले—

“देवताले हामीलाई पिउने पानी दिए । यो ठाउँ चाहिं महाजड्डल छ, यहाँ कुनै गाउँ पनि छैन । यदि यी देवताले हामीलाई आहार पनि दिए कति रान्नो हुने थियो ।”

१. दी. नि. अ. क. I. पृ. २२४: जालियसुत्तवण्णना ।

२. मनो. र. पृ. I. पृ. २३४: एककनिपातवण्णना, खुञ्जुत्तराकथा ।

अनि देवताले ऋषिहरूलाई योग्य हुनेगरी यागु र खाद्यपदार्थ-हरू पनि दिई सन्तर्पित गरे<sup>१</sup> ।

फेरि ऋषिहरूले सोच्चन्थाले – “देवताले हामीलाई पिउने पानी र भोजनहरू पनि विए । यदि देवताले हामीलाई आपनो रूप देखाए कति राज्ञो हुने थियो !”

अनि उनीहरूको मनसाथ बुझी देवताले आपनो अर्धंशरीर पनि देखाइदिए ।

“देवते ! तिङ्गो श्रीसम्पत्ति महान् छ । के गरेर तिमीले यो श्रीसम्पत्ति पाएका ह्वौ ?”

देवता भन्दछन्—“मन्ते ! त्यति ठूलो होइन; घोरेमात्र पुण्य गरेर यो श्रीसम्पत्ति पाएको हुँै<sup>२</sup> । लोकमा बुढ उत्पन्न हुनुभएको छ । अहिले वहाँ भावस्तीमा बस्नुहुन्छ । अनाथपिण्डिक गृहपतिले बहाँको उपस्थान गरेका छन् । उपोसथको दिनमा उनले आफ्ना कामदार नोकरहरूलाई प्रकृति भातबेतन दिई उपोसथ-ब्रत पालन गर्न लगाउँछन् । म पनि उनको कामदार थिएँ । अनि एकदिन मध्याह्न

१. पं. सू. II. पृ. ३२५: कोसम्बकसुत्तवण्णना । दी. नि. अ. क. I.

पृ. २२४ र मनो. र. पू. I. पृ. २३४ ले चाहिं—अलङ्कार सहित हात पसारी पानी र खाद्यपदार्थहरू दिएका थिए भनी उल्लेख गरेका छन् ।

२. पं. सू. II. पृ. ३२५: कोसम्बकसुत्तवण्णना ।

समयमा विहानको खानाखान आउंदा मैले अरु कसैलाई काम गरिरहेको देखिन । अनि मैले — “आज मानिसहरूले किन काम नगरेका हुन् ?” भनी सोध्दा “उपोसथ-व्रत” बसिरहेको कुरो सुनाए । अनि मैले पनि “अहिले दिनको आधाभाग बितिसङ्घो, अब बाँकी आधाभागमा पनि उपोसथ-व्रत बस्न सकिन्छ के ?” भनी श्रेष्ठीसँग सोधन लगाउंदा “सकिन्छ बस” भनी भनेका कुरा सुनी दिनको आधाभाग बितिसकेपछि उपोसथशील समादान गरेर सोही दिनमै मरेको मैले यो श्रीसम्पत्ति पाएको हुँै ।”

आधादिन मात्र व्रत बसेको हुनाले यसलाई ‘अर्ध-उपोसथ’ भनिएको हो<sup>३</sup> ।

अनि “लोकमा बुद्ध उत्पन्न हुनुभएको छ” भन्ने समाचार सुनेर अष्टविहरू अति प्रसन्न तथा प्रफुल्लित भई उहोंबाटै श्रावस्तीमा जान चाहेर पनि “उपस्थाक श्रेष्ठीहरू बहूपकारी हुन् उनीहरूलाई पनि यो कुरा सुनाउनुपन्यो” भन्ने सोचेर उनीहरू कौशम्बीमा ने गए<sup>४</sup> ।

१. दी. नि. अ. क. I. पृ. २२५: जालियसुत्तवण्णना र मनो. र. पू. I.  
पृ. २३४: एककनिपातवण्णना, खुजुत्तराकथा ।
२. यो ‘अर्धउपोसथ-व्रत’ सम्बन्धी विस्तृत कथा धम्म. प. अ. क. पृ.  
१०३-०४: मरणपरिदीपित उदेनवत्थु, अप्पमादवग्गमा उल्लेख भएको पाइन्छ ।
३. दी. नि. अ. क. I. पृ. २२५: जालियसुत्तवण्णना र मनो. र. पू. I.  
पृ. २३४: एककनिपातवण्णना ।

“ऋषिहरु आउदैछन्” भन्ने खबर सुनेर तीनेजना श्रेष्ठीहरु बाटोहेर्न गई “भोलि हाम्रो घरमा भिक्षा ग्रहण गर्नुहोस्” भनी निम्तोगरी श्रेष्ठीहरुले ऋषिहरुलाई महादान दिए । भोजन तिढिनेवित्तिके ऋषि-हरुले—“हामीहरु जान्छौ” भनी भन्दा “भन्ते ! अल अल समयमा तपाइहरु एकमहीना वा दुइ तीन वा चारमहीना बसेर मात्र जानुहुन्थ्यो । यसपल्ट चाहिं हिजो मात्र आउनु भई आजै जानुहुन्थ्य भनी भन्नुहुन्थ्य । यसो किननि ?” भनी श्रेष्ठीहरुले सोधे ।

“गृहपतिहो ! हो, लोकमा बुद्ध उत्पन्न हुनु भएको छ । जीवनको कुनै ठेगाना छैन । अतः हामीहरु तुरुन्तै बुद्धकहाँ जान चाहन्छौ ।”

“भन्ते ! त्यसोभए हामी पनि जानेछौं । हामीसंगै जानुहोला ।”

“तपाइ आगारीयहरुका धेरै अलमल हुन्थ्यन् । अतः तपाइहरु आउदै गर्नुहोस् हामीहरु चाहिं अगाडि ने जानेछौं” भनी निस्केर गई बाटामा एक ठाउँमा दुइरात नविताई चाडै चाँडै गई श्रावस्तीमा पुगी जेतवन विहारमा शास्ताके समिपमा उनीहरु गए । त्यहाँ मधुर धर्मोपदेश सुनेर सबै प्रवर्जित भई उनीहरुले अरहतफल पनि साक्षात्कार गरे ।

१. पर्यं. सू. II. पृ. ३२६: कोसम्बकमुत्तवण्णना, दी. नि. अ. क. I.

पृ. २२५: जालियमुत्तवण्णना र मनो. र. पू. I. पृ. २३४: एकक-निपातवण्णना । धर्म. प. अ. क. पृ. १०५: मरणपरिदीपित उदेन-वत्थुले भने प्रतिसम्भदा सहित अरहत् भए भनी उल्लेख गरेको छ ।

तो तीनेजना श्रेष्ठीहरू पनि पाँच पाँचशय गाडाहरूमा घिउ, मधु तथा सखर आदि र कपडाहरू समेत लिएर कौशम्बीबाट निस्केर क्रमैसंग श्रावस्तीमा पुग्नगए । अनि जेतवनको आसपासमा बस्नेठाउं बनाई अर्थात् पालहरू टाँगी शास्ताकहाँ गई बन्दना गरी कुशलवार्ता गरिसकेपछि उनीहरू एक छेउमा बसे । शास्ताले तीनेजना मित्र श्रेष्ठीहरूलाई मधुर धर्मोपदेश सुनाउनुभयो र धर्मोपदेशको अन्तमा उनीहरू स्रोतापत्ति फलमा<sup>१</sup> प्रतिष्ठित भए । अति प्रसन्न भएका उनीहरूले भोलिकोनिमित्त शास्तालाई निम्तो गरी महादान दिए । यस्तैगरी उनीहरूले दुइहस्ता जतिसम्म दानदिएपछि—“भन्ते ! हामीहरूको जनपदमा आउनुहुने वचन दिनुहोस्” भनी बुद्धको चरणकमलमा शोरले ढोगे । भगवान्ले—“गृहपतिहो ! तथागतहरू शून्यागारमा अभिरमण गर्नन्” भनी भन्नुभयो । यत्तिकैमा ‘वचन दिएको हुन्छ’ भने समझी गृहपतिहरूले भगवान्लाई “भन्ते ! बुद्ध्याँ, कुरा बुद्ध्याँ” भनी भने । त्यसपछि उनीहरूले यस्तो पनि विन्ति गरे—“भन्ते ! हामीहरूले खबर पठाएपछि पालनुहोला<sup>२</sup> ।” यति भनी

१. धर्म. प. अ. क. पृ. १०५: मरणपरिदीपित उदेनवत्थु; पटि. म. अ. क. पृ. ४१४: युगनन्धकथावण्णना र मनो. र. पू. I. पृ. २३४: एककनिपातवण्णना । दी. नि. अ. क. I. पृ. २२४: जालियसुत्तवण्णना र पं. सू. II. पृ. ३२६: कोसम्बकसुत्तवण्णनाले चाहिं स्रोतापन्न भएको कुरा लेखेका छैनन् ।

२. धर्म. प. अ. क. पृ. १०५: मरणपरिदीपित उदेनवत्थु ।

दशवल्लाई बन्दना गरी उनीहरू कौशम्बीमै फर्कें गए । यसरी जाँदा बाटामा एक एक योजनमा विहारहरू बनाई । क्रमशः कौशम्बीमा पुगी “लोकमा बुद्ध उत्पन्न हुनुभएको छ” भनी उनीहरूले मानिसहरूलाई सुनाए । अनि उनीहरू तीनेजना श्रेष्ठीहरूले आ-आपना बर्णचाहरूमा ठूलो धन खर्चगरी भगवान्लाई बस्नकोनिमित्त महाविहारहरू बनाउन लगाए । (१) कुक्कुट सेठले बनाएको विहारको नाम ‘कुक्कुटाराम’, (२) पावारिक सेठले बनाएको विहारको नाम ‘पावारिक-अम्बवन’ र (३) घोषित सेठले बनाएको विहारको नाम ‘घोषिताराम’ रहन-गयो ।

यसरी महाविहारहरू बनाइसिद्धिसकेपछि शास्तालाई आउनु-हुन उनीहरूले खबर पठाए । खबर पाएपछि शास्ता पनि कौशम्बीको-निमित्त प्रस्थान गर्नुभयो । त्यसबछत कुरुदेशबासी मागणिङ्ग ब्राह्मणको<sup>१</sup> अरहत्वको उपनिशयसम्पत्ति देखनुभई बहाँ बीच बाटैबाट

१. पर्व. सू. II. पृ. ३२७: कोसम्बकसुत्तवण्णना; पटि. म. अ. क. पृ. ४१४: युगनन्धकथावण्णना ।
२. पर्व. सू. II. पृ. ३२७: कोसम्बकसुत्तवण्णना; दी. नि. अ. क. I. पृ. २२५: जालियसुत्तवण्णना; पटि. म. अ. क. पृ. ४१४: युगनन्ध-कथावण्णना; मनो. र. पू. I. पृ. २३५: एककनिपातवण्णना र धम्म. प. अ. क. पृ. १०५: मरणपरिदीपित उदेनवत्थु ।
३. यी मागणिङ्ग ब्राह्मणको कथा बु. ब्रा. भा-३, पृ. १३१ मा उल्लेख भएको छ ।

कुरुदेशको कम्मासद्म निगममा जानुभयो र पछि कमैसंग कौशम्बी-मा आइपुरनुभयो<sup>१</sup> “शास्ता आइपुरनु भयो” भने खबर सुनेर श्रेष्ठीहरू सबै बाटोहेर गई भगवान्लाई ल्याई पञ्चाङ्गवन्नना गरी एक छेउमा बसे । एक छेउमा बसेका श्रेष्ठीहरूले भगवान्सँग यस्तो विन्ति गरे—

“भन्ते ! यी तीनवटा विहारहरू भगवान्को उद्देश्यगरी बनाइएका हुन् । अतः भन्ते ! चतुर्दिशाबाट आउने भिक्षुहरूकोनिमित्त भगवान्ले स्वीकार गर्नुहोस् ।”

भगवान्ले स्वीकार गर्नुभयो<sup>२</sup> ।

अनि विहारमा प्रवेश गराई उनीहरूले आलोपालो गरी भगवान्को हेरचाह गर्नथाले । शास्ता चाहि एक एक दिन एक एक विहारमा बस्नुहुन्थयो । ज-जसको विहारमा बस्नुहुन्थयो उ-उसके घर-द्वारमा भिक्षाटन् जानुहुन्थयो<sup>३</sup> । अनि ती तीनेजना सेठहरूले एकमहीना-सम्म भगवान्को महासत्कार गरे<sup>४</sup> ।

एकदिन यी श्रेष्ठीहरूको मनमा यस्तोलाग्यो—“बुद्ध भनेका सबै सोकवासीहरूलाई अनुकम्पा राख्नकोनिमित्त लोकमा उत्पन्न हुन्थन् । अतः अरुहरूलाई पनि दानदिने अवकाश प्रदान गर्नुपर्छ ।” यस्तो सोचेर

१. मनो. र. पू. I. पृ. २३५.

२. मनो. र. पू. I. पृ. २३६: एककनिपातवण्णना, खुज्जुतराकथा ।

३. धम्म. प. अ. क. पृ. १०५: मरणपरिदीपित उदेनवत्थु ।

४. मनो. र. पू. I. पृ. २३७: एककनिपातवण्णना ।

उनीहरूले कौशम्बीवासीहरूकोनिमित्त दानदिने अवकाश प्रदान गरे । त्यसपछि टोलटोल मिलेर नगरवासीहरूले भगवान्‌लाई महादान दिनयाले<sup>१</sup> । यसं बीच एकदिन यी तीनेजना श्रेष्ठीहरूका उपस्थिक मालाकार सुमनले “म दीर्घकालदेखि तपाइहरूको सेवा गरिरहेको छु । म पनि शास्तालाई भोजन गराउन चाहन्छु । अतः एकदिन मलाई पनि अवकाश दिनुहोस्” भनी भने । उनीहरूले अवकाश दिएपछि सुमन मालाकारले पनि दानदिए । यसं समयमा श्यामावती<sup>२</sup> महारानीकी दाशी खुञ्जुत्तरा पनि यिनको धरमा सधै<sup>३</sup> झै फूल लिन आएकी थिइन् र बुद्धको वशंन गरी धर्मोपदेश सुनी उनी स्वतापन्ना भइन्<sup>४</sup> । घोषित गृहपतिको सम्बन्धमा पाएको योटा मूल सूत्र अगाडि अनुवाद गरिदिएको छु । यो सूत्र आनन्द-देशित हो ।

Dhamma Digital

x

x

x

१. मनो. र. पू. I. पृ. २३७: एककनिपातवण्णना, खुञ्जुत्तरा ।
२. हेर श्यामावती महारानीका कुरा बु. म. भा-१, पृ. २२०: देखि ।
३. धर्म. प. अ. क. पृ. १०५: मरणपरिदीपित उदेनवत्यु, अप्पमाद-वरगो; मनो. र. पू. I. पृ. २३७: एककनिपातवण्णना, खुञ्जुत्तरा । खुञ्जुत्तराको सम्बन्धमा अरु कुराहरू बु. म. भा-१, पृ. १८५ देखि हेर्नू ।

## केही घोषित नामहरू

- (१) घोषित (गृहपति) — यो गृहपति कौशम्बीवासी हुन् । यिनले 'घोषिताराम' बनाएका थिए । यिनके कुरा यहाँ उल्लेख गरिदिएको छु ।
- (२) घोषितसुत्तं—यो सूत्र सं. नि. III. पृ. १०५ः सलायतनसंयुत्तमा छ । यसको अनुवाद यहाँ अगाडि प्रस्तुत छ ।
- (३) घोषिताराम—यो उही विहार हो जो कौशम्बीवासी घोषित गृहपतिले भगवान्‌कोनिमित्त बनाएका थिए । कौशम्बीमा पालनुहुँदा भगवान् बुद्ध यस विहारमा धेरै पटक बस्नुभएको कुरा अनेक सूत्रहरूमा पाइन्थ्यन् । यस विहारमा अनेक घटनाहरू घटेका कुराहरू पनि सूत्रहरूमा पाइन्थ्यन् । तीमध्ये केही—

(१) एक समय जब केही भिक्षुहरूका बीच केही नियमको बारेमा मतभिन्नता भएर बुझ्यरो भिक्षुहरूको बीचमा झगडा हुनथाल्यो तब भगवान् बुद्धले उनीहरूलाई सम्झाउँदा पनि नसम्झेपछि भगवान् घोषितारामबाट एकले पारिलेच्य बनमा जानुभयो । (हेर बु. रा. भा-१, पृ. ४२०) महा. व. पा. पृ. ३६८ः कोसम्बकखन्धक । (२) अर्को एक समय

भगवान् यसे विहारमा बसिरहनु भएको वेलामा छन्न भिक्षुले<sup>१</sup> आफ्नो आपत्ति दोषलाई ‘आपत्ति दोष’ भनी स्वीकार गर्न चाहन्नये । अनि भिक्षुहरूले यो कुरा बुद्धलाई सुनाए । त्यसपछि भगवान्ले छन्न भिक्षुलाई निन्दा गरी सङ्घपरिभोगबाट अलग राख्ने आदेश दिनुभएको थियो । (चुल्ल. व. पा. पृ. ४४: आपत्तियाभद्रस्सने उक्खेपनीयकम्म) ।) पछि गएर घोषिताराममै आई दोषलाई स्वीकार गरी छन्न भिक्षुले सङ्घको आज्ञालाई पालन गरे । (चुल्ल. व. पा. पृ. ४४) । (३) देवदत्तले आज्ञातशत्रु राजकुमारलाई प्रसन्नपारी आफ्नो पक्षमा लिने विचार गरी भिक्षुसङ्घको नायक बन्ने कुविचार गरेको पनि यसे विहारमा बसिरहेको वेलामा हो । (हेर बु. ब्र. आ-१, पृ.

१. यी छन्न भिक्षु उनै छन्दक नामक सारथी थिए । जो सिद्धार्थ बोधिसत्त्व संगसंगे शुद्धोदन महाराजाकी एक दाशीको कोखबाट जन्मेका थिए । सिद्धार्थ बोधिसत्त्वले गृहत्याग गरी गएको वखतमा यिनी पनि साथमा थिए र बोधिसत्त्वले अनोम नदीको तीरमा चूडाकर्म गरिसकेपछि बोधिसत्त्वको वस्त्र तथा आभरणहरू लिएर श्रावस्तीमा फर्केका थिए । पछि बुद्ध भगवान् कपिलवस्तुमा पाल्नुहुँदा, त्यहाँ जातिसमागम भएको वेलामा श्रद्धापूर्वक यिनी प्रव्रजित भएका थिए । प्रव्रजित भइसकेपछि यिनको मनमा ‘मेरै बुद्ध हो, मेरै धर्म हो’ भन्ने घमण्ड थियो । थेर. गा. अ. क. I. पृ. १५५: छन्न थेर-गाथावण्णना ।

१२३, १२५: ककुधवेवपुत्र)। यसेवखत ककुध देवपुत्रले देवदत्तले मनमा चिताएका कुरा आयुष्मान् महामौद्गल्यायनलाई सुनाएका थिए। यो सुनेर जब आयुष्मान् महामौद्गल्यायनले यो कुरा बुद्धलाई बताउनुभयो तब बुद्धले लोकमा पाँचप्रकारका शास्त्राहरू भएका कुराहरू बताउनुभयो। (अं. नि-५, पृ. ३७९: ककुधथेरसुत्तं, ककुधवग्गो।) (४) स्त्रीहरू कोधिनी हुन्छन्, ईश्यालु हुन्छन् र कञ्जूसिनी हुन्छन् भन्ने आवि कुरा आयुष्मान् आनन्दलाई बताउनु भएको पनि यहाँ हो। (अं. नि-४, पृ. ८७: कम्बोजसुत्तं, अपणकवग्गो।) (५) यसे विहारमा एकदिन आयुष्मान् आनन्दले भगवान्संग “भन्ते! सङ्घमा बस्ने मिकु कसरी आरामसाथ बस्नसक्ष्य?” भन्ने प्रश्न सोधेका थिए। (अं. नि-५, पृ. ३८८: आनन्दसुत्तं, फासुविहारवग्गो।) (६) एकदिन आयुष्मान् आनन्द मिकाटन् जानुहुँदा अन्यतीर्थीयहरूको आराममा जानुभएको थियो। त्यस समय त्यहाँ अन्यतीर्थीय परिद्राजकहरू “जसले ब्राह्मवर्षसम्म ब्रह्मचर्य पालन गर्छ उ शुद्ध ब्रह्मचारी हुन्छ” भनी कुरा गरिरहेका थिए। अनि आयुष्मान् आनन्दले घोषिताराममा बसिरहनु भएका भगवान्संग यस सम्बन्धमा प्रश्न सोधनुभएको थियो। (अं. नि-७, पृ. १८१: दुतियनिदेससुत्तं, देवतावग्गो।) (७) एकदिन आयुष्मान् उदायीले धेरै गृहीपरिषद्दलाई धर्मोपदेश गरिरहनु भएको देखेर आयुष्मान् आनन्दले भगवान्लाई यो कुरा सुनाउनु हुँदा भगवान्ले “धर्मोपदेश गनेहरूमा पाँचवटा गुणहरू

हुनुपर्छ<sup>१</sup>” भनी भन्नुभएको थियो । (अ. नि-५, पृ. ४३३ः उदायोसुत्तं, सद्ब्रह्मवग्गो । ) (८) भगवान् घोषिताराममा बसिरहनु भएको वेलामा, एकदिन आयुष्मान् छाङ्को उपस्थाक गृहपतिले विहार बनाइदिने कुरा भनेपछि आयुष्मान् छाङ्कले मानिसहरूद्वारा पूजागरिने एक रुख काट्न लगाएका थिए । जसबारे आयुष्मान् छाङ्कलाई निन्दा गर्नुभई भगवान्ले विहार बनाउने बारेमा एक नियम पनि बनाउनु भएको थियो । (पारा. पा. पृ. २३२ः सत्तमसङ्खादिसेसो । ) (९) अर्को एक समय आयुष्मान् छाङ्को उपस्थाक महामात्यले आयुष्मान् छाङ्कोनिमित्त योटा विहार बनाइदिए । आयुष्मान् छाङ्कले सो सिद्धिएको विहारमा बारबार लिउन लगाउन लगाउंदा र बारबार छाना हाल्न लगाउंदा विहार भत्केर एक बाहुणको जी को लेत नोक्सान भएको थियो । यसै सन्दर्भमा आयुष्मान् छाङ्कलाई निन्दा गर्नुभई भगवान्ले योटा नियम बनाउनु भयो । (पाचि. पा. पृ. ७१ः ऊनवीसतिमपाचित्तियं । ) (१०) एक समय भगवान् उहीं बसिरहनु भएको वेलामा आयुष्मान् पिण्डोल भारद्वाजले आफू क्षीणास्त्रबी भएको कुरो बताउनु भएको बारेमा भिक्षुहरूले भगवान्लाई यो कुरा सुचाउँदा भगवान्ले स्मृति-इन्द्रिय, समाधि-इन्द्रिय र प्रज्ञा-इन्द्रियलाई

१. कुन पाँचवटा गुणहरू हुन् भन्ने कुरा बु. ब्रा. भा-२, पृ. ३९ को नं. (३) मा हैर्न् ।

भाविता गरिसकेको हुनाले भारद्वाज भिक्षुले त्यसो भनेका हुन् भनी प्रशंसा गर्नुपर्यो । (सं. नि. IV. पृ. १९४: विण्डोल भारद्वाजसुत्त, इन्द्रियसंयुत्त ।) (११) अर्को एक समय त्यहाँ उग्रत सरोर (=उद्गत शरीर) ब्राह्मण आई भगवान्‌संग यज्ञको महत्ताको बारेमा कुरा गरेका थिए । (हेर बु. बा. भा-१, पृ. १२०: उद्गत शरीर ब्राह्मण ।) (१२) भगवान् घोषिता-राममा बसिरहनु भएको बेलामा श्यामावती महारानीको अन्तःपुरमा आगो लागेर श्यामावतीहरूको मृत्यु भएको थियो । (हेर बु. म. भा-१, पृ. २६३: अनिष्टफल मरण ।) (१३) एकदिन दाहपत्तिक परिव्राजकका अन्तेबासी मुणिष्ठ्य र जालियले भगवान्‌संग “उही जीव उही शरीर हो कि अर्क जीव अर्क शरीर हो ?” भन्ने प्रश्न सोधेका थिए । (हेर बु. रा. भा-१, पृ. ४१४: ओटुद्ध लिच्छवी ।) (१४) भगवान् उहाँ बसिरहनु भएको बेलामा एकदिन भगवान्‌ले आयुष्मान् आनन्दसंग—“सङ्खको क्षणा दुंगियो कि दुंगिएको छैन ?” भनी सोधनुहुँदा आयुष्मान् आनन्दले “दुंगिएको छैन” भनी उत्तर दिनुभएको थियो । अनि भगवान्‌ले त्यसबछत—“कुनै पनि सङ्खको क्षणा तिमीले र सारिपुत्रमौद्रगलयायनले सुलक्षाउन सक्नुपर्छ” भनी भन्नुपर्यो । (अ. नि-४, पृ. २५४: सङ्खभेदकसुत्त, आपत्तिभयवग्गो ।) यसबछत आयुष्मान् बाहिय र आयुष्मान् अनुरुद्ध पनि उहाँ हुनुहुन्थ्यो । (१५) एक समय भगवान्‌का साथ आयुष्मान् अनुरुद्ध उहाँ

हुनुहुन्थयो । अनि आयुष्मान् अनुरुद्धकहाँ अनेक मनापकायिका देवताहरू आएका थिए । त्यस पछि आयुष्मान् अनुरुद्धले भगवान्संग “कति गुणले युक्तहुने स्त्रीहरू मनापकायिका देव-लोकमा उत्पन्न हुन्थन् ?” भनी प्रश्न सोधां “आठगुणले युक्तहुने स्त्रीहरू मनापकायिका देवलोकमा उत्पन्न हुनसक्छन्” भनी भगवान्ले भनुभयो । (अं. नि-८, पृ. ३५८ः अनुरुद्धसुत्त, उपोसथवग्गो । )

बुद्धको अलावा अरु श्रावकहरू पनि घोषिताराममा बसेका कुराहरू अनेक सूत्रहरूमा पाइन्थन् । जस्तै—

(१) एक समय आयुष्मान् आनन्द घोषिताराममा बसिरहनुभएको बेलामा एउटी भिक्षुणीले आयुष्मान् आनन्दलाई हेने इच्छा गरी आफू बिरामी नभइकन पनि ‘बिरामी भए’ भनी आयुष्मान् आनन्दलाई बोलाउन पठाएकी थिइन् । अनि आयुष्मान् आनन्द आई उपदेश सुनाए-पछि सो भिक्षुणीले आफ्नो अपराधलाई स्वीकार गरिन् । (अं. नि-४, पृ. १५३ः भिक्खुनीसुत्त, इन्द्रियवग्गो । )

(२) घोषिताराममा बसिरहनुभएका आयुष्मान् आनन्दकहाँ आएका केही व्यक्तिहरू—

घोषित गृहपति । जसको कुरा अगाडि अनुदित भएको छ । (सं. नि. III. पृ. १०५ः घोसितसुत्त, सलायतन-संयुत्त । ) उणाभ (=ऊणाभ) ब्राह्मण । (हेर बु. बा.

मा-१, पृ. ११३)। आजीवक श्रावक गृहपति । यिनले आयुष्मान् आनन्दसंग “कसको धर्म सु-आख्यात छ ?” को सु-प्रतिपन्न छ ? र को लोकमा सु-कृत्य छ ?” भन्ने प्रश्नहरू सोधेका थिए । (अं नि-३, पृ. २०९: आजीवकसुत्त, आनन्दवग्गो ।) त्यसेहरी एकदिन आयुष्मान् आनन्दकहाँ आउनु भएका भद्रजीसँग आयुष्मान् आनन्दले “दर्शनहरूमध्ये श्रेष्ठ दर्शन कुन् हो ? श्रवणहरूमध्ये श्रेष्ठ श्रवण कुन् हो ? सुखहरूमध्ये श्रेष्ठ सुख कुन् हो ? संज्ञाहरूमध्ये श्रेष्ठ संज्ञा कुन् हो ? र भावना-हरूमध्ये श्रेष्ठ भावना कुन् हो ?” भनी सोधनुभई पछि आफैले यसको उत्तर बताउनु भएको थियो । (अं. नि-५, पृ. ४४८: भद्रजिसुत्त, आघातवग्गो ।) एकदिन आयुष्मान् उदायीले आयुष्मान् आनन्दसंग यस्तो सोधे—“आवुसो आनन्द ! जस्तै भगवान्ले यो शरीरलाई अनात्म भनी बताउनु भएको छ त्यस्तेहरी विज्ञानलाई पनि अनात्म भनी बताउन सकिन्दै के ?” (सं. नि. III, पृ. १५०: उदायीसुत्त, सलायतनसंयुत्त ।) अर्को पटक आयुष्मान् उदायीले पञ्चालचण्ड देवपुत्रले भनेका गाथाको अर्थ आयुष्मान् आनन्दसंग सोधेका थिए । (अं. नि-९, पृ. ८३: सम्बाधसुत्त, सामञ्ज्रवग्गो ।)

(३) एक समय आयुष्मान् आनन्द र आयुष्मान् कामभू घोषिताराममा बसिरहनुभएको बेलामा आयुष्मान् कामभूले आयुष्मान् आनन्दसंग “चक्र रूपको संयोजन हो के ?...” भन्ने आदि प्रश्नहरू सोधेका थिए । (सं. नि. III.

पृ. १५०: कामभूसुत्तं, सलायतनसंयुत्तं । ) (४) यसे विहारमा बसिरहनु भएको वेलामा आयुष्मान् आनन्दले 'युगनन्धसूत्र' को उपदेश गर्नुभएको थियो । (अ. नि-४, पृ. १६६: युगनन्ध-सुत्तं, पटिपदावगो । ) (५) आयुष्मान् छञ्जलाई सङ्घद्वारा दिइएको ब्रह्मदण्डको सूचना आयुष्मान् छञ्जलाई आयुष्मान् आनन्दले यसे विहारमा बसिरहनुभएको वेलामा दिनुभएको थियो । (चुल्ल. व. पा. पृ. ४१४: छन्नेब्रह्मदण्डारोपनं । )

बुद्ध तथा आयुष्मान् आनन्द बाहेक अरु शावकहरू पनि घोषिताराममा बसेका कुराहरू सूत्रहरूमा पाइन्छन् । त्यसमध्ये केही—

(१) एक समय आयुष्मान् पिण्डोल भारद्वाज घोषिताराममा बसिरहनुभएको वेलामा राजा उद्देनले बहाँसँग—“किन तरुण बैशंसै मानिसहरू भिक्षु भएका हुन् ? ...” भन्ने प्रश्न सोधेका थिए । (हेर बु. रा. भा-१, पृ. ४३५: तरुण भिक्षुहरू । ) (२) एक समय आयुष्मान् मुसिल, आयुष्मान् पविट्ठ, आयुष्मान् नारद र आयुष्मान् आनन्द घोषिताराममा बसिरहनुभएको थियो । त्यस समय आयुष्मान् पविट्ठले आयुष्मान् मुसिलसँग प्रश्नहरू सोधेका थिए । (सं. नि. II, पृ. ९८: कोसम्बिसुत्तं, निदानसंयुत्तं । ) (३) एक समय आयुष्मान् उपवान र आयुष्मान् सारिपुत्र त्यहाँ बसिरहनु भएकोथियो । अनि आयुष्मान् सारिपुत्रले आयुष्मान्

उपवानसंग “प्रत्यक्षरूपले मनस्कार गर्दा सप्तबोधज्ञ सुख-  
विहारकोनिमित्त हुन्छ भन्ने कुरा आहाङ्क कि छैन ?” भनी  
प्रश्न सोच्नु भएको थियो । (सं. नि. IV. पृ. ७१: उपवानसुत्त,  
बोज्ज्ञसंयुत्त ।) (४) एक समय घोषिताराममा केही  
भिक्षुहरू बसिरहेका थिए । त्यस बहुत आयुष्मान् खेमक  
घोषितारामबाट एक गाउत टाढा रहेको बदरिकाराममा  
विरामी थिए । अनि घोषिताराममा बसिरहेका भिक्षुहरूले  
आयुष्मान् दासकलाई वहाँको स्वास्थ्यको बारेमा सोधपूछ  
गर्न पठाएका थिए । अन्तमा आयुष्मान् खेमक स्वयं घोषिता-  
राममा आई त्यहाँका भिक्षुहरूलाई उपदेश गरी अरहत् फलमा  
प्रतिष्ठित गराएर ओफु चनि अरहत् भएका थिए । (सं. नि.  
II. पृ. ३४६: खेमकसुत्त, खन्धकवर्गमे ।)

Dhamma.Digital

यसको अतिरिक्त— (१) कोसम्बिय वा कोसम्बकसुत्तं  
(म. नि. I. पृ. ३९३, अ. क. II. पृ. ३२४); (२) जातिय-  
सुत्तं (दी. नि. I. पृ. १३६, अ. क. I. पृ. २२४); (३)  
सन्दकसुत्तं (म. नि. II. पृ. २११, अ. क. III. पृ. १५२);  
(४) उपविकलेससुत्तं (म. नि. II. पृ. २२१, अ. क. IV.  
पृ. १३५); (५) सेषसुत्तं (सं. नि. IV. पृ. १९८, अ. क.  
III. पृ. १९६); (६) वल्हधम्मजातकं (जा. अ. क. III.

१. हेर बु. रा. भा-१, पृ. ४१९: राजा उदेन ।

पृ. २७४, नं. ४०९); (७) कोसम्बजातकं (जा. अ. क. IV.  
पृ. ७, नं. ४२८); र (८) सुरापानजातकं (जा. अ. क. I.  
पृ. ३०८, नं. ८१) आदि पनि घोषिताराममै बसिरहनुभएको  
बेलामा भगवान्ले उपदेश गर्नु भएको हो ।



स्वयम्भू, काठमाडौं स्थात  
आनन्द कुटी विहार शुभेको  
तर्फबाट मैत्रीरूप उत्तम ।

## मूल सूत्र—

### १—धातुनानात्व

एक समय आयुष्मान् आनन्द कौशम्बीको घोषिताराममा बसिरहनुभएको थियो<sup>१</sup> । अनि घोषित गृहपति जहाँ आयुष्मान् आनन्द हुनुहुन्थो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् आनन्दलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका घोषित गृहपतिले आयुष्मान् आनन्दलाई यस्तो भने—

“भन्ते आनन्द ! ‘धातुनानात्व, धातुनानात्व’ भनी भन्दछन् । भन्ते ! धातुनानात्वको सम्बन्धमा भगवान्ले के कसरी बताउनु भएको छ ?”

(१) “a. गृहपति ! चक्षुधातु छ, मनपर्ने रूप पनि छ, सुख-वेदनीय चक्षुविज्ञान पनि छ । स्पर्शको कारणद्वारा सुखवेदना उत्पन्न हुन्छ । b. गृहपति ! चक्षुधातु छ, मनपर्ने रूप पनि छ, दुःखवेदनीय

१. सं. नि. III. पृ. १०५: घोसितमुत्तं, सलायतनसंयुतं, अ. क. III.

पृ. २८.

चक्षुविज्ञान पनि छ । स्पर्शको कारणद्वारा दुःखवेदना उत्पन्न हुन्छ ।  
 C. गृहपति ! चक्षुधातु छ, उपेक्षावेदनीय मनपने रूप पनि छ, अदुःख-  
 असुखवेदनीय चक्षुविज्ञान पनि छ । स्पर्शको कारणद्वारा अदुःखअसुख-  
 वेदना उत्पन्न हुन्छ ।

(२) “a. गृहपति ! श्रोतधातु छ, मनपने शब्द पनि छ, सुख-  
 वेदनीय श्रोतविज्ञान पनि छ । स्पर्शको कारणद्वारा सुखवेदना उत्पन्न  
 हुन्छ । b. गृहपति ! श्रोतधातु छ, मननपने शब्द पनि छ, दुःखवेदनीय  
 श्रोतविज्ञान पनि छ । स्पर्शको कारणद्वारा दुःखवेदना उत्पन्न हुन्छ ।  
 C. गृहपति ! श्रोतधातु छ, उपेक्षावेदनीय मनपने शब्द पनि छ, अदुःख-  
 असुखवेदनीय श्रोतविज्ञान पनि छ । स्पर्शको कारणद्वारा अदुःखअसुख-  
 वेदना उत्पन्न हुन्छ ।

(३) “a. गृहपति ! द्राणधातु छ, मनपने गन्ध पनि छ, सुख-  
 वेदनीय द्राणविज्ञान पनि छ । स्पर्शको कारणद्वारा सुखवेदना उत्पन्न  
 हुन्छ । b. गृहपति ! द्राणधातु छ, मननपने गन्ध पनि छ, दुःखवेदनीय  
 द्राणविज्ञान पनि छ । स्पर्शको कारणद्वारा दुःखवेदना उत्पन्न हुन्छ ।  
 C. गृहपति ! द्राणधातु छ, उपेक्षावेदनीय मनपने गन्ध पनि छ, अदुःख-  
 असुखवेदनीय द्राणविज्ञान पनि छ । स्पर्शको कारणद्वारा अदुःखअसुख-  
 वेदना उत्पन्न हुन्छ ।

(४) “a. गृहपति ! जिह्वाधातु छ, मनपने रस पनि छ, सुख-  
 वेदनीय जिह्वाविज्ञान पनि छ । स्पर्शको कारणद्वारा सुखवेदना उत्पन्न  
 हुन्छ । b. गृहपति ! जिह्वाधातु छ, मननपने रस पनि छ, दुःखवेदनीय

जिह्वाविज्ञान पनि छ । स्पर्शको कारणद्वारा दुःखवेदना उत्पन्न हुन्छ ।  
 C. गृहपति ! जिह्वाधातु छ, उपेक्षावेदनीय मनपने रस पनि छ, अदुःख-  
 असुखवेदनीय जिह्वाविज्ञान पनि छ । स्पर्शको कारणद्वारा अदुःखअसुख-  
 वेदना उत्पन्न हुन्छ ।

(५) “a. गृहपति ! कायधातु छ, मनपने स्पर्श पनि छ, सुख-  
 वेदनीय कायविज्ञान पनि छ । स्पर्शको कारणद्वारा सुखवेदना उत्पन्न  
 हुन्छ । b. गृहपति ! कायधातु छ, मननपने स्पर्श पनि छ, दुःखवेदनीय  
 कायविज्ञान पनि छ । स्पर्शको कारणद्वारा दुःखवेदना उत्पन्न हुन्छ ।  
 C. गृहपति ! कायधातु छ, उपेक्षावेदनीय मनपने स्पर्श पनि छ, अदुःख-  
 असुखवेदनीय कायविज्ञान पनि छ । स्पर्शको कारणद्वारा अदुःखअसुख-  
 वेदना उत्पन्न हुन्छ ।

(६) “a. गृहपति ! मनधातु छ, मनपने मनको विषय (=धर्म)  
 पनि छ, सुखवेदनीय मनविज्ञान पनि छ । स्पर्शको कारणद्वारा सुखवेदना  
 उत्पन्न हुन्छ । b. गृहपति ! मनधातु छ, मननपने मनको विषय पनि छ,  
 दुःखवेदनीय मनविज्ञान पनि छ । स्पर्शको कारणद्वारा दुःखवेदना उत्पन्न  
 हुन्छ । C. गृहपति ! मनविज्ञान छ, उपेक्षावेदनीय मनपने मनको विषय  
 पनि छ, अदुःखअसुखवेदनीय मनविज्ञान पनि छ । स्पर्शको कारणद्वारा  
 अदुःखअसुखवेदना उत्पन्न हुन्छ ।

१. यस सूत्रमा तेइस (२३) धातुका कुराहरू बताइएका छन् ।  
 जस्तै—

(१) चक्षुप्रसादरूपी चक्षुधातु, (२) त्यसले आरम्मण

‘गृहपति ! मगवान्‌से धातुनानात्वको सम्बन्धमा यसरी बताउनु भएको छ ।’

---



मनै रूपधातु, (३) चक्रविज्ञानधातु र (४) सहजात तीन स्कन्ध-  
रूपी धर्मधातु । यसरी पञ्चद्वारहरूमध्येमा प्रत्येकद्वारमा यी चार  
चार धातुहरू जोडदा बीस (२०) धातुहरू हुन्नन् ।

मनद्वारमा संग्रहित हुने — (१) आवर्जन चित्तरूपी मन-  
धातु, (२) आरम्भण र हृदयवस्तुरूपी धर्मधातु तथा (३) हृदय-  
वस्तुमा आश्रित भएको मनविज्ञानधातु । यी तीन धातुहरू र माथि  
बञ्चेन्द्रियमा हुने बीस धातुहरू समेत गरी जम्मा तेइस (२३)  
धातुहरूका कुरा यस सूत्रमा देखाइएका छन् भनी सं. नि. अ. क.  
III. पृ. २८-२९: घोसितमुत्तवण्णना, गहपतिवग्गोत्तियले उल्लेख  
गरेको छ ।

## १४. चण्ड गामणी

### परिचय

यी चण्ड गामणीको नाम कसले राखेको होइन बर्त्तिक धर्म-संप्राहकहरूले राखेको नाम हो भनी संयुक्तनिकायटुकथाले<sup>१</sup> उल्लेख गरेको छ ।

भगवान् श्रावस्तीमा बसिरहनु भएको वेलामा एकदिन वहाँकहाँ गई कस्तालाई 'चण्ड' र कस्तालाई 'सुशीत्य' भन्दछन् भनी यिनले प्रश्न सोधेका थिए । अनि भगवान्‌ले यिनलाई "जसले कोप गर्छ र गराउँछ उसलाई 'चण्ड' र जसले कोप गर्दैन र गराउन उसलाई 'सुशीत्य' भन्दछन्" भनी उत्तर दिनुभएको थियो । जुन कुरा अगाडिको मूल सूत्रमा अनुदित भएको छ ।

x

x

x

---

१. सं. नि. अ. क. III. पृ. ९९: चण्डसुत्तवण्णना, गामणिसंयुक्तं ।

## केही चण्ड नामहरू

- (१) **चण्ड (गामणी)**—यो चण्ड गामणी आवस्तीवासी हुन् । यिनके कुरा यहाँ उल्लेख गरिएको छु ।
- (२) **चण्ड (पञ्चाल)**—हेर पञ्चालचण्ड । बु. रा. भा-१, पृ. ३७२.
- (३) **चण्ड (काली)**—यो चण्डकाली एक मिक्षुणी हुन् । यिनी कणडालु थिइन् । यिनी युलनन्दा मिक्षुणीका साथ बस्दथिन् । पाचि. पा. पृ. ३०७: वनुत्थसङ्घाविसेसो, मिक्षुनिविभज्ञो ।
- (४) **चण्ड (पञ्जोत)**—यो चण्डपञ्जोत<sup>१</sup> (=चण्डप्रदधोत) राजा अवन्तीको उज्जेनका राजा हुन्<sup>२</sup> । यिनकी छोरी वासुलदत्ता उदेन राजाकी एक महिली थिइन्<sup>३</sup> । यिनी बिम्बिसार राजाका एक मित्र थिए<sup>४</sup> । बिम्बिसार राजाले जीवक वैदथलाई पठाई यिनको औषधी गराउन लगाएका थिए<sup>५</sup> ।

१. पर्ण. सू. IV. पृ. ४९: गोपकमोगल्लानमुत्तवण्णना ।

२. हेर बु. रा. भा-१, पृ. ४२२: राजा उदेन ।

३. हेर बु. रा. भा-१, पृ. ४२३: राजा उदेन ।

४. हेर बु. रा. भा-१, पृ. ४२२: राजा उदेन ।

५. हेर. बु. गृ. भा-१, पृ. ३७९: जीवक वैदय ।

[२५२]

बुद्धकालीन गृहस्थीहरू

मूल सूत्रमा यिनलाई ‘पङ्गोत’ (= प्रवधोत) मने  
मात्र उल्लेख भएको छ । अटुकथामा चाहि पूरा नाम दिवै  
‘चण्ड पङ्गोत’ (= चण्ड प्रदयोत) मनी लेखेको छ ।  
यसभन्दा अधिका बुद्धकालीन ग्रन्थहरूमा भूलले ‘चन्द्रप्रदोत’  
मनी छापिएका छन् ।

(५) चण्ड (सुत्तं)—यो सूत्र संयुतनिकायमा छ । यो सूत्रमा  
चण्ड गामणीले बुद्धसेंग ‘कसलाई चण्ड भन्दछन् ?’ मने प्रश्न  
सोधेका कुराहरू छन् । यसको अनुवाद यहाँ अगाडि गरिदिएको  
छु । सं. नि. III. पृ. २७१: गामणिसंयुतं, अ. क. III.  
पृ. ९९.

x

x

x

## मूल सूत्र—

### १—कसरी ‘चण्ड’ हुन्छ ?

आवस्तीमा<sup>१</sup> ।

अनि चण्ड गामणी<sup>२</sup> जहाँ भगवान् हनुहन्थो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवानूलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका चण्ड गामणीले भगवानूलाई यस्तो भने—

“भन्ते ! के हेतु, के प्रत्यय हो जसले गर्दा यहाँ कसैलाई ‘चण्ड, चण्ड’ भनी भन्दछन् ? भन्ते ! के हेतु, के प्रत्यय हो जसले गर्दा यहाँ कसैलाई ‘सुशील्य, सुशील्य’ भनी भन्दछन् ?”

“गामणी ! यहाँ कसैको राग प्रहीण भएको हुन्न । राग प्रहीण नभएको कारणले गर्दा अर्कालाई कोप गराउँछ र अकाले कोप गराउँदा

१. सं. नि. III. पृ. २७१: चण्डसुत्तं, गामणिसंयुत्तं, अ. क. III.  
पृ. ९९.


२. धर्मसंग्राहकहरूले ‘चण्ड’ भनी नामकरण गरेका एक गामणी ।  
सं. नि. अ. क. III. पृ. ९९: चण्डसुत्तवण्णना, गामणिसंयुत्तं ।

(आफूले पनि) कोप गर्छ । त्यस्तालाई ‘चण्ड’ भनी भन्दछन् । द्वेष प्रहीण भएको हुन्न । द्वेष प्रहीण नभएको कारणले गर्दा अर्कालाई कोप गराउँछ र अकालि कोप गराउँदा (आफूले पनि) कोप गर्छ । त्यस्तालाई ‘चण्ड’ भनी भन्दछन् । मोह प्रहीण भएको हुन्न । मोह प्रहीण नभएको कारणले गर्दा अर्कालाई कोप गराउँछ र अकालि कोप गराउँदा (आफूले पनि) कोप गर्छ । त्यस्तालाई ‘चण्ड’ भनी भन्दछन् । गामणी ! यही हेतु, यही प्रत्यय हो जसले गर्दा यहाँ उसलाई ‘चण्ड, चण्ड’ भनी भन्दछन् ।

“गामणी ! यहाँ कसैको राग प्रहीण भएको हुन्छ । राग प्रहीण भएको कारणले गर्दा अर्कालाई कोप गराउन र अकालि कोप गराउँदा पनि (आफूले) कोप गर्दैन । त्यस्तालाई ‘सुशील्य’ भनी भन्दछन् । द्वेष प्रहीण भएको हुन्छ । द्वेष प्रहीण भएको कारणले गर्दा अर्कालाई कोप गराउन र अकालि कोप गराउँदा पनि (आफूले) कोप गर्दैन । त्यस्तालाई ‘सुशील्य’ भनी भन्दछन् । मोह प्रहीण भएको हुन्छ । मोह प्रहीण भएको हुन्छ । मोह प्रहीण भएको कारणले गर्दा अर्कालाई कोप गराउन र अकालि कोप गराउँदा पनि (आफूले) कोप गर्दैन । त्यस्तालाई ‘सुशील्य’ भनी भन्दछन् । गामणी ! यही हेतु, यही प्रत्यय हो जसले गर्दा यहाँ उसलाई ‘सुशील्य, सुशील्य’ भनी भन्दछन् ।”

यस्तो भन्नुहुँदा चण्ड गामणीले भगवान्लाई यस्तो भने—  
“धन्यहो, भन्ते ! धन्यहो, भन्ते !! जस्तै भन्ते ! घोष्टेकोलाई उत्तानो पारिदिवा वा... भगवान्ले खलाई अनेकप्रकारले धर्म प्रकाश पारिदिनु

अयो ! भन्ते ! अब म भगवान्‌को शरणमा पछु, धर्म र भिक्षुसङ्गको पनि । आजदेखि भगवान्‌ले मलाई आजीवन शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् ।”



## १५. चम्पावासी उपासकहरू

### परिचय

बुद्धका समयका ६ वटा प्रमुख महानगरहरूमध्ये चम्पानगर पनि योटा हो<sup>१</sup>। यस नगरमा एक रमणीय गगरा भन्ने पुष्करिणी थियो। यस पुष्करिणीको आसपासमा विहार पनि थियो। जसमा बुद्ध भगवान् बसिरहनुभएको थियो। त्यसेले अगाडिको सूत्रमा 'गगरा पुष्करिणीको तीरमा बस्नुभएको थियो' भनी उल्लेख भएको हो। सारिपुत्र महास्थविर पनि भगवान्सँग त्यहाँ बसिरहनुभएको थियो। त्यस नगरमा धेरै श्रद्धालु उपासकहरू पनि थिए। उनीहरू सारिपुत्र महास्थविर प्रति विशेष विश्वस्त थिए। त्यसेले एकदिन उनीहरू बुद्धको श्रीमुखबाट उपदेश नसुनेको धेरेदिन भइसक्यो भन्दै सारिपुत्र महास्थविरकहाँ गएका हुन्। अनि वहाँले उनीहरूलाई बुद्धकहाँ एक उपोसथको दिनमा लेजानु भयो र उनीहरूको निमित्त उपयुक्त हुनेगरी

१. हेर दी. नि. II. पृ. ११३: महापरिनिब्बानसुतं अथवा बु. रा. भा-१, पृ. १२५ मा।

भगवान्‌को श्रीमुखबाट उपदेश मुनाउने विचारले त्यसब्खत वहाँले  
बुद्धसँग त्यस किसिमले प्रश्न सोधनुभयो जसबाट बुद्धले उनीहरूकोनिमित्त  
उपयुक्त हुनेगरी उपदेश दिन सक्नुहुन्थ्यो ।

सारिपुत्र महास्थविरको प्रश्नको उत्तरमा बुद्ध भगवान्‌ले  
सातकिसिमका दानका कुराहरूको बारेमा उपदेश दिनुभयो । जुन कुरा-  
हरू यहाँ अगाडि अनुदित मूल सूत्रमै प्रष्टसँग उल्लेख भएका छन् ।



Dhamma.Digital

## मूल सूत्र—

### १—कस्तो दान महत्फलदायी हुन्छ ?

एक समय भगवान् चम्पारिति<sup>१</sup> गगरा पुष्करिणीको तीरमा बस्नुभएको थियो<sup>२</sup> ।

अनि धेरे चम्पावासी उपासकहरू जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुणेषष्ठि आयुष्मान् सारिपुत्रलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका चम्पावासी उपासकहरूले आयुष्मान् सारिपुत्रलाई यस्तो विन्ति गरे—

“भन्ते ! भगवान् को सम्मुखबाट हामीले धार्मिक कथा न सुनेको धेरेदिन भइसक्यो । भगवान् को सम्मुखबाट हामीले धर्मका कुराहरू सुन्न पाए बेश हुने थियो ।”

- 
१. चम्पा भन्ने नगर वर्तमान समयमा कहाँ पर्छ भन्ने कुरा लेखकको बु. रा. पृ. ६७ को पादटिप्पणीमा उल्लेख गरिएको छ ।
  २. अ. नि-७, पृ. १९७: दानमहफ्लसुत्तं, महायज्ञवग्गो, अ. क. II.  
पृ. ७१६.

“आवुसो ! त्यसोभए उपोसथ (=पूर्णिमा) को दिनमा आउनुहोस् । अबश्य पनि भगवान्‌को सम्मुखबाट धर्मका कुराहरू सुन्न पाउनु हुनेछ ।”

“अन्ते ! हवस्” भनी चम्पाबासी उपासकहरू आयुष्मान् सारिपुत्रलाई प्रथयुत्तरदिई आसनबाट उठी आयुष्मान् सारिपुत्रलाई अभिवादन तथा प्रदक्षिणा गरी फक्केर गए ।

अनि चम्पाबासी उपासकहरू उपोसथको दिनमा जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रलाई अभिवादन गरी एक छेउमा बसे । अनि आयुष्मान् सारिपुत्र ती उपासकहरूसंगे जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् सारिपुत्रले भगवान्‌लाई यस्तो विन्ति गर्नुभयो—

(क) “अन्ते ! यहाँ हुनसब्द्ध के त्यस्तै ने दिएको दानको फलले कसैलाई न महत्कलदायी दुन्ध, न त महानिसंस ने ? अन्ते ! यहाँ हुनसब्द्ध के त्यस्तै ने दिएको दानको फलले कसैलाई महत्कलदायी दुन्ध महानिसंस पनि ?”

“सारिपुत्र ! हुनसब्द्ध यहाँ त्यस्तै ने दिएको दानको फलले कसैलाई न महत्कलदायी दुन्ध न त महानिसंस नै; सारिपुत्र ! हुनसब्द्ध यहाँ त्यस्तै ने दिएको दानको फलले कसैलाई महत्कलदायी पनि दुन्ध महानिसंस पनि ।”

(ख) “भन्ते ! के हेतु, के प्रत्यय होला जसले गर्दा यहाँ त्यस्तै नै दिएको दानको फलले कसैलाई महत्कलदायी पनि हुन्न र महानिसंस पनि हुन्न ? भन्ते ! के हेतु, के प्रत्यय होला जसले गर्दा यहाँ त्यस्तै नै दिएको दानको फलले कसैलाई महत्कलदायी पनि हुन्न महानिसंस पनि ?”

१—“सारिपुत्र ! कसैले सापेक्षीभई दानदिन्छ र प्रतिबद्ध चित्त लिई दानदिन्छ—‘यो परलोकमा परिभोग गर्नेछु’ भन्ने विचार लिई निधान गर्ने (डियोजित गर्ने) आशाले दानदिन्छ । उसले श्रमण-लाई वा ब्राह्मणलाई अन्न, पान, वस्त्र, धान, माला-गन्ध-बिलेपन अथवा सुन्ने बस्ने तथा प्रदीपादि वस्तुहरू दानदिन्छ । सारिपुत्र ! के त यहाँ कसैले यस्तो दान दिनसक्छ त ? यसमा तिमी के भन्दौ ?”

“भन्ते ! सक्छ ।”

“सारिपुत्र ! यहाँ जसले सापेक्षीभई दानदिन्छ, प्रतिबद्ध चित्त लिई दान दिन्छ -- ‘यो परलोकमा परिभोग गर्नेछु’ भन्ने विचार लिई निधान गर्ने आशा लिई दान दिन्छ र उ त्यो दानदिई कायदाडी मृत्यु पछि चातुर्महाराजिक देवताहरूको सहवासमा उत्पन्न हुन्छ । उ त्यो कर्म (=कर्मफल), त्यो ऋद्धि<sup>१</sup> (=विपाक ऋद्धि), त्यो यश

१. ‘ऋद्धि’ शब्दको अर्थ हो—सिद्ध हुनु, सफल हुनु र इच्छागरेको काम पूरा हुनु आदि । ऋद्धि दम्भ प्रकारका छन् भन्ने कुरा बु. रा. भा-१, पृ. ६३ को पादटिप्पणीमा उल्लेख गरिसकेको छ । त्यसमध्ये यहाँ

‘विपाक-ऋद्धि’ लाई ‘ऋद्धि’ भनिएको हो । अं. नि. अ. क. II.

पृ. ७१६.

दश प्रकारका ऋद्धिहरूको बारेमा जुन कुराहरू बु. रा. पृ. ६३-६४ को पादटिप्पणीमा उल्लेख भएका छन् त्यस सम्बन्धमा ती ऋद्धिहरूको परिभाषा कस्तारहेछन् भन्ने बारेका कुराहरू यहाँ उल्लेख गरिदिएको छु ।

(१) अधिष्ठान-मृद्धि भनेको—कुनै ऋद्धिमय-ध्यान-लाभी भिक्षुले आफूले इच्छागरे अनुसार ‘यस्तो होस्’ भनी चित्ताएको कुरा सिद्धहुनु हो । यसको परिभाषा पटि. म. पा. पृ. ४६९ मा यसरी दिइएको छ—

“कतमा अधिष्ठान इद्धि ? इधि भिक्खु अनेक विहितं इद्धिविधं पञ्चनुभोति—एको पि हुत्वा बहुधा होति, बहुधा पि हुत्वा एको होति,...याव ब्रह्मलोका पि कायेन वसं वत्तेति ।” अर्थात्—अधिष्ठान ऋद्धि भनेको कस्तो हो ? यहाँ भिक्षु एक भएर पनि अनेक हुन्छ र अनेक भएर पनि एक हुन्छ,...ब्रह्मलोकसम्मलाई पनि शरीरद्वारा वशमा राख्छ । जस्तै—चूल्पन्थ महास्थविरले छै । (थेर. गा. अ. क. पृ. ५१७; पटि. म. अ. क. पृ. ४८३; धम्म. प. अ. क. पृ. १२०.)

(२) विकुञ्जन-मृद्धि भनेको—प्रकृति रूपलाई छाडी

विविधाकारले अरू रूपहरू धारण गर्नसक्नु हो । पटि. म. पा. पृ.  
४७३ अनुसार यसको परिभाषा यसरी उल्लेख गरिएको छ—

“कतमा विकुब्बना इद्धि ? सिखिस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स अभिभू नाम सावको ब्रह्मज्ञोके ठितो महस्सिलोक-धातु सरेन विज्ञापेसि । सो दिस्समानेन पि कायेन धर्मं देसेति, अदिस्स मानेन पि...। सो पक्तिवर्णं विजहित्वा कुमारकवर्णं वा दस्सेति,...सीहवर्णं वा दस्सेति,...विविधम्पि सेनाब्यूहं दस्सेती’ ति — अयं विकुब्बना इद्धि । अर्थात्—विकुब्बन-ऋद्धि भनेको कुनचार्हि हो भने—भगवान् सिखि बुद्धका पालामा अभिभू भने वर्हाका श्रावकले ब्रह्मलोकमा बसी सहस्र लोकधातुलाई आफ्नो स्वर सुनाउनुभयो । वर्हाले शरीर देखिने गरेर पनि न देखिने गरेर पनि धर्मदेशना गर्नुभयो...। वर्हाले आफ्नो प्रकृति रूप छाडी कुमारक रूप...सिह रूप तथा विविध सेनाब्यूह आदि देखाउनु भयो—यसै-साई विकुब्बन-ऋद्धि भन्दछन् ।

( ३ ) मनोमय-ऋद्धि भनेको के हो भने—चित्तसहित इन्द्रिय सम्पन्न रूप देखाउनु हो । यस सम्बन्धमा पटि. म. पा. पृ.  
४७३ मा यसरी उल्लेख भएको छ—

“कतमा मनोमया इद्धि ? इध भिक्खु इमम्हा काया अञ्चं कायं अभिनिम्मिनाति रूपि मनोमयं सब्बङ्गपञ्चञ्जि अही-निन्द्रियं ।...अयं मनोमया इद्धि ।” अर्थात्—कुनचार्हि मनोमय

ऋद्धि हो भने—यहाँ भिक्षु यस शरीरबाट अर्को शरीर निर्माण गर्छ—रूप सम्पन्न सबै इन्द्रियहरू भएको । यसैलाई मनोभय ऋद्धि भन्दछन् ।

(४) ज्ञानविस्फार-ऋद्धि भनेको के हो भने—ज्ञानलाई फैलाउन सक्ने ऋद्धि हो । जस्तै—“अनिच्चानुपस्सनाय निच्च-सञ्जाय पहानटो इज्जती ति—ब्राणविष्फार इद्धि ।” पटि. म. पा. पृ. ४७४; अर्थात्—अनित्यानुपश्यनाद्वारा नित्यसंज्ञालाई हटाउने काम सफल हुने भएकोले यसलाई ज्ञानविस्फार ऋद्धि भनिएको हो । बाकुल वा बाकुल स्थविर जस्तै, (पटि. म. अ. क. पृ. ४९१; थेर. गा. अ. क. पृ. ३४४); संकिच्च स्थविर जस्तै र (पटि. म. अ. क. पृ. ४९३; थेर. गा. अ. क. पृ. ५३३; धम्म. प. अ. क. पृ. ३३०); भूतपाल स्थविर जस्तै (पटि. म. अ. क. पृ. ४९३; थेर. गा. अ. क. पृ. ४९३) ।

(५) समाधि विस्फार-ऋद्धि भनेको के हो भने—समाधि फैलाउन सक्ने ऋद्धि । “पठमेन कानेन नीवरणानं पहानटो इज्जती’ ति—समाधि विष्फार इद्धि ।...” पटि. म. पा. पृ. ४७४; अर्थात्—प्रथम ध्यानद्वारा नीवरणादि हटाउनमा सफलता पाउने भएकोले समाधि विस्फार-ऋद्धि भनिएको हो । सारिपुत्र महा-स्थविरमा समाधिविस्फार-ऋद्धि थियो (म. नि. I. पृ. ४०७; पटि. म. अ. क. पृ. ४९६); त्यस्तैगरी खाणुकोण्डब्ब स्थविरमा

पनि समाधिविस्फार-ऋद्धि थियो (पटि. म. अ. क. पृ. ४९६; धम्म. प. अ. क. पृ. ३३६); उत्तरा उपासिकामा पनि समाधि-विस्फार ऋद्धि थियो (हेर बु. म. पृ. २६६-३०१); श्यामावती-मा पनि समाधिविस्फार-ऋद्धि थियो (हेर बु. म. पृ. २२०-६५)।

(६) आर्य-ऋद्धि भनेको श्रेष्ठ ऋद्धि हो । यस सम्बन्धमा पटि. म. पा. पृ. ४७५ मा यसप्रकार उल्लेख भएको छ—

“कतमा अरिया इद्धि ? इध भिक्खु सचे आकर्ष्णति—‘पटिकूले अप्पटिकूलं विहरेयं ति, अप्पटिकूलसञ्ची तत्थ विहरति ।...उपेक्खको तत्थ विहरति सतो सम्पज्जानो ।’” अर्थात्—यहाँ यदि भिक्षुले प्रतिकूल विषयमा अप्रतिकूल भई विहार गर्न चाहन्छ भने—अप्रतिकूल संज्ञी भई विहार गर्न सक्छ ।...स्मृति सम्पज्जानी भई त्यहाँ उपेक्षी भई बस्छ ।

(७) कर्मविपाकज-ऋद्धि भनेको कर्मफलद्वारा सिद्ध हुने कुरा । यस सम्बन्धमा पटि. म. पा. पृ. ४७६ मा यसरी उल्लेख भएको छ—

“कतमा कर्मविपाकज-इद्धि ? सब्बेसं पक्खीनं, सब्बेसं देवानं, एकच्चानं मनुस्सानं, एकच्चानं विनिपातिकानं । अयं कर्मविपाकज-इद्धि ।” अर्थात्—कर्मविपाकज-ऋद्धि भनेको कस्तो हो भने—ध्यानादिको प्रभाव नभएता पनि सबै पक्षीहरू आकाशमा उडेर जान सक्छन्, सबै देवताहरू पनि ध्यानादिको प्रभाव विनान्।

आकाशमा जान सबछन्, उनीहरू प्रकट पनि हुनसबछन् लोप पनि हुनसबछन्; केही प्रथम कल्पका मनुष्यहरू, विनिपातिक यक्ष प्रेतादि सत्वहरू तथा नागमुपर्णादिहरू पनि ध्यानको प्रभाव विना नै आकाशमा जान सबछन् — यसैलाई कर्मविपाकज-ऋद्धि भनिएको हो । यक्षहरूमध्येमा प्रियंकर माता जस्तै ( सं. नि. I. पृ. २१०: प्रियंकरसुतं; बु. ब्र. भा-१, पृ. ४०४ ) र पुनर्बसु माता यक्षिणी कै ( सं. नि. I. पृ. २११: पुनर्बसुसुतं; बु. ब्र. भा-१, पृ. ४११ ) ।

(८) पुण्यमय-ऋद्धि भन्नाले पुण्यको प्रभावद्वारा सिद्ध हुने कार्यलाई भनिएको हो । जस्तै चक्रवर्ती राजा स्वतः चतुरज्ञिणी सेनासहित आकाशमार्गमा जान सबछ । जोतिक गृहपतिको ऋद्धि पुण्यमय ऋद्धि हो । ( पटि. म. अ. क. पृ. ५०२; धम्म. प. अ. क. पृ. ६५६: ब्राह्मणवग्गो ); जटिल गृहपतिको पनि पुण्यमय ऋद्धि थियो । ( पटि. म. अ. क. पृ. ५०२; धम्म. प. अ. क. पृ. ६५९: ब्राह्मणवग्गो ); मेणडक गृहपतिको पनि पुण्यमय ऋद्धि थियो । ( पटि. म. अ. क. पृ. ५०४; धम्म. प. अ. क. पृ. ६५४: ब्राह्मणवग्गो ); घोषित वा घोषक गृहपतिको पनि पुण्यमय ऋद्धि थियो । ( पटि. म. अ. क. पृ. ५०४; धम्म. प. अ. क. पृ. ६५: अप्पमादवग्गो; बु. म. पृ. १८५ ) । मेणडक सेठका पाँचै जनामा पनि पुण्यमय ऋद्धि नै थियो । ( पटि. म. अ. क. पृ. ५०९, हेर बु. रा. पृ. ६३ मा पनि ) पटि. म. पा. पृ. ४७६.

(९) विद्यामय-ऋद्धि भनेको—विद्या ( = मन्त्र )

जप गरी विद्याधरहरू आकाशमा जान्छन्, आकाशमा गई हस्ती र अश्वादिका रूपहरू पनि देखाउँछन् । यस्तै प्रकारका सिद्धि हुनेलाई विद्यामय-ऋद्धि भनी भन्दछन् । पटि. म. पा. पृ. ४७६; कुनै पनि भौतिक विद्याद्वारा सफलता प्राप्तगर्न सक्नेलाई पनि विद्यामय-ऋद्धि नै भन्दछन् । पटि. म. अ. क. पृ. ५१०.

(१०) प्रयोगप्रत्यय-ऋद्धि भनेको—त्यस त्यस प्रयोगको हेतुद्वारा सिद्ध हुने कार्यलाई भनिएको हो । यस तम्बन्धमा पटि. म. पा. पृ. ४७७ ले यसरी उल्लेख गरेको छ—

“कथं तत्थ तत्थ सम्मा पयोगपञ्चया इज्जनत्येन इद्धि ? नेकखम्मेन कामच्छन्दस्स पहानटू इज्जती’ ति...अव्यापादेन व्यापादस्स पहानटू इज्जती’ ति...अरहत्तमग्नेन सब्बकिलेसानं पहानटू इज्जती’ ति—तत्थ तत्थ सम्मा पयोगपञ्चया इज्जनटू न इद्धि ।” अर्थात्—कसरी त्यहाँ त्यहाँ सम्यक् प्रयोगद्वारा सिद्ध हुने भएकोले ऋद्धि भनिएको हो भने—नैष्कम्यद्वारा कामच्छन्दादि प्रहाण गर्ने काम सिद्ध हुने भएकोले, अव्यापादद्वारा व्यापाद प्रहाण गर्ने काम सिद्ध हुने भएकोले... अरहत् मार्गद्वारा सबै क्लेशहरू प्रहाण गर्ने काम सिद्ध हुने भएकोले—त्यहाँ त्यहाँ सम्यक् प्रयोगद्वारा सिद्ध हुने भएकोले ऋद्धि भनिएको हो । यसको अलावा अरु विशेष कुराहरू जान्न चाहेनेले विशुद्धिमार्गको ऋद्धिविधनिदेश-१२ को पृ. २८२ मा र पटि. म. पा. पृ. ४६७-७७ को इद्धिकथामा हेर्नु ।

( = परिवार सम्पत्ति), त्यो आधिपत्य भोग गरी आगामी हुन्छ,  
यस आत्मभावमा ( = मनुष्यलोकमा) आउने हुन्छ ।

२—‘सारिपुत्र ! यहाँ कस्ले न त सापेक्षीभई दानदिन्छ,  
न प्रतिबढ़ चित्त लिई दानदिन्छ, ‘न यो परलोकमा परिभोग गर्नेछु’  
मन्ने निधान गर्ने आशा लिई दानदिन्छ बल्कि ‘दानदिनु राज्ञो हो’  
मनी दानदिन्छ । उ त्यो दानविई...देवताहरूको सहवासमा उत्पन्न  
हुन्छ । उ त्यो कर्म, त्यो ऋद्धि, त्यो यश र त्यो आधिपत्य भोग गरी  
आगामी हुन्छ र यस आत्मभावमा आउने हुन्छ ।

३—‘सारिपुत्र ! यहाँ कस्ले न त सापेक्षीभई दानदिन्छ,  
न प्रतिबढ़ चित्त लिई दानदिन्छ, ‘न यो परलोकमा परिभोग गर्नेछु’  
मन्ने निधान गर्ने आशा लिई दानदिन्छ, ‘न दानदिनु राज्ञो हो’ मनी  
दानदिन्छ बल्कि ‘बाबु बाजेहरूले अघिदैखि दिइआएको र  
गरिआएको पुरानो कुलवंशको परम्परालाई टुटाउन बोग्य छैन’  
मनी दानदिन्छ । उ त्यो दानविई...देवताहरूको सहवासमा उत्पन्न  
हुन्छ । उ त्यो कर्म,...त्यो आधिपत्य भोग गरी आगामी हुन्छ, यस  
आत्मभावमा आउने हुन्छ ।

१. यो पञ्चस्कन्ध भएको मनुष्यलोकमा आउने हुन्छ । माथि माथि  
उत्पन्न हुने होइन बल्कि तल तल उत्पन्न हुने भनी भनिएको हो  
भनी मनो. र. पू. II. पृ. ७१६: दानमहफ्फलमुत्तवण्णनाले उल्लेख  
गरेको छ ।

४—“सारिपुत्र ! यहाँ कसंले न त सापेक्षीभई दानदिन्छ,  
...‘न बाबु बाजेहरूले अधिवेखि विइआएको र गरिआएको पुरानो  
कुलवंशको परम्परालाई टुटाउन योग्य छैन’ भनी दानदिन्छ, बल्कि  
‘म पकाउँछु, (=दानको फल मैले नै पाउने छु), यिनीहरूले  
पकाउँने छैनन् (=दानको फल यिनीहरूले पाउने छैनन्) अतः  
पकाउँनेले नपकाउँनेलाई दान नदिनु योग्य छैन’ भनी दान-  
दिन्छ । ...उ त्यो कर्म, ...त्यो आधिपत्य भोग गरी आगामी हुन्छ र  
यस आत्मभावमा आउने हुन्छ ।

५—“सारिपुत्र ! यहाँ कसंले न त सापेक्षीभई दानदिन्छ,  
...‘न म पकाउँछु, यिनीहरूले पकाउने छैनन्, अतः पकाउनेले न  
पकाउनेलाई दान नदिनु योग्य छैन’ भनी दान दिन्छ, बल्कि ‘अष्टक,  
बामक, बामदेव, विश्वमित्र, यमदग्नि, अङ्गिरस, भारद्वाज,  
वशिष्ठ, कश्यप, भृगु आदि पूर्वज ऋषिहरूको महायज्ञ जस्तै यो  
मेरो दानसंविभाजन हुने छ’ भनी दानदिन्छ । ...उ त्यो कर्म, ...  
त्यो आधिपत्य भोग गरी आगामी हुन्छ र यस आत्मभावमा आउने  
हुन्छ ।

६—“सारिपुत्र ! यहाँ कसंले न त सापेक्षीभई दानदिन्छ,  
...‘न अष्टक, ...भृगु आदि पूर्वज ऋषिहरूको महायज्ञ जस्तै यो मेरो  
दान संविभाजन हुनेछ’ भनी दानदिन्छ, बल्कि ‘यो दानदिवा मेरो  
चित्त प्रसन्न हुन्छ, सन्तुष्ट तथा सौमनस्य उत्पन्न हुन्छ’ भनी

दानदिन्छ ।...उ त्यो कर्म,...त्यो अधिष्ठय चोग गरी आगामी हुन्छ र यस आत्मभावमा भाउने हुन्छ ।

७—“सारिपुत्र ! यहाँ कसले न त सापेक्षीभई दानदिन्छ, ...‘न यो दानदिवा मेरो चित्त प्रसन्न हुन्छ सन्तुष्ट तथा सौमनस्य उत्पन्न हुन्छ’ भनी दानदिन्छ, बल्कि ‘चित्तालङ्घार, चित्तपरिष्कार’ हुन्छ” भनी दानदिन्छ । उसले श्रमण वा ब्राह्मणलाई अप्न, पान, वस्त्र, यान, माला, गन्ध, विलेपन अथवा सुन्ने-बस्ने तथा प्रदीपावि वस्तुहरू दानदिन्छ । सारिपुत्र ! के त यहाँ कसले यस्तो दानदिन सक्छ त ? यसमा तिमी के भन्दौ ?”

“भन्ते ! सक्छ ।”

“सारिपुत्र ! यहाँ जसले न सापेक्षीभई दानदिन्छ, न प्रतिबढ़ चित्त लिई ‘यो परलोकमा परिभोग गर्नेछ’ भनी निधान गर्न आशा लिई दानदिन्छ; ‘न दानदिनु राश्रो हो’ भनी दानदिन्छ; ‘न बाबु बाजेहरूले अघिदेखि दिइआएको र गरिआएको पुरानो कुलबंशको परम्परालाई टुटाउन योग्य छैन’ भनी दानदिन्छ; ‘न म पकाउँछु, यिनीहरूले

१. समय र विषयना ध्यानहरूलाई चित्तालङ्घार र चित्तको परिष्कार भन्दछन् । अतः यहाँ ‘चित्तालङ्घार, चित्त-परिष्कार हुन्छ’ भनी ‘ध्यानलाभी भई दानदिने छु’ भनी भनिएको हो । अ. नि. अ. क. पृ. ७१६: दानमहफलसुतं ।

पकाउने छैनन् अतः पकाउनेलाई दान नदिनु योथ्य छैन' भनी दानदिन्द्वय; 'न अष्टक,...भृगु आदि पूर्वज ऋषिहरूको महायज्ञ जस्तै यो मेरो दानसंविभाजन हुनेछ' भनी दानदिन्द्वय; 'न यो दान-दिवा मेरो चित्त प्रसन्न हुन्द्वय र सन्तुष्ट तथा सौमनस्य उत्पन्न हुन्द्वय' भनी दानदिन्द्वय; बल्कि 'चित्तालङ्घार, चित्तपरिष्कार हुन्द्वय' भनी दानदिन्द्वय। उत्थो दानदिवै काय छाडी मृत्यु पछि ब्रह्मकायिक देवताहरूको सहबासमा उत्पन्न हुन्द्वय। उत्थो कर्म, त्यो ऋषि, त्यो यश, त्यो आधिपत्य भोग गरी अनागामी हुन्द्वय र यस आत्मभावमा पुनः नआउने हुन्द्वय।

"सारिपुत्र ! यही नै हेतु हो र यही नै प्रत्यय हो जसले गर्दा यहाँ उस्तै दानदिएता पनि कसेलाई त्यसको फल महत्कल हुन्न न त महानिसंस नै। सारिपुत्र ! यही नै हेतु हो र यही नै प्रत्यय हो जसले गर्दा यहाँ उस्तै दान दिएता पनि कसेलाई त्यसको फल महत्कल हुन्द्वय तथा महानिसंस पनि<sup>३</sup> ।"

१. दानको प्रभावले मात्र ब्रह्मलोकमा उत्पन्न हुन सकिदैन। ध्यानको प्रभावद्वारा मात्र ब्रह्मलोकमा उत्पन्न हुन सकिन्द्वय। अतः उ चित्तालङ्घार सम्झने समय र विपश्यनादि ध्यानलाभी भई त्यसै चित्तको

प्रभावद्वारा ब्रह्मलोकमा उत्पन्न हुन्छ । त्यसै ध्यानद्वारा अनागामी पनि हुन्छ । अं. नि. अ. क. II. पृ. ७१६.

३. यस सूत्रमा सर्वप्रथम (१) तण्डुत्तरियदान, दोश्रो (२) चित्तीकारदान, तेश्रो (३) हिरोत्तप्यदान, चौथो (४) निरवसेसदान, पाँचौ (५) दक्षिणेय्यदान, छठों (६) सोमनस्सूष्णविचारदान र सातौं (७) अलङ्कारपरिवारदान गरी सात किशिमका दानहरूका कुराहरू उल्लेख भएका छन् । मनो. र. पू. II. पृ. ७१६: दानमहफ्लमुत्तवण्णना, महायञ्जवग्गो ।

## १६. चुन्द कम्मारपुत्र

### परिचय

चुन्द कम्मारपुत्र मल्लदेशको पावा नगरवासी हुन् । यिनी महाकुटम्बिक धनीपरिवारमा जन्मेका थिए । यिनी एक सुवर्णकार पुत्र थिए । त्यसैले सूत्रमा यिनलाई ‘कम्मारपुत्र’ भनिएको हो ।

उदानटुकथा<sup>१</sup> र दीघनिकायटुकथा<sup>२</sup> अनुसार—सर्वप्रथम बुद्धसँग भेट गर्दा यिनले स्तोतापत्ति-फल प्राप्त गरेका थिए । तर कुन ठाउंमा र कहीले गरेका थिए भन्ने कुरा चाहिं त्यहाँ उल्लेख भएको छैन ।

चुन्द कम्मारपुत्रको सम्बन्धमा पाइएकै अगाडि अनुदित तीनवटा सूत्रहरूका कुराहरूमाथि विचार गर्दा सम्भवत यिनले अगाडि अनुदित पहिलो सूत्रमा भगवान्सँग पहिलो भेट गरेका होलान् भनी भन्नसकिन्छ । किनभने त्यसबखतसम्म यिनी बुद्धमार्गी नभएका कुरा त्यस सूत्रबाट प्रष्ट हुन्छ । भगवान्ले त्यस समय यिनोसँग —“चुन्द !

१. पृ. २७९: चुन्दसुत्तवण्णना, पाटलिगामियवग्गो ।

२. I. पृ. ३९५: महापरिनिवानसुत्तवण्णना ।

कस्का शुद्धिहरू तिमी रुचाउँछो ?” भनी सोधनुहुँदा यिनले—ब्राह्मण-हरूका शुद्धिहरूलाई रुचाएका कुरा बताएका थिए । त्यसपछि भगवान्‌को उपदेश सुनेर प्रसन्नभई यिनले—“आजीबन शरणमा आएको उपासक हो भनी तपाइ गौतमले मलाई स्वीकार गर्नुहोस्” भनी भगवान्‌संग प्रार्थना गरेबाट यिनी त्यहाँदेखि मात्र बुद्धको अनुयायी बनेका कुरा स्पष्टसंग देखिन्छ । यसरी बुद्धको अनुयायीभई स्रोतापन्न भइसकेपछि यिनले— उदानटुकथा<sup>१</sup> र दीघनिकायटुकथा<sup>२</sup> अनुसार— भगवान्‌लाई आफ्ने आम्रवनमा विहारहरू बनाइदिएका थिए ।

एक समय भगवान्‌ले—जब मल्लहरूको पावा नगरमा जाँदा त्यहाँका मल्ल राजाहरूले बनाएका नयाँ संस्थागारमा आफूलाई निस्तो गर्ने छन् र त्यहाँ उपदेश गर्दा पांचशय भिक्षुहरूले प्रतिसम्भिदाज्ञानका साथ अरहत्कल प्राप्तगर्ने छन्<sup>३</sup> भन्ने कुरा जान्नुभयो - तब भगवान् मल्लदेशमा चारिका गर्दै जहाँ चुन्द कम्मारपुत्रको आम्रवन हो त्यहाँ गएर बस्नुभएको थियो<sup>४</sup> ।

अर्को एक समयमा भगवान् चुन्दको आम्रवनमा बसिरहनु भएको बेलामा खण्डसुमन भन्ने एक मल्ल राजपुत्र वहाँको धर्मोपदेश

१. पृ. २७९: चुन्दसुत्तवण्णना ।
२. I. पृ. ३९५: महापरिनिव्वानसुत्तवण्णना ।
३. सुमं. वि. II. पृ. ७०८: सङ्गीतिसुत्तवण्णना ।
४. दी. नि. III. पृ. ११६: सङ्गीतिसुत्त ।

सुनेर प्रवर्जित भएका कुरा थेरगाथा अटुकथाले<sup>१</sup> उल्लेख गरेको छ ।

अर्को एक समय भगवान् चुन्द कम्मारपुत्रको आन्नवनमा बसिरहनुभएको वेलामा चुन्द कम्मारपुत्रले बुद्धलाई आपनो घरमा निष्ठ्याई सूकरमहब सहित भोजन बान दिएका थिए । यो थियो भगवान् बुद्धको अन्तिम भोजन र अन्तिम यात्रा । यो भोजन पछि भगवान्लाई ज्यादै पखाला लागेको थियो र त्यसपछि वहाँ कुशीनगरमा महापरिनिवारण पनि हुनुभयो । जुन कुराहरू अगाडिको दोश्रो सूत्रमा वर्णित भएका छन् ।

यो भोजनको समयमा चुन्द कम्मारपुत्रले बुद्ध सहित मिक्ष-सञ्चकोनिमित्त सुनका भाँडाहरूमा खादघ-भोज्यहरू राखेर दिएका थिए भन्ने कुरा सुत्तनिपातटुकथाले<sup>२</sup> उल्लेख गरेको छ । त्यस समय एक मिक्षुले एकहजारजाने एउटा सुनको भाँडो सुटुक लिएर आपनो थैलोमा राखेको कुरा पनि उक्त अटुकथामै उल्लेख भएको छ । यो देखेर चुन्द कम्मारपुत्रले नदेखे जस्तै गरेका थिए । पछि साँझपछ उपरोक्त घटनालाई मनमा राखेर चुन्दले बुद्धसंग “ककस्ता श्रमणहरू हुन्थ्यन् ?” भन्ने प्रश्न सोधेका थिए<sup>३</sup> । (सायन्ह समये भगवन्तं उपसङ्क्षिप्तिवा आह) । भगवान्ले ‘चार प्रकारका श्रमणहरू हुन्थ्यन्’ भन्ने कुरा बताउनु

१. I. पृ. १९८: खण्डसुभन्त्येरस्स गाथावण्णना, एककनिपातवण्णना ।

२. पृ. १०९: चुन्दसुत्तवण्णना, उरगवग्गो ।

३. सुत. नि. अ. क. पृ. १०९ चुन्दसुत्तवण्णना, उरगवग्गो ।

मई चुन्द कम्मारपुत्रको मनको शंकालाई दूर गराइदिनु भयो । जुन कुरा अगाडिको तेथो सूत्रमा उल्लेख भएको छ ।

अर्थकथामा उल्लेख भएका स्पष्टिकरणका कुराहरू अगाडिका अनुवित मूल सूत्रहरूका सम्बन्धित ठाउँहरूमा पादटिप्पणी लेखिएको छु । जसबाट कारणहरू स्पष्ट हुने छन् भन्ने आशा लिएको छु ।

x

x

x



- (१) **चुन्द (राजकुमार)**—यी चुन्द राजकुमार विन्दिसार राजाका छोरा हुन् । अ. नि-५, पृ. ३०१: चुन्दीमुत्तं, सुमनवग्गो ।  
(हेर बु. रा. भा-१, पृ. ८, २८.)
- (२) **चुन्द (समणुदेस)**—वी. नि. III. पृ. ९१: पासादिकमुत्तं, अ. क. II. पृ. ६५९; सं. नि. IV. पृ. १३८: चुन्दमुत्तं, सतिपट्टानसंयुत्तं, अ. क. III. पृ. १७२; म. नि. III. पृ. ३७: समग्राममुत्तं, अ. क. IV. पृ. २२ । यी तीने सूत्रहरूका अर्थ-कथाहरूले चुन्द समणुदेस (= चुन्द समणुदेश) सारिपुत्र महास्थविरका कान्छा भाइ हुनुहुन्थ भनी लेखेका छन् ।  
(हेर बु. प. भा-१, पृ. २९८: निगण्ठ-नाटपुत्रको वेहान्त) ।

सं. नि. IV. पृ. १३८ को चुन्दमुत्तमा—सारिपुत्र महास्थविर परिनिर्वाण भएपछि वहाँका पात्र चीवरहरू लिएर चुन्द समगुहेस आवस्तीमा जानुपएका कुराहरू उल्लेख भएका छन् ।

- (३) चुन्द (महा)—महाचुन्द । अं. नि-६, पृ. ६८ः महाचुन्दमुत्तं, धम्मिकवशगो, अ. क. II. पृ. ६७४; म. नि. I. पृ. ५४ः सल्लेख-मुत्तं, अ. क. I. पृ. १६३; म. नि. III. पृ. १४२ः आनापान-सतिमुत्तं, अ. क. IV. पृ. ९४; सं. नि. IV. पृ. ७६ः ततिय-गिलानमुत्तं, बोज्यझसंयुतं । वहाँ महाचुन्द पनि सारिपुत्र महास्थविरका कान्छा भाइ (कनिटुभातिको) हुनुहुन्छ भनी अं. अ. क. II. पृ. ६७४ः छक्कनिपातवरणना र थेर. गा. अ. क. I. पृ. २६१ः महाचुन्दत्थेरस्स गाथावण्णनाले उल्लेख गरेका छन् ।
- (४) चुन्द (चूल)—वहाँ चूल चुन्दको नाम अप. दा. पा. I. पृ. १२२ः चुन्दत्थेर अपदानमा उल्लेख भएको छ । यसको अर्थकथा पृ. ३१९ ले चाहिं वहाँ पनि सारिपुत्र महास्थविरका कान्छा भाइ (कणिटो) हुनुहुन्छ भनी लेखेको छ ।
- (५) चुन्दक—दी. नि. II. पृ. १०४ः महापरिनिवानमुत्तं, अ. क. I. पृ. ३९८ (यी चुन्दक पनि माथि (२) को चुन्द हुनुपछं) ।
- (६) चुन्द (सूकरिक)—यी चुन्दसूकरिक राजगृहको वेणुवनारामको आसपासमा बस्दथे । यिनले पचपन्न वर्षसम्म सुगुर मानौ

कामगरी मासु बेचेर जीविका गर्दथे । यिनी मर्दा सुगुर जस्तै कराएका थिए र मरेपछि अबीचि नरकमा उत्पन्न भएका थिए । धम्म. प. अ. क. पृ. ६२: चुन्दसूकरिकवत्थु, यमकवग्गो ।

- (७) चुन्द (कम्मारपुत्र)—यिनी पावावासी हुन् र यिनी सुवर्ण-कारपुत्र थिए । यिनके कुरा यहाँ उल्लेख गरेको छु ।
- (८) चुन्दतिथिक अथवा चुन्दद्विल—यो एक गाउँको नाम हो । हेर ब्र. प्रे. पृ. ७६: अभिज्ञमानपेतवत्थु ।
- (९) चुन्दसुत्तं—यो सूत्र अडगुत्तरनिकायको दशकनिपातमा छ । यस सूत्रमा चुन्द कम्मारपुत्रसँग भगवान्ले ‘कस्का शुद्धिहरू तिमी रुचाउँछौ ?’ भनी सोधनुहुँदा उनले ‘पश्चीम भूमिभागमा बस्ने कमण्डलुधारी ब्राह्मणहरूका शुद्धिहरू रुचाउँछू’ भनी बताएका कुराहरू छन् । अ. नि-१०, पृ. ३१६, अ. क. II. पृ. ८६०; यसको अनुवाद यहाँ अगाडि गरिदिएको छु ।
- (१०) चुन्दसुत्तं—यो सूत्र उदानपाति पृ. १६४: पाटलिगामियवर्गमा छ । यस सूत्रमा चुन्द कम्मारपुत्रले भगवान्लाई सूकरमहवका साथ भोजन दानदिएका कुराहरू छन् । अ. क. पृ. ९८ । यो सूकरमहवका साथ भोजनदान दिएका कुरा दी. नि. II. पृ. ९८: महापरिनिष्ठानसुत्तको ‘कम्मारपुत्त चुन्द वत्थु’ मा पनि पाइन्छ । यस सूत्रको अनुवाद पनि यहाँ अगाडि गरिदिएको छु ।
- (११) चुन्दसुत्तं—यो सूत्र सुत्तनिपातको उरगवग्गोमा उल्लेख भएको

छ र यसमा चुन्द कम्मारपुत्रले बुद्धसंग ‘कति किसिमका श्रमणहरू छन्?’ भन्ने प्रश्न सोधेका छन्। उत्तरमा बुद्धले ‘चारकिसिमका श्रमणहरू छन्’ भन्ने कुरा बताउनु भएको छ। सुत्त. नि. पृ. २८, अ. क. पृ. १०९; यसको जनुवाद पनि यहाँ अगाडि गरिएको छु।

(१२) चुन्दसुत्तं—यो सूत्र संयुतनिकायको सतिपट्टानसंयुतमा छ। यस सूत्रमा नालक गाउँमा विरामी भई बसिरहनु भएका सारिपुत्र महास्थविरलाई चुन्द समणुहेसले उपस्थान गरिरहेका र पछि वहाँ परिनिर्वाण भएपछि वहाँका पात्र चीवरहरू लिई चुन्द समणुहेस जेतवनाराममा आनन्द महास्थविरकहाँ जानुभएका कुराहरू छन्। सारिपुत्र महास्थविरको परिनिर्वाण भएको समाचार सुनी भगवान् बुद्धले अत्यन्त संवेगनीय ढैगले ठूलो रुखको ठूलो शाखा भाँचिएको उपमा दिई उपदेश गर्नुभएको छ। सं. नि. IV, पृ. १३८, अ. क. III, पृ. १७२.

(१३) चुन्दसुत्तं (महाचुन्दसुत्तं)—यस सूत्रमा चेतीय देशमा महाचुन्द महास्थविर बसिरहनु भएको वेलामा वहाँले भिक्षुहरूलाई—ध्यानीले धर्मकथिकको र धर्मकथिकले ध्यानीको प्रशंसा गर्नुपर्छ र परस्पर ईर्ष्या गर्नुहोस्त भन्ने कुराको उपदेश गर्नुभएको छ। अ. नि-६, पृ. ६८; धम्मिकवागो, अ. क. II, पृ. ६७४.

(१४) चुन्दसुत्तं (—महाचुन्दसुत्तं)—यस सूत्रमा महाचुन्द  
महास्थविरले भिक्षुहृलाई—ज्ञानवादी भएर आफूमा लोभादि  
क्लेशनीय धर्महरू छन् भने उ ज्ञानवादी होइन र ध्यानवादी  
भएर आफूमा लोभादि क्लेशनीय धर्महरू छन् भने उ ध्यान-  
वादी होइन भने आदि कुराको उपदेश गर्नुभएको छ ।  
अं. नि-१०, पृ. १३१: महावग्गो, अ. क. II. पृ. ८२७.

x                    x                    x



**मूल सूत्र—**

### १—कस्का शुद्धिहरूलाई रुचाउँछौ ?

यस्तो मैले सुनेँ ।

एक समय भगवान् पावामा चुन्द कम्मारपुत्रको आन्नवनमा बस्नुभएको थियो । अनि चुन्द कम्मारपुत्र<sup>१</sup> जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका चुन्द कम्मारपुत्रसँग भगवान्ले यस्तो भन्नुभयो—

“चुन्द ! कस्का शुद्धिहरू तिमी रुचाउँछौ ?”

“भन्ते ! पश्चीम भूमिभागमा बस्ने कमण्डलुधारी, क्षाऊ

१. अ. नि-१०, पृ. ३१६: चुन्दसुत्त, जाणुस्सोणिवग्गो, अ. क. II.

पृ. ८६०.

२. ‘चुन्द कम्मारपुत्र’ भनेको चुन्द नामक एक सुवर्णकारपुत्र हुन् ।

मनो. र. पू. II. पृ. ८६०: चुन्दसुत्तवण्णना, जाणुस्सोणिवग्गो वा

सच्चोरोहणीवग्गो ।

लगाउने, अग्निहोत्र गर्ने तथा पानीमा नुहाउने ब्राह्मणहरू शुद्धिहरू बताउँछन्; उनीहरूका शुद्धिहरूलाई म रचाउँछु ।”

“चुन्द ! पश्चिम भूमिभागमा बस्ने, कमण्डलुधारी, क्षयाउ लगाउने, अग्निहोत्र गर्ने तथा पानीमा नुहाउने ब्राह्मणहरू कसरी शुद्धिहरू बताउँछन् त ?”

“भन्ते ! यहाँ पश्चीम भूमिभागमा बस्ने कमण्डलुधारी, क्षयाउ लगाउने, अग्निहोत्र गर्ने तथा पानीमा नुहाउने ब्राह्मणहरू आपना आवक-हरूलाई यस्तो प्रहण गर्न लगाउँछन्—‘हे पुरुष ! तिमी यताभाऊ, बिहान सबैर उठ्नेबित्तिकै शयनासनबाटै पृथ्वी छोड; यदि पृथ्वी छुन्नी भने गोलो गोबर छोड; यदि गोलो गोबर छुन्नी भने हरिया धाँसहरू छोड; यदि हरिया धाँसहरू छुन्नी भने अग्निपरिचर्या गर; यदि अग्नि-परिचर्या गर्दैनो भने हातजोरी सूर्यलाई नमस्कार गर; यदि हातजोरी सूर्यलाई नमस्कार गर्दैनो भने संध्या समयसम्म तीन पटक पानीमा नुहाऊ ।’ भन्ते ! पश्चीम भूमिभागमा बस्ने कमण्डलुधारी, क्षयाउ लगाउने, अग्निहोत्र गर्ने तथा पानीमा नुहाउने ब्राह्मणहरू यसरी शुद्धिहरू बताउँछन्; उनीहरूका शुद्धिहरूलाई म रचाउँछु ।”

“चुन्द ! पश्चीम भूमिभागमा बस्ने कमण्डलुधारी, क्षयाउ लगाउने, अग्निहोत्र गर्ने तथा पानीमा नुहाउने ब्राह्मणहरू अर्कै ढैगले शुद्धिहरू बताउँछन्; अर्कै ढैगले आर्यको विनयमा शुद्धि हुन्छ ।”

“भन्ते ! कसरी आर्यको विनयमा शुद्धि हुन्छ नि ? भन्ते !

भगवान्‌ले मलाई त्यसरी धर्मोपदेश गर्नुहोस् जसरी आर्यको विनयमा  
शुद्धि हुन्छ ।”

“चुन्द ! त्यसोभए सुन राम्ररी मनमा राख भनेछु ।”

“हवस्, भन्ते” भनी चुन्द कम्मारपुत्रले भगवान्‌लाई प्रत्युत्तर  
दिए । अनि भगवान्‌ले यसो मनुभयो—

### दश अकुशल कर्मपथ

“चुन्द ! कायद्वारा तीनप्रकारले अशुद्धि हुइन्छ; बचनद्वारा  
चारप्रकारले अशुद्धि हुइन्छ; मनद्वारा तीनप्रकारले अशुद्धि हुइन्छ ।

“चुन्द ! कसरी कायद्वारा तीनप्रकारले अशुद्धि हुइन्छ ?

“चुन्द ! यहाँ (१) कुनै पुरुष प्राणीघात गर्ने हुन्छ—उ रोद्र,  
लोहितवाणी, मारकाटमा तत्पर रहने र प्राणीहरू प्रति निर्दयी हुन्छ ।  
(२) अदिज्ञादायी अर्थात् चोरी गर्ने हुन्छ—जुन ती गाउँ वा अरण्यमा  
राखेका अर्काका वित्तपकरणहरू (= धनमालहरू) हुन् ती वस्तुहरू  
नविहकन चोरी गरेर लिने हुन्छ । (३) कामविषयमा मिथ्याचरण गर्ने  
हुन्छ । जुन ती मातृरक्षिता, पितृरक्षिता, मातृ-पितृरक्षिता, भ्रातृरक्षिता,  
भगिनीरक्षिता, ज्ञातिरक्षिता, गोत्ररक्षिता, धर्मरक्षिता, स-स्वामिका,  
सपरिवर्णिका तथा मालालंकृतालाई समेत—यसरी रक्षागरी राखेकी

( = बचाइ राखेको ) कुमारी वा स्त्रीमायि मिथ्याचरण गर्ने हुन्छ ।  
चुन्द ! यसरी कायद्वारा तीनप्रकारले अशुद्धि हुइन्छ ।

‘चुन्द ! कसरी बचनद्वारा चारप्रकारले अशुद्धि हुइन्छ ?

‘चुन्द ! यहाँ ( १ ) कुने पुरुष फूट बोल्ने हुन्छ—सभाको बीचमा, परिषद्को बीचमा, ज्ञातिहृल्को बीचमा, पूगको ( = पञ्चको ) बीचमा, राजकुलको बीचमा अथवा साक्षीकोनिमित्त बोलाएर लगी—‘हे पुरुष ! जो तिमी जान्दछी त्यो बताओ’ भनी भन्दा नजानेकोलाई उ‘जान्दछु’ भनी भन्दू वा जानेकोलाई ‘जान्दिन’ भनी भन्दू; नदेखेकोलाई ‘देखेको छु’ भनी भन्दू वा देखेकोलाई ‘देखेको छैन’ भनी भन्दू । यसरी आफ्नो कारणले वा अर्काको कारणले वा कुने बस्तु वा पंसा ( = घूस ) को कारणले जानी जानी फूट बोल्द्य । ( २ ) चुकली लगाउने हुन्छ—यहाँ सुनेर अमुकलाई कुरा सुनाउँछ यिनीहृल्लाई फूट पार्नकोनिमित्त वा अमुककहाँ सुनेर यिनीहृल्लाई कुरा सुनाउँछ अमुकलाई फूट पार्नको-निमित्त । यसरी भेलमिलाप भएकालाई भेदगर्ने वा भेदभिन्न भएकालाई फूट प्रोत्साहित गर्ने; वर्ग वर्गभई बसेकोमा रमाउने, वर्गीकरण गर्नेमा भन लगाउने, वर्गीकरणमा आनन्दित हुने तथा वर्गीकरण हुने बोली बोल्ने हुन्छ । ( ३ ) परुष ( = कटु ) बोली बोल्ने हुन्छ—जुन् त्यो बोली

१. कस्ता स्त्रीहृल्कहाँ जाँदा काममिथ्याचारी हुइन्छ र कस्ता पुरुषहृल्कहाँ जाँदा काममिथ्याचारिणी हुइन्छ भन्ने सम्बन्धका कुराहृल्पं. सू. I. पृ. १७९: सम्मादिट्टिसुत्तवण्णनामा विस्तृतरूपले उल्लेख भएको पाइन्छ ।

काँडाले जस्तै घोचछ, कर्कश हुन्छ, अर्कालाई तीतो लाग्छ (परकटुका), अर्कालाई होच्याउँछ, ओघपूर्ण हुन्छ र अशान्ति उत्पन्न गर्छ—त्यस्तो बोली बोल्ने हुन्छ । (४) सम्प्रलापी हुन्छ—असमयमा बोल्ने, असत्य बोल्ने, अनर्थ बोल्ने, अधर्म (=अतथ्य) बोल्ने र अविनय (=अनैतिक) बोल्ने हुन्छ । कुनै सार नभएको बोली (अनिधानवर्तिवाचं) बोल्छ—त्यो पनि असमयमा, कुनै कारणविना, दुँगो नलाग्नेगरी तथा अनर्थयुक्त बोली बोल्ने हुन्छ । चुन्द ! यसरी वचनद्वारा चारप्रकारले अशुद्धि हुइन्छ ।

“चुन्द ! कसरी मनद्वारा तीनप्रकारले अशुद्धि हुइन्छ ?

“चुन्द ! यहाँ (१) कुनै पुरुष अभिध्यानु (=महालोभी) हुन्छ—जो त्यो अर्काको धनसम्पत्ति हो त्यसमाधि लोभगर्ने हुन्छ—‘अहो ! जो त्यो अर्काको हो त्यो मेरोभए हुन्थ्यो ।’ (२) व्यापनचित्त (=द्वेषपूर्णचित्त) हुने र द्वेषपूर्ण संकल्प गर्ने हुन्छ—‘यो सत्वहरू मारिए हुन्थ्यो, बधारिए हुन्थ्यो, उच्छिन्नभए हुन्थ्यो, विनाशभए हुन्थ्यो अथवा यिनीहरू नरहे हुन्थ्यो ।’ (३) मिथ्यादृष्टिक हुन्छ विपरोत दृष्टिले हेनै हुन्छ—‘दानको फल छैन, यज्ञको फल छैन, हवनको फल छैन, सुकृत्यदुकृत्यको फल छैन, यो लोक छैन, परलोक छैन, आमा छैन, बाबु छैन, औपपातिक (=मरेर पुनः उत्पन्न हुने) सत्वहरू छैनन्, यो लोकमा त्यस्ता कुनै श्रमण ब्राह्मण छैन जसले सम्यक्लूपले नैर्याणिक मार्गमा प्रतिपन्नभई यो लोक र परलोकलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बताउन सकोस् ।’ चुन्द ! यसरी मनद्वारा तीनप्रकारले अशुद्धि हुइन्छ ।

“चुन्द ! यी दश अकुशल कर्मपथहरू हुन् । चुन्द ! यी दश अकुशल कर्मपथहरूले युक्त हुने पुरुषले बिहान सबैरे उठेर शयनासनबाटै पुञ्चोलाई छोए तापनि अशुद्ध ने हुन्छ र पुञ्चोलाई नछोए तापनि अशुद्ध ने हुन्छ । गीलो गोबर छोए तापनि अशुद्ध ने हुन्छ र गीलो गोबर नछोए तापनि अशुद्ध ने हुन्छ । हरिया घाँसहरू छोए तापनि अशुद्ध ने हुन्छ र हरिया घाँसहरू नछोए तापनि अशुद्ध ने हुन्छ । अग्निपरिचर्या गरे तापनि अशुद्ध ने हुन्छ र अग्निपरिचर्या नगरे तापनि अशुद्ध ने हुन्छ । हातजोरी सूर्यलाई नमस्कार गरे तापनि अशुद्ध ने हुन्छ र हातजोरी सूर्यलाई नमस्कार नगरे तापनि अशुद्ध ने हुन्छ । संध्यासमयसम्म तीन पटक पानीमा नुहाए तापनि अशुद्ध ने हुन्छ र संध्यासमयसम्म तीन पटक पानीमा ननुहाए तापनि अशुद्ध ने हुन्छ । किनभने ? चुन्द ! यी दश अकुशल कर्मपथहरू अशुद्ध ने हुन्छन् र अशुद्धिकारक पनि ।

“चुन्द ! यी दश अकुशल कर्मपथको संयोगको कारणद्वारा नरक पनि देखिन्छ, निरश्रीन पनि देखिन्छ, प्रेतविषय पनि देखिन्छ तथा यसमन्वा अरु कुनै दुर्गतिहरू छन् भने ती पनि देखिन्छन् ।

### दश कुशल कर्मपथ

“चुन्द ! कायद्वारा तीनप्रकारले शुद्धि हुइन्छ, वचनद्वारा चार-प्रकारले शुद्धि हुइन्छ र मनद्वारा तीनप्रकारले शुद्धि हुइन्छ ।

“चुन्द ! कसरी कायद्वारा तीनप्रकारले शुद्धि हुइन्छ ?

“चुन्द ! यहाँ (१) कुनै पुरुष प्राणीघातलाई त्यागी प्राणी-घातबाट विरत रहन्छ—उ दण्ड त्यागी, शस्त्र त्यागी, लज्जीभई, दयालु-भई, सबं प्राणीहरू प्रति हितानुकम्पीभई बस्थ । (२) अदिनादान (= चोरीकाम) लाई त्यागी अदिनादानबाट विरत रहन्छ—जो ती गाउँमा वा अरण्यमा राखेका अर्काका वित्तपकरणहरू (= धनमालहरू) हुन्—ती वस्तुहरू नदिइकन चोर्ने नियतले लिने हुन्न । (३) कामविषय-को मिथ्याचारलाई त्यागी काममिथ्याचारबाट विरत रहन्छ । जुन ती मातृरक्षिता, पितृरक्षिता...<sup>१</sup> कुमारी वा स्त्री प्रति मिथ्याचरण गर्ने हुन्न । चुन्द ! यसरी कायद्वारा तीनप्रकारले शुद्धि हुइन्छ ।

“चुन्द ! कसरी वचनद्वारा चारप्रकारले शुद्धि हुइन्छ ?

“चुन्द ! यहाँ (१) कुनै पुरुष झूटोबोलीलाई त्यागी झूटो-बोलीबाट विरत रहन्छ । सभाको बीचमा, परिषद्को बीचमा, ज्ञाति-हरूको बीचमा, पूग (=पञ्च) को बीचमा, राजकुलको बीचमा अथवा साक्षीकोनिमित्त बोलाएर लगी—‘हे पुरुष ! जो तिसी जान्दछौ त्यो बताऊ’ भनी भन्दा नजानेकोलाई उ ‘जान्दिन’ भन्छ र जानेकोलाई ‘जान्दछु’ भनी भन्छ; नदेखेकोलाई ‘देखेको छैन’ भनी भन्छ र देखेकोलाई ‘देखेको छु’ भनी भन्छ । यसरी आफ्नो कारणले वा अर्काको कारणले वा कुनै वस्तु वा पेसा (=घूस) को कारणले जानीजानी झूट बोल्दैन । (२) चुबली बोलीलाई त्यागी चुबली बोलीबाट विरत रहन्छ । यिनी-हरूलाई फूट पानकोनिमित्त यहाँ सुनेर अमुकलाई कुरा सुनाउदैन,

१. यहाँका बाँकी कुराहरू माथि पृ. २८२ मा लेखे छैं पढ्नू ।

अमुकलाई फूटपारंकोनिमित्त अमुककहाँ सुनेर यिनीहूलाई कुरा  
सुनाउँदेन । यसरी नमिलेकालाई मिलाउने, मिलेकालाई कृ प्रोत्साहित  
गर्ने, मिलेर बसेकोमा रमाउने, मेलमिलाप गर्नेमा मनलगाउँने, मेल-  
मिलापमा आनन्द मान्ने तथा मेलमिलाप हुने बोली बोल्ने हुन्छ ।  
(३) परुष बोलीलाई त्यागी, परुष बोलीबाट विरत रहन्छ । जो त्यो  
बोली दोषरहित, कानलाई आनन्द लाने, प्यार लाग्ने, मनमा बस्ने,  
गुणयुक्त (पोरी), धेरैले मनपराउने र धेरैले प्यार गर्ने हो—त्यस्तो बोली  
बोल्ने हुन्छ । (४) सम्प्रलापलाई त्यागी सम्प्रलापबाट विरत रहन्छ ।  
समयोचित बोल्ने, सत्य बोल्ने, हित बोल्ने, धर्म बोल्ने, विनय (=नैतिक)  
बोल्ने र सारबोली (निधानवर्तिवाचं) बोल्ने हुन्छ—त्यो पनि उचित  
समयमा, कारण सहित, दुःख लाग्नेगरी तथा अर्थयुक्त बोली बोल्ने  
हुन्छ । चुन्द ! यसरी बचनद्वारा चारप्रकारले शुद्धि हुइन्छ ।

*Dhamma.Digital*  
“चुन्द ! कसरी मनद्वारा तीनप्रकारले शुद्धि हुइन्छ ?

“चुन्द ! यहाँ (१) कुनै पुरुष अभिध्यालु हुन्न—‘अहो ! जो  
अर्काको हो त्यो मेरो भए हुन्थ्यो’ भनी जो त्यो अर्काको घनसम्पत्ति हो  
त्यसमाथि लोब गर्दैन । (२) व्यापन्नचित्त राख्ने हुन्न र द्वेषपूर्ण संकल्प  
गर्ने हुन्न—‘यी सत्वहरू वैर रहित होउन्, द्वेष रहित होउन्, दुःख रहित  
होउन् तथा आफ्लाई मुखपूर्वक परिहरण गर्न सक्ने होउन् ।’ (३)  
सम्यक्दृष्टिक हुन्छ र अविपरीत दृष्टिले हेर्ने हुन्छ—‘दानको फल छ,  
यज्ञको फल छ, हवनको फल छ, मुकुर्त्यदुङ्कृत्यको फल छ, यो लोक छ,  
परलोक छ, आमा छ, बाबू छ, औपपातिक (= मरेर पुनः उत्पन्न हुने)

सत्त्वहरू छन् र यो लोकमा त्यस्ता श्रमणाहाण पनि छ—जसले सम्यक्-  
रूपले नैर्याणिक मार्गमा प्रतिपन्नभई यो लोक र परलोकलाई स्वयं  
अभिजाग्नामा साक्षात्कार गरी बताउन सकछ ।' चुन्द ! यसरी मनद्वारा  
तीनप्रकारले शुद्धि हुँच्छ ।

‘चुन्द ! यी दश कुशलकर्मपथहरू हुन् । चुन्द ! यी दश  
कुशलकर्मपथहरूले युक्त हुने पुरुषले बिहान सबैर उठेर शयनासनबाट  
पृथ्वीलाई छोए तापनि शुद्ध नै हुँच्छ र पृथ्वीलाई नछोए तापनि शुद्ध नै हुँच्छ ।  
गीलो गोबर छोए तापनि शुद्ध नै हुँच्छ र गीलो गोबर नछोए तापनि शुद्ध  
नै हुँच्छ । हरिया घाँसहरू छोए तापनि शुद्ध नै हुँच्छ र हरिया घाँसहरू  
नछोए तापनि शुद्ध नै हुँच्छ । अग्निपरिचर्चर्या गरे तापनि शुद्ध नै हुँच्छ र  
अग्निपरिचर्चर्या नगरे तापनि शुद्ध नै हुँच्छ । हातजोरी सूर्यलाई नमस्कार  
गरे तापनि शुद्ध नै हुँच्छ र हातजोरी सूर्यलाई नमस्कार नगरे तापनि शुद्ध  
नै हुँच्छ । संध्यासमयसम्म तीन पटक पानीमा नुहाए तापनि शुद्ध नै हुँच्छ  
र संध्यासमयसम्म तीन पटक पानीमा ननुहाए तापनि शुद्ध नै हुँच्छ ।  
किनभने ? यी दश कुशलकर्मपथहरू शुद्ध नै हुँच्छन् र शुद्धिकारक पनि ।

‘चुन्द ! यी दश कुशलकर्मपथहरूको संयोगको कारणद्वारा  
देवहरू पनि देखिन्छन्, मनुष्यहरू पनि देखिन्छन् तथा यसभन्दा भरु कुनै  
सुगतिहरू छन् भने ती पनि देखिन्छन् ।’

यस्तो भन्नुहुँदा चुन्द कम्मारपुत्रले भगवान्लाई यस्तो भने—  
“भन्ते ! धन्यहो, भन्ते ! धन्यहो, भन्ते ! जस्तै घोष्टेकोलाई उत्तानो  
पारिदिदा वा ढाकेकोलाई उघारिदिदा वा बाटो भुलेकोलाई बाटो

देखाइविदा वा अन्धकारमा तेलको बत्ती राखिविदा—आईं हुनेले रूप देख्ने हो त्यस्तैगरी—भगवान्‌ले मलाई अनेकप्रकारले धर्मप्रकाश पारिदिनुपर्यो । भन्ते ! अब म भगवान्‌को शरणमा पछु, धर्म र भिक्षुसङ्गको पनि । आजदेखि भगवान्‌ले मलाई आजीवन शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् ।”

X                    X                    X



Dhamma.Digital

**मूल सूत्र—**

## २-चुन्दको भोजनदान

यस्तो मैले सुनेँ ।

एक समय भगवान् महत् भिक्षुसङ्ख्यका साथ मङ्गमा चारिका  
गर्वे जहाँ पावा हो त्यहाँ पुग्नुपर्यो । त्यहाँ पावामा भगवान् चुन्द  
कम्मारपुत्रको आम्रवनमा बस्नुपर्यो ।

अनि चुन्द कम्मारपुत्रले—“भगवान् चारिका गर्वे पावामा  
आइपुग्नुभई पावा स्थित मेरो आम्रवनमा बस्नुपर्यो छ” भनी सुने ।  
अनि चुन्द कम्मारपुत्र<sup>१</sup> जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ

१. उदा. पा. पृ. १६४: चुन्दसुत्तं, पाटलिगामियवग्गो, अ. क. पृ. २७९;

दी. नि. II. पृ. ९८: कम्मारपुत्तचुन्दवत्थु, महापरिनिबानसुत्तं,  
अ. क. I. पृ. ३९५.

२. यी सुवर्णकारपुत्र चुन्द आढथ महाधनी तथा महापरिवार भएका  
हुन् । भगवान्सँगको प्रथम भेटमै यिनी स्रोतापन्न भएका थिए ।  
यिनले आफ्नो आम्रवनमा शास्ता बस्न योग्यहुने गरी गन्धकुटी,

पुरेष्ठि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका चुन्द कम्मारपुत्रलाई भगवान्‌ले धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहरित पार्नुभयो । अनि भगवान्‌को धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहरित थएका चुन्द कम्मारपुत्रले भगवान्‌लाई यस्तो भने—“भन्ते ! भिक्षु-सञ्ज्ञका साथ भगवान्‌ले भोलिकोनिमित्त मेरो भोजन स्वीकार गर्नुहोस् ।” भगवान्‌ले तृणीभावद्वारा स्वीकार्नु भयो ।

अनि भगवान्‌ले स्वीकार्नु थएको कुरा बुझी चुन्द कम्मारपुत्र आसनबाट उठी भगवान्‌लाई अभिवादन गरी प्रवक्षिणा गरी फर्केर गए । अनि त्यसरात वितेष्ठि चुन्द कम्मारपुत्रले आफ्नो घरमा प्रणीत खाद्य-भोजयहरू र पर्याप्त मात्रामा सूकरमहव<sup>१</sup> (= सूगुरको मासु) पनि तथारपार्न लगाई भगवान्‌लाई सयमको सूचना दिन पठाए—“भन्ते ! समय भयो, भोजन तयार छ ।”

अनि भगवान्‌ पूर्वाण्ह समयमा चीबर पहिरी पात्र-चीबर प्रहण गरी भिक्षुसञ्ज्ञका साथ जहाँ चुन्द कम्मारपुत्रको घर हो त्यहाँ

भिक्षुसञ्ज्ञको लागि रात्रीस्थान, दिवास्थान, उपस्थानशाला, कुटी-मण्डप अनि चंक्रमण स्थानहरू बनाई पर्खालिले घेरी ढोका समेत राखी विहार बनाई बुद्ध प्रमुख भिक्षुसञ्ज्ञकोनिमित्त प्रदान गरेका थिए । उदा. अ. क. पृ. २७९: चुन्दसुत्तवण्णना, पाटलिगामियवग्गो; दी. नि. अ. क. I. पृ. ३९५: महापरिनिब्बाणसुत्तवण्णना ।

१. ‘सूकरमहव’ को अर्थ गर्दै उदानटुकथाले यसरी लेखेको छ—

“सूकरमद्वन्ति—सूकरस्स मुदुसिनिद्धं पवत्तमंसन्ति महा-  
अटुकथायं वुतं” अर्थात्—“सूगुरको मृदु तथा स्त्रियध प्रवर्त मासुलाई  
‘सूकरमद्व’ भनिएको हो भनी महाअटुकथामा उल्लेख भएको छ ।”  
उदा. अ. क. पृ. २७९: चुन्दसुत्तवण्णना ।

दीघिनिकायटुकथाले पनि —

“सूकरमद्वन्ति”— नातितरुणस्स नातिजिण्णस्स एक-  
जेट्टसूकरस्स पवत्तमंसं । तं किर मुदुञ्चेव सिनिद्धं च होति ।  
तं पटियादापेत्वा साधुकं पचापेत्वाति अत्थो ।...।”

अर्थात्—“सूकरमद्व भनेको—न अतितरुण न अति बुढो  
बल्कि एक जेष्ठ सूगुरको प्रवर्त मासु हो । त्यो चाहिं मृदु तथा  
स्त्रियध हुन्छ । त्यो तयार पार्नलगाई रान्नरी पकाउन लगाई भन्ने  
अर्थ हो ।...।” दी. नि. अ. क. I. पृ. ३९५: महापरिनिक्वाणसुत्त-  
वण्णना ।

‘पवत्तमंसं’ (=प्रवर्त मासु) भनेको मरेकाको मासु  
हो । त्यसैले समन्तपासादिका III. पृ. ११५८: भेसज्जकखन्धले—  
“पवत्तमंसन्ति मतस्स मंसं” भन्ने अर्थ उल्लेख गरेको छ ।

अङ्गुत्तरनिकायटुकथा II. पृ. ७५६: सीहसुतं, महावगगले  
चाहिं ‘पवत्तमंस’ को अर्थ यसरी दिएको छ—“पवत्तमंसन्ति

पक्तिया पवर्तं कण्पयमंसं, मूलं गहेत्वा अन्तरापणे परियेसाहीति अधिष्पायो ।” अर्थात्—“प्रवर्तमांस भनेको स्वाभाविक रूपले प्रवर्तं भएको उचितमांस मूल्य लिएर बजारमा खोजीगर भन्ने अभिप्राय हो ।” यसको मतलब पसलमा किनेर ल्याएको मासु खान योग्य छ भनी भनिएको हो ।

जस्तै खसेको फललाई ‘पवर्तफलं’ भन्दछन् त्यस्तैगरी यहाँ मरेकाको मासुलाई ‘पवर्तमांसं’ भनिएको हो भनी सम्झनु पांच ।

केहीले चाहिं—“सूकरमद्व” भनेको सूगुरको मासु होइन तर सूगुरहरूले मर्दन गरेको तामा (वंसकलिर) हो भनी भनेका छन् ।

अरु केहीले—सूगुरहरूले मर्दन गरेको ठाउँमा उम्रेको च्याऊ हो भनी भनेका छन् ।

अरूले चाहिं—‘सूकरमद्व’ भनेको एक रसायन हो भनी भनेका छन् । उदा. अ. क. पृ. २७९: चुन्दसुत्तवण्णना ।

भगवान् आज परिनिर्वाण हुनुहुनेछ भन्ने कुरा सुनेर चुन्द कम्मारपुत्रले ‘यो भोजन गरेर भगवान् चिरतर जीवित हुन सक्नु’ भन्ने सोचेर चुन्द कम्मारपुत्रले यो दान दिएका हुन् र भगवान्को दीर्घायुको कामना गरेर नै उनले यो प्रदान गरेका थिए भनी उदा. अ. क. पृ. २७९: ले अगाडि उल्लेख गरेको छ ।

जानुभयो । त्यहाँ पुरोपछि बिचछाइराखेको आसनमा बस्नुभयो । आसनमा बस्नुभएपछि भगवान्‌ले चुन्द कम्मारपुत्रलाई आमन्त्रण गर्नुभयो—

“चुन्द ! जुन् त्यो सूकरमद्व तयार पारिएको छ त्यो मलाई पस्काऊ, जुन् अरु खाद्य-भोज्यहरू तयार पारिएका छन् तिनीहरू चिक्षुसङ्घलाई पस्काऊ॑ ।”

“हवस्, भन्ते” भनी भगवान्‌लाई प्रत्युत्तरदिई चुन्द कम्मार-पुत्रले जुन् त्यो सूकरमद्व तयार पारिएको थियो त्यो भगवान्‌लाई पस्काए र जुन् अरु खाद्य भोज्यहरू तयार पारिएका थिए तिनीहरू चिक्षुसङ्घलाई पस्काए ।

१. किन यस्तो भन्तुभएको होला ? भन्ने सम्बन्धमा अटुकथाले यसरी प्रष्टपारेको छ —

परजनमाथि दया राखेर नै भगवान्‌ले त्यसो भन्तुभएको हो । सूत्रको अगाडि पनि त्यसो भन्नाको कारण देखाउँदै— ‘तथागत एक जनाले बाहेक देव ब्रह्म मारतथा मनुष्यहरूमध्ये कसैले पनि त्यो सूकरमद्व पचाउन सक्ने छैन’ भनी उल्लेख भएकै छ । त्यो सूकरमद्वमा दुइहजार द्वीपहरूले परिवृत्त भएका चार महाद्वीपका देवगणहरूले ओजधातु (=दिव्यरस) राखेका थिए । त्यसैले त्यसलाई कसैले पचाउन सक्दैनये । त्यसैले भगवान्‌ले सूत्रमा ‘...त्यो मलाई पस्काऊ’ भनी भन्तुभएको हो । उदा. अ. क. पृ. २७९: चुन्दसुत्तवण्णना ।

त्यसपछि भगवान्‌ले चुन्द कम्मारपुत्रलाई आमन्त्रण गर्नु-  
भयो—

“चुन्द ! जुन् सूकरमद्व बाँकी छ त्यसलाई खाल्टोमा  
हालिदेउ । चुन्द ! यो लोकमा देवसहित, मारसहित, ब्रह्मसहित; श्रमण  
ब्राह्मण सहित प्रजा; तथा देवसहित मनुष्यहरूमा तथागतले बाहेक अरु  
कोही देखिदन जसले त्यो खाएर-पचाउन सकोस् ।”

“हवस, भन्ते” भनी भगवान्‌लाई प्रत्युत्तर दिई जुन् सूकरमद्व  
बाँकी थियो त्यो खाल्टोमा हाली चुन्द कम्मारपुत्र भगवान्‌कहाँ गए ।  
गएर भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका  
चुन्द कम्मारपुत्रलाई धार्मिक कथाद्वारा सन्दर्दिशत, सम्प्रतिष्ठित,  
समुत्तेजित तथा सम्प्रहरित पारी भगवान् आसनबाट उठी फर्केँ  
जानुभयो ।

Dhamma.Digital

अनि चुन्द कम्मारपुत्रको भोजन (भत्त) खानु भएका  
भगवान्‌लाई कडा रोग उत्पन्न भयो । रगत बहने मरणान्तिक ठूलो  
वेदना हुनथाल्यो । अनि भगवान्‌ले स्मृति सम्प्रजन्यताद्वारा पीडित नभई  
सहनुभयो<sup>१</sup> । अनि भगवान्‌ले आयुष्मान् आनन्दलाई आमन्त्रण  
गर्नुभयो—“आनन्द ! जाञ्चौं, जहाँ कुशीनगर हो त्यहाँ जाञ्चौं ।”

१. भोजनपछि भगवान्‌लाई ठूलो वेदना उत्पन्नभयो । तर यो वेदना  
सूकरमद्वको कारणले भएको होइन । यदि वहाँले यो पोष्य भोजन  
गर्नु नभएकोभए योभन्दा पनि अधिक वेदना हुने थियो । भोजनको  
कारणद्वारा नै कम वेदना भएको हो । यदि अरूलाई यस्तो वेदना

“हवस्, भन्ते” भनी आयुष्मान् आनन्दले भगवान्‌लाई प्रत्युत्तर दिनुभयो ।

चुन्दस्स भत्तं भुञ्जित्वा, कम्मारस्साति मे सुतं ।

आबाधं सम्फुसी धीरो, पबाल्हं मारणन्तिकं ॥

भुत्तस्स च सूकरमद्वेन,

ब्याधिपवात्हो उदपादि सत्थुनो ।

विरच्चमानो भगवा अवोच,

“गच्छामहं कुसिनारं नगरं’ति॑” ॥

भएको भए हिङ्न वा बस्न नसकी बेसकरी छटपटिनु पर्नेथियो ।

तर भगवान्‌ले स्मृति सम्प्रजन्यताद्वारा त्यस्तो हुनदिनु भएन ।

त्यसैले सूत्रमा ‘पीडित नभई’ भनी उल्लेख भएको हो । वहाँले

सहन गर्नु भएको थियो । भगवान्‌लाई यस्तो वेदना वेलुवगाउँदेखि

नै भएको थियो । (हेर सं. नि. IV. पृ. १३०: गिलानसुत्तं,

सतिपट्टानसंयुतं) तर समापत्तिबलद्वारा परिनिर्वाण हुने दिन

तआएसम्म दमनगरी राख्नुभएको थियो । त्यसदिन चार्हि वहाँ

परिनिर्वाण हुन चाहनुहुन्थ्यो । अतः प्राणीहरूलाई विरक्त पार्नको-

निमित्त त्यसदिन समापत्तिद्वारा दमन गर्नु भएको थिएन । त्यसैले

गर्दा वहाँलाई खूब ठूलो तथा असह्य वेदना भएको थियो भनी

उदा. अ. क. पृ. २८०: चुन्दसुत्तवण्णनाले उल्लेख गरेको छ ।

१. यी गाथाहरू पछि धर्मसंग्राहकहरूले थपेका हुन् भनी उदा. अ. क.

पृ. २८०: चुन्दसुत्तवण्णनाले लेखेको छ ।

**अर्थ—**

मैले सुनें कि चुन्द कम्मारको भात खाएपछि धीरलाई कठोर आवाधले छोयो । सूकरमद्व खाएपछि शास्ताक्षाई कठोर व्याधि उत्पन्न भयो । अनि निरन्तर विरेचित हुनुभएका भगवान्ले भन्नुभयो—“म कुशीनगरमा जानेछु १”

### कुशीनगरको यात्रा

अनि भगवान् बाटो छाडी जहाँ एक रुख थियो त्यहाँ जानुभयो । त्यहाँ पुरेपछि आयुष्मान् आनन्दलाई यस्तो भन्नुभयो—

“हे आनन्द ! तिमीले मलाई चारदोबरी गरी सङ्घाटी पटथाई बिच्छुचाइदेऊ । आनन्द ! म थाकेको छु बसन चाहन्छु ।”

“हबस्, भन्ते” भनी भगवान्लाई प्रत्युत्तर दिई आयुष्मान् आनन्दले चारदोबरी गरी सङ्घाटी पटथाई बिच्छुचाइदिनु भयो । अनि

१. यहाँ जुन रोग लागेको कुरा देखाइएको छ त्यो सूकरमद्वको कारणले होइन । बल्कि कर्मले मौका पाएको हुनाले त्यसो भएको हो । अर्थात् आफैन कर्मभोगले भएको हो । (के कस्तो कर्मको प्रभावले त्यसो भएको हो भन्ने सम्बन्धमा बु. ब्रा. भा-३, पृ. २९१: वेरञ्जकथामा उल्लेख गरेको छु । ) उदा. अ. क. पृ. २८०: चुन्द-मुत्तवण्णना ।

२. आफूले चाहेको ठाउँमा परिनिर्वाण हुनकोनिमित्त यस्तो भन्नु भएको हो ।

भगवान् विच्छिन्नाइएको आसनमा बस्नुभयो । बस्नुभएका भगवान्ले आयुष्मान् आनन्दलाई आमन्त्रण गर्नुभयो —

यसरी रोग हुँदाहुँदै भगवान् किन कुशीनगरमै जानलाग्नु भएको नि ? के अन्त कतै परिनिर्वाण हुन सकिन्छ ?

जहाँ पनि परिनिर्वाण हुनसकिन्छ । परन्तु वहाँले यस्तो सोच्नु भएको थियो —

( १ ) कुशीनगरमा गएको खण्डमा महासुदस्सन सूत्र देशनाको कारण बन्ने छ । (यो सूत्र दी. नि. II. पृ. १३० मा छ ।) यो सुनेर धेरै मानिसहरूले कुशलकर्म गर्ने इच्छा गर्नेछन् ।

( २ ) सुभद्र परित्राजक पनि मकहाँ आई प्रश्न सोधनेछन् र उत्तरको अन्तमा उनी मेरो शरणमा परी प्रव्रजित तथा उपसम्पन्न भई कर्मस्थान भावना गरी म छँदाछँदै अरहन्त पनि हुनेछन् । उनी मेरा अन्तिम श्रावक हुनेछन् । ( ३ ) अरू ठाउँमा परिनिर्वाण हुँदा धातुको कारणमा महाकोलाह हुनेछ र नदी जस्तै रगत बढ्ने छ । कुशीनगरमा परिनिर्वाण हुँदा चाहिं धातुविवादलाई द्रोण ब्राह्मणले सुल्लाउने छन् र धातुहरू भागलगाई कलह शान्त पार्ने छन् ।

(हेर बु. ब्रा. भा-१, पृ. १५२: धातुविभाजन, द्रोण ब्राह्मण) यी तीन कारणहरूलाई ध्यानमा राख्नुभई भगवान् महत् उत्साहका साथ कुशीनगरमै जान चाहनु भएको हो भनी उदा. अ. क. पृ. २६०-२१: चुन्दसुत्तवण्णना, पाटलिगामियवग्गले उल्लेख गरेको छ ।

“हे आनन्द ! तिमीले मलाई पिउने पानी त्याइदेऊ । आनन्द !  
थ्यास लागेको छ, पानी पिउँछु ।”

यस्तो भन्नुहुंदा आयुष्मान् आनन्दले भगवान्लाई यस्तो  
भन्नुभयो —

“भन्ते ! भरखरेमात्र पांचशय गाडाहरू गए । चक्काले  
कुल्चिएको पानी अलि अलि धमिलो र फोहोर भई बघ्देछ । भन्ते !  
यो कुकुट्टा<sup>१</sup> नदी नजिकमै छ सुन्दर तथा भनोहर छ । भगवान्ले त्यहाँ  
पानी पनि पिउनुहोस् र शरीर पनि शीतल पार्नुहोस् ।”

दोश्रो वटक पनि ..तेश्रो वटक पनि भगवान्ले आयुष्मान्  
आनन्दलाई आमन्त्रण गर्नुभयो

“हे आनन्द ! तिमीले मलाई पिउने पानी त्याइदेऊ । आनन्द !  
थ्यास लागेको छ, पानी पिउँछु ।”

“हवस्, भन्ते” भनो भगवान्लाई प्रत्युत्तर दिई आयुष्मान्  
आनन्द पात्र लिई जहाँ त्यो नदी हो त्यहाँ जानुभयो । अनि चक्काले  
कुल्चेर अलि अलि धमिलो र फोहोर भई बघिरहेको सो नदीको पानी  
आयुष्मान् आनन्द त्यहाँ पुगदापुग्दै स्वच्छ, पवित्र तथा निर्मलभई  
बघ्नथाल्यो । अनि आयुष्मान् आनन्दलाई यस्तो लाग्यो —

१. दी. नि. II. पृ. १००: महापरिनिव्वानसुत्तमा ‘कक्षाधा’ भनी  
लेखिएको छ ।

“अहो आश्रयं ! अहो अद्भूत !! अहो तथागतको महाद्विकता !! अहो तथागतको महानुभावता !! चक्काले कुलचेर अलि अलि धमिलो र फोहोर भई बधिरहेको यो नवी म त्यहाँ आद्धपुग्नेबित्तिकै स्वच्छ, पवित्र तथा निर्मलभई बधनथाल्यो ।”

अनि पात्रमा पानी लिई जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुरोपछि भगवान्‌लाई यस्तो भन्नुभयो—

“आश्रयं हो, भन्ते ! अद्भूत हो, भन्ते !! अहो तथागतको महाद्विकता ! अहो तथागतको महानुभावता !! भन्ते ! चक्काले कुलचेर अलि अलि धमिलो र फोहोर भई बधिरहेको सो नवी म त्यहाँ पुग्नेबित्तिकै स्वच्छ, पवित्र तथा निर्मल भई बधनथाल्यो । भगवान् पानी पिउनुहोस्, सुगत ! पानी पिउनुहोस् ।”

अनि भगवान्‌ले पानी पिउनुभयो । त्यसपछि भगवान् महत् चिक्षुसङ्घका साथ जहाँ कुकुटा नदी हो त्यहाँ जानुभयो । त्यहाँ पुरोपछि कुकुटा नदीमा नुहाई पानी पिई तरेर जहाँ (एक) आञ्चलन हो त्यहाँ जानुभयो । त्यहाँ पुरोपछि आयुष्मान् चुन्दकलाई<sup>१</sup> आमन्त्रण गर्नुभयो—

१. दी. नि. II. पृ. १००: महापरिनिवानसुत्तमा चाहिं यसपछि पुक्कुस मल्लपुत्रको कथा उल्लेख भएको छ र त्यसपछिमात्र ककुधानदीमा जानुभएको कुरा छ । यहाँ चाहिं सो कुराहरू छैनन् ।

२. त्यसविष्ट आयुष्मान् चुन्दक भगवान्‌को अगाडि हुनुहुन्थ्यो । आयु-

“हे चुन्दक ! तिमीले मलाई चारदोबरी गरी सङ्घाटी पटघाई बिच्छधाइवेऊ । चुन्दक ! म बलान्त छु, लेट्न चाहन्छु ।”

“हवस्, भन्ते” मनी भगवान्‌लाई प्रत्युत्तर दिई आयुष्मान् चुन्दकले चारदोबरी गरी सङ्घाटी पटघाई बिच्छधाइ विनुभयो ।

---

प्रमान् आनन्द चाहिं त्यसवेला नुहाउने कपडा सुकाउंदै हुनुहुन्थ्यो । यसैले भगवान्‌ले अगाडि बसिरहनु भएका आयुष्मान् चुन्दकलाई आमन्त्रण गर्नुभएको हो भनी उदा. अ. क. पृ. २८२: चुन्दसुत्त-वर्णनाले उल्लेख गरेको छ ।

यी आयुष्मान् चुन्दक आयुष्मान् सारिपुत्रका कान्दा भाइ हुनुहुन्छ । अघि वहाँ भगवान्‌को उपस्थाक भइसकनु भएको थियो । (हेर बु. रा. भा-१, पृ. ४०६ को पादटिप्पणीमा ।) वहाँ आनन्द महास्थविरका शिष्य हुनुहुन्छ । (हेर बु. प. भा-१, पृ. २६८ को पादटिप्पणीमा ।)

१. त्यसवर्खत बुद्ध भगवान् यस्तोबिध्न असक्त हुनुहुन्थ्यो कि वहाँको सारा शारीरिक शक्ति क्षीण भइसकेको थियो । वहाँको शारीरमा—

“कालावकञ्च गञ्जेयं पण्डरं तम्बपिञ्जलं ।  
गन्ध मञ्जल हेमञ्च उपोसथ छद्वन्तिमे दसाति ॥”

अर्थ—

“(१) कालावक, (२) गङ्गेय, (३) पण्डर, (४) तम्ब,  
 (५) पिङ्गल, (६) गन्ध, (७) मङ्गल, (८) हेम, (९) उपोसथ  
 तथा (१०) छट्टन्त भन्ने यी दश हात्तीहरूमा हुने बल तथागतको  
 शरीरमा थियो ।”

काला भन्ने दश हात्तीको बल एक गङ्गेय हात्तीमा हुन्छ ।  
 यस्तैंगरी दश दश गुणा बढी बल छट्टन्त हात्तीमा हुन्छ । ती सबै  
 हात्तीबल तथागतमा थियो । तर चुन्द कम्मारपुत्रको भोजनपछि  
 त्यसदिन भगवान्को शरीरको सारा शारीरिक बलहरू तताएको  
 भाँडोमा राखेको पानीको थोपो ढैं बिलाएर गए ।

*Dhamma Digital*  
 पावाबाट कुशीनगर केवल तीन गाउत मात्र छ (=पौने  
 योजन) । यसबीच पच्चीस (२५) ठाउँहरूमा विश्रामगरी भगवान्  
 महत् उत्साहपूर्वक पैदल नै सूर्यस्ति हुने वेलामा कुशीनगरमा  
 पुग्नुभयो ।

यसरी निरोगलाई रोगले कुल्चिदै आउँछ । यसै अर्थलाई  
 जनाउनकोनिमित्त तथा देवसहित मनुष्यलोकलाई संवेग जनाउनको-  
 निमित्त भगवान्ले सूत्रमा “चुन्दक ! म वलान्त छु, लेट्न चाहन्छु”  
 भनी भन्नुभएको हो भनी उदा. अ. क. पृ. २८१: चुन्दसुत्तवणनाले  
 उल्लेख गरेको छ ।

अनि भगवान् दाहिनेतिरबाट सिंहशश्यागरी<sup>१</sup> (बाँया) खुट्टामाणि  
(बाँया) खुट्टा राखी स्मृति सम्प्रजन्य भई उठने संज्ञा मनमा राखी  
लेट्नुभयो । आयुष्मान् चुन्दक पनि त्यहीं भगवान्को भगाडि  
बस्नुभयो ।

१. “गन्त्वान् बुद्धो नदिकं<sup>२</sup> कुकुट्टं<sup>३</sup>,  
अच्छोदकं सातोदकं<sup>४</sup> विष्पसन्नं ।  
ओगाहि सत्था सुकिलन्तरूपो,  
तथागतो अप्पटिमोध लोके ॥

१. ‘सिंहशश्या’ भनेको सिंह जस्तै दाहिनेतिरबाट गरिने शश्या हो ।

चारप्रकारका शश्याहरू छन्—(१) कामभोगीशश्या,  
(२) प्रेतशश्या, (३) तथागतशश्या र (४) सिंहशश्या ।

“भिक्षुहो ! कामभोगीहरू धेरैजसो बाँयातिरबाट सुत्छन्”  
भनेको कामभोगीशश्या हो । “भिक्षुहो ! प्रेतहरू धेरैजसो उत्तानो-  
परी सुत्छन्” भनेको प्रेतशश्या हो । “भिक्षुहो ! यहाँ तथागत  
चतुर्थ्यध्यानमा बस्नुहुन्छ” भनेको तथागतशश्या हो । “भिक्षुहो !  
सिंह मृगराज दाहिनेतिरबाट सुत्छन्” भनेको सिंहशश्या हो ।  
(अ. नि-४, पृ. २५९: सेयासुत्तं, आपत्तिभयवग्गो)

२. सिंहल र रोमनमा: ‘नदियं’ ।
३. सिंहलमा: ‘कुकुत्थं’ ।
४. बर्मीमा: ‘सातुदकं’ ।

२. “न्हत्वा च पिवित्वाचुदतारि सत्था,  
पुरक्खतो भिक्खुगणस्स मज्जे ।  
सत्था पवत्ता भगवा इधं धम्मे,  
उपागमि अम्बवनं महेसि ।  
आमन्तयि चुन्दकं नाम भिक्खुं,  
चतुर्गुणं सन्थरॄ मे निपञ्जं ॥

३. “सो चोदितो भावितत्तेन चुन्दो,  
चतुर्गुणं सन्थरॄ खिप्पमेव ।  
निपञ्जि सत्था सुकिलन्तरूपो,  
चुन्दो पि तत्थं पमुखे निसीदिति ॥”

**अर्थ—**

Dhamma.Digital

१—“कुकुटु नदीमा गई बुद्धले निर्मल, पवित्र तथा मीठो पानी  
पिउनुभयो । अनि अति थकित हुनुभएका शास्ता तथा यो लोकमा  
अद्वितीय पुरुष हुनुभएका तथागत नदीमा ओल्हनु भयो ।

१. तिहल र रोमनमा: ‘पत्थर’ ।
२. तिहल र रोमनमा: ‘पत्थरि’ ।
३. यी गाथाहरू पछि धर्मसंग्राहकहरूले थपेका हुन् । उदा. अ. क.  
पृ. २८२: चुन्दसुत्तवण्णना ।

२—‘नुहाई पानी पिई शास्ता नदी पार जानुभयो । भिक्षुगणको बीचमा बस्नुभएका अग्रपुरुष तथा धर्म प्रवर्तन गर्नुभएका महर्षी शास्ता आम्रवनमा<sup>१</sup> जानुभयो । अनि चुन्दक भन्ने भिक्षुलाई बोलाई—‘लेट्नकोनिमित्त चारदोबरी गरी (सङ्घाटी पट्ठाई) आसन विच्छाउ’ भनी भन्नुभयो ।

३—‘भावितात्म हुनुभएका बुद्धले यस्तो भन्नु भएको सुनी चुन्दकले हत्तर पत्त चारदोबरी गरी (सङ्घाटी पट्ठाई) आसन विच्छाइदिए । अनि अति थकित हुनुभएका शास्ता लेट्नुभयो । चुन्दक पनि त्यहाँ (शास्ताको) अगाडि बस्नुभयो<sup>२</sup> ।’

### चुन्दको अन्तिम भोजनको प्रशंसा

Dhamma.Digital

अनि आयुष्मान् आनन्दलाई भगवान्ले आमन्त्रण गर्नुभयो—

“आनन्द ! शायद चुन्द कम्मारपुत्रलाई कस्ते चिन्तित गराउनकोनिमित्त (यस्तो भन्न) सक्ष्य—‘आवुसो चुन्द ! तिन्हो लागि अलाभ हो, तिन्हो लागि दुर्लभि हो, जहाँकि तिन्हो अन्तिम पिण्डपात

१. सो कुकुटु नदीको तीरमा एक आम्रवन थियो । सोही आम्रवनमा जानुभयो । उदा. अ. क. पृ. २८२: चुन्दसुत्तवण्णना ।
२. यतिङ्गेलसम्म धर्मभण्डागारिक आनन्द महास्थविर पनि त्यहाँ आइपुग्नु भयो । उदा. अ. क. पृ. २८२.

(=भिक्षा) भोजन गरी तथागत परिनिर्वाण हुनुभयो ।' आनन्द ! चुन्द कम्मारपुत्रको चिन्तालाई यसरी दूर गराइदिनुपर्छ—

'आवुसो चुन्द ! तिझो लागि यो लाभ हो, तिझो लागि यो सुलाभ हो, जहाँकि तिझो अन्तिम पिण्डपात (=भिक्षा) भोजन गरी तथागत परिनिर्वाण हुनुभयो । आवुसो चुन्द ! मैले भगवान्के सन्मुखमा सुनेको हुँ र भगवान्के सन्मुखमा मैले ग्रहण गरेको हुँ—‘दुइ पिण्डपातहरू (=भिक्षाहरू) समानफलका तथा समान विपाकका छन् । अरु पिण्डपातहरूभन्दा धेरै महत्कलतर र महानिसंसतर छन् । कुन दुइ भने ? जुन पिण्डपात (=भिक्षा) भोजन गरी तथागतले अनुत्तर सम्यक्सम्बुद्धत्व अधिगमन गर्नुभयो तथा जुन पिण्डपात (=भिक्षा) भोजन गरी अनुपादिशेष निर्वाणधातुमा परिनिर्वाण हुनेछ । यी दुइ पिण्डपातहरू समानफलका<sup>१</sup> तथा समान विपाकका छन् । अरु पिण्डपातहरूभन्दा धेरै महत्कलतर र महानिसंसतर छन् ।' (अतः) 'आयुष्मान् चुन्द

१. कसरी समान फलका थिए त ? जहाँकि सुजाताले क्षीर भोजन गराउँदा तथागत बोधिसत्त्व नै थिए तथा सरागी, सद्वेषी, समोही र क्लेश सहितका नै थिए । भोजनपछि मात्र बहाँले बुद्धत्व प्राप्तगर्नु भएको थियो । चुन्दको भोजन चाहिँ उनले वीतरागी, वीतद्वेषी, वीतमोही तथा निक्लेशी हुनुभएका बुद्धलाई दिएका थिए । अर्थात् सुजाताको भोजन चाहिँ सरागी हुनु भएका बोधिसत्त्वले गरेका थिए र चुन्दको भोजन चाहिँ वीतरागी हुनु भएका बुद्धले गरेका थिए । अनि कसरी समानफल हुन सक्ला ?

यहाँ तीनप्रकारका समानता छन् । जस्तै—(१) परिनिर्वाण-समानता, (२) समापत्ति-समानता र (३) अनुस्मरण-समानता ।

(१) सुजाताले दिएको भोजन गरेर तथागत स-उपादिशेष (=क्लेशहरू जम्मै निरुद्ध भएका) निर्वाणधातुमा परिनिर्वाण हुनुभयो । चुन्दले दिएको भोजन गरेर अनुपादिशेष (=पञ्चस्कन्धहरूको समेत निरुद्ध भएका) निर्वाणधातुमा परिनिर्वाण हुनुभयो । यसरी परिनिर्वाण-समानताले गर्दा समानफल भएको हो ।

(२) अभिसम्बुद्ध हुने दिनमा तथागतले अग्रमांगको हेतु भएको चौबीसकोटी एकलाख (२४,०९,००,०००) समापत्तिहरू गर्नुभएको थियो । महापरिनिर्वाण हुने दिनमा पनि ती जम्मै समापत्तिहरू गर्नुभएको थियो । यसरी समापत्ति-समानताले गर्दा समानफल भएको हो । त्यसैले भगवान्नले भन्नुभएको हो —

“भिक्षुहो ! जसको भिक्षा भोजनगरी भिक्षु अप्रमाण समाधिहरूमा बस्छ; यसद्वारा उसले (=दाताले) धेरै धेरै पुण्य पाउँछ, धेरै धेरै कुशलहरू पाउँछ...आदि ।” (अं. नि-४, पृ. ५७-५८: पठमपुञ्चाभिसन्दनसुत्त, पुञ्चाभिसन्दनवग्गो)

(३) पछि गएर जब सुजाताले “उनी वृक्षदेवता थिएनन् । उनी बोधिसत्त्व थिए । मेरो क्षीर भोजन मरेर उनले सम्यक्सम्बुद्धत्व लाभनरे । सात हप्तासम्म त्यस आहारद्वारा उनको

कम्मारपुत्रले आयु बढाइदिने कर्म संचित गरे, आयुष्मान् चुन्द कम्मार-  
पुत्रले वर्ण बढाइदिने कर्म संचित गरे, आयुष्मान् चुन्द कम्मारपुत्रले सुख  
बढाइदिने कर्म संचित गरे, आयुष्मान् चुन्द कम्मारपुत्रले स्वर्ग पुन्याइदिने  
कर्म संचित गरे, आयुष्मान् चुन्द कम्मारपुत्रले यश त्याइदिने कर्म संचित  
गरे तथा आयुष्मान् चुन्द कम्मारपुत्रले आधिपत्य त्याइदिने कर्म संचित  
गरे ।' (अतएव) आनन्द ! चुन्द कम्मारपुत्रको चिन्तालाई यसरी  
दूर गराइदिनु पर्छ ।"

अनि यस अर्थलाई बुझ्नुभई त्यसबेला भगवान्‌ले यो उदान  
प्रकट गर्नुभयो —

यापन भएको थियो" भन्ने कुरा सुनिन् तब "धन्यहो ! मेरो  
भोजन !" भन्दै आफ्नो दानको अनुस्मरण गर्दा उनको मनमा  
अपार प्रीति उत्पन्न भएको थियो । त्यस्तैगरी चुन्दलाई पनि अपार  
प्रीति उत्पन्न भएको थियो । भगवान् परिनिर्वाण भइसकेपछि जब  
चुन्दले आफूले दिएको भोजनदानको अनुस्मरण गरे तब उनको  
मनमा -- 'अहो मेरो भोजन ! मेरो अन्तिम भोजन गरेर भगवान्  
अनुपादिशेष परिनिर्वाणधातुमा परिनिर्वाण हुनुभयो' भनी अपार  
प्रीति उत्पन्न भएको थियो । यसरी अनुस्मरण-समानताले गर्दा ती  
दुइ दानका फलहरू समान भनिएको हो भन्ने कुरा बुझ्नसक्नुपर्छ  
भनी उदा. अ. क. पृ. २८३ः चुन्दसुत्तवण्णना, पाटलिगामियवग्गो र  
सुमं. वि. I. पृ. ३९८ः महापरिनिव्वाणसुत्तवण्णनाले उल्लेख गरेका  
छन् ।

“ददतो पुञ्जं पवड्दति,  
 संयमतो वेरं न चीयति ।  
 कुसलो च जहति पापकं,  
 रागदोसमोहनखया सनिब्बुतो’ति३ ॥”

अर्थ—

“दिनाले पुण्य बढ़ाए,  
 संयमले वेर संचय हुन्न ।  
 ज्ञानीले पापलाई त्याग्ण,  
 रागहोषमोहको क्षयहारा उ निर्वाण प्राप्त हुन्छ ।”

x                    x                    x

Dhamma.Digital

१. सिहल, स्याम र रोमनमाः ‘परिनिब्बुतो’ ।

**मूल सूत्र—**

### ३—कति किशिमका श्रमणहरू छन् ?

**चुन्द कम्मारपुत्र—**

१. ‘पुच्छामि मुर्नि पहूतपञ्चं, (इति चुन्दोकम्मारपुत्तो)  
 बुद्धं धम्मसामि वीततर्हं ।  
 द्विपदुत्तमं<sup>१</sup> सारथीनं पवरं,  
 कति लोके समणा तदिङ्गु बूहि॒ ॥”

**अर्थ—**

१—“प्रसस्त प्रजा हुनुभएका धर्मस्वामी ! तृष्णा रहित हुनुभएका,  
 दुइपाद हुनेहरूमध्येमा उत्तम हुनुभएका र सारथीहरूमध्येमा उत्तम सारथी

१. सिहल, स्याम र रोमनमाः ‘द्विपदुत्तम’ ।

२. सुत्त. नि. पृ. २८३ चुन्दसुत्तं, उरगवग्गो, अ. क. पृ. १०९.

बुद्धसंग सोधदछु कि यो लोकमा कति किशिमका श्रमण-  
हरू छन् ? कृपया बताउनुहोस् ।”

बुद्ध—

२ “चतुरो समणा न पञ्चमत्थि, (चुन्दोति भगवा)  
ते ते आविकरोमि सकिखपुटो ।  
मगगजिनो मगगदेशको च,  
मग्गे जीवति यो च मगगद्वमी ॥”

१. चुन्द कम्मारपुत्रले यो प्रश्न सोधनुपर्ने कारण देखाउँदै सुत्तनिपातटु-  
कथा चुन्दसुत्तवण्णनाले (पृ. १०९) यसरी दिएको छ—

“यसभन्दा अघिल्लो सूत्रमा (माथि पृ. २९०) जुन कुराहूँ  
लेखिसकेका छन् त्यसै अवस्थामा चुन्दले भगवान् सहित भिक्षुसङ्ग-  
लाई भोजन पस्काउनकोनिमित्त तथा तिऊन तरकारीहरू राख्नको-  
निमित्त सुनका भाँडाहरू राखेका थिए । शिक्षापद नबनाएको  
समयमा चाहिं केही भिक्षुहरूले सुनका भाँडाहरूमा (भोजन) लिन्थे,  
केही भिक्षुहरूले लिन्थे । भगवान्ले चाहिं आफ्नो एकमात्र शैलमय  
पात्रमा लिनुहन्थे, दोश्रो भाँडामा बुद्धहरूले लिदैनन् । अनि त्यस  
समय एकजना पापी भिक्षुले आफ्नो अगाडि राखेको हजारजाने  
एक सुनको भाँडो चोर्ने नियतले (थेय्यचित्तेन) लिई आफ्नो ताल्चा  
राख्ने थैलोमा (कुञ्चिकत्थिविकायं) राखे । चुन्दले यो देखेर पनि  
बुद्ध तथा स्थविरहरू प्रतिको गौरवताको कारणले तथा अन्य

**अर्थ—**

२—“हे चुन्द ! चार किशिमका श्रमणहरू छन्, पाँचो छन्तन् । मसंग सोधने तिमीलाई तो चार किशिमका श्रमणहरू यी हुन् भनी बताउँछु । ती हुन्—(१) मार्गजिन, (२) मार्गवेशक, (३) मार्गजीकि  
र (४) मार्गदूषक ।”

**चुन्द कम्मारपुत्र—**

३. “कं मगगजिनं वदन्ति बुद्धा, (इति चुन्दो कम्मारपुत्तो)  
मगगज्ञायी’ कथं? अतुल्यो होति ।  
मगे जीवति मे ब्रूहि पुट्टो,  
अथ मे आविकरोहि मगगदूर्सि ॥”

**अर्थ—**

३—“कस्तालाई बुद्धहरू ‘मार्गजिन’ भन्दछन् ? अतुल्य मार्गवेशक

धर्माविलम्बीहरूले केही भन्ने मौका नपाउन् भन्ने विचारले नदेखे जस्तो गरेका थिए ।

“अतः यसै कुरालाई मनमा राखी सन्ध्या-समयमा भगवान्-  
कहाँ गई—“संयम युक्त हुनेलाई मात्र श्रमण भन्दछन् वा संयमरहित  
हुनेलाई पनि श्रमण भन्दछन् ?” भन्ने कुरा बुझनकोनिमित्त उनले  
यो प्रश्न सोधेका हुन् ।

१-१. स्याममा: ‘मगज्ञायी’; रोमनमा: ‘मगज्ञायि कथं’ ।

कसरी हुइन्द्य ? मेरो प्रश्नको उत्तर विनुहोस् कस्तालाई 'मार्गजीवि' भन्दछन् ? अनि मलाई 'मार्गदूषक' को बारेमा पनि बताउनु होस् ।"

बुद्ध—

४. "यो तिणकथङ्कथो विसल्लो,  
निब्बानाभिरतो अनानुगिद्धो ।  
लोकस्स सदेवकस्स नेता,  
तादि मरगजिनं वदन्ति बुद्धा ॥
५. "परमं परमं ति योध बत्वा,  
अक्षाति विभजते<sup>३</sup> इधेव धम्मं ।  
तं कङ्क्खिदं<sup>४</sup> मुनि अनेजं,  
दुतियं भिक्खुनमाहु मरगदेसि ॥
६. "यो धम्मपदे सुदेसिते,  
मग्गे जीवति सञ्चतो सतीमा ।  
अनवज्जपदानि सेवमानो,  
ततियं भिक्खुनमाहु मरगजीवि ॥

१. सिंहलमाः 'अननुगिद्धो' ।
२. सिंहल, स्याम र रोमनमाः 'विभजति' ।
३. सिंहलमाः 'कङ्क्खाच्छिदं'; स्याम र रोमनमाः 'कङ्क्खच्छिदं' ।

७. “छदनं कत्वान् सुब्बतानं,  
प्रव्यन्तीं कुलदूसको पगब्भो ।  
मायावी असञ्चतो पलापो,  
पतिरूपेनैः चरं स मरगदूसी ॥
८. “एते च पटिविजिक्ष यो गहटो,  
सुतवा अरियसावको सपञ्जो ।  
सब्बे नेतादिसा ति जत्वा,  
इति दिस्वा न हापेति तस्स सद्वा ।  
कथं हि दुर्दुन असम्पदुद्धं,  
सुद्धं असुद्धेन समं करेया'ति ॥”

**अर्थ—**

Dhamma.Digital

४—“जो शंका रहित छ, जो शल्यैः रहित छ, जो निर्वाचि  
अभिरत छ, जो निर्लोमी छ र जो देवसहित लोकको नेता छ—त्यस्ता  
अटल बुद्धहरू ‘मार्गजिन’ हुन् ।

१-१. स्याममा: ‘पटिरूपेन च परं’ ।

२. (१) रागशल्य, (२) द्वेषशल्य, (३) मोहशल्य, (४) मान-  
शल्य, (५) दृष्टिशल्य । यी शल्यहरू नभएका भनिएको हो ।  
सुत. नि. अ. क. पृ. १११: चुन्दसुत्तवण्णना ।

५—“जो यहाँ परमार्थलाई परमार्थ भनी जान्दछ, जो यहाँ विभक्त गरी धर्मलाई बिताउँदछ—त्यो शंका नभएका तृष्णा रहित मुनि ‘मार्गदेशक’ दोश्रो मिक्षु हो ।

६—“राघ्ररी देशना गरिराखेको धर्मपद अनुसार मार्गमा लागी संयत र स्मृतिमान्भई जो जीवन बिताउँदछ र जो निरबद्ध भावना गरी जीवन बिताउँदछ—त्यो ‘मार्गजीवि’ मिक्षु तेश्रो हो ।

७—“शीलवान्‌को स्वभावले ढाकेर म पनि मिक्षु हुँ भनी दगुर्ने—कुलदूषक, प्रगल्भी, छली, असंयमी, प्रलापी तथा मिक्षुभेष धारण गरी हिड्ने ‘मार्गदूषक’ हो ।

८—‘जो श्रुतवान्, आर्यधावक तथा प्रज्ञावान् गृहस्थीले यी कुराहरु बुझ्दछ—उसले सबै (मिक्षुहरु) एकैनास हुन्नन् भनी सम्झन्दछ र पापक मिक्षुमाई देखेर पनि (आपनो मनमा) धर्दा कमी गर्दैन । दुष्ट र अवुष्ट, शुद्ध र अशुद्ध कसरी एकैनास हुनसक्ला रै ?’”

१. सूत्रको अवशानमा उपासकको शंका दूर भयो । सुत. नि. अ. क.

पृ. ११४: चुन्दसुत्तवण्णना, उरगवग्गो ।

## १७. तालपुट नटगामणि

### परिचय

खल्को हाँगाबाट खसेको ताल फलको वर्ण जस्तै प्रसन्न वर्ण भएकाले यिनलाई 'तालपुट' भनिएको हो<sup>१</sup> ।

यिनी अभिनीहार सम्पन्न अन्तिम जन्मका थिए । किन्तु आकाशमा पर्याकेको गेडी कतातिर खस्ने हो भन्ने कुरा बुझन नसक्ने जस्तै प्रतिसंधि (=पुनर्जन्म) को बारेमा पनि कस्तैले केही भग्न सक्दैन । अतः यिनी राजगृहको एक नर्तकी-कुलमा जन्मेका थिए<sup>२</sup> । ठूलो भएषष्ठि नर्तकी शोल्पमा अगस्त्यान प्राप्तगरी समस्त जम्बुद्वीपमा यिनले ख्याति प्राप्त गरे ।

पाँचशय गाढाहरूमा यिनका पाँचशय परिवार स्त्रीहरू र पाँचशय भार्वाहरू थिए । एकहजार स्त्रीहरूका साथ एकहजार गाढाहरू

१. सं. नि. अ. क. III. पृ. १००: तालपुटमुत्तवण्णना, गामणिसंयुतं ।

२. थेर. गा. अ. क. II. पृ. १५५: तालपुटथेरगाथावण्णना, पञ्चास-  
निपातवण्णना ।

लिएर जहाँ जहाँ यिनी जान्ये त्यहाँ त्यहाँ यिनलाई पहिले नै एकहजार मुद्रा दिन्थे । अनि नृत्यपोसाक लगाई यिनी एकहजार स्त्रीहरूका साथ नाच्चा मानिसहरूले हात र खुट्टामा जे जे लगाएका हुन्थे ती ती आभरणहरू दिनेको अन्त हुँदैनन्थ्यो ।

एकदिन यिनी एकहजार स्त्री परिवारहरूका साथ राजगृहमा नाच देखाई परिपक्व ज्ञानको अवस्थामा पुगेका हुँदा परिवार सहित यिनी त्यहाँबाटै जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गएका थिए भनी संयुक्त-अट्कथाले<sup>१</sup> उल्लेख गरेको छ ।

भगवान्कहाँ पुगेष्ठि जुन कुराहरू यिनले भगवान्सेंग सोधे ती कुराहरू अगाडि अनुवित मूल सूत्रमै प्रष्ट भएका छन् । उपदेश सुनिसके-पछि यिनले बुद्धसेंग प्रवर्जयात्व भागे र प्रवर्जित भएको चिरकाल नवित्वे यिनले अरहूत्व पाएका कुरा अगाडिको मूल सूत्रमै उल्लेख भएको छ ।

अरहत् हुनुभन्दा अगाडि जुन ढंगले बहाले आफ्नो चित्तलाई निघह गर्नुभएको थियो त्यसको बर्णन स्वयंले थेरगाथा पालिमा<sup>२</sup> पचपञ्चवटा गाथाहरूद्वारा गर्नुभएको छ ।

x

x

x

१. सं. नि. अ. क. III. पृ. १००: तालपुटसुत्तवण्णना, गामणिसंयुतं; येर. गा. अ. क. II. पृ. १५५: तालपुट्टथेरगाथावण्णना, पञ्जास-निपात ।
२. येर. गा. पा. पृ. ३७६: तालपुट्टथेरगाथा, पञ्जासनिपात, अ. क. II. पृ. १५५.

## मूल सूत्र—

### १—नृत्यद्वारा स्वर्ग पुगिन्द्य

एक समय भगवान् राजगृह स्थित वेणुवनको कलन्दक-निवापमा बस्नुभएको थियो<sup>१</sup> । अनि तालपुट<sup>२</sup> नटगामणि जहाँ भगवान् हुनुहुन्दथो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवाशन गरी एक छेउमा बसेका तालपुट नटगामणिले भगवान्‌लाई यस्तो भने—

“भन्ते ! मैले सुनेको छु कि—अघि अधिका नट आचार्य प्राचार्यहरूले भनेका कुरा—‘जो त्यो नट रङ्गमञ्चमा तथा समूहको बीचमा सत्य र असत्यद्वारा जनतालाई हँसाउँछ र रमाइलो पार्छ—उ शरीर आडी मृत्युपछि ‘पहास’ भन्ने देवताहरूको सहवासमा उत्पन्न हुन्दै ।’ यस विषयमा भगवान् के भन्नुहुन्दै ?”

---

१. सं. नि. III. पृ. २७२: तालपुटसुत्तं, गामणिसंयुतं, अ. क. III.

पृ. १००.

२. स्याममा: ‘तालपुतो’; अट्टकथामा पनि: ‘तालपुतो’ ।

“गामणि ! भेहाल्यो यो कुरा छाडिवेऊ; मसंग यो कुरा नसोध ।”

दोधो पटक पनि तालपुट नटगामणिले भगवान्‌लाई यस्तो भने—

“भन्ते ! मैले सुनेकोछु कि — अघि अधिका नट आचार्य प्राचार्य-हरूले भनेका कुरा—‘जो त्यो नट रङ्गमञ्चमा तथा समूहको बीचमा सत्य र असत्यद्वारा जनतालाई हँसाउन्छ र रमाइलो पार्छ—उ शरीरछाडी मृत्यु-पछि ‘पहास’ भन्ने देवताहरूको सहवासमा उत्पन्न हुन्छ ।’ यस विषयमा भगवान् के भन्नुहुन्छ ?”

“गामणि ! भेहाल्यो यो कुरा छाडिवेऊ; मसंग यो कुरा नसोध ।”

तेथो पटक पनि तालपुट नटगामणिले भगवान्‌लाई यस्तो भने—

“भन्ते ! मैले सुनेकोछु कि — अघि अधिका नट आचार्य प्राचार्य-हरूले भनेका कुरा—‘जो त्यो नट रङ्गमञ्चमा तथा समूहको बीचमा सत्य र असत्यद्वारा जनतालाई हँसाउन्छ र रमाइलो पार्छ—उ शरीरछाडी मृत्यु-पछि ‘पहास’ भन्ने देवताहरूको सहवासमा उत्पन्न हुन्छ ।’ यस विषयमा भगवान् के भन्नुहुन्छ ?”

“‘गामणि ! भेहाल्यो यो कुरा छाडिवेऊ; मसंग यो कुरा नसोध’ भनी भन्नापनि मैले मुक्ति पाइन । त्यसोमरु गामणी ! तिमी-

लाई बताउने छु । गामणि ! पूर्वकालमा सत्त्वहरू रागवन्धनमा बाँधिएका अबीतरागी थिए । उनीहरूलाई नटले रङ्गमञ्चमा तथा समूहको बीचमा जुन कुराहरूले उनीहरू रङ्गित हुन्थे—ती ने कुराहरूको अभिनय धेरै धेरै गर्थ्यो । गामणि ! पूर्वकालमा सत्त्वहरू द्वेषवन्धनमा बाँधिएका अबीत-द्वेषी थिए । उनीहरूलाई नटले रङ्गमञ्चमा तथा समूहको बीचमा जुन कुराहरूले उनीहरू रङ्गित हुन्थे—ती ने कुराहरूको अभिनय धेरै धेरै गर्थ्यो । गामणि ! पूर्वकालमा सत्त्वहरू मोहवन्धनमा बाँधिएका अबीत-मोही थिए । उनीहरूलाई नटले रङ्गमञ्चमा तथा समूहको बीचमा जुन कुराहरूले उनीहरू रङ्गित हुन्थे—ती ने कुराहरूको अभिनय धेरै धेरै गर्थ्यो । उ त्यो आपनो मद्-प्रमादद्वारा अर्कालाई पनि मद्-प्रमादगरी शरीरछाडी मृत्युपछि जहाँ ‘पहास’ भन्ने नरक हो त्यहाँ उत्पन्न हुन्थ्यो । यदि उसको यस्तो दृष्टि हुन्छ —‘जो त्यो नट रङ्गमञ्चमा तथा समूहको बीचमा जनतालाई हँसाउँछ र रमाइलो पार्छ—उ शरीरछाडी मृत्युपछि ‘पहास’ भन्ने देवताहरूको सहवासमा उत्पन्न हुन्छ’—यो उसको मिथ्यादृष्टि हुन्छ । गामणि ! मिथ्यादृष्टिक पुरुषपुद्गलको दुइगतिहरूमध्ये कुनै एक गति हुन्छ भनी म भन्दछु—नरकयोनि वा तिरश्रीनयोनि ।”

यस्तो भन्नुहोंदा तालपुट नटगामणि आँखाबाट आँसु खसाल्दै हनथाले ।

१. यो ‘पहास’ भन्ने नरक कतै छुट्टै ठाउँमा छैन । यो नरक अबीचिकै एक भागमा नाचिरहेको जस्तो, गाइरहेको जस्तो गरी तथा नट-भेष धारण गरी भोग गरिरहेको हुन्छ । सं. नि. अ. क. III.  
पृ. १००: तालपुटसुत्तवण्णना, गामणिसंयुत्त ।

“‘गामणि ! भेहाल्यो यो कुरा छाडिवेऊ यो कुरा मसेंग नसोघ’ भनी भन्दा पनि म तिमीबाट मुक्तहुन सकिन ।”

“भन्ते ! म यस कुराबाट रोएको होइन जो कि भगवान्ले यस्तो भन्नुभयो । अपि च भन्ते ! अधि अधिका नट आचार्य प्राचार्यहरूको —‘जो त्यो नट रङ्गमञ्चमा तथा समूहको बोचमा सत्य र असत्यहारा जनतालाई हँसाउंछ र रमाइलो पाठ्ठ—उ शरीरछाडी मृत्युपछि ‘पहास’ देवताहरूको सहवासमा उत्पन्न हुँच्छ’ भन्ने कुराबाट म बोर्धकालसम्म छकिएं, ठगिएं तथा मोहित भए ।”

“धन्यहो, भन्ते ! धन्यहो, भन्ते !! भन्ते जस्तै घोषेकोलाई उत्तानो पारिदिवा वा ढाकिएकोलाई उधारिदिवा वा बाटो भुलेकोलाई बाटो देखाईदिवा अथवा अन्धकारमा तेलको बत्ती राखिर्दिवा—आँखा हुनेले रूप देखे क्षे—भगवान्ले मलाई अनेक प्रकारले धर्म प्रकाश पारिदिनुभयो । भन्ते ! अब म भगवान्को शरणमा पर्छु, धर्म र भिक्षुसङ्को पनि । भन्ते ! भगवान्को समक्ष मैले प्रव्रज्या पाऊं र उपसम्पदा पनि पाऊं ।”

त्यसपछि तालपुट नटगामणिले भगवान् समक्ष प्रव्रज्या पाए र उपसम्पदा पनि । अनि प्रव्रजित भएको चिरकाल नवित्वे आयुष्मान् तालपुट अरहन्तहरूमध्येमा एक भए ।

## १८. दशम गृहपति

### परिचय

यो दशम गृहपति अटुकनगरवासी हुन्<sup>१</sup>। कुनै कामले एकदिन यिनी पाटलिपुत्रमा गएका थिए। जब यिनी त्यहाँ पुगे तब पाटलिपुत्रको कुकुटाराममा<sup>२</sup> गई आनन्द महास्थविरसँग भेटन गए। किन्तु त्यहाँ आनन्द महास्थविरसँग भेट नभएपछि मिक्षुहरूसँग सोध्दा वहाँ वैशालीको बेलुव गाड्हमा हुनुहुन्द्य भन्ने खबर सुनेपछि

१. पं. सू. III. पृ. दः अटुकनागरसुत्तवण्णना; अं. नि. अ. क. II. पृ. ८६६ः अटुकनागरसुत्तवण्णना, एकादसकनिपात।
२. पं. सू. III. पृ. दः र. मनो. र. पू. II. पृ. ८६६ः अटुकनागर-सुत्तवण्णनाले यो 'कुकुटाराम' कुकुटसेठले बनाएका हुन् भनी लेखेका छन्। कौशम्बीवासी कुकुट सेठले बनाएको आरामलाई वनि 'कुकुटाराम' भन्दछन्। अतः जो यो पाटलिपुत्रको 'कुकुटाराम' हो त्यो कुनचाहिं कुकुट सेठले बनाएका हुन् भन्ने कुरा चाहिं माथि लेखिएका कुराबाट राम्ररी स्पष्ट हुन सकेको छैन।

उनी त्यहाँ गए । त्यहाँ पुरोपछि उनले आनन्द महास्थविरसँग “भगवान्‌ले त्यस्तो कुनै एक धर्म बताउनु भएको छ के जसद्वारा विमुक्त हुन सकियोस् ?” भन्ने प्रश्न सोधे । अनि आनन्द महास्थविरले “छ” भनी भन्नुहुँदै एउटाको बदला एघार एघारवटा धर्मका कुराहरू बताइ- दिनु भयो । यो सुनेर प्रसन्न भएका दशम गृहपतिले आनन्द महास्थविर सहित भिक्षुहरूलाई भोजन गराई प्रत्येकलाई चीबर दानगरी आनन्द महास्थविरकोनिमित्त योटा विहार पनि बनाइदिए भनी अगाडि अनुदित मूल सूत्रले उल्लेख गरेको छ ।

Dhamma.Digital

x

x

x

मूल सूत्र—

### १—आयुष्मान् आनन्दसेंग प्रश्न

यस्तो मैत्रे सुनेऽ ।

एक समय आयुष्मान् आनन्द वैशालीको बेलुव गाउँमा<sup>१</sup>  
बस्नुभएको थिए ।

त्यस समय अटुकनगरवासी दशम<sup>२</sup> गृहपति (दसमो  
गहपति) केही कामले पाटलिपुत्रमा आइपुगेका थिए । आौं अटुक-  
नगरवासी दशम गृहपति जहाँ कुक्कुटाराम हो<sup>३</sup> त्यहाँ एक

- 
१. म. नि. II. पृ. १५ः अटुकनागरसुतं, अ. क. III. पृ. ८; अ.  
नि-११, पृ. ३८४ः अनुस्सतिवग्गो, अ. अ. II. पृ. ८६६.
  २. स्याममा: 'बेलुव गाउँ' ।
  ३. जाति गोत्रको हिसाबले र सारप्राप्त कुलको हिसाबले तथा  
गिन्तीमा दशों हुने भएकोले 'दशम' भन्ने नाम रहन गएको हो ।  
परं. सू. III. पृ. ८ः अटुकनागरसुतवण्णना ।
  ४. पाटलिपुत्रवासी कुक्कुट सेठले बनाएको एक आराम । परं. सू. III.  
पृ. ८.

मिक्षुकही गए । तथाँ पुगेपछि तो मिक्षुलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका अटुकनगरवासी दशम गृहपतिले ती मिक्षुसंग यस्तो भने —

“भन्ते ! अहिले आयुष्मान् आनन्द कहाँ हुनुहुन्थ ? हामी वहाँको दशांन गर्न चाहन्थो ।”

“गृहपति ! अहिले आयुष्मान् आनन्द वैशालीको बेलुव गाउँमा १ बस्दै हुनुहुन्थ ।”

अनि अटुकनगरवासी दशम गृहपति पाटलिपुत्रमा त्यो काम सिध्याई जहाँ वैशालीको बेलुव गाउँ हो जहाँ आयुष्मान् आनन्द हुनुहुन्थ्यो त्यहाँ गए । तथाँ पुगेपछि आयुष्मान् आनन्दलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका अटुकनगरवासी दशम गृहपतिले आयुष्मान् आनन्दसँग यस्तो भने —

“भन्ते आनन्द ! जान्तुमएका र देखनुमएका वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्धले कुनै एक धर्म बताउनु भएको छ के ? जसमा मिक्षुहरू अप्रमत्तमई, आतप्त युक्तमई बिहार गर्दा अविमुक्त चित्त विमुक्त हुन्थ, अपरिक्षीण आत्मवहरू परिक्षीण हुन्थन् र अप्राप्त अनुत्तर योगक्षेम पनि प्राप्तहुन्थ ?”

१. यो गाउँ वैशालीबाट इक्षिणतिर केही नजिकमै छ भनी पञ्च. सू.

III. पृ. ८: अटुकनागरसुत्तवण्णनाले लेखेको छ ।

“गृहपति ! जानुभएका र देखुभएका ?” वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्धले बताउनुभएको एक धर्म छ – जसमा मिक्षुहरू अप्रमत्त-भई, आत्पत्त युक्तभई विहार गर्वा अविमुक्त चित्त पनि विमुक्त हुन्छ,

१. ‘जानुभएका र देखुभएका’ को स्पष्टिकरण निम्नप्रकार छन् –

समर्पिश पारमीहरू पुरागरी सबै क्लेशहरूलाई निर्मूल-पारी अनुत्तर सम्यक्सम्बोधज्ञानलाई अभिसम्बोध गर्नुभएका वहाँ भगवान्ले ती ती सत्त्वहरूका आशय-अनुशयहरू जानुदुन्छ । त्यसैले ‘जानुभएका’ भनी भनिएको हो । हातमा राखेको अमलाको गेडालाई देख्ने छैं सबै ज्ञेयधर्महरूलाई देख्नसक्ने हुनाले ‘देखुभएका’ भनिएको हो ।

पूर्वेनिवासानुस्मृतिद्वारा जान्ने र दिव्यचक्षुद्वारा देख्ने; तीन विद्या वा छ अभिज्ञाद्वारा जान्ने र सबै ठाउँहरूमा हेर्नसक्ने समन्तचक्षु भएका हुनाले देख्ने; सबै धर्महरूलाई प्रज्ञाद्वारा जान्नसक्ने भएकाले ‘जानुभएका’, सबै सत्त्वहरूका चक्षुहरूभन्दा उच्च र विशुद्ध तथा मांसचक्षु र दिव्यचक्षुद्वारा सबै कुराहरू हेर्नसक्ने भएकाले ‘देखुभएका’ भनिएको हो ।

आत्महित साधक समाधिपदस्थानद्वारा प्रतिवेधप्रज्ञाले जान्ने हुनाले ‘जानुभएका’ र परहित साधक करुणापदस्थानद्वारा देगनाप्रज्ञाले देख्नसक्ने भएका हुनाले ‘देखुभएका’ भनी भनिएको हो ।  
पं. सू. III. पृ. ८: अट्कनागरमुत्तवण्णना ।

अपरिक्षीण आत्मवहूँ पनि परिक्षीण हुन्छन् र अप्राप्त अनुत्तर योगक्षेम पनि प्राप्तहुन्छ ।”

“भन्ते आनन्द ! जानुभएका र देखुभएका वहाँ अरहत् सम्यक्-सम्बुद्धले बताउनुभएको एक धर्म कुनचाहाँ हो त ? — जसमा भिक्षुहरू अप्रमत्तमई, आत्म पुक्तभई विहार गर्दा अविमुक्त चित्त पनि विमुक्त हुन्छ, अपरिक्षीण आत्मवहूँ पनि परिक्षीण हुन्छन् र अप्राप्त अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ?”

### आयुष्मान् आनन्दको उत्तर

(१) “गृहपति ! यहाँ भिक्षु, कामबाट अलगभई, अकुशल धर्मबाट अलगभई, सवितर्क सविचार ध्यानजः (विवेकजः) प्रीतिसुख भएको प्रथमध्यान प्राप्तगरी बस्छ । अनि उ यस्तो विचार गर्छ — ‘यो प्रथमध्यान पनि अभिसंस्कृत हो र अभिसंचेतित हो । जुन चीज अभिसंस्कृत हो र अभिसंचेतित हो — त्यो अनित्य हो र निरोध धर्म हो’ भनी जान्दछ । अनि सो त्यसमा बसी’ आत्मवहूँ क्षय गर्छ । यदि आत्मवहूँ

१. यहाँ ‘त्यसमा बसी’ भनेको जुन अनित्यको समझना हो त्यही समथविपश्यना ध्यानमा बसी भनिएको हो । पं. सू. III. पृ. ८:  
अटुकनागरसुत्तवण्णना ।

क्षय हुन्नन् भने— सोही धर्मरागद्वारा र सोही धर्म इच्छाद्वारा ? — पाँच अधोभागीय संयोजनहरू<sup>३</sup> क्षय गरी औपपातिक हुन्छ<sup>४</sup> र त्यहीं परिनिर्वाण हुने हुन्छ तथा त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जान्नुभएका र देख्नुभएका वहाँ अरहत् सम्यक्सम्बुद्धले बताउनु भएको एक धर्म हो— जसमा भिक्षुहरू अप्रमत्तभई, आतप्त युक्तभई विहार गर्दा अविमुक्त चित्त पनि विमुक्त हुन्छ, अपरिक्षीण आलबहरू पनि परिक्षीण हुन्छन् र अप्राप्त अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(२) “गृहपति ! केरि भिक्षु, वितर्कविचारलाई शान्तपारी, अभ्यन्तर सम्प्रसादलाई एकाग्र गरी, वितर्कविचार रहित, समाधिज़ प्रोतिसुख भएको द्वितीयध्यान प्राप्तगरी बस्छ । अनि उ यस्तो विचार

- 
१. यहाँ ‘धर्मराग र धर्मइच्छा’ भन्ने दुइपदहरूद्वारा समथ र विपश्यना माथिको छन्दरागलाई भनिएको हो । समथ र विपश्यनाहरूमा हुने सबैका सबै छन्दरागहरूलाई अन्तर्गर्न सकेमा अरहत् हुन सक्छ । सकेन भने अनागामी हुन सक्छ । समथ र विपश्यनामा छन्दराय प्रहीण नभएकोले उ चतुर्थध्यान चेतनाद्वारा शुद्धावास ब्रह्मलोकमा चर्तपन्न हुन्छ । यस सूत्रमा समथ र विपश्यना धूरका कुराहरू देखाइए ता पनि समथ धूर नै प्रधान हो भनी सम्झनुपर्छ । पं. सू. III. पृ. ९: अट्कनागरसुत्तवण्णना ।

२. ‘अधोभागीय संयोजनहरू’ भनेका के के हुन् भन्ने कुरा बु. प. भा-१, पृ. ३२७ अथवा बु. गृ. भा-१, पृ. ३१७ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

३. ‘ब्रह्मलोकगामी हुन्छ’ भनिएको हो ।

गर्छ—‘यो द्वितीयध्यान पनि अभिसंस्कृत हो र अभिसंचेतित हो ।...अनि सो त्यसमा बसी आल्वहरू क्षय गर्छ । यदि आल्वहरू क्षय हुन्नन् भने—...त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका...वहाँ अरहत् सम्यक्सम्बुद्धले बताउनुभएको एक धर्म हो—जसमा...विहार गर्दा...अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(३) “गृहपति ! केरि भिक्षु, प्रीतिलाई पनि त्यागी उपेक्षीभई, स्मृतिवान्, ज्ञानवान् भई—शरीरद्वारा सुखानुभव गर्छ—जसलाई आर्यहरू भन्दछन्—‘उपेक्षावान् स्मृतिवान् सुखपूर्वक बस्ने ।’ यस्तो तृतीयध्यान प्राप्तगरी बस्छ । अनि उ यस्तो विचार गर्छ—‘यो तृतीयध्यान पनि अभिसंस्कृत हो र अभिसंचेतित हो ।...अनि सो त्यसमा बसी आल्वहरू क्षय गर्छ । यदि आल्वहरू क्षय हुन्नन् भने—...त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका...वहाँ अरहत् सम्यक्सम्बुद्धले बताउनुभएको एक धर्म हो—जसमा...विहार गर्दा...अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(४) “गृहपति ! केरि भिक्षु, सौमनस्य तथा दौर्मनस्यलाई पहिले ने अन्तगरी, सुख र दुःखलाई त्यागी, दुःख र सुख नभएको, स्मृति-उपेक्षा परिशुद्धभएको चतुर्थध्यान प्राप्तगरी बस्छ । अनि उ यस्तो विचार गर्छ—‘यो चतुर्थध्यान पनि अभिसंस्कृत हो र अभिसंचेतित

१. यहाँका ठाउँ ठाउँका बाँकी कुराहरू माथि पृ. ३२७ र ३२८ को

(१) मा उल्लेख भए बमोजि मिलाएर षट्ठू ।

हो । ..अनि सो त्यसमा बसी आत्मवहरू क्षय गर्छ । यदि आत्मवहरू क्षय हुन्नन् भने —.. त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका...वहाँ अरहत् सम्यक्सम्बुद्धले बताउनुभएको एक धर्म हो —जसमा ..विहार गर्दा...अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(५) “गृहपति ! केरि भिक्षु एकदिशामा मैत्रीसहगतचित्त फैलाई बस्छ तथा दुइदिशामा, तीनदिशामा, चारदिशामा मैत्रीसहगत-चित्त फैलाई बस्छ । यसरी मायि, तल, बीच, सबैठाउँ, सबैतर, सबैप्रकारले, सबै लोकमा मैत्रीसहगतचित्त, मैत्रीसहगत विपुलचित्त, मैत्रीसहगत अप्रमाणचित्त फैलाई अबैर र अद्वेषीभई बस्छ । अनि उ यस्तो विचार गर्छ —‘यो मैत्रीचित्तचिमुक्ति पनि अभिसंस्कृत हो र अभिसंचेतित हो—जुन चोज अभिसंस्कृत हो र अभिसंचेतित हो —त्यो अनित्य हो र निरोध धर्म हो’ भनी जान्दछ । अनि सो त्यसमा बसी आत्मवहरू क्षय गर्छ । यदि आत्मवहरू क्षय हुन्नन् भने —..त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका...वहाँ अरहत् सम्यक्सम्बुद्धले बताउनुभएको एक धर्म हो —जसमा ..विहार गर्दा...अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(६) “गृहपति ! केरि भिक्षु एकदिशामा करुणासहगत-चित्त फैलाई...बस्छ । अनि उ यस्तो विचार गर्छ—‘यो करुणाचित्त-चिमुक्ति पनि अभिसंस्कृत हो र अभिसंचेतित हो ।...अनि सो त्यसमा बसी आत्मवहरू क्षय गर्छ । यदि आत्मवहरू क्षय हुन्नन् भने —..त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका...वहाँ अरहत्

सम्यक्‌सम्बुद्धले बताउनुभएको एक धर्म हो—जसमा...विहार गर्दा... अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(७) “गृहपति ! केरि मिक्खु, एकदिशामा मुद्रितासहगत-चित्त फैलाई.. बस्छ । अनि उ यस्तो विचार गर्छ—‘यो मुद्रिताचित्त-विमुक्ति पनि अभिसंस्कृत हो र अभिसंचेतित हो ।.. अनि सो त्यसमा बसी आल्लबहूल क्षय गर्छ । यदि आल्लबहूल क्षय हुन्नन् भने—... त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका ..वहाँ अरहत् सम्यक्‌सम्बुद्धले बताउनुभएको एक धर्म हो—जसमा.. विहार गर्दा... अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(८) “गृहपति ! केरि मिक्खु, एकदिशामा उपेक्षासहगतचित्त फैलाई.. बस्छ । अनि उ यस्तो विचार गर्छ—‘यो उपेक्षाचित्तविमुक्ति पनि अभिसंस्कृत हो र अभिसंचेतित हो ।...अनि सो त्यसमा बसी आल्लबहूल क्षय गर्छ । यदि आल्लबहूल क्षय हुन्नन् भने—...त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका...वहाँ अरहत् सम्यक्‌सम्बुद्धले बताउनुभएको एक धर्म हो—जसमा...विहार गर्दा ..अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(९) ‘गृहपति ! केरि मिक्खु, सर्वतो रूपसंज्ञाहरूलाई अतिक्रमण गरी, प्रतिघ (= मानसिकद्वेषभाव) संज्ञाहरूको अन्तगरी, नानात्वसंज्ञाहरूको मनन भगरी—‘अनन्त आकाश’ भनी आकाशानन्त्यायतन (समाधि) लाई प्राप्तगरी बस्छ । अनि उ यस्तो विचार गर्छ—‘यो आकाशानन्त्यायतन (समाधि) पनि अभिसंस्कृत हो र अभिसंचेतित हो —

जुन चोज अभिसंस्कृत हो र अभिसंचेतित हो— त्यो अनित्य हो र निरोध धर्म हो’ भनी जान्दछ । अनि सो त्यसमा बसी आस्ववहरू क्षय गर्छ । यदि आस्ववहरू क्षय हुन्नन् भने—...त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका...वहाँ अरहत् सम्यक्सम्बुद्धले बताउनु-भएको एक धर्म हो—जसमा...विहार गर्दा...अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(१०) “गृहपति ! फेरि भिक्षु, सर्वतो आकाशानन्त्यायतन (समाधि) लाई अतिक्रमण गरी, ‘आनन्त विज्ञान’ भनी विज्ञानन्त्यायतन (समाधि) लाई प्राप्तगरी बस्छ । अनि उ पस्तो विचार गर्छ—‘यो विज्ञानन्त्यायतन (समाधि) पनि अभिसंस्कृत हो र अभिसंचेतित हो— जुन चोज अभिसंस्कृत हो र अभिसंचेतित हो— त्यो अनित्य हो र निरोध धर्म हो’ भनी जान्दछ । अनि सो त्यसमा बसी आस्ववहरू क्षय गर्छ । यदि आस्ववहरू क्षय हुन्नन् भने—...त्यसलोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका...वहाँ अरहत् सम्यक्सम्बुद्धले बताउनु-भएको एक धर्म हो—जसमा...विहार गर्दा...अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।

(११) “गृहपति ! फेरि भिक्षु, सर्वतो विज्ञानन्त्यायतनलाई अतिक्रमण गरी ‘केही छैन’ भनी आकिञ्चन्यायतन (समाधि) लाई प्राप्तगरी बस्छ । अनि उ पस्तो विचार गर्छ—‘यो आकिञ्चन्यायतन (समाधि) पनि अभिसंस्कृत हो र अभिसंचेतित हो— जुन चोज अभिसंस्कृत हो र अभिसंचेतित हो— त्यो अनित्य हो र निरोध धर्म हो’ भनी जान्दछ ।

अनि सो त्यसमा बसी आख्वहरू क्षय गर्दछ । यदि आख्वहरू क्षय हुन्नन् भने—सोही धर्मरागद्वारा, सोही धर्मइच्छाद्वारा—पाँच अधोभागीय संयोजनहरू क्षय गरी ओपातिक हुन्छ र त्यहीं परिनिर्वाण हुने हुन्छ तथा त्यस लोकबाट यहाँ नआउने हुन्छ । गृहपति ! यो पनि जानुभएका र देखुभएका वहाँ अरहत् सम्प्रक्सम्भुद्धले बताउनुभएको एक धर्म हो— जसमा मिक्षुहरू अप्रमत्तभई, आतप्त युक्तभई विहार गर्दा अविमुक्त चित्त पनि चिमुक्त हुन्छ, अपरिक्षीण आख्वहरू पनि परिक्षीण हुन्नन् र अप्राप्त अनुत्तर योगक्षेम पनि प्राप्त हुन्छ ।”

### दशम गृहपतिको प्रसन्नता

यस्तो भन्नुहुँदा अटुकनगरबासी दशम गृहपतिले आयुष्मान् आनन्दलाई यस्तो भने—

“भन्ते आनन्द ! जस्तै कुनै निधि छोड्ने पुरुषले एकै पटक<sup>१</sup> एघारओटा निधीहरू पाउँछ—त्यस्तैगरी भन्ते ! मैले यौटा अमृतद्वारको खोजी गर्दा एकै पटक एघारओटा अमृतद्वारहरू भावनाकोनिमित्त पाएँ । भन्ते ! जस्तै एघारओटा देलाहरू भएको एक पुरुषको घर छ । अनि

१. ‘एकै पटक’ भनेको एकै प्रयोगद्वारा भनिएको हो । कसरी एकै प्रयोगद्वारा एघारओटा निधीहरू पायो भने ?—

यहाँ कुनै पुरुष जङ्गलमा निधी खोजदै हिँड्छ । उसलाई देखेर कुनै हितैषीले उसेंग कहाँ जाँदैछो भनी सोध्छ । अनि उ

उसको घरमा आगोलाइदा एउटै दैलोबाट पनि उ आफूलाई बचाउन सक्छ—त्यस्तैगरी भन्ने ! यी एधारओटा अमृतद्वारहरूमध्ये एउटै अमृतद्वारबाट पनि आफूलाई मुक्तपार्न सक्नेछु । भन्ने ! यी अन्यतीर्थीयहरू आचार्यकोनिमित्त आचार्य-धनहरू खोजी गर्छन् भने किन म आयुष्मान् आनन्दको पूजा नगरुँ ? ?”

‘जीवनवृत्ति खोजदै हिडिरहेको छु’ भनी भन्छ । अनि उसले—  
त्यसोभए सौम्य ! मर्सैंग लागेर आऊ भनी साथमा लगी—‘यो  
हुँगा पल्टाऊ’ भनी भन्छ । त्यो हुँगा पल्टाउँदा उसले एधारओटा  
निधी कुम्भीहरू देख्छ । यसरी एउटै प्रयोगद्वारा एधारओटा  
निधीहरू भेट्टाएको हुन्छ । त्यस्तैगरी एउटै अमृतद्वारको खोजि गर्दा  
एकै प्रश्नबाट एधार एधारओटा अमृतद्वारहरू भेट्टाएँ भनी भनिएको  
हो । पं. सू. III. पृ. १०: अट्टकनागरसुत्तवण्णना ।

१. अन्यतीर्थीयहरू आफ्नो आचार्यसँग शिल्पसिकी, शिल्पअध्ययनको अगाडि पछाडि तथा बीच बीचमा आफ्नो घरबाट धन लगी आचार्यलाई दिन्छन् । जसको घरमा धन छैन उनीहरूले ज्ञातिहरू-सँग मागेर भएपनि दिन्छन् । त्यसरी नपाएमा भिक्षा मागेर भएपनि दिन्छन् । यी अनैर्याणिक बाहिरी शास्त्र पढ्नेहरूले त आफ्ना आचार्यलाई धन दिन्छन् भने मैले त यस्तो नैर्याणिक शासनमा अमृत पाउनसक्ने एधारओटा प्रतिपद् देशनामने मेरा आचार्यलाई पूजा नगर्ने त प्रश्न तै उठ्दैन भनी भनिएको हो ।  
पं. सू. III. पृ. १०: अट्टकनागरसुत्तवण्णना ।

यति लोचेर अट्टकनगरवासी दशम गृहपतिले पाटलिपुत्र-वासी र वैशालीवासी मिक्षुसङ्घहरू एकत्रित पारी प्रणीत छावध-भोज्यहरू आफ्ने हातले सन्तर्पित र सम्पदारण गरे । प्रत्येक मिक्षुलाई एक एकजोर कपडा ओढाए । आयुष्मान् आनन्दलाई चाहिं त्री-चीवरहरू ओढाए । आयुष्मान् आनन्दकोनिमित्त पाँचशय विहार<sup>१</sup> पनि बनाउन लगाए ।



- 
१. 'पाँचशय विहार' भनी पाँचशय कार्षपण जाने एक पर्णशाला बनाइदिए भनिएको हो भनी पं. सू. III. पृ. १०: अट्टकनागर-सुत्तवण्णनाले उल्लेख गरेको छ ।

## १६. दारुकमिमिक गृहपति

परिचय

दाउरा बेचेर जीविका गर्ने भएका हुनाले यिनलाई 'दारुकमिमिक' भनिएको हो भनी मनोरथपूरणीले<sup>१</sup> उल्लेख गरेको छ । यिनले पाँचशय मिक्षुहरूलाई भोजन गराउँदथे र यिनी ठान्दथे कि ती मिक्षुहरू अरहत्मार्गमा लाग्ने हुन् । यस सम्बन्धमा अगाडिको अनुदित मूल सूत्रमा बुद्धले दारुकमिमिक गृहपतिलाई—“तिमी जस्ता गृहस्थीले को अरहत्मार्गमा लागेका हुन् र को होइनन् भनी जान्नु गाहो छ” भनी अववाद गर्नुभएको छ । यो पनि भन्नुभएको छ कि—त्यस्तो सोचेर दानदिनुभन्दा ‘सङ्घमा दानदिने छु’ भनी सङ्घको नाममा दानदिएमा तिओनिमित्त बढी कल्याणकर हुनेछ । व्यक्ति संक्षेर दानदिदा केही भएर ती व्यक्तिहरू पथन्नष्ट भए भने दानदिनेको चित्तमा दुःख वा पश्चात्ताप हुनसक्छ । यही कुरालाई ध्यानमाराख्नुभई अगाडिको सूत्रमा

१. II. पृ. ६८७: दारुकमिमिकसुत्तवण्णना, छक्कनिपात ।

दारकम्मिक गृहपति

[ ३३७ ]

भगवान्‌ले दारकम्मिक गृहपतिलाई—“गृहपति ! सङ्खमा दानदेऊ ।  
सङ्खमा दानदिवा तिम्रो चित्त प्रसन्न हुनेछ” भनी भन्नुमएको हो ।



**मूल सूत्र—**

### १—सङ्घमा दानदेऊ

यस्तो मैले सुनें ।

एक समय भगवान् नातिक<sup>१</sup> स्थित गिरजाकावसथमा बस्नु-  
भएको थियो ।

धनि दाहकम्मिक (=दाढरे) गृहपति जहाँ भगवान्  
हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक  
छेउमा बसे । एक छेउमा बसेका दाहकम्मिक गृहपतिसँग भगवान्ले  
यस्तो भनुभयो—

“गृहपति ! के तिब्रो कुलमा दानदिइन्छ ?”

“मन्ते ! मेरो कुलमा दानदिइन्छ । त्यो चाहिं जो मिक्षु

१. अ. नि-६, पृ. ९९: दारुकम्मिकमुत्तं, महावग्गो, अ. क. II.

पृ. ६८७.

२. सिंहल, स्याम र रोमनमा: ‘नादिक’ ।

अरण्यविहारी हुन्, पिण्डचारी<sup>१</sup> हुन्, पंसुकूलिक<sup>२</sup> हुन्, अरहन्त हुन् अथवा अरहन्तमार्गमा लाभे हुन्—भन्ते ! त्यस्ता भिक्षुहरूलाई वानविद्वन्छ ।”

“गृहपति ! तिमी जस्ता कामभोगी, पुत्रदारहरूसेंग शयनगरी घरमा बस्ने, काशीको चन्दन सेवन गर्ने, मालागन्धलेपन धारण गर्ने तथा सुनचाँदी प्रयोग गर्ने गृहस्थीले — यी अरहन्तहरू हुन् वा यी अरहन्तमार्गमा प्रतिपन्न हुने हुन् भनी जान्नु गाहो छ ।

(१) “गृहपति ! आरण्यिक भिक्षु भने हुन्छ तर उ उद्धत (=चंचल), अहंकारी, चपल, मुखर, असंयतबोली बोल्ने, स्मृतिहीन, प्रज्ञाहीन, असमाहित, विद्धान्तचित्त हुने तथा असंयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा निन्दनीय हुन्छ । गृहपति ! आरण्यिक भिक्षु पनि हुन्छ तर उ उद्धत हुन्न, अहंकारी हुन्न, चपल हुन्न, मुखर हुन्न, असंयतबोली बोल्ने हुन्न, स्मृतिवान् हुन्छ, प्रज्ञावान् हुन्छ, समाहित हुन्छ, एकाग्रचित्त भएको हुन्छ तथा संयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा प्रशंसनीय हुन्छ ।

१. भिक्षाटनद्वारा मात्र भोजन गर्ने र कसैको निम्तो स्वीकार नगर्ने भिक्षुलाई ‘पिण्डचारी’ भन्दछन् ।

२. कुनै पनि गृहस्थीहरूले बनाइदिएको चीवर नलगाई केवल यताउता पर्यांकिराखेका अथवा मसानमा फालिराखेका कपडाका टुक्राहरू बठुली त्यसबाट चीवर मिहे लगाउने भिक्षुलाई ‘पंसुकूलिक’ भन्दछन् ।

(२) “गृहपति ! गाउँमा बस्ने भिक्षु भने हुन्छ तर उ उद्धत, अहंकारी...तथा असंयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा निन्दनीय हुन्छ । गृहपति ! गाउँमा बस्ने भिक्षु पनि हुन्छ तर उ उद्धत हुन्न,... तथा संयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा प्रशंसनीय हुन्छ ।

(३) “गृहपति ! पिण्डपातिक (=भिक्षाटन् मात्र गरी जीविका गर्ने) भिक्षु भने हुन्छ तर उ उद्धत,...तथा असंयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा निन्दनीय हुन्छ । गृहपति ! पिण्डपातिक भिक्षु पनि हुन्छ तर उ उद्धत हुन्न,...तथा संयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा प्रशंसनीय हुन्छ ।

(४) “गृहपति ! निमन्त्रणा ग्रहण गर्ने भिक्षु भने हुन्छ तर उ उद्धत,...तथा असंयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा निन्दनीय हुन्छ । गृहपति ! निमन्त्रणा ग्रहण गर्ने भिक्षु पनि हुन्छ तर उ उद्धत हुन्न,...तथा संयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा प्रशंसनीय हुन्छ ।


(५) “गृहपति ! पंसुकूलिक भिक्षु भने हुन्छ तर उ उद्धत,... तथा असंयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा निन्दनीय हुन्छ । गृहपति ! पंसुकूलिक भिक्षु पनि हुन्छ तर उ उद्धत हुन्न,...तथा संयमी हुन्छ । यसरी उ यी कारणहरूद्वारा प्रशंसनीय हुन्छ ।

(६) “गृहपति ! गृहपति-बीवरधारी भिक्षु भने हुन्छ तर उ उद्धत, अहंकारी, चपल, मुखर, असंयतबोली झोलने, स्मृतिहीन, प्रज्ञाहीन, अरामाहित, विश्रान्तचित्त हुने तथा असंथयी हुन्छ । यसरी उ यी कारण-

हरुद्वारा निन्दनीय हुन्छ । गृहपति ! गृहपति-चीवरधारी भिक्षु पनि हुन्छ तर उ उद्धत हुम्ब, अहंकारी हुम्ब, चपल हुम्ब, मुखर हुम्ब, असंयतबोली बोल्ने हुम्ब, स्मृतिमान् हुन्छ, प्रजावान् हुन्छ, समाहित हुन्छ, एकाग्रचित्त भएको हुन्छ तथा संयमी हुन्छ । यसरी उ यी कारणहरुद्वारा प्रशंसनीय हुन्छ ।

“गृहपति ! सङ्घमा दानदेइ । सङ्घमा दानदिदा तिन्मो चित्त प्रसन्न हुनेछ । अनि प्रसन्नचित्त हुने तिमी शरीरछाडी मृत्युपर्छि सुगति स्वर्गलोकमा उत्पन्न हुनेछौ ।”

“मन्ते ! अब म आजदेखि सङ्घमा दानदिनेछु ।”



१. यति भनेर दारुकम्मिक गृहपति आसनबाट उठी फक्केर गए । अनि केही समयपछि उनको घरमा भिक्षा ग्रहण गर्ने पाँचशय कुलूपग भिक्षुहरू चीवरछाडी गृहस्थी भएर गए । अनि “तिन्मा पाँचशय कुलूपग भिक्षुहरूले चीवर छाडेर गए” भनी उनलाई सुनाउँदा उनले — “यसमा मेरो के बिप्रिन्छ र !” भनी आफ्नो चित्तलाई कत्तिपनि खिन्न हुन दिएनन् र अप्रसन्नता पनि प्रकट गरेनन् । यसै कारणलाई देखुभई भगवान्ले उनलाई “सङ्घमा दानदिदा तिन्मो चित्त प्रसन्न हुनेछ” भनी सङ्घमा दानदिन प्रोत्साहित पार्नुभएको हो भनी मनो. र. पू. II. पृ. ६८७: दारुकम्मिकमुत्तवण्णना, छक्क-निपातवण्णना, छक्कवग्गले उल्लेख गरेको हो ।

## २०. दीघजाणु कोलियपुत्र

परिचय

दीघजाणु कोलियपुत्र (= दीर्घजानु कोलीयपुत्र), कोलिय जनपदका कक्करपत्त निगमवासी हुन् । एक समय जब भगवान् त्यस निगममा बसिरहनु भएको थियो तब दीघजाणु कोलियपुत्र भगवान्कही गई वहाँसंग उनले गृहस्थीहरूको इहलौकिक र पारलौकिक हित र सुख हुने सम्बन्धमा उपदेश गर्नकोनिमित्त प्रार्थना गरेका थिए । अनि भगवान्ले उनलाई चारसम्पदाको सम्बन्धमा उपदेश गर्नुभयो । जुन कुराको अनुवाद यहाँ अगाडि गरिदिएको छु । अरु कुरा त्यसेबाट प्रछट हुने छ ।

X

X

X

मूल सूत्र—

 १—गृही सुख हुने उपदेश गर्नुहोस्

एक समय भगवान् कोलिय (जनपद) को कक्करपत्त<sup>१</sup> भन्ने कोलियहरूको निगममा बसिरहनु भएको थियो<sup>२</sup> ।

अनि दीघजाणु (= दीर्घजानु = लामोखुट्टा) कोलियपुत्र जहाँ भगवान् हुनुदुङ्घ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका दीघजाणु कोलियपुत्रले भगवान्‌सँग यस्तो विन्तिगरे—

“भन्ते ! हामी गृही कामभोगी ह्वौं जो केटाकेटीहरूको यंकटमा

१. कोलिय जनपदको यो ‘कक्करपत्त’ भन्ने निगम हाल लुम्बिनी अच्चलको लुम्बिनीको नजिक भारतीय सिमानाको ‘ककरहवा’ हुनसक्छ भन्ने विचार भरतसिंह उपाध्यायले आफ्नो बु. भा. भू. पृ. ३११ मा उल्लेख गरेका छन् ।
२. अ. नि-८, पृ. ३७५: दीघजाणुसुत्त, गोतमीवरगो, अ. क. II.  
पृ. ७७८.

परी घरबारमा सुतेर बस्थौं र हामी काशीको चन्दन लगाउंथौं, माला-गन्धविलेपन धारण गछौं तथा सुनचाँदी सेवन गछौं । भन्ते ! भगवान्‌ले हामीलाई त्यस्तो धर्मोपदेश गर्नुहोस् जो हामीहरूकोनिमित्त यसै जीवनमा हित र यसै जीवनमा सुख तथा पारलौकिक हित र पारलौकिक सुख हुन सकोस् ।”

### चारसम्पदा

  
इहलौकिकसुख—‘ब्यग्घपज्ज ! ! ( = व्यग्रपथ ) चार-कारणले कुलपुत्रको यसै जीवनमा हित र यसै जीवनमा सुख हुन्छ । कुन चार भने ? — ( १ ) उट्टानसम्पदाद्वारा, ( २ ) आरक्षासम्पदाद्वारा, ( ३ ) कल्याणमित्रताद्वारा र ( ४ ) समानजीविकाद्वारा ।

( १ ) “ब्यग्घपज्ज ! उट्टानसम्पदा भनेको कस्तो हो ? ब्यग्घ-पज्ज ! यहाँ कुलपुत्र जुन कामद्वारा जीविका गर्छ — चाहे त्यो कृषी कर्म होस्, व्यापार होस्, गौपालन होस्, धनुषविदधा होस्, नोकरी होस्

१. ‘ब्यग्घपज्ज’ ( = व्यग्रपथ ) भनिएको कोलियहरूको परम्परागत खान्दानी नाम हो । कोलियका पूर्वजहरू व्यग्रपथमा जन्मेका थिए । त्यसैले उनीहरूलाई ‘ब्यग्घपज्ज’ भनिएको हो भनी मनो. र.
२. पृ. ७७८: दीघजाणुसुत्तवण्णनाले उल्लेख गरेको छ ।

अथवा कुनै शिल्पविद्या होस्—यथाँ (त्यस काममा) चलाक हुन्छ, निरालसी हुन्छ, उपायकौशलत्यताले युक्त विचार पुन्याई कामगर्ने र कामकाज गर्नमा र कामकाज संविधान गर्नमा सक्षम हुन्छ। व्यग्रपञ्ज ! यसेलाई ‘उट्टानसम्पदा’ भन्दछन् ।

(२) “व्यग्रपञ्ज ! आरक्षासम्पदा भनेको कस्तो हो ? व्यग्रपञ्ज ! यहाँ कुलपुत्रका भोगसम्पत्तिहरू हुन्छन् जो उट्टानबल-बीर्यद्वारा, बाहुबलद्वारा, पसिना बगाई धर्मपूर्वक कमाएका । ती भोगसम्पत्तिहरू गुप्तरूपले रक्षा गरेको हुन्छ—‘यी भोगसम्पत्तिहरू राजाले हरण गर्न नसकुन्, चोरले चोर्न नसकोस्, आगोले भस्म पार्न नसकोस्, पानीले बगाउन नसकोस् र अवांछनीय पुरुषको हातमा नपरोस्’ भनी गुप्तरूपले आरक्षा गरेको हुन्छ । व्यग्रपञ्ज ! यसेलाई ‘आरक्षासम्पदा’ भन्दछन् ।

Dhamma.Digital

(३) “व्यग्रपञ्ज ! कल्याणमित्रता भनेको कस्तो हो ? व्यग्रपञ्ज ! जुन गाउँ वा निगममा कुलपुत्र बस्वछ त्यस ठाउंमा जो गृहपति वा गृहपतिपुत्र तरुण वा वृद्ध, वृद्ध वा वृद्धस्वभावका, अद्वासम्पन्न, शील-सम्पन्न, त्यागसम्पन्न र प्रज्ञासम्पन्न हुन्छन् तिनीहरूसँग बस्छ कुरा गर्छ छलफन गर्छ र सत्संगत गर्छ । जसरी उनीहरू अद्वासम्पन्न भए त्यसरी नै आफू पनि सिक्ख, जसरी उनीहरू शीलसम्पन्न भए त्यसरी नै आफू पनि सिक्ख, जसरी उनीहरू त्यागसम्पन्न भए त्यसरी नै आफू पनि सिक्ख, जसरी उनीहरू प्रज्ञासम्पन्न भए त्यसरी नै आफू पनि सिक्ख र उनीहरू-

सेंग बस्छ, कुरा गर्छ, छलफल गर्छ र सत्संगत गर्छ । व्यग्रपञ्ज !  
यसेलाई 'कल्याणमित्रता' मन्दछन् ।

(४) "व्यग्रपञ्ज ! समजीविका भनेको कस्तो हो ? व्यग्रपञ्ज ! यहाँ कुलपुत्रले भोगसम्पत्तिको आयलाई पनि बुझी भोगसम्पत्तिको व्ययलाई पनि बुझी समानरूपले जीविका गर्छ—न अति धेरै न अति थोरै (खर्च गर्छ)—'यसरी मेरो आय, व्ययभन्दा बढी हुनेछ न कि आयभन्दा व्यय बढी हुनेछ' (भनी खर्च गर्छ) । व्यग्रपञ्ज ! जस्तै कुनै तुलाधर वा तुलाधर अतेबासिकले तुला समान्दा जान्दछ कि—'यस्तिले यो कम छ वा यस्तिले यो बढी छ' । व्यग्रपञ्ज ! त्यस्तैगरी यहाँ कुलपुत्रले भोगसम्पत्तिको आयलाई पनि जानी भोगसम्पत्तिको व्ययलाई पनि जानी समानरूपले जीविका गर्छ—'यसरी मेरो आय, व्ययभन्दा बढी हुनेछ न कि आयभन्दा व्यय बढी हुनेछ' (भनी खर्च गर्छ) । व्यग्रपञ्ज ! यदि यो कुलपुत्रले कम आय भएर धेरै खर्चगरी जीविका गर्छ भने—उसलाई यस्तो भन्ने हुन्दछन्—'यो कुलपुत्रले उडुभवर (= डुन्नो) खाए कै भोगसम्पत्ति खाँदै छ' । व्यग्रपञ्ज ! यदि यो कुलपुत्रले धेरै आय भएर पनि कषट्पूर्वक जीविका गर्छ भने—उसलाई यस्तो भन्ने हुन्दछन्—'यो कुलपुत्र बुढोहुन नपाउँदै मनेँछ' । व्यग्रपञ्ज ! जब कुलपुत्रले भोगसम्पत्तिको आयलाई पनि बुझी भोगसम्पत्तिको व्ययलाई पनि बुझी—न अति धेरै न अति थोरै (खर्च गर्छ)—'यसरी मेरो आय, व्ययभन्दा बढी हुनेछ न कि आयभन्दा व्यय बढी हुनेछ' (भनी खर्च गर्छ) । व्यग्रपञ्ज ! यसेलाई 'समजीविका' मन्दछन् ।

## ✓ विनाशका चार कारणहरू

“ब्यग्धपञ्ज ! यसरी भोगसम्पत्तिद्वारा सुसम्पन्न हुनेका विनाशका कारणहरू (अपाय मुखानि) चारवटा हुन्छन्—(१) स्त्रीधूर्त, (२) सुराधूर्त, (३) अक्षधूर्त (= जुवाई) र (४) पापमित्र (= खराब साथी) पापसहाय पापविश्वासी। ब्यग्धपञ्ज ! जस्तै कुनै ठूलो तलाउका चारवटा आयमुखहरू (= पानी आउने मुहानहरू) र चारवटा अपायमुखहरू (= पानी जाने मुखहरू) हुन्छन्। अनि सो पुरुषले जो ती पानी आउने मुहानहरू हुन् तिनीहरू बन्दगर्ठ र जो ती पानीजाने मुखहरू हुन् तिनीहरू खोलिदिन्छ र मुसलधारा पानी पनि पर्दैन। ब्यग्धपञ्ज ! यस्तो अवस्थामा त्यो ठूलो तलाउको पानी सुकेर नै जाने सम्भावना हुन्छ बढेर आउने सम्भावना हुन्न। ब्यग्धपञ्ज ! यस्तैगरी भोगसम्पत्तिद्वारा सुसम्पन्न हुनेका चारवटा विनाशका कारणहरू हुन्छन्—स्त्रीधूर्त, सुराधूर्त, अक्षधूर्त र पापमित्र पापसहाय पापविश्वासी।

“ब्यग्धपञ्ज ! यसरी भोगसम्पत्तिद्वारा सुसम्पन्न हुनेका चारवटा आयमुखहरू (= अभिवृद्धिका कारणहरू) हुन्छन्—(१) स्त्रीधूर्त हुन्न, (२) सुराधूर्त हुन्न, (३) अक्षधूर्त हुन्न र (४) कल्याणमित्र कल्याणसहाय कल्याणविश्वासी हुन्छ। ब्यग्धपञ्ज ! जस्तै कुनै ठूलो तलाउका चारवटा आयमुखहरू (= पानी आउने मुहानहरू) र चारवटा अपायमुखहरू (= पानी जाने मुखहरू) हुन्छन्। अनि सो पुरुषले जो ती पानी आउने मुहानहरू हुन् तिनीहरू खोलिविन्छ र जो ती पानीजाने

मुखहरू हुन् तिनीहरू बन्दगर्छ र मुसलधारा पानी पनि पर्दछ । व्यग्रपञ्ज ! यस्तो अवस्थामा त्यो ठूलो तलाउको पानी बढेर आउने नै सम्भावना हुन्छ र घटेरजाने सम्भावना हुन्न । व्यग्रपञ्ज ! यस्तैगरी भोगसम्पत्तिहारा सुर्सम्पन्न हुनेका चारवटा आयमुखहरू हुन्छन्—स्त्रीधूर्त हुन्न, सुराधूर्त हुन्न, अक्षधूर्त हुन्न र कल्याणमित्र कल्याणसहाय कल्याणविश्वासी हुन्छ । व्यग्रपञ्ज ! यी चार कारणले गर्दा यसं जीवनमा कुलपुत्रको हित र सुख हुन्छ ।

पारलौकिकसुख—“व्यग्रपञ्ज ! चार कारणले गर्दा कुलपुत्रको पारलौकिक हित र पारलौकिक सुख हुन्छ । कुन चार जने ?—(१) श्रद्धासम्पदा, (२) शीलसम्पदा, (३) त्यागसम्पदा र (४) प्रज्ञासम्पदा ।

(१) “व्यग्रपञ्ज ! श्रद्धासम्पदा भनेको कस्तो हो त ? व्यग्रपञ्ज ! यहाँ कुलपुत्र श्रद्धावान् हुन्छ, तथागतको बोधिमा यसरी श्रद्धा राख्छ—‘वहाँ भगवान् भरहन्त हुनुहुन्छ, सम्यक्सम्बुद्ध हुनुहुन्छ, विद्याचरणसम्पन्न हुनुहुन्छ, सुगत (=असल ठाउंमा पुग्नुभएको) हुनुहुन्छ, लोकविद हुनुहुन्छ, अनुत्तर हुनुहुन्छ, पुरुषवदम्य सारथी हुनुहुन्छ, देवमनुष्यहरूका शास्ता हुनुहुन्छ तथा बुद्ध भगवान् हुनुहुन्छ ।’ व्यग्रपञ्ज ! यसेलाई ‘श्रद्धासम्पदा’ भन्दछन् ।

(२) “व्यग्रपञ्ज ! शीलसम्पदा भनेको कस्तो हो त ? व्यग्रपञ्ज ! यहाँ कुलपुत्र (१) प्राणीघातबाट अलग रहन्छ, (२) अदिनादानबाट (=चोरीबाट) अलग रहन्छ, (३) कामभिथ्याचारबाट अलग

रहन्थि, (४) मृषावादबाट अलग रहन्थि र (५) सुरामेरयमद्य प्रमाद-स्थानबाट अलग रहन्थि । व्यरघपञ्ज ! यसेलाई 'शीलसम्पदा' भन्दछन् ।

(३) "व्यरघपञ्ज ! त्यागसम्पदा भनेको कस्तो हो त ? व्यरघ-पञ्ज ! यहाँ कुलपुत्र निर्लोभी भएर, त्यागी भएर, शुद्धहातले दानकार्यमा अग्रसर भएर, याचकपात्र भएर तथा दानसंविभाजनमा रत भएर घरमा बस्थि । व्यरघपञ्ज ! यसेलाई 'त्यागसम्पदा' भन्दछन् ।

(४) "व्यरघपञ्ज ! प्रज्ञासम्पदा भनेको कस्तो हो त ? व्यरघ-पञ्ज ! यहाँ कुलपुत्र प्रज्ञावान् हुन्थि, उद्यास्तगामिनी प्रज्ञाले सुसम्पन्न हुन्थि तथा आर्यनिर्वेदिक सम्यक् दुःखक्षयगामिनी प्रज्ञाले सम्पन्न हुन्थि । व्यरघपञ्ज ! यसेलाई 'प्रज्ञासम्पदा' भन्दछन् । व्यरघपञ्ज ! यी चार कारणले कुलपुत्रको पारलौकिक हित र पारलौकिक सुख हुन्थि ।

(यति भनुभएपछि पुनः निम्नगाथाहरू भनुभयो)

१. "उद्गाता कम्मधेयेसु, अप्पमत्तो विधानवा ।  
समं कर्मेति जीविकं॒, सम्भतं अनुरक्षति ॥

२. "सद्वो सीलेन सम्पन्नो, वदञ्जू वीतमच्छरो ।  
निच्चं मग्गं विसोधेति, सोत्यानं सम्परायिकं ॥

१. स्याममाः 'जीवित'

[ ३५० ]

## बुद्धकालीन गृहस्थीहरू

३. “इच्छेते अटु धम्मा च, सद्वस्स घरमेसिनो ।  
अखाता सच्चनामेन, उभयत्थ सुखावहा ॥
४. “दिदुधम्महिततथाय, सम्परायसुखाय च ।  
एवमेतं गहटानं, चागो पुञ्जं पवड्दती’ति ॥”

अर्थ—

१—“कामकाजमा वीर्यवान् हुने, अप्रमादी, व्यवधानसम्पन्न गर्ने,  
समानरूपले जीविका गर्ने र प्राप्त धनको रक्षा गर्ने;

२—“श्रद्धावान्, शोलसम्पन्न, भनेको कुरा बुझ्ने, मात्सर्य रहित र  
हृष्टव्यत मार्ग शोधनगारी पारलोकिक-हितकोनिमित्त काम गर्ने;

३—“यसरी श्रद्धापूर्वक घरमा बस्ने गृहस्थीलाई सत्यको नाममा  
भनिएका यी आठ गुणधर्महरूद्वारा उभयार्थ सुखावह हुन्छ ।

४—“यसरी गृहस्थीकोनिमित्त त्यागले पुण्य बढ्दछ र इहलोकको-  
निमित्त हित र परलोककोनिमित्त सुख पनि हुन्छ ।”

---

## २१. दीघावु उपासक

परिचय

यो दीघावु (= दीर्घायु) उपासक राजगृहवासी जोतिक गृहपतिका पुत्र हुन् । यो उपासक अनागामी थिए ।

एकदिन यिनी बिरामी भएको बेलामा यिनले आफ्ना पिता जोतिकलाई पठाई भगवान्लाई बोलाउन पठाएका थिए । अनि दीघावु उपासकको घरमा आउनुभएका बुद्ध भगवान्ले उनलाई चारबटा स्त्रीतापत्ति-अङ्गका कुराहरू र छबटा विदधातामी धर्महरूको उपदेश दिनुभयो । भगवान् फक्केर जानुभएपछि दीघावु उपासक मृत्युभई जुन लोकमा उत्पन्न हुँदा पुनः यहाँ फक्केर आउन नपर्ने हो सो ब्रह्मलोकमा उत्पन्न भए । यसबाट उनी अनागामी फलमा पुगेको कुरा प्रष्ट देखिन्छ । अरु कुराहरू अगाडि अनुदित मूल सूत्रबाट प्रष्ट भएका थन् ।

## केहो दीघावु नामहरू

- (१) दीघावु (कुमार) — यो दीघावु कुमार कोशल देशका दीघिति भन्ने राजाका छोरा हुन् । काशीका राजा ब्रह्मदत्तले यिनका आमाबाबुहरूलाई मारेका भात्र होइनन् सर्वस्व पनि लिएका थिए । पछि यो राजकुमार काशीराजासँग आफ्ना आमाबाबुहरू मारेको बदलालिने राङ्गो मौका पाएर पनि यिनले आफ्ना बाबुले आखिर अवस्थामा “पुत्र ! तिमीले टाढा पनि नहेर नगिच पनि नहेर । वैरले वैरभाव शान्तहुन सक्दैन बर अवैर-भावले भात्र वैरभाव शान्तहुन सक्छ” भनी दिएको अर्तिबुद्धिलाई अनुस्मरणगरी मारेनन् । यो जातकका कुरा भगवान् बुद्धले कौशम्बीमा विवाद भएका भिक्षुहरूलाई सम्झाउने शिलशिलामा बताउनु भएको हो । महा. व. पा. पृ. ३७३ः दीघावुवत्थु, कोसम्बकविखन्धकं र जा. अ. क. III. पृ. १४७ः दीघितिकोसल-जातकं, नं. ३७१.
- (२) दीघावु (बालक) — दीघलम्बकवासी बुझ व्यक्तिहरू प्रदर्जित भई अठचालीस वर्षसम्म बसिसकेपछि तीमध्ये एकजना— ‘कुलपरम्परा नाश हुनेछ’ भन्ने सोचेर पुनः घर-गृहस्थी गरी बस्यो । अनि त्यसको एक पुत्र जन्म्यो । जसको नाम ‘दीघावु’ अथवा ‘दीघायु’ थियो । यस सम्बन्धी विस्तृत कुराहरू धर्म.प.अ.

बावल उठी आकाश ढाक्यो । त्यसपछि गाईहरू दुहाउन लगाई, बाल्छाहरू राख्ने ठाउंमा बाल्छाहरू बाँधनलगाई गाईहरूको चारेतिर धुवाँ आउने गरी गुइँठाको आगो बाल्न लगाई सबै परिजनहरूलाई खुवाउन लगाई सबै कामहरू सिध्याउन लगाई ठाउं ठाउंमा बत्तीहरू बाल्न लगाई त्यसपछि दूधसेंग भातखाई महाशयनमा आपनो श्रीसम्पत्ति हेरेर सन्तुष्ट भई खाट्मा लेटी पश्चिमदिशातिर मेघ गजेको आवाज सुन्दै अगाडि अनुदित मूल सूत्रको पहिलो गाथा उदानको रूपमा गाउंदै उनले “पक्कोदनो दुखखीरोहमस्मि” भनी भनेः ।

यसरी सन्तुष्ट भएका धनियले गाइरहेको यो गाथाको आवाज जेतबनाराममा बसिरहनु भएका बुद्ध भगवानले आपनो दिव्य-धोतद्वारा सुन्नुभई दिव्य चक्षुद्वारा हेर्नुहुँदा उनको उद्धार हुने कुरा देख्नुभई वहाँ उतनाघरीमै आकाशमार्गद्वारा ७०० योजन बाटोकाटी तुरन्त धनियको घरमाथि आइपुऱ्हनुभयो । १ अनि वहाँले पनि उनलाई प्रति-गाथाहरू सुनाउनुभयो भनी सुत्तनिपातटुकथाले<sup>१</sup> उल्लेख गरेको छ ।

उपदेशको अन्तमा धनिय गोप र उनकी भार्या—दुवेजना प्रवर्जित भए । त्यसपछि भगवान् पनि जेतबनाराममा फर्केर जानु-भयो । उनीहरू दुवेजनाले अन्तमा अरहतफल साक्षात्कार गरे भन्ने कुरा पनि उक्त अटुक्यामै<sup>२</sup> उल्लेख भएको छ ।

१. सुत्त. नि. अ. क. पृ. १८: धनियसुत्तवण्णना, उरगवग्गो ।

२. पृ. २०: धनियसुत्तवण्णना ।

३. सुत्त. नि. अ. क. पृ. ३१: धनियसुत्तवण्णना, उरगवग्गो ।

अरू कुराहरू अगाडि अनुदित सूत्रको सम्बन्धित ठाउँहरूमा  
लेखिदिएका पादटिपणीहरूबाट प्रष्टहुने नै छन् ।

x

x

x

### केही धनिय नामहरू

(१) धनिय (भिक्षु) —यी ती भिक्षु हुन् जसले बिम्बसार राजाले नदिएका काठहरू 'राजाले दिए' भनी काठगोदामबाट काठहरू लगी आपनो कुटी बनाएका थिए । (बु. रा. मा-१, पृ. ७६: काठको कुटी) ।

थेरगाथटुकथानुसार यिनी उही कुम्भकार हुन् जसको शालामा — तक्षशिलावासी पुक्कुसाती— राजा बिम्बसार राजाको बुद्धगुण युक्त पत्र पाएर प्रदर्जितमई बुद्धको दर्शनार्थ राजगृहमा आई बसेका थिए । बुद्ध पनि यिनको कल्याण गर्नको-निमित्त श्रावस्तीबाट आउनुभई उही कुम्भकारको शालामा उनीसैंग बास बस्नुभएको थियो । (हेनू—बु. रा. मा-१, पृ. २३ अथवा म. नि. III. पृ. ३२२: धातुविभज्जमुत्त अथवा यसको अर्थकथा पं. सू. IV. पृ. १८१ मा) । अनि भगवान्को छ धातुविभज्जको उपदेश सुनी उनी कृतकृत्य भएका थिए । यो कुरा सुनेर धनिय कुम्भकार अति प्रभावित भई बुद्ध-शासनमा

प्रवर्जित भएका थिए र पछि उनले अरहत्व पनि साक्षात्कार गरेका थिए भनी उक्त थेरगाथटुकथामै उल्लेख भएको पाइन्थ्य । थेर. गा. अ. क. I. पृ. ३४७ः धनियत्थेरसंगाथावर्णना । यी कुम्भकारको नाम ‘धनिय’ थियो र कुम्भकारको पुत्र भएको हुनाले ‘धनिय कुम्भकारपुत्र’ भनिएको हो भनी सम. पा. I. पृ. २८१ः दुतियपाराजिकाले लेखेको छ ।

- (२) धनिय (गोप) — यी धनिय गोप विवेह देशको पर्वतराष्ट्रको धर्मकोण्ड नगरवासी हुन् । यिनके कुराहरू यहाँ अगाडि लेखिविएको छु ।
- (३) धनिय (सुत्त) — यो सूत्रमा धनिय गोप र बुद्धको बीचमा कुराकानी भएका कुराहरू छन् । यसे सूत्रको अनुवाद यहाँ अगाडि प्रस्तुत गरेको छु । सुत्त. नि. पा. पृ. २७१ः उरगवग्गो, अ. क. पृ. १८.

x

x

x

## मूल सूत्र—

### १—बुद्धसंग धनियको वार्तालाप

धनिय गोप'—

१. “पक्कोदनो दुद्धखीरोहमस्मि, (इति धनियो गोपो)  
अनुतीरे महिया समानवासो ।  
द्वन्ना कुटि आहितो गिनि,  
अथ चे पत्थयसी पवस्स देवै ॥”

१. ‘धनिय’ भनेको उनको नाम हो । किन धनिय भनिएको हो भने ?  
— धनी भएकोले ‘धनिय’ भनिएको हो ।

साधारणतया यो लोकमा यी धनहरूलाई धन भन्दछन् ।

जस्तै—

(१) दानशीलादि पुण्यकार्यलाई 'अनुगामिकधन' (२) घरखेत आदिलाई 'स्थावरधन' (३) गाईयोडा आदिलाई 'जङ्गमधन' (४) सुनचांदी आदिलाई 'संहारिमधन' र (५) शिल्पशास्त्र आदिलाई 'अङ्गसमधन' भन्दछन् ।

यी बाहेक पञ्चगोरस पैदागरी लोकको बहूपकार हुने धनलाई 'गोधन' भन्दछन् । त्यसैले 'नत्य गो समितं धन' अर्थात्— 'गौपालन जस्तो धन अरू छैन' भनिएको हो । यस्ता गोधनले सुसम्पन्न भएका हुनाले यिनलाई 'धनिय' भनिएको हो भनी सुत् । नि. अ. क. पृ. १९: धनियसुत्तवण्णना, उरगवग्गले उल्लेख गरेको छ ।

Dhamma.Digital

पालिसाहित्य अनुसार जसले स्वयं आफ्नै गाईहरू आफैले पालन गर्छ उसलाई 'गोप' र जसले अर्काका गाईहरू पालन गर्छ अथवा गाई हेर्ने काम गर्छ उसलाई 'गोपाल' वा 'गोपालक' भन्दछन् । यी धनियले चाहिं आफ्नै गाईहरू आफैले पालिरहेका थिए । त्यसैले यिनलाई 'गोपाल' वा 'गोपालक' नभनी 'गोप' मात्र भनिएको हो भनी सुत् । नि. अ. क. पृ. १९: धनियसुत्तवण्णनाले उल्लेख गरेको छ । त्यसैले सूत्रमा 'धनिय गोप' भनिएको हो ।

२. सुत्. नि. पृ. २७१: धनियसुत्तं, अ. क. पृ. १८: उरगवग्गो ।

**अर्थ—**

१—“मात पाकिसकेको छ, दुध दुहि सकेकोछु, महीनदीको तीरमा<sup>१</sup> समान परिजनहरूसँग बसेकोछु, कुटीहरू ढाकिएका छन्<sup>२</sup>, आगो बालि-सकेकोछु<sup>३</sup>, अतः हे देव ! (वर्षादेव !) यदि चाहन्छौ भने अब खूबसँग वर्ष<sup>४</sup> ।”

१. महामही भन्ने नदीको किनारमा । सुत्त. नि. अ. क. पृ. १९.
२. बस्ने घरहरू र गोठहरूमा पानीले नभिज्नेगरी ढाना हालेको छु भनिएको हो । सुत्त. नि. अ. क. पृ. १९.
३. यहाँ आगो भनी — (१) परिक्षेप-आगो, (२) धुवाँ आउने आगो र (३) दाउराको आगोलाई ‘आगो’ भनिएको हो । यी तीने प्रकारका आगो बालिसकेको छु भनिएको हो । यसबाट भालु मृगादि आउलान् भनी रोकेको हो भन्ने कुरा बुझनुपर्छ ।

घरको चारैतिर बालेको आगो ‘परिक्षेप-आगो’ हो । गोठभित्र बालेको गुइँठाको आगो ‘धुवाँ आउने आगो’ हो र आफू बस्ने ठाउँमा र मानिसहरू बस्ने ठाउँमा बालेको आगो ‘दाउराको आगो’ हो । घरको चारैतिर बालेको आगोबाट हिसक पशुहरू रोकिन्दैन्, गुइँठाको धुवाँबाट गाईहरूलाई कीटपतञ्जलूले टोकन सक्दैनन् र दाउराको आगोबाट मानिसहरूलाई जाडो हुन्न । सुत्त. नि. अ. क. पृ. १९: धनियसुत्तवण्णना ।

४. उपरोक्ताकारले सबै सुरक्षित देखेपछि उनले ‘हे देव ! चाहन्छौ भने अब खूबसँग पानी वर्ष’ भनी भनेका हुन् । सुत्त. नि. अ. क. पृ. २०: धनियसुत्तवण्णना ।

बुद्ध—

२. “अक्कोधनो विगतखिलोहमस्मि, (इति भगवा)  
अनुतीरे महियेकरत्तिवासो ।  
विवटा कुटि निबुतो गिनि,  
अथ चे पत्थयसी पवस्स देवः ॥”

अर्थ—

२—“म अक्कोधी छु॒ै, म चित्तखिलबाट॒॑ मुक्त छु, एकरातको-  
निमित्त म भगीनवीको तीरमा बसेको छु॑, मेरो कुटी विवृत छु॑, मेरो  
आगो निमिसकेको छु॑, अतः हे देव ! यदि चाहन्दौ भने अब खूबसंग  
वर्ष ।”

Dhamma.Digital

१. धनिय गोपले उपरोक्त उदान गाथा (नं. १) सन्तुष्टभई वच्छानमा  
लेटिरहँदा गाएका थिए । अनि जेतवन विहारमा बसिरहनु भएका  
बुद्ध भगवान्‌ले अमानुषीय दिव्यश्रोतद्वारा यो गाथा सुन्नुभयो ।  
अनि बुद्धचक्षुद्वारा लोकमा हेर्नुहुँदा वहाँले धनिय गोप र उनकी  
पत्नी दुवैजनाको उपनिश्चय-सम्पत्ति देख्नुभयो । “यदि त्यहाँ गएर  
मैले धर्मोपदेश गरेको खण्डमा उनीहरू दुवैजना प्रव्रजितभई अरहत्  
हुनेछन् । नगएको खण्डमा भोली बाढी आएर उनीहरूको विनाश  
हुनेछ” भन्ने कुरा पनि वहाँले आफ्नो बुद्धचक्षुद्वारा देख्नुभयो ।  
अनि उतनाघरीमै वहाँ श्रावस्तीबाट सातशय (७००) योजनको

- बाटो आकाशमार्गद्वारा तुरन्त गई धनिय गोपको कुटीको माथितिर आकाशमा उभिइरहनुभयो । धनियले उक्त उदानगाथा (नं. १) बार बार गाउँदै थिए । भगवान् त्यहाँ पुगिसकेपछि पनि गाउन छाडेका थिएनन् । यो सुनेर भगवान्ले “यत्तिकैमा सन्तुष्ट वा विश्वस्त हुइन्न, बल्कि यसरी सन्तुष्ट हुइन्छ” भन्ने कुरा दर्शाउँदै यो प्रतिगाथा भन्नुभएको हो भनी सुत्त. नि. अ. क. पृ. २००: धनिय-सुत्तवण्णनाले उल्लेख गरेको छ ।
२. स्वभावत क्रोध नहुनेलाई यहाँ ‘अक्रोधी’ भनिएको हो । ‘आघातवस्तु’ द्वारा मनमा आघातभई क्रोध उत्पन्न हुन्छ । जस्तै—  
 (१) ‘मेरो अनर्थकोनिमित्त काम गच्यो’ भन्दै मनमा आघात उत्पन्न गर्छ । (२) ‘मेरो अनर्थकोनिमित्त काम गर्दैछ’ भन्दै मनमा आघात उत्पन्न गर्छ । (३) ‘मेरो अनर्थकोनिमित्त काम गर्नेछ’ भन्दै मनमा आघात उत्पन्न गर्छ । (४) ‘मेरो प्रियमनाप हुनेलाई अनर्थ गच्यो’ भन्दै मनमा आघात उत्पन्न गर्छ । (५) ‘मेरो प्रियमनाप हुनेलाई अनर्थ गर्दैछ’ भन्दै मनमा आघात उत्पन्न गर्छ । (६) ‘मेरो प्रिय-मनाप हुनेलाई अनर्थ गर्नेछ’ भन्दै मनमा आघात उत्पन्न गर्छ । (७) ‘मेरो अप्रिय अमनाप हुनेलाई हितगच्यो’ भन्दै मनमा आघात उत्पन्न गर्छ । (८) ‘मेरो अप्रिय अमनाप हुनेलाई हित गर्दैछ’ भन्दै मनमा आघात उत्पन्न गर्छ । (९) ‘मेरो अप्रिय अमनाप हुनेलाई हित गर्नेछ’ भन्दै मनमा आघात उत्पन्न गर्छ । यसको अलावा (१०) कुनै खास कारणविना पनि कोप गर्छ (अट्टाने च कुप्पति) । (अ. नि-१०, पृ. २१९: आघातवत्थुसुत्त, आकृत्वगगो)

क. पृ. ३२८ः दीघावुकुमारस्सवत्थु, सहस्रवर्गमा उत्तेष्ठ भएका पाइन्छन् ।

- (३) **दीघावु (कुमार)**—यिनी अरिन्दक भन्ने राजाका पुत्र हुन् । हेर, जा. अ. क. VI. पृ. १२४, १२७ः सोणकजातकं, नं. ५२९, यी दीघावुकुमार राहुल र अरिन्दक राजा स्वयं बुद्ध हुनुहुन्थ्यो ।
- (४) **दीघावु (कुमार)**—यी दीघावु कुमार महाजनक राजाकी शीबली भन्ने महिलीका पुत्र हुन् । यी दीघावु कुमार राहुल यिए, शीबली महारानी राहुलमाता यिहन् र महाजनक राजा स्वयं बुद्ध हुनुहुन्थ्यो । जा. अ. क. VII. पृ. ३६ र ५७ः महाजनकजातकं, नं. ५३९.
- (५) **दीघावु (उपासक)**—यिनी राजगृहवासी जोतिक भन्ने गृह-पतिका छोरा हुन् । यिनी अनागामी यिए । यिनकै कुरा यहाँ उल्लेख भएको छ ।
- (६) **दीघावु (उपासकसुत्तं)**—यो सूत्र संयुतनिकायको सोतापत्ति-संयुतमा छ । यस सूत्रमा दीघावु उपासक बिरामी हुँदा उनले बुद्धलाई बोलाउन पठाएका कुराहरू छन् । सं. नि. IV. पृ. २९२ः सोतापत्तिसंयुतं ।

X

X

X

मूल सूत्र—

### १-बिरामी दीघावु उपासक

एक समय भगवान् राजगृह स्थित वेगुवनको कलन्दक-  
निवापमा बस्नुभएको थियो ।

त्यस समय दीघावु (=दीर्घावु) उपासक बिरामी थिए—  
दुःखीभई अति असक्त थिए । अनि दीघावु उपासकले यिता जोतिक-  
गृहपतिलाई आमन्त्रण गरे—

“हे गृहपति ! तपाइ यता आउनुहोस् । तपाइ जहाँ भगवान्  
हुनुहुन्छ त्यहाँ जानुहोस् । त्यहाँ गएर मेरो वचनले भगवान्को चरण-  
कमलमा शीरले ढोगी यस्तो भन्नुहोस्—‘भन्ते ! दीघावु उपासक  
बिरामी छ—दुःखीभई अति असक्त छ । उ भगवान्को चरणकमलमा  
शीरले ढोगदछ ।’ यस्तो पनि भन्नुहोस्—‘भन्ते ! अनुकम्पापूर्वक भगवान्

१. सं. नि. IV. पृ. २९२: दीघावुउपासकसुत्तं, सोतापत्तिसंयुतं, अ. क.  
III. पृ. २१५.

जहाँ दीघावु उपासकको निवासस्थान हो त्यहाँ जानुभए बेश हुने थियो' ।"

"तात ! हुन्छ" भनी दीघावु उपासकलाई प्रत्युत्तरविई जोतिक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका जोतिक गृहपतिले भगवान्लाई यस्तो भने —

"भन्ते ! दीघावु उपासक बिरामी छन्—दुःखीभई अति असक्त छन् । उनी भगवान्को चरणकमलमा शीरले ढोगदछन् । यस्तो पनि भन्दछन्—'भन्ते ! अनुकम्पापूर्वक भगवान् जहाँ दीघावु उपासक को निवासस्थान हो त्यहाँ जानुभए बेशहुने थियो' ।"

त्रूणीभावद्वारा भगवान्ले स्वीकार गर्नुभयो ।

अनि भगवान् चीबर पहिरी पात्र-चीबर प्रहण गरी जहाँ दीघावु उपासकको निवासस्थान हो त्यहाँ जानुभयो । त्यहाँ पुरोपछि बिञ्छाइ राखेको आसनमा बस्नुभयो । बस्नुभएका भगवान्ले दीघावु उपासकलाई यस्तो भन्नुभयो —

"दीघावु ! तिमीलाई क्षमनीय र यापनीय छ ? दुःखबेवनाघटेको छ कि बढेको छ ? घटेर अन्तमएको देखिन्छ कि बढेको देखिन्छ त ?"

"भन्ते ! मलाई क्षमनीय र यापनीय छन् । धेरै दुःखबेवनाघटेको देखिन्छ, घटेको देखिन्छ । बढेको ने देखिन्छ घटेको देखिन्छ ।"

“दीघावु ! यसोमए तिमीले यस्तो सिक्खनुपर्छ—‘बहाँ भगवान् अरहत्, सम्यक्सम्बुद्ध, विद्याचरण सम्पन्न, सुगत, लोकविद्, अनुत्तर पुरुषदम्यसारथी, देवमनुष्यहरूका शास्ता, बुद्ध तथा भगवान् हुनुहुन्छ’ भनी बुद्ध प्रति विशिष्ट प्रसन्नताले (अवेच्चप्पसादेन) सम्पन्न हुनेछु । ‘भगवान्को धर्मं सु-आख्यात छ, सांदृष्टिक छ, अकालिक छ, ‘आऊ हेर’ भन्न योग्य छ, निर्वाण नजिक पुन्याउने छ तथा विज्ञहरूले प्रत्यक्ष अनुभव गर्नसक्ने छ’ भनी धर्मं प्रति विशिष्ट प्रसन्नताले सम्पन्न हुनेछु । ‘भगवान्को श्रावकसङ्घः सु-प्रतिपन्न छ, भगवान्को श्रावकसङ्घः ऋजुप्रति-पन्न छ, भगवान्को श्रावकसङ्घः न्याय प्रतिपन्न छ, भगवान्को श्रावकसङ्घः सामीक्षि प्रतिपन्न छ । जो चार जोर वा आठ पुरुष पुढागल छन् । यी नै भगवान्का श्रावकसङ्घ हुन् जो आह्वान गर्न योग्य छन्, पाहुना गर्न योग्य छन्, दक्षिणादिन योग्य छन्, बुइहात जोर्न योग्य छन् र लोकवासीहरूको अनुपम पुण्यक्षेत्र छन्’ भनी सङ्घ प्रति विशिष्ट प्रसन्नताले सम्पन्न हुनेछु । ‘अखण्ड, अछिद्र, निर्वागी, क्रमसहित, स्वातन्त्र्य, विज्ञप्रशंसित, दृष्टिद्वारा अपरामर्शित तथा समाधिसंवर्तनिक आर्यकान्त शीलले सम्पन्न हुनेछु ।’ दीघावु ! यसरी तिमीले सिक्खनुपर्छ ।”

“भन्ते ! जो यी चारबटा लोतापत्ति अङ्गहरूका बारेमा भगवान्‌ले देशना गर्नुभयो— ती धर्महरू ममा विद्यमान छन् र ती धर्महरू म देखदछु । भन्ते ! ‘बहाँ भगवान् अरहत्,.. तथा भगवान् हुनुहुन्छ’ भनी म बुद्ध प्रति विशिष्ट प्रसन्नताले (अवेच्चप्पसादेन) सम्पन्न छु । ‘भगवान्को धर्मं सु-आख्यात छ, ...तथा विज्ञहरूले प्रत्यक्ष अनुभव गर्नसक्ने छ’ भनी म धर्मं प्रति विशिष्ट प्रसन्नताले सम्पन्न छु ।

‘भगवान्को श्रावकसङ्ग सु-प्रतिपन्न छ, ... अनुपम पुण्यक्षेत्र छन्’ भनी म सङ्ग प्रति विशिष्ट प्रसन्नताले सम्पन्न छु । म अखण्ड, अछिद्र,... आर्यकान्त शीलले सम्पन्न छु ।”

“दीघावु ! यदि त्यसो हो भने यी चारवटा स्रोतापत्ति अङ्ग-हरूमा प्रतिष्ठित भई तिमीले छवटा विद्यालाभी धर्महरूको उत्तरोत्तर आविता गर । दीघावु ! यहाँ सबै संस्कारहरूमा अनित्यसंज्ञीभई विहार गर, अनित्यमा दुःखसंज्ञीभई विहार गर, दुःखमा अनात्मसंज्ञीभई, प्रहाण-संज्ञीभई, विरागसंज्ञीभई तथा निरोधसंज्ञीभई विहार गर । दीघावु ! यसरी तिमीले सिक्नुपर्छ ।”

“भन्ते ! जुन छवटा विद्यालाभी धर्महरू भगवान्ले देशन। गर्नुभयो — तो धर्महरू ममा विद्यमान् छन् र तो धर्महरू म वेखदछु । भन्ते ! म सबै संस्कारहरूमा अनित्यानुपश्यीभई विहार गर्नु, अनित्यमा दुःखसंज्ञीभई विहार गर्नु, दुःखमा अनात्मसंज्ञीभई, प्रहाणसंज्ञीभई, विरागसंज्ञीभई तथा निरोधसंज्ञीभई विहार गर्नु । भन्ते ! बहु मलाई यस्तो लाग्छ कि—मेरो मृत्युपछि यी जोतिक गृहपति दुःखमा नपर्न ।”

“तात दीघावु ! तिमीले यस्तो मनमा राख्नु पर्दैन । तात दीघावु ! जुन कुरा भगवान्ले तिमीलाई भन्नुभयो उही कुरा तिमीले मनमा राख ।”

अनि दीघावु उपासकलाई यी कुराहरूद्वारा अववाद (= अर्ति बुद्धि) गर्नुभई भगवान् आसनबाट उठी फक्केर जानुभयो । अनि भगवान्

जानुमएको केहीछिनपछि दीघावु उपासकको मृत्युभयो । अनि केही मिक्षुहरू जहाँ भगवान् हनुहन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका ती मिक्षुहरूले भगवान्सँग यस्तो भने—“मन्ते ! दीघावु भन्ने उपासकलाई भगवान्ले जुन संक्षेपले अववाद गर्नुभयो—उनको मृत्युभयो । उनको के गति र के अभिसम्पराय होला ?”

“मिक्षुहो ! दीघावु उपासक पण्डित थिए, धर्मानुधर्म प्रतिपन्न थिए र धर्मको कारणमा मलाई कष्ट दिएनन् । मिक्षुहो ! दीघावु उपासक पाँचे अधोभागीय संयोजनहरू<sup>१</sup> परिक्षीण गरी औपपातिकमई<sup>२</sup>, उहाँ परिनिर्वाण हुने<sup>३</sup> तथा त्यसलोकबाट पुनः यहाँ नफर्क्ने भएका छन् ।”

Dhamma Digital

१. कस्तालाई अधोभागीय संयोजनहरू भन्दछन् भन्ने बारेमा बु. गृ. भा-१, पृ. २७० र बु. प. भा-१, पृ. ३२७ को पादटिप्पणीमा हेतू ।
२. कस्तालाई ‘औपपातिक’ भनिएको हो भन्ने बारेमा बु. गृ. भा-१, पृ. २७० र बु. प. भा-१, पृ. ३२७ मा हेतू ।
३. ‘उहाँ परिनिर्वाण हुने’ भनेको कस्तो हो भन्ने बारेमा पनि बु. गृ. भा-१, पृ. २७०, २७४ र बु. प. भा-१, पृ. ३२७ मा हेतू ।

## २२. धनिय गोप

परिचय

कथ्यप भगवान्को शासन प्रदिप्त भइरहेको वेलामा यी धनिय गोपले बोसहजार वर्षसम्म दिनदिनै बोसजना भिक्षुसङ्घलाई सलाक-भोजन दानदिएका थिए । अनि त्यहाँबाट च्युतभई देवलोकमा उत्पन्नभई देवलोकमै एक बुद्धको समयसम्म बसे । हालका बुद्धको समयमा—विदेह देशको बीच भागमा रहेको पर्वतराष्ट्र (पञ्चतरण्ड) को धर्मकोणड (धर्मकोणडे) भन्ने नगरमा एक सेठको कुलमा जन्मी गाईहरूको बथानको मालिक भई जीविका गर्नथाले । उनका तीसहजार जति गाईहरू थिए । तीमध्ये सत्ताइसहजार जति गाईहरूको दूध दुहिन्थ्यो ।

गाई पालनेहरू सेंधै एक ठाउंमा बस्दैनन् । वर्षको चारमहीना-सम्म एक थलोमा बस्द्धन् र बाँकी आठमहीना जहाँ जहाँ घाँस र पानीको सुविधा हुन्छ त्यहाँ बस्द्धन् । चाहे त्यो नदीको तीरमा होस् चाहे खलाउको किनारमा होस् । यी धनिय पनि एक वर्षाद्को समयमा

आफू बसेको ठाउँबाट निर्स्की— महामही नदी दुइभाग भई एउटाको नाम ‘कालमही’ र अर्कोको नाम ‘महामही’ भई बघेरगई अन्तमा केरि यी दुवै नदीहरू एक ठाउंमा मिली समुद्रमा पुरादथे । यी दुहवटा नदीहरूको बीचमा परेको सूमिभाग ‘अन्तरद्वीप’ बनेको थियो—त्यस ठाउंमा गई गाईहरूकोनिमित्त गोठहरू र आफू बस्नकोनिमित्त घरहरू बनाई त्यहाँ बसे । उनका सातवटा छोराहरू, सातवटी छोरीहरू, सातवटी बुहारीहरू र अनेक कामदारहरू थिए ।

गाई पाल्नेहरू पानीपनै अवस्थालाई जान्नसक्षन् । जब चराहरू आपना गुँडहरू रुखका दुप्पामा बनाउन थाल्छन्, जब गेंगटाहरू पानी नगिचका द्वारहरू बन्दगरी थलसमीपका द्वारहरूबाट हिड्न थाल्छन्— तब राघ्री पानी पर्छ भनी जान्दछन् । जब चराहरू आपना गुँडहरू तल्लो भागमा अर्थात् पानीनिकिक (उदकविट्टे) बनाउन थाल्छन्, जब गेंगटाहरू थल नगिचका द्वारहरू थुनी पानी नगिचका द्वारहरूबाट हिड्न-थाल्छन् तब पानी पर्दै भनी जान्दछन् ।

एकदिन यी घनियले पानीपनै लक्षणहरूलाई ध्यानमाराखी बर्षाद् समय नगिच आइपुगेपछि यिनी अन्तरद्वीपबाट उठेर गई महामही नदीको पारी तीरमा गई— सातहप्तासम्म पानीपरे पनि बाढी आउन नसक्ने ठाउं हेरेर त्यहाँ घरहरू बनाई चारैतिर घेरालगाई गोठहरू बनाई बसे । अनि दाउरा र घाँसहरूको व्यवस्था मिलाइसकेपछि, सबै पुत्रदारहरू र कामदार पुरुषहरू एक ठाउंमा बसिसकेपछि अनेक प्रकारका खाद्य-भोजयहरूको बन्दोबस्त पनि समधमै गरे । अनि चारैदिशाबाट

उपरोक्त कारणहरूमध्ये कुनै एक कारणद्वारा मनमा आघात उत्पन्न गरी त्यस कारणबाट कुनै पुरुषलाई अत्यन्त थोरै रिस (=क्रोध) उठ्दा पनि उसको हृदय पोलच्छ र केहिछिनपछि शान्त हुन्छ । यसभन्दा बढता रिस उठ्दा मुख विकृत पार्छ । यसभन्दा पनि धेरै रिस उठ्दा गालिगर्नकोनिमित्त बंगरा किट्न थाल्च । योभन्दा पनि बढता रिस उठ्दा गालिगर्छ । त्योभन्दा पनि बढता रिस उठ्दा दण्ड वा शस्त्रको खोजी गर्छ । त्योभन्दा पनि बढता रिस उठ्दा दण्ड वा शस्त्र हातमा लिन्छ । त्योभन्दा पनि बढी रिस उठ्दा दण्डादि हातमा लिई पिट्नकोनिमित्त दगुर्न थाल्च । त्योभन्दा पनि बढता रिस उठ्दा एक वा दुइ प्रहार गर्छ । त्योभन्दा पनि धेरै रिस उठ्नेले आफ्नै ज्ञातिबन्धुहरूलाई पनि मार्छ । अनि त्यस कामबाट चिन्तितभई त्योभन्दा पनि बढता रिसले गर्दा कुनै कुनैले आफूलाई नै मार्छन् । यसरी रिसको पराकाष्ठा यहाँसम्म पुरुच्छ । यस्तो क्रोधलाई तथागतले बोधिमण्डपमै जरोसमेत उखेली विनाश गरिसक्नुभएको छ । त्यसेले तथागत 'अक्रोधी' हुन्हुन्छ र वहाँले 'म अक्रोधी छु' भनी भन्नुभएको हो भनी सुत्त. नि. अ. क. पृ. २०: धनियसुत्तवण्णनाले उल्लेख गरेको छ ।

३. 'चित्तखिल' भनेको चित्तको कठोरपन अर्थात् अपरिशुद्धता तथा कसर सहितको चित्तलाई भनिएको हो । (विभ. अ. क. पृ. ५१०३ खुदकविभाग्नो) ।

जस्तै कसर भएको तथा सारो भूमिभागमा चार महीनासम्म पानीपरे तापनि त्यसमा बिउ उर्मिदैन । त्यस्तैगरी कठोरपन

- भएको, अपरिशुद्ध तथा कसर सहित भएको चित्तमा जतिसुकै सद्ब्रह्मं श्रवणादि कुशल हेतुरूपी पानीपरे तापनि कुनै कुशलरूपी बिज उम्रन सक्दैन । यस्ता कारणहरूलाई भगवान्‌ले बोधिमण्डपमै निरुद्ध गरिसक्नु भएको छ । त्यसैले भगवान्‌ले 'म चित्तखिलबाट मुक्त छु' भनी भन्नुभएको हो भनी सुत्त. नि. अ. क. पृ. २०-२१: धनियसुत्तवण्णनाले उल्लेख गरेको हो । राग, द्वेष र मोहलाई पनि 'चित्तखिल' भन्दछन् भन्ने कुरा सं. नि. IV. पृ. ५५: खिलसुत्तं, मग्गसंयुत्तले उल्लेख गरेको छ । यस सम्बन्धमा बु. प. भा-१, पृ. २४९ को पादटिष्ठणीमा पनि हेर्नु ।
४. जसरी त्यहाँ धनिय गोप वर्षादिको चार महीनाकोनिमित्त नित्यवास गरेका छन् त्यसरी भगवान् त्यहाँ नित्य बस्नुभएको होइन । भगवान् त केवल उनको हितकामना गरी एकरात मात्रको लागि त्यहाँ आउनु भएको हो । सुत्त. नि. अ. क. पृ. २१: धनियसुत्त-वण्णना ।
५. यहाँ 'कुटी' भनी यसै आत्मभावलाई भनिएको हो । अर्थात् यो शारीरलाई भनिएको हो । यस आत्मभावलाई ठाउँ हेरिकन कहीं 'काय' भनी, कहीं 'गुफा' भनी, कहीं 'देह भनी' कहीं 'सन्देह' भनी, कहीं 'नौका' भनी, कहीं 'रथ' भनी, कहीं 'ध्वजा' भनी, कहीं 'वम्मिक' (=धमिराको गोलो) भनी, कहीं 'कुटी' र कहीं 'कुटिका' भनी भनिएको छ । यहाँ चाहिँ-- काठ आदिद्वारा बनाइएको घर जस्तै हाड आदिद्वारा बनेको यस आत्मभावलाई 'कुटी' भनिएको हो । त्यसैले भनिएको हो—

“आवुसो ! जस्तै काठ, डोरी, माटो र तृण आदिले घेरिएको आकाशलाई व्यवहारमा ‘घर’ भनी भन्दछन् त्यस्तैगरी आवुसो ! हाड, नसा, मासु र छाला आदिले मोरिएको यस आत्म-भावलाई ‘शरीर’ भनी भन्दछन् ।” (म. नि. I. पृ. २४०ः महाहृथियपदोपमसुत्त) ।

बाँदर जस्तो चित्त बस्ने भएकोले पनि यस आत्मभावलाई ‘कुटी’ भनिएको हो । त्यसैले भनिएको हो—

“अट्टिकझ्लकुटी चेसा मक्कटावसयो इति,  
मक्कटो पञ्चद्वाराय कुटिकाय पसकिया ।  
द्वारेन अनुपरियाति घट्यन्तो पुनर्पुत्रन्ति ॥”

**अर्थ—**

“बाँदररूपी चित्त बस्ने हाड आदिहरूले बनाइएको यो कुटी हो । यस कुटीकाको पञ्चद्वारहरूबाट बाँदररूपी चित्त भित्र-बाहिर पस्त्य । बार बार द्वारहरू उघार्दैं बाँदररूपी चित्त चारैतिर घुम्छ ।”

तृष्णा, मान, तथा दुष्टिरूपी ढकनीद्वारा सत्वहरूलाई ढाकिराखेको हुँदा त्यसमा रागादि क्लेशरूपी पानी बार बार पर्छ । त्यसैले भनिएको हो—

“छन्नमतिवस्सति विवटं नातिवस्सति ।  
तस्मा छन्नं विवरेष एवं तं नातिवस्सती’ति ॥”

**अर्थ—**

“ढाकयो भने क्षन् पानी पछैं, नढाकेमा पानी पर्देन ।  
त्यसैले ढाकेकोलाई उधार अनि पानीपर्ने छैन ।”

यो गाथा त्रिपिटकमा दुइ ठाउँमा उल्लेख भएको  
पाइन्छ । खन्धकमा (चुर्ल. व. पा. पृ. ३५७: पातिमोक्खटुपन-  
खन्धक) र थेरगाथामा (थेर. गा. पा. पृ. ३०७: सिरिमण्डत्थेर-  
गाथा) ।

यहाँ ‘ढाकेको’ भनी आफ्नो आपत्ति दोष ढाक्नेलाई  
भनिएको हो । भएको आपत्ति दोष प्रकट नगरी ढाक्नाले पुनः पुनः  
पानीपर्ने छै पुनः पुनः अरु आपत्ति दोषहरू पनि बढँदै जान्छन् ।  
आपत्ति दोषलाई नढाकी विवृत्त गरेको खण्डमा यो आत्मभावरूपी  
कुटीमा आपत्ति दोषरूपी पानीपर्ने छैन ।

त्यस्ता आपत्तिरूपी ढकनी र क्लेशरूपी ढकनी यो शरीर-  
रूपी कुटीमा नभएका हुनाले ‘मेरो कुटी विवृत्त छ’ भनी सूत्रमा  
उल्लेख भएको हो । उक्त प्रकारका ढकनीहरूलाई तथागतले  
दोधिमण्डपमै छवस्त पारिसक्नु भएको छ र विवृत्त पारिसक्नु

## धनिय गोप —

३. “अन्धकमकसा न विज्जरे, (इति धनियो गोपो)

कच्छे रूलहतिणे चरन्ति गावो ।

वुंटि पि संहय्यमागतं,

अथ चे पत्थयसी पवस्सदेव? ॥”

भएको छ । त्यसैले ‘मेरो कुटी विवृत छ’ भनी भनिएको हो भनी सुत्त. नि. अ. क. पृ. २१ः धनियसुत्तवण्णनाले उल्लेख गरेको छ ।

६. ‘मेरो आगो निभिसकेको छ’ भनी—राग, द्वेष, मोह, जाति, जरा, मरण, शोक, परिदेव, दुःख, दौर्मनस्य तथा उपायास आदि एधार-वटा आगाहरू (सं. नि. III. पृ. १८ः आदित्सुत्त, सलायतनसंयुतं; विमतिविनोदनीटीका पृ. १२१) निभिसकेका छन् भनी भनिएको हो । यी आगाहरू बोधिमण्डपमै आयंमार्गरूपी पानीको सिच्चनद्वारा निभिसकेका थिए । त्यसैले सूत्रमा ‘मेरो आगो निभिसकेको छ’ भनी उल्लेख भएको हो भनी सुत्त. नि. अ. क. पृ. २१ः धनियसुत्त-वण्णनाले उल्लेख गरेको छ ।

१. उपरोक्त प्रति गाथा (नं. २) का कुराहरू सुनेर ‘यो गाथा भन्ने को हो?’ भनी नसोधी भनेका कुराहरू ठीकै हो भन्ने लागेर फेरि पनि त्यस्तै सार्थक कुरा सुन्ने इच्छागरी धनिय गोपले यो गाथा भनेका हुन् भनी सुत्त. नि. अ. क. पृ. २२ः धनियसुत्तवण्णनाले उल्लेख गरेको छ ।

**अर्थ—**

३—‘यहाँ कौना दिगा र लामखुट्टे हरू छेनन्, कछाडमा उम्रेका  
घोसहरूमा गाईहरू चर्दछन्, आएको पानीलाई सहनसक्षम अतः  
हे देव ! यदि चाहन्दौ भने अब खूबसेंग वर्ष ।’

**बुद्ध—**

४. “बद्धा<sup>१</sup> हि<sup>२</sup> भिसी सुसङ्ख्ता, (इति भगवा)  
तिणो पारगतो विनेय्य ओघं ।  
अथो भिसिया न विजजति,  
अथ चे पत्थयसी पवस्स देव ॥”

**अर्थ—**

Dhamma.Digital

४—“राम्ररी तरणी बनाई ओघहरू<sup>३</sup> (=बाढीहरू) लाई  
पारगरी राम्ररी म पारतरि सकेकोछु । अब मलाई तरणीको खाँचो  
छेन । अतः हे देव ! यदि चाहन्दौ भने अब खूबसेंग वर्ष ।”

१-१. वर्मीमा: ‘बद्धासि’; स्याममा: ‘भद्धासि’ ।

२. केलाई ‘ओघ’ भन्दछन् भन्ने कुरा बुझनकोनिमित्त बु. प. आ-१,  
पृ. ३९१: बाढी सम्बन्धी प्रश्नमा हेनू ।

## धनिय गोप—

५. “गोपी मम अस्सवा अलोला, (इति धनियो गोपो )  
 दीघरत्तं संवासिया मनापा ।  
 तस्सा न सुणामि किञ्चि पापं,  
 अथ चे पत्थयसी पवस्स देव ॥”

## अर्थ —

५—‘मेरी गोपिनी आज्ञाकारिणी तथा निलोचिनीछे’ । दीघं-  
 कालदेखि उ मसेंग बस्थेछे । उ पतिभक्तिनी तथा प्रियंकरीछे । उसको  
 बारेमा मैले कुनै खराब कुरा सुनेको छैन । अतः हे देव ! यदि चाहन्दौ  
 अने अब खूबसेंग बर्ष ॥”

Dhamma.Digital

## बुद्ध —

६. “चित्तं मम अस्सवं विमुत्तं, (इति भगवा)  
 दीघरत्तं परिभावितं सुदन्तं ।  
 पापं पन मे न विज्जति,  
 अथ चे पत्थयसी पवस्स देव ॥”

१. आइमाईहरू प्रायः गरी—(१) आहार-लालची, (२) अलझ्कार-

लालची, (३) पुरुष-लालची, (४) धन-लालची तथा (५) पाद-लालची हुन्छन् । आहार-लालचताको कारणले गर्दा बासी आहार पनि हातमा लागेको पनि चाटेर खान्छन् । दोब्बर मोल तिरेर सुरा पनि पिउँछन् । अलङ्घार-लालचताको कारणले गर्दा अरु कुनै अलङ्घार नपाएमा तेलमा पानी मिसाएर भएपनि मुखमा लगाउँछन् । पुरुष-लालचताको कारणले गर्दा त्यस्तै अवस्थामा आफ्नै पुत्रसंग पनि मैथुन गर्ने इच्छा गर्छन् । धन-लालचताको कारणले गर्दा ‘हंसराजलाई लिएर सुवर्ण गुमाउँछ’ भने जस्तै गुमाउँछन् । पाद-लालचताको कारणले गर्दा बगैँचा र जङ्गलमा धुम्ने स्वभावले गर्दा सबै धनहरू गुमाउँछन् भने जस्तै गुमाउँछन् ।

यहाँ चाहिं धनियले आफ्नी गोपिनीमा त्यस्ता कुनै पनि लालचपन छैनन् भन्ने कुरा दर्शाउँदै ‘निर्लोभिनीछे’ भनी भनेका हुन् भनी सुत. नि. अ. क. पृ. २४: धनियसुत्तवण्णनाले उल्लेख गरेको छ ।

२. कुमारी कालदेखि उ मसंग बस्छे र उसले परपुरुष भनेको चिनेकै छैन र मसंग सन्तोषभई बसिरहेकीछे भनी ‘दीर्घकालदेखि उ मसंग बस्छे’ भनिएको हो । सुत. नि. अ. क. पृ. २४.

**अर्थ—**

६—‘मेरो चित्त वशीभूत छ र बिमुक्त छ’ । दीर्घकालदेखि परिभावित छ र सुवान्त छ । ममा कुनै पाप छैन<sup>१</sup> । अतः हे देव ! यदि चाहन्छौ भने अब खूबसंग बर्ष ।”

**धनिय गोप—**

७. “अस्तवेतनभतोहर्स्मि<sup>२</sup>, (इति धनियो गोपो)

पुत्ता च मे समानिया अरोगा ।  
तेसं न सुणामि किञ्चि पापं,  
अथ चे पत्थयसी पवस्स देव ॥”

१. जब धनियले आफ्नी गोपिनी आफ्नो वशमा छे र उ आज्ञाकारिणी पनि छे भनी सन्तुष्टमानेर गाथा गाए तब भगवान्‌ले उनलाई अववाद गरी सम्झाउँदै यसो भन्नुभयो—

हे धनिय ! तिमी आफ्नी गोपिनी आफ्नो वशमा छे र उ आज्ञाकारिणी पनि छे भनी सन्तुष्ट हुन्छौ । उ तिङ्ग्रो वशमा हुन पनि सक्छे नहुन पनि । किनभने ?—अर्काको चित्तको कुरा बाहापाउन गाहो हुन्छ । विशेषगरी आइमाईहरूको चित्त जानु गाहो छ । आइमाईलाई गर्भदेखि लिएर आरक्षा गरे तापनि रक्षागर्नु गाहो पछ । यसरी रक्षागर्न गाहो हुने हुँदा खासगरी

तिमीजस्ताले त्यस्तालाई लालच रहित स्त्री भनी, दीर्घकालदेखि आफूसँग बसेकी छे र प्रियंकर पनि छे भनी अथवा निष्पापिनी छे भनी जान्न गाहो छ । तर मेरो चित्त चाहिं वशीभूत छ । तिम्री गोपिनी भने तिम्रो वशमा छैन ।

दौपङ्कर बुद्धको पालादेखि दानशीलादि गुणहरू मैले भाविता गरेको हुँदा ‘दीर्घकालदेखि साथमा छ’ भनी मैले भन्न योग्य छ । तर तिम्री गोपिनी छैन । त्यो चित्तलाई उत्तम दमनद्वारा दमन गरेको हुनाले ‘सुदान्त’ भनिएको हो । सुदान्त भएको कारणले गर्दा नै छवटा द्वारहरूको विषयमा नष्टरी आफ्नै विषयमा पर्ने हुनाले प्रियंकर पनि हो । तिम्री गोपिनी भने होइन ।

Dhamma.Digital

२. जस्तै धनियले गोपिनीको बारेमा कुनै खराब कुरा सुनेको छैन भनी भने त्यस्तैगरी भगवान्त्ले पनि आफूमा कुनै पाप नभएका कुरा बताउनु भएको हो ।

अहिले सर्वज्ञबुद्ध भएर मात्र यो पाप नभएको होइन अपितु उनन्तीस वर्षसम्म सरागीभई घरमा बस्दा पनि थिएन भन्ने कुरा पनि बुझनुपर्छ । आगारिय भएको वेलामा पनि आगारिय अनुरूप कुनै विज्ञहरूले निन्दागर्न सङ्गे कुनै कायदुश्चरित वा वचन दुश्चरित वा मनःदुश्चरित यिएन । मारले पनि दोष खोज्ने

विचारले बुद्ध हुनुभन्दा अगाडि ६ वर्षसम्म र बुद्ध भैसकेपछि १ वर्ष गरी जम्मा ७ वर्षसम्म वहाँको पीछा गरेको थियो । तैपनि उसले वहाँको कुनै दोष भेटाउन नसकी पछि आफै विरक्तभई यो गाथा भनेको हो —

“सत्तवस्सानि भगवन्तं अनुबन्धं पदापदं ।  
ओतारं नाधिगच्छस्सं सम्बुद्धस्सं सतीमतो’ति ॥”

अर्थ—

“सातवर्षसम्म मैले भगवान्‌को पीछा गरें । तर स्मृतिमान् सम्बुद्धमा मैले कुनै पनि दोष देखन सकिन ।”

बुद्ध भइसक्नु भएपछि वहाँको आचारविचारको परीक्षा गर्नेकोनिमित्त ब्रह्मायु ब्राह्मणका शिष्य उत्तर माणवले सातमहीनासम्म लगातार वहाँको परीक्षा गर्दा पनि वहाँको केही दोष नदेखेपछि भगवान्‌को कायिक र वाचिक अभिसमाचारमा कुनै त्रुटिछैन भनी फर्केर गए । (हेर बु. ब्रा. भा-१, पृ. १६६: ब्रह्मायु ब्राह्मण) ।

त्यसैले अड्गुत्तरनिकायमा यस्तो उल्लेख भएको हो—

“भिक्षुहो ! चार ठाउँहरूमा तथागतले रक्षा गर्नुपर्ने कारण हुन्न । कुन चार भने ?—(१) भिक्षुहो ! तथागतको कायसमाचार परिशुद्ध छ । तथागतको कायदुश्चरित छैन । ‘यो

अरूले याहा नपाउन्' भनी रक्षा गर्नुपर्ने कुनै कारण छैन ।  
 (२) भिक्षुहो ! तथागतको वचीसमाचार परिशुद्ध छ । तथागतको वचीदुश्चरित छैन । 'यो अरूले याहा नपाउन्' भनी रक्षा गर्नुपर्ने कुनै कारण छैन । (३) भिक्षुहो ! तथागतको मनः समाचार परिशुद्ध छ । तथागतको मनः दुश्चरित छैन । 'यो अरूले याहा नपाउन्' भनी रक्षा गर्नुपर्ने कुनै कारण छैन । (४) भिक्षुहो ! तथागतको आजीविका परिशुद्ध छ । तथागतको मिथ्याजीविका छैन । 'यो अरूले याहा नपाउन्' भनी रक्षा गर्नुपर्ने कुनै कारण छैन ।" (अ. नि-७, पृ. २१६ः अरक्षेत्यसुतं, अव्याकृतवग्गो) ।

यसरी तथागत भइसकेर मात्र होइन तथागत हुनुभन्दा अगाडि पनि तथागतको चर्यामा कुनै खराबी नभएकोले 'ममा कुनै पाप छैन' भनी भनिएको हो । साँच्चै भन्ने हो भने मेरो मनको बारेमा कुनै खराबी सुन्न पाइनेछैन । न कि तिङ्गी नोपिनीको बारेमा । मैले भनेको यस गुणद्वारा सन्तुष्टछौ भने 'खूबसँग वर्ष' भनी मैले भन्नु उचित छ । यो कुरा सुनेर योभन्दा पनि बढी सुभाषित-रस पिउने इच्छागरी धनियले आफू स्वाधीन भएको कुरो प्रकाश पार्दै अगाडिको गाथा (न. ७) भनेका हुन् भनी सुत्त. नि. अ. क. पृ. २५ः धनियसुत्तवण्णनाले उर्लेख गरेको छ ।

३. स्याममा: 'अत्तवेत्तनभतोहमस्मि' ।

अर्थ—

७—“म आपने नोकरी गर्छु । मेरा पुत्रपुत्रीहरू पनि साथमै छन् र उनीहरू निरोगी पनि छन् । उनीहरूको बारेमा मैले कुनै खराब कुरा सुनेको छैन । हे देव ! यदि चाहन्छौ भने अब खूबसँग बर्व ।”

बुद्ध—

८. “नाहं भतकोस्मि कस्सचि, (इति भगवा)  
निब्बिट्टेन चरामि सब्बलोके ।  
अत्थो भतिया न विजज्ञति,  
अथ चे पत्थयसी पवस्स देव ॥”

अर्थ—

Dhamma.Digital

८—“न म कस्तको नोकर हुँ । विनिमुक्त भएर म सबै लोकमा विचरण गर्दछु । मलाई नोकरीको आवश्यकता पनि छैन । अतः हे देव ! यदि चाहन्छौ भने अब खूबसँग बर्व ।”

१. यहाँ ‘निरोगी’ भनी ती सबै छोरा र छोरीहरू आ-आपना बाहुबल-द्वारा काम गरेर खान सक्छन् भनी भनिएको हो । सुत्त. नि. अ. क. पृ. २५-२६.
२. उनीहरू चोर हुन्, परदार सेवन गर्ने हुन् तथा दुश्शीली हुन् भन्ने आदि कुनै धनि खराब कुरा सुनेको छैन भनी भनिएको हो । सुत्त. नि. अ. क. पृ. २६.

३. धनियले माथिल्लो गाथा (नं. ७) भनेपछि भगवान्‌ले पनि अघि  
जस्तै अववाद गर्नुहुँदै यस्तो भन्नुभयो—

तिमी चार्हि आफू स्वाधीन छु भनी सन्तुष्ट हुन्छौ ।  
परमार्थको रूपमा भन्ने हो भने आफ्नो कामगरी खाने पनि दाश नै  
हो । किनकि तृष्णाको दाश भएकोले । ‘नोकर’ भन्ने वादले धनि  
मुक्तहुन सकिन्न । त्यसैले—“यो लोक अपरिपूर्ण छ, अतृप्त छ,  
तृष्णाको दाश छ...” भनी भनिएको हो । (म. नि. II. पृ. २९३:  
रटुपालसुत्त । यसको अनुवाद बु. रा. भा-१, पृ. ४५५ मा छ) ।

परमार्थको रूपमा न म कसैको दाशहुँ । म चार्हि आफ्नो  
वा अर्काको नोकर होइन । किनकि म विनिर्मुक्त भएर सबै लोकमा  
विचरण गर्दछु । दीपङ्कर बुद्धको पालादेवि बोधिज्ञान नपाएसम्म  
म सर्वज्ञानको नोकर थिएँ । सर्वज्ञान प्राप्त भएपछि विमुक्त  
भएका राजकर्मचारी जस्तै म पनि भएँ । सोही विनिर्मुक्त सर्वज्ञ-  
भावद्वारा लोकोत्तर समाधिसुखद्वारा जीविका गर्दछु । अब मेरो  
उत्तरोत्तर गर्नुपर्ने कर्मको संचय पनि नभएकोले तथा प्रतिसन्धि  
रहित नहुनेले छै नोकरी गरी ज्याला कमाउनु पर्ने पनि नभएकोले  
नोकरीको आवश्यकता पनि छैन भनिएको हो । यो सुनेर पनि  
धनिय अतृप्तभई उत्तरोत्तर सुभाषित सुन्ने इच्छागरी अगाडिको  
गाथा भनेका हुन् भनी सुत्त. नि. अ. क. पृ. २६: धनियसुत्तवण्णनाले  
उल्लेख गरेको छ ।

## धनिय गोप—

९. “अतिथ वसा अतिथ धेनुपा, (इति धनियो गोपो)  
 गोधरणियो पवेणियो पि अतिथ ।  
 उसभो पि गवम्पतीध॑ अतिथ  
 अथ चे पत्थयसी पवस्स देव ॥”

## आर्थ—

९—“मेरो ठूलो गोह छ, कोरली गाई छ, मर्मणी गाई पनि छ,  
 तन्नेरी गाई पनि छ र गवम्पति वृषभ पनि छ । अतः हे देव ! यदि  
 चाहन्छो भने अब खूबसंग बर्ष ।”

## बुद्ध—

१०. “नतिथ वसा नतिथ धेनुपा, (इति भगवा)  
 गोधरणियो पवेणियो पि नतिथ ।  
 उसभो पि गवम्पतीध नतिथ,  
 अथ चे पत्थयसी पवस्स देव ॥”

## आर्थ—

१०—“मेरो ठूलो गोह पनि छैन, कोरली गाई बनि छैन,  
 मर्मणी गाई पनि छैन, तन्नेरी गाई पनि छैन र गवम्पति वृषभ पनि  
 छैन । अतः हे देव ! यदि चाहन्छो भने अब खूबसंग बर्ष ।”

१. स्याम र रोमनमा: ‘गवम्पती च’ ।

## धनिय गोप—

११. “खीलाः निखाता असम्पवेदीः, (इति धनियो गोपो)

दामा मुञ्जमया नवा सुसण्ठाना ।

न हि सकिखन्ति धेनुपा पि छेतुं,

अथ चे पत्थयसी पवस्स देव ॥”

## अर्थ—

११—“डोरी बाँधने किलाहरु नचलने गरी गाडिएका छन्, तुणको नयाँ डोरी राङ्गरी बाटिएको छ, तरुण बाल्काहरुले चुँडाल्न पनि सक्वानन् । अतः हे देव ! यदि चाहन्दौ भने अब खूबसैंग बर्ष ।”

## बुद्ध—

१२. “उसभोरिव छेत्वा बन्धनानि, (इति भगवा)

नामो पूतिलतं व दालयित्वा ।

नाहं पुनुपेस्सं गब्भसेयं,

अथ चे पत्थयसी पवस्स देव ॥॥’

१. बर्मीमा: ‘खिला’ ।

२. स्याममा: ‘असम्पवेदी’ ।

३. रोमनमा: ‘छेत्व’ ।

**अर्थ—**

१२—“बृषभले बन्धनलाई चुँडाले जस्तै र हातीले कुहिएको सतालाई चुँडाले जस्तै—म फेरि गर्भवासमा आउने छैन<sup>१</sup> । अतः हे देव ! यदि चाहन्छौ भने अब खूबसँग बर्ष ।”

(सङ्कीर्तिकारहरू—)

१३. “निनं च थलं च पूरयन्तो,  
महामेघो पवसि<sup>२</sup> तावदेव ।  
सुत्वा देवस्स वस्सतो,  
इममत्थं धनियो अभासथ ॥”

१. धनिय ! तिमी बन्धनद्वारा सन्तुष्ट हुन्छौ । म चाहिं बन्धनहरूबाट विरक्तिई महावल सम्पन्न महाबृषभले बन्धन चुँडाले जस्तै—पाँच उष्ठव्यभागीय संयोजनहरूलाई चतुर्थ आर्यमार्गरूपी वीर्यद्वारा छेदन गरी हातीले कुहिएको लतालाई चुँडाले कै पाँच अधोभागीय संयोजनहरूलाई तल्ला तीन मार्गद्वारा छेदन गरी बसेको छु । फेरि मेरो गर्भवास पनि छैन । सो म जातिदुःखादि सबै दुःखहरूबाट परिमुक्तभई शोभायमान भएको छु । अतः हे देव ! यदि चाहन्छौ भने अब खूबसँग बर्ष भनी भन्दछु । यदि तिमी पनि म जस्तै भन्न चाहन्छौ भने—यी बन्धनहरूलाई छेदन गर ।

यहाँ ‘बन्धन’ भनेको समुदय सत्य हो । ‘गर्भशश्या’ भनेको दुःख सत्य हो । ‘आउने छैन’ भनेको अनुपादिशेष निर्वाण हो ।

‘छेदन’ भनेको सउपादिशेष निर्वाणद्वारा निरोधसत्य हो । जसद्वारा छेदन गरिन्छ त्यो मार्गसत्य हो ।

यसरी चतुसत्य प्रकाशपारिएको गाथाका कुराहरू सुनेर आखिरमा धनिय, उनकी भार्या र दुइ छोरीहरू समेत गरी—चारजनाले स्रोतापत्तिफल साक्षात्कार गरे ।

अनि उत्कृष्ट प्रसन्नताद्वारा (अवेच्च पसादयोगेन) तथागत प्रति जरो हालेको जस्तै श्रद्धा भएका धनिय गोपले प्रज्ञाचक्षुद्वारा भगवान्को धर्मकायलाई देखेर धर्मद्वारा प्रेरित भएको हृदयले यस्तो सोचे—“बन्धनहरू छेदन गरे । मेरो पुनः गर्भशश्या छैन । अवीचिदेखि लिएर भवाग्रसम्मका प्राणीहरूमध्ये भगवान् बाहेक अरु कसले यसरी सिहनाद गर्न सक्ला र ! मेरा शास्ता आइपुग्नु भयो कि क्याहो ?”

Dhamma.Digital

भगवान्ले पनि आफ्नो शरीरबाट छवर्ण रश्मीहरू निकाली ‘हेर, अब जति चाहन्छौ हेर’ भन्ने जस्तो गरी धनियको घरतिर रश्मी फैलाउनु भयो । अनि घरभित्र पसेको चन्द्रसूर्यको रश्मी जस्तै सहस्रमुखी ज्वाला सर्वत्र घरभित्र देखेर धनियको मनमा—“भगवान् आउनु भयो” भन्ने लाग्यो । यसै बीच पानी पनि खूबसँग पन्यो । त्यसैले सङ्गीतिकारहरूले अगाडि (गा. नं. १३) यस्तो उल्लेख गरेका हुन् भनी सुत. नि. अ. क. पृ. २७-२८: धनियसुत्तवण्णना, उरगवग्गले उल्लेख गरेको छ ।

२. स्माम र रोमनमा: ‘पावस्ति’ ।

## अर्थ—

१३—“द्यसंवत्त अगलो र होचो सबे ठाउँहरूमा पानी भरिने गरी खूबसेंग महामेघ बर्षनथाल्यो । अनि वर्षाद्को आवाज सुनी धनियले यो कुरा भने<sup>१</sup> ।”

## धनिय गोप—

१४. “लाभारै वत नो अनप्पका,  
ये मर्य भगवन्तं अद्रसाम ।  
सरण तं उपेम चक्खुमा,  
सत्था नो होहि तुवं<sup>२</sup> महामुनि ॥

१५. “गोपी च अहं च अस्सवा,  
ब्रह्मचरियं सुगते चरामसे ।  
जातिमरणस्स पारणु<sup>३</sup>,  
दुक्खस्सन्तकरा भवामसे ॥”

१. धनियको मनमा श्रद्धा उत्पन्नहुनु, तथागतले रश्मी फैलाउनु तथा सूर्यको उदय हुनु—यस्तो अवस्थामा खूबसेंग पानी परेको आवाज सुनेर धनिय बहुत हर्षित भए । यही हर्षको भाव प्रकट गर्दै अगाडि उनले ‘लाभावत नो...’ भन्ने गाथाहरू भनेका हुन् भनी सुत. नि. अ. क. पृ. २८: धनियसुत्तवण्णनाले उल्लेख गरेको हो ।
२. सिहलमा: ‘लाभो’ ।
३. स्याममा छैन ।
४. सिहल, स्याम र रोमनमा: ‘पारणा’ ।

**अर्थ—**

१४—“हामीहरूकोनिमित्त ठूलो लाभ हो९ । जो कि हामीहरूले भगवान्‌लाई देख्यो । हे चक्रमान्२ ! हामी तपाइङ्को शरणमा पर्दछौं३ । तपाइ महामुनि हामीहरूको शास्ता (=गुण) हुनुहोस् ।

१. जब स-पुत्रदार धनियले आर्यमार्ग प्रतिवेधद्वारा लोकोत्तर-चक्षुले भगवान्‌को धर्मकायलाई देखे । जब लौकिक चक्रद्वारा वहाँको रूपकायलाई पनि देखे तब उनको मनमा अपार प्रीति उत्पन्न भएको थियो । यसै भावनालाई व्यक्त गर्दै ‘हामीहरूकोनिमित्त ठूलो लाभ हो...’ भनी भनेका हुन् । सुत्त. नि. अ. क. पृ. २८: धनियसुत्त-वर्णना ।
२. (१) प्रकृतिचक्षु, (२) दिव्यचक्षु, (३) प्रज्ञाचक्षु, (४) समन्त-चक्षु र (५) बुद्धचक्षु गरी पञ्चचक्षुले युक्त हुनुभएका हुनाले ‘चक्रमान्’ भनी बुद्धलाई भनिएको हो । सुत्त. नि. अ. क. पृ. २८: धनियसुत्तवर्णना ।

संयुत्तनिकायटुकथा अनुसार—‘चक्षु’ दुइप्रकारका छन्—

(१) ज्ञानचक्षु र (२) मांसचक्षु । यीमध्ये ज्ञानचक्षु पाँचप्रकारका छन्—(१) बुद्धचक्षु, (२) धर्मचक्षु, (३) समन्तचक्षु, (४) दिव्यचक्षु र (५) प्रज्ञाचक्षु । (सं. नि. अ. क. III. पृ. १: अज्ञत्तानिच्चवसुत्तवर्णना, अनिच्चवग्गो) ।

३. ‘शरणमा पर्दछौं’ भनी हुनत यहाँ मार्ग प्रतिवेधद्वारा नै शरणा-

१५—‘गोपिनी र म तपाइको आल्लकारीभई सुगतको शासनमा ब्रह्मचर्यं<sup>१</sup> पालन गर्नेछौं<sup>२</sup> । अनि जन्ममरणलाई पारगरी दुःखहरूको अन्त पनि गर्नेछौं<sup>३</sup> ।’

गमनको काम पूर्ण भैसकेको छ र निश्चितरूपले शरणमा पुगिसकेका छन् । सोही कारणलाई वचनद्वारा पनि अपित गरेको कुरा प्रकाश पार्दै ‘शरणमा पर्दछौं’ भनी भनिएको हो । अथवा स्रोतापन्न मार्गको माध्यमद्वारा अचल शरणमा पुगि नै सकेका छन् र यसै कुरा अकालाई पनि जनाउने उद्देश्यले र प्रणिपत्यकोरूपमा वचनले पनि ‘शरणमा पर्दछौं’ भनी बताएका हुन् भनी सुत्त. नि. अ. क. पृ. २८: धनियसुत्तवण्णनाले उल्लेख गरेको छ ।

- ‘सुगतको शासनमा ब्रह्मचर्यं पालन गर्नेछौं’ भनी सुगत हुनुभएका बुद्धको धर्ममा श्रमण-धर्म सहित आर्यमार्गरूपी ब्रह्मचर्यं पनि पालन गर्नेछौं भनी भनिएको हो ।

‘सुगत’ भनी—दुइवटा अन्तहरूमा नगई रास्री गमन गर्ने भएको हुनाले र शोभायमान भएको आर्यमार्ग गमनद्वारा सुसम्पन्न हुनुभएका हुनाले तथा सुन्दर मानिएको निर्वाणमा पुग्नु-

भएका हुनाले—बुद्ध भगवान्‌लाई 'मुगत' भनिएको हो । सुत्त. नि. अ. क. पृ. २९ः धनियसुत्तवण्णना ।

'ब्रह्मचर्य' को अर्थ विभिन्नप्रकारका छन् । जस्तै—

(१) मैथुन विरति ब्रह्मचर्य, (२) मार्ग ब्रह्मचर्य, (३) श्रमणधर्म ब्रह्मचर्य, (४) शासन ब्रह्मचर्य र (५) स्वदारसन्तुष्टि ब्रह्मचर्य ।

यीमध्ये—(१) जुन ठाउँमा “ब्रह्मचारी आराचारी...” भनी उल्लेख भएको छ त्यस्तो ठाउँमा 'मैथुन विरति ब्रह्मचर्य' लाई 'ब्रह्मचर्य' भनिएको हो । (अ. नि-३, पृ. १९३ः उपोसथसुत्त, महावग्गो) ।

(२) “इदं खो पन मे, पञ्चसिख, ब्रह्मचरियं एकन्तनिष्क्रिदाय...” भनी उल्लेख भएको ठाउँमा 'ब्रह्मचर्य' को अर्थ 'आर्यमार्ग' हो । (दी. नि. II. पृ. १८७ः महागोविन्दसुत्त) ।

(३) “अभिजानामि खो पनाहं, सारिपुत्त, चतुरज्ञ-समन्नागतं ब्रह्मचरियं चरितं...” भनी उल्लेख भएको ठाउँमा 'ब्रह्मचर्य' को अर्थ 'श्रमणधर्म' हो । (म. नि. I. पृ. १०९ः महासीहनादसुत्त) ।

(४) “एतरहि भन्ते, भगवतो ब्रह्मचरियं इदं च फीतं च...” भनी उल्लेख भएको ठाउँमा 'ब्रह्मचर्य' को अर्थ 'बुद्धशासन' हो । (अ. नि-८, पृ. ३९९ः भूमिचालसुत्त, भूमिचालवग्गो) ।

(५) “मयच्च भरियं नातिकमाम,  
अम्हे च भरिया नातिकमन्ति ।  
अञ्जत्र ताहि ब्रह्मचरियं चराम,  
तस्मा हि अम्हं दहरा न मीथरे ॥” भनी उल्लेख  
भएको ठाउँमा ‘ब्रह्मचर्य’ को अर्थ ‘स्वदारसन्तुष्टि’ हो । (जा. पा.  
I. पृ. २०६-०७ महाधम्मपालजातक; अ. क. IV. पृ. ८३,  
नं. ४४७) ।

यस सूत्रमा चाहिं ‘ब्रह्मचर्य’ भनी—श्रमण धर्मसहित  
मार्गब्रह्मचर्यलाई भनिएको हो भनी सुत्त. नि. अ. क. पृ. २९:  
धनियसुत्तवण्णनाले उल्लेख गरेको छ । (ब्रह्मचर्यको विभिन्न अर्थ-  
सम्बन्धी कुरा बु. ब्रा. भा-२, पृ. ९३: को पादटिप्पणीमा पनि  
हेतू) ।

२. ‘पालन गर्नेछौं’ भन्ने वचनद्वारा भगवान्सँग ‘प्रव्रज्या पाऊ’ भनी  
मागेका हुन् भनी सुत्त. नि. अ. क. पृ. २९ ले उल्लेख गरेको छ ।  
३. ‘अन्त पनि गर्ने छौं’ भनी प्रव्रज्याको उद्देश्य प्रकाशपाद—प्रवर्जित  
भएर ‘जन्म मरणलाई पारगरी दुःखहरूको अन्त गर्नेछौं’ भनी  
भनिएको हो ।

यति भनेर धनिय र उनकी पत्नी—दुवैजनाले भगवान्-  
लाई वन्दना गरी—“भगवान् ! हामीलाई प्रव्रज्या दिनुहोस्”  
भनी प्रार्थना पनि गरे भनी सुत्त. नि. अ. क. पृ. २९: धनियसुत्त-  
वण्णनाले लेखेको छ ।

(मार—)

१६. “नन्दति पुत्तेहि पुत्तिमा, (इति मारो पापिमा)  
 गोमाई गोहि तथेव नन्दति ।  
 उपधी हि नरस्स नन्दना,  
 न हि सो नन्दति यो निरूपधि॒ ॥”

अर्थ—

१६—“पुत्रहरू हुने पुत्रहरूसंग आनन्दित हुन्छन्, त्यस्तैरारी गाई-  
 हरू हुने गाईहरूसंग आनन्दित हुन्छन् । उपधी (=कामविषयादि बन्धन)  
 ने नरहरूकोनिमित्त आनन्दको कारण हो । जसको उपधी हुन्न उ-  
 आनन्दित हुन सक्दैन॑ ।”

Dhamma.Digital

१. सिहल र रोमनमाः ‘गोमिको’; स्याममाः ‘गोपिको’ ।
२. सिहलमाः ‘निरूपधी’ ।
३. धनिय र उनकी पत्नीले बुद्धलाई बन्दना गरी प्रवज्या मागिरहेको  
 देखेर पापीमार आई—“यिनीहरू मेरो बन्धनबाट मुक्त हुन  
 चाहन्छन्; अतः यिनीहरूलाई बाधा पुन्याइदिनु पन्यो” भन्ने सोची  
 घरगृहस्थीको प्रशंसा गर्दै मारले यो गाथा भनेको हो भनी सुत. नि.  
 अ. क. पृ. २९: धनियसुत्तवण्णनाले लेखेको छ ।

**बुद्ध—**

१७. “सोचति पुत्तेहि पुत्तिमा, ( इति भगवा )

गोमा गोहि तथेव सोचति ।

उपधी हि नरस्स सोचना,

न हि सो सोचति यो निरूपधी'ति ॥”

**अर्थ—**

१७—“पुत्रहरू हुने पुत्रहरूको कारणमा शोकगर्छ, गाईहरू हुने गाईहरूको कारणमा शोक गर्छ । उपधी (=कामविषयादि बन्धन) नै शोकको कारण हो । जसको उपधी हुन्न उ शोक गर्दैन् ।”

Dhamma Digital

- जब पापीमारले उक्त गाथा (नं. १६) भन्यो तब भगवान्ले “यो पापीमार यिनीहरूको बिघ्नगर्नकोनिमित्त आयो” भनी जानुभई फलले फललाई हान्ने छै उसले भनेको कुरा अनुरूप आफूले पनि मार-वादलाई खण्डन गरी ‘उपधी’ शोककै कारण हुन्छ र ‘निरूपधी’ नै शान्तिको कारण हुन्छ भन्नुहुँदै यो गाथा भन्नुभएको हो ।

यस गाथामा अरहत्का कुराहरू प्रकाश पारिएका छन् । जबसम्म क्लेशहरू हुन्छन् तबसम्म उपधीको कारणद्वारा शोकसन्ताप

[ ३९४ ]

## बुद्धकालीन गृहस्थोहरु

र दुःख नै हुन्छ। जब सबै क्लेशहरु निरुद्ध हुन्छन् तब सबै प्रकारका  
शोकसन्ताप र दुःखहरु शान्त हुन्छन् ।

उपदेशको अन्तमा धनिय र उनकी भार्या—दुर्वैजना  
प्रवर्जित भए। यसपछि भगवान् पनि आकाशमार्गद्वारा जेतवनमै  
फर्केर जानुभयो। प्रवर्जित भैसकेपछि उनीहरु दुर्वैले अरहत्व  
साक्षात्कार गरे र उनीहरु बस्ने ठाउँमा गोपालकहरूले विहार  
बनाइदिए र आजसम्म पनि सो स्थान ‘गोकुलझ्विहार’ को नामले  
प्रसिद्ध छ भनी सुत. नि. अ. क. पृ. ३१: धनियसुत्तवण्णना, उरग-  
वग्गले उल्लेख गरेको छ ।

## २३. धर्मदिन उपासक

परिचय


धर्मदिन (=धर्मदिन) उपासक बुद्ध प्रति उत्कृष्ट श्रद्धाहुने उपासकहरूमध्येका एक हुन् । यिनी वाराणशीवासी हुनसक्षम् । जब भगवान् वाराणशीको मृषिपतनको मृगदायमा बसिरहनु भएको थियो तब भगवान् कही गई यिनले आफूलाई उपदेश गर्ने अनुरोध गरेका थिए । भगवान्‌ले यिनलाई स्रोतापत्तिका चार अङ्गहरूको बारेमा उपदेश सुनाउनु भएपछि धर्मदिन उपासकले ती अङ्गहरू आफू र आफ्नो परिषद्मा विद्यमान भएको कुरा प्रकट गरेका थिए । यो सुनेर भगवान्‌ले उनीहरूको प्रशंसा गर्नुभएको कुरा यहाँ अगाडि अनुदित मूल सूत्रबाटे प्रज्ञभएको छ ।

यी धर्मदिन उपासकका पाँचशय उपासकहरूको एक परिषद् पनि थियो । संयुक्तनिकायटुकथानुसार बुद्धको पालामा यी उपासकको जस्तै पाँच पाँचशय उपासकहरूको परिषद् हुने अरु पनि ६ व्यक्तिहरू

[ ३९६ ]

बुद्धकालीन गृहस्थीहरू

थिए । जुन कुरा अगाडिको मूल सूत्रको पादटिप्पणीमा उल्लेख गरि-  
दिएको छु ।



Dhamma.Digital

x

x

x

मूल सूत्र—

### १—हामीलाई उपदेश गर्नुहोस्

एक समय भगवान् बाराणशीको ऋषिपतन मृगदायमा बस्तुभएको थियो<sup>१</sup> ।

अनि धर्मदिन ( = धर्मदिन ) उपासक<sup>२</sup> पाँचशय उपासक-हरूका साथ जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेष्ठि भगवान्-

१. सं. नि. IV. पृ. ३४८ः धर्मदिनसुत्त, सोतापत्तिसंयुत्त, अ. क. III.  
पृ. २२३.

२. यी धर्मदिन उपासक पाँचशय उपासक परिवारहरू हुने मध्येका एक हन् । बुद्धको समयमा (१) धर्मदिन उपासक, (२) विशाख उपासक, (३) उग गृहपति, (४) चित्र गृहपति, (५) हस्तक आलवक, (६) चुल्लअनाथपिण्डक र (७) महाअनाथपिण्डक—यी सातजनाका पाँच पाँचशय उपासक परिवारहरू थिए भनी सार. प. III. पृ. २२३ः धर्मदिनसुत्तवण्णना, सोतापत्तिसंयुत्तले उल्लेख गरेको छ ।

लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका धम्मदिन्न  
घपासकले भगवान्‌संग यस्तो भने —

“भन्ते ! भगवान्‌ले हामीहरूलाई अववाद गर्नुहोस् । भन्ते !  
भगवान्‌ले हामीहरूलाई अनुशासन गर्नुहोस् । जो हामीहरूकोनिमित्त  
बीर्घकालिक हित र मुख हुनेछ ।”

“धम्मदिन्न ! त्यसोभए तिमीहरूले यस्तो सिवनुपर्छ—‘जो ती  
तथागतभाषित गम्भीर<sup>१</sup> तथा गम्भीर अर्थ भएका<sup>२</sup>, लोकोत्तर<sup>३</sup> शून्य-  
प्रतिसंयुक्त भएका<sup>४</sup> सूत्रहरू हुन् तिनीहरू तमय समयमा प्राप्तगरी  
विहार गर्नेछौं ।’ धम्मदिन्न ! यसरी ने तिमीहरूले सिवनुपर्छ<sup>५</sup> ।”

१. सत्त्वसुत्तं (सुत्त. नि. पा. पृ. ३६०) आदिमा कै धर्मगम्भीर भएको ।  
सार. प. III. पृ. २२३ः धम्मदिन्नसुत्तवण्णना ।
२. चेतनासुत्तं (सं. नि. II. पृ. ५६, ५७, ४४१, ४४५; अं. नि-११,  
पृ. ३५८) आदिमा जस्तै अर्थगम्भीर भएको । सार. प. III. पृ.  
२२३ः धम्मदिन्नसुत्तवण्णना ।
३. लोकोत्तर अर्थ प्रकाशपार्ने । सार. प. III. पृ. २२३ः धम्मदिन्न-  
सुत्तवण्णना ।
४. खज्जसुत्तं (सं. नि. II. पृ. ३१२ः खन्धसंयुतं) आदिमा जस्तै  
सत्त्वद्वारा शून्य देखाइएका सूत्रहरू । सार. प. III. पृ. २२४ः धम्म-  
दिन्नसुत्तवण्णना ।
५. अतः तिमीहरूले चन्द्रोपमा प्रतिपदा (सं. नि. II. पृ. १६५ः

“मन्ते ! केटाकेटीहरूको कंफटमा परेर घरबारमा बसेर मुत्ते, काशीको चन्दन लगाउने, मालागन्धविलेपन धारण गर्ने तथा सुनचाँदी ग्रहण गर्ने हामीलाई यो सजिलो छैन कि—जो तो तथागतभाषित गम्भीर तथा गम्भीर अर्थ भएका र लोकोत्तर शून्यप्रतिसंयुक्त भएका सूत्रहरू समय समयमा प्राप्तगरी विहार गर्दै । मन्ते ! पाँचबटा शिक्षापदहरूमा बस्ने हामीहरूलाई योमन्दा माथिलो धर्मोपदेश भगवान्‌ले गर्नुहोस् ।”

“धर्मदिक्ष ! त्यसोभए—‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ,...’ तथा ‘बुद्ध भगवान् हुनुहुन्छ’ भनी उत्कृष्ट प्रसन्नताले (अवेच्चप्पावेन) युक्त हुनेछौं भनी; ‘भगवान्‌को धर्म सु-आख्यात छ,...’<sup>१</sup> तथा विज्ञपुरुष-द्वारा बोधनीय छ’ भनी उत्कृष्ट प्रसन्नताले युक्त हुनेछौं भनी; ‘भगवान्‌को

चन्द्रपमसुतं, कस्सपसंयुत्तमा उल्लेख भए जस्तै), रथविनीत प्रतिपदा (म. नि. I. पृ. १९२: रथविनीतसुत्तमा उल्लेख भए जस्तै), मौन प्रतिपदा (अ. नि-३, पृ. २४५: मोनेयसुत्तमा उल्लेख भए जस्तै), महाआर्यवंश (अ. नि-४, पृ. ३०: अरियवंससुत्तमा उल्लेख भए जस्तै) प्रतिपदाहरू पूरा गर्नुपर्छ भनी भनिएको हो । सार. प. III. पृ. २२४: धर्मदिक्षसुत्तवण्णना, सोतापत्तिसंयुतं ।

१. यहाँका वाँकी कुराहरू माथि पृ. ३५६ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।
२. यहाँका वाँकी कुराहरू पनि माथि पृ. ३५६ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

आवकसङ्घ सु-प्रतिपन्न छ,...' र लोकवासीकानिमित्त पुण्यक्षेत्र समान छ' भनी उत्कृष्ट प्रसन्नताले युक्त हुनेछौं भनी तथा 'जुन शील—अखण्ड, अधिद, वाग रहित, कमसहित, स्वाधीन, विज्ञप्रशंसित, अपरामार्शित तथा समाधिसंवर्तनिक छ त्यस्ता आर्यकान्त शीलले सुसम्पन्न हुनेछौं' भनी सिक्खिपछं । धर्मविज्ञ ! यसरी नै सिक्खिपछं ।"

"भन्ते ! भगवान्‌ले जुन चारवटा स्रोतापत्तिका अङ्गहरू प्रकाश पार्नुपर्यो ती धर्महरू (=अङ्गहरू) हामीमा विदधमान छन् र हामी पनि ती धर्महरूलाई देखदछौं । भन्ते ! (किनभने) 'वहाँ भगवान् अरहन्त हुनुहुन्था,...तथा बुद्ध भगवान् हुनुहुन्था' भनी हामीहरू उत्कृष्ट प्रसन्नताले युक्तछौं; 'भगवान्‌को धर्म सु-आख्यात छ...तथा विज्ञपुरुषद्वारा बोधनीय छ' भनी हामीहरू उत्कृष्ट प्रसन्नताले युक्तछौं; 'भगवान्‌को आवकसङ्घ सु-प्रतिपन्न छ,...र लोकवासीकानिमित्त पुण्यक्षेत्र समान छ' भनी हामीहरू उत्कृष्ट प्रसन्नताले युक्तछौं तथा 'जुन शील अखण्ड, अधिद,...तथा समाधिसंवर्तनिक छ त्यस्ता आर्यकान्त शीलले पनि हामी सुसम्पन्नछौं' ।"

"धर्मदिक्ष ! तिमीहरूको लागि लाभहो, धर्मविज्ञ ! तिमी-हरूको लागि सुलाभ हो जो कि तिमीहरूले स्रोतापत्तिफलको ब्याकरण (=प्रकाश) गन्यो ।"

१. यहाँका बाँकी कुराहरू माथि पृ. ३५६ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

## २४. धम्मिक उपासक

### परिचय

लोकनाथ बुद्ध भगवान् छोदा ने श्रावस्तीवासी धम्मिक (=धार्मिक) भन्ने एक उपासक थिए। नाम अनुसार उनको प्रतिपत्ति पनि धार्मिक ने थियो। नाम अनुसार काम र काम अनुसार उनको नाम थियो। उनी शरणसम्पन्न, शोलसम्पन्न, बहुश्रुत तथा त्रिपिटकधारी अनागामी थिए। उनी 'अभिज्ञा'<sup>१</sup>लाभी<sup>२</sup>तथा<sup>३</sup> आकाशचारी थिए। शैक्षभूमिमै वसेर उनले प्रतिसम्प्रदाज्ञान प्राप्त गरेका थिए<sup>४</sup>। उनका पांचशय उपासक परिषद्हरूमा पनि त्यस्तं गुणहरू थिए भन्नी सुक्त-निपातटुकथाले<sup>५</sup> उल्लेख गरेको छ।

- 
१. 'अभिज्ञा' भनी—ऋद्धिविधज्ञान, दिव्यश्रोतज्ञान, परचितज्ञान, पूर्वानुस्मरणज्ञान, दिव्यचक्षुज्ञान र आस्तवक्षयज्ञानहरूलाई—भन्दछन्। दी. नि. III. पृ. २२१: सङ्गीतिसुतं अथवा हेर बु. प. भा-१, पृ. ५९२: वत्सगोत्रपरिव्राजक।
  २. हेर माथि पृ. ६९ को पादटिप्पणीमा (उपालि गृहपति)।
  ३. पृ. ३१६: धम्मिकसुक्तवर्णना, चूलवग्गो।

एक उपोसथको दिनमा उपोसथिकभई एकान्तमा ध्यानगरी रहेको बेलामा मध्ययामको अन्ततिर उनको मनमा यस्तो परिवितर्कन हउठ्ठो—“भगवान्‌कहाँ गएर गृहस्थीहरूका प्रतिपत्ति र प्रवजितहरूका प्रतिपत्तिका कुराहरू सोधनुपयो ।” (यो परिवितर्कनाका कारणहरू यहाँ अगाडि अनुदित सूत्रको पादटिष्ठणीमा लेखिदिएको छु ।) अनि पांचशय उपासकहरूद्वारा परिवृत्तभई भगवान्‌कहाँ गई उपरोक्त कुराहरू सोधदै अगाडि अनुदित सूत्रमा भगवान्‌संग यस्तो सोधे—

“पुञ्चामि तं गोतम भूरिपद्ब...” आदि ।

भगवान्‌ले पनि गाथाद्वारा उत्तर दिनुभयो ।

अरु कुराहरू अगाडिको मूल सूत्रबाटे प्रष्ट हुनेछन् ।

x                    x                    x

### केही धम्मिक नामहरू

- (१) धम्मिक (थेर)—यिनी श्रावस्तीवासी एक उपासक थिए । जो धर्मतापूर्वक जीविका गर्दथे । एकदिन प्रवजित हुने इच्छागरी उनले यो कुरा आपनी भार्यालाई भने । भायलि—“पेटको बालक नजन्मेसम्म पर्खनुहोस्” भनी भनिन् । बालक जन्मेपछि फेरि उपासकले भार्यालाई उहाँ कुरा भने । भायलि “बालक

ठूलो नभएसम्म पञ्चनुहोस्” भनी भनिन् । त्यसपछि यो उपासक मिक्षु भएर विपश्यना ध्यानहरू गरी चाँडेने जसकोनिमित्त कुलपुत्रहरू प्रवजित हुन्छन् । त्यो परमार्थ पूरागरे । अनि एकदिन यो धम्मिक स्थविर आफ्नो घरमा गई पुत्रलाई उपवेश गरे । उनी प्रवजित भए । पछिगएर घरकी स्त्री पनि प्रवजिता भइन् । सबैले अरहत्व प्राप्तगरे । धम्म. प. अ. क. पृ. २९५ः धम्मिकत्येरवत्थु, पण्डितवग्गो ।

(२) धम्मिक (थेर)—यिनी कोशल देशको एक ब्राह्मणकुलमा जन्मेका थिए । यिनको नाम ‘धम्मिक’ थियो । जेतवन महाविहार दानविएको घटनावाट प्रभावितभई बुद्धशासनमा प्रवजितभई एक गाउँको आवासमा बस्दथे । तर यिनले आगन्तुक मिक्षुहरू आएको सहन सक्दैनये र यिनको कटुवचनको कारणले गर्दा त्यस आवासमा कुनै पनि मिक्षुहरू टिक्दैनये र आवास छाडेर जान्थे । अनि त्यहाँका उपासकहरूले यो कुरा बुद्धलाई सुनाए । अनि बुद्ध भगवान्ले उनलाई बोलाउन पठाई—“यो मिक्षु अहिले मात्र यस्ता होइनन् अघि अघि पनि यस्तै थिए” भनी रुखधम्म जातक<sup>१</sup> का कुराहरू बताउनु भई—“धम्मोह्ये

१. यहाँ उल्लेख भएको ‘रुखधम्मजातक’ र जा. अ. क. I. पृ. २४०, नं. ७४ मा उल्लेख भएको ‘रुखधम्मजातक’ का कुराहरू मिल्दैनन् । जातकटुक्या I. पृ. २४० मा लेखेका रुखधम्मजातकका कुराहरू कपिलवस्तुमा पानीको कारणमा रुगडागर्ने शाक्यहरूलाई सम्झाउने उद्देश्यले बताउनु भएको हो ।

रक्षणति धम्मचारी...” भन्ने गाथाहरूद्वारा अति विनुभयो ।  
थेर. गा. अ. क. I. पृ. ३९७: धम्मिकत्थेरस्स गाथावण्णना,  
चतुर्ब्रक्तनिपात ।

(३) धम्मिक (आयुष्मान्) — यी आयुष्मान् धम्मिक त्यसव्वत्त  
जातिभूमिको<sup>२</sup> एक आवासमा बसिरहेका थिए । जुनव्वत्त  
भगवान् बुद्ध राजगृहको गृद्धकूट पर्वतमा हुनुहुन्थ्यो । जाति-  
भूमिमा त्यसव्वत्त जस्मा सातवटा आवासहरू थिए । यी  
आयुष्मान् धम्मिक आगन्तुक मिक्खुहरूलाई सहन सक्दैनये र

१. थेर. गा. पा. पृ. २९०: धम्मिकत्थेरगाथा, तिकनिपातो ।
२. ‘जातिभूमि’ भनेको साधारणतया विचार गर्दा जन्मेको स्थानलाई  
‘जातिभूमि’ भनिएको हो भन्ने कुरा बुझिन्छ । तर पपञ्चसूदनीले  
दिएको अर्थलाई हेर्दा यसको खास अर्थ भिन्नै छ । त्यस अनुसार—  
सबै मानिसहरू जन्मेको ठाउँलाई ‘जातिभूमि’ भनिदैन । अतः  
जसको जन्महुने दिनमा सारा दशहजार लोकधातु नन्दनवन जस्तै  
रमणीयभई जात्यान्धहरूले रूप देख्दछन् भूकम्प हुन्छ र अनेक  
प्रकारका प्रातिहार्यहरू देखापर्छन्—त्यस्ता सर्वज्ञ बोधिसत्त्व जन्मेको  
स्थल शाक्यजनपदको कपिलवस्तु भूमिभागलाई ‘जातिभूमि’  
भनिएको हो । अतः यसबाट यो प्रष्ट बुझिन्छ कि ‘जातिभूमि’  
भनेको कपिलवस्तुलाई नै भनिएको हो । पं. सू. II. पृ. १११-१२:  
रथविनीतमुत्तवण्णना ।

यिनका कटुवाक्य आविको कारणद्वारा कुनै पनि आगन्तुक  
भिक्षुहरू आयुष्मान् धम्मिक भएको आवासबाट निस्केर जान्थे ।  
यस कारणबाट अप्रसन्न भएका दाताहरूले आयुष्मान् धम्मिक-  
लाई सात सात पटकसम्म सातेवटा आवासहरूबाट निकाली  
दिए । अन्तमा आयुष्मान् धम्मिक राजगृहको गृद्धकूट पर्वतमा  
बसिरहनु भएका बुद्धकहाँ जाँदा बुद्ध भगवान्‌ले उनलाई अनेक  
अतीतका कुराहरू सुनाई सम्झाउनु भएको थियो । जुन कुराहरू  
विस्तृतरूपले अ. नि-६, पृ. ७८: धम्मिकसुत्त, धम्मिकवग्गोमा  
उल्लेख भएका छन् ।

(४) धम्मिक ( उपासक ) — श्रावस्तीमा पांचशय धम्मिक  
( = धामिक ) नामका उपासकहरू थिए । तिनीहरूमध्येमा  
नायक हुने धम्मिक उपासकका सातजना छोराहरू र सातवटी  
छोरीहरू थिए । उनीहरू सबैले सलाक-यागु, सलाक-भोजन,  
पाक्षिक-भोजन, नवचन्द्रमा-भोजन र वर्षावासिक-भोजनहरू  
दानदिन्ये । यसरो पुत्र पुत्री भार्या तथा आफू सहित गरी सबैले  
सोहङ्करा यागु आदि भोजन प्रदान गर्थे । यसरो यी उपासक  
शीलवान्-भई दानकार्यमा रत रहन्थे ।

एकदिन यी धम्मिक उपासक विरामी हुँदा यिनले  
भगवान्कहाँ “आठजना वा सोहजना भिक्षुहरू पठाउनुहोस्”  
भनी खबर पठाए । शास्ताले भिक्षुहरू पठाउनुभयो । उनीहरू  
आई उपासकसंग—“कुनचाहि सूत्र सुन्न चाहन्छौ ?” भनी

सोधा उपासकले—“सबै बुद्धहरूले नद्याडेका सतिपट्टानसूत्र सुन्न चाहन्छु” भनी भनेपछि भिक्षुहरूले सतिपट्टानसूत्र सुनाउन-पाल्नुभयो । यसै बीच—छ देवलोकहरूबाट छवटा रथहरू त्याई आकाशमा बसी “हात्रो रथमा आउनुहोस्, हात्रो रथमा आउनुहोस्” भनी कराइरहेको आवाज सुनी “धर्मकथामा बाधा हुँदैछ” भन्ने सोबैर उपासकले उनीहरूलाई “नकराऊ, नकराऊ” भनी भने । तर सूत्र सुनाइरहनु भएका भिक्षुहरूले “मरण देखेर नडराउने प्राणीहरू कुनै छैनन्” भन्ने सोबैर वहाँहरू भासनबाट उठी फक्केर जानुभयो । उनका जहानहरू पनि रुनथाले । मृत्यु-पछि धर्मिक उपासक तुषितलोकमा उत्पन्न भए । यसै कुराको कारणमा भगवान्ले भिक्षुहरूलाई “इधमोदति पेच्चमोदति...!” भन्ने गाथा सुनाउनु भएको थियो । धर्म. प. अ. क. पृ. ६४: धर्मिकउपासकवत्थ्य, यमकवरगो ।

- (५) धर्मिक (उपासक)—यिनी पनि श्रावस्तीवासी हुन् । यिनी अनागामी थिए । यिनका पाँचशय उपासक परिषद्हरू थिए र यिनीहरूमा पनि धर्मिक उपासकमा जस्तै गुणहरू थिए । यिनकै कुरा यहाँ उल्लेख गरिदिएको छु ।
- (६) धर्मिक—यो धर्मिक पियवस्सी (= प्रियवर्णी) बुद्धका एक उपस्थाक थिए । बु. बं. पा. पृ. ३२५: पियवस्सीबुद्धबंसो ।

१. धर्म. प. पा. गा. नं. १६: यमकवरगो ।

(७) **धर्मिक (स्याळ)**—अतीत समयमा एकवर्षत हात्रा बोधिसत्त्व मुसाको योनिमा जन्मिनु भएको थियो । वहाँका अनेक मुसा परिवारहरू थिए । त्यसवर्षत यताउता घुम्दाघुम्दे एउटा स्यालले तो मुसाको बथान देख्यो र ‘यी मुसाहरूलाई छकाई मुसा खानुपयो’ भन्ने सोची मुसाहरू बस्ने ठाउँको नगिचमा गई पूर्वतिर हेरी मुख पाई एउटा खुट्टालेमात्र भुइमा टेकी उभिइरह्यो । अनि गोचर खोजदै गइरहेका बोधिसत्त्वले उसलाई देखेर — “कुनै शोलवान् होला” भन्ने ठानी उसकहाँ गई—“भन्ते ! तपाइको नाम के हो ?” भनी सोधनुभयो । उसले “मेरो नाम धर्मिक (=धार्मिक) हो” भनी भन्यो । “किन तपाइ चारखुट्टाले भुइमा नटेकी एउटै खुट्टाले मात्र टेकी बस्नु भएको नि ?” भनी सोधनुहुँदा “मैले चार खुट्टाले टेकेको खण्डमा यो पृथ्वीले बोकम सकदैन” भनी भन्यो । अनि फेरि “तपाइ किन मुख पाई बस्नु भएको नि ?” भनी सोधनुहुँदा “म हावा बाहेक अरू केही खान्न । त्यसले मुख पाई बसिरहेको हुँ” भनी भन्यो । फेरि बोधिसत्त्वले “तापाइ किन पूर्वतिर हेरिरहनु भएको त ?” भनी सोधनुहुँदा “सूर्यलाई नमस्कार गरी बसिरहेको” भनी भन्यो । उसको कुरामायि विश्वास गरी बोधिसत्त्व त्यहाँदेखि दिनको दुहपटक उसको उपस्थानकोनिमित्त आपना बथानहरूका साथ जानथाल्नुभयो । अनि उपस्थानमा आएका मुसाहरू फर्केर जाने चेलामा सबमन्दा पछिल्लो मुसा समाती उसले खान्यो । जब बोधिसत्त्वले आफ्नो बथान कम भएको देख्नुभयो तब स्यालमायि

【४०८】

## बुद्धकालीन गृहस्थोहरु

आशंका गरी परीक्षा गर्दा स्थातको बानी आहापाउनु भयो ।

जा. अ. क. I. पृ. ३४१: विलारजातकं, नं. १२८.

- (८) धम्मिक (वगो)—यो वर्ग अङ्गगुत्तरनिकाय, छक्कनिपातको पृ. ५९ मा उल्लेख भएको छ ।
- (९) धम्मिक (सुत्तं)—यो सूत्र अङ्गगुत्तरनिकायको छक्कनिपात पृ. ७८: मा उल्लेख भएको छ । यस सूत्रमा आयुष्मान् धम्मिक (३) को सम्बन्धमा विस्तृत कुराहरु छन् ।
- (१०) धम्मिक (सुत्तं)—यो सूत्रमा श्रावस्तीवासी अनागामी धम्मिक उपासक (५) का कुराहरु समुल्लेख भएका छन् । जसको अनुवाद यहाँ अगाडि गरिदिएको छु । सुत्त. नि. पा. पृ. ३२३: चूलवगो, अ. क. पृ. ३१६.

×

×

×

मूल सूत्र—

### १-गृही प्रतिपत्ति

यस्तो मैले सुनेऽ ।

एक समय भगवान् श्रावस्ती स्थित अनाथपिण्डिको  
जेतबनाराममा बस्नुभएको थियो । अनि धम्मिक (= धार्मिक)  
उपासक पाँचशय उपासकहरूका साथ जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ  
गए । त्यहाँ पुरोपछि भगवान् लाई अभिवादन गरी एक छेउमा बसे ।  
एक छेउमा बसेका धम्मिक उपासकले भगवान् लाई गायाद्वारा भने—

१. “पुच्छामि तं गोतम भूरिपञ्च,  
कथङ्करो सावको साधु होति ।  
यो वा अगारा अनगारमेति<sup>१</sup>,  
अगारिनो वा पनुपासकासे ॥

१. सुत. नि. पृ. ३२३: धम्मिकसुत्तं, चूलवग्गो; अ. क. पृ. ३१६.

२. सिहलमा: ‘अनगारमेति’ ।

२. “तुवच्छि लोकस्स सदेवकस्स,  
गति पजानासि परायणं च ।  
न चत्थि<sup>१</sup> तुल्यो निपुणत्यदस्सी,  
तुवच्छि बुद्धं पवरं वदन्ति ॥
३. “सब्बं तुवं ज्ञाणमवेच्च धर्मं,  
पकासेसि सत्ते अनुकम्पमानो ।  
विवट्चछदोसि समन्तचक्खु,  
विरोचसि विमलो सब्बलोके ॥
४. “आगच्छि<sup>२</sup> ते सन्तिके नागराजा,  
एरावणो नाम जिनो ति सुत्वा ।  
सो पि तया मन्त्रयित्वाजक्गमा,  
साधू ति सुत्वान पतीतरूपो ॥
५. “राजा पि तं वेस्सवणो कुवेरो,  
उपेति धर्मं परिपुच्छमानो ।  
तस्सा<sup>३</sup>पि त्वं पुञ्जितो ब्रूसि<sup>४</sup> धीर<sup>५</sup>,  
सो चा पि सुत्वान पतीतरूपो ॥

१. स्याम र रोमनमाः ‘तत्थि’ ।

२. स्याम र रोमनमाः ‘अगच्छि’ ।

३-५. स्याममाः ‘ब्रवीसि’ ।

६. “ये केचिमे तित्थिया वादसीला,  
आजीवका<sup>३</sup> वा यदि वा निगण्ठा<sup>४</sup> ।  
पञ्जाय तं नातितरन्ति सब्बे,  
ठितो वजन्तं विय सीघगार्मि ॥

७. “ये केचिमे ब्राह्मणा वादसीला,  
बुद्धा<sup>५</sup> चा<sup>६</sup> पि ब्राह्मणा सन्ति केचि ।  
सब्बे तयि<sup>७</sup> अत्थबद्धा भवन्ति,  
यो चा<sup>८</sup> पि अञ्जे<sup>९</sup> वादिनो मञ्जमानो ॥

८. “अयच्छिंह धर्ममो निपुणो सुखो च<sup>१०</sup>,  
यायं तया भगवा सुप्पवुत्तो ।

१. सिहल र रोमनमा: ‘आजीविका’ ।
२. स्याममा: ‘निगन्था’ ।
- ३-३. स्याममा: ‘बुद्धा वा’ ।
४. सिहल, स्याम र रोमनमा: ‘तयी’ ।
५. रोमनमा: ‘वा’ ।
६. सिहलमा: ‘चञ्जो’; रोमनमा: ‘चञ्जे’ ।
७. सिहलमा: ‘व’ ।

तमेव सब्बे<sup>३</sup> पि सुस्सुमाना<sup>४</sup>,  
तं<sup>५</sup> नो वद पुच्छतो बुद्धसेठु ॥

९. “सब्बे पि मे<sup>६</sup> भिक्खवो सन्निसिन्ना,  
उपासका चा पि तथेव<sup>७</sup> सोतुं ।  
सुणन्तु धर्मं विमलेनानु बुद्धं,  
सुभासितं वासवस्सेव देवा ॥”

अर्थ—

१—“महाप्रज्ञावान् गौतम ! तपाइसेंग म सोधनचाहन्छु कि—  
घरबार त्यागी अनगारिय हुने श्रावक र घरबारमै बसी उपासक हुने  
श्रावक—यी दुवै श्रावकहरू कसरी असल हुन्थन<sup>८</sup> ?

१-१. स्याममा: ‘मम सुस्सुमाना’; सिहलमा: ‘सुस्सूयमाना’ ।

२. रोमनमा: ‘त्वं’ ।

३. रोमनमा: ‘सब्बेचिमे’ ।

४. स्याममा: ‘तथेव’ ।

५. भनाइको मतलव—कुन किसिमको आचरण गर्ने गृहस्थी-श्रावक  
र त्यागी-श्रावकलाई—असल भनिन्छ भनी सोधिएको हो । सुत-  
नि. अ. क. पृ. ३१६: धर्मिकसुत्तवण्णना, चूलवग्गो ।

२—“देवसहित लोकवासीहरूको गति<sup>१</sup> र सम्पराय<sup>२</sup> तपाइ जानुहुन्छ । तपाइ जस्ता निपुण अर्थदर्शी अरु छैनन् । (लोकवासीहरू) तपाइ बुद्धलाई सर्वश्रेष्ठ भन्नुच्छन् ।

३—“विशिष्ट प्रजाद्वारा सबै धर्महरू जानी सत्वहरू प्रति अनुकम्पा राख्नुभई तपाइले धर्मप्रकाश पार्नुभएको छ<sup>३</sup> । तपाइमा राग,

१. यहाँ ‘पञ्चगति’ लाई ‘गति’ भनिएको हो । पञ्चगति भनेका यी हुन्— (१) नरकगति, (२) तिरश्रीनिगति, (३) प्रेतगति, (४) मनुष्यगति र (५) देवगति । (म. नि. I. पृ. १०४: महासीहनाद-सुत्त; दी. नि. III. पृ. १८२: सङ्गीतसुत्त) । सुत्त. नि. अ. क. पृ. ३१६: धम्मिकसुत्तवण्णना ।
२. गतिहरूबाट मुक्त भएकोलाई यहाँ ‘सम्पराय’ भनिएको हो । अर्थात् ‘परिनिर्वाण’ लाई ‘सम्पराय’ भनिएको हो । सुत्त. नि. अ. क. पृ. ३१६: धम्मिकसुत्तवण्णना ।
३. यहाँ ‘धर्म प्रकाश पार्नु भएको छ’ भनी-- जे जति ज्ञेयधर्महरू छन् ती सबै जान्नुभई ज-जसलाई ज-जस्तो धर्मोपदेश गर्दा उनीहरूको उद्घार हुने हो त्यस्तो धर्म कुनै पनि गुरुमुछिं आफूमा नराखी— बताउनु भएको छ भनी भनिएको हो भनी सुत्त. नि. अ. क. पृ. ३१६: धम्मिकसुत्तवण्णनाले उल्लेख गरेको छ । विशेषगरी यहाँ जुन देवताहरूलाई धर्मोपदेश गर्नुभएको थियो ती देवताहरूको कीर्तन गरी भगवान्‌को प्रशंसा गरी अगाडिका दुइवटा गाथाहरू भनेका हुन् भनी सुत्त. नि. अ. क. पृ. ३१६: ले उल्लेख गरेको छ ।

द्वेष र मोहरूपी पर्वा हटिसकेको छ । तपाइले सबै ठाउँहरूलाई देखनसक्नु हुन्छ र तपाइ निर्मलमई सबै लोकमा चम्किनु भएको छ ।

४—‘तपाइ ‘जिन’ हुनुहुन्छ भन्ने सुनेर ऐरावण भन्ने नागराजा<sup>१</sup> तपाइकहाँ आए । तपाइसंग छलफल गरी तथा तपाइको धर्मोपदेश सुनी ‘साधु ! साधु !!’ भनी प्रशंसागरी उनी फक्केर गए ।

५—‘राजा देश्रवण (वेस्सवणो) कुवेर<sup>२</sup> पनि धर्मसम्बन्धी प्रश्नहरू सोधनकोनिमित्त तपाइकहाँ आएका थिए । उनलाई पनि तपाइले उनले सोधेका कुराहरू बताउनुभयो र तपाइको (धर्म) सुनेर प्रसन्नमई उनी फक्केर गए ।

---

१. यहाँ ‘ऐरावण भन्ने नागराजा’ भनी—एक देवपुत्रलाई भनिएको हो ।

यी ऐरावण (ऐरावण) भन्ने देवपुत्र ‘कामरूपी’ भन्ने दिव्यविमानमा बस्दछन् । जब शकदेवेन्द्र उदधान-कीडा गर्नको-निमित्त जान चाहन्छन् तब यी देवपुत्रले एकशय पचास (१५०) योजन प्रमाणको शरीर अभिनिर्माण गरी तेत्तीसवटा (३३) शीरहरू पनि अभिनिर्माण गर्छन् । यसरी अभिनिर्मित हातीलाई ‘ऐरावण’ भनी भन्दछन् । उसको एक एक शीरमा दुइ दुइवटा दाहाहरू हुन्छन् । एक एकवटा दाहामा सात सातवटा पोखरीहरू हुन्छन् । एक एकवटा फूलमा सात सातवटा पञ्चिनी र योटा पञ्चिनीमा सात सातवटा फूलहरू हुन्छन् । एक एकवटा फूलमा सात सातवटा पातहरू हुन्छन् र प्रत्येक पातमा सात सातवटी अप्सराहरू नाच्छन् । यिनीहरूलाई ‘पद्म-अप्सरा’ भन्दछन् ।

उपरोक्त तेत्रीसवटा शीरहरूको बीचमा तेत्रीस (३३) योजन भएको 'सुदर्शन-शीर' (सुदर्शनकुम्भो) हुन्छ । त्यसमाथि योजन प्रमाणको मणिमय आसन राखिन्छ र त्यसमाथि तीन योजन अगलो भएको पुष्पमण्डप बिच्छाइएको हुन्छ । अनि त्यसमा बसी अप्सरासङ्घद्वारा परिवृत्तभई शक्तदेवेन्द्रले दिव्यसम्पत्तिको अनुभव गर्न् । उद्धानकीडा गरी फर्केपछि सो रूप लोपगरी फेरि अधिकै जस्तै देवपुत्र नै बन्दछन् । यसै कुरालाई लक्षगरी सूत्रमा 'तपाइलाई 'जिन' हुनुहुन्छ भन्ने सुनेर ऐरावण भन्ने नागराजा तपाइकहाँ आए' भनी भनिएको हो भनी सुत्त. नि. अ. क. पृ. ३१६-१७: धम्मिक-सुत्तवण्णनाले उल्लेख गरेको छ ।

२. रञ्जित हुने भएकोले 'राजा', 'विसाणु' भन्ने राजधानीमा राजगर्ने भएकोले 'वैश्रवण' तथा अधिको नाम अनुसार 'कुवेर' भनिएको हो भन्ने कुरा बुझनुपर्छ । त्यसैले सूत्रमा 'राजा वैश्रवण कुवेर' भनी उल्लेख भएको हो ।

अधि उनी 'कुवेर' नामले एक ब्राह्मण महाशाल कुलमा जन्मेका थिए । दानपुण्यहरूको प्रभावद्वारा पछि उनी 'विसाणु' भन्ने राजधानीको अधिपतिभई उत्पन्न भए । त्यसैले उनलाई 'कुवेर' पनि भनिएको हो । आटानाटिय सूत्रमा पनि यसरी उल्लेख भएको छ—“मारिष ! कुवेर महाराजाको 'विसाणु' भन्ने राजधानी छ । त्यसैले कुवेर महाराजालाई 'वैश्रवण' भनी भनिएको हो ।” (दी. नि. III. पृ. १५४: आटानाटियसुत्तं) ।

यहाँ यस्तो लाग्नसक्ष कि—किन बढी टाढा भएको त्रयस्त्रिश भवनमा बस्ने ऐरावण प्रथमतः आए र किन वैश्रवण उनीभन्दा पछि आए ?

अनि किन एके नगरमा बस्ने यी धम्मिक उपासक सबै-भन्दा पछि आए ? कसरी यिनले उनीहरू आएका कुरा थाहापाए ? जहाँ कि उनले सूत्रमा उनीहरू आएका कुराहरू बताउँछन् ! यहाँ यस्तो भनिन्छ—

त्यसदिन वैश्रवण राजा अनेक सहस्र मूगाको आसन भएको बाहु योजनिक नारी वाहनमा वसी मूगाको शस्त्र उठाई दशहजार यक्षहरूद्वारा परिवृत्तभई ‘भगवान्‌सँग प्रश्न सोष्ठेषु’ भनी आकाशमा बस्ने विमानहरू लिई गाइरहेको वेलामा—वेलुकण्टक नगरवासी नन्दमाताको घरमाथि पुगे । ती उपासिकाको यस्तो महानुभाव थियो— परिशुद्ध शील, सँधै विकालभोजन विरता, त्रिपिटक धारिणी र अनागामी फलमा प्रतिष्ठिता । उनी त्यस समय हावाखानको लागि क्याल उघारी शीतल ठाउँमा उभिई ‘अटुकपारायणवर्ग’ का सूत्रहरू (मुत्त. नि. पृ. ४१९) ले प्रतिमणिडत, पदब्यञ्जनहरूले युक्त (गाथाहरू) मधुर स्वरले गाइरहेकी थिइन् । वैश्रवणले त्यहाँ वाहन रोकी “मगध राज्यको पाषाणक चैत्यमा विहार गरिरहनुभएका भगवान्‌ले सोहङ ब्राह्मण परिचारकहरूलाई यस्तो भन्नुभयो” (मुत्त. नि. पृ. ४३८: पारायनत्युतिगाथा) भन्ने निगमनसम्मका कुरा सुनी वर्गको अन्तमा—मुवर्णभेरीको आवाज

जस्तै भएकीको कण्ठलाई सुनेर—“साधु ! साधु !! भगिनी”  
 (=दिदी) भनी प्रशंसा गरे । अनि उनले (=नन्दमाताले)  
 “यहाँ को हुनुहुन्छ ?” भनी सोधिन् ।

“भगिनी ! (=दिदी) म वैश्रवण हुँ ।”

यी उपासिका पहिले स्रोतापन्ना भएकी थिइन् र  
 वैश्रवण पछि स्रोतापन्न भएका थिए । यही कारणलाई मनमा राखी  
 वैश्रवणले उनलाई भगिनीवादले सम्बोधन गरेका हुन् ।

अनि उपासिकाले “हे भद्रमुखी भाई ! अबेर भइसक्यो,  
 अब जस्तो उचित सम्झन्छी गर” भनी भन्दा “हे भगिनी ! म  
 तिमी प्रति सारै प्रसन्न छु । अतः प्रसन्नाकार जनाउनकोनिमित्त म  
 केही काम गर्न चाहन्छु” भनी भने ।

“हे भद्रमुखी ! त्यसोभए मेरो खेतमा पाकेका धानहरू  
 कामपदारहरूले त्याउन सक्दैनन् तिमीले तित्रो परिषद्लाई आज्ञा  
 देउ ।”

“हुन्छ” भनी उनले यक्षहरूलाई आज्ञादिए । उनीहरूले  
 धान त्याई साँढे बाह्यशय भकारीहरू भरिदिए । त्यहाँदेखि भकारी-  
 हरू कम भएनन् । “नन्दमाताको भकारी जस्तै” भन्ने उक्ति लोकमा  
 चलनथाल्यो । भकारीहरू भरेर वैश्रवण राजा भगवान्कहाँ गए ।  
 भगवान्ले “तिमी कुबेलामा आयो” भनी भन्नुभएपछि उनले  
 “हो, भगवान्” भनी घटेका कुराहरू जम्मै भगवान्लाई सुनाए ।

यिनै कारणले गर्दा नगिच्चको चातुर्महाराजिकमा बस्ने  
भएर पनि वैश्रवण राजा भगवान्कर्हा पछि पुरेका हुन् ।

ऐरावणको चार्हि बीचबाटामा कुनै काम नपरेको हुनाले  
उनी चाँडै पुरेका हुन् ।

यी धम्मिक उपासक अनागामी थिए । प्रकृति स्वभावले  
नै यिनी एकाहारी थिए । तैपनि त्यसदिन उपोसथको दिन भएकोले  
उपोसथ अष्टाङ्गशील अधिष्ठान गरी संध्यासमयमा शुद्ध तथा असल  
लुगा लगाई पाँचशय उपासकहरूद्वारा परिवृत्तभई जेतवनाराममा  
गई धर्मोपदेश सुनी आफ्नो घरमा फर्केर आई ती उपासकहरूलाई  
उपोसथशील तथा शरणागमन सम्बन्धी गुण युक्त उपदेशहरू सुनाई  
उनीहरूलाई बिदादिए । ती प्रत्येक उपासककोनिमित्त अलग अलग  
कोठामा मुटुहात उँचाइ भएका खाटहरू पनि उनकै घरमा बिच्छथाइ  
राखेका थिए । उनीहरू आ-आफ्ना कोठामा गई समापत्तिमा बसे ।  
उपासक पनि त्यसरी नै बसे ।

त्यस समय श्रावस्तीमा एकलाख सन्ताउन्नहजार  
(१,५७,०००) कुलहरू बस्थे । यहाँ बस्ने मानिसहरूको संख्या  
अठारकोटी (१८,००,००,०००) थियो । अतः प्रथम यात्ममा  
हात्ती, घोडा, मानिस तथा भेरी आदिको आवाज श्रावस्ती  
महासमुद्रको आवाज जस्तै हुन्थ्यो । मध्ययाम बितिसकेपछि त्यो  
आवाज साम्यहुन्थ्यो । अनि उपासक समापत्तिबाट उठी आक्नो

गुणानुस्मरण गर्दै—जुन कारणले म मार्गसुख र फलसुखको अनुभव गरिरहेको छु—यो कसको कारणले प्राप्त भएको हो ? भनी विचारगरी हेर्दा ‘भगवान्‌कै कारणले हो’ भन्ने लागेर भगवान् प्रति अति प्रसन्नभई ‘अहिले भगवान् कुन ध्यानमा बसिरहनु भएको रहेछ ?’ भनी आवज्जनगरी हेर्दा—दिव्यचक्षुद्वारा उनले ऐरावण र वैश्रवणहरूलाई देखेर फेरि दिव्यश्रोतधातुद्वारा उनीहरूलाई दिइरहनु भएको धर्मोपदेश पनि सुने । अनि परचित्तज्ञानद्वारा उनीहरूको चित्त प्रसन्न भएको कुरा पनि जाने । अनि “म पनि भगवान्‌कहाँ गई उपासक र प्रब्रजित — दुवैको हितको प्रतिपत्ति सम्बन्धी कुरा सोच्नुपन्थो” भनी वितर्कना गरी भगवान्‌कहाँ प्रश्नहरू सोच्न गए ।

Digitized by Dhamma Digital

त्यसैले एक नगरमा बस्ने भएर पनि उनी पछि आइपुगे र यसरी उनले ऐरावण र वैश्रवणहरू आएका कुरा पनि जानेका हुन् । त्यसैले सूत्रमा ‘तपाइ ‘जिन’ हुनुहुन्छ भन्ने सुनेर… उनी कर्केर गए’ भनी उल्लेख भएको हो भनी सुत्त. नि. अ. क. पू. ३१७-१९: धम्मिकसुत्तवण्णनाले उल्लेख गरेको हो ।

त्यसपछि बुद्धशासनभन्दा बाहिरका लोकसम्मत श्रमण ब्राह्मणहरूभन्दा पनि भगवान् उत्तम हुनुहुन्छ भनी प्रशंसा गर्दै अगाडिका दुइ गाथाहरू (नं. ६ र ७) भनेका हुन् भनी सुत्त. नि. अ. क. पू. ३१९: ले उल्लेख गरेको छ ।

६—‘जो तो वादशील तीर्थीयहरू’ हुन्, जो तो वादशील आजीवक र निगणठहरू हुन्—उनीहरू र अरु सबैले—उभिहरहनेले छिटो छिटो हिड्नेलाई भेट्टाउन नसक्ने क्षेत्र तपाइङ्को प्रज्ञालाई भेट्टाउन सक्दैनन् ।

७—‘जो तो वादशील वृद्ध ब्राह्मणहरू छन्<sup>२</sup>, जो तो अरु पनि ब्राह्मणहरू छन्—तो सबै तपाइसंगे कुरा सोधनकोनिमित्त प्रतिबृद्ध छन् र यिनीहरू बाहेक अरु पनि<sup>३</sup> जो वादी ठान्नेहरू हुन् तिनीहरू पनि ।

१. “हामी सम्यक् प्रतिपन्न छौं, अरु मिथ्या प्रतिपन्न छन्” भनी वचनतीरले प्रहार गर्दै हिडिरहने नन्दवत्स, कृशसांकृत्य र मक्खली-गोशाल आदि वादीहरूले निर्माण गरेका धर्महरूमा प्रवर्जित भएका पूरणकश्यपादि ६ शास्त्राहरूलाई लक्षणगरी यहाँ ‘तीर्थीयहरू’ भनी भनिएको हो । ‘निगणठ’ भनी निगणठ-नाटपुत्रलाई भनिएको हो । ‘अरु सबै’ भनी उनीहरूका शिष्यहरू तथा अनुयायीहरूलाई भनिएको हो । सुत. नि. अ. क. पृ. ३१९: धम्मकसुत्तवण्णना ।
२. चड्ढी, तारुक्ष, पुष्करसाती तथा जाणुस्सोणि आदि ब्राह्मणहरूलाई ध्यानमा राखी यहाँ ‘वृद्ध ब्राह्मणहरू’ भनी भनिएको हो । ‘अरु पनि’ भन्नाले अस्सलायन, वाशिष्ठ, अम्बव्यष्ठ र उत्तर माणवादि-हरूलाई दर्शाइएको हो भनी सुत. नि. अ. क. पृ. ३१९: धम्मक-सुत्तवण्णनाले उल्लेख गरेको छ ।
३. यहाँ ‘अरु पनि’ भन्नाले ब्राह्मण बाहेक क्षत्री, ब्रह्मा, देवगणादिलाई समेत भनिएको हो । सुत. नि. अ. क. पृ. ३१९.

८—“यो धर्म” निपुण तथा सुखावह छ । जसको देशना तपाइ भगवानले राम्ररी गर्नुभएको छ । सोही धर्म हामी सबै सुन्नचाहन्छौं । बुद्ध श्रेष्ठ ! हामी सोधदछौं, तपाइले बताउनुहोस् ।

९—“धर्म सुन्नकोनिमित्त बसिरहेका सबै भिक्षु र उपासकहरूले निर्मल हुनुभएका बुद्धले अवबोध गरेका धर्मलाई— इन्द्रको सुभाषितलाई देवताहरूले सुने क्यै—सुन्नुहोस् ।”

१. यहाँ सप्तत्रिश बोधिपक्षीय धर्मलाई ‘धर्म’ भनिएको हो । सुत्त. नि. अ. क. पृ. ३१९: धम्मिकसुत्तवण्णना ।

सप्तत्रिश बोधिपक्षीय धर्म भनेका यी हुन्—

- (१) चार सतिपट्टान (= चारवटा स्मृतिप्रस्थान),
  - (२) चार सम्मष्पद्धान (= चारवटा सम्यक्प्रधान),
  - (३) चार इद्धिपाद (= चारवटा ऋद्धिपाद),
  - (४) पाँच इन्द्रिय (= पाँचवटा इन्द्रियहरू),
  - (५) पाँच बल (= पाँचवटा बल),
  - (६) सात बोज्ज्ञ (= सातवटा बोध्यज्ञहरू) र
  - (७) आठ मग्ज्ञ (= आठवटा मार्गज्ञहरू) ।
- (अभि. ध. स. परिच्छेद-७; पटि. म. अ. क. पृ. ४०१: महावग्गो, गतिकथावण्णना) ।

२. त्यसवर्खत त्यहाँ भेलाभई बसिरहेका पाँचशय भिक्षुहरू र आफ्ना परिवारहरूका साथ अरु पनि उपस्थित उपासकहरूलाई औल्याउँदै ‘सबै भिक्षु र उपासकहरू’ भनी भनिएको हो । सुत्त. नि. अ. क. पृ. ३१९: धम्मिकसुत्तवण्णना ।

## बुद्ध—

१०. “सुणाथ मे भिक्खवो सावयामि वो,  
धम्मं धुतं तं च चराथ<sup>१</sup> सब्बे ।  
इरियापथं पब्बजितानुलोमिकं,  
सेवेथ नं अत्थदसो<sup>२</sup> मुतीमा<sup>३</sup> ॥
११. “नो<sup>४</sup> वे विकाले विचरेय्य भिक्खु,  
गामेह<sup>५</sup> च पिण्डाय चरेय्य काले ।  
अकाल चारि हि सजन्ति सङ्गा,  
तस्मा विकाले न चरन्ति बुद्धा ॥
१२. ‘रूपा च सदा च रसा च गन्धा,  
फस्सा च ये सम्मदयन्ति सत्ते ।  
एतेषु धम्मेषु विनेय्य छन्दं,  
कालेन सो पविसे पातरासं ॥

१. सिहल र रोमनमा: ‘धराथ’ ।

२-२. सिहलमा: ‘अत्थदस्सी मुतीमा’; स्याममा: ‘अत्थदस्सी मतिमा’;  
रोमनमा: ‘अत्थदस्सी मुतीमा’ ।

३. सिहल र रोमनमा: ‘न’ ।

४. सिहल र रोमनमा: ‘गाम’ ।

१३. “पिण्डं च भिक्खु समयेन लद्धा,  
एको पटिकम्म रहो निसीदे ।  
अज्ञक्त चिन्ती न मनो बहिद्वा,  
निच्छारये सङ्घहितत्तभावो” ॥

१४. “सचे पि सो सल्लपे सावकेन,  
अञ्जेन वा केनचि भिक्खुना वा ।  
धर्मं पणीतं तमुदाहरेय,  
न पेसुणं नो पि परुपवादं ॥

१५. “वादञ्चिः एके पटिसेनियन्ति,  
न ते पसंसाम परित्तपञ्जे ।  
ततो ततो ने पसजन्ति<sup>१</sup> सङ्घा,  
चित्तञ्चिः ते तथ्य गमेन्ति द्वारे ॥

१६. “पिण्डं विहारं सयनासनं च,  
आपं च सङ्घाटिरजूपवाहनं ।  
सुत्वान धर्मं सुगतेन देसितं,  
सङ्घाय सेवे वरपञ्चसावको ॥

१. सिहल र रोमनमा: ‘सङ्घहीतत्तभावो’ ।

२. नालन्दा पालिमा: ‘नेव सजन्ति’ ।

१७. “तस्मा हि पिण्डे सयनासने च,  
आपे च सङ्घाटिरजूपवाहने ।  
एतेमु धम्मेमु अनूपलित्तो,  
भिक्खु यथा पोक्खरे वारिविन्दु ॥

१८. “गहटुवन्तं पन वो वदामि,  
यथाकरो सावको साधु होति ।  
न हेस<sup>१</sup> लब्धा सपरिग्गहेन,  
फस्सेतु<sup>२</sup> यो केवलो भिक्खुधम्मो ॥

१९. “पाणं न हने<sup>३</sup> न च धातयेय्य,  
न चानुजञ्ज्ञा हनतं परेसं ।  
सब्बेमु भूतेमु निधाय दण्डं,  
ये थावरा ये च तसन्ति<sup>४</sup> लोके ॥

२०. “ततो अदिनं परिवज्जयेय्य,  
किञ्चि क्वचि सावको बुज्झमानो ।  
न हारये हरतं नानुजञ्ज्ञा,  
सब्बं अदिनं परिवज्जयेय्य ॥

१. सिहल र रोमनमाः ‘हेसो’ ।

२. स्याम र रोमनमाः ‘फस्सेतु’ ।

३. सिहलमाः ‘हाने’ ।

४. बर्मीमाः ‘तसा सन्ति’ ।

२१. “अब्रहूचरियं परिवज्जयेय,  
अङ्गारकासु<sup>१</sup> जलितं व विञ्जू ।  
असम्भुन्तो पन ब्रहूचरियं,  
परस्स दारं न अतिकमेय ॥

२२. “सभगतो वा परिसगतो वा,  
एकस्स वेको<sup>२</sup> न मुसा भणेय ।  
न भाणये भणतं नानुजञ्जा,  
सब्बं अभूतं परिवज्जयेय ॥

२३. “मज्जं च पानं न समाचरेय,  
धम्मं इमं<sup>३</sup> रोचये यो गहटो ।  
न पायये पिवतं<sup>४</sup> नानुजञ्जा,  
उम्मादनन्तं इति नं विदित्वा ॥

२४. “मदा हि पापानि करोन्ति बाला,  
कारेन्ति<sup>५</sup> चञ्जे पि जने पमते ।  
एतं अपुञ्जायतनं विवज्जये,  
उम्मादनं मोहनं बालकन्तं ॥

१. सिहल, स्याम र रोमनमा: ‘चेको’ ।

२. स्याममा: ‘इद’ ।

३. स्याममा: ‘पिवितं’; रोमनमा: ‘पिपतं’ ।

४. सिहल र रोमनमा: ‘करोन्ति’ ।

२५. “पाणं न हने न चादिन्नमादिये,  
मुसा न भासे न च मज्जपो सिया ।  
अब्रह्मचरिया विरमेय्य मेथुना,  
रत्ति न भुञ्जेय्य विकाल भोजनं ॥

२६. “मालं न धारे न च गन्धमाचरे,  
मञ्चे छमायं व सयेय सन्थते ।  
एतं हि अटुञ्जिकमाहुपोसथं,  
बुद्धेन दुखवन्तगुना पकासितं ॥

२७. “ततो च पक्खस्सुपवस्सुपोसथं,  
चानुद्दिसि पञ्चदर्सि च अट्टमि ।  
पाठिहारियपक्खं<sup>१</sup> च पसन्नमानसो,  
अटुञ्जपेतं सुसमत्तरूपं ॥

२८. “ततो च पाते उपवुत्थुपोसथो<sup>२</sup>,  
अन्नेन पानेन च भिक्खुसङ्घं ।  
पसन्नचित्तो अनुमोदमानो,  
यदारहं संविभजेथ विञ्जु ॥

१. स्याममा: ‘पाठिहारियपक्खं’; रोमनमा: ‘पटिहारकपक्खं’ ।

२. स्याममा: ‘उपवुत्थुपोसथो’ ।

२९. “धम्मेन मातापितरो भरेय,  
पयोजये धम्मिकं सो वणिजं ।  
एतं गिही वत्यमण्पमत्तो,  
सयम्पभे नाम उपेति देवेऽति ॥”

अथ—

१०—“मिक्षुहो ! भेरो कुरा सुन, म सुनाउँछु, तिमोहरू सबैले  
धृतधर्मलाई<sup>३</sup> पालन गर । अर्थदर्शी तथा बुद्धिमानीमई प्रवजितहरूको  
अनुरूप ईर्घ्यप्रयत्न सेवन गर ।

११—“मिक्षुहो ! विकालमा (=असमयमा) विचरण नगर<sup>४</sup> ।  
समयमै जिक्षाटनकोनिमित्त गाउँमा जाऊ । असमयमा विचरण गर्नेहरूको  
(चित्त) रागबन्धनले बाँध्छ । त्थसंले बुद्धिमानी पुरुषहरू विकालमा  
विचरण गर्दैनन् ।

१. प्रथमतः अनगारिय प्रतिपद प्रकाशपाने विचार गरी भगवान्ले  
भिक्षुहरूलाई सम्बोधन गर्नुहुँदै—‘मिक्षुहो !’ भनी भन्नुभएको हो  
भनी सुत. नि. अ. क. पृ. ३२०: धम्मिकसुत्तवण्णनाले उल्लेख  
गरेको छ ।
२. यहाँ ‘धृतधर्म’ भनी क्लेशहरूलाई छेदन गर्ने धर्मलाई ‘धृतधर्म’  
भनिएको हो । सुत. नि. अ. क. पृ. ३२०.
३. यस उपदेशको समयसम्म ‘विकाल समयमा भोजन गर्न नहुने  
शिक्षापद’ बनिसकेको थिएन । यहाँ चाहिं केवल उपदेशको रूपमा

(सकालमा भिक्षा जानेले पनि यसरी सिक्तुपर्छ भन्नुहुँदै – )

१२—“जुन ती रूप, शब्द, गन्ध, रस तथा स्पर्शहरूले सत्वहरूलाई मद-प्रमत्त पार्दछ—त्यसमाथि हुने छवरागलाई हटाउ र प्रातःकालिक भोजनकोनिमित्त (समयमै भिक्षाटनकोनिमित्त) निस्क ।

१३—“अनि समयमै लाभ भएको भिक्षा लिएर फर्को एकले एकान्तमा बसी मनलाई बाहिर जान नदिई अध्यात्म चिन्तन तथा एकाग्र चित्त गरी बस ।

१४—“यदि उसले कुनै श्रावकसंगै वा अरु कुनै भिक्षुसंग कुरा गर्छ उने प्रणीत धर्मका कुराहरू गरोस् र पैशुन्य वा परनिन्दाको कुरा नगरोस् ।

१५—“यहाँ केही बाढ गर्छन्; म त्यस्ता अल्पप्रज्ञा हुनेको प्रशंसा गर्दिन । किनकि त्यसकारणद्वारा बन्धन नै बढ्छ । अनि उनीहरूको चित्त (समर्थविपश्यनाबाट) टाढा पुग्छ ।

मात्रै ‘विकाल’ भनिएको हो । विकालमा भिक्षाटन जाँदा हुनसक्ने दोष देखाउनु हुँदै पृथग्जनलाई यस्तो सम्काउनु भएको हो । आर्यहरू चाहिं मार्गफलमा पुग्नेबित्तिकै स्वभावत नै विकाल भोजनबाट विरत रहन्छन् भनी सुत्त. नि. अ. क. पृ. ३२०ः धम्मकसुत्तवण्णनाले उल्लेख गरेको छ ।

१. यहाँ ‘श्रावक’ भनी कुनै अन्य धर्मावलम्बी साधुसन्तहरूलाई भनिएको हो । सुत्त. नि. अ. क. पृ. ३२०.

१६—“सुगतले सुदेशित धर्मलाई सुनेर श्रेष्ठ प्रज्ञाहुने शावकले पिण्ड (=भिक्षा भोजन), शयनासन विहार, पानी तथा सङ्घाटी हुने आदि कामहरूमा विचार पुन्याई गर्नु ।

१. यहाँ ‘विचार पुन्याई’ भनी—चतुप्रत्ययहरू सेवन गर्दा भिक्षुहरूले जुन प्रत्यवेक्षणा गर्नुपर्ने हो त्यो गरेर भनी भनिएको हो । चीवर सेवन गर्दा भिक्षुले—‘शीतल हटाउनकोनिमित्त, गरम हटाउनको-निमित्त, कीटपतञ्जादि हटाउनकोनिमित्त र खासगरी लज्जा ढाक्नको-निमित्त यो चीवर सेवन गर्नु’ भन्ने सम्झेर चीवर सेवन गर्छ । भोजन सेवन गर्दा—‘न क्रीडाकोनिमित्त, न बलवान् हुनकोनिमित्त र न सुन्दर बन्नकोनिमित्त,... बल्कि निरवदधरूपले जीवन यापन गर्नकोनिमित्त’ भन्ने सम्झेर भिक्षा भोजन गर्छ । शयनासन सेवन गर्दा—‘केवल शीतबाट बच्नकोनिमित्त, गरमबाट बच्नकोनिमित्त, कीटपतञ्जबाट बच्नकोनिमित्त र ऋतुको कारणमा हुने बाधा हटाउनकोनिमित्त’ भन्ने सम्झेर शयनासन सेवन गर्छ । ग्लान-प्रत्यय औषधी सेवन गर्दा—‘केवल रोग व्याधी दूर गरी स्वास्थ्य ठीक राख्नकोनिमित्त’ भन्ने सम्झेर ग्लानप्रत्यय औषधी सेवन गर्छ । (म. नि. I. पृ. १४-१५: सब्बासवमुत्त) सुत. नि. अ. क. पृ. ३२१: धम्मिकसुत्तवण्णना ।

१७—“अतः पिण्ड, शयनासन, पानी र सज्जाटीै धुने आदि कामहरूमा भिक्षु कमलपत्रको पानी जस्तै भई बस्न सक्नुपर्छ ।

( भिक्षुहरूको प्रतिपदको कुरा पछि आगारिय प्रतिपद बताउनु-हुँदै भगवान्ले यस्तो अनुभयो — )

१८—“जुन भिक्षुधर्म मात्र मैले बताएँ त्यो सपरिप्राहो हुनेले पाउन सक्दैन । अतः तिमीहरूलाई गृहस्थी-धर्म बताउँछु । जुन पालन गर्दा असल ( गृहस्थी ) श्रावक हुनेछो ।

१९—“संसारमा जति स्थावर र जड्डमहरू छन् ती सबै प्राणीहरू प्रतिको दण्डलाई त्यागी प्रतिर्हिसा ( = पीडा ) नगर्नू, प्राणीघात नगर्नू, प्राणीघात नगराउनू र गर्नेलाई पनि अनुमति नदिनू ।

२०—“त्यसपछि अर्काको भनी जान्ने श्रावकले कसंका कहीं राखेका वस्तुहरू चोरी गरेर नलिनू, चोरी नगराउनू र चोरी गर्नेलाई अनुमति पनि नदिनू । सबै प्रकारका चोरीकामहरूलाई त्याग्नू ।

२१—“विज्जनले खाडलमा बलेको गोलको आगोलाई त्याग्ने कै अब्रह्यचर्यलाई त्याग्नू । यदि ब्रह्यचर्य पालन गर्न सक्दैन भने बनि परवार सेवन नगर्नू ।

१. यहाँ ‘पिण्ड, शयनासन, पानी र सज्जाटी’ भन्नाले—भोजन, शयनासन, ग्लानप्रत्यय तथा चीवर आदि चतुप्रत्ययलाई भनिएको हो भनी सुन्त. नि. अ. क. पृ. ३२१: धर्मिकसुत्तवण्णनाले उल्लेख गरेको छ ।

२२—“समाको बीचमा वा परिषद्को बीचमा अथवा एकले अर्कालाई झूटो नबोल्नू । झूटो बोल्न पनि नलगाउनू र झूटो बोल्नको-निमित्त अनुमति पनि नदिनू । सबै प्रकारका झूटलाई त्याग्नू ।

२३—“मदधपानको परिणाम उन्मत्त हो भनी जानेर मदधपान त्याग्न चाहने गृहस्थीले मदधपान सेवन नगर्नू, मदधपान सेवन नगराउनू र सेवन गर्नेलाई पनि अनुमति नदिनू ।

२४—“मदको कारणले गर्दा मूर्खहरू पाप गर्छन् र अरु प्रमादी-हरूले पनि । यस्तो अपुण्यस्थललाई त्याग्नू । उन्मादक र मोहकलाई मूर्खहरू मात्र रुचाउँछन् ।

( यसपछि उपोसथ शीलको कुरा बताउनुहुँदै यस्तो भन्नुभयो— )

२५—“प्राणीघात नगर्नू, चोरी नगर्नू, झूटो नबोल्नू, मदधपान नगर्नू, मैथुन अबहृचर्यलाई त्याग्नू, रातमा<sup>१</sup> विकाल भोजन नगर्नू ।

२६—“माला नलगाउनू, सुगन्ध नलगाउनू, खाट वा भुइमा मात्र (बिछौना) बछाएर सुत्नू । यसेलाई अष्टाङ्गिक उपोसथ

१. यहाँ ‘रात’ भन्नाले रातमा मात्र नखानू भनिएको होइन । दिनमा पनि समय वितिसकेपछि नखानू भनिएको हो भनी सुत्त. नि. अ. क. पृ. ३२२: धर्मिकसुत्तवण्णनाले उल्लेख गरेको छ ।

(शील) भन्दछन् । जसलाई दुःखको अन्तमा पुग्नुभएका बुद्धले प्रकाश-पार्नु भएको छ ।

(त्यसपछि उपोसथ शील पालन गर्ने समय बताउनुहुँदै यस्तो भन्नुभयो — )

२७—“अनि पक्षको चतुर्दशी, पञ्चदशी (=पूर्णिमा) र अष्टमीमा उपोसथ (शील) पालन गर्नु । त्यस्तैगरी पाठिहारिय पक्षमा<sup>१</sup> पनि । अनि प्रसन्न मन गरी अष्टाङ्गयुक्त उपोसथ (शील) सुसम्पन्न गर्नु ।

२८—“यसरी उपोसथ बस्ने बुद्धिमानीले विहानपछ अन्न तथा पानढारा प्रसन्नचित्त गरी यथाशक्य चिक्षुसङ्कलाई दानदिन् अर्थात् भोजन गराउन् ।

२९—“अनि धर्मतापूर्वक आमा बाबुहरूको भरणपोषण गर्नु र धार्मिक व्यापार गर्नु<sup>२</sup> । जो गृहस्थी (यहाँ उल्लेख भएका) व्रतहरू पालन गर्नु उ ‘स्वयंप्रभा’ भन्ने कामावचर देवलोकमा उत्पन्न हुन्छ ।”

१. वर्षावास बस्नुभन्दा अधिल्लो आषाढ महीना, वर्षावास भित्रका तीन महीना र वर्षावास पछिको कार्तिक महीना समेत गरी जम्मा पाँच महीनालाई यहाँ ‘पाठिहारियपक्ष’ भनिएको हो । कसैले — ‘आषाढ, कार्तिक तथा कागुन’ महीनाहरूलाई ‘पाठिहारियपक्ष’ भनेका छन् । सुत. नि. अ. क. पृ. ३२३.

## धम्मक उपासक

[४३३]

- 
२. (१) शस्त्र-व्यापार, (२) सत्व-व्यापार, (३) मांस-व्यापार,  
(४) मदिरा-व्यापार र (५) विष-व्यापार (अ. नि-५, पृ. ४५४:  
वणिज्जमुत्तं, उपासकवग्गो) लाई छाडी अरू व्यापारलाई 'धार्मिक  
व्यापार' भनिएको हो । व्यापार शब्दले कृषी गौपालनलाई पनि  
लिइएको छ भनी सुत्त. नि. अ. क. पृ. ३२३: धम्मकमुत्तवण्णना,  
चूलवग्गले उल्लेख गरेको छ ।

## २५. नन्दिय शाकय

### परिचय

नन्दिय शाकयको बारेमा उपलब्ध भएका अगाडि अनुदित तीनवटा सूत्रहरूको अध्ययनपछि यो स्पष्ट हुन्छ कि यी नन्दिय शाकय कपिलवस्तुवासी हुन् । तर मूल सूत्र र अट्टकथाहरूमा यिनी कसका छोरा हुन् भन्ने सम्बन्धमा भने कतै कुनै कुराको उल्लेख भएको पाइँदैन । जे होस् यिनी एक शाकयपुत्र थिए ।

भगवान् बुद्ध कपिलवस्तुको न्यग्रोधाराममा वसिरहनु भएको बेलामा वहाँकहाँ गई यिनले पहिलेपल्ट “जोसेंग चार स्रोतापत्ति-अङ्गहरू हुन्नन् उसेलाई प्रमादविहारी भन्न्यन् के ?” भन्ने प्रश्न सोधेका थिए । दोश्रो पटक भेटहुँदा भगवान्ले यिनलाई “चार कारणहरूले युक्त हुने पुरुष स्रोतापत्ति हुन्छ” भन्ने कुरा सुनाउनु भएको थियो । जब भगवान् वर्षावास यर्नकोनिमित्त कपिलवस्तुवाट श्रावस्तीमा जानुभयो तब श्रावस्तीमा गई आपनो कामकाज गरी त्वहीं तीनमहीना बिताई यिनले बुद्धसेंग सत्संगत पनि गरेका थिए । यस बीचमा एकदिन यिनले भगवान्संग “नानाविषयमा मनलगाई बस्ने हामीहरूले कुन विषयमा

मनलगाई बस्तु बढिया होला ?” भनेर गरेका प्रश्नको उत्तरमा जगदान्ले यिनलाई ६ विषयहरूमा मनलगाई ५ विषयको अनुस्मरण गरेर बस्ने अर्तिजपदेश दिनुभएको थियो । जुन कुराहरू यहाँ अगाडि अनुदित सूत्रहरूमा प्रष्ट भएका छन् ।

x

x

x

### भिन्नाभिन्ने नन्दिय नामहरू

(१) नन्दिय (स्थविर) — यी स्थविर कपिलवस्तु नगरको एक शाक्यकुलमा जन्मेका थिए । यिनी जर्निमदा आमा-बाबुहरू नन्दित भएको हुनाले यिनको नाम नै ‘नन्दिय’ रहन गएको हो भनी येर. गा. अ. क. I. पृ. ८२ : नन्दियत्येरस्स गाथावण्णनाले उल्लेख गरेको छ । बैशमा पुरोपाद्धि कपिलवस्तुका अनुरुद्धादि शाक्यहरू प्रव्रजित भएको देखेर यिनी पनि प्रव्रजित भएका थिए र पछि यिनले अरहत्व पनि प्राप्तगरे भनी उक्त वण्णनामा नै उल्लेख भएको छ ।

एक समय यी स्थविर आयुष्मान् अनुरुद्ध र आयुष्मान् किम्बिलहरूसँग पाच्चिनवंसदायमा बसिरहेका कुरा म. नि. III. पृ. २२३ : उपकिकलैम्बसुत्तमा, म. नि. I. पृ. २५६ : चूलगोसिङ्ग-सुत्तमा, महा. ब. पा. पृ. ३८१ : पाच्चीनवंसदाय गमनकथा,

कोसम्बकव्यन्धमा तथा म. नि. II. पृ. १४८: नलकपानसुत्तमा  
पनि पाइन्छ ।

- (२) नन्दिय—यिनी वाराणशीवासी एक श्रद्धासम्पन्न कुलगृहका एक पुत्र हुन् । यिनी पनि उनका आमा-बाबुहरू जस्तै श्रद्धावान् थिए । यिनलाई आफ्ना आमा-बाबुहरूले मामाको ओरी रेवती भन्ने कन्यासंग विवाह गरिदिएका थिए । यिनले चारवटा कोठाहरूले युक्त भएका चारवटा शाला बनाई बुद्धसहित भिक्षु-सङ्घलाई दानदिएका थिए । पछि यिनी त्रयस्त्रिश दिव्यलोकमा उत्पन्न भए । धर्म. प. अ. क. पृ. ४७७: नन्दियस्सवत्थु, पियवरणो—१६, यसै सन्दर्भमा भगवान्ले ‘चिरप्पवासि पुरिसं...’ भन्ने धर्मपदको गाथा देशना गर्नुभएको थियो । यो नन्दियका कुरा विमा. व. अ. क. पृ. १७६: रेवतीविमानमा र पेत. व. अ. क. पृ. १८४: रेवतीपेतवत्थुमा पनि उल्लेख भएको पाइन्छ ।
- (३) नन्दिय (परिव्राजक)—यिनी उही परिव्राजक हुन् जसले शावस्तीमा बसिरहनु भएका भगवान्कहाँ गई वहाँसंग कति अङ्गहरूको भाविता गर्दा निर्वाणगामी हुन सकिन्छ ? भन्ने प्रश्न सोधेका थिए । सं. नि. IV. पृ. ११: नन्दियसुत्त, मगगसंयुत्त ।
- (४) नन्दिय (राजा)—यिनी १६ कल्प अधिका एक राजा हुन् । जो पछि बुद्धको पालामा तिलमुट्ठिदायकत्थेर भए । अप. दा. पा. I. पृ. २८५: तिलमुट्ठिदायकत्थेर अपदानं ।

- (५) नन्दिय (शाक्य) — यिनके कुरा यहाँ अगाडि लेखिएको छु । यिनी कपिलवस्तुवासी हुन् । भगवान् कपिलवस्तुमा छोंदा यिनले बहाँसँग प्रश्नहरू सोधेका थिए र पछि वर्षावासकोनिमित्त भगवान् कपिलवस्तुबाट शावस्तीमा जानुभएपछि शावस्तीमै गई यिनले पनि वर्षावास बिताएका थिए ।
- (६) नन्दिय (बाँदर) — यिनी बोधिसत्त्व बाँदर थिए । एक समय बोधिसत्त्व नन्दिय भन्ने बाँदर भई जन्मेका थिए । उनको भाइ बाँदरको नाम चुल्लनन्दिय थियो । यिनीहरूका ८० हजार बाँदर परिषद् थियो । यिनीहरूकी आमा बाँदरनी अन्धी थिई । पछिगएर आपनो जमातलाई छाँडेर आपनी अन्धी आमाको हेरचाह गरी बस्नथाले । त्यसबखत एक दुष्ट व्याधा बाह्यणले यिनीहरू सबैलाई मारियियो । यो जातकका कुरा वेणुवनमा बसिरहनु भएका भगवान् बुद्धले देवदत्तको कूरताको बारेमा भिक्षुहरूको बीचमा भइरहेको कुराको सन्दर्भमा बताउनु भएको हो । जा. अ. क. I-II. पृ. ५१२: चूलनन्दियजातक, नं. २२२; हेर बु. ब्रा. भा-३, पृ. ९ मा पनि ।
- (७) नन्दिय (मृग) — यी नन्दिय मृग बोधिसत्त्व थिए । अतीत समयमा बोधिसत्त्व मृगयोनीमा जन्मेका थिए र उनको नाम ‘नन्दिय’ थियो । त्यस समय बोधिसत्त्व नन्दिय मृग राजाले आपना आमा-बाबुहरूको भरणपोषण गर्दथे र धेरे मृगहरूको-निमित्त अभ्यदान प्राप्त गराइदिएका थिए । यी नन्दिय मृग-

राजाको कथा जा. अ. क. III. पृ. १९०: नन्दिदयमिगराज-  
जातकंभा उल्लेख भएको पाइन्छ । जा. नं. ३८५ । यो जातकको  
कुरा जेतवनमा बसिरहनु भएका भगवान् बुद्धले मातृपोषक एक  
भिक्षुको कारणमा बताउनु भएको हो ।

- (८) नन्दिदय (मुक्तं)—यो त्यो सूत्र हो जुन सूत्रमा श्रावस्तीमा  
बसिरहनु भएका भगवान्सेंग नन्दिदय परिव्राजकले “कति  
धर्महरूको भाविता गन्यो भने निर्वाणगामी हुनसकिन्छ ?” भन्ने  
प्रश्न सोधेका कुराहरू छन् । सं. नि. IV. पृ. ११: नन्दिदयमुक्तं,  
मग्गसंयुतं ।
- (९) नन्दिदय (सक्षकमुक्तं)—यो त्यो सूत्र हो जुन सूत्रमा कपिल-  
वस्तुको न्यग्रोधाराममा बसिरहनु भएका भगवान्सेंग नन्दिदय  
शाकयले “भन्ते ! जोसेंग लोतापत्ति अङ्गहरू हुन्नन् उसेलाई  
प्रमादविहारी भन्दछन् के ?” भन्ने प्रश्न सोधेका कुराहरू छन् ।  
सं. नि. IV. पृ. ३३९: नन्दिदयसक्षकमुक्तं, सोतापत्तिसंयुतं ।  
यस सूत्रको अनुवाद यहाँ अगाडि गरिदिएको छ ।
- (१०) नन्दिदय (मुक्तं)—यो त्यो सूत्र हो जुन सूत्रमा कपिलवस्तुको  
न्यग्रोधाराममा बसिरहनु भएका भगवान्ले नन्दिदय शाकयलाई  
“चार अङ्गले युक्त हुने पुरुष लोतापत्ति हुन्छ” भन्ने कुराको  
उपवेश गर्नुभएको छ । सं. नि. IV. पृ. ३४५: नन्दिदयमुक्तं,  
सोतापत्तिसंयुतं । यसको अनुवाद पनि यहाँ अगाडि गरिदिएको  
छ ।

- «(११) नन्दिय (मुत्तं) —यो त्यो सूत्र हो जुन सूत्रमा नन्दिय शाक्यले शावस्तीमा वर्षावास गरिरहनु भएका भगवान्सँग “विविधाकारले बस्ने हामीहरूले कुन प्रकारले जीवन विताउनु बढिया होला ?” भन्ने प्रश्न सोधेका कुराहरू छन् । यसको अनुवाद पनि यहाँ अगाडि गरिदिएको छु । अं. नि-११, पृ. ३७७: नन्दियमुत्तं, अनुस्मतिवर्गमो ।
- «(१२) नन्दिय (मिगजातकं) —यो त्यो जातक हो जसमा नन्दिय मृगराजाले आपना आमा-बाबुहरूको भरणपोषण गरेको र अनेक मृगहरूकोनिमित्त अभय प्राप्त गराइदिएका कुराहरू छन् । जा. अ. अ. III. पृ. १९०: नन्दियमिगजातकं, नं. ३८५.

x

x

x

मूल सूत्र—

### १—प्रमाद तथा अप्रमाद विहारी

एक समय भगवान् शाक्य (जनपद) को कपिलवस्तु स्थित न्यग्रोधाराममा (निग्रोधारामे) बस्तु भएको थियो<sup>१</sup> । अनि नन्दिय शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका नन्दिय शाक्यले भगवान्सँग यस्तो भने—

“भन्ते ! जो आर्यश्रावकमा सबैका सबै चार स्रोतापत्ति-अङ्गहरू हुँदैनन्, भन्ते ! उसलाई प्रमादविहारी आर्यश्रावक भन्दछन्, होइन त ?”

“नन्दिय ! जसमा सबैका सबै चार स्रोतापत्ति-अङ्गहरू हुँदैनन्—त्यसलाई बाहिरी पृथक् जनपक्षमा रह्ने भनी म भन्दछु । नन्दिय ! त्यसोभए जसरी आर्यश्रावक प्रमादविहारी र अप्रमादविहारी हुन्थ्यो कुरा सुन, राघ्ररी मनमा राख भन्नेछु ।”

१. सं. नि. IV. पृ. ३३९: नन्दियसक्कसुत्तं, सोताणत्तिसंयुत्तं, अ. क.

III. पृ. २२३.

“हवस्, भन्ते !” भनी नन्दिय शाक्यले भगवान्लाई प्रत्युत्तर दिए। अनि भगवान्ले यस्तो भनुभयो—

(क) “नन्दिय ! कसरी आर्यशावक प्रमादविहारी हुन्छ त ?

**बुद्धगुण**—“नन्दिय ! यहाँ आर्यशावक बुद्ध प्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ (बुद्धे अवेच्चत्पत्तिसादेन समन्वागतो होति)—‘बहाँ भगवान् अरहन्त हुनुहुन्छ, सम्यक्सम्बुद्ध हुनुहुन्छ, विदधाचरण सम्पन्न हुनुहुन्छ, सुगत (= असल ठाउंमा अथवा निर्वाणमा पुग्नुभएका) हुनुहुन्छ, लोकविद् हुनुहुन्छ, अनुत्तर पुरुषदम्य सारथी हुनुहुन्छ, देव-मनुष्यहरूका शास्ता हुनुहुन्छ तथा बुद्ध भगवान् हुनुहुन्छ।’ उ यो बुद्ध प्रति विशिष्टरूपले प्रसन्नभई सञ्चुट हुन्छ। तर उ दिवाप्रविवेकमा र राती ध्यानगर्नमा उत्तरोत्तर कोशिस गर्दैन। यसरी प्रमादीभई विहार गर्ने उसमा प्रामोदय हुन्न। प्रामोदय नहुनेको प्रीति हुन्न। प्रीति नहुनेको प्रशिद्धि (पस्सद्धि) हुन्न। प्रशिद्धि नहुनेको दुःख विहार हुन्छ। दुःखी-वित्त समाधिष्ठ हुन्न र असमाहितचित्तमा धर्महरू<sup>१</sup> प्रादुर्भाव हुन्नन। धर्महरूको प्रादुर्भाव नहुनाको कारणले गर्दा उसलाई प्रमादविहारी नै भन्दछन्।

**धर्मगुण**—“नन्दिय ! फेरि यहाँ आर्यशावक धर्म प्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ—‘भगवान्को धर्म सु-आरुयात छ,

१. यहाँ ‘धर्महरू’ भनी समय र विपश्यना ध्यानहरूलाई भनिएको हो भनी सं. नि. अ. क. III. पृ. २२३: नन्दियसबकसुत्तवण्णनाले उल्लेख गरेको छ।

प्रत्यक्षणीय छ, अ-कालिक (= तत्कालफलदायी) छ, 'आऊ हेर' भन्न योग्य छ, औपनयिक (= निर्वाण नजिक पुन्याउने) छ तथा विज्ञपुरुष-द्वारा बोधनीय छ ।' उ यो धर्म प्रति विशिष्टरूपले प्रसन्नभई सन्तुष्ट हुन्छ । तर उ दिवा प्रविवेकमा र राती ध्यानगर्नमा उत्तरोत्तर कोशिस गर्दैन । यसरी प्रमादिभई विहार गर्ने उसमा प्रामोदघ हुन्न । प्रामोदघ नहुनेको प्रीति हुन्न । प्रीति नहुनेको प्रशब्दिध हुन्न । प्रशब्दिध नहुनेको दुःखविहार हुन्छ । दुःखोचित्त समाधिष्ठ हुन्न र असमाहितचित्तमा धर्महरू प्रादुर्भाव हुन्न । धर्महरूको प्रादुर्भाव नहुनाको कारणले गर्दा उसलाई प्रमादविहारी नै भन्दछन् ।

सङ्ख्युण — “नन्दिय ! केरि यहाँ आर्यश्रावक सङ्घ प्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ — 'भगवान्को श्रावकसङ्घ सु-प्रतिपन्न छ, ऋजुप्रतिपन्न छ, न्यायमार्ग प्रतिपन्न छ, उपयुक्तमार्ग प्रतिपन्न छ; यिने चारजोर अर्थात् आठ पुद्गलहरू भगवान्का श्रावकसङ्घ हुन् जो पूजनीय छन्, पाहुना बनाउन योग्य छन्, वाक्षिणेय छन्, हातजोरी नमस्कार गर्न योग्य छन् र लोकवासीकानिमित्त पुण्यक्षेत्र समान पनि छन् ।' उ यो सङ्घ प्रति विशिष्टरूपले प्रसन्नभई सन्तुष्ट हुन्छ । तर उ दिवा प्रविवेकमा र राती ध्यानगर्नमा उत्तरोत्तर कोशिस गर्दैन । यसरी प्रमादीभई विहार गर्ने उसमा प्रामोदघ हुन्न । प्रामोदघ नहुनेको प्रीति हुन्न । प्रीति नहुनेको प्रशब्दिध हुन्न । प्रशब्दिध नहुनेको दुःखविहार हुन्छ । दुःखोचित्त समाधिष्ठ हुन्न र असमाहितचित्तमा धर्महरू प्रादुर्भाव हुन्न । धर्महरूको प्रादुर्भाव नहुनाको कारणले गर्दा उसलाई प्रमादविहारी नै भन्दछन् ।

**आर्यशील—“नन्दिय !** केरि यहाँ आर्यधावक आर्यकान्त शीलले सुसम्पन्न भएको हुन्छ अर्थात् उसको शील—अखण्ड, अछिद्र, दागरहित, क्रमसहित, स्वाधीन, विज्ञप्रशंसित, अपरामर्शित तथा समाधिसंबर्तनिक हुन्छ । उ यो आर्यकान्त शीलमा सन्तुष्ट हुन्छ । तर उ दिवा प्रविवेकमा र राती ध्यानगर्नमा उत्तरोत्तर कोशिस गर्दैन । यसरी प्रमादिभई विहार गर्ने उसमा प्रामोदय हुन्न । प्रामोदय नहुनेको प्रीति हुन्न । प्रीति नहुनेको प्रशब्दिध हुन्न । प्रशब्दिध नहुनेको दुःखविहार हुन्छ । दुःखीचित्त समाधिष्ठ हुन्न र असमाहित चित्तमा धर्महरू प्रादुर्भाव हुन्नन् । धर्महरूको प्रादुर्भाव नहुनाको कारणले गर्दा उसलाई प्रमादविहारी नै भन्दछन् ।

**“नन्दिय !** यसरी आर्यधावक प्रमादविहारी हुन्छ ।

(ख) “**नन्दिय !** यहाँ आर्यधावक बुद्ध प्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ—‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ,...’ तथा बुद्ध भगवान् हुनुहुन्छ ।” तर उ यो बुद्ध प्रति विशिष्टरूपले प्रसन्न भएर मात्र सन्तोष नलिई दिवा प्रविवेकमा र राती ध्यानगर्नमा उत्तरोत्तर कोशिस गर्दै । यसरी अप्रमादीभई विहार गर्ने उसमा प्रामोदय हुन्छ । प्रामोदय हुनेको प्रीति हुन्छ । प्रीतिमन हुनेको काय प्रशब्दिध हुन्छ । प्रशब्दिध काय भएपछि सुखानुभव हुन्छ । सुखीको चित्त समाधिष्ठ हुन्छ र समाहित-

१. यहाँका बाँकी कुराहरू माथि पृ. ४४१ “बुद्धगुणमा” कै दोहन्याई पढ्नू।

चित्तमा धर्महरू प्रादुर्भाव हुन्छन् । धर्महरूको प्रादुर्भाव हुनाको कारणले गर्दा उसलाई अप्रमादविहारी ने भन्दछन् ।

‘नन्दिय ! फेरि यहाँ आर्यश्रावक धर्म प्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ—‘भगवान्‌को धर्म सु-आख्यात छ, ...’ तथा विज्ञ-पुरुषद्वारा बोधनीय छ ।’ तर उ यो धर्म प्रति विशिष्टरूपले प्रसन्न भएर मात्र सन्तोष नलिई दिवा प्रविवेकमा र रातो ध्यानगर्नेमा उत्तरोत्तर कोशिस गर्छ । यसरी अप्रमादीभई विहार गर्ने उसमा प्रामोदय हुन्छ । प्रामोदय हुनेको प्रीति हुन्छ । प्रीतिमन हुनेको काय प्रशब्दिध हुन्छ । प्रशब्दिध काय भएपछि सुखानुभव हुन्छ । सुखोको चित्त समाधिष्ठ हुन्छ र समाहितचित्तमा धर्महरू प्रादुर्भाव हुन्छन् । धर्महरूको प्रादुर्भाव हुनाको कारणले गर्दा उसलाई अप्रमादविहारी ने भन्दछन् ।

‘नन्दिय ! फेरि यहाँ आर्यश्रावक सङ्घ प्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ—‘भगवान्‌को श्रावकसङ्घ सु-प्रतिपन्न छ,...’ र लोक-वासीकोनिमित्त पुण्यक्षेत्र समान पर्नि छन् ।’ तर उ यो सङ्घ प्रति विशिष्टरूपले प्रसन्न भएर मात्र सन्तोष नलिई दिवा प्रविवेकमा र रातो ध्यानगर्नेमा उत्तरोत्तर कोशिस गर्छ । यसरी अप्रमादीभई विहार गर्ने उसमा प्रामोदय हुन्छ । प्रामोदय हुनेको प्रीति हुन्छ । प्रीतिमन हुनेको काय प्रशब्दिध हुन्छ । प्रशब्दिध काय भएपछि सुखानुभव हुन्छ । सुखोको चित्त

---

१. यहाँका बाँकी कुराहरू माथि पृ. ४४१ “धर्मगुणमा” छैं दोहन्याई पढ्नू ।

२. यहाँका बाँकी कुराहरू माथि पृ. ४४२ “सङ्घगुणमा” छैं दोहन्याई पढ्नू ।

समाधिष्ठ हुन्छ र समाहितचित्तमा धर्महरू प्रादुर्भाव हुन्छन् । धर्महरूको प्रादुर्भाव हुनाको कारणले गर्दा उसलाई अप्रमादविहारी ने भन्दछन् ।

“नन्दिय ! फेरि यहाँ आर्यधावक आर्यकान्त शीलले मुसम्पन्न भएको हुन्छ अर्थात् उसको शील—अखण्ड, अछिद्र, वागरहित, कमसहित, स्वाधीन, विज्ञप्रशंसित, अपरामर्शित तथा समाधिसंवर्तनिक हुन्छ । तर उ यो आर्यकान्तशीलमा मात्र सन्तोष नलिई दिवा प्रविदेकमा र रातो ध्यानगर्नेमा उत्तरोत्तर कोशिस गर्छ । यसरी अप्रमादीभई विहार गर्ने उसमा प्रामोदय हुन्छ । प्रामोदय हुनेको प्रीति हुन्छ । प्रीतिमन हुनेको काय प्रशब्दिध हुन्छ । प्रशब्दिध काय भएपछि सुखानुभव हुन्छ । सुखोको चित्त समाधिष्ठ हुन्छ र समाहित चित्तमा धर्महरू प्रादुर्भाव हुन्छन् । धर्महरूको प्रादुर्भाव हुनाको कारणले गर्दा उसलाई अप्रमादविहारी ने भन्दछन् ।

“नन्दिय ! यसरी आर्यधावक अप्रमादविहारी हुन्छ ।”

X

X

X

## मूल सूत्र—

### २-चार कारणले स्रोतापन्न हुन्छ

कपिलवस्तुमा’। एक छेउमा बसेका नन्दिय शाकयलाई भगवान्ले यस्तो भन्नुभयो—

“नन्दिय ! चार कारणले सम्पन्न भएको आर्यश्रावक अविनिपाती निश्चित सम्बोधिपरायण तथा स्रोतापन्न हुन्छ ।

“कुन चार कारणले भने ?—(१) नन्दिय ! यहाँ आर्यश्रावक बुद्ध प्रति विशिष्ट प्रसन्नताले सम्पन्न भएको हुन्छ (बुद्ध अवेच्चप्पसादेन समझागतो होति)—‘वहाँ भगवान् अरहत हुनुहुन्छ,...’<sup>३</sup> तथा बुद्ध भगवान् हुनुहुन्छ ।’ (२) धर्म प्रति विशिष्ट प्रसन्नताले सम्पन्न भएको हुन्छ—‘भगवान्को धर्म सु-आख्यात छ,...’<sup>४</sup> तथा विज्ञपुष्पद्वारा

१. सं. नि. IV. पृ. ३४५: नन्दियसुत्तं, सोतापत्तिसंयुतं ।

२. यहाँका बाँकी कुराहरू माथि पृ. ४४१ “बुद्धमुणमा” कै दोहन्याई पद्धनू ।

३. यहाँका बाँकी कुराहरू माथि पृ. ४४१ “धर्मगुणमा” कै दोहन्याई पद्धनू ।

बोधनीय छ ।’ (३) सङ्ख प्रति विशिष्ट प्रसन्नताले सम्पन्न भएको हुन्छ—‘मगवान्को धावकसङ्ख सु-प्रतिपन्न छ, ...’ र लोकवासीकानिमित्त पुष्टक्षेत्र समान पनि छन् ।’ (४) आर्यकान्त शीलले सुसम्पन्न भएको हुन्छ—अर्थात् उसको शील—अखण्ड, ...<sup>३</sup> तथा समाधिसंवर्तनिक हुन्छ ।’

‘नन्दिय ! यी चार कारणले सम्पन्न भएको आर्यधावक अविनिपाती, निश्चित सम्बोधिपरायण तथा स्वोतापन्न हुन्छ ।’

x                    x                    x



Dhamma.Digital

१. यहाँका बाँकी कुराहरू माथि पृ. ४४२ “सङ्खगुणमा” फै दोहन्याई पढ्नू ।
२. यहाँका बाँकी कुराहरू माथि पृ. ४४३ “आर्यशीलमा” फै दोहन्याई पढ्नू ।

**मूल सूत्र—**

### ३—हामीले के गर्नुपछ ?

एक समय भगवान् शाक्य (जनपद) को कपिलवस्तु स्थित न्यग्रोधाराममा (निग्रोधारामे) विहार गरिरहनु भएको थियो । त्यस समय भगवान् आवस्तीमा वर्षावास बस्नकोनिमित्त जानलाग्नु भएको थियो । अनि नन्दिय शाक्यले सुने—“भगवान् आवस्तीमा वर्षावास बस्नकोनिमित्त जान चाहनु हुन्छ ।” त्यसपछि नन्दिय शाक्य-लाई यस्तो लाग्यो—“म पनि आवस्तीमा वर्षावास बस्न जानेछु । त्यहाँ काम-काज पनि गर्नेछु र समय समयमा भगवान्को दर्शन पनि पाउने छु ।”

अनि आवस्तीमा वर्षावास बस्नकोनिमित्त भगवान् जानुभयो । नन्दिय शाक्य पनि आवस्तीमा वर्षावास बस्नकोनिमित्त गए । त्यहाँ (आप्नो) काम-काज पनि गरे र भगवान्को दर्शन पनि समय समयमा पाउनथाले । त्यस समय “तीनमहीना बित्तिसकेपछि, चौबर पनि सिद्धिए-

१. अं. नि-११, पृ. ३७७: नन्दियसुत्तं, अनुस्सतिवग्गो, अ. क. II.

पृ. ८६४.

‘पछि भगवान् चारिकार्थ जानु हुनेछ’ भनी केही मिक्षुहरू भगवान्‌को चीवर सिउंदै थिए । अनि नन्दिय शाक्यले — “तीनमहीना वितिसकेपछि चीवर पनि सिद्धिएपछि भगवान् चारिकार्थ जानु हुनेछ भनेर केही मिक्षुहरू भगवान्‌को चीवर सिउंदैछन्” भन्ने कुरा सुने ।

अनि नन्दिय शाक्य जहाँ भगवान् हुनुहन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका नन्दिय शाक्यले भगवान्सँग यस्तो भने—“भन्ते ! मैले सुनें कि ‘तीनमहीना वितिसकेपछि, चीवर पनि सिद्धिएपछि भगवान् चारिकार्थ जानु हुनेछ’ भनी केही मिक्षुहरू भगवान्‌को चीवर सिउंदैछन् । भन्ते ! नाना विषयमा मनलगाई बस्ने हामीहरूले कुन विषयमा मनलगाई बस्नु बढिया होला ?”

“साधु, साधु ! नन्दिय !; नन्दिय ! तिमीहरू जस्ता कुलपुत्र-हरूकोनिमित्त यो प्रतिरूप छ जो कि तथागतकहाँ आई तिमीले — “भन्ते ! नानाविषयमा मनलगाई बस्ने हामीहरूले कुन विषयमा मनलगाई बस्नु बढिया होला ?” भनी सोध्यो । (१) नन्दिय ! श्रद्धावान् (पुरुष) आराधक बन्नसक्छ (=निर्विण प्राप्त गर्न सक्छ), अ-श्रद्धावान् सक्तैन; (२) शीलवान् आराधक बन्नसक्छ, दुश्शीलवान्

१. यस्तै प्रकारको प्रश्न महानाम शाक्यले भगवान्सँग सोध्दा भगवान्ले उनलाई कस्तो उपदेश गर्नुभयो भन्ने कुरा बुझ्न चाहेमा बु. गृ. भा-१, पृ. २२४ मा हेर्नु ।

सक्तेन; (३) वीर्यवान् आराधक बन्नसक्ष, अ-वीर्यवान् सक्तेन; (४) स्मृतिमान् आराधक बन्नसक्ष, अ-स्मृतिमान् सक्तेन; (५) समाहित चित्त हुने आराधक बन्नसक्ष, अ-समाहित चित्त हुने सक्तेन; (६) प्रज्ञावान् आराधक बन्नसक्ष, अ-प्रज्ञावान् सक्तेन। नन्दिय ! यी छ धर्महरूमा प्रतिष्ठितभई अरु पाँच धर्महरूमा तिमीले स्मृति राख्न सक्नु पर्छ ।

बुद्धगुण - (१) “नन्दिय ! यसरी तिमीले तथागतको अनुस्मरण गर्नसक्नु पर्छ—‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ, सम्यक्सम्बुद्ध हुनुहुन्छ, विद्याचरण’ सम्पन्न हुनुहुन्छ, सुगत हुनुहुन्छ, लोकविद् हुनुहुन्छ, अनुत्तर पुरुषदम्य सारथी हुनुहुन्छ, देवमनुष्यहरूका शास्ता हुनुहुन्छ तथा बुद्ध भगवान् हुनुहुन्छ।’ नन्दिय ! यसरी तिमीले तथागत सम्बन्धी स्मृति राख्न सक्नु पर्छ ।

धर्मगुण - (२) “नन्दिय ! केरि तिमीले धर्मको अनुस्मरण गर्नसक्नु पर्छ—‘भगवान्को धर्म सु-आळ्यात छ, सान्दृष्टिक (=यसै जीवनमा फल पाउने) छ, अकालिक (=तत्कालिक) छ, ‘आऊ हेर’ भन्न योग्य छ, निर्वाण नजिक पुन्याइदिन्छ र विज्ञजनले आफै अवबोध गर्न सक्छ।’ नन्दिय ! यसरी तिमीले धर्मसम्बन्धी स्मृति राख्न सक्नु पर्छ ।

१. ‘विद्याचरण’ भनेको के हो भन्ने कुरा बुझ्न चाहनेले बु. ब्रा. आ-१, पृ. ३००: मा हेर्नू ।

**कल्याणमित्र—(३)** ‘नन्दिय ! फेरि तिमीले कल्याणमित्रको अनुस्मरण गर्नसक्नु पर्छ —‘मेरोनिमित्त लाभ हो, मेरोनिमित्त सुलाभ हो जसकोनिमित्त मैले अनुकूपाराख्ने, अर्थकामी, अवबाद गर्ने तथा अनुशासन गर्ने कल्याणमित्र पाएको छु ।’ नन्दिय ! यसरी तिमीले कल्याणमित्र सम्बन्धी स्मृति राख्न सक्नु पर्छ ।

**त्यागानुस्मरण—(४)** ‘नन्दिय ! फेरि तिमीले आफ्नो त्यागसम्बन्धी अनुस्मरण गर्नसक्नु पर्छ —‘मेरोनिमित्त लाभ हो, मेरो-निमित्त सुलाभ हो जो कि म मात्सर्यमल युक्त हुने प्रजाहृष्टमध्ये मात्सर्यमल रहित चित्तलिई, मुक्तत्यागीभई, शुद्धहात लिई, त्यागमा रतभई, याचक-पात्रभई तथा दानसंविमाजनमा रतभई घरमा बस्दछु ।’ नन्दिय ! यसरी तिमीले त्यागसम्बन्धी स्मृति राख्न सक्नु पर्छ ।

**देवतानुस्मरण—(५)** ‘नन्दिय ! फेरि तिमीले देवताको अनुस्मरण गर्नसक्नु पर्छ —‘जो देवता कब्लींकार आहार<sup>१</sup> भक्षण गर्ने देवताको<sup>२</sup> सहवासलाई अतिक्रमण गरी कुनै एक मनोभय

१. ‘कब्लींकार आहार’ भनेको एक एक गाँस गरी खानुपर्ने आहार हो ।
२. ‘कब्लींकार आहार भक्षण गर्ने देवता’ भनी कामावचर देवतालाई भनिएको हो भनी मनो. र. पू. II. पृ. ८६४: नन्दियसुत्तवण्णना, एकादसनिपातले उल्लेख गरेको छ ।

‘देवकायमा’ उत्पन्न भएको छ—(उसले) त्यो करणीयलाई आफूमा देखदैन र गरिसकेको कामलाई केरि गर्नुपर्छ भन्ने पनि देखदैनै । (ता करणीयं अत्तनो न समनुप्रस्तुति कतस्य वा पतिचयं) । नन्दिय ! जस्तै क्षीणात्मव भिक्षुले आफूले गर्नुपर्ने कुनै काम देखदैन तथा गरिसकेको कामलाई केरि गर्नुपर्छ भन्ने पनि देखदैन । त्यस्तैगरी नन्दिय ! जो त्यो देवता कबड्डीकार आहार भक्षण गर्ने देवताहरूको सहवासलाई अतिक्रमण गरी कुनै एक मनोमय देवकायमा उत्पन्न भएको छ—(उसले) त्यो करणीयलाई आफूमा देखदैन र गरिसकेको कामलाई केरि गर्नुपर्छ भन्ने पनि देखदैन । नन्दिय ! यसरी तिमीले देवता सम्बन्धी स्मृति राख्न सक्नु पर्छ ।

“नन्दिय ! यी एधारवटा धर्महरूद्वारा सम्पन्न हुने आर्यशाश्वकले पापधर्महरूलाई प्रहीण गर्दै जान्छ र उत्पन्न गर्दैन । नन्दिय ! जस्तै—अधोमुख परेको पानीको झाँडाबाट पानी बघेर नै जान्छ र पानीभित्र

१. ‘मनोमय देवकाय’ भनी शुद्धावास ब्रह्मलोकलाई भनिएको हो ।

बु. ब्र. भा-१, पृ. ११४; ‘क्षानमनेन निवृत्तं अञ्चतरं सुद्धावासं ब्रह्मकायं’ मनो. र. पू. II. पृ. ६२८: निरोधसुत्तवण्णना, पञ्चक-निपात ।

२. ‘गरिसकेको कामलाई केरि गर्नुपर्छ भन्ने पनि देखदैन’ भनी एकचोटि कुनै मार्गफलद्वारा प्रहीण गरिसकेका वलेशहरूलाई पुनः प्रहीण गर्नुपर्ने हुन्न भनी भनिएको हो । मनो. र. पू. II. पृ. ७९३: मेघियसुत्तवण्णना, नवकनिपात ।

पस्वेन । नन्दिय ! जस्तै—सुकेको धाँसमा आगो लगाउँदा आगोले धाँस जलाउँदै लेजान्छ र नजलाइकन फक्केर आउँदैन । नन्दिय ! त्यस्तैंगरी—यी एघारवटा धर्महरूद्वारा सम्पन्न हुने आर्यधावकले पाप-धर्महरूलाई प्रहीण गर्दै जान्छ र उत्पन्न गर्दैन ।”



Dhamma.Digital

आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित

“बुद्धकालीन चृष्टस्थीर्हरु”

भा-२, संग्रह-१४

## नामावली

आ	३२६, ३२७, ३२८, ३३४
अङ्गदेशको ३८	अटुकपारायणवर्ग ४१६
अङ्गिरस २६८	अटुमसङ्घाविसेसो १५२, १५५, १५६
अङ्गुत्तरनिकाय ४०८, मा १३३, ३७९	अद्विल देश २१८
अङ्गुत्तरनिकायठुकथा २९२	अनाथपिण्डको ३६, ५१, ४०९
अङ्गुत्तिमात १२०	अनाथपिण्डक गृहपतिले २२९
अजातशत्रु ५८, लाई ५८, रिसाई ५८, राजकुमारलाई प्रसन्न पारी २३७	अनिच्छवग्गो ३८८
अजित देशमा २१८	अनुप्रिय भन्ने मल्लहरूको निगममा ६०
अज्यक्तानिच्छसुत्तवण्णना ३८८	अनुरुद्ध ६०, २४०, ४३५, कहाँ २४१, सुत्त २४१
अष्टक २६८, २७०	अनुरुद्धादि शाक्यहरू प्रद्वजित भएको ४३५
अटुकनगरवासी ३२२, ३२४, ३२५, ३२३, ३३५	अनुस्सतिवग्गो ३२४, ४३९, ४४८
अटुकनागरसुत्त ३२४	अनोम नदीको तीरमा १८५, २३७
अटुकनागरसुत्तवण्णना ३२२, ३२४,	अपणकवग्गो २३८
	अपदानटुकथा ६०

अप्पमादवग्गो ५०	आ
अस्वठ ४२०	
अस्वपालिवग्गो ७१	आकर्त्त्ववग्गो १३२, ३६८
अभिज्ञमानयेतवत्यु २७७	आघातवग्गो २४२
अभिभू २६२	आघातवत्युसुत्तं ३६८
अरक्षेत्यसुत्तं ३८०	आजीवकसुत्तं २४२
अरिन्दक राजा स्वयं बुद्ध ३५३	आटानाटियसुत्तं ४१५
अरिन्दक भन्ने राजाका पुत्र ३५३	आटानाटिय सूत्रमा ४१५
अरियवंससुत्तंमा ३९९	आदितसुत्तं ३७३
अवन्ती राष्ट्रमा १३५	आनन्द ६०, १९०, १९४, १९०, १९७, १९९, २०१, २१६, २९९, ३०८, चाहिं
अवन्तीको उज्जेनका राजा २५१	३०१, लाई आमन्त्रण
अविद्वेरेनिदान १८६	गर्नुमयो ६५, लाई बताउनु
अविहा ५५, बहालोकमा १८६	मयो २३८, लाई आम- न्त्रण गर्नुमयो २९९, लाई
अश्वारोह ग्रामणी ३	पस्तो लाग्यो १८७, १९१, ले ६५, २१६, संग
अस्सलायन ४२०	२४०, महास्थविर ६९, ३०५, महास्थविरकहीं
अस्सारोह १, गामणि १, २, ३, ५, गामणिले ३, सुत्तं ३	२७८, महास्थविरका
असिबन्धकपुत्र ७, गामणि ७, ८, १६, २१, ३०, ३१, गाम- णिले ११, १४, १६, २०, २८, ३०, ३१, गामणि- लाई ७, ३०, गामणिसंग	शिष्य ३०१, महास्थविर- कोनिमित्त ३२३, महा- स्थविरले ३२३, महास्थ- विरसंग ३२२, ३२३,
२१	वग्गो २४२, सुत्तं २३८
असिबन्धकपुत्तसुत्तं ११	

आनापानसतिसुत्तं २७६

इ

आपत्तिभयवगो २४०

आयुष्मान्—आनन्द २४१, २४२,  
 २४३, २४६, २९९, ३२४,  
 ३२५, आनन्दकहाँ २४१  
 २४२, आनन्दलाई १९१,  
 २४६, २९५, २९७, २९८,  
 २९९, ३०५, ३२५, ३३३,  
 ३३५, आनन्दलाई बोला-  
 उन पठाएँकी थिइन् २४१,  
 आनन्दले १८९, १९०,  
 २३८, २४३, २९६, २९७,  
 २९९, आनन्दसंग २४२,  
 ३२५, आनन्द मिक्षाटन्  
 जानुहुंवा २३८, अनुरुद्धले  
 २४१, उदायीले २३८,  
 २४२, उपवान २४३,  
 कामभू २४२, खेमक २४४,  
 चुन्दलाई ३००, छश्चलाई  
 २४३, छम्भले २३९, दास-  
 कलाई २४४, धस्मिक  
 ४०४, ४०५, नारद २४३,  
 पविट्ठ २४३, पिण्डोल  
 भारद्वाज २४३, मुसिल  
 २४३, सारिपुत्र २४३,  
 २५९

इन्द्रियवगो २४१

इसिदत्तसुत्तं २४०

इच्छानज्ञल ३४

इच्छानज्ञलक ३४, नामक उपासक  
 ३६

इद्धिपावसंयुत्तं ५०

इलाहाबादबाट २१७

इसिदत्तत्थेरसगाथावण्णना १३५

इसिदत्तसुत्तं १३६

इसिदत्तो ब्रह्मचारी अहोसि १३३

उ, ऊ

उष्कट्टा नगर ३४

उख्लेप कटवच्छत्थेरस्स अपदानं  
 ४९

उख्लेप कटवच्छ स्थविरका ४९

उगग गृहपति ३९७

उगगह ३८, ४०, ४१, ४२, को  
 निवासस्थान हो ४१, ले  
 ३९, ४२, सुत्तं ४०, सुत्त-  
 वण्णना ४०, ४१, ४२,  
 ४३, ४४, ४५, ४६

उद्ग्रह ४०	५५, आजीवक ५५, सुत्त-
उग्रसरीर २४०	५५, सुत्तवण्णना ५६
उद्गत शरीर ब्राह्मण २४०	उपविकलेससुत्तं २४४
उण्णाम ब्राह्मण २४१	उपविकलेससुत्तमा ४३५
उत्तर माणवले ३७९	उपवानसेंग २४४
उत्तर माणवादि ४२०	उपवानसुत्तं २४४
उत्तरा उपासिकामा पनि २६४	उपालि ५९, का आमाबाबुहरूलाई
उदानटुकथा २७२, २७३, ले ३४	६४, गाथा ६१, वारकवत्यु
उदानपालि २७३	६३, भागिनेष्य उपालि
उदायीसुत्तं २३९, २४२	६०, बगो ६१, लाई ८६,
उदुम्बरिकसुत्तं ९१	ले ६३, ६४, ले घोषणा
उदेनत्थेर अपदानं ५०	गरे १२३, स्वयंले पछि
उदेन ४८, उपासक ५०, ५२,	बताएका कुरा ६९, स्थविर
उपासकले ५२, चेतिय	६०, स्थविरले ६१, ६२,
५०, थेर ५०, राजा ४९,	केटा ६१, ६३, केटोले
यक्ष ४९, राजाको सम्बन्ध-	६४, कथा ६०, लाई प्रद्र-
मा ५०, राजासेंग २२७,	जित गराएका थिए ६०,
राजाकी एक महिषी	पञ्चकं ६१, प्रमुख ७९,
२५१, भन्ने बृक्षमा बस्ने	पुच्छाकथा ६१, गृहपति
यक्ष ४९, ले २४३, वत्यु	६१, ६८, ७४, ७९, ८४,
५०	८५, ९८, १०५, १०६,
उदयन ४८	१०७, १०८, १०९, ११०,
उचक ५७, मणिकापुत्र ५४, ५५,	१११, ११६, १२७, ४०१,
५६, ५८, मणिकापुत्रलाई	गृहपतिको घर १०७,
५८, मणिकापुत्रले ५६,	गृहपतिको चित्त १०४,
मणिकापुत्रका कुराहु	

गृहपतिको मनमा १०९,  
गृहपतिको शिष्यत्वमा ३६१, ३६३, मा २७७  
आउनसकछ ८४, गृहपति-  
को शिष्यत्वमा १०७, उरच्छदा २०२, राजकन्या २०३,  
गृहपतिलाई ८०, ८७, ले २०३  
१००, १०६, ११२, १२४,  
गृहपतिले ६१, ६२, ८२,  
८५, ८६, ८७, ९०, १११,  
१२७, गृहपति विद्वान् छन् ४८  
८६, गृहपति हास्रा शिष्य-  
त्वमा आए ९७, को घर  
१०९  
उपकसुत्तं ५६, ६१, ६२, ७०  
उपकसुत्तवण्णना ५८, ६१, ६८,  
६९, ७१, ७४, ७६, ७९,  
८०, ८१, ८६, ८८, ९०,  
९१, ९२, ९४, ९८, १००,  
१०४, १०५, १०९, ११५,  
११६, १२२, १२४, १६०,  
ले ७३, ७८, ८०, मा ९५  
उपकवर्गो ४३३  
उपासकसुत्तं ३६  
उपासकसुत्तवण्णना ३४  
उदोसथ ३०२, वर्गो २४१, सुत्तं  
३९०  
उरगवर्गो २७४, ३१०, ३१५,  
३६१, ३६३, मा २७७  
उरच्छदा २०२, राजकन्या २०३,  
ले २०३  
ऊणभि ब्राह्मण २४१  
ऊनबीसतिमपाचित्तियं २३९  
ऊनबीसतिवस्स उपसम्पादने ६३  
**मृ**  
ऋद्धिविधनिर्देश २६६  
ऋषिदत्त १३५, १३६, स्थविर  
१३५, १३६, स्थपति  
स्वोतापन्न थिए १३३,  
स्थपति सकृदागामी १३३,  
स्थपति मिगसालाका  
काका हुन् १३३, र पुराण  
१३७, र पुराण स्थपति  
१३३, र पुराण स्थपतिहरू  
१३२, १३९, १४०, १४१,  
र पुराण स्थपतिहरूले  
१३८, १४०, लाई अबह्य-  
चारी भनी लेखेको छ  
१३७, चाहिं अबह्यचारी  
स्वदार-सन्तुष्टी थिए १३३  
ऋषिपतन ३९७, को ३९५, मृग-  
दायमा बस्नुभयो १९९

ए, ऐ, ओ

एकधम्मपालि ७८

एकत्थस्मिन्दकत्थेर अपदानं ४९

एतदगगपालि ६१

एतदगगवगो ६०

एरावण ४१४

ऐरावण ४१६, ४१९, को चाहिं

बीचबाटामा ४१८, भन्ने

नागराजा ४१४, ४१५

ओदुद्विलिच्छवी २४०

ओरम्मागियसुत्तं २०६

क

कवकरपत्त ३४३, निगमवासी ३४२

ककरहवा ३४३

ककुधवेवपुत्र २३८, ले २३८

ककुधवगो २३८

ककुधा २९३, नदीमा जानुषएको

कुरा ३००

कन्थकविमान १८६

कन्दरसुत्तं २२३

कपिलवस्तु ९, ४३५, को ४३४,

४३८, स्थित ४४०, ४४८,

बाट ४३४, ४३७, मा

४४६, मा पाल्नुहुँदा २३७,

वासी ४३४, ४३७, वासी

हुनुहुन्छ ६०

कपितक स्थविर ६०

कम्पिल देशको १५८

कम्बोजसुत्तं २३८

कम्मारपुत्त चुन्दवत्थु २७७, २९०

कम्मासदम्म निगममा २३४

कलन्दकनिवापमा १, ६३, ३१८,

३५४

कल्याणभन्ति १५०, १५३, १५५,

गृहपति १५४, १५६, गृह-

पतिलाई १५४, गृहपतिले

१५५

कश्यप २६८

कश्यप अरहत् सम्यक्सम्बुद्ध १९०,

१९१, १९९, २०१, ले

२०८, २११, को कुटीमा

२१२, २१३, को उपस्था-

क १९२, को आराम

१९४, को दर्शनार्थ १९२

कश्यप बुद्धका पालाका १८४

कश्यप बुद्धको पालामा १८७

कश्यप भगवान्को शासन ३५९

कथयप सम्यक्सम्बुद्धको दर्शनगर्नु	कुकुटाराम २३३, ३२२, ३२४
साधुसम्मत छ १९६	कुकुट ३०४, ३०५, नवीमा नुहाई ३००
कल्जातकं १८९	कुकुटा २९९, नवी ३९९
कात्यायन महास्थविरकहाँ प्रभजित भई १३५	कुकुरवतिकसुत्तं मा ७६
कापी भन्ने एक पुत्र २१८	कुरुदेशको कम्मासदमनिगममा २३४
कामभूसुत्तं २४३	कुरुदेशासी २३३
कालमही ३६०	कुलसुत्तं २९
कालावक ३०२	कुवेर ४१५
कालिङ्गारण्य ९५, ९६	कुशीनगरमा २७४, गएको खण्डमा २९८, पुग्नुभयो ३०२
काली भन्ने भार्या २१८	कुशीनगरमा परिनिर्वाण हुँदा २९८
किकी २०१, राजाले २१५, लाई १९९, ले २००, २०१, २०२	कुशीनगरमै जान चाहनु भएको हो २९८
किम्बिलहरुसंग ४३५	कुशीनगर हो त्यहाँ जाओ २९५
किमिल ६०	कुसम्ब २१७
काशोका राजा ३५२, किकी २००, किकीको निवासस्थान २०१, किकीलाई २०२, किकीले १९९, २१५	कुसम्ब २१७
काशीबाट बज्जीमा १४३	कुशसांकृत्य ४२०
कुकुट २१८, २२२, २२३, सेठले ३२२, ३२४, सेठले बना- एको विहारको नाम २३३, थेठी २२७	केवट १७७, गृहपति १५७, १५८, गृहपतिलाई १६१, १६२, गृहपतिले १५८, १६१, १६२, १६४, १८३, गृह- पतिपुत्र १६०, १६३, गृह-

- पतिपुत्रले १६०, द्वार  
१५९, ब्राह्मण १५८, सुत्तं  
१५८, १६०, सुत्तवर्णना  
१५७, १५८, १६०, १६१,  
१६३, १६४, १६८  
कोण्डञ्जबुद्धकहाँ ४९  
कोण्डञ्जबुद्धवंसवर्णना ४९  
कोतुहलिक २१८  
कोलियपुत्र ३४३  
कोलियजनपदवका ३४२  
कोलियका पूर्वजहरू ३४४  
कोलियजनपदको ३४३  
कोलियहरूको निगममा ३४३  
कोशलजनपदवका उदेन ५१  
कोशल वेशको ४०३  
कोशलमा १८७  
कोशलमा चारिका गर्दै ८, ९, २९,  
११०  
कोशल राज्यको ३४, वक्षिणपट्टि  
२१७  
कोशलवासी ४८  
कोसम्बकवखन्धकं २३६, ३५२  
कोसम्बकवखन्धमा ४३६  
कोसम्बकसुत्तवर्णना ९, १६०,  
२१७, २२५, २२७, २२९,  
२३३  
कोसम्ब २१७  
कोसम्बिजातकं २४४  
कोसम्बिय वा कोसम्बकसुत्तं २४४  
कोसम्बसुत्तं २४३  
कोसम्बी २१७  
कोतुहलिक २१८, ले २२१  
कोशम्बी २१७, को घोषिताराममा  
२४६, को निमित्त प्रस्थान  
गर्नुभयो २३३, बाट  
निस्केर २३२, नगर २१७,  
नगरमा २१७, २२७,  
नगरमा आउदये २२८,  
मा २२५, मा गई २१८,  
मा पुगी २३३, मा पनि  
पावारिक भन्ने सेठ यियो  
७०, मा आइपुगनुभयो  
२३४, मा विवाद भएका  
भिक्षुहरूलाई ३५२, मा नै  
गए २३०, मै फर्केर गए  
२३३, रहन गएको हो  
२१७, वासी ९, ४९, ५०,  
१६०, २३६, वासी कुकुट  
सेठ ३२२, वासीहरूको-  
निमित्त २३५, सेठकहाँ  
२२६ .

ख

खज्जसुत्तं ३९८  
 खण्ड सुमन २७३  
 खण्डसुमनत्येरस्तगाथावण्णना २७४  
 खन्दकवग्गो २४४  
 खन्दसंयुत्तं ३९८  
 खाणुकोण्डञ्ज स्थविरमा २६३  
 खिलसुत्तं ३७०  
 खुञ्जुत्तरा ७१, २३५, उपासिका  
     ६९, कथा ९, २१८, २१९,  
     २२२, २२७, २२८, २३०,  
     २३४, को सम्बन्धमा  
     २३५  
 खुद्दकवथुविभङ्गो ११९, १२०,  
     १२२

खेत्रपमसुत्तं १६  
 खेमकसुत्तं २४४  
 खेमीय आन्नवनमा ५०

ग

गगरा २५८, मन्ने पुष्करिणी  
     २५६, पुष्करिणीको तीरमा  
     २५६

गङ्गेय ३०२  
 गन्धमादान तिर लागेर जानुभयो  
     २२३  
 गया र बुद्धगयाको तीन गाउत  
     बाटोको बीचमा ५५  
 गयाशीर्षमा बसिरहेका १६९  
 गामणि १२, १३, १४, १७, १८,  
     १९ २२, २३, २४, २७,  
     २८, ३०, ३२, ३३, ३१९,  
     ३२०, संयुत्तं ३, ११,  
     १६, २५०, २५२, २५३,  
     ३१६, ३१८, ३२०  
 गिञ्जकावसथमा ३३८  
 गिलानसुत्तं २९६  
 गृद्धकूट पर्वतमा ५४, ५६, ४०४,  
     ४०५  
 गोकुलङ्कविहार ३९४  
 गोतमबुद्धवंसवण्णनाले १८५, १८६  
 गोतमीवग्गो ३४३  
 गोपकमोगलनानसुत्तवण्णना २५१  
 गोतमसंग ८०

घ

घटिकार २०४

- घटिकार कुमाले १८४, १८६,  
१९६, १९७, १९८, २०४,  
२०५, २०६, २०८, २११,  
२१३, लाई १९२, १९३,  
१९४, १९५, १९६, १९७,  
२११, २१३, २१५, ले  
१९२, १९४, १९५, १९६,  
१९८, का आमा-बाबूहरू-  
संग २०७, २१०, का  
आमा-बाबूहरू थिए २०७,  
२१०, का आमा-बाबूहरूले  
२१२, को सम्बन्धमा  
१८६, को लाभ हो २११,  
को मनमा २०४, को घर  
२१४, को घरमा गई तृण-  
खोज २१२, को १९२
- घटिकार भन्ने कुमाले १९१, थिए  
१८८
- घटिकार देवपुत्रको कथामा १८५  
घटिकार देवपुत्रको नामले १८४  
घटिकार देवपुत्रले १८६  
घटिकार बहा १८५, ले १८५  
घटिकारसुत्त १८५, १८६, १८७  
घटिकारसुत्तमा १८४, १८५, १९५,  
१९७, १९८, २००, २०३,
- २०९, २११, २१३, २१५,  
ले १९१
- घोटमुख ब्राह्मण ५०, लाई ५०
- घोषक गृहपति २३६, २४१, २४६,  
को २१८, को पति २६५,  
वा घोषितलाई मार्न सके-  
नन् २२६
- घोषक देवपुत्र २२४
- घोषित २१८, २२६, २६५, गृह-  
पतिको सम्बन्धमा २३५,  
गृहपतिले २४६, श्रेष्ठीका  
२२७, श्रेष्ठीले पालेका  
थिए २२७, सेठले बनाए-  
को विहारको नाम २३३
- घोषिताराम २३३, २३६, मा  
२३८, २४१, २४४, मा  
बसेका कुराहरू २४१;  
२४३, मा बसिरहनु  
भएको बेलामा २३९,  
२४२, बाट २३६, बनाए-  
का थिए २३६
- घोसकबत्थु २२०, २२२, २२४,  
२२५, २२६
- घोसकसुत्त २३६, २४१, २४६

घोसकसेट्टिनो उप्पत्ति २१९

घोसितसुत्तवण्णना २४९

### च

चक्रवर्तिराजसुत्तं १४९

चड्डी ४२०

चण्ड २५०, चण्ड २५३, गामणि

२५१, २५३, गामणीको

नाम २५०, गामणीले

२५२, २५३, २५४, भनी

भन्दछन् २५४, पञ्चाल

२५१, पञ्जोत २५१,

२५२, प्रदञ्जोत २५१,

२५२, सुत्तं २५२, २५३,

सुत्तवण्णना २५०, २५३,

काली २५१

चतुर्त्यसङ्घादिसेसो २५१

चन्द्रप्रदञ्जोत २५२

चन्द्रप्रमसुत्तं ३९९

चम्पा नगर २५६

चम्पा स्थित २५८

चम्पावासी उपासकहरू २५८,

२५९, ले २५८

चम्पेय नागराजा भएको वेलामा

१०२

चातुर्महाराजाहरू १७५, १७६

चातुर्महाराजिकमा बस्ने ४९८

चातुर्महाराजिक देवहरू १७५, ले

१७५

चातुर्महाराजिक देवलोकमा १०३

चापा ५५, येरीगायावण्णना ५५

चित्त गृहपति ६९, ३९७, लाई

१२६, संग १३५

चिन्संयुतमा १३६

चित्र गृहपतिका अदृष्टमित्र १३५

चित्र गृहपतिको घरमा १३५

चुन्द ३००, ३०५, ३०६, ३१२,

कम्मारपुत्र २७२, २७७,

२८०, २९०, २९१, २९५,

कम्मारपुत्रको २७५,

कम्मारपुत्रको चिन्तालाई

३०८, कम्मारपुत्रको

आग्रवन २७३, कम्मार-

पुत्रको आग्रवनमा २७४,

२८०, २९०, कम्मारपुत्र-

को भोजन २९५, कम्मार-

पुत्रको भोजनपछि ३०२,

कम्मारपुत्रको भात खाए-

पछि २९७, कम्मारपुत्रको

सम्बन्धमा २७२, कम्मार-

पुत्रले २७४, २७७, २७८,

- २८२, २८८, २९०, २९१, २९३, २९४, ३०८, ३११, कम्मारपुत्रलाई २९१, २९४, २९५, ३०५, कम्मारपुत्रसंग २७७, २८०, को आश्रवनमा २७३, को भोजन चाहि ३०६, ले २७४, ३०८, ३११, ले दिएको भोजन गरेर ३०७, ले यो देखेर पनि ३११, राजकुमार २७५, लाई पनि ३०८  
**चुन्दक** २७६, ३०१, ३०२, ३०३, ३०५, लाई ३०१, ले ३०१, ३०५  
**चुन्द** (**चूल**) २७६, (**महा**) २७६  
**चुन्दटिल** २७७  
**चुन्दत्थिक** २७७  
**चुन्दथेर** अपदानमा २७६  
**चुन्द समणुद्देस** २७५, २७६, २७८, ले उपस्थान गरिरहेका २७८  
**चुन्दसुत्तं** ११, १७५, २७७, २७८, २८०, २९०, ३१०, मा २७६  
**चुन्दसुत्तवण्णना** २७२, २७३, २७४, २८०, २९१, २९२, २९३, २९४, २९७, २९८, ३०४, ३०५, ३०८, ३१४, ३१५, ले २९६, ३०२, ३११  
**चुन्दसुकरीक** २७६  
**चुन्दसुकरिकवत्थु** २७७  
**चुल्लअनाथपिण्डिक** ३९७  
**चुल्लनन्दिय** ४३७  
**चुल्लराहुलोवाद** सूत्र १०५  
**चूलगोसिङ्गसुत्तमा** ४३५  
**चूल** चुन्द २७६. को नाम २७६  
**चूलनन्दियज्ञातकं** ४३७  
**चूलदुखखबन्ध** सूत्रमा १०३  
**चूलनी** ब्रह्मदत्त १५८  
**चूलपन्थ** महापञ्चविरले छं २६१  
**चूलवग्गो** ४०१, ४०८  
**चूलहत्थिपदोपमसुत्तवण्णना** १२१  
**चेतनासुत्तं** ३९८  
**चेतियसुत्तं** ५०  
**चेतियसुत्तवण्णना** ५०  
**चेतीय देशमा** २७८

छ

छक्कनिपात ३३६

छहन्त ३०२, हस्तीराजा भएको  
बेलामा १०२

छन्दक नामक सारथी २३७

छन्नको उपस्थाक २३९

छन्नयेरगाथावण्णना २३७

छन्न भिक्षुलाई निन्दागरी २३७

छन्न भिक्षुले २३७

छन्नलाई निन्दागर्नु भई २३९

छवर्गीय भिक्षुहरूमध्येका हुन् १५१,  
१५२

छसक्यपद्बज्जकथा ६०

ज

जटिल गृहपतिको पनि २६५

जम्बुद्वीपमा ३१६

जाणुस्सोणि ४२०

जाणुस्सोणिवग्गमा ११

जाणुस्सोणिवग्गो २८०

जातकटुकथा ४०३

जातीयवनमा ४०

जालियसुत्त २४४

जालियसुत्तवण्णना २२५, २२७,

२२८, २३०, २३१, २३२

जीवक आम्रवन ७०

जीवक वैद्य २५१, लाई पठाई  
२५१

जेतवनको आसपासमा २३२

जेतवनमा बसिरहनु भएका ४३८

जेतवनाराममा ३६, ४००, ४१८,  
फक्केर जानुभयो ३६१,  
बसिरहनु भएका बुद्ध भग-  
वान्ले ३६१जेतवनारामको कर्ते आसपासमा  
१३२जेतवनारामको आसपासमै थियो  
१३८जेतवन महाविहार दानदिएको  
घटनाबाट ४०३जेतवन विहारमा २३१, बसिरहनु  
भएका बुद्ध ३६७

जेतवनमै फक्केर जानुभयो ३९४

जोतिपाल १९२, १९३, १९४,  
१९८, माणव १९६,  
१९७, १९८, १९९, २१६,  
माणवको पटुका १९४.

माणवलाई १९२, १९३,	३१८, ३१९, ३२१, अर-
१९५, माणवले १९२,	हन्तहरूमध्येमा एक भए
१९३, १९४, १९७,	३२१, सुत्तं ३१८, सुत्त-
माणव थिए २१६, नामक	वणना ३१६, ३१७,
माणव १९२, भन्ने माणव	३२०
थिए १८७, भन्ने ब्राह्मण	तालपुट्ट्येरगाथा ३१७, वणना
१८४	३१६, ३१७
जोतिक भन्ने गृहपति ३५३, ३५५	तिलमुट्टिदायकत्येर ४३६, अपदानं
जोतिक गृहपतिको ऋद्धि २६५	४३६
जोतिक गृहपतिका पुत्र ३५१	तुषित भन्ने देवहरू १७७
जोतिक गृहपतिलाई ३५४	तुषित लोकमा उत्पन्न भए ४०६
जोतिक गृहपतिले ३५५	
जोतिकलाई पठाई ३५१	

थ

त Dhamma.Digital

ततियगिलानसुत्तं २७६	थपति १३८, सुत्तं १३७, सुत्त-
तस्ब ३०२	वणना १३२, १३३,
त्रयस्त्रश दिव्यलोकमा ४३६	१३७, १३८, १३९, १४१,
त्रयस्त्रश देवलोकमा १०३	१४५, १४६, १४९
त्रयस्त्रश भवनमा बस्ने ४१६	युत्तलनन्दा भिक्षुणीका साथ बस्द-
त्रयस्त्रश भवनमा उत्पन्नभई २२४	थिन् २५१
त्रयस्त्रश भन्ने देवहरू छन् १७६	थेरगायापालिमा ३१७
तारक ४२०	थेरगाथटुकथानुसार ३६२
तालपुट १, ३१६, नटगामणि	थेरगाथा अटुकथाले २७४
३१८, ३२०, नटगामणिले	

द

दण्डकारण्य १५, १६

दब्बमल्लपुत्र १५४, ले १५४,  
१५६, संग यस्तो भने  
१५४

दश आघातवत्थु ३६८

दशम गृहपति ३२२, ३२४, ३२५,  
ले ३२३, ३२५, ३३३,  
३३५

दल्हधम्मजातकं २४४

द्वापञ्जासमपाचित्यमा ६०  
दारकम्मिक ३३६, ३३८, ३४१,  
गृहपतिसंग ३३८, लाई  
३३६, ३३७, सुत्त ३३८  
दारुपत्तिक परिक्राजकका अन्तेवासी  
२४०

दानमहफलमुत्तं २५८, २६९  
दानमहफलसुत्तवण्णना २६७, २७१  
दासकम्मिकमुत्तवण्णना ३३६, ३४१  
दीघजानु ३४३, कोलियपुत्र ३४२,  
कोलियपुत्रले ३४३, सुत्तं  
३४३, सुत्तवण्णनाले ३४४  
दीघंजानु ३४३, कोलियपुत्र ३४२  
दीघंतपस्त्री ७१, ले ८४  
दीघंतपस्त्री निगण्ठ ७१, ७९, ८५,

१०८, लाई ७३, ७४, ८०,  
८१, १०७, ले ८८, ७१,  
७४, ७५, ८१, ८२, ८४,  
८७, १०७, ले सुने १०६,  
संग ७२, ८७, संग केही  
कुरा भएको थियो त ?  
८१, आएका थिए ८७

दीघनिकायटुकथा २२७, २७२,  
२७३

दीघनख सूत्रमा १०५  
दीघर्यु ३५१, ३५२, ३५४  
दीघावु ३५१, ३५२, ३५४, ३५७,  
उपासक ३५१, ३५३,  
३५८, उपासकको ३५५,  
उपासकको घर ३५१,  
उपासकको निवासस्थान  
३५५, उपासकको मृत्यु-  
भयो ३५८, विरामी छन्  
३५४, ३५५, उपासकलाई  
३५५, ३५७, उपासकले  
३५४, उपासकमुत्तं ३५३,  
३५४, कुमार ३५२, ३५३,  
कुमार राहुल ३५३, कुमा-  
रस्सवत्थु ३५३, वत्थु  
३५२, वालक ३५२  
दीघलम्बकवासी ३५२

बीघितिकोसलजातक ३५२	३६०, ३६१, ३६५, ३७७,
बीघिति भन्ने राजाका छोरा ३५२	३८२, ३८७, ३८८, र
दीपङ्कुर बुद्धको पालावेखि ३७८,	उनकी पत्नीले ३९२, र
३८२	उनकी पत्नी ३९१, बहुत
दुस्सपावारिक ९, ७०	हर्षित भए ३८७, कुम्भकाश
देवदत्त १२०, का अनुयायी थिए	३६२, कुम्भकारपुत्र ३६३,
५६, को क्रूरताको बारेमा	सुत्तं ३६३, ३६५, सुत्त-
४३७, लाई नरकामी	बण्णना ३६१, ३६५,
मन्मुमण्डको कुरा ५४, ले	३६६, ३७०, ३८६, ३८८,
२३७, ले मनमा चिताएका	३९०, ३९४, मिक्षु ३६२,
कुरा २३८, ले सञ्ज्ञभेद	को मनमा ३८६, र उनकी
गरी १६९, समर्थक हुन्	भार्या ३९४
५४, हरू ६०	धनिय गोप ३६१, ३६३, ३६५,
देवतावग्गो २३८	३७०, ३८५, ३८६, को
देवतासंयुत्तं १८५, १८६	कुटीको माथितिर ३६८,
दोणसुत्तवण्णना १२२	र उनकी पत्नी ३६७, ले
द्रोण ब्राह्मण २९८, ले २९८	३५९, ३६७, ३७३, ३८६
घ	
घनञ्जय सेठ ३९, को छोरी ३९	धनियत्थेरसगाथावण्णना ३६३
घनपाल १२०	धर्मकोष्ठ ३५९, नगरवासी ३८३
घनिय ३९२, को घरतिर ३८६,	धर्मविज्ञ ३, ९८, ३९५, ३९७,
को घरमाथि आइपुग्नुमयो	३९९, ४००, उपासक
३६१, को मनमा अद्वा	३९७, उपासकका ३९५,
उत्पन्न भयो ३८७, ले	उपासकले ३९५, ३९८,
	सुत्तं ३९७, सुत्तवण्णनाह
	३९७, ३९८, ३९९
	धर्मविज्ञ ३९५, ३९७

धर्मचेतियसुत्तवण्णना १३४  
 धर्मपद्धक्याले २२४  
 धर्मसंग्राहकहरूले २५०  
 धर्मिक ४०१, ४०३, ४०६, ४०७,  
     ४०९, लाई ४०५, उपासक  
     ६९, ४०५, ४०६, ४०८,  
     ४१६, ४१८, उपासकका  
     ४०५, उपासकवत्यु ४०६,  
     उपासकले ४०९, (आयु-  
     ष्मान्) ४०४, स्थविर  
     ४०३, थेर ४०२, ४०३,  
     त्थेरगाया ४०४, त्थेरस्स-  
     गायावण्णना ४०४, वरगो  
     १३२, २७६, २७८, ४०८,  
     वरगोमा ४०५, स्थाल  
     ४०७, सुत्त ४०५, ४०८,  
     ४०९, सुत्तवण्णना ४०१,  
     ४१२, ४१३, ४२०, ४२१,  
     ४२९, ४३३, त्थेरवत्यु  
     ४०३  
 धातुविभज्जको उपवेश ३६३  
 धातुविभज्जसुत्त ३६३  
 धार्मिक ४०१, ४०७, उपासक  
     ४०९, नामक उपासकहरू  
     ४०५

न  
 नन्दन वन जस्तै ४०६  
 नन्दवत्स ४२०  
 नन्दमाताको घरमाथि पुगे ४१६  
 नन्दमाताको भकारी जस्तै ४१७  
 नन्दमाताले ४१७  
 नलकपानसुत्तमा ४३६  
 नलपानजातक २१४  
 नलपान पोखरीको आसपासका  
     बाँसहरूमा २१४  
 न्यग्रोधाराममा ४३४, ४३८, ४४०,  
     ४४८  
 नन्दिय ४३५, ४३६, ४३७, ४४०,  
     ४४१, ४४३, ४४६, ४४७,  
     ४४९, ४५०, ४५२, ४५३,  
     स्थविर ४३५, त्थेरस्स-  
     गायावण्णना ४३५, परि-  
     ज्ञाजक ४३६, परिज्ञाजकले  
     ४३८, बाँदर ४३७, मिग-  
     जातक ४३९, मिगराज-  
     जातकमा ४३८, मृग  
     ४३७, मृगराजाको कथा  
     ४३७, मृगराजाले ४३९,  
     राजा ४३६, शाक्य ४३४,

- ४३७, ४४०, ४४८, ४४९,  
शाक्यको ४३४, शाक्यलाई  
४३८, ४३९, ४४०, ४४१,  
४४६, ४४८, ४४९,  
शाक्य, सबकसुत्तं ४३८,  
४४०, सबकसुत्तवण्णनाले  
४४१, स्सवत्थु ४३६,  
सुत्तं ४३६, ४३८, ४३९,  
४४६, ४४८, सुत्तवण्णना  
४५१
- नातिक स्थित ३३८  
नादिक ३३८  
नालक गाउँमा २७८  
नालन्दा ८, ९, ११, २९, नगर  
७०, १५८, स्थित ७०,  
को २१, १२७, का  
मानिसहरू १६३, का सबै  
प्राणीहरूलाई ९३, को  
पावारिक आम्रवनमा ११,  
१६, १६०, नगरवासी  
१५८, मा जानुभयो ९,  
१०, मा २९, ८०, ९७,  
१५७, मा बस्दथे ३०, मा  
बसिरहेका थिए ७१, मा  
मिक्षाटन् गरी ७१, मा  
ऋद्धि देखाउनकोनिमित्त
- ११९, वग्गो ९, वासी ९,  
६१, ६८, १५७, १६१,  
१६२, वासी पावारिक  
सेठको आम्रवन १६०,  
समृद्ध ९३, १५८, १६१,  
१६२, सुत्तं १२७, सुत्त-  
वण्णना ९, ७१
- नाला ५५  
निगण्ठ-नाटपुत्र ९, ३०, ७१, ७९,  
९१, १०७, १०८, १०९,  
११०, १११, का प्रमुख  
दाता हुन् ६१, का श्रावक  
हुन् ११६, का सेवक ६८,  
को ७, ९, को कथनानुसार  
त २२, २३, २४, को  
कुरा सुनी ३१, को शिष्य-  
त्वमा ८, को शिष्यत्वलाई  
छाडी ६२, लाई ६१, ८१,  
८२, ८४, ८५, १०७,  
११०, १११, ११६, ४२०,  
ले ८, २१, २२, ३०, ६८,  
७२, ७३, ८०, ८८, ९१,  
११२, १२५, सोंग ६८
- निगोधरामे ४४०, ४४८  
निदानसंयुत्तं २४३  
निब्बेधिकसुत्तं ७६

निर्माणरति देवलोक ४६	परन्तप राजाका पुत्र ४९
निर्माणरती भन्ने देवहरू १७७	परन्तप राजाका छोरा ५०
निरोधमुत्तवण्णना ४५२	परनिर्मितवशवर्ती भन्ने देवहरू १७७
प, क	पर्वत राष्ट्र ३५९, को ३६३
यञ्चकमातिकनिहेसो २०६	प्रसेनजित कोशल १४५, का-
यञ्चसट्टिमपाचित्तियं ६४, ६६	विश्वासी १३४, राजासंग-
यञ्चालचण्ड २५१, देवपुत्रले २४२	संग १३४
यञ्चाल नगरवासी १५८	पहास ३२१, भन्ने नरक ३२०,
यज्ञोत २५२	भन्ने देवताहरूको सह-
यटिसभिदाविमङ्गो ६९	वासमा ३१८, ३१९,
यटिपदावग्नो २४३	३२०
यठमपुञ्जाभिसन्दनसुत्तं ३०१	पाचीनवंसदायमा ४३५
यठविकसिणनिहेसो २१०	पाचीनवंसदायगमन कथा ४३५
यष्ठर ३०२	पाटलिगामियवग्नो २७७, २९०
यण्डमुटिक २००	पाटलियगामियवर्गमा २७७
य्रदघोत २५२	पाटलिपुत्रमा ३२२, ३२४, ३२५
यपञ्चसूदनी २२७, ले ६९, १९८,	पाटलिपुत्रवासी ३३५, कुकुट-
२१७, ४०४	सेठले ३२४
यञ्चतरहुँ ३५९	पापी मारले ३९३
यञ्चअप्सरा ४१४	पारायनत्थुतिगाथा ४१६
यच्चिनी ४१४	पारिलेयवनमा जानुमयो २३६
यरजित ३, ४, ५, भन्ने नरकलोक	पावाबाट कुशीनगर ३०२
४, भन्ने देवताहरूको सह-	पावा स्थित २९०
वासमा ५	पावा नगरमा २७३

- पावा नगरवासी हुन् २७२  
 पावामा १२५, २८०, २९०, लगे १२५  
 पावारिक ७१, २१८, आञ्च्रवन ९, १६०, २३३, आञ्च्रवनमा ७, २१, २९, ६९, १२७, आञ्च्रवन हो ८५, नामका सेठहुँ ९, लाई ९, सेठको आञ्च्रवन ११, १६०, सेठले बनाएको विहारको नाम २२३, थेठी २२७, भन्ने एक सेठ थियो ७०, को आञ्च्रवनमा ७०, ७१
- पावारिकाराम ७०  
 पावारिय ७१  
 पावा हो त्यहैं पुग्नुभयो २९०  
 पासरासियसुत्तवण्णना ५५  
 पासादिकसुत्तं २७५  
 पाषाणक चैत्यमा ४१६  
 पिङ्गल ३०२  
 पिण्डोल भारद्वाजले २३९  
 पिण्डोल भारद्वाजसुत्तं २४०  
 पियबग्गो ४३६  
 पियदस्सी बुद्धका ४०६  
 पियदस्सी बुद्धबंसो ४०६
- प्रियदर्शी बुद्धका ४०६  
 प्रियंकरमातामा जस्तै २६५  
 पुष्टकरसाती ४२०  
 पुकुकुस्स मल्लपुत्रको कथा ३००  
 पुरगलबग्गो १२६  
 पुञ्जाभिसन्दनबग्गो ३०७  
 पुराण चाहि ब्रह्मचारी थिए १३३  
 पुराण स्थपति सकृदागामी भन्ने १३३  
 पुराण स्थपति स्रोतापन्न हुन् १३३  
 पुराणलाई ब्रह्मचारी १३७  
 पुराणो ब्रह्मचारी अहोसि १३३  
 पुनब्बसुमाता यक्षिणी युँ २६५  
 पूरणकश्यपादि ४२०  
 कासुविहारबग्गो २३८
- ब
- बक्कुल २६३  
 ब्यरघपञ्ज ३४४, ३४५, ३४६, ३४७, ३४८, ३४९  
 ब्यन्नपञ्च ३४४  
 बदरिकाराममा २४४  
 ब्रह्मकायिक देवहुँ १८०, ले १७८, को सहवासमा २७०  
 ब्रह्मकायिक भन्ने देवपुत्रहुँ १७८

ब्रह्मजालसुत्तवण्णना ११	बुद्धको दर्शन-सम्पत्ति ८६
ब्रह्मादत्तले ३५२	बुद्धको समयमा ३९७
ब्रह्मायुद्धाहण ३७९, का शिष्य ३७९	बुद्धको श्रीमुखबाट २५६
ब्रह्मायुसूत्र १०५	बुद्धगयाबाट सारनाथ गइरहनु भएको बेलामा ५५
बाकुल २६३	बुद्धगुणयुक्त पत्र पाएर ३६२
बालकिनीय परिषद् ७९	बुद्धचक्रधारा लोकमा हेर्नुभई ३६७
बाहिय र आयुष्मान अनुरुद्ध २४०	बुद्धलाई कहीत्यं देखेका छुन् न् ८५
ब्राह्मणवग्गो ५५	बुद्ध हनु भएको विशातिर १३४
बिदेह देशको बीच भागमा ३५९	बेलुव गाउँ ३२२, ३२५, मा ३२४
बिम्बिसार ३८, राजाले २५१, ३६२, राजाका छोरा	बोजकङ्गसंयुतं २४४, २७६
२७५, राजाका एक मित्र २५१, राजाको ३६२	बोधिराजकुमार ४९, सुत्तवण्णना ४९
बिलारजातकं ४०७	Dhamma.Digital भ
बुद्ध भगवान् ५५, ६३, १३४, ४०१, ले २५७, ३५१, ले	भगु ६०
स्वीकार्नु भएन १५७, हुनुहुन्छ ४५०	भद्रजिसुत्तं २४२
बुद्ध उत्पन्न भएको छ २२९	भद्रजिसंग २४२
बुद्धकहाँ जान चाहन्छौं २३१	भद्रवती नगरका २२७
बुद्धका गुणहरू सम्फूप्तर्थं १२४	भद्रवती श्रेष्ठीसंग २२७
बुद्धका गुणहरू सुनाउदै ६१	भद्रवती श्रेष्ठी भरेपछि २२७
बुद्धकालीन ब्रह्मादिवेष १८५	भद्रिक ४०
बुद्धको अन्तिम भोजन २७४	भद्रिय ६०, नगरको ४०, नगरमा ३८
बुद्धको अनुयायी बनेका कुरा २७३	भद्रिय नगरको ४०

भद्रिय नगरमा ३८	मनापकार्यिका देवताहरू २४१,
भरतसिंह उपाध्यायले ९, १३८, ३४३	उत्पन्न हुन्छन् २४१
भागिनेश्य उपालित्थेर अपदानं ६१	मनाप नामक देवताहरू ४६
भारद्वाज २६८, मिक्षुले २४०	मनोमय देवकाय ४५२, मा ४५२
भिक्खुनिविभङ्गो २५१	मनोरथपूरणी ३३६, ले २१९, २२७
भिक्खुनीसुत्तं २४१	मरणपरिदीपित उदेनवत्थु २२७,
भूतपाल स्थविर जस्तै २६३	२३०, २३१, २३४
भूमिचालधरणो ३९०	मल्लदेशको २७२
भूमिचालसुत्तं ३९०	मल्लदेशमा चारिका गर्दे २७३
भूरिदत्त नागराज भएको बेलामा १०२	मल्लमा चारिका गर्दे २९०
भृगु ३६८, २७०	मल्लमा चारिका गर्न जानुहुनेछ १४०

## म

मशखलीगोशाल ४२०	महाअनाथपिण्डिक ३९७
मखादेवसुत्तं १८९	महाउम्मगजातक १५८
मगधराज्यको ४१६	महागोविन्दसुत्तं ३९०
मगधबाट काशीमा १४३	महाचुन्द २७६, सुत्तं २७६, २७८, २७९
मञ्जल ३०२	महाचुन्द महास्थविरले २७९
मगसच्चनिदेवण्णना २१०	महाचुन्दथेरस्स गायावण्णनाले २७६
मगसंयुत्तं ४३६, ४३८	महाजनक जातकं ३५३
मच्छिकाकासण्डमा १३५	महाजनक राजा स्वयं बुद्ध ३५३
मजिक्षमनिकायमा १८४	महाजनक राजाको शीबली भन्ने
मनापकार्यिक देवताहरू ४६, २४१	महिषीका ३५३

महाघमपालजातकं ३९१	मातङ्गजातक ९५
महानाम शाकयले ४४९	मारले ३७८
महापरिनिव्वानसुत्तं २५६, २९०, मा २९९, ३००	मिगशाला १३२
महापरिनिव्वानसुत्तवण्णना २७२, २७३, २९१, २९२	मिगसालसुत्तं १३७, बाट १३२
महामही ३६०, नदी ३६०, नदी- को पारीतीरमा गई ३६०, भन्ने नदीको किनारमा ३६६	मुच्चलिन्दवरगो ३४, ३६ मुष्ठिय र जालियले २४० मुनिसुत्तवण्णना ५५ मृगदायमा ३९५, ३९७ मेधियसुत्तवण्णना ४५२ मेज्जारञ्जं ९५
महामौद्गल्यायन स्थविरलाई अभ्यास छ १६९	मेष्टडक ३८, का नाति ३८, ४०, ४१, ४२, नाति साल्ह ३८, सेठका नाति हुन् ३८, गृहपतिको पनि २६५, सेठका पाँचजनामा पनि २६५
महामौद्गल्यायन स्थविरले १६९	
महामौद्गल्यायनलाई सुनाएका यिए २३८	
महामौद्गल्यायनले २३८	मेत्तियभूमज्जक मिक्षुहरू १५०, १५१, १५२, १५३, १५४, १५५, १५६, लाई १५२, १५३, १५४, १५५, ले १५६
महायज्जवरगो २५८, २७१	
महावरगो २७९, ३३८, ४२१	
महासीहनादसुत्तं ४१३	
महाहिंथपदोपमसुत्तं ३७१	
मागण्डिय आहाणको २३३, कथा २३३	मेत्तियभूमज्जक १५२
मागन्दिय ४९	मेधारण्य ९५, ९६
मातङ्गारण्य ९५, ९६	मोनेयसुत्तं ३९९

य

यमकवग्गो २७७, ४०६

यमुना नदीको किनारमा २१७

यामा भन्ने देवहरू १७७

युगनन्धसुत्तं २४३

युगनन्धसूत्र २४३

युगनन्धकथावण्णना २३२, २३३

योधाजीवसुत्तवण्णना ४

र

रट्टपालसुत्तं ३८२

रथविनीतसुत्तमा ३९९

रथविनीतसुत्तवण्णना ४०४

रथविनीत प्रतिपदा ३९९

राजगृह ९, का मानिसहरू १५२,

को ३१६, ४०५, स्थित

५६, ६३, ३१८, ३५४,

बाट ११, मा ५१, ६३,

१५०, ३१७, मा आई

३६२, र पाटलिपुत्रको

बीचमा २९, वासी १,

३५१, ३५३, सेठको

कारणमा १६२

राहुल स्थविर १२०

राहुलमाता ३५३

राहुलोवावसुत्तवण्णना १०५

रुद्रघ्नमजातक ४०३

रेतती ४३६, पेतवत्युमा ४३६,

विमानमा ४३६

ल

लखुमाविमान १५९

लुम्बिनी अञ्चलको ३४३

लुम्बिनीको नजिक ३४३

लोकधातु ४०४

व

वज्जिदेश २१८

वटूक चराले २१४

वट्टजातक २१४

वणिजसुत्तं ४३३

वशवर्ती भन्ने देवपुत्रहरू छन् १७७

वशवर्ती देवपुत्रले १७८

वशिष्ठ २६८

वत्सगोत्र परिक्लाजक ४०१

वस्सूपनायिकवर्णन्धकं ५१

वामक २६८

वामदेव २६८

वाराणशी १९९, को ३९५, ३९७,	बेन्तुकण्टक नगरवासी ४१६
नगरको एक द्वार १५९,	बेस्सवणो कुवेर ४१४
मा २०१, २०२, २०४,	बेहलिङ्गः गाउँ-निगमा १९१
मा पुग्नुभयो १९९, वासी	बेहलिङ्गः-गाउँ-निगमको आश्रय
३९५, ४३६	लिई १९१
वालक लोणकार गाम ७९	बेहलिङ्गः भन्ने गाउँ-निगम १८७,
वालकिनीय ८०	१९०, १९१, छ २०४,
वाशिठ ४२०	२०७, मा २१०, २१२
वासुलदत्ता ४१, २५१	बेहलिङ्गमा १९९, वर्षावास गर्ने
वासेटुसुलवण्णना ३४	प्रार्थना २०२
विपश्ची १२२	बैधवण ४१४, ४१५, ४१६, राजा
विमतिविनोदनी टोका ३७३	४१६, ४१७, ४१८,
विशाख उपासक ३९७	राजाले ४१६, ४१७, हुँ
विशाखा महाउपासिका ३८	४१७, हरूलाई देखेर
विशाखालाई पतिकुलमा दिएर	४१९
पठाउने बेलामा ३९	बैशाली ९, को ३२२, ३२४,
विश्वमित्र २६८	३२५, नगरमा चारिका
विसाखाकथा ३८	गदै २९, बाट ३२५, वासी
विसाणा भन्ने राजधानी ४१५	मिक्षुहरू ३३५
बेगलिङ्गः १९०	वंश वा वत्स २१७
बेणुवनको ६३, ३१८, ३५४	श
बेणुवनमा ४३७	शक बेबेन्द्रले १७७, ४१५
बेभलिङ्गः १९०	शक भन्ने देबेन्द्र छन् १७६
बेरञ्जकथा २९७	शाक्य जनपदको ४४०, ४४८ .
बेलामसुत्तं १०१	
बेलुव गाउँ ३२४, बेखि २९६	

शावयमुनि बुद्ध मगवान्‌ते १८४	२३०, बस्तुहुन्द्रि २२९,
श्यामावती ४९, २२७, मा पनि	बसिरहनु भएको वेलामा
२६४, लाई २२७, महा-	२५०, पुणी २३१, पुरनगए
रानीको अन्तःपुरमा २४०,	२३२
महारानीका कुरा २३५,	श्रावस्तीवासी २५१, ४०१, ४०२,
महारानीकी दाशी २३५	४०६, ४०८
शीवली महारानी राहुलमाता	श्रावस्ती महासमुद्रको आवाज जस्तै
थिइन् ३५३	४१८
शुद्धावास ब्रह्मलोकमा १८५, ३२८	
शुद्धावास ब्रह्मलोकलाई ४५२	स

अ

श्रावस्तीको कुरा १३७	सज्जधमसुत्तं २१
श्रावस्ती स्थित ३६, ५१, १३८,	सज्जीतिसुत्तं २७३, ४०१, ४१३
४०९	सज्जीतिसुत्तवण्णना २७३
श्रावस्तीबाट ३६७, आउनुभई	सज्जभेदसुत्तं २४०
३६२, कतै जानेकुरा सुन्दर्ये	सच्चोरोहणीवरगो २८०
१३४, कोशलमा चारिका	सत्तमसज्जाविसेसो २३९
गर्न जानुहुनेछ १४०	सत्ताहकरणीयानुजानना ५१
श्रावस्तीमा ३६, ५१, २५३, ४०५,	सतिपट्टानसुत्तं २७५, २९६
४१८, ४३४, ४३६, ४३८,	सतिपट्टान सूत्र ४०६
४३९, ४४८, जानुभयो	सन्तुष्टित भन्ने देवहरू १७७
४३४, जानुभएपछि ४३७,	सन्दकसुत्तं २४४
आउने कुरा सुन्दर्ये १३४,	सद्धमवरगो २३९
गई ५५, जान चाहेर पनि	सम्पसादनीयसुत्तवण्णना ७१, १६०

- सञ्चासवसुत्तं ४२९  
 सम्बाधसुत्तं २४२  
 सम्मादिट्टिसुत्तवण्णना २८३  
 स्वयंप्रभा भन्ने कामावचर देवलोक-  
     मा ४३२  
 सरजित ४  
 सरभङ्ग जातक ९५  
 सल्लमुत्तं २९८  
 सलायतनसंयुत्तं २३६, २४१,  
     २४२, २४३, ३७३  
 सल्लेखसुत्तं २७६  
 ससजातकं १०१  
 ससजातकं २१४  
 संकिञ्च स्थविर जस्तं २६३  
 संयुत्तनिकायटुकथा ३८८, ले २५०,  
     ३१७, नुसार ३९५  
 साधुक १३२, १३८, गाउँ १३२,  
     मा १३८  
 सामञ्जवगगो २४२  
 सामञ्जफलसुत्तमा १७१, १७३  
 सारथ्यपकासिनीले १३३  
 सारिपुत्र २५८, २६०, २६७,  
     २६८, २६९, २७०, का  
         कान्छा भाइ ३०१, लाई  
         २५८, लाई प्रत्युत्तर दिई  
         २५९
- तारिपुत्र महास्थविर २५६, कहाँ  
     गए २५६, को परिनिर्वाण  
     २७८, को प्रश्नको उत्तर-  
     मा २५७, लाई २७८, का  
         कान्छा भाइ २७५, २७६,  
         परिनिर्वाण भएपछि २७६,  
         मा २६३  
 सारिपुत्रमौदगल्यायनले सम्हाउन  
     सकनुपर्छ २४०  
 सामग्रामसुत्तं २७५  
 सिद्धत्थ ४९, बुद्धवंसो ४९  
 सिद्धार्थ ४९, बोधिसत्त्वलाई १८५,  
     बोधिसत्त्वले गृहत्याग गरी  
     १८५, बोधिसत्त्वसंगसंगे  
     २३७  
 सीलव नागराजा भएको बेलामा  
     १०२  
 सीहसुत्तं २९२  
 सीहसुत्तवण्णना १०३  
 सुजाताले ३०६, ३०७, दिएको  
     भोजन ३०७  
 सुत्तनिपातटुकथा ३११, ले २७४,  
     ३६१, ४०१  
 सुनिमित भन्ने देवहरू १७७  
 सुप्पबुद्धसुत्तवण्णनामा १०३  
 सुभद्र ५५, परिवाजक २९८

सुमन बुद्धका उपस्थाक	४९	सोणकजातकं	३५३
सुमनबुद्धवंसो	४९	सोतापत्तिसंयुतं	१३२, ३५४,
सुमन मालाकारले पनि दान दिए	२३५	३९७, ४३८, ४३९, ४४०,	
		४४६, मा १४९, ३५३	
सुमनवग्गो	४०, २७५		इ
सुयाम भन्ने देवहरू	१७७		
सुरापानजातकं	२४४		
सेषमुत्तं	२४४	हस्तक आलवक	३९७
सेष्यमुत्तं	३०३	हेम	३०२

Dhamma.Digital

## शब्दावली

अ	४४७
अकथंकथी १२१	अङ्ग-सम धन ३६५
अकर्को सम्पत्तिमा सहन गर्न नसकी २२५	अग्र उपस्थाप हुन् २०४
अर्कालाई कोप गराउँछ २५४	अग्रथावकलाई २०३
अर्कालाई निन्दा गर्छ ५७	अगिलितर तान्धि द२
अकालिक ४४२, ४५०, छ ३५६	अधिलितर तान्धि द३
अकुशल चेतनाहरू ७५	अधिदेवि दिइआएको २६७
अकुशल घर्मबाट अलग भई ३२७	अचल शरणमा ३८९
अकुशल-पथमा आउँवा काय-कर्म र वचन-कर्म महान हुन्छ ७७	अचिकिसेय हुन् ५६
अकुशलबाट अलग भई १७१	अचित्क ७२
अकुशललाई द्वाङ्गुपर्छ ५७	अछिद्र ३५६, ४००, ४४३, ४४५
अकैं जीव अकैं शरीर २४०	अछट-पानहरू १४१
अकोघो छु ३६७	अछट-भय ३२
अकोघी भनिएको हो ३६८	अछटमीमा ४३२
अकोघी हुनुहुन्छ ३६९	अष्टाङ्गयुक्त उपोसथ ४३२
अखण्ड ३५६, ४००, ४४३, ४४५,	अठार कोटी ४१८
	अट्ठाने च कुप्पति ३६८
	अंडहारक पुरुष ११२
	अणुमात्र दोषमा १७०

अत्यधिक अद्भुत राहने उपासक	अन्धो ४३७, आमाको ४३७
थिए १६३	अँध्यारोमा तेलको बत्ती राखिदिवा
अन्तरद्वीप ३६०, बाट उठेर ३६०	६
अर्ति उपदेश ४३५	अधिष्ठान-ऋद्धि २६१
अतिबुद्धि सुनाउन ४१	अध्रुव छ १०३
अन्तिम पिण्डपात ३०६	अधोभागीय संयोजन २०६, हरू
अन्तिम भोजन गरेर ३०८	२०६, ३२८, ३५८, ३८५
अन्तिम श्रावक हुनेछन् २९८	अधोमुख पारेको पानीको माँडाबाट
अर्थकामी ४५१, आमा बाबुहरूले	४५२
४२	अझ २६०, २६९
अर्थ गम्भीर भएको ३९८	अनगारिय हुने श्रावक ४१२
अर्थयुक्त १७०, बोली बोल्ने २८७	अनन्त आकाश ३३१
अदिनादान नलिने १३	अन्यतीर्थीयहरू ३३४
अदिनादाट १४, अलग रहन्छ	अन्यतीर्थीयहरूको आराममा जानु-
३४८, विरत रहन्छ २८६	भयो २३८
अदिनादायी १२, १३	अन्यतीर्थीय परिमाजकहरू २३८
अदुःख असुख वेदना उत्पन्न हुन्छ	अनगारिय भई ६४, १७०
२४७, २४८	अनन्तविज्ञान भनी ३३२
अदृष्टमित्रता थियो २२७	अनर्थ बोल्ने २८४
अर्ध उपोसथ २३०, व्रत २३०	अनर्थयुक्त बोली बोल्ने २८४
अन्धकारमा तेलको बत्ती राखिदिवा	अनागामी ४०८, हुन्छ २७०, थिए
९६, २८९, ३२१	४०१, ४०६, ४१८, फल
अर्धशरीर पनि देखाइदिए २२९	१०४, १०५, फलमा
अन्धा आमा-बाबुहरूलाई १८४	पुरेको कुरा ३५१, फलमा
अन्धा बयोदृढ १९८, २०५	प्रतिष्ठित भई ५५, फलमा
	प्रतिष्ठिता ४१६

अनात्मसंज्ञी भई ३५७	अनुगमन गरे १३९
अग्निको कारणबाट ३२	अनुशासन गर्छ १६७
अग्निपरिचर्चर्या गर २८१	अनुशासन गर्नुहोस् ३९८
अग्निपरिचर्चर्या गर्ने ११	अनुशासन गर्ने ४५१, प्रातिहार्यं
अग्निपरिचर्चर्या गरे ता पनि २८५,	१६९
२८८	
अग्निहोत्र गर्ने २८१	अनुशासनी प्रातिहार्य १६४, १६७,
अनित्य छ १०३	१६८, १६९, १७१, १७२,
अनित्यसंज्ञा १६८	१७३, १७४, भनेको कस्तो
अनित्यसंज्ञी भई विहार गर ३५७	हो १६७, चाहिं निर्वोषः
अनित्यमा दुःखसंज्ञी भई विहार गर	हुन्छ १६९
३५७	
अनिष्टकल मरण २४०	अन्तर्याणिक रहेछ ९२
अनुकम्पाको वर्णना गर्छन् ३०	अप्रमत्तभई ३२८
अनुकम्पाको वर्णना गर्नुहुन्छ ३१	अप्रमाण करुणाचित्त २७
अनुगामिक-धन ३६५	अप्रमाण मैत्रीचित्त २७
अनुत्तर २५, योगक्षेम ३२७, ३२९,	अप्रमाद विहारी ४४०, ४४४,
३३०, ३३१	४४५
अनुत्तर सम्यक्सम्बुद्धत्व अधिगमन	अप्रसन्न हुनेलाई ६६
गर्नुभयो ३०६	अपराजेय १७८, १७९, १८०
अनुपम पुण्यक्षेत्र ३५७	अपरामर्शित ४००, ४४५
अनुपादिशेष ३०६, ३०७, ३०८	अपरिमित तथागतका धर्म-देशना-
अनुस्मरण गरे ३०८	हरू ५८
अनुस्मरण-समानता ३०७	अपरिमित पदहरू ५७, ५८
अनुमोदन धर्मोपदेश २०३, सुनेर	अपरिमित व्यञ्जनहरू ५७, ५८
२०३	अपरिक्षीण आत्मवहरू ३२५, ३२७,
	३२८, ३३३

अल्पसुख १०३	अमलाको गेडालाई ३२६
अपाय १३, गामी २१, २२, २४, २५, मुखहरू ३४७	अमानुषीय दिव्यश्रोतद्वारा ३६७
अपुञ्जा १५२	अमृतमोगी ३८
अव्याकृतवशगो ३८०	अरण्य भएका हुन् ९६
अव्याहृचर्यलाई त्याग्न् ४३०	अरण्य विहारी हुन् ३३९
अध्यन्तर सम्प्रसादलाई एकाग्र गरी ३२८	अरहन्त मार्गमा लाग्ने हुन् ३३९
अभ्यदान ४३७	अरहत् सम्यक्सम्बुद्धलाई १३९
अभागी १५२	अलङ्कार परिवार-दान २७१
अभिध्यालु १२, २८४, २८७, नहुने १३	अलङ्कार लालची ३७५
अभिध्यालाई दूरगरी २७	अब्दवाद (=अर्ति उपदेश) गर्नुहोस् ४२, ३९८
अभिनन्दन गर्छ १२७, १२८	अब्दवाद गर्ने ४५१
अभिनय ३२०	अबांछनीय पुरुषको हातमा नपरोस् ३४५
अभिप्रसन्न छन् १६१, १६२	अविदधा भन्दछन् ११९
अभिप्रसन्न हुनेछन् १६२	अविदधात्रवबाट पनि विमुक्त हुन्छ १७३
अभिवादन गरी ३९८, ४४०, ४४९, एक छेउमा बसे ८५, २५८	अविनीपाती १४८, ४४६, ४४७, स्वभावको १४७
अभिसंचेतित हो ३२७, ३२९, ३३०, ३३१, ३३२	अविमुक्तचित्त ३२५, ३२६, ३२८
अभिसम्बुद्ध हुने विनमा २०७	अवीचिकै एक भागमा ३२०
अभिसंस्कृत हो ३३०, ३३१, ३३२	अवीचि नरककै एक भाग हो ४
अभिज्ञा ४०१, द्वारा ३२६, लाभी ४०१	अवीचि नरकमा उत्पन्न भए २७७
	अवेच्चच्छप्तसादेन १४७, २०४, ३५६, ३८६, ३९९

अवैरचित्त २७  
 अशुद्धि हुन्छ २८२, २८४  
 अशुद्धि ने हुन्छ २८५  
 असञ्चेतित ९२  
 असंयमी ३१५, हुन्छ ३३९, ३४०  
 असत्य बोल्ने २८४  
 असन्तुष्टमई १५६  
 असन्तोष लाग्छ १४०, १४२,  
     १४३  
 असह्य वेदना २९६  
 अस्थूर्त ३४७, हुन्छ ३४८  
 अथिहारक ११२  
 अहंकारी ३४०, हुन्छ ३३९, ३४०  
 अहंतमार्गमा लाग्ने हुन् ३३६  
 अहिवातक रोग २१८, को कारणले  
     गर्दा २१८  
 अहेतुक क्रियाचित्त १८८  
 अहेतुकचित्त १८९

## आ

आइमाईहरूको चित्त ३७७  
 आऊ हेर ४४२, ४५०, भग्न घोग्य  
     छ १४७  
 आउने छैन भनेको अनुपादिशेष  
 निवाण हो ३८५



आकाश ने छाना जस्तै भएको  
     थियो २१३  
 आकाश ने छाना भइरहो २१३  
 आकाशमा गई १५७  
 आकाशमा उडेर जानसब्द्धम् २६४  
 आकाशचारी ४०१  
 आकाशमांगद्वारा ३६८, ३९४  
 आकाशमा जान सब्द्धन् २६५  
 आकाशमा जान्छन् २६६  
 आकाशमा पलेटीमारी जान्छ १६४,  
     १६५  
 आकाशमा पथाकेको गेडी ३१६  
 आकाश समान छ १४५, १४६  
 आकाशानन्त्यायतन ३३१  
 आकिञ्चन्यायतन ३३२  
 आँखा छिकेर ल्याउँछु भनी गई  
     ११२  
 आँखाबाट आँसु खसाल्दै ३२०  
 आँखाबाट आँसु बगाई ५  
 आँखाले देखन छोडेपछि २२३  
 आँखा हुनेहरूले ६  
 आगन्तुक मिशुहरू ४०५, लाई  
     ४०४, आएको सहन  
     सबद्धनये ४०३  
 आगामी हुन्छ २६७, २६८, २६९

आगारियहरूका घेरे अलमल हुन्छन्	आठ पुद्गलहरू ४४२
२३१	आठमगङ्ग ४२१
आगाहरू ३७३	आतप्तयुक्त भई ३२६, ३२७, ३२८
आगो ३६६, निमिसकेको छ ३६७, ३७३, बालिसकेको छ ३६६, मा हाम्फाली १०१, लगाउंदा २५३, लाई छाडी जुनकिरी बाल्ने क्षे १७७, ले भस्मपानं नस- कोस् ३४५, लागेर श्यामा- वतीहरूको मृत्यु २४०	आदिकल्याण १७, १८, १९, १७० आदेशना प्रतिहार्य १६४, १६६, १६९, भनेको १६६, प्रति आचिएको छु १६७, द्वारा अनुशासन गर्ने १६९, मा यहो दोष देखेर १६७, हरू स-दोष हुन्छन् १६९
आधात उत्पन्न गरी ३६९	आधा दिन मात्र दत बसेको हुनाले २३०
आधात उत्पन्न गर्ने ३६८	आनन्दरिय अकुशलकर्म ७८
आचार गोचरले सम्पन्न हुन्छ १७०	आनन्दरिय कर्महरू ७८
आचार्य ६६, लाई दिन्छन् ३३४, लाई धन दिन्छन् ३३४, धनहरू ३३४, प्राचार्यहरू- को ५, प्राचार्यहरूले ३, ४, प्राचार्यहरूले भनेका कुरा १	आनन्दकोनिमित्त ३३५ आनन्द देशित हो २३५ आफ्नी भायालाई भने ४०२ आनुपूर्विकथा १०० आनुपूर्विकथाको वर्णन १०३ आपने गाईहरू ३६५ आपनो चित्तले जान्दछ १७२ आप १७१, १७४, १७५, १७७, १७८, १७९, १८२, १८३ आपको प्रश्न सोधदा लौकाको उत्तर १८१
आजीबक ५५, आवक गूह्यति २४२, र निगण्ठहरू ४२०	
आजीविका परिशुद्ध छ ३८०	
आजीवन शरणमा ६, आएको १५, आएको उपासक २५५, २८९	

- आंपको बगंचा यिथो ७०  
आपत्ति दोषलाई आपत्ति-दोष मनी  
२३७
- आपत्तिभयवग्गो ३०३  
आफूलाई पनि रक्षा गर्नुपने हुन्छ  
१४६
- आमरणहरू ३१७  
आम्रवनमा ३०५  
आमा छ २८७  
आमा छेन २८५
- आमाको हृदय चाहि कमलो हुन्छ  
२१९
- आमा वा बाबु ४३  
आमा-बाबुको भरणपोषण ४३९,  
गर्नु ४३२
- आमा-बाबुहरूको कारणद्वारा  
भएको हो १७१
- आमा-बाबुहरूलाई खुवाई २०७  
आमा-बाबुहरूलाई पोषण गर्दैछु  
१९८, २०६
- आमा-बाबुहरूसँग यस्तो भने २११,  
२१३
- आर्यश्रद्धि २६४
- आर्यकान्त शील २०४, ले ३५६,
- हरूले सुसम्पन्न छन् २०४,  
ले सुसम्पन्न ४००, ४४३,  
४४५, ४४७, मा ४४५,  
मा सन्तुष्ट हुन्छ ४४३
- आर्यमार्गरूपी ब्रह्मचर्य ३८९  
आर्यविनयमा २८१  
आर्यशील १४८, ४४३  
आर्यथावक १४७, ३१५, ४४१,  
४४२, ४४३, ४४४, ४४५,  
४४६, मा ४४०, ले ४५३
- आयमुखहरू ३४९  
आयलाई पनि जानी ३४६  
आयाचनाको कारणबाट १३  
आयाचना गर्न १२, १४  
आयु छउञ्जेलसम्म २२४  
आयु बढाइदिने कर्म ३०८
- आयुक्षयद्वारा २२४, च्युतभएको  
२२४
- आरण्यक मिक्षु ३३९  
आरम्भण-पथमा आउंछ १८९  
आरक्षा गरेको हुन्छ ३४५  
आरक्षा सम्पदा ३४४, ३४५  
आराधक बन्धसब्द ४४९, ४५०  
आलो-पालो गरी बोकी २१९  
आवट्टनीय ८४, जान्दछन् ८४

आवर्तनीय माया १०८, ११२,	इहलोकिक मुख ३४४
द्वारा ११२, ११३	इहलोकिक र पारलोकिकहित ३४२
आवास छाडेर जान्ये ४०३	ईश्वर १७८, १७९, १८०, हुं १८१
आवासबाट निस्केर जान्ये ४०५	ईधर्यालु हुन्थन् २३८
आवासहरू ४०४, बाट निकालिदिए ४०५	उ, ऊ
आबुसो गौतम ७५, ७७, ७९	उत्कृष्ट प्रसन्नताद्वारा ३८६
आशय-अनुशयहरू जानुहुन्छ ३२६	उत्कृष्ट प्रसन्नताले २०४, ३९९,
आसनबाट उठी ११६	युक्त ४००
आसनबाट उठेर गए ४२	उग्घटितञ्जू-पुद्गललाई १२५
आसनहरू छन् ११२	उग्घटितञ्जू सूत्र १२५
आस्त्रवहरू धयगर्छ ३२७, ३२९, ३३०	उट्टानबलवीर्यद्वारा ३४५
आस्त्रवक्षय-ज्ञान ४०१, को निमित्त १७३	उट्टानसम्पदा ३४४, ३४५
आषाढ ४३२, महीना ४३२	उट्टानसंज्ञा मनमाराखो ३०३
आहार लालची ३७५	उत्तम खेत १७
आहार क्षयद्वारा २८४, च्युत भएको २२५, च्युत भएका हुन् २२५	उत्तरिमङ्ग १५२
आह्वान गर्न योग्य छन् ३५६	उत्तरीयमनुष्यधर्म १६१
इ, ई	उदयास्तगामिनी प्रजाले सुसम्पद हुन्छ ३४९
इष्ट १०२, कान्त १२७, १२९	उदान प्रकर गर्नुभयो ३७
	उदघानकीडा गर्नकोनिमित्त ४१४
	उदघानकीडा गरी फक्केपछि ४१५
	उदघानभूमिमा १४५
	उदघानहरूमा पर्णशालाहरू बनाई
	२२८

उद्गम्बर ३४६	उपासक ५२, हुने शावक ४१२, र
उर्ध्व २७	उपासिकाहरू १७, १९
उर्ध्वभासीय संयोजनहरू ३४५	उपासिका ५२
उद्धत ३३९, ३४०, हुन्न ३३९, ३४०	उपेक्षावेदनीय २४८
उनन्तीस चेतनाहरूलाई मनकर्म भनिएको हो ७६	उपेक्षी भई ३२९
उनन्तीस वर्षसम्म ३७८	उपोसथ अष्टाङ्गशील ४१८
उपस्थाक २०४, २१०	उपोसथको दिनमा २२९, २५६, २५९, ४०२
उपस्थान-शाला २११	उपोसथ-व्रत २३०, पालन गर्न लगाउँछन् २२९, बस्न सकिन्छ के? २३०
उपधी ३९२, ३९३, शोकको कारण हुन्छ ३९३	उपोसथशील समावान गरे २३०
उपनिशद्य सम्पत्ति देखनुभई २३३, ३७	उब्बेगा-प्रीति २०९
उपमा ११३	उद्बेगा-प्रीति २०९
उपसम्पदा गर्ने ६७	उही जीव उही शरीर २४०
उपसम्पद भएको केही समयपछि १९९	उहीं परिनिवाणि हुने ३५८
उपादान उत्पन्न हुन्छ १२७, १२८	ऊनको वा कपासको कामकाज हो
उपादान उत्पन्न हुँदैन १२९	४४
उपादान विसंयुक्त मिक्षु परिनिवाणि हुन्छ १३१	क्षु
उपाध्याय हुनेलाई पाचित्तिय दोष लाग्छ ६७	अचुप्रतिपन्न छ ४४२
	ऋदि २६०, २६१, २७०, को परिमाणा २६१, दश-

प्रकारका छन् २६०,	२२८, को शोधचित्तले
प्रातिहार्य १६४, १६९,	१६, लाई महावान विए
१७४, प्रातिहार्य देखाउ	२३१, ले सोचनयाले २२९
१६१, १६२, प्रातिहार्य	
देखाउनमा प्रतिबन्ध १६२,	
प्रातिहार्य देखाउने छन्	
१६१, १६२, प्रातिहार्य	
देखाएको खण्डमा १६३,	ए
प्रातिहार्य प्रति आत्तिएको	
छु १६६, प्रातिहार्यमा	एउटा खुद्दाले मात्र भुइमा टेकी
यही दोष देखेर १६६,	४०७
प्रातिहार्यहरू १५७, प्राति-	
हार्यहरू प्रत्यानुभव गरेका	एक एक योजनमा विहारहरू बनाई
हुन् १६६, प्रातिहारिय	२३३
१५९, बान् ९४, बान्	
भिक्षुलाई १५७, विधको	एकछाके २०५
अनुभव गर्छ १७२, विधको-	
निमित्त चित्त झुकाउँछ	एक छेउमा लगी १८१
१७२, विधज्ञान ४०१,	
विध ज्ञानसाई प्रत्यनुभव	एक ओर कपडा ओढाए ३३५
गर्छ १६४, विध ज्ञानसाई	
प्रत्यनुभव गरेको देखें	एक घर्म हो ३२८, ३३०, ३३१,
१६५, सम्पन्न ३०	३३२
अृषि सप्तम १२२	
अृषिहरू २३०, आउँदैछन् २३१,	एक भाएर पनि घेरे भएको १६६
को अभिप्रायलाई तुझी	एक भाएर पनि घेरे हुन्थ १६४,
	१६५
	एकमुद्दी सात दिन याल्नुभयो २२१
	एकलाख सन्ताउभ हजार ४१८
	एकशय पचास ४१४
	एक सातामिन्त्र ४८
	एकाङ्गबे कल्पसम्मको कुरा अनु-
	स्मरण गर्दा पनि ३२

एकाहारी यिए ४१८  
 एकेन्द्रिय ११, प्राणी १२  
 एकं क्रोधचित्तले १४  
 एकं क्षणमा १३  
 एघारवटा आगाहरू ३७३

ओ, ओ

ओक्कन्तिका प्रीति २०९

ओघहरू ३७४  
 ओजधातु २१४  
 ओभरसियर १३८  
 औपपातिक २०६, ४४५, हुन्छ  
 ३२८, भई ३५८, सत्वहरू  
 छन्नन् २८५

ओलाहरू दुखलान् ५९  
 औषधी सेवन गर्छ ४२९  
 औषधोपचार नगरेको खण्डमा ४५  
 औषधोपचार गरे वा गरेनन् ४५

क

कक्षरा हुन्छ २८४  
 कस्का शुद्धिहरू २८०  
 क-कस्ता अमणहरू हुन्छन् ? २७४  
 कञ्जूतिनी हुन्छन् २३८

कटुवचनको कारणले ४०३  
 कटुवाक्य ४०५  
 कठोर व्याधि २९७  
 कडा रोग उत्पन्नमयो २९५  
 कर्ता हुँ १८१  
 कति किशिमका अमणहरू हन् ?  
 ३११

कति दण्डहरू बताउनु हुन्छ नि ?

७५  
 कति कर्महरू बताउनु भएको छ  
 त ? ७५

कथंकथी १२१  
 कनिकाको खाना १५४, १५६  
 कनिकाको भोजन १५५  
 कपडाहरू समेत लिएर २३२  
 कल्पस्थायी २१४, हन् ५६  
 कल्पसम्म २१४, पानी नपर्ने २१४  
 कपासको काम ४४  
 कपास फट्कने ४४  
 कबैलिकार आहार ४५१, ४५२,  
 अश्वन गर्न देवता ४५१

कर्म कर्म ७२, भन्ने अभ्यास छ ७५  
 कर्म प्रधानका कुराहरू ७६  
 कर्म भोगले भएको हो २९७  
 कर्मले मौका पाएको हुनाले २९७

- कर्मविपाकज शृङ्खि २६४, २६५  
कमण्डलुधारी ७, ११, २७७, २८०,  
२८१  
कमसल खेत १७  
कमसल भोजनहरू १५२  
कमसहित ३५६, ४००, ४४३  
कम्मारपुत्र २७२, ले ३०८  
करुणाचित्त २७, २८  
करुणासहगत चित्त फैलाई ३३०  
कलह शान्तपाने छन् २९८  
कल्याणकर हुनेछ ३३६  
कल्याणधर्मी हुन् २०५  
कल्याणमित्र ३४७, ३४८, ४५१,  
को अनुस्मरण गर्न सक्नु-  
पर्छ ४५१, पाएको छु  
४५१, ता ३४४, ३४५,  
३४६  
कल्याण विश्वासी ३४७, ३४८  
कसको धर्म सु-आख्यात छ ? २४२  
कसरी धर्मोपदेश गर्नेन् द  
कर्सिगर फाल्ने ठाउंमा २२५  
कसैको आश्रय नचाहिने भएपछि  
१०४  
कषायवस्त्र धारण गरी १७०  
कषायवस्त्र ल्याइदिएका थिए १८५  
कसलाई चण्ड भन्दछन् ? २५२  
काका १३३  
काठ ३७१, का टुक्राहरू १४,  
गोदामबाट ३६२, हरू  
३६२, हरू लागी ३६२  
काँडा ११९, भाँचिएका ११९, ले  
जस्तै घोच्छ २८४  
कान्त १०२  
कान्तार पार गरी २२०  
कान्तार पार गरेपछि २२८  
कान्तार पार गर्न सकिन्न २१९  
कातिक ४३२  
कानमा गर्ने कुराको आवाज २२४  
काँडा छिंगा ३७४  
कामगरी खाने पनि दाश नै हो  
३८२  
कामदारहरू ४४  
कामदार थिए २२९  
कामदार नोकरहरूलाई २२९  
काममिथ्याचार नगर्ने १३  
काममिथ्याचारबाट अलग रहन्दैन्  
३४८  
काममिथ्याचारबाट विरत छन्  
२०४

काममिथ्याचारबाट विरत रहन्छ  
२८६

काममिथ्याचारी १२, हुन्छ २३,  
हुइन्छ २८३

काममिथ्याचारिणी हुइन्छ २८३

कामबाट अलग भई ३२७

कामभोगी ३३९, शय्या ३०३

कामराग संयोजन १२२

कामरूपी भन्ने विव्यविमानमा  
४१४

कामविषयको दोष १०३

कामविषयको दुष्परिणाम १०३

कामविषयको परिमोग गर्दागर्दे  
२२५

कामविषयबाट अलग भई १७१

कामविषयमा मिथ्याचरण गर्ने  
२८२

कामावचर कुशल चेतनाहरू ७५

कामात्मवबाट पनि विमुक्त हुन्छ  
१७३

कामूपसंहित १२७

काय ३७०, दण्ड ७२, ७३, ८१,  
८७, दण्डको अगाडि २८,  
८७, दण्ड भनी भन्नु ७४,

दण्ड ने महासावदघतर छ  
९१, दण्ड पनि अचित्क  
हुन्छ ७२, दण्डलाई महा-  
सावदघतर भन्दछन् ७३,  
कर्म भिन्ने ७७, कर्म ने  
महासावदघतर छ ८१,  
८२. द्वारा तीनप्रकारले  
अशुद्धि हुइन्छ २८३, २८५,  
कुञ्चित ३७८, कर्म ७५,  
८९, धातु छ २४८, बल  
१२२, विज्ञान पनि छ  
२४८, विज्ञेय स्पर्शहरू  
१२९, १३१. समाचार  
परिशुद्ध छ ३७९, संस्पर्श  
१४६

कारणविना पनि कोप गर्छ ३६८

कालिगडी १३८

काशीको चन्दन लगाउँछो ३४४

काशीको चन्दन लगाउने ३९९

काशीको चन्दन सेवन गर्ने ३३९

क्रिया अहेतुक मनः विज्ञानधातु  
१८९

कील ११९

कुकुरलाई पठाउने छ २२२

कुकुरलाई पठाउदथे २२२

कुकुरनीको कोखमा उत्पन्न भए	कुलहरू बसदये ४१८
२२१	कुवा जस्तो भएको छ ९८, ९९
कुञ्चिकथविकायं ३११	कुशलपथमा आउंदा मनःकर्मलाई
कुटिका ३७०	महान् भनिन्थ ७७
कुटी ३७०, ३७१, मण्डप २९१, मा पानी चुहिएको कुरा	कुशलपथमा आउंदा मनकर्म महान्
२१२, हरू ढाकिएका छन्	हुन्थ ७८
३६६	कुशललाई भाविता गर्नुपर्छ ५८
कुनचाहि समय धेरै हुन्थ २२, २३	कृषी गौपालनलाई पनि ४३२
कुम्भकार ३६३, को शालामा	के अभिसम्पराय होला ? ३५८
३६२, को नाम धनिय	के गति ? ३५८
थियो ३६३	के गर्नुपर्छ भनी विचार गर्ने ४३
कुमारी हो ४४, ४५, ४६, हरूलाई	केटाकेटीहरूको कंकटमा परेर ३९९
४२	केटाहरूको आवाज सुनुभयो ६५
कुलमाषको भाँडोबाट २१०, २११	केश छाड १९६
कुलमाष लिनुभई २१०, २११	केश दाही खौर गरी १७०
कुलझार भन्ने जनिन्थ ३२	केही छन भनी ३३२
कुलगृहको पीडाकोनिमित्त ३२	के हेतु के प्रत्यय हो ? १२७, २५३
कुलगृहको विनाशकोनिमित्त	कोठामा गई समापत्तिमा बसे ४१८
चारिका गर्नुहन्थ ३१	कोप गराउन २५४
कुलगृहको हानी नोकसानी हुन्थ ३२	कोप गर्दैन २५४
कुलगृह प्रति अनुदया ३०, ३१	कोप गराउन्थ २५३, २५४
कुलदूषक ३१५	कोपद्वारा २२४, च्युत भएको २२५
कुलपरम्परा नाश हुनेछ ३५२	कोलियपुत्र ३४३
कुलवंशको परम्परालाई ठुटाउन	को लोकमा सुकृत्य छ ? २४२
योग्य छन २६७	को सु-प्रतिपन्न छ ? २४२

कौवा र कुकुरहरूले घेरेर बसे	खुट्टा पत्ने १३४
२२६	खुट्टा पसारेर सुतेको कारणबाट
कौशम्ब रुखहरू २१७	१३४
ख	
खर्खण्डा ८३	खुट्टके पाणे ९१
खर्च गर्छ ३४६	खुदिका-प्रीति २०९
खणिका-प्रीति २०९	खूबसेंग वर्ष ३६६, ३८०, ३८३,
खरखण्डा १९, हरू १८	३८५
खरानी पार्न सक्ष ९४	खूबसेंग पानी वर्ष ३६६
खराब साथी ३४७	खूबसेंग महामेघ वर्षनथात्यो ३८७
खरायोको योनिमा १०१	खेतमा ४१७
खरायोको प्रतिबिम्ब रहेको २१४	खेतहरू छन् १७
खाट्मा राखी १२५	खेलौना हुनेछ ११४
खाट्मनि बसिरहेकी कुकुरनीलाई	खेलौना बाँदरको बच्चालाई ११५
२२१	
खाल्टोमा हालिदेउ २९५	ग
खाल्टोमा हाली २९५	
खादयभोज्यहरू २००, २०१, २७४, २९१, २९४, ३३५	गंगटाहरू ३६०
खादनीय देउ ६५	गणना गर्न सिक्यो भने ६४
खादनीय भोजनीय दिनेछो ४५	गणिकाको कोखमा २२५
खाना पचाउन नसकी मरे २२१	गणिकाहरू छोरीहरूको भरगपोषण गर्छन् २२५
खील ११९	गति ४१३, कथा वण्णना ४२१
खुस्तेको बाहुलाई पसार्छ १८१	गन्ध ३०२, कुटी २९०, कुटीमा

आउन	लगाउनु	भयो	गुइठाको आगो	३६१		
२१४			गुँडहरू	३६०		
नान्धारी	मन्ने विवधा	छ १६६	गुफा	३७०		
गर्नुपर्ने	गरिसके	१७४	गुरुमुण्डि आफूमा	नराखी	४११	
गर्भवासमा	आउने छेन	३८५	गुरु हुनुहोस्	३८८		
गर्भशय्या	छेन	३८६	गृहस्थी घर्म बताउँछु	४३०		
गर्भशय्या	मनेको दुःखसत्य हो	३८५	गृहपति-चीवरधारी	मिश्र	३४०,	
गर्भिणी		३९३		३४१		
गम्भीर	तथा गम्भीर अर्थ घएका	३९८	गृहपति महाशाल कुलमा जन्मेका			
गरमबाट	बच्नकोनिमित्त	४२९	यिए	१५७		
गरम हटाउनकोनिमित्त		४२९	गृही परिषद्	८०		
गलत धारणा	२		गोठहरू	३६०, बनाई	३६०, मा	
गाइरहेको जस्तो		३२०		३६६		
गाई	३८३, हरू	३५९, ३६५, हरू-	गोत्ररक्षिता	२८२		
	को निमित्त	गोठहरू	३६५			
	हरूको दूध	३५९, हरू	गोधन	३६५, ले सुसम्पन्न	३६५	
	दुहाउन	लगाई	गोप	३६५		
		३६१, हरू	गोपाल	३६५		
	हुने गाईहरूसँग	आनन्दित	गोपालक	३६५, को घरमा	२२०,	
	हुन्धन	२९२, हरू		को घरमा	आइपुगे	२२०,
	गाईहरूको	हुने		को धेनुमञ्जलोत्सव	यियो	
	गर्छ	३९३, पनि छेन	२२०,	ले	२२१, २२३,	
गाडाहरू		३८३	हरूले	विहार	बनाइदिए	
गालि	गर्छ	३६९		३९४		
गीखाहरू		१४, १२	गोपिनी	३७५, ३७८, को वारेमा		
				३७८, ३८०, र म	३८९,	
				मा	३७६	

गोवर छोड़ २८१	प्राणधातु छ २४७
गोवर छोए ता पनि २८८	प्राणविज्ञान पनि छ २४७
घोर ३८३	प्राणविज्ञेय गन्धहरू १२८, १३०
घोर पनि छेन ३८३	घाँस र पानीको सुविधा हुन्छ ३५९
गोविन्द-महायज्ञ १०१	
गोपालन ३४४, जस्तो धन अरु छेन ३६५	घाँसहरू छोड़ २८१
गोरख ४३	घाँसहरू छोए ता पनि २८५
	घिउ १४, १५२, १५३, २२०, २३२, को ठेकी १४, संग- पायस खाइन् २२१
घ	

घर ३७०, हरू ३६६, हरू बनाई  
३६०, को छाना नस्तैता  
पनि २१३, बार छाडी  
६४, बार छाडी अनगारिय  
भई १९७, १९८, बार  
छाडी प्रदर्जित भएको भए  
१४५, बार त्यागी १७०,  
बारमा बसेर मुल्ने ३९९,  
मा आगो लागदा ३३४,  
मा छाएको नयाँ तृष्ण छ  
२१२, मा बासगर्नु बाधा-  
पूर्ण छ १७०, भनी भन्द-  
छन् ३७१

ब्राह्मावास सम्बाधपूर्ण छ १४५,  
१४६

घूस २८३, २८६  
घोप्टेकोलाई उत्तानो पारिदिवा ५,  
९६, २५४, २८८, ३२१  
घोडसबार ३, ४, ५, लाई १  
घोडा ४९८

च

चंकमण स्थानहरू २९१  
चक्काले कुलिचएको पानी २९९  
चक्काले कुलचेर ३००  
चंचल ३३९  
चपल ३३९, ३४०, ३४१  
चतुर्थेध्यान प्राप्तगरी बस्त्र १७१.,  
३२९

चतुर्थध्यान पनि अभिसंस्कृत हो	चातुर्मंहाभौतिक १७१
३२९	चातुर्यामि संवर ९९
चतुर्दशी ४३२	चामल २०५, २१५, को पोको २०५
चतुर्दिशाबाट आउने मिक्षुहरूको- निमित्त २३४	चारअङ्गले सम्पन्न हुने आर्यधावक १४६, १४८
चतुप्रत्यय सेवन गर्दा ४२९	चारहड्हिपाव ४२१
चतुपारिशुद्धि शीलमा प्रतिष्ठित भई १९८	चारकिशिमका श्रमणहरू छन् ३१२
चतुर्यामि संवरले ९१	चारखुट्टाले टेकेको खण्डमा ४०७
चन्द्रमामा २१४	चारदोबार गरी ३०५
चन्द्रसूर्यलाई पनि परामर्श गर्द १६४, १६५	चारदोबारी गरी सज्जाटी पटघाई २९७, ३०१
चन्द्रोपमा प्रतिपदा ३९८	चारमहामूतहरू १७४, १७५, १७६, १७७, १७९, १८०,
चराहरू ३६०	१८२
चलाक हुन्छ ३४५	चारवटा नित्य भोजन दिन्ये १५३
चक्षु ३८८, विज्ञान १८३, धातु छ २४६, २४८, मान् ३८८, रूपको संयोजन हो २४२, विज्ञान पनि छ २४६, २४७, विज्ञानधातु २४९, विज्ञेय रूपहरू १२९, विज्ञेय रूपहरू छन् १२७	चारवटा भोजन विन्ये १५०
च्याऊ २९३	चारसतिपट्टान ४२१
च्याँगालाई ८२	चारसम्पदधान ४२१
	चारिका १४१, गर्न जानुहुनेछ १४२, १४३, १४४, गर्न जानुमयो १४०
	चारिकार्थ जानुहुने छ ४४९
	चालीस कोटी घनसम्पत्ति भएका १६३

- चित्तका काँडा १२०  
 चित्तको काँडा भन्दवधन् १२०  
 चित्तको परिष्कार २६९  
 चित्तखिल ३६९, ३७०, बाट  
     मुक्तछु ३६७, ३७०  
 चित्तपरिष्कार २६९, २७०  
 चित्तमा काँडा विझ्ने जस्तै विझ्ने  
     ११९  
 चित्तवशी प्राप्त ९४  
 चित्तवशी भूत ३७७  
 चित्तालङ्घार २६९, २७०  
 चित्तिकार-दान २७१  
 चिन्तित गराउनकोनिमित्त ३०५  
 चौबर छाडी गृहस्थी भएर गए  
     ३४१  
 चौबरदान गरी ३२३  
 चौबर पहिरी ४१, १५५, २०१,  
     २०७, २१०, २९१, ३५४  
 चौबरवस्त्र पुरानो भई फाटेर गयो  
     २२३  
 चौबर भतेको एकलेले सिउन गाहो  
     छ २२३  
 चौबर सिउदैछन् १३८, ४४९  
 चौबर सिउदै थिए १३७, ४४९  
 चौबर सिउने छु २२३  
 चौबर सिद्धिएपछि १३७, १३८,  
     ४४८, ४४९  
 चौबर सेवन गर्छ ४२९  
 चौबर सेवन गर्दा ४२९  
 चौसो पानी द९, मा जीवहरु छन्  
     ९१, निषेध गर्ने द८,  
     पिउन नपाएर द८, वर्जित  
     गर्छन् ९१, लाई सेवन  
     गर्दैन ९१  
 चुक्ली लगाउने हुन्छ २८३  
 चुक्ली बोलीलाई त्यागी २८६  
 च्युति उत्पत्ति ज्ञानकोनिमित्त १७३  
 चुहिने १८  
 चूडाकर्म गरिसकेपछि २३७  
 चूपलागी १५६  
 चेतना ९२, नै हो ७६, प्रधानगरी  
     ७६, भएका ९२, लाई नै  
     कर्म भन्दछु ७६  
 चेतोखिल १२०  
 चोरले चोनं नसकुन् ३४५  
 चोरीको कारणबाट ३२  
 चोरी गर्छन् २१  
 चोरी गर्ने हुन्छ २८२  
 चोरी गर्ने समय २३

चोरी गरेर सिने हुन्छ २८२  
 चोरी गरेर नलिन् ४३०  
 चोरी नगर् ४३१  
 चोरी नगराउन् ४३०  
 चोरिनी ४५  
 चोरें नियतले ३११  
 चौबीस कोटी एकलाख ३०७

छ

छ छ महीनामा ३४  
 छवदराग ३२८  
 छने ब्रह्मदण्डारोपनं २४३  
 छवर्ण रशमीहरू ३८६  
 द वर्षसम्म ३७९  
 द विषयहरूमा ४३५  
 आता १४१  
 आती पिट्ठै रनथालेपछि २२०  
 आती फुटी उ उर्ही मन्यो २२३  
 आना नभएता पनि २१३  
 आनाबाट तृण छिक्न लगाई २१४  
 आना हाल्न सनाउँदा २३९  
 आसा ३७१  
 श्वेकबाटको बीचबाट १६४, १६५  
 श्वेदन भनेको सउपादिशेष निर्वाण-  
 द्वारा निरोध-सत्य हो ३८६

छोराहरू ३६०  
 छोरीहरूलाई अर्ति उपवेश बिनुहोस् ४२

ज

जङ्गम-घन ३६५  
 ज-जसले चोरी गर्छन् २५  
 ज-जसले प्राणीहत्या गर्छन् २४  
 जतिसम्म रथको बाटो थियो १९९  
 जब ५५  
 जसले बाह्रवर्षसम्म ब्रह्मचर्य पालन

गर्छ २३८

जाँड छान्ने चाल्नीको कान समाती  
 जाँड बनाउने ८३  
 जायान्धहरूले रूप बेखछन् ४०४  
 जाति क्षीण भयो १७४  
 जातिभूमि ४०४, मा ४०४, को  
 एक आवासमा ४०४

ज्यान लिन्छन् ४

जानुभएका ३२६, ३२७, ३३०, र  
 बेखनुभएका ३२५, ३२६,  
 ३२८, ३३३

ज्याला ३८२

जिन ४१४

जिह्वा धातु छ २४७

जिह्वा विज्ञान पनि छ २४७

जिह्वा विज्ञेय रसहरू १२८, १३०

जीव छ भन्ने संज्ञा लिएर दद

जीवन-मरणको समस्या भएको  
समयमा ३०

जीवन-मरणको समस्या यियो २९

जीवनवृत्ति ३३४

जुन जुन काममा २२

जुवाडी ३४७

क

झगडा हुन याल्यो २३६

झधाउ लगाउने ११, २८०, २८१

झूट बोल्छ २८३

झूट बोल्छन् २८

झूट बोल्ने हुन्छन् २८३

झूट बोलीलाई त्यागी २८६

झूटो नबोल्नू ४३१

३५२

टाढा हुनुहुन्छ १४०, १४२

टाढा हुनुहुनेछ १४०

टुंगिएको छैन २४०

ठण्डी-गर्भी ६६

ठूलो दुँगा १२, १३

ठूलोमा ठूलो प्राण हुन्छ ९२

डकर्मी १३८

हुबेर बस १४

डुम्ही ३४६

डोरी ३७१

ढाकेको ३७२

ढाकेकोलाई उघारिर्दिशा ५, ९६,

२८८, ३२१

हुँगा १२, १३, पलटाउँवा ३३४,

लाई १२

ढोका खुलास्यो १०६

ढोका खुल्यो १०८, १०९

ढोका बन्द भइसक्यो १०७, १०९

ढोका बन्द रहनेछ १०५, १०६

ढोका बाहिरको कोठामा ११०

ट, ठ, ड, ढ

त

टाढाको पनि १७२

तष्डुल बाहहरू २१५

टाढा पनि नहेर नगिच पनि नहेर

तताएको भाँडोमा ३०२

तथस्ता मुण्डक अमणको वर्णनले के	तरकारीहरू ३११
हुन्छ र १९४	तरणी बनाई ३७४
तथागत अरहत् २५, १६८	तरबार लिई आउंछ ९३
तथागत उत्पन्न १६८	तरणी कुमारीहरूलाई ४१
तथागतको कायवुञ्चित छेन ३७९	तलतिर डुच्छन् १४
तथागतको भन: दुञ्चित छेन ३८०	तलाउको किनारमा ३५९
तथागतको महार्दिकता ३००	तलाउको पानी ३४८
तथागतको महानुभावता ३००	त्यसलोकबाट यहाँ नआउने हुन्छ
तथागतको बच्चीसमाचार परिणुद	३३०, ३३१
छ ३८०	तप्तहृत्तरिय-दान २७१
तथागत नवीमा ओल्हिनुभयो ३०४	त्यागमा रतभई ४५१
तथागत परिनिर्वाण हुनुभयो ३०६	त्यागसम्पदा ३४८, ३४९
तथागत भाषित ३९८, ३९९	त्यागानुस्मरण ४५१
तथागत प्रति शब्दा उत्पन्न हुन्छ	त्यागी भएर ३४९
१७०	त्यागी शावकलाई ४१२
तथागत श्रविष्टतनमा बस्नुभएको	तामा २९३
छ २०३	ताल फलको वर्ण जस्तै ३१६
तथागतले ३०, बाहेक २९५, रथमो	तालवृक्षका पातहरूका आवाज ७३६
फैलाउनु ३८७	तिऊन ३११
तथागत शथ्या ३०३	त्रिपिठक धारिणी ४१६
तथागतहरू मुस्काउनु हुन्न १९०	तिमी जस्ता गृहस्थीले ३३६
तथागतहरू शून्यागारमा अभिरमण	तिमी जड भयो ११२
गर्छन् २३२	तिमी बहुला भयो ११३
तपाइ जिउंदै रहेमा म पनि जिउने	तिरश्रीन गति ४१३
छु २२१	तिरश्रीन जाति भनेको सोजो हुन्छ
	२२३

तिरश्रीनयोनि ३२०, मध्ये २  
 त्रिपिटक बुद्धवचन अध्ययन गरी  
     १९८  
 त्रिविध कायदुञ्चरितलाई कायकर्म  
     ७६  
 तिहन १५३, २१५, को भाँडोबाट  
     २१०, २११, तयारपारी  
     २०७, लिनुभई २०७,  
     २१०, २११, लिई २०८,  
     लिई भोजन गरी २११,  
     हरू २००  
 तीर्थीय श्रमण ब्राह्मण परिवाजक-  
     हरू १८  
 तीर्थीयहरू ४२०  
 तीन कर्म बताएको छु ७५  
 तीन गाउन मात्र छ ३०२  
 तीन महीना पछि १३७, १३८  
 तीन महीना वित्सके पछि ४४८,  
     ४४९  
 तीन महीना भित्र ५१  
 तीन महीनामासम्म २१३, २१५  
 तीनेजना श्रेष्ठीहरू २३२, बाटो  
     हेनर्गई २३१, ले २३३,  
     का उपस्थाक २३५  
 तीनेजना सेठहरूले २३४

तीर्यंकयोनी ५  
 तीर देखनसक्ने चरो १८२  
 तीरमा आउँछ १३  
 त्रीचीवरहरू ३३५  
 स्त्रीधूर्त ३४७, हुम ३४८  
 स्त्री परिवारहरूका साथ ३१७  
 स्त्री पनि प्रवजित भइन् ४०३  
 स्त्री-पुत्राविहरूका साथ १५०  
 स्त्रीमाथि मिथ्याचार गर्ने हुँदू  
     २८३  
 स्त्रीहरू कोधी हुँदून् २३८  
 तुलाधर वा तुलाधर अन्तेवासिकले  
     ३४६  
 तुला समात्दा जान्वछ ३४६  
 तृष्णीभावद्वारा ३५४  
 तृण ३७१, छेन २१२, छिक्कन  
     लगाए २१४, रहित पारे  
     २१२, लगेकोमा सन्तुष्ट-  
     मानो २१२, लिन पठाउनु  
     भएको यियो २१३  
 तृष्णाको दाश ३८२  
 तृतीय दिशामा २७  
 तृतीयध्यान प्राप्तगरी बस्त्र १७१,  
     ३२९  
 तेज १७१, १७४, १७५, १७७,  
     १७८, १७९, १८२, १८३

तेत्तीसवटा शीरहरू ४१४, को  
बीचमा ४१५

तेल १४, १५२, १५३, २०५,  
२१५, को ठेकी १४, खोज  
गर्ने ले १८१. मा पानी  
मिसाएर भएपनि ३७६,  
राखो १५५

## थ

थकित हुनुभएका शास्ता ३०४  
स्थपति १३८  
स्थावर-घन ३६५  
थेय्यचित्तेन ३११  
थैलोमा ३११, राखेको कुरा २७४

## द

दण्ड दण्ड ७२, भनी बताउने  
अभ्यास छ ७२, भन्ने  
अभ्यास छैन ७५

दण्ड त्यागी २८६  
दण्ड रहित १७०  
दण्ड वा शस्त्रको खोजी गर्छ २६९  
दयालु १७०, भई २८६  
दलानमा ११०, आसन बिच्छुघाई

१५४, १५६, बसालेको  
होला १५५

दलानहरू ६८, ११०  
दश अकुशल कर्मपथहरू हुन् २८५  
दश कुशल २६, कर्मपथहरू २८८,  
हुन् २८८  
दश नालान्दा ९४

दशप्रकारका ऋद्धिहरूको बारेमा  
२६१

दशपारमीहरू १०१  
दर्शनार्थ आउन चाहन्ये ३६  
दर्शनार्थ आराममा जाओ ११५  
दर्शनार्थ जानु साधुसम्मत छ १५९  
दर्शनहरूमध्ये श्रेष्ठदर्शन कुन् हो ?  
२४२

दशबललाई बन्दना गरी २३३  
दश हात्तीको बल ३०२  
दक्षिणादिन योग्य छन् ३५६  
दाउराको आगो ३६६  
दाउरा बेचेर जीविका गर्ने ३३६  
दाउरे ३३८  
दविखणेय दान २७१  
दाग रहित ४००, ४४३, ४४५  
दाताहरूमध्ये प्रमुख दाता थिए ६८  
दान अग्नि जस्तै हो १००

दानकथा १००	दाहिनेतिरबाट ३०३
दानका कुराहरू १०१	दाक्षिणेय छन् ४४२
दानको फल छ २८७	द्वितीय दिशामा २७
दानको फल छैन २८५	द्वितीयध्यान पनि अभिसंस्कृत हो
दानको फलले २५९, २६०	३२९
दान डुँगा जस्तो हो १००	द्वितीयध्यान प्राप्तगरी बस्त्र १७१,
दानद्वारा १०१	३२८
दानदिदा मेरो चित्त प्रसन्न हुन्छ २६८, २६९, २७०	दिनको आधामाग बित्तिसकेपछि २३०
दानदिनु रात्रो हो २६७	दिनाले पुण्य बढ्छ ३०२
दानदिने कार्य मेरे वंश हो १०१	दिने कार्यमा अग्रसर हुन्छ १४७
दानदिने अवकाश प्रदान गर्नुपर्छ २३४	दिवास्थान २९१
दानदिने अवकाश प्रदान गरे २३५	दिवा प्रविंकेकमा ४४१
दान पथ जस्ते हो १००	दिव्यचक्षु ३८८, द्वारा ३६१, ४१९, ज्ञान ४०१
दान भनेको सुखको कारण हो १००	दिव्यश्रोतद्वारा ३६१
दान संविभाजन गरिदिने १४८	दिव्यश्रोतधातुद्वारा ४१९
दान संविभाजनमा रत हुन्छ १४८	दिव्यश्रोतधातुकोनिमित्त १७२
दान संविभाजन हुनेछ २६८, २७०	दिव्यश्रोतज्ञान ४०१
दान संविभाजनमा रत भएर ३४९	दिव्यरस २९४
द्वारपाल १०९, लाई भने १०५, ले १०७	द्विहेतुकचित्तद्वारा १८९
दाशहरू ४४	दीर्घायुको कामना गरी २९३
दाशीलाई यस्तो भने १५४	दुइ इन्द्रिय ९१, भएका प्राणी ९२
दाहाहरू ४१४	दुइ गतिहरूमध्ये ३२०, मा ५
	दुइ पिण्डपातहरू ३०६

दुःखवेदना उत्पन्न हुन्छ २४७, ३४८	३५६, ४४१, ४५०
दुःखवेदनीय कायविज्ञान २४८	देवपुत्र ने बन्दछन् ४१५
दुःखवेदना घटेको छ कि बढेको छ ?	देवयानिय मार्ग १७५
३५५	देवलोक सहित ११३, २९५, मनु-
दुःखवेदना बढेको देखिन्छ ३५५	ध्यलोकलाई ३०२, मनुष्य-
दुःखमा अज्ञानता ११९	लाई १७०
दुःखोचित समाधिष्ठ हुन्न ४४२	देवसहित मनुष्यहरूमा २९५
दुर्गंति १३	देवलोकहरूबाट ४०६
दुर्घटरिणाम १०४	द्वेष प्रहीण भएको हुन्न २५४
दुर्भिक्षको कारणले गर्दा २१८	द्वेषपूर्ण सञ्चल्प गर्ने हुन्छ २८४
दुर्भिक्ष भएको समयमा ३०, ३१	द्वेषशत्य ३१४
दुर्भिक्ष परेको थियो २९	देह ३७०
दूध दुहिसकेको छ ३६६	दोधारे प्रश्न ३१
दूधसेंग भातखाई ३६१	दौर्मनस्य हुन्छ १४०, १४२, १४३
दृष्टधर्म १०४	ध
दृष्टिद्वारा अपरामर्शित ३५६	धजा ३७०
दृष्टिशत्य ३१४	धन ३६३, धान्य ४५, लालची
दृष्टिसंयोजन १२२	३७६, मालहरू २८२
देखनुभएका ३२६, ३२७	धन्य हो भन्ते ! ५, १५, २०, २८,
देवगति ४१३	३३, २८८, ३२१
देवतानुस्मरण ४५१	धनुषविदधा ३४४
देवता भन्दछन् २२९	धर्मइच्छाद्वारा ३२८, ३३३
देवताले २२८, श्रविहरूलाई २२९	धर्मकथिकले ध्यानीको २७८
देवताहरूको सहवासमा ५, उत्पन्न हुन्छ ४, ३२१	
देवमनुष्यहरूका शास्ता २५, ३४८,	

धर्मकाय ३८८	धर्मिराको गोलो ३७०
धर्मको अनुस्मरण गर्न सक्तुपछि ४५०	धर्मिलो र फोहरभई बघिरहेको २९९
धर्मको कारणमा मलाई कष्ट दिए- नन् ३५८	धर्मोपदेश गर्नुहुन्छ १६
धर्मगम्भीर भएको ३९८	धर्मोपदेश गर्नुहुन्न १६
धर्मगुण ४४१, ४५०	धर्मोपदेश गर्नेहरूमा पाँचवटा गुण- हरू २३८
धर्मचक्र १०४, ३८८, उत्पन्न भयो १०४, लाभ भयो १०५	धागो काट्ने ४४
धर्मतापूर्वक जीविका गर्दथे ४०२	धातुका कुराहरू २४८
धर्मधातु २४९	धातुको कारणमा २९८
धर्म प्रकाशपानु भएको छ ४१३	धातु नानात्व २४६, को सम्बन्धमा २४९, सम्बन्धी १३६
धर्म प्रति शंका गर्न १२०	धातु विवादलाई २९८
धर्मपूर्वक कमाएका ३४५	धातु विभाजन २९८
धर्म बोल्ने २८७	धातुहरू २४९, हुन्छन् २४९, भाग- लगाई २९८
धर्मरक्षिता २८२	धानका बाला काटी २००
धर्मरागद्वारा ३२८, ३३३	धानको बोट मात्र २९
धर्मसेनापति सारिपुत्रले १६९	ध्यान गर्नेमा ४४१, ४४२, ४४३, ४४५
धर्मसेनापतिलाई अभ्यास छ १६९	ध्यानजः ३२७
धर्महरू ४४१, प्रादुर्भाव हुन्छन् ४४५, प्रादुर्भाव हुन्न ४४१, ४४३	ध्यानवादी २७९
धर्ममण्डागारिक ३०५	ध्यानीले धर्मकथिकको २७८
धर्मविवोध गर्न नसक्ने पुरुष १२६	धार्मिक कथाद्वारा १९६, १९७, १९९, २९१, २९५
धर्मविवोध गर्ने पुरुष १२६	

धार्मिक कथा नसुनेको ३५८	नदीपार जानुभयो ३०५
धार्मिक व्यापार ४३३, गनूँ ४३३	नदीमा जाओ त १९३
धुतघर्म ४२७	नदीमा गए १९३
धुंवाँ आउने आगो ३६६	नदीहरूको शीचमा ३६०
धूतिनी ४५	नदेखेको जस्तो गरेका थिए ३१२
धूलो छरे क्षें छर्छ ३२	न नुहाए ता पनि २८५
धेरे भएर पनि एक हुन्छ १६४,	नज्वेलाख १०३
१६५	नयाँ कपडा लिएर ११५
धेरे समय बिताउँछ २२	नरकगति ४१३

## न

न अति धेरै न अति थोरै ३४६	नरकमा ४
नकराऊ नकराऊ ४०६	नरकयोनि २, ५, ३२०
न क्रीडाकोनिमित्त ४२९	नवचन्द्रमा-सोजन ४०५
नगिचको पनि १७२	नसा ३७१
नट ३२१, आचार्य ३१८, ३१९, ३२१, ले ३२०	नाऊको कुलमा जन्मनु भएको थियो ६०
नटभेष धारण गरी ३२०	नागपुरुष १२२
न ढाकेकोमा पानी पर्दैन ३७२	नागसुपण्डिहरू २६५
नर्तकी कुलमा ३१६	नाचदेखाई ३१७
नर्तकीले नाचेर पाएको जस्तै २१६	नाचिरहेको जस्तो ३२०
नर्तकी शिल्पमा ३१६	स्नानकोनिमित्त १९३
नर्तिथ गो समितं धनं ३६५	स्नान चूर्णहरू १९३
नदीको तीरमा ३५९	नानात्वसंज्ञाहरूको मनन नगरी ३३१
नदीको पानी २९९	

नाना विषयमा मनस्तगाई बस्ते	नियमको बारेमा मतभिन्नता भएर ४३४, ४४९
नामो नामी ब्राह्मणहरू ३४	नियुक्ति गर्नुमए बेश हुने थियो १६१, १६२, १६३
न्यायमार्ग प्रतिपक्ष छ ४४२	निरवसेस-दान २७१
नारीवाहनमा ४१६	निरालसी हुन्छ ३४५
नाडलोमा राखी २२५	निरालसी हुनेछौं ४४
निगण्ठ ४२०, का शावक द, शावक २१, ३०, हरू १०९, हरूलाई पनि दानदिनु पर्छ ९९	निरुद्ध हुन्छन् १७७ निरोधसंज्ञी भई ३५७ निरपधी नै शान्तिको कारण हुन्छ ३९३
निश्चलतामा पुरोपछि १७२, १७३	निर्लोभी भएर ३४९
निश्चित सम्बोधिपरायण ४४६	निर्लोभिनीछे ३७६
निन्दनीय हुन्छ ५७	निर्वाणगामी हुनसकिन्छ ? ४३६
निन्दनीय र सदोषी ५७	निर्वाणधातुमा ३०७, परिनिर्वाण हुनेछ ३०६
निर्दंशी २८२	निःशब्दभई १५६
निर्दागी ३५६	नीवरण रहित १०४
निधान गर्नै आशालिई दानदिन्ध २६०, २६७	नुहाउन जाओ १९३
निधी खोजदै हिँड्छ ३३३	नुहाउने कपडा सुकाउँदै हुनुहुन्थ्यो ३०१
निधीहरू पाउँछ ३३३	नुहाइराखेको शीरको केश समातो १९५
निधीहरू भेट्टाएको हुन्छ ३३४	तुहाएर कपडाहरू लगाई १९५
निर्मन्त्रणा ग्रहण गर्नै मिक्कु ३४०	
निर्मल १७२, भई बधनथाल्वो २९९, ३००	
निर्माता १७८, १७९	

नुहाए ता पनि २८८	पञ्चकामगुणिक रागहरूलाई छाडो १६८
नुहाई पानी पिई ३०५	
नून २०५, बनाउने गाउँ ६८,	पञ्चकाम विषयको सेवन गर्दैन ९१
बनाउने बालकको गाउँ ७९,	पञ्चको बीचमा २८३, २८६
र अंभिलो सेवन	पञ्चगति ४१३
गनंकोनिमित्त २२८	पञ्चगोरस ३६५
नृत्यपोसाक लगाई ३१७	पञ्चचक्षुले युक्त ३८८
नेथ्यो १२६	पञ्चदशी ४६२
नैष्ठकस्यको आनिसंस १०४, प्रकाश	पञ्चनीवरणलाई त्यागी १७१
१०३	पञ्चसङ्ग १२१
नैष्ठकस्यको गुण १०३	पञ्चायुधसम्भ ४
नैर्याणिक हो १६९	पचाउन सकेनन् २२१
नैर्याणिक रहेनन्द ९४	पश्चिम भूमिमा बस्ने ७, ११
नैर्याणिक हुभन् १६९	पश्चिम भूमिभागमा बस्ने २७७,
नोकर ३८२, हुँ ३८१, होइन ३८२	२८०, २८१ .
नोकरी ३४४, गछुँ ३८१, गरी	पच्चीस ठाउँहरूमा विश्वाम गरी
बसिन् २२१, को आव-	३०२
श्यकता पनि छन् ३८१	
नोका ३७०	पञ्चेन्द्रियमा हुने बीस घातुहरू
	२४९
प	
पञ्चलिको बीचबाट १६४, १६५	पञ्चाडितिर तान्त्र ८२, ८३
बखाला लागेको थियो २७४	पटुका छोडाई १९४
पञ्चभानन्तरिम ७८, कर्महरूमध्ये	पटुकामात्र समातेका होइनन् १९५
७७	पणिडत थिए ३५८
	पर्णशाला बनाइदिए ३३५
	पताकाहरू फहराई ९७

पताकाहरू फहराउन् ९८	परिनिर्वाण भएपछि २७८
पताकाहरू फहराउने यिथो ९७	परिनिर्वाण समानता ३०७
पतिका अस्थन्तर ४४	परिनिर्वाण हुनकोनिमित्त २९७
पतिकुलमा गर्नुपर्ने कर्तव्यको सम्बन्धमा ३९	परिनिर्वाण हुनुहुनेछ २९३
पतिभवा पहिले उठ्ने ४२	परिनिर्वाण हुनेहुन्छ ३३३
पतिलाई दिनेछन् ४२	परिनिर्वाण हुने दिन २९६
पदपरमो १२६	परिनिर्वाण हुनुभयो ३०८
पर्वा हटाइसकेको छ ४१४	परम्परालाई टुटाउन योग्य छैन २६८
पर्यवशान कल्याण १८, हुने १७०	परिपूर्ण भएको १७०
परकटुका २८४	परिवार सहित ३१७
परचितज्ञान ४०१, द्वारा ४१९, कोनिमित्त १७२	परिशुद्ध १७२, भएको १७०
परदार सेवनु नगर्नु ४३०	परिषद्को बीचमा २८६
परनिन्दा गल्छौ ५७	परिक्षीण हुन्छन् ३२७, ३२८
परमार्थलाई परमार्थ भनी जान्दछ ३१५	परिक्षेप-आगो ३६६
परलोक छ २८७	परष्ठबोलीलाई त्यागी २८७
परलोक छैन २८५	पवत्तफलं २९३
परसत्त्व परपुद्गलको चित्तलाई १६६, १६७	पवत्तमसं २९२
परापूर्वकालमा १९१	पसारेको बाहुलाई खुम्च्याउँछ १८१
परिनिर्वाण हुन सकिन्छ २९८	पंसुकूलिक ३३९, ३४०, हुन् ३३९
परिनिर्वाण हुन सक्दैन १२८	पहिले उठ्ने र पछिसुल्ने ४३
परिनिर्वाण भइसकेपछि ३०८	पहिलो भेट २७२

पालकीमा राखी १२५	२०१, २०७, २१०, २९१,
पाँच इन्द्रिय ४२१	३४४
पाँचप्रकारका प्रीतिहरू २०९	पात्र-चीवर लिएर २७६
पाँचप्रकारका शास्ताहरू २३८	पात्र-चीवरहरू लिई २७६
पाँच बन्धन १२१	पात्रबाट हात हटाइसकेपछि २०१
पाँच बल ४२१	पात्रमा पानी लिई ३००
पाँचवटा गुणहरू २३९	पात्रलिई १९९
५ विषयको अनुस्मरण गरेर ४३५	पादलालची ३७६
पाँच पाँचशय उपासकहरूको परिवद् ३९५	पान २६०, २६९
पाँचशय उपासक ४०१, ४०६,	पानी आउने मुहानहरू ३४७
परिवारहरू ३९७, हरूको एक परिषद् ३९५, हरूका साथ ३९७, ४०९, हरू-द्वारा परिवृत्तमई ४०९, ४१८	पानीको कारणमा झगडा गर्ने शाक्यहरूलाई ४०३
पाँचशय ऋषिहरू २२८	पानीको गहिराइमा खसाल्छ १२
पाँचशय कार्षणि ३३५	पानीको थोपो छ ३०२
पाँचशय कुलूपग भिक्षुहरू ३४१	पानीको धार बघाइदिए २२८
पाँचशय गाडाहरू २९९, ३१६	पानीको भाँडो राखी २०२
पाँचशय धम्मिक ४०५	पानीको बिन्दूजत्रे प्राण हुन्छ ९२
पाँचशय परिवार स्त्रीहरू ३१६	पानीको स्यानो विन्दूमा ९२
पाँचशय भार्याहरू ३१६	पानी चुहिदै छ २१२, २१३
पाँचशय विहार ३३५	पानी चुहिने १८
पाठिहारिय पक्षमा ४३२	पानी चुहिन्थो २१२
पात्र-चीवर ग्रहण गरी ४१, १५५,	पानीजाने मुखहरू ३४७
	पानी नअडने १८
	पानी नचुहिने १८, १९

पानी पर्वा २१४	९३
पानी पर्वनथ्यो २१३	पापकर्मको प्रवृत्तिकोनिमित्त ७३,
पानी परेन २१३	७३, ७५, ७७, ८७, ९१,
पानी पनि खूबसंग पन्यो ३८६	९३, ९५
पानी पनि पिउनुहोस् २९९	पापकर्मबाट उत्सीर्ण हुन्छ २६
पानीपने कै ३७२	पापमित्र ३४७
पानीपने लक्षणहरूलाई ध्यानमा	पापसहाय ३४७
राखी ३६०	पापी मिक्तुले ३११
पानीपिई शास्ता ३०५	पापीमार ३९३
पानी पिउनुभयो ३०४	पायस २२०, पिण्ड दिएको देखेर
पानी पिउने कुवाबाट ९८, ९९	२२१, दिन लगाई २२१,
पानीपर्छ भनी जान्दछन् ३६०	दिन लगाए २२०
पानी बधेर नै जान्छ ४५२	पारलौकिक सुख ३४४, ३४८
पानीबाट बचनकोनिमित्त २१४	पारलौकिकहित ३४४, ३४८
पानी भरिने गरी ३८७	पालन गर्नेछौं ३९१
पानीमा श्रीडा गर्छ ८३	पालनपोषण गरेका थिए १८४
पानीमा डुवाई फुटाल्छ १४	प्वाल परेको १८, १९
पानीमाथि उत्रन्छ १३	पालहरू टाँगी २३२
पानीमा नुहाऊ २८१	पाहुना गर्न योग्य छन् ३५६, ४४२
पानीमा नुहाए ता पनि २८५, २८८	पाक्षिकमोजन ४०५
पानी राख्छ १८, १९	पिउने पानी २२९, ल्याइदेक २९९
पानीराख्ने खरखण्डा १८	पिण्ड ४३०, पातिक ३४०, चारी
पानीले नभिज्ने गरी हिडेको १६५	हुन् ३३९
पानीले बगाउन नसकोस् ३४५	पितामह १३३
च्यापकर्म गर्नकोनिमित्त ७२, ७३,	पितृघात ७७
७५, ७७, ८१, ८२, ८७,	

पितृरक्षिता २८२, २८६	३४८
पिट्नकोनिमित्त वगुर्नथालख ३६९	पुरुषलालची ३७६
पीडित नमई २९६	पूँगको बीचमा २८३, २८६
पुष्करिणीको तीरमा २५८	पूर्णिमा ४३२
पुण्यो पुण्यो भनेगरी सन्तप्ति गरे २०१	पूर्वजन्मका कुराहरु अनुस्मरण गर्छ १७३
पुण्यो पुण्यो न भनुञ्जेलसम्म १५०	पूर्वानुस्मरणज्ञान ४०१, कोनिमित्त १७३
पुण्यमय-ऋद्धि २६५	पूर्वार्णह समयमा ४१, २०१, २०७, २१०, २९१
पुण्यक्षयद्वारा च्युत भएको २२५	पूर्खी १७१, १७४, १७५, १७७, १७८, १७९, १८२, १८३,
पुण्यक्षेत्र समान पनि छन् ४४२	छोऊ २८१, मा डुडकी लगाउँछ १६४, १६५
पुत्रदारहरूसँग शयन गरी घरमा बस्ने ३३९	पूर्खीलाई छोए ता पनि २८५, २८८
पुत्रदारहरु सहित १५३, १५५	पेटको बालक नजन्मेसम्म पर्खानु- होस् ४०२
पुत्रस्नेह उत्पन्न गरी २२६	पेत्तेय १३३
पुत्रहरु हुने पुत्रहरूको कारणमा शोक गर्छ ३९३	पंगुन्यवादी १३
पुत्रहरु हुने पुत्रहरूसँग आनन्दित हुन्थन् ३९२	पोखरीमा ८३
पुनर्जन्म ३१६	पोखरी र बगेचाहरु २१७
पुनरानुसृति ज्ञानद्वारा १८७	पोखरीहरु ४१४
पुष्पराजिकाट १२४	पोरी २८७
पुराना पातहरु ९२	
पुरुषसम्य सारथी २५, १६८, ४४१, ४५०, हुनुहुन्छ	

प्र

- प्रकृति चक्षु ३८८  
 प्रगल्भी ३१५  
 प्रजापतिहरू १४५  
 प्रत्यन्तमा जाँवा २०३  
 प्रत्यन्त शान्तपारी २०३  
 प्रत्यवेक्षणा ४२९  
 प्रत्यक्षणीय छ ४४२  
 प्रतिष्ठवनित पार्छ २८  
 प्रतिबद्धचित्त लिई दानविन्ध २६०,  
     २६७  
 प्रतिसन्धि ३१६  
 प्रतिसम्भिदाज्ञान प्राप्त गरेका थिए  
     ४०१  
 प्रतिसम्भिदाज्ञान पनि पाएका थिए  
     ९२३  
 प्रतिसम्भिदाज्ञान पाउनेहरू ६९  
 प्रत्येकबुद्ध प्रति स्नेहपूर्वक भुकेको  
     प्रभावले २२४  
 प्रत्येकबुद्धमाथि ठूलो स्नेहगर्नथाल्यो  
     २२२  
 प्रत्येकबुद्धलाई नित्य भोजन गरा-  
     उदये २२०  
 प्रथमदिशामा २७

- प्रथमध्यान प्राप्तगरी १७१, बस्तु  
     ३२७  
 प्रथमध्यान पनि अभिसंकृत हो  
     ३२७  
 प्रमादी भई विहार गर्ने ४४२  
 प्रमाद विहारी ४३४, ४३८, ४४०,  
     ४४१, ४४२, ४४३  
 प्रयोगप्रत्यय-ऋद्धि २६६  
 प्रलापी ३१५  
 प्रवज्या हुनु खुला आकाश जस्तो  
     छ १७०  
 प्रवज्या पाँऊ ३२१, ३९१  
 प्रवजित भए ३९४  
 प्रवजित हुने इच्छा गरी ४०२  
 प्रवर्त मासु २९२  
 प्रवर्त मासुलाई २९२  
 प्रविवेकमा ४४२, ४४३, ४४५  
 प्रशंसाको कारणबाट १३  
 प्रशंसा गर्छ १२, १४  
 प्रसन्नपार्न सबूच ६६  
 प्रसन्न हुनेको प्रसन्नतालाई ६६  
 प्रज्ञाइन्द्रिय २३९  
 प्रज्ञाचक्षु ३८८  
 प्रज्ञापन गरेको छु ५७  
 प्रज्ञावान् हुन्छ ३३९, ३४१, ३४९

- प्रज्ञासम्पदा ३४८, ३४९  
 प्राचार्यहरूले ३१८, ३१९  
 प्राणातिपातबाट विरत छन् २०४  
 प्राणीघात गर्ने हुन्छ २८२  
 प्राणीघात नगर्ने १३  
 प्राणीघात नगर्नु ४३०, ४३१  
 प्राणीघात नगराउनु ४३०  
 प्राणीघातबाट १४, अलग रहन्छ  
     ३४८  
 प्राणीघातलाई त्यागी २८६  
 प्राणीघाती १२, १३  
 प्राणीहत्या गर्ठन् २१  
 प्राणीहत्या नगर्ने समय २२  
 प्राणीहत्याको निन्दा गर्नुहुन्छ २५  
 प्राणीहत्यालाई त्यागनुपर्छ भनी  
     भन्नुभएको छ २५  
 प्राणीहत्याबाट दूर हुन्छ २६  
 प्राणीहत्याबाट विरत रहन्छ २६  
 प्राणीहिंसा गर्दैन ११  
 प्राणीहिंसाबाट विरतभई बस्छ  
     १७०  
 प्राणीहरू प्रति हितानुकम्पी १६  
 प्राप्तधर्मी १०४  
 प्रातिहार्य २१४, द्वारा १६९, देखा-  
     उनमा हुने अपगुणका
- कुराहरू १६४, हरू १६४,  
 १७४, देखापर्छ ४०४  
 प्रातिमोक्ष उद्देशण गर्ने नियम ६२  
 प्रामोदघ हुन्छ ४४३, ४४४, ४४५  
 प्रामोदघ हुनेको प्रीति हुन्छ ४४३,  
     ४४४, ४४५  
 प्रामोदघ हुन्न ४४१, ४४२, ४४३  
 प्रामोदघ नहुनेको प्रीतिहुन्न ४४१,  
     ४४२, ४४३  
 प्रीति उत्पन्न हुँदा २१०  
 प्रीति उत्पन्न भएको यिथो ३०८  
 प्रीतिका लक्षण रस २०९  
 प्रीति दुइहस्तासम्म रहेको यिथो  
     २१४  
 प्रीति नहुनेको प्रशंसित हुन्न ४४१,  
     ४४२, ४४३, ४४४  
 प्रीतिलाई पनि त्यागी ३२९  
 प्रीतिले आधामहीनासम्म छाड-  
     दैनथयो २०८, २११, २१३  
 प्रीतिले छाड्दैन २०८  
 प्रीतिहरू २०९  
 प्रेतगति ४१३  
 प्रेतशश्या ३०३  
 प्रियरूप १२७, १२९  
 प्रिय साथी हुन् १९६, १९८  
 प्रेत्यहरू ४४

क

फट्की राखेको कपास १४६  
 फलसुखको अनुभव ४१९  
 फागुन ४३२  
 फचाकिराखेको ३३९  
 फचाकेको जस्तै गरी नरकमा पनेछ  
     २४, ३३  
 फाल्न लंजाऊ २२५  
 फूटपार्नकोनिमित्त २८७  
 फूल तित आएकी यिहन् २३५

ब्र

बंगारा किट्न लाग्छ ३६९  
 बयन्नपथमा जन्मेका यिए ३४४  
 बछ्द्र १३  
 बयञ्जनयुक्त १७०  
 बयञ्जनहरू २००  
 बजारबाट ११४  
 बत्तीहरू बाल्न लगाई ३६१  
 बन्धन भनेको समुदयसत्य हो ३८५  
 बन्धनद्वारा सन्तुष्ट हुन्छो ३८५  
 बन्धन रहित १२१  
 बन्धनहरू छेदन गरे ३८६  
 बन्धनहरूलाई छेदन गर ३८५

ब्ययलाई पनि जानी ३४६  
 बयानगर्त १२७  
 बरको रुखो ढाँचा काँचा हेर्दा  
     २२८  
 बरको रुख देखेर २२८  
 बहुजनाकीर्ण ९३, १५८, १६१,  
     १६२  
 बहुदुःख १०३  
 बहुश्लेशहरू १०३  
 बाष्ठाहरूले ३८४  
 बाटामा एक पुरुषलाई राखो १३८  
 बाटो भुलेकोलाई बाटो देखाइदिवा  
     ९६

बाढी आउन नसक्ने ठाउँ हेरेर  
     ३६०  
 बाढीहरू ३७४  
 बाँदरको बच्चा ११३, ११४  
 बाँदर जस्तो चित्त बस्ने १७१  
 बाँदरनो ४३७  
 बादल उठी आकाश ढाक्यो ३६१  
 बाधा ब्राह्मण ४३७  
 बयापन्नचित्त हुने २८४  
 बयापन्नचित्त राख्ने हुन्न २८७  
 बयापार ३४४, ४३२  
 बाबु छ २८७

- बाबु छेन २८५  
 बाबु बाजेहरूले २६७  
 बासी आहार ३७६  
 बालवर्षसम्म ब्रह्मचर्य पालन गर्द  
     २३८  
 बाहुबलद्वारा ३४५  
 बित रोपन चाहने १७  
 बिच्छुचाइराखेको आसनमा २९४  
 बाटोखर्च २१८  
 बाटोछेकदा २२३  
 बिस्मृतिभई २२५  
 बिरामी नभइकन पनि २४१  
 बिरामी भए भनी २४१  
 बिरामी भएको बेलामा ३५१  
 बिष-व्यापार ४३३  
 बोसवर्षमन्दा कम उमेरका थिए  
     ५९  
 बोसवर्षमन्दा कम उमेरका अर्थकि-  
     लाई ६५, ६६  
 बुढो हुन नपाउदै मर्नेछ ३४६  
 बुद्धकहाँ जाँदा ४०५  
 बुद्धको पालामा ३९५  
 बुद्धगुण ४४१, ४५०  
 बुद्धचक्र ३८८, द्वारा देखनुभई ३६७  
 बुद्धत्व प्राप्तगर्नु भएको थियो ३०६  
 बुद्धमर्म माथि प्रसन्न हुने थिए १६३  
 बुद्धमार्गी नभएका कुरा २७२  
 बुद्धारीहरू ३६०  
 बोधिमण्डपमै ३६९, ३७०, ३७१,  
     ३७२, ३७३  
 बोधिसत्त्व १८४, ४०७, ते ४०७,  
     थिए ४३७, बाँदर थिए  
     ४३७, मृगयोनिमा जन्मेका  
     थिए ४३७, को वस्त्र तथा  
     आभरणहरू लिएर २३७

ब्र

ब्रह्मचर्य २३८, ३९०, ३९१, को अर्थ  
 ३९०, को अर्थ आर्यमार्ग  
 हो ३९०, को अर्थ बुद्ध-  
 शासन हो ३९०, को अर्थ  
 अर्थ स्वदार सम्मुचित हो  
 ३९१, को विभिन्न अर्थ  
 सम्बन्धी कुरा ३९१, पालन  
 गर्नेछो ३८९, प्रकाश पार्नु-  
 हुन्छ १७०, पूरामयो  
     १७४  
 ब्रह्मचारी २०५, आराचारी ३९०

आहृत्व प्राप्त १२२	भ
आहृदण्डको सूत्रमा २४३	
आहृपरिषद्का अगाडि १८१	अक्तं १५३
आहृ-मार २९४	भकारीहरू ४१७
आहृयानीय मार्ग १७८	मगवान् ११, १६, २१, ३६, ४०,
आहृलोकगामी हुन्दै ३२८	५१, ५६, ७०, १२७,
आहृलोकमा २७०, उत्पन्न हुन्दै	१६०, ४०९, ४४०, ४४८,
२७१, उत्पन्न भए ३५१, बसी २६२	कहाँ पुणेपछि ३१७, को
आहृलोकसम्म पुगी १८२	उद्देश्य गरी २३४, को
आहृलोकसम्म विचरण गरे १७४	धर्मकायलाई देखे ३८८,
आहृलोक सहित २९५, लोकलाई १६८	को धर्म सु-आख्यात छः १४७, १४८, ३९९, ४००,
आहृसम्पत्ति १०१	४४१, ४४४, ४५०, को
आहा १७८, ४२०, महाआहा १७९, १८०, प्रकट हुने लक्षणहरू	आवकसङ्घ ३५६, ३५७,
१७९	को आवकसङ्घ सुप्रतिपन्थ
आहृणहरूका शुद्धिहरूलाई २७३	छ १४७, १४८, ४४२,
आहृणहरूका शुद्धिहरू रचाउँछु २७७	४४४, ४४७, को शरणमा
आहृण कुलमा ४०३	पछु २८९, को सम्मुखबाट
आहृणभक्त यिए ७, २०७	२५८, प्रति यन् बढी
आहृण महाशाल कुलमा ४१५	अभिप्रसन्न हुनेछन् १६१,
आहृण सहित प्रजा ११३	पानी पिउनु होस् ३००,
आहृणहरू छन् ११	बुद्ध ४०४, ४३४, बुद्धले

लाई प्रत्युत्तर दिए ४४१,	भार्गव २०७, २१०
लाई महादान दिनथाले	भाँडाको कान समाति ८३
२३५, लाई यस्तो भने	भाँडाको मोलभन्दा कम २०६
२५३, लाई यस्तो भन्नु-	भाँडोबाट तिहुन लिनुभई २०८
यथो ३००, ले ७, २५,	भाँडोबाट भात छिकनुभई २०८
२६, ४२, ५१, १६२,	भाँडाहरू पखात्तकोनिमित्त १९
२७३, २८०, ३०८, ३५५,	भात १५३, को कारणले गर्दा
एक भिक्षुलाई १६१, ले	२२२, को हण्डी फुटधो
पानी भित्तुभयो ३००, ले	६८, छिकनुभई २०७,
यस्तो भन्नुभयो ७२, यहाँ	छिकी २०८, देऊ ६५,
बस्तुहोस् १११, सम्यक्-	पकाई २०७, पाकिसकेको
सम्बुद्ध हुनुहुन्छ १२, हुनु-	छ ३६६
हुन्छ ४४१, हुनुभएको	आत्मरक्षिता २८२, २८६
दिशातिर खुटापने १३४	भार्यालाई भने ४०२
भगवां २०७	भालुमृगादि ३६६, हरूलाई २२२,
भगिनी रक्षिता २८२	हरूलाई धपाउंथ्यो २२२
भगिनीवाङ्ले सम्बोधन गरेका हुन्	भावनाहरूमध्ये थ्रेठ भावना कुन
४१७	हो ? २४२
भस्म पानेछु ९४	भाषणलाई अभिनन्दन गरी २१६
भस्मपार्न सकलान् के ? ९४	भित्री कामकाज ४४
भरणपोषण गर्छ ४६	भिक्षाटन् जानुहुन्थ्यो २३४
भवरागसंयोजन १२२	भिक्षा मागेर चए पनि विन्ध्यः
भवात्तवबाट पनि विमुक्त हुन्छ	३३४
१७३	भिक्षु ५२, सङ्घको नायक बन्ने
भाग लगाएको हुन्न १४८ १४९	कुविचार २३७

भिक्षुणी ५२	१५०
भुइ खन्देनन् २०५	भोजन तयार छ २०१
भुकेर २२२	भोजन पस्काउने छन् १५५
भुकदै उ जान्थ्यो २२२	भोजनमात्र वानदिनाको कारणले
भुकदै बसिरह्यो २२३	३२
भूकम्प हुन्छ ४०४	भोजनहरू पनि दिए २२९
भूतवादी हुन्छ २४	भोजनहरू विन चाहन्थे १५२
भूरिप्रज्ञा भनेको १२३	भोलिकोनिमित्त मेरो भोजन २९१
भूरिप्राज्ञ १२३	भोलिको भोजनको लागि १५४
भेदभिन्न गराएका होलान् ५६	
भेरी छाडेर पेट बजाउने क्यैं १७७	
भैहात्यो यो कुरा छाडी देउ ३१९,	
३२१	म
भोक-प्यासलाई सहन गर्न सब्देनन्	
६६	
भोक र प्यासले पीडित थिए २१८	म कुशीनगरमा जानेछु २९७
भोगसम्पत्तिको आयलाई ३४६	मटर २०५, को पोको २०५
भोगसम्पत्तिको व्ययलाई ३४६	मणिका १८, मन्ने विद्या छ १६७
भोगसम्पत्ति त्यागी १७०	मतवाल्नी ४५
भोजनको समय भयो २०१	मतस्समंस २९२, २९३
भोजनको हण्डी फुटचो १२५	मन्त्रसोधन कार्य गर्दथे ३४
भोजन गराई ३२३	मदप्रमाद गरी ३२०
भोजन गरी ३०६	मदचपान सेवन नगर्नू ४३१
भोजनपछि मात्र ३०६	मदचपान सेवन नगराउनू ४३१
भोजन सेवन गर्दा ४२९	मदिरा-ब्यापार ४३३
भोजनमा जाने पालो आएको थियो	मध्यकल्याण १७, १८, १९, १७०
	मध्यम खेत १७
	मध्यात्म समयमा ८०
	मधु २३२

- मधुर धर्मोपदेश सुनाउनुभयो २३२  
 मनकर्म ७५, ७६, ७९, ८९, भनी  
     भनुहुन्छ त ? ७९, मिन्ने  
     ७७, लाई महासावदचतर  
     भनी भन्दछु ७७  
 मन खिन्न भएको थियो १५०  
 मनद्वारा तीनप्रकारले शुद्धि हुइन्छ  
     २८५, २८७, २८८  
 मनद्वारा तीनप्रकारले अशुद्धि हुइन्छ  
     २८४  
 मन-दण्ड ७२, ८१, मा राख्छन्  
     ९२, लाई ठूलोछ भन्ने के  
     मिल्लार ८७  
 मनदुश्चरित ३७८  
 मनधातु छ २४८  
 मनपर्ने रूप पनि छ २४६  
 मनविज्ञान पनि छ २४८  
 मनःविज्ञेय धर्महरू १२९, १३१  
 मनसत्त्व भन्ने देवलोक छ ८९  
 मनाप १०२, १२७  
 मनुष्यहरूमध्ये कसेले पनि २९४  
 मनुष्यहरू सहित देवताहरू ११३  
 मनोमय श्रद्धि २६२, २६३  
 मनोमयकाय अभिनिवार्ण गर्नको-  
     निमित्त १७२  
 मनोमय कायरूप निमित गर्छ १७२  
 मरणपछि ५  
 मरण भएपछि ३, ४  
 मरेकालाई स्वर्ग पुन्याउन सक्षम् ७  
 मरेकाको मासु २९२  
 मरेकोलाई हिङ्गन लगाउन्छन् १२  
 मल्लहरूको २७३  
 म बलान्त छु ३०१, ३०२  
 मलाईमात्र दानदेऊ ९९  
 मसंग नसोध १  
 मसंग यो कुरा नसोध ३, ४, ३१९  
 मसानमा फालिराखेको ३३९  
 महत्कलतर ३०६  
 महत्कलदायी हुन्छ २५९, २६०  
 महाआर्थवंश ३९९  
 महाकोलाहल हुनेछ २९८  
 महानगरहरूमध्ये २५६  
 महानदीको तीरमा बसेकोछु ३६७  
 महानिगण्ठको कुरा अनेर्याणिक  
     रहेछ ९०  
 महानिगण्ठको दर्शनार्थ जाऊ द०  
 महानिगण्ठलाई ७४  
 महानिसंस २५९, २६०, तर ३०६  
 महानुभावसम्पद थमण ३०  
 महापरिनिर्वाण हुने दिनमा ३०७  
 महापरिनिर्वाण पनि हुनुभयो २७४  
 महाप्रज्ञा भनेको १२३

- महाप्राज्ञ १२३  
 महाब्रह्मा १७८, १७९, लाई यस्तो  
     भने १७९, १८०, ले  
     १७९, १८०, १८१  
 महाभूतको खोजीगर्ने एक भिक्षु  
     १७४  
 महामुनि ३८८  
 महायज्ञ जस्ते २६८, २७०  
 महाविहारहरू बनाउन लगाए  
     २३३  
 महासावदध्य भनी भन्दैनन् ९२  
 महासावदध्य हुन्छ ९२  
 महासावदध्यतर ७७, ८७, ९३, ९५,  
     भन्दछन् त ? ७३  
 महासुदर्शन-यज्ञ १०१  
 मार्गजिन ३१२, ३१४  
 मार्गजीवि ३१२, ३१३, ३१४  
 मार्गदूषक ३१२, ३१३  
 मार्गदेशक ३१२, ३१५  
 मार्गब्रह्मचर्य ३१०  
 मार्गसुख ४१९  
 मार्गको दलानमा १११  
 मार्गको द्वारशालामा ११०  
 मार्गको दलान हो त्यहाँ गए १११  
 माटाका भाँडाहरू २०५  
 माटो ३७१  
 मातृघात ७७  
 मातृपोषक ४३८, हस्तीराज भएको  
     बेलामा १०२  
 मातृरक्षिता २८२  
 मायितिर उन्छ १४  
 मानशल्य ३१४  
 मानसंयोजन १२२  
 मानिसहरू भनेका बाँगा हुन्छन्  
     २२३  
 मामाकी छोरी ४३६  
 मायावी छन् १०८, १०९  
 मारकाटमा तत्पर २८२  
 मार-बादलाई खण्डन गरी ३९३  
 मारसहित ११३, २९५  
 मारिदिन्छन् ४, ५  
 मालाकार १२४  
 माला नलगाउनू ४३१  
 मालागन्ध विलेपन २६०, २६९,  
     धारण गर्ने ३९९  
 मातसर्यमल ४५१, रहित भएको  
     चेतना लिई १४७  
 मासु २९३, को एउटै थूप्रो ९३,  
     ९४  
 मांसचक्षु ३८८

मांस-व्यापार ४३३	यियो ४०७
मिच्छाविट्कस्स ५	मुसा समाती उसले खान्ध्यो ४०७
मिठाइहरू १५२, १५३, १५४, १५५, १५६, यिए १५३, राखों १५५	मुसाहरू फक्केर जाने बेलामा ४०७
मिथ्यादृष्टिक १२, १३, ३२०, हुन्ध २८४	मुसलधारा पानी पनि पर्वत ३४८
मिथ्याचरण गर्ने हुन्ध १८६	मुसुक हास्तुभयो १८७, १८८
मुस्काउनाको कारण १९०	मुसुक हास्तुभएको यियो १८८
मुस्काउनाको के कारण र के प्रत्यय हो ? १९०	मूगाको आसन ४१६
मुस्काउनु भएको कुरा १८९	मूगाको शस्त्र ४१६
मुख तलतिर पारी १५६	मृगहरूकोनिमित्त ४३९
मुखर ३३९, ३४०, हुन्ध ३३९, ३४१	मृतक शरीरका हाडहरू २९
मुट्ठीहात उँचाइ भएका खाटहरू ४१८	मृति इन्द्रिय २३९
मुण्डक अमणको दर्शनले के फल हुन्ध र १९२, १९३	मृतिमान् आराधक बन्धसक्ख ४५०
मुगी २०५, को पोको २०५	मृतिमान् भई २७
मुक्तयागी हुन्ध १४७	मृतिमान् हुन्ध ३३९, ३४१
मुदिता सहगतचित्त फैलाई ३३१	मृतिसम्प्रजन्यताहारा २९५, २९६
मुसाको बथान देख्यो ४०७	मृतिसम्प्रजन्यभई ३०३
मुसाको योनिमा जन्मिन्तु भएको	मृतिहीन ३३९, ३४०
	मृत्युपछि १२, ३१८, ३१९, ३२०
	मृत्युमार १२०
	मृदु १०४
	मृषावादको निन्दागर्नु भएको छ २६
	मृषावादबाट अलग रहन्ध ३४९
	मृषावादी १२
	मेघ गर्जेको आवाज सुन्दे ३६१

मेरा कुमारीहरू पतिकुलमा जाँदेछन्

य

४२

मेरा साथी १९६, १९८

यस्तो तिअ्रो चित्त छ १६६, १६७

मेरे त्राण १७, १८, १९

यस्तो तिअ्रो मन छ १६६, १६७

मेरे द्वीप १८, १९

यस आत्मभावलाई कुटी भनिएको

मेरे बुद्ध हो, मेरे धर्म हो २३७

हो ३७१

मेरे शरणमा बस्दछन् १७, १८,

यस आत्मभावलाई शरीर भनी

१९

मन्दछन् ३७१

मेरे सहारा १७, १८, १९

यसरी तर्कना गर १६८

मेरो कुटी चिवृत्त छ ३६७, ३७२,

यसरी तर्कना नगर १६८

३७३

यसं जीवनमा परिनिर्वाण हुन्थन्

१२७, १३०, १३१

मेरो गर्भवास पनि छैन ३८५

१२७, १२८, १२९

मेलमिलापमा आनन्दमान्ने २८७

यसं जीवनमा सुख हुन्छ ३४४

मैत्रीचित्त २७, फेलाई २७, विमुक्त

यसं जीवनमा हित ३४४

३३०

यज्ञको फल छ २८७

मैत्रीसहगतचित्त ३३०

यज्ञको फल छैन २८५

मैथुनज्ञहर्षयर्थ १७०

यज्ञको महत्ताको बारेमा २४०

मैथुनविरति ब्रह्मचर्य ३९०

यागु देऊ ६५

मैले पनि कामपिथाचार गरेको छु

याचकपात्र ३४९, भई ४५१

२५

यान २६०, २६१

मौघपुरुष हो ६६

युद्धमा मर्छ १

मोह ११९

युद्धमा मरेर स्वर्गमा पुगिन्छ १

मोहशत्य ३१४

यो आत्मभावरूपी कुटीमा ३७२

मौन-प्रतिपदा ३९९

यो आत्मव हो १७३  
 यो कुरा छाडिबेङ ४, ३१९  
 यो कुरा मसेंग नसोध ३२१  
 यो दुःख हो १७३  
 यो दुःखसमुदय हो १७३  
 यो लोक छ २८७  
 यो लोक छैन २८५  
 यो शरीररूपी कुटीमा ३७२

## र

रक्तपाणी रक्षितकार ११४, पुत्र  
 ११५, पुत्रले ११५  
 रगत बहने २९५  
 रझमच्चमा १३८, ३१९, ३२०,  
 ३२१  
 रगत बमन गरे १२५  
 रझले समात्ख १०४  
 रझाउन चाहन्छु ११४, ११५  
 रझाउन योग्यछ ११५  
 रजनीय १२७  
 रजपथ छ १४५  
 रक्षित हुने भएकोले राजा ४१५  
 रथ ३७०, हरू त्याई ४०६, सजा-  
 उन लगाई १९९  
 रमाइलो पार्छ ३१८, ३१९, ३२१

रश्मी १८९, फलाउनु भयो ३८६  
 रसायन २९३  
 रक्षा गरेको हुन्छ ३४५  
 रक्षा गर्नुपर्ने कुनै कारण छैन ३८०  
 राग प्रहीण भएको हुन्छ २५४  
 राग प्रहीण भएको हुन्छ २५३  
 रागशल्य ३१४  
 राजा उदेन २४४, २५१  
 राजकन्याले २०३  
 राजाको कारणबाट ३२  
 राजातिर खुट्टापर्ने १३४  
 राजातिर खुट्टापारी सुते १३४  
 राजातिर खुट्टा पारेर सुत्ता १३४  
 राजा वंशवण कुवेर ४१५  
 राजाले हरण गर्न नसकुन् ३४५  
 रात ४३१, को प्रत्यूष समयमा ६५  
 राता धानका चामलहरू २१५  
 रातो धान २००  
 राघ्ररी मनमा सोच ९३, ९४, ९६  
 राघ्ररी मनमा सोचेर बताऊ ९३,  
 ९६  
 राघ्ररी सोचविचार गरेर मात्र ९७  
 राघ्ररी जानी बुझी गर ९७  
 रिस उद्दा मुख विकृत पार्छ ३६९  
 रुख काट्न लगाएका थिए २३९  
 रुखको ठूलो शाखा २७८

रुखको शाखाको कापबाट २२८	लेट्न चाहन्छु ३०१, ३०२
रुखमनि राखेर आए २२०	लोकमा उत्पन्न हुन्छन् २५
रुखमनि स्याउलामा सुताइविए २१९	लोकविद् २५, १६८, ४४१
रुनथाले ३२०	लोकमा बुद्ध उत्पन्न हुनु भएको छ २३०, २३१, २३३
रुपर्याँ गन्दा ६४	लोकवासीकानिमित्त पुण्यक्षेत्र
रुपकायलाई पनि देखे ३८८	समान ४००, छ १४७
रुपसंज्ञाहूलाई अतिकमण गरी ३३१	लोकोत्तर ३९८, ३९९, अर्थ प्रकाश पार्ने ३९८, चक्षुले ३८८
रोएको होइन ५	लोभ गर्ने हुन्छ २८४
रोग हुँदाहुँदै २९८	लोभर्हण मात्र गर्नसक्ने प्रीति २०९
रोगीहुने बेलामा ४५	लोहितपाणी २८२
रोगीहुनेको बलाबल ४५	लौकिक चक्षुदारा ३८८

ल

Dhamma.Digital

लज्जालु १७०	व
लज्जीभई २८६	वचनकर्म ७५, ७६, भिन्ने ७७, भनिएको हो ७६
लट्ठी १४१	वचन तीरले प्रहार गर्दै ४२०
क्लान्त छु ३०१, ३०२	वचन-दण्ड ७३, पनि अचित्क हुन्छ ७३, द्वारा त्यस्तो
क्लानप्रत्यय ४३०	हुन सबैदैन ९०, भन्दा मनदण्ड ९०
लामखुट्टेहरू ३७४	वचनद्वारा चारप्रकारले अशुद्धि हुइन्छ २८३, २८४
लामो लामो रौं भएको ८२	
लिउन लगाउन लगाउंदा २३९	
क्लेशमार १२०	
क्लेशरूपी ढकनी ३७२	
क्लेशरूपी पानी ३७१	

वचनद्वारा चारप्रकारले शुद्धि हुइन्छ	२०१, गर्ने स्वीकार गरि-
२८५, २८६, २८७	सकेको छ २०२
वचन दुश्चरित ३७८	वर्षावासिक भोजनहरू ४०५
वट्टक चराले २१४	वहीं भगवान् अरहत् हुनुहुन्छ १४७,
वस्त्र २६०, २६९, को एक छेउमा	१४८, ३४८, ३५६, ३९९,
समाती २२३	४००, ४४१, ४४३, ४४६,
व्यभिचार गर्ने २२	४५०
वस्त्रिक ३७०	वाव आरोप लगाउने छ ८३
वयोवृद्ध बुढो ११३	वादले वादलाई ८२, ८३
वंसकतिर २९३	वादशील तीर्थीयहरू ४२०
वर्षको चारमहीनासम्म ३५९	वादशील बृद्ध भ्राह्मणहरू ४२०
वर्षाद्को आवाज सुनी ३८७	वादारोपण ८, गर ३०, ८४, ८५
वर्षाद्को समयमा ३५९	वायु १७१, १७४, १७५, १७७,
वर्षाद् समय नगिच आइपुगेपछि	१७८, १७९, १८२, १८३
३६०	वालक ठूलो नभएसम्म पर्खनुहोस्
वर्षावास २०२, ४४८, को समव	४०२
यियो ४८, गर्नकोनिमित्त	वालकलाई यहीं छाडेर जानुपन्यो
२१६, बस्न जानेछु ४४८,	२१९
बस्नकोनिमित्त गए ४४८,	वालक देखेर २२६
बसितकेपछि ५१, गरि-	वालकविना म जिउन सविवन
रहनु भएका ४३९, पछि-	२२०
को कार्तिक महीना ४३२,	वालक बीचबाटैमा मन्यो २२०
मित्रका तीन महीना	वासना आउँछ १४६
४३२, सिद्धिएपछि ५२,	वाह २१५
गर्न स्वीकार गर्नुहोस्	विकाल भोजन ४२८, नगर्न् ४३१।
	विरता ४१६

- विकाल भनिएको हो ४२८  
 विकालमा विचरण नगर ४२७  
 विकुञ्जबन श्रद्धि २६१, २६३  
 विकुर्वण श्रद्धि देखाई १६९  
 विगतमोही ११९  
 विच्चिकित्स-संयोजन २०६  
 विजित-विजयी १२०  
 विजेता १७८, १७९, १८०  
 वितकं र विचारयुक्त १७१  
 वितकं विचारलाई शान्तपारी ३२८  
 वितकंविचार रहित ३२८  
 वित्तूपकरणहरू २८२  
 विदधाचरण ४५०, सम्पन्न २५,  
 १६८, ३५६, ४४१, ४५०  
 विदधाधरहरू २६६  
 विदधामय-श्रद्धि २६५  
 विदधालाभी धर्मको उपदेश ३५१  
 विदधालाभी धर्महरू ३५७, को  
 ३५७  
 विदितधर्मी भई १०४  
 विधवंश १६१, पार्न छोजेको होइन  
 १६१, १६२, १६३  
 विनाशका कारणहरू ३४७  
 विनाशकोनिमित्त चारिका गर्नुहुन्छ  
 ३१
- विनाश होउन् ४  
 विनिपात १३  
 विनिपातिका २६५  
 विपचितञ्जू १२६  
 विपश्यना ध्यानहरू गरी ४०३  
 विपाक-श्रद्धि २६१  
 विपाकदुःख १२०  
 विस्फार-श्रद्धि २६३  
 विमुक्तचित्त ३२८, भनी जान्दछ  
 १७२  
 विमुक्त भए भन्ने १७४  
 विमुक्त हुन्छ ३२६, ३२७  
 विरज वीतमल १०४, धर्मचक्र  
 १०४  
 विरागसंज्ञी भई ३५७  
 विरामी हुँदा ३५३  
 विरेचित हुनुभएका २९७  
 विविधाकारले बस्ने हामीहरूले  
 ४३९  
 विवाहमङ्गलको ठूलो कार्यक्रम  
 थियो ४१  
 विशिष्टरूपले (अवेच्चप्पसादेन)  
 १४७, प्रसन्नाख्यौ १४८,  
 प्रसन्न भएको हुन्छ ४४१,  
 ४४२, ४४३, ४४६,

प्रसन्नमई ४२२, ४४१, वेस्सन्तर-महायज्ञ १०१  
 प्रसन्न मएर ४४३, ४४४ वैशारदवच १०४

विशिष्ट प्रसन्नताले ३५६, सम्पन्न  
 ४४७

श

विशुद्ध दिव्यचक्षुद्वारा १७३

विश्वाम गरी ३०२

शक्कसम्पत्ति १०१

विहार पनि बनाइदिए ३२३

शंख जस्तै सफागरी १७०

विहार बनाएका थिए ४८, ५१

शंख बजाई २७, २८

विहार बनाएको हुन्छ ५२

शंख बजाउने बलवान् पुरुषले २७,  
 २८

विहार बाहिरको दलानमा १५६

विज्ञप्रशंसित ३५६, ४००, ४४३,  
 ४४५

शस्त्र त्यागी २८६

शस्त्र-ब्यापार ४३३

विज्ञपुरुषद्वारा बोधनीय छ ३९९

शस्त्र रहित १७०

विज्ञानस्त्यायतन २३२

शब्दहरू सुन्ध १७२

बीतद्वैषी ३०६

शयनासन ४२९, ४३०

बीतमल १०४

शय्याहरू ३०३

बीतमोही ३०६

शरणमा पछु ९६, ९८, ९९

बीतरागी ३०६

शरणमा पर्दछो ३८८, ३८९

बीर्यवान् आराधक बलसक्ष ४५०

शरीरछाडी शरणपछि १२, १३

बृद्धब्राह्मणहरू ४२०

शरीरछाडी मृत्युपछि ४, ३२०,  
 ३२१

बूषभ ३८३, ले अन्धनलाई चुँडाले

शरीरद्वारा वशमाराख्छ १६४

जस्तै ३८५

शरीरमा ३०१

वेणी बनाउने ४४

शाक्यकुलमा जन्मेका थिए ४३५

वेदना मएको थियो २९५

शाक्यपुत्र थिए ४३४

वेताम-महायज्ञ १०१

शास्ता ३८८, आहपुण्यभयो भन्ने	शीलको कुरा १०१
खबर २३४, लाई आउनु हुन खबर पठाए २३३, कै	शील जस्तो प्रतिष्ठा १०२
समिपमा उनीहरू गए २३१, प्रति शंका गर्छ	शीलपालन गरेको थिए १०२
१२०, लाई भोजन गराउन चाहन्छु २३५, लेटनुभयो	शील भनेको १०१, मेरो बंश हो १०१, रूपी अलङ्कारले
३०५	१०२
शारीरिक बलहरू ३०२	शीलवान् २०५, ३५०, आराधक बन्नसक्षम ४४९
शारीरिक शक्ति ३०१	शीलसम्पदा ३४८, ३४९
शाश्वत र उच्छ्वेद १३६	शुद्ध ब्रह्मचारी हुन्छ २३८
शासन-ब्रह्मचर्य ३९०	शुद्धवस्त्रमा १०४
शिष्यत्वमा जालान् भन्ने कुरा असम्भव छ ८४	शुद्धहात लिई ४५१
शिष्यत्वमा जालान् भन्ने कुरा सम्भव छैन १०७	शुद्धहात हुन्छ १४७
शिक्षमाणा ५२	शुद्धि हुन्छ २८२
शिक्षापद नियमहरूको सिमाना छैन २१०	शुद्धिहरू २७३, २७७, २८१, बताउँछन् २८१
शिक्षा प्रति शंका गर्छ १२०	शून्य प्रति संयुक्त भएका सुत्रहरू ३९८, ३९९
शीलबाट बचनकोनिमित्त ४२९	शौलमय पात्रमा ३११
शीतल हटाउनकोनिमित्त ४२९	शैक्षभूमिमै बसेर ४०१
शीरको केश १९५	शैक्षभूमिमै रहेर प्रतिसम्मिदा-ज्ञान ६९
शीर निहन्याई १५६	अ
शीलकथा १००, को लगत्ते पछि १०२	श्रद्धापूर्वक घरमा बस्ने ३५०

अद्वालु गृहपति १५०	ध्रोतधातुद्वारा १७२
अद्वावान् ३५०	ध्रोतविज्ञान पनि छ २४७
अद्वासम्पदा ३४८	ध्रोतविज्ञेय शब्दहरू १२८, १३०
अमण गोतम ३०, द२, कहाँ गई द४, का गुणहरू १२४, को शिष्यत्वमा द५, को शिष्यत्वमा गइसके १०६, १०७, लाई द२, द३, ले ३१, मायावी छन् द४, १०८, मायि बाद आरोप द२	स
अमणधर्म ३८९, पालन गरी १९८, ब्रह्मचर्य ३९०	स-उपादिशेष ३०७
अमण ब्राह्मणहरू ४३	सत्कायदृष्टि-संयोजन २०६
अमणहरूमध्ये श्रेष्ठ अमण कुन हो ? २४२	सत्कार ४३
आमणेर ५२	सकृदागामीफल १०४
आमणेरी ५२	सकृदागामी हुन् १३७
आवक ४२८, सङ्घ सुप्रतिपन्न छ ४००, हरू कसरी असल हुन्छन् ? ४१२	सखर २०५, २१५, २३२
आतवान् ३१५, आवकले द१, द२, द७	संग्राममा ३, ४, ५
ओतधातु छ २४७	स्वर्गकथा १००, १०३, द्वारा प्रलो-
	भन गरी १०३
	स्वर्गको कुरा १०३
	स्वर्गमा पनि पठाउन्छन् १२
	स्वर्गलोकमा उत्पन्न हुन्छ १
	स्वर्गलोकमा उत्पन्न होओस १२
	सङ्गीतिकारहरूले ३८६
	सङ्घ उपस्थाक थिए ४८
	सङ्घको उद्देश्य गरी ५१, ५२
	सङ्घको फाडा दुंगियो कि दुंगि- एको छैन ? २४०
	सङ्घगुण ४४२
	सङ्घ प्रति शंका गर्छ १२०

सङ्घभेद ७८	संस्थागारमा २७३
सङ्घमा दानदेऊ ३३७, ३४१	सन्दर्शित १५४, १९६, १९७,
तङ्गमा वानदिने छु ३३६, ३४१	१९९, २९१, २९५
सङ्घमा बस्ने भिक्षु कसरी आराम-	स्वदार सन्तुष्टि ब्रह्मचर्य ३९०
साथ बस्नसक्छ ? २३८	स्वदार सन्तोषी स्रोतापन्न १३७
सङ्घाठी ११०, पटधाई बिच्छिधाइ-	सद्वेषी ३०६
देऊ ३०१	सन्देह ३७०
स्वच्छ १७२	सन्ध्या समयमा ३१२
सन्तप्ति ३३५	सनपाट-कुडा द३
सप्तर्त्रिश बोधिपक्षीय धर्म ४२१	सनपाटलाई पानीमा डुबाई द३
सप्तबोध्यज्ञ मुख २४४	सम्प्रतिष्ठित १५४, १९६, १९७,
सप्तम बुद्ध १२२	१९९, २९१, २९५
सत्रजनाको सहायक मण्डल ६३	सम्पराय ४१३
सत्यद्वारा शून्य वेखाएका सूत्रहरू	सम्प्रलापलाई त्यागी २८७
३९८	सम्प्रलापी हुन्दै २८४
सत्य-व्यापार ४३३	सम्प्रवारण ३३५
सत्यहरू मारियुन् ४	सम्प्रहर्षित २९५
सत्यमा बसी छलफल गर्नेछु दद,	संप्रज्ञानी भई २७
८९	सद्ब्रह्मचारी प्रतिकोप गर्दै १२०
सत्यमा बसी छलफल गर्दौ भने	सम्बाध हो १४६
दद	सम्बाध भन्दा पनि सम्बाधतर
सत्य बोल्ने २८७	१४६
सप्ताहमरमै फकेर आउनुपर्छ ५३	सम्बाध भन्दा पनि अर्को सम्बाध अ
सप्ताहसम्मको लागि ५३	१४५
सन्तोषलाङ्क १४४	सम्बाधतर १४५

सम्बोधि परायण ४४६, ४४७,	समानफल ३०६, का ३०६, का
हुन्छ १४७, १४८	थिए ३०६
सभाको बीचमा २८३, २८६,	समुत्तेजित १५४, १९६, १९७,
४३१	१९९, २००, २९१, २९५
समन्तचक्षु ३८८, भएका ३२६	समुद्रमा गए १८२
समन्त्रिश पारमीहरू ३२६	समृद्ध ९३
समयविपश्यना ३२७, ४४१	समोही ३०६
समयको हिसाबले २२, २३	स्वयं जात बन ४०
समय धेरै हुन्छ २३	स्वयं प्राप्तगर्नु भएको १०४
समयहरूमध्ये २२, २३, २४	स्वयं साक्षात्कार गरी बताएका
सम्यक्-सम्बुद्ध २५, आउदै हुनुहुन्छ १३९, हुनुहुन्छ १४७, ३४८, ४४१	१६४
सम्यक्-सम्बुद्धत्व लाभ गरे ३०७	स्वयं साक्षात्कार गर्नुभएको धर्मोप- देश १७०
सम्यक् दृष्टिक १३, हुन्छ १४	स्वयम्भूज्ञानद्वारा १०४
समापत्ति बलद्वारा २९६	संयमले वैर संचय हुन्न ३०९
समापत्ति समानता ३०७	संयोजन दशवटा छन् १२२
समापत्तिहरू ३०७	सरागच्छ भनी १७२
समाधि इन्द्रिय २३९	सरागी ३०६
समाहितचित्त भएपछि १७२, १७३	सराफी काम ६४
समाधिष्ठ हुन्छ ४४५	सलाक भोजन ३५९, ४०५
समाधि विस्फार-ऋद्धि २६३, २६४	सलाक यागु ४०५
समाधि संवर्तनिक ३५६, ४००, ४४३, ४४५, ४४७	संकिलिष्टता १०४
समान जीविका ३४४, ३४६	संवर्जनको नोकर थिए ३८२
	सबारी चलाउने कामको व्यवस्था १३४

संवितर्क सविचार ३२७	सात बोज्यहरू ४२१
संविधान गर्नमा सक्षम हुन्छ ३४५	सात महीनासम्म ३७९
संविधानमा रतमई ४५१	सात वर्षसम्म ३७९
संवेग जनाउनकोनिमित्त ३०२	सातवटी छोरीहरू ४०५
संवेगनीय ढूगले २७८	७०० योजनको बाटो काटी ३६१,-
स्वर्वैतरि २७	३६७
स्वसंस्कारिक र असंस्कारिक १८८	सात हप्तासम्म ३०७
सधीक ९३	सांदूषिक छ ३५६, ४५०
सहन नसकी १२५	साधु ८१
सहन सक्षदनये ४०४	स्वाधीन ४००
संहरिमधन ३६५	सापेक्षी भई दानदिन्छ २६०, २६७,-
सहेतुक क्रियाचित् १८८	२६८, २६९
स्वागतसत्कारलाई सहन नसकी १२५	सामुकंसिका १०४
स्वांघषख २७४	सामुद्रिक व्यापारीहरू १८२
साठीलाख १०३	सारथी ३१०
साँढे बाहुशय भकारीहरू ४१७	स्यालमाथि आशंका गरी ४०७
साणधोविकं ८३	स्यालले ४०७
सातकिशिमका दानका कुराहरूको बारेमा २५७	साक्षीकोनिमित्त बोलाएर लगाइ २८३
सातजना छोराहरू ४०५	सिकर्मी १३८
स्वातन्त्र्य ३५६	सितंपात्वाकासि १८७
सातपटकसम्म ४०५, मार्नको-निमित्त प्रयत्न गर्दा पनि २२६, सातपटकसम्म मार्न नसकेका कुराहरू २२६	सिम्मलको भुवा जस्तै १४६ सिंहशय्या ३०६, गरी ३०३ सिमासम्मत गर्छ ६७ सु-आख्यात छ ३५६

सुकृत्य दुष्कृत्यको फल छ २८७	सुनचाँदी सेवन गर्छौं ३४४
सुकृत्य दुष्कृत्यको फल छैन २८५	सुन पनि सकेनन् १५५
सुकेका रखका काठहरू १२	सु-प्रतिपन्न छ ३५७
सुखहरूमध्ये श्रेष्ठ सुख कुन हो ? २४२	सुराघूर्तं ३४७, ले द३, हुम् ३४८
सुगत २५, १६८, ३८९, ३९०, ४४१	सुवर्णकार पुत्र २७२, २७७, २८०, चुन्द २९०
सुगति स्वगंलोकमा १२	सुवर्ण दुर्वर्ण १७३
सुगति दुर्गंतिमा १७३	सुशील्य २५०, २५४, सुशील्य २५३
सुगम्य नलगाउन् ४३१	सूकरमद्व २९१, २९२, २९३, २९४, २९५, का साथ २७७, को कारणले भएको होइन २९५, २९७, भने-
सुगम्यको बट्टाको विर्को १४६	को २९२, पचाउन सक्ने छैन २९४, सहित भोजन २७४
सुगुरो मासु २९१	सुगुर जस्तै कराएका थिए २७७
सुगुरको प्रवर्त मासु हो २९२	सुवृद्धक लिएर २७४
सुगुर जस्तै कराएका थिए २७७	सुन्दरतर तथा प्रणीततर १७७
सुगुर भोजन १५०	सुन्दर १५३, हरू २००
सुदर्शन शीर ४१५	सूर्यलाई नमस्कार गर २८१
सुवस्सन कुम्भो ४१५	सूर्यलाई नमस्कार गरे ता पनि २८८
सुदान्त ३७८	सूर्यलाई नमस्कार गरी बसिरहेको ४०७
सुनका भाँडाहरूमा २७४, ३११	सूर्योदय हुनुञ्जेलसम्म सुतिरहनु हुम् ४३
सुनका भाँडाहरू राखेका थिए ३११	
सुनको भाँडो २७४	
सुनचाँदी घहण गर्ने ३९९	

सोचविचार गरी प्राणोहत्यालाई	सौमनस्य उत्पन्न हुन्छ २६८, २६९,	
त्याग्य २६	२७०	
सौमनस्त्वपविचार-दान २७१	सौमनस्य तथा दौमनस्यलाई ३२९	
स्रोतापत्तिका अङ्गहरू ४००, ४३४,	सौमनस्य सहगतवित्त १८९	
४३८, ४४०	सौमनस्य हुन्छ १४४	
स्रोतापत्ति अङ्गका कुराहरू ३५१	सौम्य जोतिपाल १९६	
स्रोतापत्ति अङ्गहरूका बारेमा ३५६	इ	
स्रोतापत्ति अङ्गहरूमा ३५७		
स्रोतापत्तिका चार अङ्गहरूको	हैंसाउंछ ३१८, ३१९, ३२१	
बारेमा ३९५	हवनको फल छ २८७	
स्रोतापत्ति फल १०४, १०५, प्राप्त	हवनको फल छैन २८५	
गरेका थिए २७२, मा	हरिया धाँसहरू छोए ता पनि २८८	
प्रतिष्ठित हुने छन् ७४,	हाड ३७१	
साक्षात्कार गरेका थिए	हात जोर्छ १४	
६९, साक्षात्कार गरे	हात समाती एक छेउमा लगी १८०	
३८६, को ब्याकरण गयो	हाती द३, १४५, ४१८, को पनि	
४००	रक्षा गर्नुपने हुन्छ १४६,	
स्रोतापन्न मार्गको माझ्यमद्वारा	बल ३०२, मा १४५, लाई	
३८९	४१४, लाई रक्षा गर्नुपने	
स्रोतापन्न भइसके पछि २७३	हुन्छ १४६, ले १४६, ले	
स्रोतापन्न भएका थिए २९०	कुहिएको लतालाई चुँडाले	
स्रोतापन्न हुन्छ ४३४, ४३८, ४४६,	जस्तै ३८५	
४४७	हानी नोकसानी हुने हेतु प्रत्ययहरू	
स्रोतापन्न हुनेको चार लक्षणहरू	आठबटा छन् ३२	
१४८	हामी गूही कामभोगी ह्रौ ३४३	

हामीलाई प्रवज्या विनुहोस् ३९१	क्षीर भोजन बराउंदा ३०६
हामीहरुको नजिक हुनुहुन्छ १४३,	क्षीर भोजन गरेर ३०७
१४४	क्षुद्रक-प्राणीहरु ९१
हामीहरुकोनिमित्त ठूलो लाभ हो	
३८८	ज्ञ
हामीहरुबाट टाढा हुनुहुन्छ १४३	
हाम्रो रथमा आउनुहोस् ४०६	ज्ञातिपरिवारहरु त्यागी १७०
हावा बाहेक अरु केही खान्न ४०७	ज्ञातिरक्षिता २८२
हाँसो भनेको १८८	ज्ञातिहरुको बीचमा २८३
हित बोल्ने २८७	ज्ञानचक्रु ३८८, पाँचप्रकारका छन्
हितानुकम्पी भई बस्थ १७०	३८८
हिरोत्तप-दान २७१	ज्ञान दर्शनार्थकोनिमित्त चित्त
हीन प्रणीत १७३	ठुकाउँछ १७१
हृदय पोल्छ ३६९	ज्ञानबलले बलबान् १२२
होच्याउँछ २८४	ज्ञानलाई फेलाउन सबने श्रद्धि
क्ष	२६३
क्षणिका-प्रीति २०९	ज्ञानबादी २७९
क्षमनीय र यापनीय छ ? ३५५	ज्ञानविस्फार-श्रद्धि २६३
क्षमनीय र यापनीय छैन ३५५	ज्ञानसम्प्रयुक्त चित्तद्वारा १८९
	ज्ञेयधर्महरु ४१३, लाई ३२६

## गाथा – सूची

अकथङ्कयिस्स तुसितस्स ११७	आमन्तयि चुन्दकं नाम मिक्खुं ३०४
अकोधनो विगतखिलोहमस्म ३६७	आहुनेयस्स यक्खस्स ११९
अज्ञत चिन्ती न मनो बहिद्वा ४२३	इसिसत्तमस्स अकुहस्स ११८
अटिकङ्कलकुटी चेसा ३७१	उद्ग्राता कम्मधेयेसु ३४९
अत्तवेतनभतोहमर्स्मि ३७७	उद्ग्राहिका अनलसा ४६
अथ चे पत्थयसी पवस्स देव ३६४, ३६७, ३७३, ३७४, ३७५, ३७७, ३८१, ३८३, ३८४	उपधी हि नरस्स नन्दना ३९२
अतिथ वसा अतिथ धेनुपा ३८३	उपधी हि नरस्स सोचना ३९३
अनधका मकसा न विज्जरे ३७३	उपागमि अम्बवनं महेसि ३०४
अनोपमस्स विरजस्स ११७	उसभोरिव छेत्वा बन्धनानि ३८४
अग्नहृचरियं परिवज्जयेय ४२५	एत्थ नामं च रूपं च १८३
अग्नहृचरिया विरमेय मेयुना ४२६	कति लोके समणा तदिङ्गं ब्रूहीः ३१०
अयज्ञह धम्मो निपुणो सुखो च ४११	कथङ्करो सावको साधु होति ४०९
अरियस्स भावितत्तस्स ११८	कत्थ आपो च पथवी १८२
असंसयस्स कुसलस्स ११९	कत्थ नामं च रूपं च १८२
	कं मगगिनं वदन्ति बुद्धा ३१२
	खिला निखाता असम्पवेधी ३८४
	गच्छामहं कुसिनारं नगरं २९६
	गन्त्वान बुद्धो नदिकं कुकुटुं ३०३

- गहटुवत्तं पन वो वदामि ४२४  
 गोपी मम अस्सवा अलोला ३७५  
 गोपी च अहं च अस्सवा ३८७  
 चतुरगुणं सन्थर मे निपञ्ज ३०४  
 चतुरो समणा न पञ्चमत्थि ३११  
 चागो पुञ्जं पवड्हति ३५०  
 चातुर्द्विं पञ्चवर्ति च अट्टीमि ४२६  
 चित्तं मम भस्सवं विमुत्तं ३७५  
 चुन्दो पि तथ्य पमुखे निसीवि ३०४  
 चुन्दस्स मत्तं भूक्तित्वा २९६  
 तथागतस्स सुगतस्स ११९  
 तप्त्वच्छवस्स बुद्धस्स ११९  
 तिष्णो पारगतो विनेय्य ओघं ३७४  
 तुवञ्ज्हि ह लोकस्स सदेवकस्स ४१०  
 दन्तस्स निप्पपञ्चस्स ११८  
 ददतो पुञ्जं पवड्हति ३०९  
 दिट्ठधम्महितत्थाय ३५०  
 दुक्खसन्तकरा भवामसे ३८७  
 धम्मेन मातापितरो भरेय्य ४२७  
 धीरस्स विनतमोहस्स ११७  
 न चापि सोत्थिभस्तारं ४६  
 नत्थि वसा नत्थि धेनुपा ३८३  
 नन्दति पुत्तेहि पुत्तिमा ३९२  
 न हारये हरतं नानुजञ्जा ४२४  
 नागस्स पन्तसेनस्स ११८
- नाहं भतकोस्मि कस्सचि ३८१  
 निच्चं मगं विसोधेति ३४९  
 निनं च थलं च पूरयन्तो ३८५  
 निसभस्स अप्पमेय्यस्स ११७  
 नो वे विकाले विचरेय्य भिक्खु  
 ४२२
- पद्मोदनो दुद्धखोरोहमस्मि ३६४  
 पठ्जाय तं नातितरन्ति सब्बे ४११  
 पयोजये धम्मिकं सो वणिज्जं ४२७  
 परमं परमं ति योध जत्वा ३१३  
 परस्स दारं न अतिक्कमेय्य ४२५  
 पाटिहारियपवखं च पसन्नमानसो  
 ४२६
- पाणं न हने न च घातेय्य ४२४  
 पाणं न हने न चाविन्नमादिये ४२६  
 पापं पन मे न विज्जति ३७५  
 पिण्डं विहारं सयनासनं च ४२३  
 पुञ्ज्हामि तं गोतम भूरिपञ्ज्र ४०९  
 पुञ्ज्हामि मुर्मि पहूतपञ्जं ३१०  
 पुर्वदवस्स सक्करस्स ११८  
 बुद्धेन दुक्खन्तागुना पकासितं ४२६  
 भिक्खु यथा पोक्खरे वारिविन्हू  
 ४२४
- भुन्स्स च सुकरमद्वेन २९६  
 मक्कटो पञ्चद्वाराय ३७१  
 मञ्चे छमायं व सयेय्य सन्थते ४२६

ममञ्च भरियं नातिककमाम ३९१	सकिञ्चनं पत्स विहङ्गमानं ३७
भगगिनो मगगवेसको च ३११	सङ्गातिगस्स मुत्तस्स ११७
मज्जं च पानं न समाचरेय ४२५	सचे पि सो सल्लये सावकेन ४२३
मायादी असञ्जतो पलापो ३१४	सत्तवस्सानि भगवन्तं ३७९
मुसा न भासे न च मज्जपो सिथा	सन्तस्स भूरिपञ्जस्स ११९
४२६	सद्गो सीलेन सम्पन्नो ३४९
या एवं वत्तती नारी ४६	सब्बेसु भूतेसु निधाय दण्डं ४२४
ये केचिमे ब्राह्मणा बावसीला ४११	सभगतो वा परिसगतो वा ४२५
ये केचिमे तित्तिया बावसीला ४११	समं कप्येति जीविकं ३४९
यो तिणकथञ्चन्थो विसल्लो ३१३	सरणं तं उपेम चक्खुमा ३८७
यो धम्मपदे सुदेसितं ३१३	मुतं बत तस्स न होति किञ्च ३७
यो नं भरति सब्बदा ४६	मुणन्तु धम्मं विमलेनानु बुद्धं ४१२
र्दृत्त न भुञ्जेय विकाल भोजनं	मुणाथ मे भिक्खुबो सावयामि वो
४२६	४२२
रुपा च सदा रसा च गन्धा ४२२	मुत्वान धम्मं सुगतेन देसितं ४२३
लाभा बत नो अनप्यका ३८७	सुद्धं असुद्धेन समं करेय ३१४
बदञ्जू बीतमच्छरो ३४९	सोचति पुत्ते हि पुतिमा ३९३
विड्जाणं अनिदस्सनं १८३	नहत्वा च विवित्वानुदत्तारि सत्था
विरच्चमानो भगवा अबोच २९६	३०४
विसारदस्स निपुणस्स ११९	

## लेखकका पुस्तकहरू —

संक्षिप्त बुद्धजीवनी (द्वितीयावृत्ति) ...	१/-
धम्मपद (तृतीयावृत्ति) ...	१/४०
गृहो-विनय (द्वितीयावृत्ति) ...	१/-
अग्रश्रावक ...	
कसको कुरा सत्य हो ? ...	
बुद्धशासनको इतिहास (प्रथम भाग) ...	४/-
पटाचारा स्थविरा चरित ...	
बुद्धकालीन ब्राह्मण भाग-१ (पृ. ५०४) ...	७/-
बुद्धकालीन गृहस्थीहरू भाग-१ (पृ. ५८१) ...	८/-
बुद्धकालीन राजपरिवार भाग-१ (पृ. ६६५) ...	१०/-
बुद्धकालीन महिलाहरू भाग-१ (पृ. ५५६) ...	८/-
बुद्धकालीन परिवाराजकहरू भाग-१ (पृ. ७६६) ...	१६/-
बुद्धकालीन श्रावक-चरित भाग-१ (पृ. ३७८) ...	६/-
बुद्धकालीन श्राविका-चरित भाग-१ (पृ. १००५) ...	२२/-
बुद्धकालीन ब्रह्मादिदेव भाग-१ (पृ. ६६८) ...	१८/-
बुद्धकालीन प्रेतकथा ... (पृ. ३८२) ...	१०/-
बुद्धकालीन विमानकथा ... (पृ. ४०४) ...	१२/-
बुद्धकालीन दशैवटा ग्रन्थस्थरूको विषय-सूची ...	५/-
बुद्धकालीन ब्राह्मण भाग-२ (पृ. ६००) ...	१५/-
बुद्धकालीन ब्राह्मण भाग-३ (पृ. ६८०) ...	१७/-
बुद्धकालीन गृहस्थोहरू भाग-२ (पृ. ५४२) ...	१५/-

### प्रतीक्षामा—

**“बुद्धकालीन गृहस्थोहरू” भाग-३**